



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सिंहदरबार, काठमाडौं
आश्विन, २०७८

नेपालको संविधानको धारा २९४ बमोजिम
सम्माननीय राष्ट्रपति समक्ष प्रस्तुत गरिएको
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

तेस्रो वार्षिक प्रतिवेदन, २०७८

राष्ट्रीय प्राकृतिक स्रोत तथा वित्त आयोग

ठेगाना:

सिंहदरबार, काठमाडौं।

टेलिफोन:

९७७-१-४२००६७९,

४२००५९२, ४२००६६३, ४२००२७२

फ्याक्स:

९७७-१-४२००५९३

ईमेल:

info@nnrfc.gov.np

वेबसाइट:


www.nnrfc.gov.np

मुद्रक:

मुद्रण विभाग, सिंहदरबार, काठमाडौं।

प्रकाशित प्रति - १०००

नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक)





राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

National Natural Resources and Fiscal Commission

प.सं.: २०७८/७९

च.नं.

विषय: आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८ प्रस्तुत गरिएको।

सम्माननीय राष्ट्रपतिज्यू,
राष्ट्रपतिको कार्यालय, शीतल निवास,
काठमाडौं।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७७/७८ मा सम्पादन गरेका काम कारवाहीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छु।

भवदीय,

बालानन्द पौडेल
अध्यक्ष
२०७८ आश्विन

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी



बालानन्द पौडेल
अध्यक्ष



जुधद बहादुर गुरुड
सदस्य



अमर राज मिश्र
सदस्य



विपिन राज निरौला
सदस्य

आयोगका सचिव



गोकर्णमणि दुवाडी

मन्तव्य

सङ्घीयताको सफल कार्यान्वयनको लागि वित्तीय सङ्घीयतालाई संस्थागत गर्नु अपरिहार्य हुन्छ। नेपालको संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्थापित गरी वित्तीय सङ्घीयताको संरक्षक (Custodian of fiscal federalism) को जिम्मेवारी प्रदान गरेको छ। मुलुकमा उपलब्ध वित्तीय स्रोत र प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीलाई संवैधानिक तथा कानुनी परिधिभित्र रही तीन तहका सरकारहरूबीच बाँडफाँट गर्ने आधार र ढाँचा तयार गर्ने, सिफारिस गर्ने, सुझाव दिने तथा अध्ययन अनुसन्धान गर्ने संवैधानिक भूमिका आयोगले निर्वाह गर्दै आएको छ।

पछिल्लो समय विकसित भएको अधिकारमुखी विकास सम्बन्धी अवधारणा (Right based approach to development) ले विकासलाई अधिकारको रूपमा स्थापित गरेको छ। यसले राज्यका सबै वर्ग, क्षेत्र र समुदायको सन्तुलित र समावेशी विकासको पक्षमा वकालत गर्दछ। संविधानमा उल्लिखित मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व तीनै तहका सरकारहरूको संयुक्त प्रयत्न (Whole of the government) बाट व्यवहारमा अनुवाद हुने हुँदा संविधानले निर्दिष्ट गरेका कार्य जिम्मेवारी पूरा गरी नागरिकको विकास, समृद्धि र खुसी प्राप्तिको अधिकार प्रत्याभूत गर्न वित्तीय स्रोत अपरिहार्य हुन्छ। सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको मूल संरचना रहेको नेपालको सङ्घीय व्यवस्थामा सङ्घसँग फराकिलो कराधार, स्थापित राजस्व प्रणाली र कार्य अनुभवका कारण राजस्व सङ्कलन क्षमता तुलनात्मक रूपले उच्च रहेको छ। प्रदेश र स्थानीय तहको कमजोर राजस्व क्षमता तर विशिष्ट प्रकृतिका खर्च आवश्यकता, जनताको नजिक रहेर पुऱ्याउनुपर्ने सेवा एवं नागरिकप्रतिको प्रत्यक्ष जवाफदेहिताको जटिलतालाई संबोधन गर्न संविधान तथा ऐन नियमले अन्तर-सरकारी वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँट र अनुदान) संयन्त्रको व्यवस्था गरेका छन्।

वित्तीय हस्तान्तरणको सिफारिसको माध्यमबाट सङ्घीयतामा सार्वजनिक वित्त व्यवस्थापन गर्न आयोगको विशिष्ट भूमिका रही आएको छ। खर्च आवश्यकता सम्बोधन गर्न सङ्घीय इकाईहरू एकल राजस्व अधिकारको प्रयोग गर्न स्वतन्त्र रहेका छन्। जिम्मेवारीको व्यापकताको आधारमा आवश्यक पर्ने थप आर्थिक स्रोत वित्तीय हस्तान्तरणको रूपमा राजस्व बाँडफाँट र अनुदान उपलब्ध गराई व्यवस्थापन गर्ने प्रावधान संविधानमा छ। तीनै तहका सरकारहरूको खर्च जिम्मेवारी पूरा गर्ने र राजस्व असुलीमा सुधार गर्ने उपायहरूको सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पनि आयोगको काँधमा छ। राजस्व बाँडफाँट, समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, प्राकृतिक स्रोतको परिचालनमा लगानी र प्रतिफलको हिस्सा, प्राकृतिक स्रोत बाँडफाँटमा संभावित विवाद निवारण एवं वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सिफारिस गर्ने र सुझाव दिने संवैधानिक भूमिका कार्यान्वयन गर्न आयोग पूर्ण प्रतिवद्ध रहेको छ।

सङ्घीय सञ्चित कोषबाट तीन तहका सरकारबीच राजस्वको बाँडफाँट गर्ने तथा प्रदेश सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण, राजस्व बाँडफाँटका आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने काम पनि आयोगको हो। सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानको मात्रा सिफारिस; सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार सिफारिस; सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस जस्ता वित्तीय जिम्मेवारी पनि आयोगसँग रहेको छ। त्यस्तै गरी प्राकृतिक स्रोतको परिचालन गर्दा तीन तहको सरकारको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने; प्राकृतिक स्रोतको बाँडफाँटको विषयमा सरकारहरूबीच उठ्न सक्ने विवादको विषयमा अध्ययन अनुसन्धान गरी निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिने तथा प्राकृतिक स्रोतको बाँडफाँट गर्दा सम्बद्ध वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा अध्ययन अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पनि

आयोगले प्राप्त गरेको छ। यी संवैधानिक एवं अन्य कानुनी जिम्मेवारी पूरा गर्न आयोग अध्ययन अनुसन्धान, सरोकारवालाहरूसँग छलफल, अन्तर्क्रिया, स्थलगत अवलोकन भ्रमणमा जोड दिँदै अन्तर-सरकारी वित्तीय हस्तान्तरणलाई व्यवहारिक, वस्तुनिष्ठ र वैज्ञानिक बनाउन प्रयत्नशील छ।

आयोगले आफ्नो कार्य जिम्मेवारी पूरा गर्न एवं आयोगका नीति निर्णयहरूलाई तथ्यपरक बनाउन प्राज्ञिक एवं व्यवसायिक ज्ञानको प्रयोग गर्दै आएको छ। यसै सिलसिलामा आयोगले आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक ऋणको सीमा निर्धारण सम्बन्धी अध्ययन, प्रदेश र स्थानीय तहले खर्च जिम्मेवारी र राजस्व असुलीमा गर्नुपर्ने सुधार सम्बन्धी अध्ययन र जलविद्युत रोयल्टी सम्बन्धी अध्ययनहरू गरेको थियो। यी अध्ययनहरूमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल तथा दस्तावेजहरूको अध्ययन विधिको प्रयोग गरिएको थियो। तीनै तहका सरकारको वित्तीय अन्तर पत्ता लगाउनको लागि अध्ययन कार्य जारी रहेको छ। प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानलाई उपलब्धिमूलक बनाउन नतिजामूलक कार्यसम्पादन सूचक तयार गरिएको छ। नेपालमा सङ्घीयता एवं यसका विविध आयामहरू, वित्तीय सङ्घीयतामा आयोगको भूमिका र कार्यक्षेत्र बारे आम सर्वसाधारणलाई जानकारी दिलाउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा स्व-अध्ययन सामग्री तयार गरी खुला एवं निःशुल्क सामग्रीको रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रस्तुत तेस्रो वार्षिक प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०७७/७८ मा वित्तीय समानीकरण अनुदान रकम सम्बन्धी सिफारिस, सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस; सङ्घ, प्रदेश र स्थानीय तहका लागि आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस, प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट सम्बन्धी सिफारिस, प्रदेश र स्थानीय तहको बीचमा सवारी साधन करको बाँडफाँट सम्बन्धी सिफारिस, आयोगले उपलब्ध गराएका अन्य सुझाव एवं सिफारिस र आयोगले सम्पादन गरेका कार्यहरूलाई समावेश गरी तयार गरिएको छ। यसको अतिरिक्त प्रस्तुत प्रतिवेदनमा गत विगतमा आयोगले नेपाल सरकार तथा प्रदेश सरकारहरूलाई गरेको सिफारिस तथा सुझाव कार्यान्वयनको अवस्था एवम् निष्कर्ष र सुझावहरू समेत समावेश गरिएको छ।

वित्तीय सङ्घीयतालाई कार्यान्वयन गर्ने सिलसिलामा आयोगले सम्पादन गरेका कार्यहरूको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक जिम्मेवारी पूरा गर्न तयार पारिएको यस प्रतिवेदन सम्बन्धित सरकारी, गैरसरकारी निकायहरूको अतिरिक्त नेपालमा वित्तीय सङ्घीयताको कार्यान्वयनको बारेमा जिज्ञासा राख्ने व्यक्ति, समूह वा निकायको लागि उपयोगी हुने विश्वास लिएको छु। आयोगको कार्यसम्पादनको लागि आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग गर्ने नेपाल सरकार, तथ्याङ्क उपलब्ध गराई सहयोग गर्ने नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय, प्रदेश सरकार तथा सबै स्थानीय सरकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आयोगलाई अध्ययन अनुसन्धान कार्यमा प्राविधिक सहयोग गर्ने विकास साझेदारहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु।

अन्त्यमा, यो प्रतिवेदन तयार गर्ने क्रममा आआफ्नो व्यवसायिक ज्ञान, सीप र दक्षताबाट सहयोग गर्नुहुने आयोगका सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु।

बालानन्द पौडेल

अध्यक्ष

२०७८, आश्विन

कार्यकारी सारांश

नेपालको संविधानले राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले गर्ने र यी तीन तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। तीनै तहका सरकारको कार्यजिम्मेवारी र राजस्व अधिकारलाई संविधानले एकल र साझा अधिकारको रूपमा व्यवस्थित गरेको छ। खर्चको जिम्मेवारी पूरा गर्न प्रदेशले सङ्घबाट र स्थानीय तहले सङ्घ तथा प्रदेशबाट वित्तीय हस्तान्तरण प्राप्त गर्ने संवैधानिक प्रावधान कार्यान्वयन गर्न संवैधानिक आयोगको रूपमा नेपालको संविधानको भाग-२६ अन्तर्गत धारा २५० र २५१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारीका तुलनामा राजस्व क्षमता कम हुँदा उत्पन्न हुने वित्तीय न्यूनता पूरा गरी सेवा प्रवाह सूचारु गर्न सङ्घ र प्रदेश सरकारबाट उपलब्ध हुने वित्तीय हस्तान्तरणलाई संवैधानिक मर्म र भावना अनुकूल बनाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसलाई अनिवार्य गरिएको हो। यसले आयोग वित्तीय सङ्घीयताको संरक्षकीय भूमिकामा रहेको तथ्य पुष्टि गर्दछ।

आयोगमा एक जना अध्यक्ष सहित बढीमा पाँच जना सदस्य रहने संवैधानिक व्यवस्था रहेकोमा हालसम्म अध्यक्ष सहित चार जना पदाधिकारीको नियुक्ति भएको छ। आयोगको सचिवालयमा राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवको नेतृत्वमा स्थायी र करार सेवाका कर्मचारी रहने गरी ७३ जनाको दरबन्दी कायम भएको छ। आयोगको एक मात्र कार्यालय काठमाडौंमा रहेको छ। नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग नियमावली, २०७६ ले आयोगको काम, कर्तव्य र अधिकार निर्धारण गरेका छन्।

नेपालको संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यजिम्मेवारी निर्दिष्ट गरेको छ। संविधानको व्यवस्थालाई ऐन तथा नियमावलीले थप व्याख्या गरी आयोगको काम, कर्तव्य र अधिकारलाई स्पष्ट गरेका छन्। संविधानले आयोगलाई सङ्घीय सञ्चित कोषबाट सङ्घ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने, सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने, राष्ट्रिय नीति तथा कार्यक्रम, मानक र पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने, समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, सङ्घ र प्रदेश सरकारको राजस्व बाँडफाँटका आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने, प्राकृतिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने, प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरू बीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सिफारिस गर्ने जिम्मेवारी प्रदान गरेको छ। उल्लिखित कानूनहरू तथा आयोगबाट जारी भएको पदाधिकारी एवं कर्मचारीहरूको आचार संहिताको अधीनमा रही आयोगले आफ्नो संवैधानिक र अन्य कानुनी दायित्व पूरा गर्दै आएको छ। आर्थिक वर्ष २०७७/७८ मा आयोगले सम्पादन गरेका कार्यहरूलाई देहाय बमोजिम सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ।

१. राजस्व बाँडफाँट

(क) सङ्घीय विभाज्य कोषबाट सङ्घ, प्रदेश र स्थानीय तहमा हुने राजस्व बाँडफाँट

मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कबाट सङ्कलन हुने राजस्व सङ्घीय विभाज्य कोषमा जम्मा हुने र सोको सत्तरी प्रतिशत नेपाल सरकारलाई, पन्ध्र प्रतिशत प्रदेशलाई र पन्ध्र प्रतिशत स्थानीय तहलाई बाँडफाँट हुने कानुनी व्यवस्था रहे अनुसार नेपाल सरकारलाई प्राप्त हुने सत्तरी प्रतिशत रकम सङ्घीय सञ्चित कोषमा जम्मा हुने र प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने पन्ध्र/पन्ध्र प्रतिशत रकम प्रदेश र स्थानीय तहका बीचमा बाँडफाँटका लागि जनसङ्ख्या र जनसांख्यिक विवरणको अनुपातलाई ६० प्रतिशत, क्षेत्रफललाई १५ प्रतिशत, मानव विकास सूचकाङ्कलाई ५ प्रतिशत, खर्चको आवश्यकतालाई ५ प्रतिशत, राजस्व सङ्कलनमा गरेको प्रयासलाई ३ प्रतिशत, पूर्वाधार विकासलाई १० प्रतिशत र विशेष अवस्थालाई २ प्रतिशत भार दिई आयोगको मिति २०७६/११/२९ को बैठकबाट राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा तय गरी हिस्सा सिफारिस भएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १५ को उपदफा (३) को कानुनी व्यवस्था अनुसार नेपाल सरकारले विशेष कारणवश पाँच वर्ष अगावै पुनरावलोकन गर्न आवश्यक देखि आयोगलाई पुनरावलोकनको लागि अनुरोध गरी आयोगले पुनरावलोकन गरेको अवस्थामा बाहेक आयोगले राजस्व बाँडफाँटको लागि निर्धारण गरेको विस्तृत आधार र ढाँचा पाँच वर्षसम्मको लागि मान्य हुने भएकोले आर्थिक वर्ष २०८१/८२ सम्मको लागि सोही सिफारिस अनुसार नै नेपाल सरकारले राजस्व बाँडफाँट गरी प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। उक्त सिफारिसमा आयोगले आफ्नो आयस्रोत ज्यादै कम भएका स्थानीय तहलाई कम्तीमा पनि उनीहरूको न्यूनतम प्रशासनिक खर्च धान्न सहयोग पुग्नेगरी प्रत्येक स्थानीय तहलाई न्यूनतम राजस्व बाँडफाँट वापत रू. ३ करोड ५० लाख प्राप्त हुने सुनिश्चित गरी सिफारिस गरेको छ। मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कबाट सङ्कलन हुने राजस्वको कुल रकममध्ये प्रदेश र स्थानीय तहले प्राप्त गर्ने पन्ध्र/पन्ध्र प्रतिशत रकमलाई प्रत्येक प्रदेश तथा स्थानीय तहको लागि आयोगले सिफारिस गरेको हिस्साले गुणन गर्दा आउने रकम नै प्रदेश तथा स्थानीय तहको लागि राजस्व बाँडफाँट वापत प्राप्त हुने राजस्व भएकोले प्रत्येक प्रदेश तथा स्थानीय तहले आफ्नो बजेट निर्माण गर्दा यस विषयलाई विशेष रूपमा ध्यान दिन जरुरी छ।

(ख) प्रदेश विभाज्य कोषबाट प्रदेशभित्रका स्थानीय तहमा हुने सवारी साधन करको बाँडफाँट

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क मा रहेको सवारी साधन करको बाँडफाँट सम्बन्धी कानुनी व्यवस्था बमोजिम सवारी साधन कर वापत उठेको रकम प्रदेश र स्थानीय तहको बीचमा क्रमशः ६० प्रतिशत र ४० प्रतिशतका दरले बाँडफाँट गरिनु पर्दछ। यसरी उठेको रकमको ४० प्रतिशत रकम प्रदेश भित्रका स्थानीय तहलाई बाँडफाँटको सिफारिस गर्ने प्रयोजनको लागि जनसङ्ख्यालाई ४५ प्रतिशत, सडकको लम्बाइलाई ४५ प्रतिशत र वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिई आयोगको मिति २०७७/१२/२६ को बैठकबाट सातै प्रदेश सरकारलाई बाँडफाँटको हिस्सा सिफारिस गरिएको छ। स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन करलाई आयोगले निर्धारण गरेको हिस्साले गुणन गरी हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने वास्तविक रकम हुनेछ।

२. वित्तीय समानीकरण अनुदान

(क) सङ्घबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान

आर्थिक वर्ष २०७८/७९ को लागि मिति २०७७/११/२५ मा आयोगको बैठक बसी नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानलाई न्यूनतम वित्तीय समानीकरण अनुदान,

सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान र कार्य सम्पादन मूल्याङ्कनका आधारमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको रूपमा वर्गीकरण गरी कुल वित्तीय समानीकरण अनुदान निर्धारण गरी सिफारिस गरिएको छ ।

प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान कुल वित्तीय समानीकरण अनुदानको क्रमशः २५ प्रतिशत र २६ प्रतिशत हुने गरी सिफारिस गरिएको छ। न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेशका हकमा जनसङ्ख्या र क्षेत्रफललाई ५०/५० प्रतिशत भार दिई प्रत्येक प्रदेशले प्राप्त गर्ने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको छ। यसैगरी स्थानीय तहको हकमा प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा १० हजार भन्दा कम जनसङ्ख्या भएका स्थानीय तहलाई न्यूनतम रू. २ करोड ५० लाखमा नघट्ने गरी सो रकमको सीमालाई न्यूनतम आधार मानी तत् पश्चात जनसङ्ख्या तथा स्थानीय तहको वर्गीकरण समेतका आधारमा वृद्धि गर्दै लगिएको छ। यस मापदण्डबाट ४६ वटा स्थानीय तहमा न्यूनतम अनुदान रकमको तल्लो सीमा रू. २ करोड ५० लाख सुनिश्चित भएको छ। सूत्रमा आधारित समानीकरण अनुदान सिफारिस गर्दा मानव विकास सूचकाङ्कलाई १० प्रतिशत, आर्थिक सामाजिक असमानतालाई ५ प्रतिशत, पूर्वाधार विकासको अवस्थालाई १० प्रतिशत, राजस्वको अवस्थालाई ५ प्रतिशत र खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमतालाई ७० प्रतिशत भार प्रदान गरिएको छ। यसैगरी कार्यसम्पादन मूल्याङ्कनको आधारमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश र स्थानीय तहको लागि ७/७ वटा सूचकलाई आधार लिइएको छ।

प्रदेश सरकारले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान रू. १४ अर्ब ४८ करोड ८७ लाख, सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रू. ४१ अर्ब २९ करोड २८ लाख र कार्य सम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान वापत रू. २ अर्ब १७ करोड ३३ लाख गरी कुल रू. ५७ अर्ब ९५ करोड ४८ लाख वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसैगरी स्थानीय सरकारले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान रू. २४ अर्ब ६१ करोड ५० लाख, सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रू. ६६ अर्ब ४४ करोड ५६ लाख र कार्य सम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान वापत रू. ३ अर्ब ४९ करोड ७२ लाख गरी कुल रू. ९४ अर्ब ५५ करोड ७८ लाख वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ। यसरी आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई वित्तीय समानीकरण अनुदान वापत कुल जम्मा रू. १ खर्ब ५२ अर्ब ५१ करोड २६ लाख हस्तान्तरण हुने गरी सिफारिस गरिएको छ।

(ख) प्रदेशबाट प्रदेशभित्रका स्थानीय तहमा हस्तान्तरण हुने अनुदान

नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई प्रदेश भित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने संवैधानिक तथा कानुनी व्यवस्था रहेको छ। सो व्यवस्था अनुसार आयोगको मिति २०७७/१२/२६ को बैठकबाट आर्थिक वर्ष २०७८/७९ को लागि सात वटै प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान रकम सिफारिस गरिएको छ। न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी प्रदेश नं. १ सरकारबाट रू. १ अर्ब, प्रदेश नं. २ सरकारबाट रू. १ अर्ब २० करोड, बागमती प्रदेश सरकारबाट रू. १ अर्ब ५० करोड, गण्डकी प्रदेश सरकारबाट रू. १ अर्ब १० करोड, लुम्बिनी प्रदेश सरकारबाट रू. ७० करोड, कर्णाली प्रदेश सरकारबाट रू. ८० करोड र सुदूरपश्चिम प्रदेश सरकारबाट रू. ७२ करोड ४५ लाख तत्तत् प्रदेश भित्रका स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने गरी सिफारिस गरिएको छ।

३. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

आयोगलाई संविधान तथा कानूनले प्राकृतिक स्रोतको परिचालनबाट सङ्कलित रोयल्टी सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बाँडफाँट गर्न सिफारिस गर्ने जिम्मेवारी प्रदान गरेको छ। यस्तो बाँडफाँट अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारलाई क्रमशः ५० प्रतिशत, २५ प्रतिशत र २५ प्रतिशत हुने प्रावधान छ। मिति २०७८/०९/१५ मा आयोगको बैठक बसी आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल सरकारले पर्वतारोहण, विद्युत, वन र खानी तथा खनिज जस्ता प्राकृतिक स्रोतको परिचालनबाट सङ्कलन हुने रोयल्टी रकमको २५/२५ प्रतिशत रकम क्रमशः सम्बन्धित प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न रोयल्टी बाँडफाँटका आधार तथा हिस्सा निर्धारण गरी सिफारिस गरेको छ।

प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने प्रदेश तथा स्थानीय तहलाई पर्वतारोहण, विद्युत, वन र खानी तथा खनिज जस्ता प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँट गर्नको लागि प्राकृतिक स्रोतको प्रकृतिअनुसार फरकफरक सूचकहरू तयार गरिएको छ। पर्वतारोहणबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँटका लागि भौगोलिक अवस्थितिलाई ४० प्रतिशत, आधार शिविर रहेको स्थानीय तहलाई १० प्रतिशत, प्रभावित क्षेत्रको क्षेत्रफललाई २५ प्रतिशत र प्रभावित क्षेत्रको जनसङ्ख्यालाई २५ प्रतिशत भार दिइएको छ। विद्युतबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँटका लागि भौगोलिक अवस्थितिलाई ५० प्रतिशत, प्रभावित स्थानीय तहको क्षेत्रफललाई २५ प्रतिशत र प्रभावित क्षेत्रको जनसङ्ख्यालाई २५ प्रतिशत भार दिइएको छ। विद्युतबाट प्राप्त रोयल्टीको आधार, सूचक, उपसूचक, तथ्याङ्क एवं सोको स्रोत लगायतका विषयमा आयोगबाट थप विश्लेषण र व्याख्या भएको छ। यस व्याख्याले आयोजनाबाट प्रभावित हुने क्षेत्रलाई थप परिभाषित गरी रोयल्टी बाँडफाँटलाई बढी समन्यायिक बनाएको छ।

वनबाट प्राप्त रोयल्टीका सम्बन्धमा पनि राष्ट्रिय वनबाट प्राप्त रोयल्टी र संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी गरी दुई वर्गमा विभाजन गरी राष्ट्रिय वनबाट प्राप्त रोयल्टी बाँडफाँटको लागि वनको अवस्थिति, क्षेत्रफल र जनसङ्ख्यालाई क्रमशः २०, २० र ४० प्रतिशत तथा वनमा आश्रित जनसङ्ख्यालाई १० प्रतिशत र वनको संरक्षण र दिगो व्यवस्थापनमा सहभागितालाई १० प्रतिशत भार दिइएको छ। यसैगरी, संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी बाँडफाँटका लागि स्थानीय तहमा रहेको मध्यवर्ती क्षेत्रको अवस्थिति, क्षेत्रफल र जनसङ्ख्यालाई १०, ४० र ३५ प्रतिशत तथा संरक्षित क्षेत्रको दिगो व्यवस्थापनमा सहभागितालाई १५ प्रतिशत भार दिने गरी आधारहरू तय गरिएको छ। खानी तथा खनिज रोयल्टी बाँडफाँटको लागि खानी तथा खनिज पदार्थ रहेको भौगोलिक अवस्थितिलाई ५० प्रतिशत, प्रभावित क्षेत्रको क्षेत्रफललाई ३० प्रतिशत र प्रभावित जनसङ्ख्यालाई २० प्रतिशत भार दिइएको छ।

४. आन्तरिक ऋण

नेपालको संविधानले तीनवटै तहका सरकारका आ-आफ्ना बजेट र योजना प्रणाली हुने परिकल्पना गरेको छ। सरकारले पेश गर्ने घाटा बजेट पूर्तिको प्रमुख साधन सार्वजनिक ऋण हो। समष्टिगत आर्थिक परिसूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय तहले लिनसक्ने आन्तरिक ऋणको सीमा निर्धारण गर्ने संवैधानिक जिम्मेवारी आयोगको काँधमा छ। सोही बमोजिम आयोगको मिति २०७८/०९/२० को बैठकबाट आर्थिक वर्ष २०७८/७९ को लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरी सिफारिस गरिएको छ। तत्कालको समष्टिगत आर्थिक स्थिति, प्रदेश र स्थानीय तहले परिचालन गर्ने आन्तिक ऋणको अवस्था, कोभिड-१९ को महामारीले थला परेको अर्थतन्त्र उकास्नु पर्ने आवश्यकता र बजारको स्थितिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८/७९ को प्रक्षेपित कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशतमा नबढ्ने गरी नेपाल सरकारले आन्तरिक ऋण उठाउन सक्ने गरी सिफारिस गरिएको छ। त्यसैगरी प्रदेश

सरकारले आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारबाट राजस्व बाँडफाँट मार्फत प्राप्त हुने राजस्व र प्रदेश सरकारको आफ्नो स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन र स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने गरी सीमा सिफारिस गरिएको छ। साथै यसरी उठाइने ऋणको उपयोग पूँजी निर्माण र दीर्घकालीन लाभ दिने खालका उत्पादनशील कार्यका लागि परिचालन गर्न आयोगको सुझाव रहेको छ ।

५. सशर्त अनुदान

नेपालको संविधानले राष्ट्रिय नीति तथा कार्यक्रम, मानक र पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने काम, कर्तव्य र अधिकार आयोगलाई सुम्पेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ ले नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। सशर्त अनुदान सम्बन्धमा आयोगले सङ्घीय मन्त्रालय, प्रदेश मन्त्रालय एवं स्थानीय तहसँगको छलफल तथा विषय विज्ञ मार्फत गरिएको अध्ययन, अनुसन्धान र विश्लेषणका आधारमा आयोगको मिति २०७७/१२/०८ को बैठकबाट आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार र सुझाव सम्बन्धमा सिफारिस गरेको छ। त्यस्तै मिति २०७७/१२/२६ को बैठकबाट आर्थिक वर्ष २०७८/७९ का लागि सातवटै प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धमा प्रदेश सरकारलाई सिफारिस गरिएको छ।

६. सिफारिस तथा सुझाव कार्यान्वयनको अवस्था

संबैधानिक तथा कानुनी प्रावधान बमोजिम आयोगले विगतमा विभिन्न मितिमा नेपाल सरकार तथा प्रदेश सरकारहरूलाई सिफारिस तथा सुझावहरू प्रदान गर्दै आएको छ। तर कतिपय सिफारिस तथा सुझावहरू पूर्ण रूपमा कार्यान्वयन नभएको अवस्था छ। आयोगले संविधान र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा उल्लिखित आधार बमोजिम न्यूनतम वित्तीय समानीकरण अनुदान रकम र सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रकम अलग अलग आधार, सूचक एवं भार तोकी प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गर्ने गरी सिफारिस गरेकोमा कतिपय आर्थिक वर्षहरूमा उल्लिखित विस्तृत आधार, ढाँचा र सूत्र अनुसार तय गरेको वित्तीय समानीकरण अनुदान रकम भन्दा केही घटी वा बढी समेत हुने गरी हस्तान्तरण भएको पाइएको छ। यसैगरी सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने अधिकार यस आयोगलाई भएको सन्दर्भमा आयोगले आर्थिक वर्ष २०७७/७८ का लागि गरेको सिफारिसलाई ध्यान नदिई आयोगले न्यूनतम, सूत्रमा आधारित र कार्य सम्पादन सूचकको मूल्याङ्कनको आधारमा गणना गरी गरेको वित्तीय समानीकरण अनुदानको सिफारिसको संरचना नै खलबलिने गरी नेपाल सरकारबाट प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान क्रमशः रु. २ अर्ब ३७ करोड ५० लाख र रु. ३ अर्ब ७६ करोड ६७ लाख कम हुनेगरी हस्तान्तरण भएको देखिएकोले नेपालको संविधानले आयोगलाई प्रदान गरेको प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण तोक्ने अधिकार क्षेत्रलाई संकुचन गरेको देखिन्छ। अतः आयोगले गरेको सिफारिसको ढाँचा, परिमाण र संरचना बमोजिम हुनेगरी सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने सुनिश्चितता हुनु पर्दछ। वित्तीय हस्तान्तरण प्राप्त गर्ने प्रदेश तथा स्थानीय तहले पनि अनुदानको प्राप्ति र त्यसको प्रयोग कुन कार्यक्रम/योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट तथा कार्यक्रमगत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्ने गरेको अवस्था नदेखिँदा यसमा सुधार गरी अनुदानको प्राप्ति र त्यसको प्रयोग स्पष्ट उल्लेख हुने प्रणालीको विकास गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ।

सशर्त अनुदानतर्फ नयाँ स-साना, टुक्रे कार्यक्रम/आयोजना/परियोजनामा निरन्तर रूपमा नेपाल सरकारले सशर्त अनुदान पठाउने अभ्यासले प्रदेश तथा स्थानीय तहको आयोजना प्राथमिकीकरण र सञ्चालनको स्वायत्ततामा प्रभाव पर्न जाने देखिन्छ। यसले प्रदेश तथा स्थानीय तहबाट आयोजना छनौट र कार्यान्वयनबाट प्राप्त हुन सक्ने दक्षता हासिल हुन सक्दैन। अतः सशर्त अनुदानबाट सञ्चालन हुने आयोजना/कार्यक्रम प्रति सम्बन्धित तहको अधिकतम स्वामित्व कायम गर्न र कार्यान्वयन प्रक्रियामा व्यवस्थापकीय कूशलता र खर्च दक्षता समेत सुनिश्चित गर्नका लागि सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोक्ने कार्य नगरी त्यस किसिमको स्वायत्तता सम्बन्धित प्रदेश वा स्थानीय तहलाई नै हुने गरी क्षेत्रगत शर्तहरू र आयोजना/कार्यक्रमको लक्ष्य तथा अपेक्षित उपलब्धि जस्ता विषयहरू मात्र तोकेर उपलब्ध गराउने तर्फ ध्यान दिन जरूरी देखिएको छ।

समपूरक तथा विशेष अनुदानको परिमाण सिफारिस गर्ने सम्बन्धमा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले आयोगलाई भूमिका प्रदान नगरेकोले यस्ता अनुदान आयोगले सिफारिस नगर्ने र यस्तो अनुदान हस्तान्तरण सम्बन्धी जानकारी समेत आयोगले प्राप्त नगर्ने हुँदा समपूरक तथा विशेष अनुदानको उपयोग सम्बन्धी विषयमा आयोगबाट यकिन गर्न सकिने अवस्था देखिँदैन। आयोगले ती अनुदानको हस्तान्तरणको जानकारी वित्तीय समानीकरण अनुदान सिफारिसको समय अगावै प्राप्त नगर्ने हुँदा त्यस्ता अनुदानले के कति वित्तीय अन्तर सम्बोधन गर्न सक्दछ र वित्तीय समानीकरण अनुदानमा कति चाप घटाउन (offset) सक्छ भन्ने कुरा पनि अनुमान गर्न नसकिने हुँदा आगामी दिनमा आयोगलाई त्यस्ता अनुदानको हस्तान्तरण र उपयोगको विवरण उपलब्ध गराउनु उपयुक्त हुन्छ। साथै समपूरक तथा विशेष अनुदानको दावी गर्न सक्ने गरी सम्बन्धित तहका सरकारहरूको क्षमता विकास गरी अनुदान वितरणलाई थप समन्यायिक बनाउनु पनि आवश्यक देखिएको छ।

आयोगले सिफारिस गरेको सीमाभित्र रही नेपाल सरकारले आन्तरिक ऋण उठाएको देखिन्छ। तर त्यसरी उठाएको ऋण रकम रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र पूँजीगत प्रकृतिका कार्यमै परिचालन भए नभएको यकिन गर्न सक्ने अवस्था छैन। आन्तरिक ऋणको परिचालन कुन योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट तथा कार्यक्रमगत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्नुपर्ने देखिन्छ। त्यस्तै बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान अनुरूप आन्तरिक ऋण उठाउँदै गर्दा आन्तरिक ऋण परिचालन गरिने योजनाको कार्यान्वयन स्थिति उल्लेख गर्नु जरूरी देखिन्छ। आयोगले प्रदेश तथा स्थानीय तहको लागि पनि आन्तरिक ऋणको सीमा सिफारिस गर्दै आएको भए पनि प्रदेश सरकारहरूले आन्तरिक ऋण लिनको लागि बजेट वक्तव्यमा उल्लेख सम्म गर्ने गरेको तर ऋण उठाएको भने देखिँदैन। केही स्थानीय तहहरूले नगर विकास कोष जस्ता विशिष्टकृत वित्तीय मध्यस्थकर्ता संस्थाबाट ऋण लिई परिचालन गरेको देखिन्छ। यस्तो संस्थाबाट लिइएको ऋणको रकमलाई आयोगले स्थानीय तहको लागि सिफारिस गरेको आन्तरिक ऋणको सीमाभित्र व्यवस्था गरिनु पर्दछ।

राजस्व बाँडफाँटतर्फ असार २० गते सम्मको मात्र बाँडफाँट गरेको देखिएको असार २१ गतेदेखि असार मसान्तसम्म विभाज्य कोषमा जम्मा भएको राजस्व सोही आर्थिक वर्षभित्र विभाजन नगरी असार मसान्त पछि विभाजन गरी हस्तान्तरण गर्ने गरेको देखिएकोले सो अभ्यासबाट सम्बन्धित आर्थिक वर्षको वास्तविक राजस्व बाँडफाँटको परिमाण यकिन गर्न एवं प्रदेश तथा स्थानीय तहको राजस्व आम्दानी र स्रोतको प्रतिवेदन गर्न कठिन भएको अवस्था छ। त्यसैगरी सङ्घीय सरकारले राखेको राजस्वको लक्ष्य अनुसार असूली नभई लक्ष्य पुनरावलोकन गर्नुपर्दा वा गर्दा सो को जानकारी यथासमयमा प्रदेश तथा स्थानीय तहलाई पनि दिन जरूरी देखिएको छ।

कतिपय प्रदेशले सवारी साधन कर रकम मासिक रूपमा बाँडफाँट नगरी अर्को आर्थिक वर्षका लागि सारेको समेत पाइएकोले आगामी दिनमा यस्ता प्रकृयागत कमजोरी दोहोरिन नदिने तर्फ प्रदेश सरकारहरू सजग हुनुपर्ने देखिन्छ।

प्राकृतिक स्रोतको परिचालनका लागि लगानी र प्रतिफल तथा लाभको बाँडफाँट सम्बन्धमा विभिन्न कानुनी प्रावधानहरू प्रचलनमा रहेकोले राष्ट्रिय प्राकृतिक स्रोत परिचालन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्न दिइएको सुझाव हालसम्म कार्यान्वयन भएको देखिँदैन। त्यसै गरी प्राकृतिक स्रोतबाट स्थानीय तहलाई प्राप्त रोयल्टीको रकम सम्बन्धित प्राकृतिक स्रोतको संरक्षण, सम्बर्द्धन र विकासमा उपयोग गर्नुपर्नेमा सो बमोजिम पूर्ण रूपमा उपयोग गरेको समेत पाइएको छैन। पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी बाँडफाँटलाई बढी व्यवस्थित र समन्यायिक बनाउन लस्कर मार्ग सम्बन्धी सूचक समावेश गर्न महत्वपूर्ण देखिएकोमा पर्वतारोहणको क्रममा आधार शिविरसम्म पुग्ने लस्कर मार्गका विवरण, तिनको लम्बाइ र सो मार्गमा पर्ने स्थानीय तह सहितको विवरण हालसम्म पनि आयोगलाई उपलब्ध हुन सकेको छैन। तीनै तहका सरकारले राष्ट्रिय वन र राष्ट्रिय निकुञ्ज अन्तर्गतको संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी वनको अवस्थिति, वनमा आश्रित जनसङ्ख्या र प्रभाव क्षेत्रका जनतालाई लाभ पुग्ने तथा वनको संरक्षण, सम्बर्द्धन हुनेगरी हरियाली प्रवर्द्धन गर्ने कार्यमा उपयोग गर्नुपर्नेमा सो बमोजिम प्रभावकारी कार्यक्रम सञ्चालन हुन सकेको देखिँदैन। त्यसैगरी ढुङ्गा, गिट्टी तथा बालुवा सम्बन्धी स्रोतको परिचालन, व्यवस्थापन र नियमन सम्बन्धमा सङ्घीय संरचना बमोजिमका तीनै तहका सरकारको स्पष्ट भूमिका सहित यसको सञ्चालन, व्यवस्थापन र नियमन गर्ने गरी कानुनी बन्दोबस्त गर्नुपर्ने सुझाव दिइएकोमा सोको समेत कार्यान्वयन हुन सकेको छैन। साथै सो सम्बन्धमा विद्यमान कानुनी तथा कार्यविधिगत व्यवस्थामा सामान्जस्यता नरहेकोले ती व्यवस्थाहरू हटाई यसको परिचालन, व्यवस्थापन, अनुगमन, नियमन र सङ्कलित राजस्व बाँडफाँटको सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तह बीचको काम, कर्तव्य र अधिकार स्पष्ट हुने गरी प्रचलित कानूनमा समसामयिक परिमार्जन गर्न आवश्यक देखिएको छ।

अन्त्यमा,

अन्तर-सरकारी वित्तीय हस्तान्तरण माथिको अधिक निर्भरताले प्रदेश र स्थानीय तहको स्वायत्ततालाई संकुचन गर्न सक्दछ। आन्तरिक राजस्व परिचालन क्षमतामा वृद्धि गरी तहगत स्वायत्तता कायम राख्न तल्ला सङ्घीय इकाईको लागि चुनौतीको रूपमा रहेको छ। राजस्व असुलीमा सुधार एवं खर्चमा मितव्ययिता, कार्यक्षमता, प्रभावकारिता र औचित्य स्थापित गर्न सकिएमा विद्यमान वित्तीय न्यूनतालाई केही हदसम्म कम गर्न सकिन्छ। यस सम्बन्धमा आयोगले प्रदेश र स्थानीय सरकारले खर्च जिम्मेवारी र राजस्व असुलीमा गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरेको छ। खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने संवैधानिक प्रावधान बमोजिम प्रदेश र स्थानीय तहको वित्तीय अन्तर पहिचान गरी वित्तीय समानीकरण अनुदानलाई वैज्ञानिक र वस्तुगत बनाउन आयोग प्रयत्नशील छ। राजस्व बाँडफाँटलाई सन्तुलित र पारदर्शी बनाउने; सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्राकृतिक स्रोतको परिचालन गर्दा सो उपर गरिने लगानी र प्रतिफलको हिस्सा निर्धारणको लागि वस्तुगत आधार तय गर्ने; सङ्घीय इकाईहरू बीच प्राकृतिक स्रोत सम्बन्धमा उठ्ने विवाद निवारणको लागि अध्ययन अनुसन्धान गरी सुझाव दिने जस्ता कार्य तर्फ आयोगको सघन प्रयत्न जारी रहने छ। आयोगको प्रस्तावित प्रथम रणनीतिक योजनाले यी विषयवस्तुहरू लगायत वित्तीय सङ्घीयता सबलीकरणका सवालहरूलाई योजनाबद्ध तरिकाले सम्बोधन गर्नेछ भन्ने आयोगको विश्वास रहेको छ।

विषय सूची

कार्यकारी सारांश.....	i
विषय सूची.....	ix
तालिका सूची.....	xi
चित्र सूची.....	xiv
परिच्छेद - एक: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको परिचय	
१.१ परिचय	१
१.२ गठन.....	१
१.३ काम, कर्तव्य र अधिकार	२
१.४ सङ्गठन संरचना र दरबन्दी विवरण	६
१.५ प्रतिवेदन	९
परिच्छेद - दुई: आयोगको वार्षिक कार्यसम्पादन सम्बन्धी विवरण	
२.१ आयोगको वार्षिक कार्यक्रम.....	१०
२.२ आयोगको वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी विवरण.....	१०
२.३ आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई गरेका सिफारिस तथा दिइएका सुझावको विवरण	१३
२.४ आयोगबाट सम्पादन भएका अन्य काम कारवाहीको विवरण	१४
२.५ आयोगको भौतिक स्रोत साधन र त्यसको उपयोगको अवस्था.....	१६
२.६ समन्वय तथा सहयोग	१६
परिच्छेद - तीन: आयोगले गरेका सिफारिस तथा सुझावहरू	
३.१ सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस.....	१८
३.२ प्रदेश सरकारबाट स्थानीय तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस	५२
३.३ सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस	१३२
३.४ आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस	१४६
३.५ सवारी साधन करको बाँडफाँट सम्बन्धी सिफारिस	१६०
३.६ प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट सम्बन्धी सिफारिस.....	२१७
३.७. आर्थिक वर्ष २०७७/०७८ मा आयोगबाट उपलब्ध गराइएका राय सुझावहरू.....	३२१

परिच्छेद - चार: सिफारिस तथा सुझाव कार्यान्वयनको अवस्था

४.१ वित्तीय हस्तान्तरण सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था.....	३२३
४.२ आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था.....	३३१
४.३ राजस्व बाँडफाँट सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था.....	३३६
४.४ प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँट सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था	३४०
४.५ नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको सम्पूरक तथा विशेष अनुदान कार्यान्वयनको अवस्था	३४६

परिच्छेद - पाँच: निष्कर्ष तथा सुझावहरू

५.१ निष्कर्ष	३५१
५.२ सुझावहरू.....	३५१
अनुसूची - १ आयोगका पदाधिकारी तथा कर्मचारीहरूको विवरण	३५९
अनुसूची - २ आयोगका केही गतिविधिहरू तस्बिरमा	३६१

तालिका सूची

तालिका - १.१ आयोगको कार्यक्षेत्र तथा भूमिका	५
तालिका - १.२ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कर्मचारी दरबन्दी र पदपूर्तिको अवस्था	६
तालिका - २.१ आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेट र खर्चको विवरण	११
तालिका - २.२ आयोगको वार्षिक स्वीकृत कार्यक्रम: लक्ष्य तथा प्रगति	११
तालिका - २.३ अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम:	१५
तालिका - ३.१ आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस	३०
तालिका - ३.२ आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट स्थानीय सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस	३१
तालिका - ३.३ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. १ लाई गरिएको सिफारिस .	६०
तालिका - ३.४ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. २ लाई गरिएको सिफारिस .	७२
तालिका - ३.५ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, बागमती प्रदेशलाई गरिएको सिफारिस	८४
तालिका - ३.६ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, गण्डकी प्रदेशलाई गरिएको सिफारिस	९६
तालिका - ३.७ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, लुम्बिनी प्रदेशलाई गरिएको सिफारिस	१०७
तालिका - ३.८ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, कर्णाली प्रदेशलाई गरिएको सिफारिस	११८
तालिका - ३.९ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशलाई गरिएको सिफारिस	१२९
तालिका - ३.१० विगत १० आर्थिक वर्षको नेपाल सरकारको सार्वजनिक ऋण प्राप्ति र भुक्तानीको विवरण	१५२
तालिका - ३.११ विगत ५ आर्थिक वर्षको नेपाल सरकारको कुल ऋण दायित्वको विवरण	१५३
तालिका - ३.१२ विगत ५ आर्थिक वर्षको नेपाल सरकारको आन्तरिक ऋण निष्काशनको विवरण	१५४

तालिका - ३.१३ विगत ५ आर्थिक वर्षको नेपाल सरकारको कुल आन्तरिक ऋण दायित्वको विवरण	१५५
तालिका - ३.१४ प्रदेश सरकारहरूको राजस्वको स्थिति	१५७
तालिका - ३.१५ स्थानीय सरकारहरूको राजस्वको स्थिति.....	१५७
तालिका - ३.१६ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, प्रदेश नं. १ ले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	१६५
तालिका - ३.१७ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, प्रदेश नं. २ ले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	१७४
तालिका - ३.१८ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, बागमती प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	१८३
तालिका - ३.१९ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, गण्डकी प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	१९२
तालिका - ३.२० आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, लुम्बिनी प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	२००
तालिका - ३.२१ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, कर्णाली प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	२०८
तालिका - ३.२२ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा	२१४
तालिका - ३.२३ आर्थिक वर्ष २०७८/७९ मा प्रदेशबीच हुने रोयल्टीको हिस्सा बाँडफाँट सम्बन्धी सिफारिस	२३८
तालिका - ३.२४ आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तह बीच हुने रोयल्टीको हिस्सा बाँडफाँट सम्बन्धी सिफारिस	२५०
तालिका - ४.१ वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तथा सोको कार्यान्वयनको अवस्था	३२३
तालिका - ४.२ वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तथा सोको कार्यान्वयनको अवस्था.....	३२७
तालिका - ४.३ सशर्त अनुदान हस्तान्तरण र खर्चको प्रदेशगत विवरण.....	३३०

तालिका - ४.४ नेपाल सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस तथा सोको कार्यान्वयनको अवस्था.....	३३३
तालिका - ४.५ सङ्घीय विभाज्य कोष र सोको बाँडफाँटको विवरण.....	३३८
तालिका - ४.६ आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी र बाँडफाँटको विवरण	३४१
तालिका - ४.७ प्रदेश सरकारले प्राप्त गरेको रोयल्टीको विवरण.....	३४३
तालिका - ४.८ स्थानीय तहले प्राप्त गरेको रोयल्टीको विवरण	३४४
तालिका - ४.९ सम्पूरक अनुदानको लागि बजेट व्यवस्था एवं खर्चको विवरण.....	३४७
तालिका - ४.१० विशेष अनुदानको लागि बजेट व्यवस्था र निकासाको विवरण	३५०

चित्र सूची

चित्र - १.१ सङ्गठन संरचना.....	८
चित्र - ४.१ सशर्त अनुदानको उपयोगको अवस्था	३३०
चित्र - ४.२ नेपाल सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य र वास्तविक ऋण परिचालन.....	३३२
चित्र - ४.३ सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी र बाँडफाँट	३४२
चित्र - ४.४ तीन तहका सरकारबीच रोयल्टी बाँडफाँट	३४२
चित्र - ४.५ प्रदेश सरकारले प्राप्त गरेको रोयल्टी.....	३४४
चित्र - ४.६ स्थानीय तहले प्राप्त गरेको रोयल्टी.....	३४५
चित्र - ४.७ सम्पूरक अनुदान हस्तान्तरणको प्रवृत्ति	३४७
चित्र - ४.८ आर्थिक वर्ष २०७५/७६ मा सम्पूरक अनुदान हस्तान्तरणको प्रदेशगत अनुपात	३४८
चित्र - ४.९ आर्थिक वर्ष २०७६/७७ मा सम्पूरक अनुदान हस्तान्तरणको प्रदेशगत अनुपात.....	३४८
चित्र - ४.१० आर्थिक वर्ष २०७७/७८ मा सम्पूरक अनुदान हस्तान्तरणको प्रदेशगत अनुपात.....	३४८

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको परिचय

१.१ परिचय

नेपालको संविधान जारी भएपछि मुलुक सङ्घीय प्रणालीमा रूपान्तरण भएसँगै मुलुकमा तीन तहका सरकार रहने र यी तीन तहका सरकारबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहने व्यवस्था छ। सङ्घीय शासन प्रणालीको कार्यान्वयनबाट जनताका आवश्यकता सम्बोधन गरी विकासको प्रतिफलमा जनताको सहज पहुँच सुनिश्चित गर्नको लागि तीन तहका सरकारको बीचमा गरिने वित्तीय हस्तान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपालको संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरेको छ।

सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्नका लागि देशमा उपलब्ध स्रोतहरूको न्यायोचित वितरण र परिचालन पूर्वशर्तका रूपमा रहने गर्दछ। यसै सन्दर्भमा मुलुकमा उपलब्ध प्राकृतिक एवम् वित्तीय स्रोतलाई तीन तहका सरकारहरूबीच सन्तुलित तथा समन्यायिक ढंगले बाँडफाँट एवं वितरणको सुनिश्चितता गर्ने महत्त्वपूर्ण भूमिका सहितको संवैधानिक निकायको रूपमा नेपालको संविधानको भाग-२६, धारा २५० र २५१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धी व्यवस्था गरिएको छ। आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा आवश्यक व्यवस्था गर्नका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ जारी भई कार्यान्वयनमा रहेको छ। साथै, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले समेत आयोगका केही कार्य जिम्मेवारी निर्धारण गरेको छ।

आयोगले संविधान तथा कानूनको अधीनमा रहेर सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कबाट सङ्कलित राजस्व बाँडफाँटको हिस्सा निर्धारण, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँटको हिस्सा निर्धारण, नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण तथा सशर्त अनुदानको आधार तय र तीनवटै तहका सरकारले वार्षिक रूपमा लिन सक्ने आन्तरिक ऋणको अधिकतम सीमा निर्धारण गरी सिफारिस गरेको छ। साथै, प्रदेश तथा स्थानीय तहको एकल अधिकारको सूचीमा रहेको सवारी साधन करको प्रशासन प्रदेशले गर्ने र सङ्कलित कर रकमलाई प्रदेश तथा सम्बन्धित स्थानीय तहबीच बाँडफाँट गर्ने कानुनी व्यवस्था भएअनुरूप त्यस्तो करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा निर्धारण गरी सिफारिस गर्ने कार्य समेत आयोगले गरेको छ।

१.२ गठन

नेपालको संविधानको धारा २५० को उपधारा (१) मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गठनसम्बन्धी व्यवस्था गरिएको छ। आयोगमा अध्यक्षसहित बढीमा पाँच जना सदस्यहरू रहने प्रावधान छ। राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा यस आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्ति हुने व्यवस्था रहेको छ। आयोगका अध्यक्ष र सदस्यहरूको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने प्रावधान रहेको छ। यसरी नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति हुन नसक्ने व्यवस्था भए पनि सदस्यलाई अध्यक्षको पदमा भने नियुक्ति गर्न सकिने छ। त्यसरी सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने प्रावधान रहेको छ।

नेपालको संविधानको धारा २५० को उपधारा (६) बमोजिम आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुनका लागि योग्यताका रूपमा मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी प्राकृतिक स्रोत वा वित्त व्यवस्थापन, अर्थशास्त्र, कानून, व्यवस्थापनको क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशेषज्ञता हासिल गरेको, नियुक्ति हुदाँका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, पैतालीस वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने भन्ने उल्लेख छ।

१.३ काम, कर्तव्य र अधिकार

नेपालको संविधानले आयोगलाई मूलतः सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने प्राकृतिक तथा वित्तीय स्रोतको बाँडफाँटको विषयमा सिफारिस गर्ने महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। आयोगको काम, कर्तव्य तथा अधिकारसम्बन्धी व्यवस्थाहरू नेपालको संविधानको धारा २५१ मा उल्लेख गरिएका छन्। त्यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग नियमावली, २०७६ मा समेत आयोगको काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा थप व्यवस्था गरिएको छ। आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाहरू देहायअनुसार रहेका छन् ।

१.३.१ संवैधानिक व्यवस्था

नेपालको संविधानको धारा ६० को उपधारा (३) अनुसार प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ। नेपालको संविधानको धारा २५१ को उपधारा (१) मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने गरी तोकिएको छः

- (क) संविधान र कानून बमोजिम सङ्घीय सञ्चित कोषबाट सङ्घ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने,
- (ख) सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने,
- (ग) राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने,
- (घ) प्रदेश सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने,
- (ङ) सङ्घ, प्रदेश र स्थानीय सरकारको खर्च जिम्मेवारी पूरा गर्ने र राजस्व असुलीमा सुधार गर्नु पर्ने उपायहरूको सिफारिस गर्ने,
- (च) समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय सरकारले लिनसक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने,
- (छ) सङ्घ र प्रदेश सरकारको राजस्व बाँडफाँटका आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने,
- (ज) प्राकृतिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने,
- (झ) प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिने।

त्यसैगरी धारा २५१ को उपधारा (२) मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको बाँडफाँट गर्दा सो सँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा आवश्यक अध्ययन र अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिस गर्नेछ भन्ने उल्लेख गरिएको छ। साथै, सोही धाराको उपधारा (३) ले आयोगको काम, कर्तव्य र अधिकार, प्राकृतिक स्रोतको परिचालन गर्दा वा राजस्व बाँडफाँट गर्दा अपनाउनु पर्ने विस्तृत आधार, आयोगका पदाधिकारीहरूको सेवाका शर्त लगायत अन्य व्यवस्था सङ्घीय कानून बमोजिम हुने व्यवस्था गरेको छ।

१.३.२ कानुनी व्यवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकार निम्नानुसार रहेका छन्:

- (क) प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने,
- (ख) प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको आधार तयार गरी प्रदेशलाई सिफारिस गर्ने,
- (ग) नेपाल सरकार, प्रदेश वा स्थानीय तहबीच राजस्वको बाँडफाँट सम्बन्धमा उठेको विवाद समाधान गर्न आवश्यक सहजीकरण र सहयोग गर्ने,
- (घ) नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
- (ङ) नेपाल सरकार तथा प्रदेशले राजस्व बाँडफाँटका सम्बन्धमा कुनै सुझाव माग गरेमा आवश्यक सुझाव दिने,
- (च) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले लगाउने करका सम्बन्धमा नेपाल सरकार, प्रदेश वा स्थानीय तहले सुझाव माग गरेमा आवश्यक सुझाव दिने,
- (छ) प्राकृतिक स्रोतको संरक्षण र उपयोगका विषयमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहलाई आवश्यक सुझाव दिने ,
- (ज) आयोगले संविधान र यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार लिने।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा देहाय बमोजिमको व्यवस्था रहेको छ:

- (क) मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको बाँडफाँटबाट प्राप्त राजस्वको बाँडफाँट सम्बन्धमा ऐनको दफा ६ को उपदफा (४) अनुसार उपदफा (३) बमोजिम प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोषमा जम्मा भएको राजस्व रकम संविधान र यस ऐनको अधीनमा रही राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्ने,
- (ख) सवारी साधन करको बाँडफाँट सम्बन्धमा ऐनको दफा ६क. को उपदफा (४) अनुसार उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्ने,
- (ग) रोयल्टी बाँडफाँट सम्बन्धमा ऐनको दफा ७ को उपदफा (२) मा उपदफा (१) बमोजिमको कोषमा रहेको रोयल्टीको बाँडफाँट नेपाल सरकारले अनुसूची-४ बमोजिम वार्षिक रूपमा गर्नेछ, भन्ने व्यवस्था उल्लेख भएको र सोही दफा बमोजिमको अनुसूची-४ को द्रष्टव्य-१ मा नेपाल सरकारले आयोगको सिफारिसमा प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने प्रदेश तथा स्थानीय तहलाई त्यसरी प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँट तथा वितरण गर्ने,

- (घ) वित्तीय समानीकरण अनुदान सम्बन्धमा ऐनको दफा ८ को उपदफा (१) अनुसार नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने। त्यसैगरी उपदफा (२) अनुसार उपदफा (१) बमोजिम नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेश भित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने,
- (ङ) सशर्त अनुदानका सम्बन्धमा ऐनको दफा ९ को उपदफा (१) अनुसार नेपाल सरकारले प्रदेश वा स्थानीय तह वा नेपाल सरकारको कुनै योजना कार्यान्वयन गर्न संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ग) बमोजिम आयोगले तोकेको आधार बमोजिम प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्ने। त्यसैगरी उपदफा (३) अनुसार प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम आयोगले तोकेको आधार बमोजिम सशर्त अनुदान प्रदान गर्ने,
- (च) आन्तरिक ऋणको सम्बन्धमा ऐनको दफा १४ को उपदफा (१) अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आयोगले सिफारिस गरेको सीमाभित्र रही आन्तरिक ऋण लिन सक्ने,
- (छ) आय व्ययको प्रक्षेपण सम्बन्धमा ऐनको दफा १८ को उपदफा (२) अनुसार नेपाल सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको फागुन मसान्तभित्र दफा ६ बमोजिमको राजस्व बाँडफाँट र दफा ८ बमोजिमको वित्तीय समानीकरण अनुदान बापत आगामी आर्थिक वर्षमा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित स्रोतको विवरण प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने। त्यसैगरी, उपदफा (३) अनुसार प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत्र मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग नियमावली, २०७६ मा आयोगले संविधान, ऐन तथा प्रचलित कानूनमा उल्लिखित काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा देहाय बमोजिमका कार्यहरू गर्ने गरी व्यवस्था गरिएको छः

- (क) प्राकृतिक स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्यायिक वितरणको व्यवस्था गर्न, गराउनका लागि आवश्यक अध्ययन, अनुसन्धान गर्ने, गराउने र सोको वस्तुगत आधार एवं मापदण्ड निर्धारण गर्ने, गराउने,
- (ख) प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण निर्धारण गर्न आवश्यक अध्ययन, अनुसन्धान गर्ने गराउने,
- (ग) प्रदेश र स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको पहिचान गर्न आवश्यक अध्ययन, अनुसन्धान गर्ने र सोको वस्तुगत आधार एवम् मापदण्ड निर्धारण गर्ने, गराउने,
- (घ) संविधान र प्रचलित कानून बमोजिम सङ्घीय सञ्चित कोषबाट सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्ने आधार र ढाँचा तय गर्ने विधि स्वीकृत गर्ने,
- (ङ) सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहबाट आवश्यक सूचना, तथ्याङ्क एवम् विवरण नियमित रूपमा प्राप्त गर्ने,
- (च) राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व असुली, आन्तरिक ऋणको सीमा, प्राकृतिक स्रोतको परिचालन, बाँडफाँट, संरक्षण एवं उपयोग र प्रदेश तथा स्थानीय तहको कार्य सम्पादनका बारेमा आवश्यक अध्ययन, अनुसन्धान गर्ने गराउने,

- (छ) प्रचलित कानून बमोजिम प्राकृतिक स्रोतको परिचालनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले गर्ने लगानीको हिस्सा र प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने प्रतिफलको हिस्सा निर्धारणको आधार सम्बन्धी विधि तय गर्ने,
- (ज) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबीच प्राकृतिक स्रोतको बाँडफाँट एवं परिचालनका सम्बन्धमा उठ्न सक्ने विवाद समाधान गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने,
- (झ) कार्यसम्पादनको सिलसिलामा आवश्यकता अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय वा अन्य सरकारी आयोग लगायतका निकायहरूबाट सुझाव वा सल्लाह लिने।

यसरी उल्लिखित ऐन तथा नियमावलीमा आयोगका संवैधानिक जिम्मेवारीहरूलाई थप प्रष्ट्याउनुका साथै तीन तहका सरकारहरू बीच स्रोतको बाँडफाँट गर्दा आयोगले लिनुपर्ने आधारहरूको समेत व्यवस्था गरिएको छ। आयोगका उल्लिखित काम, कर्तव्य र अधिकार बमोजिम आयोगको कार्यक्षेत्र र भूमिकाको सारांश तालिका - १.१ मा रहेको छ।

तालिका - १.१ आयोगको कार्यक्षेत्र तथा भूमिका

कार्य क्षेत्र	आयोगको भूमिका
खर्च जिम्मेवारी	<ul style="list-style-type: none"> सङ्घ, प्रदेश र स्थानीय सरकारको खर्च जिम्मेवारी पूरा गर्ने उपायहरूको सिफारिस गर्ने।
राजस्व जिम्मेवारी	<ul style="list-style-type: none"> सङ्घ, प्रदेश र स्थानीय सरकारले राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने।
राजस्व बाँडफाँट	<ul style="list-style-type: none"> सङ्घ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने, राजस्व बाँडफाँटका आधारहरूको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने, प्रदेश र स्थानीय तहबीच हुने सवारी साधन कर बाँडफाँटको आधार र ढाँचा निर्धारण गर्ने।
अन्तर-सरकारी वित्तीय हस्तान्तरण	<ul style="list-style-type: none"> सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने, प्रदेश सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने, प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार तयार गरी सिफारिस गर्ने।
आन्तरिक ऋण	<ul style="list-style-type: none"> सङ्घ, प्रदेश र स्थानीय सरकारले लिनसक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने।
प्राकृतिक स्रोतको परिचालन तथा बाँडफाँट	<ul style="list-style-type: none"> प्राकृतिक स्रोतको परिचालन गर्दा सङ्घ, प्रदेश र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने, प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विवादको विषयमा अध्ययन अनुसन्धान गरी विवाद निवारण गर्न सुझाव दिने, प्राकृतिक स्रोतको बाँडफाँट गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनका सम्बन्धमा

कार्य क्षेत्र	आयोगको भूमिका
	अध्ययन अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव दिने, <ul style="list-style-type: none"> सङ्घ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने रोयल्टीको हिस्सा निर्धारण गरी सिफारिस गर्ने।

१.४ सङ्गठन संरचना र दरबन्दी विवरण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित बढीमा पाँचजना सदस्यहरू रहने र राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ। मिति २०७५ साल चैत्र ७ गते सम्माननीय राष्ट्रपतिबाट आयोगको अध्यक्ष नियुक्त भई कार्यरत रहेकोमा मिति २०७७ साल माघ २१ गते दुईजना सदस्यहरू र मिति २०७८ साल असार १० गते थप एक जना सदस्य नियुक्त भई हाल अध्यक्ष सहित चार जना पदाधिकारीहरू बहाल रहेको अवस्था छ।

आयोगको कार्य सञ्चालनमा सहयोग पुऱ्याउनका लागि नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवको नेतृत्वमा विभिन्न सेवा समूहका ४९ जना निजामती कर्मचारीहरू रहने गरी सङ्गठन संरचना स्वीकृत भएको छ। साथै, कार्यालय सहयोगी र सवारी चालकका लागि २४ जना सेवा करारमा लिनसक्ने गरी दरबन्दी स्वीकृत भएको छ। आयोगको कर्मचारी दरबन्दी विवरण र पदपूर्तिको अवस्था तालिका -१.२ मा देखाइएको छ।


तालिका - १.२ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कर्मचारी दरबन्दी र पदपूर्तिको अवस्था

क्र.सं.	पद	श्रेणी	सेवा	समूह/ उपसमूह	दरबन्दी	पदपूर्ति अवस्था (२०७८ असारमा)
१.	सचिव	विशिष्ट	प्रशासन		१	१
२.	सहसचिव	रा.प.प्रथम	प्रशासन		२	२
३.	सहसचिव	रा.प.प्रथम	इन्जिनियरिङ्ग	सिभिल	१	१
४.	उपसचिव	रा.प.द्वितीय	प्रशासन	सा.प्र.	४	४
५.	उपसचिव	रा.प.द्वितीय	प्रशासन	राजस्व	२	२
६.	उपसचिव	रा.प.द्वितीय	न्याय	कानून	१	१
७.	व.तथ्याङ्क अधिकृत	रा.प.द्वितीय	आर्थिक योजना तथा तथ्याङ्क	तथ्याङ्क	१	१
८.	सि.डि.इन्जिनियर	रा.प.द्वितीय	इन्जिनियरिङ्ग	सिभिल/ हाईड्रो	१	१
९.	सि.डि.जियोलोजिष्ट	रा.प.द्वितीय	इन्जिनियरिङ्ग	जियोलोजी/ जनरल जियोलोजी	१	-
१०.	वन अधिकृत	रा.प.द्वितीय	वन	फरेष्ट्री	१	-
११.	वरिष्ठ अर्थशास्त्री	रा.प.द्वितीय	विविध		१	-
१२.	शाखा अधिकृत	रा.प.तृतीय	प्रशासन	सा.प्र.	१०	८
१३.	शाखा अधिकृत	रा.प.तृतीय	प्रशासन	राजस्व	२	२
१४.	लेखा अधिकृत	रा.प.तृतीय	प्रशासन	लेखा	१	१
१५.	तथ्याङ्क अधिकृत	रा.प.तृतीय	आर्थिक योजना तथा तथ्याङ्क	तथ्याङ्क	१	-

क्र.सं.	पद	श्रेणी	सेवा	समूह/ उपसमूह	दरबन्दी	पदपूर्ति अवस्था (२०७८ असारमा)
१६.	सहायक वन अधिकृत	रा.प.तृतीय	वन	फरेष्ट्री	१	१
१७.	इन्जिनियर	रा.प.तृतीय	इन्जिनियरिङ्ग	सिभिल/ हाईड्रो	१	१
१८.	इन्जिनियर	रा.प.तृतीय	इन्जिनियरिङ्ग	जियोलोजी/ जनरल जियोलोजी	१	-
१९.	कम्प्युटर इन्जिनियर	रा.प.तृतीय	विविध		१	-
२०.	वातावरणविद्	रा.प.तृतीय	विविध		१	-
२१.	समाजशास्त्री	रा.प.तृतीय	विविध		१	-
२२.	कम्प्युटर अपरेटर	रा.प.अनं.प्रथम			५	४
२३.	नायव सुब्बा	रा.प.अनं.प्र	प्रशासन	सा.प्र.	७	६
२४.	लेखापाल	रा.प.अनं.प्र	प्रशासन	लेखा	१	१
जम्मा					४९	३७
२५.	सेवा करारमा हलुका सवारी चालक	श्रेणीविहीन			१२	७
२६.	सेवा करारमा कार्यालय सहयोगी	श्रेणीविहीन			१२	९
कुल जम्मा					७३	५३

आयोगको सचिवालयमा तीनवटा महाशाखा र विभिन्न १२ वटा शाखाहरू रहेका छन्। विशिष्ट प्रकृतिको कार्यक्षेत्र भएकाले आयोगको कार्यालयमा प्रशासन, इन्जिनियरिङ्ग, वन, न्याय, आर्थिक योजना तथा तथ्याङ्क र विविध सेवा समूहका कर्मचारीहरू रहने व्यवस्था छ। आयोगको सङ्गठन संरचना चित्र -१.१ मा राखिएको छ।

चित्र - १.१ सङ्गठन संरचना



१.५ प्रतिवेदन

नेपालको संविधानको धारा २९४ मा संवैधानिक निकायको वार्षिक प्रतिवेदन सम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा (१) मा संविधान बमोजिमका संवैधानिक निकायले आफूले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने र उपधारा (२) मा वार्षिक प्रतिवेदनमा खुलाउनुपर्ने कुराहरू सङ्घीय कानून बमोजिम हुने व्यवस्था रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १९ को उपदफा (१) मा आयोगले आफूले गरेका काम कारवाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने समयसीमा तोकिएको छ भने सोही दफाको उपदफा (२) ले वार्षिक प्रतिवेदनले समेट्नुपर्ने विषयहरू उल्लेख गरेको छ। उल्लिखित संवैधानिक एवं कानुनी व्यवस्थाको पालना गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि आयोगले गरेका सिफारिसहरू र आयोगबाट आर्थिक वर्ष २०७७/७८ मा सम्पादन भएका अन्य काम कारवाही समेटिएको तेस्रो वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश गरिएको छ।

परिच्छेद - दुई

आयोगको वार्षिक कार्यसम्पादन सम्बन्धी विवरण

२.१ आयोगको वार्षिक कार्यक्रम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७७/७८ मा सम्पादन गर्ने गरी स्वीकृत भएका मुख्य वार्षिक कार्यक्रमहरू निम्नानुसार रहेका थिए:-

क्र.सं	कार्यक्रम तथा क्रियाकलापहरू
१	आयोगको भूमिका तथा काम कारवाही सम्बन्धमा केन्द्रस्तरमा विभिन्न सरोकारवाला व्यक्ति निकायसँग वृहत अन्तर्क्रिया कार्यक्रम
२	आयोगको भूमिका तथा काम कारवाही सम्बन्धमा प्रदेश तथा स्थानीय तहमा विभिन्न सरोकारवाला व्यक्ति निकायसँग वृहत अन्तर्क्रिया कार्यक्रम
३	प्रदेश तथा स्थानीय तहमा वित्तीय सङ्घीयता र प्राकृतिक स्रोत परिचालन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गोष्ठी तथा कार्यशाला
४	वार्षिक प्रतिवेदन तयारी, प्रकाशन तथा वितरण
५	आयोगको वार्षिक उत्सव समारोह आयोजना
६	समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण तथा आन्तरिक ऋणको सीमा सम्बन्धी अध्ययन
७	प्राकृतिक स्रोतको परिचालन, बाँडफाँट, विवाद निवारण र लगानी तथा प्रतिफलको हिस्सा निर्धारण सम्बन्धी कार्यक्रम
८	प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनका सूचकहरूको पहिचान तथा मापन कार्यक्रम
९	आयोगको काम कारवाही सम्बद्ध कानूनको तर्जुमा एवं परिमार्जन तयारी कार्य
१०	नेपाल सरकार, प्रदेश र स्थानीय तहको राजस्व असुली र खर्च जिम्मेवारीमा गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन।
११	प्राकृतिक स्रोतको (रोयल्टी) बाँडफाँट सम्बन्धी सिफारिसको वातावरणीय प्रभाव सम्बन्धी अध्ययन
१२	सशर्त अनुदानका आधार सिफारिसका लागि नेपाल सरकारबाट सञ्चालन भएका क्षेत्रगत कार्यक्रमहरूको पुनरावलोकन तथा मूल्याङ्कन
१३	वित्तीय हस्तान्तरण तथा रोयल्टी बाँडफाँटको लागि प्रयोग गरिने तथ्याङ्कको सङ्कलन तथा विश्लेषण
१४	स्थानीय तह र प्रदेशबाट चौमासिक रूपमा प्राप्त गर्ने तथ्याङ्क सङ्कलन र विश्लेषण
१५	आयोगको संस्थागत क्षमता विकास कार्यक्रम

२.२ आयोगको वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी विवरण

आर्थिक वर्ष २०७७/७८ मा आयोगको वार्षिक कार्यक्रम सञ्चालन गर्नका लागि चालु खर्च तर्फ रू. ८ करोड ५३ लाख बजेट विनियोजन भएकोमा रू. ४ करोड ३७ लाख ८३ हजार र पूँजीगत तर्फ रू. २७ लाख बजेट विनियोजन भएकोमा रू. २२ लाख २५ हजार खर्च भएको छ। विनियोजित कुल रकममध्ये चालुतर्फ ५१.३२ प्रतिशत र पूँजीगततर्फ ८२.४

प्रतिशत गरी समग्रमा ५२.२८ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। यस सम्बन्धी विस्तृत विवरण तालिका - २.१ मा उल्लेख गरिएको छ।

तालिका - २.१ आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेट र खर्चको विवरण

(रु.लाखमा)

क्र.सं.	ब.उ.शी.नं.	वार्षिक बजेट	खर्च	प्रगति प्रतिशत
चालु खर्च				
१	२२०००००१३ (रा.प्रा.स्रो.तथा वि.आ.)	८६.०	२२.६७	
२	२२००००११३ (रा.प्रा.स्रो.तथा वि.आ.)	७६७.०	४१५.१६	
चालु खर्च जम्मा		८५३	४३७.८३	५१.३२
पूँजीगत खर्च				
५	२२००००११४ (रा.प्रा.स्रो.तथा वि.आ.)	२७.०	२२.२५	
पूँजीगत खर्च जम्मा		२७.०	२२.२५	८२.४
कुल जम्मा		८८०	४६०.०८	५२.२८

आर्थिक वर्ष २०७७/७८ मा आयोगले अन्य प्रशासनिक शुल्क अन्तर्गत रु. १७ हजार राजस्व सङ्कलन गरेको छ। वर्षान्तमा विगतका आर्थिक वर्षदेखिको विभिन्न फर्म तथा कम्पनीहरूको नाममा रु. १ लाख ५९ हजार ४३ धरौटी मौज्जात रहेको छ। आयोगमा हालसम्म बेरुजु शून्य रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा आयोगबाट कार्यान्वयन गरिएका कार्यक्रमहरू र तिनको प्रगति विवरण तालिका - २.२ मा सूचीकृत गरिएको छ।

तालिका - २.२ आयोगको वार्षिक स्वीकृत कार्यक्रम: लक्ष्य तथा प्रगति

क्र.सं.	कार्यक्रम (लक्ष्य)	कार्य प्रगति
१	केन्द्रस्तरमा विभिन्न सरोकारवाला व्यक्ति /निकायसँग आयोगको भूमिका तथा काम कारवाही सम्बन्धमा वृहत अन्तर्क्रिया कार्यक्रम	<ul style="list-style-type: none"> सशर्त अनुदानका आधार सम्बन्धमा सङ्घीय मन्त्रालयहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको।
२	प्रदेश तथा स्थानीय तहमा विभिन्न सरोकारवाला व्यक्ति / निकायसँग आयोगको भूमिका तथा काम कारवाही सम्बन्धमा वृहत अन्तर्क्रिया कार्यक्रम	<ul style="list-style-type: none"> प्रदेश नं. १ का ४ जिल्लाका ९ वटा, प्रदेश नं २ का २ जिल्लाका ५ वटा, र गण्डकी प्रदेशको ११ वटा स्थानीय तहसँग ३ पटकमा २६ वटा अन्तर्क्रिया गरिएको। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवसँग छलफल तथा अन्तर्क्रिया गरिएको। नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालसँगको सहकार्यमा सातै प्रदेशका सबै स्थानीय तहसँग भर्चुअल माध्यमबाट छलफल तथा अन्तर्क्रिया गरिएको।
३	प्रदेश तथा स्थानीय तहमा वित्तीय सङ्घीयता र प्राकृतिक स्रोत परिचालन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गोष्ठी तथा कार्यशाला	<ul style="list-style-type: none"> प्रदेशगत रूपमा विभिन्न स्थानीय तहहरूसँग भर्चुअल अन्तरसम्वाद कार्यक्रम सञ्चालन गरी सुझाव सङ्कलन गरिएको र मकवानपुर जिल्लाको हेटौँडामा १० स्थानीय तहसँग २०७७/१२/१३ गते अन्तर्क्रिया गरिएको।

क्र.सं.	कार्यक्रम (लक्ष्य)	कार्य प्रगति
४	वार्षिक प्रतिवेदन तयारी, प्रकाशन तथा वितरण	<ul style="list-style-type: none"> आयोगको दोस्रो वार्षिक प्रतिवेदन तयार गरी छपाइ गरिएको। प्रदेशगत वार्षिक प्रतिवेदन तयार गरी छपाइ गरिएको। सम्माननीय राष्ट्रपतिज्यू समक्ष आयोगको दोस्रो वार्षिक प्रतिवेदन मिति २०७७/०६/२९ मा प्रस्तुत गरिएको। प्रदेश नं. २ को दोस्रो वार्षिक प्रतिवेदन मा. प्रदेश प्रमुख समक्ष २०७७/१०/०९ गते र गण्डकी प्रदेशका मा. प्रदेश प्रमुख समक्ष २०७७/११/०२ गते प्रतिवेदन पेश गरिएको। यसैगरी लुम्बिनी प्रदेशका मा. प्रदेश प्रमुख समक्ष २०७८/०१/०५ गते प्रतिवेदन पेश गरिएको।
५	आयोगको वार्षिक उत्सव समारोह आयोजना	<ul style="list-style-type: none"> वार्षिक उत्सव मनाउन मिति तय हुन बाँकी रहेको।
६	समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण तथा आन्तरिक ऋणको सीमा सम्बन्धी अध्ययन	<ul style="list-style-type: none"> समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण तथा आन्तरिक ऋणको सीमा सम्बन्धी अध्ययन कार्य सम्पन्न भई अध्ययन प्रतिवेदन प्राप्त भएको।
७	प्राकृतिक स्रोतको परिचालन, बाँडफाँट, विवाद निवारण र लगानी तथा प्रतिफलको हिस्सा निर्धारण सम्बन्धी कार्यक्रम	<ul style="list-style-type: none"> प्राकृतिक स्रोत सम्बन्धी ६ जना विज्ञहरूसँग छलफल तथा अन्तर्क्रिया गरिएको। सात प्रदेशका ११० स्थानीय तहसँग भर्चुयल माध्यमबाट अन्तर्क्रिया गरिएको। कालीगण्डकी ए जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र प्रभावित क्षेत्रको स्थलगत भ्रमण तथा उत्पन्न विवाद सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न। जलविद्युतबाट प्राप्त रोयल्टी बाँडफाँट सम्बन्धी उत्पन्न विवादका विषयहरू पहिचान/सङ्कलन गर्न र प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणको सूचक सम्बन्धमा अध्ययन अवलोकन गरी थप परिभाषित गरिएको। पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा संचालनमा रहेको चुन ढुङगा खानीको स्थलगत अवलोकन समेत गरेको।
८	प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनका सूचकहरूको पहिचान तथा मापन कार्यक्रम	<ul style="list-style-type: none"> प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका सूचकहरू सम्बन्धी ७ वटा प्रदेश, ५४ वटा स्थानीय तह, एक जना विज्ञ, वातावरण विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अन्तर्क्रिया तथा छलफल गरिएको।
९	आयोगको काम कारवाही सम्बद्ध कानुनको तर्जुमा एवं परिमार्जन तयारी कार्य	<ul style="list-style-type: none"> राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को संशोधन सम्बन्धी मस्यौदा तयार गरी आयोगमा पेश गरिएको।
१०	नेपाल सरकार, प्रदेश र स्थानीय तहको राजस्व असुली र खर्च जिम्मेवारीमा गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन।	<ul style="list-style-type: none"> नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको राजस्व असुली र खर्च जिम्मेवारीमा गर्नुपर्ने सुधार सम्बन्धमा ७ वटा प्रदेश, ५४ वटा स्थानीय तह र विषय विज्ञसँग अन्तर्क्रिया तथा छलफल गरिएको।

क्र.सं	कार्यक्रम (लक्ष्य)	कार्य प्रगति
११	प्राकृतिक स्रोत (रोयल्टी) बाँडफाँट सम्बन्धी सिफारिसको वातावरणीय प्रभाव सम्बन्धी अध्ययन।	<ul style="list-style-type: none"> प्राकृतिक स्रोत (रोयल्टी) बाँडफाँट सम्बन्धी सिफारिसको वातावरणीय प्रभाव सम्बन्धमा ७ वटै प्रदेश समेटिने गरी ११० वटा परियोजना प्रभावित स्थानीय तहको छनौट गरी भर्चुअल माध्यमबाट छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा सिफारिस सम्बन्धमा सम्बन्धित क्षेत्रगत निकायहरूसँग आवश्यक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भई प्रतिवेदन तयार भएको।
१२	सशर्त अनुदानका आधार सिफारिसका लागि नेपाल सरकारबाट सञ्चालन भएका क्षेत्रगत कार्यक्रमहरूको पुनरावलोकन तथा मूल्याङ्कन।	<ul style="list-style-type: none"> सशर्त अनुदानको आधार सिफारिसको लागि नेपाल सरकारबाट सञ्चालन भएका क्षेत्रगत कार्यक्रमहरूको पुनरावलोकन तथा मूल्याङ्कन सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको।
१३	वित्तीय हस्तान्तरण तथा रोयल्टी बाँडफाँटको लागि प्रयोग गरिने तथ्याङ्कको सङ्कलन तथा विश्लेषण।	<ul style="list-style-type: none"> विभिन्न निकायहरूबाट तथ्याङ्क सङ्कलन गरी आयोगले गरेका सिफारिसहरूमा प्रयोग गरिएको।
१४	स्थानीय तह र प्रदेशबाट चौमासिक रूपमा प्राप्त गर्ने तथ्याङ्क सङ्कलन र विश्लेषण	<ul style="list-style-type: none"> विभिन्न निकायहरूबाट तथ्याङ्क सङ्कलन गरी आयोगले गरेका सिफारिसहरूमा प्रयोग गरिएको।
१५	आयोगको संस्थागत क्षमता विकास कार्यक्रम	<ul style="list-style-type: none"> आन्तरिक ऋण सम्बन्धी विषयमा तीन वटा, रोयल्टी सफ्टवेयर सम्बन्धी विषयमा एउटा र अन्य विषयमा १२ वटा गरी जम्मा १६ वटा विज्ञहरूबाट प्रशिक्षण कार्यक्रम सञ्चालन भएको।

कोभिड-१९ को कारण स्थलगत रूपमा प्रदेश र स्थानीय तहमा जान कठिनाई भएका कारण भर्चुअल माध्यमबाट कार्यक्रमहरू गरिएकोले विनियोजित बजेट बचत हुन गएको थियो।

२.३ आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई गरेका सिफारिस तथा दिइएका सुझावको विवरण

आर्थिक वर्ष २०७७/७८ मा आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई देहायका विषयमा सिफारिस गरेको छः-

(क) वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

- सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गरिएको।
- प्रदेश सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सबै प्रदेश सरकारलाई सिफारिस गरिएको।

(ख) आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस

- सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई सिफारिस गरिएको।

(ग) सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस

- नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा प्रदान गरिने सशर्त अनुदानको आधार तयार गरी नेपाल सरकारलाई सिफारिस गरिएको।
- प्रदेश सरकारबाट स्थानीय तहमा प्रदान गरिने सशर्त अनुदानको आधार तयार गरी सबै प्रदेश सरकारलाई सिफारिस गरिएको।

(घ) दोहोरो अधिकार क्षेत्रमा रहेको कर सम्बन्धी सिफारिस

- प्रदेश र स्थानीय सरकारबीच सवारी साधन करको बाँडफाँटको आधार र ढाँचासहितको हिस्सा सम्बन्धमा सबै प्रदेश सरकारलाई सिफारिस गरिएको।

(ङ) प्राकृतिक स्रोतको रोयल्टी सम्बन्धी सिफारिस

- सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्राकृतिक स्रोत (पर्वतारोहण, वन, विद्युत र खानी तथा खनिज) बाट प्राप्त रोयल्टीको बाँडफाँटको हिस्सा सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गरिएको।

आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारबाट माग भए अनुरूप देहायको विषयमा आयोगले सुझाव प्रदान गरेको छः-

(क) आयोगको मिति २०७७/११/२१ गतेको निर्णयानुसार मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित क्षेत्र तथा बासिन्दालाई परिपूरण दिने सम्बन्धी नियमावली, २०७७ का सम्बन्धमा नेपाल सरकार (खानेपानी मन्त्रालय) लाई उपलब्ध गराएको राय/ सुझाव।

(ख) शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) को मस्यौदामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उपलब्ध गराईएको राय/सुझाव।

(ग) आयोगको मिति २०७८/०१/३० गतेको निर्णयानुसार वन नियमावली २०७८ को मस्यौदामा वन तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराईएको राय।

उपरोक्तानुसारका सिफारिस तथा सुझावहरूको विस्तृत विवरण यसै प्रतिवेदनको परिच्छेद - ३ मा उल्लेख गरिएको छ।

२.४ आयोगबाट सम्पादन भएका अन्य काम कारवाहीको विवरण

यस आयोगबाट आर्थिक वर्ष २०७७/७८ मा सम्पादन गरिएका अन्य काम कारवाहीहरूको विवरण देहाय बमोजिम रहेको छ-

(क) दोस्रो वार्षिक प्रतिवेदन:

आयोगले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गरेका काम कारवाहीहरू समेटि आयोगको एकमुष्ट दोस्रो वार्षिक प्रतिवेदन तयार गरी सम्माननीय राष्ट्रपति समक्ष पेश गरिएको थियो। त्यसैगरी, प्रत्येक प्रदेशका अलग अलग प्रदेशगत दोस्रो वार्षिक प्रतिवेदन तयार गरी माननीय प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको थियो।

(ख) अध्ययन तथा अनुसन्धान:

वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट एवं प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँट र वितरण सम्बन्धमा आयोगबाट विभिन्न समयमा देहायका विषयहरूमा अध्ययनहरू गरिएको छः

- सशर्त अनुदानको आधार सिफारिसको लागि नेपाल सरकारबाट सञ्चालन भएका क्षेत्रगत कार्यक्रमहरूको पुनरावलोकन तथा मूल्याङ्कन सम्बन्धी अध्ययन,
- समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण तथा आन्तरिक ऋणको सीमा सम्बन्धी अध्ययन,

- जलविद्युत रोयल्टी बाँडफाँट सम्बन्धमा उत्पन्न विवादका विषय समाधान गरी रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि तय भएका सूचकलाई थप परिभाषित गर्ने सम्बन्धी अध्ययन,
 - प्रदेश तहको कार्यसम्पादन सम्बन्धी अध्ययन,
 - स्थानीय तहको कार्यसम्पादन सम्बन्धी अध्ययन,
 - प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमता सम्बन्धी अध्ययन।
- (ग) संस्थागत सुधार
- आयोगको प्रथम रणनीतिक योजनाको मस्यौदा तयार गरिएको,
 - आयोगको सञ्चार तथा बाह्य पहुँच रणनीतिको मस्यौदा तयार गरिएको।
- (घ) कार्यसम्पादनमा प्रविधिको प्रयोग:
- प्राकृतिक स्रोत सम्बन्धमा विद्युतीय अभिलेख (Digital Inventory) प्रणाली तयार गरी प्रयोगमा ल्याइएको छ। त्यसैगरी, आयोगबाट भएका सिफारिस एवम् अन्य काम कारवाहीहरू लगायतका जानकारीमूलक विषय तथा सूचनाहरू आयोगको Website (www.nnrfc.gov.np) मा राखिएको।
- (ङ) अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम:
- आर्थिक वर्ष २०७७/७८ मा भएका छलफल एवं अन्तर्क्रिया कार्यक्रमहरू तालिका-२.३ मा उल्लेख गरिएको छ:

तालिका - २.३ अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम:

क्र. सं.	सङ्घ/प्रदेश/स्थानीय	कार्यक्रम	मिति	स्थान	कैफियत
१.	केन्द्रस्तर	<ul style="list-style-type: none"> • अन्तर-सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम 	२०७७ फागुन १४ र १५ गते	ललितपुर	भौतिक उपस्थितिमा
२.	केन्द्रस्तर	<ul style="list-style-type: none"> • प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि सूचक तयार गर्ने सम्बन्धमा विज्ञहरूसँग अन्तर्क्रिया। • आयोगसँग सम्बन्धित विभिन्न विषयमा विषयविज्ञहरू मार्फत आयोगमा कार्यरत कर्मचारीहरूलाई तालिम कार्यक्रम सञ्चालन गरिएको। 	पहिलो र दोस्रो चौमासिक तेस्रो चौमासिक		भर्चुअल माध्यमबाट
३.	स्थानीय तह	<ul style="list-style-type: none"> • नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको समन्वयमा स्थानीय तहका प्रतिनिधिहरूसँग वित्तीय सङ्घीयता, अन्तर-सरकारी वित्तीय हस्तान्तरण र आयोगले गर्ने सिफारिसका सम्बन्धमा 	२०७७ श्रावण २५ देखि ३१ गतेसम्म		भर्चुअल माध्यमबाट

क्र. सं.	सङ्घ/प्रदेश/स्थानीय	कार्यक्रम	मिति	स्थान	कैफियत
		छलफल एवं अन्तर्क्रिया कार्यक्रम।			
४.	प्रदेशस्तर/स्थानीय तहस्तर	<ul style="list-style-type: none"> प्रदेश तथा स्थानीय तहको हाल प्रयोगमा रहेका कार्यसम्पादन सूचक सम्बन्धमा सबै प्रदेश र ७० वटा स्थानीय तहसँग अन्तर्क्रिया। प्रदेश तथा स्थानीय तहको राजस्व असुलीमा सुधार सम्बन्धमा सबै प्रदेश र ७० वटा स्थानीय तहसँग अन्तर्क्रिया। 	विभिन्न समयमा		भर्चुअल माध्यमबाट

२.५ आयोगको भौतिक स्रोत साधन र त्यसको उपयोगको अवस्था

आयोगको काम कारवाहीलाई व्यवस्थित एवं प्रभावकारी तुल्याउन आवश्यक भौतिक एवं वित्तीय स्रोत साधन र जनशक्ति उपलब्ध गराउने दायित्व नेपाल सरकारको रही आएको छ। सोही व्यवस्था अनुरूप आयोगको कार्यालय सञ्चालनका लागि सिंहदरबार परिसर भित्र आयोगको एक छुट्टै भवन उपलब्ध गराउने नेपाल सरकारको निर्णयका बाबजुद हालसम्म पनि उक्त भवनको आंशिक भाग मात्र आयोगले उपयोग गर्न पाएको अवस्था छ। पर्याप्त कार्य स्थलको अभावमा आयोगका पदाधिकारी र आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू छुट्टाछुट्टै भवनमा रही कार्य सम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ। नेपालको संविधानमा उल्लेख भए बमोजिमको वित्तीय सङ्घीयताको मूल मर्म र भावनालाई सही अर्थमा कार्यान्वयनमा लैजानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी गठन भएको यस राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका जस्तो संवैधानिक आयोगको काम कारवाहीहरू प्रभावकारी रूपमा सञ्चालन गर्न गराउनका लागि एउटा अलगगै परिसरसहितको स्थायी भवन हुनु आवश्यक देखिन्छ। आयोगलाई हाल प्राप्त भवन पुरानो र जीर्ण भई वर्षातको समयमा पानी चुहिने समस्या रहेको र यसको मर्मत सम्भारबाट समेत समस्या समाधान नभएकोले आयोगको लागि छुट्टै परिसरसहितको स्थायी र उपयुक्त भवनको व्यवस्था हुनुपर्ने देखिन्छ। अतः आयोगको लागि भविष्यमा एउटा अलगगै उपयुक्त भवन नेपाल सरकारबाट उपलब्ध हुनेमा आयोग विश्वस्त रहेको छ।

आयोगका पदाधिकारी तथा कर्मचारीहरूका लागि कार्यालय प्रयोजनार्थ आवश्यक सवारी साधन, कम्प्यूटर, फर्निचर लगायतका भौतिक स्रोत साधनहरू सीमित मात्रामा उपलब्ध रहेको अवस्था छ। आयोगका पदाधिकारी तथा कर्मचारी र कार्यालय प्रयोजनका लागि समेत गरी जम्मा १३ (तेह्र) वटा हलुका सवारी साधन र १९ (उन्नाईस) वटा मोटरसाइकल तथा स्कुटर रहेका छन्।

२.६ समन्वय तथा सहयोग

यस आयोगको कार्यसम्पादनका सिलसिलामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला निकाय तथा पक्षहरूसँग आयोगले आवश्यकतानुसार सम्पर्क र समन्वय गरेको छ। आयोगबाट आर्थिक वर्ष २०७८/७९ का लागि सिफारिसहरू गर्नुपूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, अन्य विषयगत मन्त्रालयहरू, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क, पर्यटन विभाग, वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खानी तथा भू-गर्भ विभाग, विद्युत विकास विभाग

तथा अन्य सङ्घ संस्था लगायतसँग आवश्यकतानुसार औपचारिक तथा अनौपचारिक रूपमा छलफल एवं परामर्श गरी सुझाव सङ्कलन गरिएको थियो। त्यसैगरी, सबै प्रदेशमा छलफल तथा अन्तर्क्रिया गरी प्रदेश तहबाट, प्रतिनिधिमूलक रूपमा केही स्थानीय तहबाट र सम्बन्धित क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालाहरूबाट सुझाव सङ्कलन गरिएको थियो। यस क्रममा आयोगले सम्बन्धित तह, निकाय र पदाधिकारीबाट समन्वय, सहयोग र सुझाव प्राप्त गरेको थियो।

आयोगले राजस्व बाँडफाँट तथा अन्तर-सरकारी वित्तीय हस्तान्तरणको आधार तथा ढाँचा तयार गर्नुपर्ने, आन्तरिक ऋणको सीमा सिफारिस गर्नुपर्ने र प्राकृतिक स्रोत परिचालन तथा बाँडफाँटको आधार तयार गर्नुपर्ने भएको हुँदा यी कार्यहरूलाई वस्तुगत, न्यायोचित, निष्पक्ष, पारदर्शी र समन्यायिक तुल्याउन भरपर्दो तथ्याङ्कको आवश्यकता पर्दछ। यसका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, केन्द्रीय तथ्याङ्क विभाग, खानी तथा भू-गर्भ विभाग, पर्यटन विभाग, वन तथा भू-संरक्षण विभाग, विद्युत विकास विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सडक विभाग, स्थानीय पूर्वाधार विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र लगायतका निकायहरूबाट प्रकाशित तथा अप्रकाशित स्रोतबाट तथ्याङ्क सङ्कलन गरिएको थियो। यसको अतिरिक्त प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमहरूको विवरण र अन्य सान्दर्भिक तथ्याङ्कहरू समेत सङ्कलन गरिएको थियो।

यसैगरी, विभिन्न समयमा सङ्घीय संसदका समितिहरू तथा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, निकाय, अन्तर प्रदेश परिषद्, अन्तर-सरकारी वित्त परिषद्, प्रदेश समन्वय परिषद्, प्रदेश सरकार र स्थानीय तह लगायतले आयोगका तर्फबाट समेत सहभागिता हुने गरी आयोजना गरेका अन्तर्क्रिया कार्यक्रमहरूमा आयोगका तर्फबाट सहभागिता जनाइएको थियो।

आयोगको कार्यालय सञ्चालन, अध्ययन तथा अनुसन्धान लगायतका विषयलाई आवश्यक पर्ने बजेट नेपाल सरकारले यस आयोगलाई उपलब्ध गराउदै आएको छ। तर आयोगको विशिष्ट प्रकृतिको कामकारवाहीका लागि तयार गरिएको सङ्गठन संरचना बमोजिम आयोगमा आवश्यक पर्ने दक्ष जनशक्ति खासगरी वरिष्ठ अर्थशास्त्री, वातावरणविद्, कम्प्युटर इन्जिनियर र समाजशास्त्रीको दरबन्दी लामो समयसम्म रिक्त रहँदा आयोगले गर्नुपर्ने अध्ययन अनुसन्धानको कार्यमा असर पर्न गएको छ। त्यसैगरी, विशेष प्रकृतिको ज्ञान तथा विशेषता भएको जनशक्ति आवश्यक पर्ने यस आयोगमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायबाट सरुवा भई आएका कर्मचारीहरूलाई आयोगको कामको प्रकृति अनुसारको अनुशिक्षण प्रदान गरी कर्मचारीलाई कामप्रति प्रेरित गरिरहेको अवस्थामा अचानक आयोगसँग परामर्श नै नगरी तथा आयोगलाई जानकारी नै नगराई आयोगमा कार्यरत कर्मचारी अन्य निकायमा र अन्य निकायमा कार्यरत कर्मचारीलाई आयोगमा पटकपटक सरुवा गरिँदा आयोगको कार्यसम्पादनमा नकारात्मक रूपमा असर पर्न गएको विषयमा आयोग गम्भीर भएको हुँदा आयोगसँगको परामर्शमा वा जानकारीमा कर्मचारीको खटनपटन गर्ने गराउने तर्फ नेपाल सरकारलाई आयोग ध्यानाकर्षण गराउन चाहन्छ। साथै, आयोगलाई आवश्यक पर्ने विशेषज्ञको सेवा लिन समेत कठिनाई हुँदा आयोगको विशिष्ट प्रकृतिको कार्यसम्पादनमा असर पर्न गएको स्थिति छ। तथापि, आयोगमा उपलब्ध जनशक्ति र सरोकारवाला निकायको सहयोग र परामर्शमा आयोगले आफूलाई प्राप्त संवैधानिक जिम्मेवारी उच्च लगन र इमान्दारीताका साथ सम्पादन गर्दै वित्तीय हस्तान्तरण लगायतका कार्यमा उल्लेखनीय कार्यसम्पादन गरी आएको छ।

परिच्छेद – तीन

सिफारिस तथा सुझावहरू

३.१ सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/११/२५ गते, मङ्गलबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने संवैधानिक व्यवस्था रहेको छ। तीन तहका सङ्घीय इकाइहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका कार्यजिम्मेवारी र राजस्व अधिकार सहित राज्यशक्तिको बाँडफाँट गरिएको छ।

सामान्यतया सङ्घीय संरचना भएका मुलुकहरूको तल्लो तहमा खर्च जिम्मेवारीको अनुपातमा राजस्व परिचालन गर्ने अधिकार तथा क्षमता न्यून रहेको हुन्छ भने माथिल्लो तहमा राजस्व परिचालनको अधिकार र क्षमता अधिक रहेको पाईन्छ। यस्तो परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारहरूको खर्च आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरलाई न्यूनीकरण गर्न सङ्घ सरकारले प्रदेश तथा स्थानीय तहलाई अनुदान दिने अभ्यास रहेको हुन्छ। त्यसैगरी समान तहका सरकारहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक, सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले पनि उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा सङ्घ सरकारले प्रदेश तथा स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था संविधान तथा कानूनद्वारा नै गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि सङ्घीय सञ्चित कोषबाट नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदान तय गरी सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको परिमाण (रकम) यस आयोगबाट निर्धारण गरी नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (४) - नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नेछ।
- संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ख) - सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुनेछ।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्य सम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (१) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (२) मा नेपाल सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको फागुन मसान्तभित्र दफा ६ बमोजिमको राजस्व बाँडफाँट र दफा ८ बमोजिमको वित्तीय समानीकरण अनुदान बापत आगामी आर्थिक वर्षमा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित स्रोतको विवरण प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो, सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच),	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग,

क्र.सं.	सूचक	स्रोत
	<ul style="list-style-type: none"> सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), खानेपानीको सुविधा (खानेपानीमा पहुँच), सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, नेपाल विद्युत प्राधिकरण, खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, महालेखा नियन्त्रक कार्यालय, प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	<ul style="list-style-type: none"> राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)
८.	कार्यसम्पादन मूल्याङ्कन सूचक	<ul style="list-style-type: none"> महालेखा परीक्षकको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, प्रदेश तथा स्थानीय तह।

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान कुल वित्तीय समानीकरण अनुदानको क्रमशः २५ प्रतिशत र २६ प्रतिशत हुने गरी सिफारिस गरिएको छ। यसरी न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेशका हकमा जनसङ्ख्या र क्षेत्रफललाई ५०-५० प्रतिशत भार दिई प्रत्येक प्रदेशले प्राप्त गर्ने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको छ। त्यसैगरी स्थानीय तहको हकमा न्यूनतम अनुदान सिफारिस गर्दा जनसङ्ख्यालाई मुख्य आधार लिइएको छ। प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय तहलाई कम्तिमा रु. २ करोड ५० लाखमा नघट्ने गरी सो रकमको सीमालाई न्यूनतम आधार मानी तत्पश्चात् जनसङ्ख्यालाई मुख्य आधार लिई स्थानीय तहको वर्गिकरण समेतका आधारमा सिफारिस गरिएको छ। यसरी प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान क्रमशः रु.१४ अर्ब ४८ करोड ८७ लाख र रु.२४ अर्ब ६१ करोड ५० लाख समेत जम्मा रु.३९ अर्ब १० करोड ३७ लाख न्यूनतम वित्तीय समानीकरण अनुदानको रूपमा सिफारिस गरिएको छ।

क. न्यूनतम वित्तीय समानीकरण अनुदान (प्रदेशतर्फ)

प्रदेश	न्यूनतम अनुदान (रु. लाखमा)
प्रदेश नं १	२,६५,८७
प्रदेश नं २	१,७५,९१
बागमती प्रदेश	२,५८,८३
गण्डकी प्रदेश	१,७७,५३
लुम्बिनी प्रदेश	२,२७,४४
कर्णाली प्रदेश	१,६९,७१
सुदूरपश्चिम प्रदेश	१,७३,५८
जम्मा	१४,४८,८७

ख. न्यूनतम वित्तीय समानीकरण अनुदान (स्थानीय तहतरुफ)

क्र सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको सङ्ख्या	न्यूनतम अनुदान (रु. लाखमा)	जम्मा (रु. लाखमा)
१	१०,००० भन्दा कम	४६	२,५०	१,१५,००
२	१०,००० देखि २०,००० सम्म	१९१	२,७५	५,२५,२५
३	२०,००० देखि ३०,००० सम्म	२०६	३,००	६,१८,००
४	३०,००० देखि ४०,००० सम्म	१२०	३,२५	३,९०,००
५	४०,००० देखि ५०,००० सम्म	७३	३,५०	२,५५,५०
६	५०,००० देखि ६०,००० सम्म	४३	३,७५	१,६१,२५
७	६०,००० देखि ७०,००० सम्म	२६	४,००	१,०४,००
८	७०,००० देखि ८०,००० सम्म	१४	४,२५	५९,५०
९	८०,००० देखि ९०,००० सम्म	९	४,५०	४०,५०
१०	९०,००० देखि १,००,००० सम्म	१	४,७५	४,७५
११	१,००,००० देखि १,१५,००० सम्म	७	५,००	३५,००
१२	१,१५,००० देखि १,४०,००० सम्म	२	७,७५	१५,५०
१३	१,४०,००० देखि १,५०,००० सम्म	६	८,२५	४९,५०
१४	१,५०,००० देखि २,००,००० सम्म	३	८,७५	२६,२५
१५	२,००,००० देखि ३,००,००० सम्म	४	१०,००	४०,००
१६	३,००,००० देखि ५,००,००० सम्म	१	१०,२५	१०,२५
१७	५,००,००० भन्दा बढी	१	११,२५	११,२५
	जम्मा न्यूनतम अनुदान	७५३		२४,६१,५०

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटेटी मूल्याङ्कन गरिएको छ। यसरी प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानको रकम क्रमशः रु. ४१ अर्ब २९ करोड २८ लाख र रु. ६६ अर्ब ४४ करोड ५६ लाख गरी कुल रु. १ खर्ब ७ अर्ब ७३ करोड ८४ लाख रहेको छ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी नेपाल सरकारलाई सिफारिस गरिएको छ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
	जम्मा		१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याइएको छ। मानव विकास सूचकाङ्कले प्रदेश तथा स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन प्रदेश तथा स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ, सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि कुल भार मध्ये मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा प्रदेश र स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका प्रदेश तथा स्थानीय तहले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकास

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) को देहाय (घ) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो प्रदेश तथा स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका प्रदेश तथा स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँदछ। आयोगले प्रदेश तथा स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

(क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले प्रदेश वा स्थानीय तहको विकासलाई प्रभावित गर्नुका साथै उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार प्रदेश तथा स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।

(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले प्रदेश तथा स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन प्रदेश तथा स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा प्रदेश तथा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

- (ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन प्रदेश तथा स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता प्रदेश तथा स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले प्रदेश तथा स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।
- (घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। प्रदेश तथा स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।
- (ङ) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको प्रदेश तथा स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। प्रदेश तथा स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यस प्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक राम्रो भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) को देहाय (च) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। यस सूचकका लागि आयोगले प्रत्येक प्रदेश तथा स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै प्रदेश तथा स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (४) ले नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नेछ भन्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) को देहाय (च) र (ङ) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्व उठाउन सक्ने क्षमता र खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक प्रदेश तथा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आँकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप स्पष्टता हुनुपर्ने, कार्यजिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय मापदण्ड र राष्ट्रिय तथा उपराष्ट्रिय लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मापदण्ड र लक्ष्य बमोजिमको कार्य सम्पादन गर्नका लागि उक्त कामको प्रति इकाइ लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल प्रदेश तथा स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मापदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने

क्षमताको आकलन गर्दा प्रत्येक प्रदेश र प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भैनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

४.३ कार्य सम्पादन मूल्याङ्कनका आधारमा वित्तीय समानीकरण अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्था बमोजिम आर्थिक वर्ष २०७८/७९ मा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा ती तहको कार्य सम्पादनको स्तरलाई पनि आधार लिइएको छ। कार्य सम्पादन स्तर मापनका लागि प्रदेश तथा स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गर्नुपर्ने न्यूनतम प्रकृयागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्य बमोजिम खर्च गरे नगरेको लगायतका विभिन्न ७ वटा सूचकका आधारमा यस वर्ष प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मापन गरिएको छ। प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानको कुल रकममध्ये न्यूनतम अनुदानका लागि सिफारिस गरिएको रकम कट्टी गरेर बाँकी हुन आउने रकमको ५ प्रतिशत रकम रू. २ अर्ब १७ करोड ३३ लाख (प्रदेशमा) र रू. ३ अर्ब ४९ करोड ७२ लाख (स्थानीय तहमा) गरी जम्मा रू. ५ अर्ब ६७ करोड ५ लाख कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

४.३.१ प्रदेशका सन्दर्भमा अवलम्बन गरिएका कार्यसम्पादन सूचकहरू

क्र.सं.	सूचक	भार
(क)	नेपालको संविधानको धारा ६० को उपधारा (५), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) बमोजिम प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान वितरण सम्बन्धी कानून तर्जुमा गरेको वा नगरेको।	१३ %
(ख)	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (ख) र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम प्रदेशबाट स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदान वितरण सम्बन्धी प्रदेश कानून तर्जुमा गरेको वा नगरेको।	१३ %
(ग)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १८ को उपदफा (१) बमोजिम प्रदेशले आगामी आर्थिक वर्षको लागि आय-व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेको वा नगरेको।	१३ %
(घ)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) बमोजिम प्रदेशले आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम सहितको कुल राजस्व रकमबाट प्रशासनिक खर्च पूरा गरी बाँकी रकम विकास निर्माणका कार्यमा उपयोग गरेको अवस्था भएको वा नभएको।	१३ %
(ङ)	प्रदेशले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३० को उपदफा (३) बमोजिम बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण कार्तिक मसान्त भित्रमा सार्वजनिक गरेको वा नगरेको।	१३ %
(च)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (२) बमोजिम	१३ %

क्र.सं.	सूचक	भार
	प्रदेशले आफूले गरेको आय-व्ययको चौमासिक विवरण तोकिएको समय (चौमासिक अवधि समाप्त भएको तीस दिन) भित्र सङ्घीय अर्थ मन्त्रालय समक्ष पेश गरेको वा नगरेको।	
(छ)	प्रदेशको गत आर्थिक वर्षको खर्चको प्रगति प्रतिशत।	२२ %
जम्मा		१०० %

उल्लिखित सूचकहरू अनुसार प्रदेशको कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा देहाय बमोजिमका स्रोतबाट प्राप्त सूचना र तथ्याङ्कका आधारमा मूल्याङ्कन गरिएको छः

- (क) प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान वितरण सम्बन्धी कानून तर्जुमा गरेको वा नगरेको भन्ने सन्दर्भमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार सबै प्रदेश सरकारले यससम्बन्धी कानून तर्जुमा गरेको पाईएको हुँदा सबै प्रदेशले समान अङ्क प्राप्त गरेका छन्।
- (ख) प्रदेशबाट स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदान वितरण सम्बन्धी प्रदेश कानून तर्जुमा गरेको वा नगरेको भन्ने सन्दर्भमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार सबै प्रदेश सरकारले यससम्बन्धी कानून तर्जुमा गरेको पाईएको हुँदा सबै प्रदेशले समान अङ्क प्राप्त गरेका छन्।
- (ग) प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आय-व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७७ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेको वा नगरेको भन्ने सन्दर्भमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार प्रदेश नं.१ ले मात्र त्यस्तो विवरण पेश गरेको हुँदा उक्त प्रदेशले मात्र यस सूचकमा अङ्क प्राप्त गरेको छ।
- (घ) प्रदेशले आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम सहितको कुल राजस्व रकमबाट प्रशासनिक खर्च पूरा गरी बाँकी रकम विकास निर्माणका कार्यमा उपयोग गरेको अवस्था भएको वा नभएको भन्ने सन्दर्भमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार सबै प्रदेश सरकारले राजस्व आयबाट प्रशासनिक खर्च पूरा गरेको पाईएको हुँदा सबै प्रदेशले समान अङ्क प्राप्त गरेका छन्।
- (ङ) प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७७ कार्तिक मसान्त भित्रमा सार्वजनिक गरेको वा नगरेको भन्ने सन्दर्भमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। साथै यस अवधिमा कोभिड-१९ महामारीका कारण उत्पन्न विषम परिस्थितिले गर्दा तोकिएको समयवधि भित्रै वार्षिक समीक्षा कार्य सम्पन्न गर्न नसकी केही ढिला कार्यसम्पादन गरेका प्रदेशको हकमा समेत यस प्रयोजनका लागि अङ्क प्रदान गरिएको छ।
- (च) प्रदेशले आफूले गरेको आय-व्ययको चौमासिक विवरण तोकिएको समय (चौमासिक अवधि समाप्त भएको ३० दिन भित्र) भित्र सङ्घीय अर्थ मन्त्रालय समक्ष पेश गरेको वा नगरेको भन्ने सन्दर्भमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले मात्र आय-व्ययको चौमासिक विवरण तोकिएको समयसीमाभित्रै अर्थ मन्त्रालय समक्ष पेश गरेको पाईएको हुँदा सोही बमोजिम मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको छ।
- (छ) प्रदेशको गत आर्थिक वर्षको खर्चको प्रगति प्रतिशत सम्बन्धमा सम्बन्धित प्रदेश सरकारबाट प्राप्त विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ।

४.३.२ स्थानीय तहका सन्दर्भमा अवलम्बन गरिएका कार्यसम्पादन सूचकहरू

क्र.सं.	सूचक	भार
(क)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १८ को उपदफा (१) बमोजिम स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेको वा नगरेको।	१० %
(ख)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) बमोजिम स्थानीय तहले चालु आर्थिक वर्षको असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानित विवरण (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेश गरेको वा नगरेको।	२५ %
(ग)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) बमोजिम आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम सहितको कुल राजस्व रकमबाट प्रशासनिक खर्च पूरा गरी बाँकी रकम विकास निर्माणका कार्यमा उपयोग गरेको अवस्था भएको वा नभएको।	१० %
(घ)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३० बमोजिम स्थानीय तहको पछिल्ला आर्थिक वर्षको आय-व्यय विवरणको अन्तिम लेखा परीक्षण भएको वा नभएको।	२५ %
(ङ)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३० को उपदफा (३) बमोजिम स्थानीय तहले बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण कात्तिक मसान्त भित्रमा सार्वजनिक गरेको वा नगरेको।	१० %
(च)	स्थानीय तहको गत आर्थिक वर्षको खर्चको प्रगति प्रतिशत।	१० %
(छ)	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (३) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ को उपदफा (५) बमोजिम स्थानीय तहले आफूले गरेको आय र व्ययको चौमासिक शीर्षकगत विवरण तोकिएको समयभित्र अर्थ मन्त्रालयमा, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पेश गरेको वा नगरेको।	१० %
जम्मा		१०० %

उल्लिखित सूचकहरू अनुसार स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा देहाय बमोजिमका स्रोतबाट प्राप्त सूचना तथा तथ्याङ्क र आधारमा मूल्याङ्कन गरिएको छः

- (क) स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेको वा नगरेको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयबाट विवरण माग गरिएको, साथै त्यस्तो विवरण पेश गरे-नगरेको सम्बन्धमा स्थानीय तहबाट समेत यस आयोगलाई जानकारी गराउन विभिन्न माध्यम (पत्राचार, सार्वजनिक सूचना र टेलिफोन) बाट अनुरोध गरिएको थियो। तत् सम्बन्धमा आयोगमा प्राप्त विवरण अनुसार ८९ वटा स्थानीय तहले तोकिएको समयवधि भित्रै विवरण पेश गरेको जानकारी प्राप्त गरी सोही आधारमा यस सूचकको मापन गरिएको छ।
- (ख) स्थानीय तहले २०७७ असार महिनाको १० गते भित्र आर्थिक वर्ष २०७७/७८ को राजस्व र व्ययको अनुमानित विवरण (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेश गरेको वा नगरेको भन्ने सन्दर्भमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबपोर्टल मार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार ५९८ स्थानीय तहले राजस्व र व्ययको विवरण तोकिएको समयभित्रै पेश गरेका छन्।

- (ग) स्थानीय तहले आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम सहितको कुल राजस्व रकमबाट प्रशासनिक खर्च पूरा गरे-नगरेको भन्ने सन्दर्भमा हाल महालेखा नियन्त्रक कार्यालयले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाली (SuTRA) बाट यससम्बन्धी प्रतिवेदन तयार भएको नपाईएको र सम्बन्धित स्थानीय तहबाट समेत यसको यथार्थ गणना सहितको विवरण प्राप्त गर्न कठिनाई देखिएको हुँदा सबै स्थानीय तहलाई समान अङ्क प्रदान गरिएको छ।
- (घ) स्थानीय तहको आर्थिक वर्ष २०७५/७६ सम्मको आय-व्यय विवरणको अन्तिम लेखा परीक्षण भएको वा नभएको भन्ने सम्बन्धमा महालेखापरीक्षकको सन्ताउत्रौं वार्षिक प्रतिवेदनलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ। प्राप्त विवरण अनुसार १० वटा स्थानीय तहले आ.व.२०७५/७६ को अन्तिम लेखापरीक्षण गराएका छैनन् भने थप ४ वटा स्थानीय तहले सो भन्दा अगाडिका आर्थिक वर्षहरूको अन्तिम लेखा परीक्षण गराएको पाईएन। यसरी लेखा परीक्षण नगराउने १४ स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहलाई लेखा परीक्षण बापतको अङ्क प्रदान गरिएको छ।
- (ङ) स्थानीय तहले आ.व.२०७६/७७ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७७ कात्तिक मसान्त भित्रमा सार्वजनिक गरेको वा नगरेको भन्ने सन्दर्भमा यस अवधिमा कोभिड-१९ महामारीका कारण उत्पन्न विषम परिस्थितिले गर्दा कतिपय स्थानीय तहले सरोकारवाला व्यक्ति तथा निकायको सहभागितामा तोकिएको अवधि भित्रै समीक्षा बैठक गर्न कठिनाई भएको भनि जानकारी गराएको, साथै नेपाल सरकारबाट जारी स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्दै त्यस्तो समीक्षा बैठक गर्न सहज नहुने परिस्थिति समेतलाई दृष्टिगत गर्दै यस वर्षको लागि सबै स्थानीय तहलाई समान अङ्क प्रदान गरिएको छ।
- (च) स्थानीय तहको गत आर्थिक वर्ष २०७६/७७ को खर्चको प्रगति प्रतिशत सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त प्रतिवेदन तथा स्थानीय तहको आफ्नो वार्षिक आय-व्ययको अभिलेख तथा प्रतिवेदनका लागि प्रयोगमा ल्याएको विद्युतीय प्रणाली (SuTRA) बाट प्राप्त प्रगति प्रतिशतलाई आधार बनाएर मूल्याङ्कन गरिएको छ।
- (छ) स्थानीय तहले आफूले गरेको आय र व्ययको चौमासिक शीर्षकगत विवरण तोकिएको समयभित्र सङ्घीय अर्थ मन्त्रालयमा, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पेश गरेको वा नगरेको भन्ने सन्दर्भमा गत आ.व.२०७६/७७ मा कोभिड-१९ महामारीका कारण उत्पन्न विषम परिस्थितिले गर्दा तत् सम्बन्धी प्रतिवेदन नियमित रूपमा सम्प्रेषण तथा प्राप्त गर्न दुवै तहमा कठिनाई उत्पन्न भएको यथार्थतालाई आत्मसात गर्दै स्थानीय तहको आर्थिक कारोबारको अभिलेख तथा प्रतिवेदन सम्बन्धी विद्युतीय प्रणाली (SUTRA) लाई सो आर्थिक वर्षभरी नै कारोबार तहमा पूर्णरूपमा प्रयोगमा ल्याएका ७३४ स्थानीय तहको हकमा विद्युतीय माध्यमबाट चौमासिक शीर्षकगत विवरण पेश गरेसरह मानी अङ्क प्रदान गरिएको छ।

कार्यसम्पादन मूल्याङ्कनका सूचकहरूका सम्बन्धमा आयोगले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विषय विज्ञहरूसँग गरेको अन्तर्क्रिया र सो क्रममा प्राप्त राय परामर्श तथा हालका सूचकहरूमा प्राप्त पृष्ठपोषण समेतका आधारमा आगामी दिनमा यसलाई थप नतिजामूलक बनाउँदै जाने दिशामा आयोग क्रियाशील रहेको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

नेपाल सरकारबाट प्रत्येक प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान, सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान र सोही ऐनको दफा ३ को उपदफा (२) मा भएको व्यवस्था बमोजिम कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्राप्त गर्ने अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ। यसरी प्राप्त हुने अनुदान रकम गणना गर्दा केही स्थानीय तहको हकमा त्यस्तो रकमले न्यूनतम रूपमा पनि संविधान प्रदत्त

कार्यजिम्मेवारी पूरा गर्नका लागि अपर्याप्त हुने आयोगले महशुस गरी प्रत्येक स्थानीय तहले न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रू.६ करोड ५० लाख प्राप्त होस् भन्ने हेतुले सामान्य समायोजन सहित वित्तीय समानीकरण अनुदान रकम सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारले उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदानको रकम सात वटा प्रदेशहरूको हकमा जम्मा रू. ५७ अर्ब ९५ करोड ४८ लाख र ७५३ स्थानीय तहहरूको हकमा जम्मा रू. ९४ अर्ब ५५ करोड ७८ लाख सहित कुल जम्मा रू. १ खर्ब ५२ अर्ब ५१ करोड २६ लाख रहेको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) खण्ड (घ) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ। अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम प्रदेश तथा स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः प्रदेश तथा स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित व्यवस्था बमोजिम नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको सम्बन्धमा देहाय बमोजिम सुझाव प्रदान गरिएको छः

- (१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्दै त्यसबाट प्राप्त रकम समेतबाट परिपूर्ति हुन नसकेको प्रदेश तथा स्थानीय तहको वित्तीय अन्तर (Fiscal) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदान रकम प्रयोग गर्नुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी प्रदेश तथा स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) राष्ट्रिय रूपमा पढाइ परेका प्रदेश तथा स्थानीय तहलाई राष्ट्रिय औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तीकरण गर्न र प्रदेश तथा स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) प्रदेश र स्थानीय तहले राष्ट्रिय मानदण्ड र राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशामा योगदान पुग्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (६) सम्बन्धित प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य प्रदेश र अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) प्रदेश तथा स्थानीय तहहरूलाई सरकारी सेवाहरू न्यूनतम र समतामूलक रूपमा नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।

- (८) संविधानले प्रदेश तथा स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) नेपालको संविधानको धारा ६० को उपधारा (४) बमोजिम नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था रहेको छ। खर्चको आवश्यकता निर्धारणका लागि संविधान बमोजिम तहगत सरकारको कार्यजिम्मेवारीको अतिरिक्त तत् सम्बन्धी न्यूनतम मानदण्ड र आवधिक लक्ष्य तथा प्रति इकाइ लागत आवश्यक पर्दछ। आयोगले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमतालाई थप वस्तुपरक ढङ्गबाट आकलन गर्ने गरी विगतको अध्ययनलाई अद्यावधिक गर्ने कार्य गरिरहेको छ। तर कतिपय कार्यजिम्मेवारीहरूको सम्बन्धमा न्यूनतम मानदण्ड तथा राष्ट्रिय, प्रादेशिक र स्थानीय तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको यथार्थ आवश्यकता आकलन गर्न कठिनाई भएको स्थिति छ। अतः तहगत सरकारको कार्यजिम्मेवारीहरूका विषयभित्रका सेवाको न्यूनतम मानदण्ड, लक्ष्य र लागत लगायतका विषयहरू मूलतः सङ्घ सरकारबाट निर्धारण गर्नुपर्ने।
- (१०) प्रदेश तथा स्थानीय तहलाई संविधानको अनुसूचीले प्रत्याभूत गरेको एकल अधिकार अन्तर्गतका मुख्य कार्य जिम्मेवारीहरू सम्पादन गर्नका लागि उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकम आयोगबाट निर्धारण गरी सिफारिस गर्ने अवस्थामा नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अन्य अनुदान (सशर्त, समपूरक र विशेष) को रकमले के कति हदसम्म समानीकरण अनुदानको मूल उद्देश्य (समानीकरण गर्ने कार्य) मा सघाउ एवम् योगदान पुऱ्याउँछ भन्ने विषय आयोगलाई जानकारी नभैकन समानीकरण अनुदानको रकम निर्धारण हुने विद्यमान पद्धतिमा सुधार ल्याउनुपर्ने।
- (११) नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिने सशर्त, समपूरक र विशेष अनुदानहरूबाट समानीकरण अनुदानको उद्देश्यमा पर्ने प्रभाव र असरका बारेमा सङ्घ सरकारका विषयगत मन्त्रालय तथा अन्य निकायहरूले पर्याप्त ध्यान दिनुपर्ने। साथै, यसरी अन्य अनुदान (सशर्त, समपूरक र विशेष) मार्फत समानीकरणको मूल उद्देश्यमा सघाउ पुऱ्याउने गरी हाल नेपाल सरकारबाट हस्तान्तरण गरिएका योजना, कार्यक्रम र बजेट आगामी दिनमा क्रमशः समानीकरण अनुदान मार्फत कार्यान्वयन गर्ने गरी बाँडफाँट, वितरण र हस्तान्तरण गर्दै जाने नीति अवलम्बन गर्नुपर्ने।
- (१२) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा प्रदेश तथा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्यः आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका -३.१ मा र नेपाल सरकारले स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका -३.२ मा समावेश गरिएका छन्।

तालिका - ३.१ आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण हुने
वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

क्र.सं.	प्रदेशको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
		न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
१	प्रदेश नं.१	२६५८८	५५५७९	३५११	८५६७८
२	प्रदेश नं.२	१७५९१	५३६०८	२७३५	७३९३४
३	बागमती प्रदेश	२५८८२	४९८६०	२८४८	७८५९०
४	गण्डकी प्रदेश	१७७५३	५३५७८	२८९७	७४२२८
५	लुम्बिनी प्रदेश	२२७४४	५४५५५	२९५८	८०२५७
६	कर्णाली प्रदेश	१६९७१	८११२४	३३२६	१०१४२१
७	सुदूरपश्चिम प्रदेश	१७३५८	६४६२४	३४५८	८५४४०
		१४४८८७	४१२९२८	२१७३३	५७९५४८

तालिका - ३.२ आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट स्थानीय सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
१	ताप्लेजुड	१०१०१	फक्ताङ्लुङ्गा गाउँपालिका	२७५	६९७	४९	१०२१
२	ताप्लेजुड	१०१०२	मिक्वाखोला गाउँपालिका	२५०	५७५	५०	८७५
३	ताप्लेजुड	१०१०३	मेरिङ्गदेन गाउँपालिका	२७५	७५५	५५	१०८५
४	ताप्लेजुड	१०१०४	मैवाखोला गाउँपालिका	२७५	६५५	५५	९८५
५	ताप्लेजुड	१०१०५	आठराई त्रिवेणी गाउँपालिका	२७५	७९१	४९	१११५
६	ताप्लेजुड	१०१०६	फुडलिङ्गा नगरपालिका	३००	१२७०	५०	१६२०
७	ताप्लेजुड	१०१०७	पाथिभरा याङ्वराक गाउँपालिका	२७५	७९१	५५	११२१
८	ताप्लेजुड	१०१०८	सिरीजङ्गा गाउँपालिका	२७५	८८८	५०	१२१३
९	ताप्लेजुड	१०१०९	सिदिङ्गवा गाउँपालिका	२७५	७१८	५५	१०४८
१०	संखुवासभा	१०२०१	भोटखोला गाउँपालिका	२५०	४१५	४९	७१४
११	संखुवासभा	१०२०२	मकालु गाउँपालिका	२७५	७२१	४८	१०४४
१२	संखुवासभा	१०२०३	सिलीचोड गाउँपालिका	२७५	६९१	४९	१०१५
१३	संखुवासभा	१०२०४	त्रिचिला गाउँपालिका	२५०	४८५	४९	७८४
१४	संखुवासभा	१०२०५	सभापोखरी गाउँपालिका	२७५	६३१	४८	९५४
१५	संखुवासभा	१०२०६	खाँदबारी नगरपालिका	३२५	१४११	४९	१७८५
१६	संखुवासभा	१०२०७	पाँचखपन नगरपालिका	२७५	८८५	३६	११९६
१७	संखुवासभा	१०२०८	चैनपुर नगरपालिका	३००	१२३१	३५	१५६६
१८	संखुवासभा	१०२०९	मादी नगरपालिका	२७५	७९२	३५	११०२
१९	संखुवासभा	१०२१०	धर्मदेवी नगरपालिका	२७५	९२७	३५	१२३७
२०	सोलुखुम्बु	१०३०१	खुम्बु पासाङल्हामु गाउँपालिका	२५०	६०७	४९	९०६
२१	सोलुखुम्बु	१०३०२	माहाकुलुङ गाउँपालिका	२७५	६६७	४९	९९१
२२	सोलुखुम्बु	१०३०३	सोताङ गाउँपालिका	२५०	५८५	४९	८८४
२३	सोलुखुम्बु	१०३०४	माप्य दुधकोशी गाउँपालिका	२७५	७५८	५०	१०८३
२४	सोलुखुम्बु	१०३०५	थुलुङ दुधकोशी गाउँपालिका	२७५	१००९	५०	१३३४
२५	सोलुखुम्बु	१०३०६	नेचासल्यान गाउँपालिका	२७५	९०९	४९	१२३३
२६	सोलुखुम्बु	१०३०७	सोलुदुधकुण्ड नगरपालिका	३००	१०२९	५०	१३७९
२७	सोलुखुम्बु	१०३०८	लिखु पिके गाउँपालिका	२५०	४०८	३५	६९३
२८	ओखलढुङ्गा	१०४०१	चिशंखुगढी गाउँपालिका	२७५	४९७	५०	८२२
२९	ओखलढुङ्गा	१०४०२	सिद्धिचरण नगरपालिका	३००	७६७	४९	१११६
३०	ओखलढुङ्गा	१०४०३	मोलुङ्गा गाउँपालिका	२७५	५१९	३६	८३०
३१	ओखलढुङ्गा	१०४०४	खिजीदेम्बा गाउँपालिका	२७५	४८७	५०	८१२
३२	ओखलढुङ्गा	१०४०५	लिखु गाउँपालिका	२७५	४६०	५५	७९०
३३	ओखलढुङ्गा	१०४०६	चम्पादेवी गाउँपालिका	२७५	५३६	५०	८६१

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
३४	ओखलढुङ्गा	१०४०७	सुनकोशी गाउँपालिका	२७५	५४८	४९	८७२
३५	ओखलढुङ्गा	१०४०८	मानेभन्ज्याङ्ग गाउँपालिका	३००	६१२	३५	९४७
३६	खोटाङ	१०५०१	केपिलासगढी गाउँपालिका	२७५	५००	५०	८२५
३७	खोटाङ	१०५०२	ऐसेलुखर्क गाउँपालिका	२७५	५२१	४९	८४५
३८	खोटाङ	१०५०३	रावा बेसी गाउँपालिका	२७५	४६४	५०	७८९
३९	खोटाङ	१०५०४	हलेसी तुवाचुङ नगरपालिका	३००	७७०	५५	११२५
४०	खोटाङ	१०५०५	दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका	३५०	११२९	५५	१५३४
४१	खोटाङ	१०५०६	साकेला गाउँपालिका	२७५	४२५	५०	७५०
४२	खोटाङ	१०५०७	दिप्रुङ चुइचुम्मा गाउँपालिका	३००	६३१	४९	९८०
४३	खोटाङ	१०५०८	खोटेहाङ गाउँपालिका	३००	६६७	३५	१००२
४४	खोटाङ	१०५०९	जन्तेढुङ्गा गाउँपालिका	२७५	५०५	५०	८३०
४५	खोटाङ	१०५१०	बराहपोखरी गाउँपालिका	२७५	४८३	५४	८१२
४६	भोजपुर	१०६०१	षडानन्द नगरपालिका	३२५	८०९	३५	११६९
४७	भोजपुर	१०६०२	साल्पासिलिछो गाउँपालिका	२७५	४४६	३५	७५६
४८	भोजपुर	१०६०३	टेम्केमैयुङ गाउँपालिका	२७५	५७८	४९	९०२
४९	भोजपुर	१०६०४	भोजपुर नगरपालिका	३००	७७१	५०	११२१
५०	भोजपुर	१०६०५	अरुण गाउँपालिका	२७५	५६३	३५	८७३
५१	भोजपुर	१०६०६	पौवा दुङ्गा गाउँपालिका	२७५	५०५	५५	८३५
५२	भोजपुर	१०६०७	रामप्रसाद राई गाउँपालिका	२७५	५७५	४९	८९९
५३	भोजपुर	१०६०८	हतुवागढी गाउँपालिका	३००	६०४	५५	९५९
५४	भोजपुर	१०६०९	आमचोक गाउँपालिका	२७५	५७०	४९	८९४
५५	धनकुटा	१०७०१	महालक्ष्मी नगरपालिका	३००	६७९	५४	१०३३
५६	धनकुटा	१०७०२	पाखिबास नगरपालिका	३००	६४०	५०	९९०
५७	धनकुटा	१०७०३	छथर जोरपाटी गाउँपालिका	२७५	५८६	४९	९१०
५८	धनकुटा	१०७०४	धनकुटा नगरपालिका	३२५	१००६	५०	१३८१
५९	धनकुटा	१०७०५	सहिदभुमी गाउँपालिका	२७५	५८०	५५	९१०
६०	धनकुटा	१०७०६	साँगुरीगढी गाउँपालिका	३००	६३८	५५	९९३
६१	धनकुटा	१०७०७	चौविसे गाउँपालिका	२७५	६०७	४९	९३१
६२	तेह्रथुम	१०८०१	आठराई गाउँपालिका	३००	६८३	४९	१०३२
६३	तेह्रथुम	१०८०२	फेदाप गाउँपालिका	२७५	५८७	५०	९१२
६४	तेह्रथुम	१०८०३	मेन्छयायेम गाउँपालिका	२५०	४००	३६	६८६
६५	तेह्रथुम	१०८०४	म्याङ्गलुङ्ग नगरपालिका	३००	६४५	४२	९८७
६६	तेह्रथुम	१०८०५	लालीगुराँस नगरपालिका	२७५	५४९	४१	८६५
६७	तेह्रथुम	१०८०६	छथर गाउँपालिका	२७५	५५९	४९	८८३
६८	पाँचथर	१०९०१	याङवरक गाउँपालिका	२७५	५९४	५५	९२४
६९	पाँचथर	१०९०२	हिलिहाङ्ग गाउँपालिका	३००	६८९	५५	१०४४
७०	पाँचथर	१०९०३	फालेलुङ्ग गाउँपालिका	३००	६५८	३६	९९४
७१	पाँचथर	१०९०४	फिदिम नगरपालिका	३७५	११६४	५०	१५८९

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
७२	पाँचथर	१०९०५	फाल्गुनन्द गाउँपालिका	३००	७११	४९	१०६०
७३	पाँचथर	१०९०६	कूम्मायक गाउँपालिका	२७५	५२८	५०	८५३
७४	पाँचथर	१०९०७	तुम्बेवा गाउँपालिका	२७५	४६६	५०	७९१
७५	पाँचथर	१०९०८	मिक्लाजुङ गाउँपालिका	३००	७२३	५०	१०७३
७६	इलाम	११००१	माई जोगमाई गाउँपालिका	३००	६५३	५५	१००८
७७	इलाम	११००२	सन्दकपुर गाउँपालिका	२७५	५३६	५०	८६१
७८	इलाम	११००३	ईलाम नगरपालिका	३५०	११८३	५५	१५८८
७९	इलाम	११००४	देउमाई नगरपालिका	३२५	८७७	५५	१२५७
८०	इलाम	११००५	फाकफोकथुम गाउँपालिका	३००	६७७	३५	१०१२
८१	इलाम	११००६	माडसेबुङ गाउँपालिका	२७५	६०१	४९	९२५
८२	इलाम	११००७	चुलाचुली गाउँपालिका	३००	६६५	५०	१०१५
८३	इलाम	११००८	माई नगरपालिका	३२५	८५७	५०	१२३२
८४	इलाम	११००९	सूर्योदय नगरपालिका	३७५	१२९५	५४	१७२४
८५	इलाम	११०१०	रोङ गाउँपालिका	२७५	६१५	३५	९२५
८६	झापा	१११०१	मेचीनगर नगरपालिका	५००	२१२३	३५	२६५८
८७	झापा	१११०२	बुद्धशान्ति गाउँपालिका	३५०	१०८८	३६	१४७४
८८	झापा	१११०३	अर्जुनधारा नगरपालिका	४००	१३६२	३३	१७९५
८९	झापा	१११०४	कन्काई नगरपालिका	३५०	१०२८	४९	१४२७
९०	झापा	१११०५	शिवसताक्षी नगरपालिका	४००	१४१५	४९	१८६४
९१	झापा	१११०६	कमल गाउँपालिका	३५०	११४१	५५	१५४६
९२	झापा	१११०७	दमक नगरपालिका	४२५	१६०१	४८	२०७४
९३	झापा	१११०८	गौरादह नगरपालिका	३७५	१२३९	४९	१६६३
९४	झापा	१११०९	गौरीगञ्ज गाउँपालिका	३२५	८७८	४८	१२५१
९५	झापा	११११०	झापा गाउँपालिका	३२५	८९७	४९	१२७१
९६	झापा	१११११	बाहदशी गाउँपालिका	३२५	८९९	४९	१२७३
९७	झापा	११११२	बिर्तामोड नगरपालिका	४५०	१७४५	५४	२२४९
९८	झापा	११११३	हल्दीबारी गाउँपालिका	३००	८२६	५०	११७६
९९	झापा	११११४	भद्रमपुर नगरपालिका	४००	१४७२	५४	१९२६
१००	झापा	११११५	कचनकवल गाउँपालिका	३२५	९८७	४९	१३६१
१०१	मोरङ	११२०१	मिक्लाजुङ गाउँपालिका	३००	८३२	५५	११८७
१०२	मोरङ	११२०२	लेटाङ नगरपालिका	३२५	८७६	४९	१२५०
१०३	मोरङ	११२०३	केराबारी गाउँपालिका	३२५	८५३	५५	१२३३
१०४	मोरङ	११२०४	सुन्दरहरैँचा नगरपालिका	४५०	१६६८	४९	२१६७
१०५	मोरङ	११२०५	बेलबारी नगरपालिका	४००	१४२३	५४	१८७७
१०६	मोरङ	११२०६	कानेपोखरी गाउँपालिका	३२५	१००२	४८	१३७५
१०७	मोरङ	११२०७	पथरी शनिश्चरे नगरपालिका	४००	१३७३	४९	१८२२
१०८	मोरङ	११२०८	उर्लाबारी नगरपालिका	३७५	१२८७	४९	१७११
१०९	मोरङ	११२०९	रतुवामाई नगरपालिका	३७५	१२४२	४९	१६६६

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
११०	मोरङ	११२१०	सुनवर्षी नगरपालिका	३७५	११३२	४९	१५५६
१११	मोरङ	११२११	रंगेली नगरपालिका	३७५	११७२	३५	१५८२
११२	मोरङ	११२१२	ग्रामथान गाउँपालिका	३२५	८९०	४९	१२६४
११३	मोरङ	११२१३	बुढीगंगा गाउँपालिका	३५०	१०७४	३५	१४५९
११४	मोरङ	११२१४	विराटनगर महानगरपालिका	१०००	२९९३	५३	४०४६
११५	मोरङ	११२१५	कटहरी गाउँपालिका	३२५	९८९	४९	१३६३
११६	मोरङ	११२१६	धनपालथान गाउँपालिका	३२५	९६४	४०	१३२९
११७	मोरङ	११२१७	जहदा गाउँपालिका	३५०	९८३	५५	१३८८
११८	सुनसरी	११३०१	धरान उपमहानगरपालिका	८२५	२५१३	५४	३३९२
११९	सुनसरी	११३०२	बराहक्षेत्र नगरपालिका	४२५	१५५१	३६	२०१२
१२०	सुनसरी	११३०३	कोशी गाउँपालिका	३५०	१०२१	५०	१४२१
१२१	सुनसरी	११३०४	भोक्राहा नरसिंह गाउँपालिका	३५०	९२३	३५	१३०८
१२२	सुनसरी	११३०५	रामधुनी नगरपालिका	३७५	११८१	४९	१६०५
१२३	सुनसरी	११३०६	ईटहरी उपमहानगरपालिका	८२५	२४८६	५४	३३६५
१२४	सुनसरी	११३०७	दुहवी नगरपालिका	३७५	१२६१	५०	१६८६
१२५	सुनसरी	११३०८	गढी गाउँपालिका	३२५	८८८	४९	१२६२
१२६	सुनसरी	११३०९	इनरुवा नगरपालिका	४००	१३९४	५०	१८४४
१२७	सुनसरी	११३१०	हरिनगर गाउँपालिका	३५०	९७३	४९	१३७२
१२८	सुनसरी	११३११	देवानगन्ज गाउँपालिका	३२५	८८५	४९	१२५९
१२९	सुनसरी	११३१२	बर्जु गाउँपालिका	३२५	८०९	३५	११६९
१३०	उदयपुर	११४०१	बेलका नगरपालिका	३५०	९७८	५५	१३८३
१३१	उदयपुर	११४०२	चौदण्डीगढी नगरपालिका	३५०	११०१	५५	१५०६
१३२	उदयपुर	११४०३	त्रियुगा नगरपालिका	४५०	१७२६	४९	२२२५
१३३	उदयपुर	११४०४	रौतामाई गाउँपालिका	३००	६६४	५५	१०१९
१३४	उदयपुर	११४०५	लिम्चुङ्बुङ गाउँपालिका	२७५	४०८	४९	७३२
१३५	उदयपुर	११४०६	ताप्ली गाउँपालिका	२७५	४७०	४९	७९४
१३६	उदयपुर	११४०७	कटारी नगरपालिका	३७५	७४४	३६	११५५
१३७	उदयपुर	११४०८	उदयपुरगढी गाउँपालिका	३२५	१२४३	३६	१६०४
१३८	सप्तरी	२०१०१	सप्तकोशी नगरपालिका	३००	६२४	३५	९५९
१३९	सप्तरी	२०१०२	कन्चनरूप नगरपालिका	३७५	११७३	३५	१५८३
१४०	सप्तरी	२०१०३	अग्मीसयर कृष्ण सवरन गाउँपालिका	३००	७४२	५५	१०९७
१४१	सप्तरी	२०१०४	रुपनी गाउँपालिका	३००	७१७	४९	१०६६
१४२	सप्तरी	२०१०५	शम्भुनाथ नगरपालिका	३२५	८६७	३६	१२२८
१४३	सप्तरी	२०१०६	खडक नगरपालिका	३५०	१०२५	३५	१४१०
१४४	सप्तरी	२०१०७	सुरुङ्गा नगरपालिका	३५०	१०११	४९	१४१०
१४५	सप्तरी	२०१०८	बलान बिहुल गाउँपालिका	३००	६२९	५०	९७९
१४६	सप्तरी	२०१०९	बोदेबरसाईन नगरपालिका	३५०	१०१२	३५	१३९७
१४७	सप्तरी	२०११०	डाक्नेश्वरी नगरपालिका	३५०	९९२	४९	१३९१

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
१४८	सप्तरी	२०१११	राजगढ गाउँपालिका	३००	७६०	३३	१०९३
१४९	सप्तरी	२०११२	विष्णुपुर गाउँपालिका	३००	६७३	४९	१०२२
१५०	सप्तरी	२०११३	राजविराज नगरपालिका	४००	१४९९	३५	१९३४
१५१	सप्तरी	२०११४	महादेवा गाउँपालिका	३००	७६४	३६	११००
१५२	सप्तरी	२०११५	तिरहुत गाउँपालिका	३००	६४१	३३	९७४
१५३	सप्तरी	२०११६	हनुमाननगर कङ्कालिनी नगरपालिका	३५०	१०३७	३५	१४२२
१५४	सप्तरी	२०११७	तिलाठी कोईलाडी गाउँपालिका	३२५	८४१	४८	१२१४
१५५	सप्तरी	२०११८	छिन्नमस्ता गाउँपालिका	३००	७६२	३४	१०९६
१५६	सिरहा	२०२०१	लहान नगरपालिका	४७५	१७०८	४८	२२३१
१५७	सिरहा	२०२०२	धनगढीमाई नगरपालिका	३५०	१०४३	४९	१४४२
१५८	सिरहा	२०२०३	गोलबजार नगरपालिका	३७५	११२७	४९	१५५१
१५९	सिरहा	२०२०४	मिर्चैया नगरपालिका	३५०	१०६०	३४	१४४४
१६०	सिरहा	२०२०५	कर्जन्हा नगरपालिका	३२५	७६५	४८	११३८
१६१	सिरहा	२०२०६	कल्याणपुर नगरपालिका	३५०	१०१३	३४	१३९७
१६२	सिरहा	२०२०७	नरहा गाउँपालिका	२७५	५४९	४९	८७३
१६३	सिरहा	२०२०८	विष्णुपुर गाउँपालिका	२७५	५४८	३५	८५८
१६४	सिरहा	२०२०९	अर्नमा गाउँपालिका	३००	६०८	४९	९५७
१६५	सिरहा	२०२१०	सुखीपुर नगरपालिका	३२५	८६८	५५	१२४८
१६६	सिरहा	२०२११	लक्ष्मीपुर पतारी गाउँपालिका	३००	७२७	३४	१०६१
१६७	सिरहा	२०२१२	सखुवानान्कारकट्टी गाउँपालिका	२७५	५४६	५५	८७६
१६८	सिरहा	२०२१३	भगवानपुर गाउँपालिका	३००	५९९	२०	९१९
१६९	सिरहा	२०२१४	नवराजपुर गाउँपालिका	२७५	५३७	२०	८३२
१७०	सिरहा	२०२१५	बरियारपट्टी गाउँपालिका	३००	६६७	३५	१००२
१७१	सिरहा	२०२१६	औरही गाउँपालिका	३००	६३५	३३	९६८
१७२	सिरहा	२०२१७	सिराहा नगरपालिका	४५०	१५२४	४९	२०२३
१७३	धनुषा	२०३०१	गणेशमान चारनाथ नगरपालिका	३२५	८५३	३५	१२१३
१७४	धनुषा	२०३०२	धनुषाधाम नगरपालिका	३५०	९९५	४९	१३९४
१७५	धनुषा	२०३०३	मिथिला नगरपालिका	३५०	१०६५	४८	१४६३
१७६	धनुषा	२०३०४	बटेश्वर गाउँपालिका	३००	६३२	४९	९८१
१७७	धनुषा	२०३०५	क्षिरेश्वरनाथ नगरपालिका	३५०	९७४	५५	१३७९
१७८	धनुषा	२०३०६	लक्ष्मीनिया गाउँपालिका	३००	७५१	४९	११००
१७९	धनुषा	२०३०७	मिथिला बिहारी नगरपालिका	३२५	८०५	३४	११६४
१८०	धनुषा	२०३०८	हंसपुर नगरपालिका	३२५	८८५	४७	१२५७
१८१	धनुषा	२०३०९	सबैला नगरपालिका	३७५	१०८८	३३	१४९६
१८२	धनुषा	२०३१०	शहीदनगर नगरपालिका	३५०	१०१७	३५	१४०२
१८३	धनुषा	२०३११	कमला नगरपालिका	३२५	८६०	३५	१२२०

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
१८४	धनुषा	२०३१२	जनक नन्दिनी गाउँपालिका	३००	६६८	३४	१००२
१८५	धनुषा	२०३१३	विदेह नगरपालिका	३२५	७९०	४९	११६४
१८६	धनुषा	२०३१४	औरही गाउँपालिका	३००	६२७	४८	९७५
१८७	धनुषा	२०३१५	जनकपुरधाम उपमहानगरपालिका	८७५	२६९२	३५	३६०२
१८८	धनुषा	२०३१६	धनौजी गाउँपालिका	३००	६००	३४	९३४
१८९	धनुषा	२०३१७	नगराइन नगरपालिका	३२५	८६९	४८	१२४२
१९०	धनुषा	२०३१८	मुखियापट्टी मुसहरमिया गाउँपालिका	३००	६६०	४८	१००८
१९१	महोत्तरी	२०४०१	बर्दिबास नगरपालिका	४००	१३२५	४८	१७७३
१९२	महोत्तरी	२०४०२	गौशाला नगरपालिका	४००	१२७९	२०	१६९९
१९३	महोत्तरी	२०४०३	सोनमा गाउँपालिका	३२५	८५७	४८	१२३०
१९४	महोत्तरी	२०४०४	औरही नगरपालिका	३२५	७३४	४९	११०८
१९५	महोत्तरी	२०४०५	भैँगाहा नगरपालिका	३५०	९६३	५०	१३६३
१९६	महोत्तरी	२०४०६	लोहरपट्टी नगरपालिका	३२५	८५३	३५	१२१३
१९७	महोत्तरी	२०४०७	बलवा नगरपालिका	३५०	९००	४९	१२९९
१९८	महोत्तरी	२०४०८	राम गोपालपुर नगरपालिका	३२५	६९८	५५	१०७८
१९९	महोत्तरी	२०४०९	साम्सी गाउँपालिका	३२५	७५६	१९	११००
२००	महोत्तरी	२०४१०	मनरा शिसवा नगरपालिका	३५०	१०७८	५०	१४७८
२०१	महोत्तरी	२०४११	एकडारा गाउँपालिका	३००	७३०	४८	१०७८
२०२	महोत्तरी	२०४१२	महोत्तरी गाउँपालिका	३००	७१४	४९	१०६३
२०३	महोत्तरी	२०४१३	पिपरा गाउँपालिका	३२५	८६९	२१	१२१५
२०४	महोत्तरी	२०४१४	मटिहानी नगरपालिका	३२५	७४८	५४	११२७
२०५	महोत्तरी	२०४१५	जलेश्वर नगरपालिका	३७५	१२६८	४९	१६९२
२०६	सर्लाही	२०५०१	लालबन्दी नगरपालिका	३७५	१२७४	४९	१६९८
२०७	सर्लाही	२०५०२	हरिवन नगरपालिका	३५०	१०२९	४९	१४२८
२०८	सर्लाही	२०५०३	बागमती नगरपालिका	३५०	९५५	५०	१३५५
२०९	सर्लाही	२०५०४	बरहथवा नगरपालिका	४००	१३४९	४९	१७९८
२१०	सर्लाही	२०५०५	हरिपुर नगरपालिका	३२५	८६९	४९	१२४३
२११	सर्लाही	२०५०६	ईश्वरपुर नगरपालिका	४००	१२१३	३३	१६४६
२१२	सर्लाही	२०५०७	हरिपुरवा नगरपालिका	३२५	८१३	३३	११७१
२१३	सर्लाही	२०५०८	पर्सा गाउँपालिका	३००	५८६	२९	९१५
२१४	सर्लाही	२०५०९	ब्रह्मपुरी गाउँपालिका	३००	७४७	५०	१०९७
२१५	सर्लाही	२०५१०	चन्द्रनगर गाउँपालिका	३२५	७९६	४८	११६९
२१६	सर्लाही	२०५११	कविलासी नगरपालिका	३५०	९१९	३०	१२९९
२१७	सर्लाही	२०५१२	चक्रघट्टा गाउँपालिका	३००	६९९	४४	१०४३
२१८	सर्लाही	२०५१३	बसबरिया गाउँपालिका	३००	६१३	२८	९४१
२१९	सर्लाही	२०५१४	धनकौल गाउँपालिका	३००	६३०	४९	९७९
२२०	सर्लाही	२०५१५	रामनगर गाउँपालिका	३००	७२४	२९	१०५३

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
२२१	सर्लाही	२०५१६	बलरा नगरपालिका	३५०	१००७	३५	१३९२
२२२	सर्लाही	२०५१७	गोडेटा नगरपालिका	३५०	१००८	४४	१४०२
२२३	सर्लाही	२०५१८	विष्णु गाउँपालिका	३००	६५६	४९	१००५
२२४	सर्लाही	२०५१९	कौडेना गाउँपालिका	३००	६६५	४९	१०१४
२२५	सर्लाही	२०५२०	मलंगवा नगरपालिका	३५०	१०७९	४४	१४७३
२२६	रौतहट	२०६०१	चन्द्रपुर नगरपालिका	४२५	१४४१	४९	१९१५
२२७	रौतहट	२०६०२	गुजरा नगरपालिका	३५०	१००६	३५	१३९१
२२८	रौतहट	२०६०३	फतुवा विजयपुर नगरपालिका	३२५	८३३	२१	११७९
२२९	रौतहट	२०६०४	कटहरिया नगरपालिका	३२५	८४३	३६	१२०४
२३०	रौतहट	२०६०५	बृन्दावन नगरपालिका	३५०	८८५	५०	१२८५
२३१	रौतहट	२०६०६	गढीमाई नगरपालिका	३५०	८६०	५०	१२६०
२३२	रौतहट	२०६०७	माधव नारायण नगरपालिका	३२५	८१०	५०	११८५
२३३	रौतहट	२०६०८	गरुडा नगरपालिका	३७५	१०५१	३५	१४६१
२३४	रौतहट	२०६०९	देवाही गोनाही नगरपालिका	३२५	७२८	३५	१०८८
२३५	रौतहट	२०६१०	मौलापुर नगरपालिका	३००	६४३	५०	९९३
२३६	रौतहट	२०६११	बौधीमाई नगरपालिका	३२५	७६८	३५	११२८
२३७	रौतहट	२०६१२	परोहा नगरपालिका	३२५	८२७	५५	१२०७
२३८	रौतहट	२०६१३	राजपुर नगरपालिका	३५०	८३९	५०	१२३९
२३९	रौतहट	२०६१४	यमुनामाई गाउँपालिका	३००	६०९	४९	९५८
२४०	रौतहट	२०६१५	दुर्गा भगवती गाउँपालिका	३००	६५०	५०	१०००
२४१	रौतहट	२०६१६	राजदेवी नगरपालिका	३२५	७८१	३५	११४१
२४२	रौतहट	२०६१७	गौर नगरपालिका	३२५	९०८	५०	१२८३
२४३	रौतहट	२०६१८	ईशनाथ नगरपालिका	३५०	९१०	३६	१२९६
२४४	बारा	२०७०१	निजगढ नगरपालिका	३२५	९२०	४९	१२९४
२४५	बारा	२०७०२	कोल्हवी नगरपालिका	३५०	१०६८	३५	१४५३
२४६	बारा	२०७०३	जीतपुर सिमरा उपमहानगरपालिका	७७५	२१५२	४८	२९७५
२४७	बारा	२०७०४	परवानीपुर गाउँपालिका	३००	६८६	४८	१०३४
२४८	बारा	२०७०५	प्रसौनी गाउँपालिका	३००	७३९	४९	१०८८
२४९	बारा	२०७०६	विश्रामपुर गाउँपालिका	३००	६८९	४९	१०३८
२५०	बारा	२०७०७	फेटा गाउँपालिका	३००	७४१	४९	१०९०
२५१	बारा	२०७०८	कलैया उपमहानगरपालिका	७७५	२१७६	४८	२९९९
२५२	बारा	२०७०९	करैयामाई गाउँपालिका	३००	७३६	४९	१०८५
२५३	बारा	२०७१०	बारागढी गाउँपालिका	३००	७४७	३५	१०८२
२५४	बारा	२०७११	आदर्श कोटवाल गाउँपालिका	३००	७२३	४८	१०७१
२५५	बारा	२०७१२	सिम्रौनगढ नगरपालिका	३५०	१०७४	४९	१४७३
२५६	बारा	२०७१३	पचरौता नगरपालिका	३२५	८२४	५०	११९९
२५७	बारा	२०७१४	महागढीमाई नगरपालिका	३७५	११७१	४९	१५९५
२५८	बारा	२०७१५	देवताल गाउँपालिका	३००	६५७	४८	१००५

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
२५९	बारा	२०७१६	सुवर्ण गाउँपालिका	३००	७४०	४९	१०८९
२६०	पर्सा	२०८०१	ठोरी (सुवर्णपुर) गाउँपालिका	३००	६४०	२०	९६०
२६१	पर्सा	२०८०२	जिराभवानी गाउँपालिका	३००	६५३	३५	९८८
२६२	पर्सा	२०८०३	जगरनाथपुर गाउँपालिका	३२५	८०८	३५	११६८
२६३	पर्सा	२०८०४	पटेर्वा सुगौली गाउँपालिका	३००	६६५	४९	१०१४
२६४	पर्सा	२०८०५	सखुवा प्रसौनी गाउँपालिका	३२५	८३०	३५	११९०
२६५	पर्सा	२०८०६	पर्सागढी नगरपालिका	३२५	९१९	४८	१२९२
२६६	पर्सा	२०८०७	विरगन्ज महानगरपालिका	१०००	३५४८	५३	४६०१
२६७	पर्सा	२०८०८	बहुदरमाई नगरपालिका	३२५	९३५	३५	१२९५
२६८	पर्सा	२०८०९	पोखरिया नगरपालिका	३२५	८१६	३४	११७५
२६९	पर्सा	२०८१०	कालिकामाई गाउँपालिका	३००	६४५	३५	९८०
२७०	पर्सा	२०८११	धोबीनी गाउँपालिका	२७५	५८७	३६	८९८
२७१	पर्सा	२०८१२	छिपहरमाई गाउँपालिका	३००	७२८	३६	१०६४
२७२	पर्सा	२०८१३	पकाहा मैनपुर गाउँपालिका	३००	६२४	३४	९५८
२७३	पर्सा	२०८१४	विन्दबासिनी गाउँपालिका	३००	७०३	३४	१०३७
२७४	दोलखा	३०१०१	गौरीशंकर गाउँपालिका	२७५	८०८	५०	११३३
२७५	दोलखा	३०१०२	विगु गाउँपालिका	२७५	८५१	५०	११७६
२७६	दोलखा	३०१०३	कालिन्चोक गाउँपालिका	३००	१०१४	३५	१३४९
२७७	दोलखा	३०१०४	बैतेस्वर गाउँपालिका	२७५	९३६	५५	१२६६
२७८	दोलखा	३०१०५	जिरी नगरपालिका	२७५	७६७	४९	१०९१
२७९	दोलखा	३०१०६	तामाकोशी गाउँपालिका	२७५	९१८	५४	१२४७
२८०	दोलखा	३०१०७	मेलुङ्ग गाउँपालिका	३००	९२८	४८	१२७६
२८१	दोलखा	३०१०८	शैलुङ्ग गाउँपालिका	२७५	८८२	५५	१२१२
२८२	दोलखा	३०१०९	भिमेश्वर नगरपालिका	३२५	१३८०	४९	१७५४
२८३	सिन्धुपाल्चोक	३०२०१	भोटेकोशी गाउँपालिका	२७५	८०७	४९	११३१
२८४	सिन्धुपाल्चोक	३०२०२	जुगल गाउँपालिका	२७५	८०९	४८	११३२
२८५	सिन्धुपाल्चोक	३०२०३	पाँचपोखरी थाङपाल गाउँपालिका	३००	८७१	४९	१२२०
२८६	सिन्धुपाल्चोक	३०२०४	हेलम्बु गाउँपालिका	२७५	८०८	५०	११३३
२८७	सिन्धुपाल्चोक	३०२०५	मेलम्ची नगरपालिका	३५०	१५८६	४९	१९८५
२८८	सिन्धुपाल्चोक	३०२०६	ईन्द्रावती गाउँपालिका	३००	११५४	५४	१५०८
२८९	सिन्धुपाल्चोक	३०२०७	चौतारा साँगाचोकगढी नगरपालिका	३५०	१६३२	४९	२०३१
२९०	सिन्धुपाल्चोक	३०२०८	बलेफी गाउँपालिका	२७५	९२४	५०	१२४९
२९१	सिन्धुपाल्चोक	३०२०९	बाह्रबिसे नगरपालिका	३००	१११५	५०	१४६५
२९२	सिन्धुपाल्चोक	३०२१०	त्रिपूरासुन्दरी गाउँपालिका	२७५	६६१	४९	९८५
२९३	सिन्धुपाल्चोक	३०२११	लिसंखु पाखर गाउँपालिका	२७५	७६७	४९	१०९१
२९४	सिन्धुपाल्चोक	३०२१२	सुनकोशी गाउँपालिका	२७५	८४५	३६	११५६
२९५	रसुवा	३०३०१	गोसाईकुण्ड गाउँपालिका	२५०	५३६	४८	८३४

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
२९६	रसुवा	३०३०२	आमाछोदिडमो गाउँपालिका	२५०	४००	४९	६९९
२९७	रसुवा	३०३०३	उत्तरगया गाउँपालिका	२५०	५२०	४९	८१९
२९८	रसुवा	३०३०४	कालिका गाउँपालिका	२५०	५६०	५०	८६०
२९९	रसुवा	३०३०५	नौकुण्ड गाउँपालिका	२७५	५६८	४८	८९१
३००	धादिङ	३०४०१	रुबी भ्याली गाउँपालिका	२५०	४७१	४९	७७०
३०१	धादिङ	३०४०२	खनियाबास गाउँपालिका	२७५	६४०	५४	९६९
३०२	धादिङ	३०४०३	गङ्गा जमुना गाउँपालिका	३००	९५०	५०	१३००
३०३	धादिङ	३०४०४	त्रिपूरासुन्दरी गाउँपालिका	३००	१०२१	४९	१३७०
३०४	धादिङ	३०४०५	नेत्रावती डबजोड गाउँपालिका	२७५	६६४	४८	९८७
३०५	धादिङ	३०४०६	नीलकण्ठ नगरपालिका	३७५	१९३५	४९	२३५९
३०६	धादिङ	३०४०७	ज्वालामुखी गाउँपालिका	३००	१०३०	४९	१३७९
३०७	धादिङ	३०४०८	सिद्धलेक गाउँपालिका	३००	१०३२	३५	१३६७
३०८	धादिङ	३०४०९	बेनीघाट रोराङ्ग गाउँपालिका	३२५	१२७३	४९	१६४७
३०९	धादिङ	३०४१०	गजुरी गाउँपालिका	३००	११६६	३५	१५०१
३१०	धादिङ	३०४११	गल्छी गाउँपालिका	३००	११२५	४८	१४७३
३११	धादिङ	३०४१२	थाक्रे गाउँपालिका	३२५	१३१७	४९	१६९१
३१२	धादिङ	३०४१३	धुनीवेशी नगरपालिका	३२५	१२४६	४९	१६२०
३१३	नुवाकोट	३०५०१	दुप्चेध्वर गाउँपालिका	३००	५४६	४९	८९५
३१४	नुवाकोट	३०५०२	तादी गाउँपालिका	२७५	५०५	५०	८३०
३१५	नुवाकोट	३०५०३	सूर्यगढी गाउँपालिका	२७५	४८३	४९	८०७
३१६	नुवाकोट	३०५०४	विदुर नगरपालिका	३७५	११८७	४९	१६११
३१७	नुवाकोट	३०५०५	किस्पाङ्ग गाउँपालिका	२७५	४४२	४९	७६६
३१८	नुवाकोट	३०५०६	म्यगड गाउँपालिका	२७५	४०४	५०	७२९
३१९	नुवाकोट	३०५०७	तारकेश्वर गाउँपालिका	२७५	४५७	४९	७८१
३२०	नुवाकोट	३०५०८	बेलकोटगढी नगरपालिका	३५०	९१०	४८	१३०८
३२१	नुवाकोट	३०५०९	लिखु गाउँपालिका	२७५	५१७	५०	८४२
३२२	नुवाकोट	३०५१०	पन्चकन्या गाउँपालिका	२७५	४८३	४८	८०६
३२३	नुवाकोट	३०५११	शिवपुरी गाउँपालिका	३००	५७०	४९	९१९
३२४	नुवाकोट	३०५१२	ककनी गाउँपालिका	३००	६८५	३५	१०२०
३२५	काठमाडौं	३०६०१	शङ्करपुर नगरपालिका	३००	७३७	४९	१०८६
३२६	काठमाडौं	३०६०२	कागेश्वरी मनहरा नगरपालिका	४००	१४२५	४७	१८७२
३२७	काठमाडौं	३०६०३	गोकर्णेश्वर नगरपालिका	५००	२१३५	४८	२६८३
३२८	काठमाडौं	३०६०४	बुढानिलकण्ठ नगरपालिका	५००	२२३५	४८	२७८३
३२९	काठमाडौं	३०६०५	टोखा नगरपालिका	५००	२०५५	४८	२६०३
३३०	काठमाडौं	३०६०६	तारकेश्वर नगरपालिका	४५०	१७६१	४८	२२५९
३३१	काठमाडौं	३०६०७	नागार्जुन नगरपालिका	४००	१५८७	४८	२०३५
३३२	काठमाडौं	३०६०८	काठमाण्डौ महानगरपालिका	११२५	६३७५	२८	७५२८
३३३	काठमाडौं	३०६०९	कीर्तिपुर नगरपालिका	४००	१६०१	४८	२०४९

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
३३४	काठमाडौं	३०६१०	चन्द्रागिरी नगरपालिका	४५०	१८४३	४९	२३४२
३३५	काठमाडौं	३०६११	दक्षिणकाली नगरपालिका	३००	७४५	४०	१०८५
३३६	भक्तपुर	३०७०१	चाँगुनारायण नगरपालिका	३७५	१३२१	४९	१७४५
३३७	भक्तपुर	३०७०२	भक्तपुर नगरपालिका	४५०	१७४८	४८	२२४६
३३८	भक्तपुर	३०७०३	मध्यपुर थिमी नगरपालिका	४५०	१७९३	३४	२२७७
३३९	भक्तपुर	३०७०४	सूर्यविनायक नगरपालिका	४२५	१६७६	४९	२१५०
३४०	ललितपुर	३०८०१	महालक्ष्मी नगरपालिका	४००	१४३६	४८	१८८४
३४१	ललितपुर	३०८०२	ललितपुर महानगरपालिका	१०००	४०२६	४८	५०७४
३४२	ललितपुर	३०८०३	गोदावरी नगरपालिका	४५०	१६४३	४८	२१४१
३४३	ललितपुर	३०८०४	कोन्ज्योसोम गाउँपालिका	२५०	४००	४९	६९९
३४४	ललितपुर	३०८०५	महाङ्गल गाउँपालिका	२५०	४००	५०	७००
३४५	ललितपुर	३०८०६	बागमती गाउँपालिका	२७५	४४७	४९	७७१
३४६	काभ्रेपलाञ्चोक	३०९०१	चौरीदेउराली गाउँपालिका	३००	५८१	३५	९१६
३४७	काभ्रेपलाञ्चोक	३०९०२	भुम्लु गाउँपालिका	२७५	५४४	४९	८६८
३४८	काभ्रेपलाञ्चोक	३०९०३	मण्डन देउपुर नगरपालिका	३२५	८०४	४९	११७८
३४९	काभ्रेपलाञ्चोक	३०९०४	बनेपा नगरपालिका	३७५	१३१७	४८	१७४०
३५०	काभ्रेपलाञ्चोक	३०९०५	धुलिखेल नगरपालिका	३२५	८८६	५०	१२६१
३५१	काभ्रेपलाञ्चोक	३०९०६	पाँचखाल नगरपालिका	३२५	९६१	३५	१३२१
३५२	काभ्रेपलाञ्चोक	३०९०७	तेमाल गाउँपालिका	३००	६२०	३६	९५६
३५३	काभ्रेपलाञ्चोक	३०९०८	नमोबुद्ध नगरपालिका	३००	७६२	४९	११११
३५४	काभ्रेपलाञ्चोक	३०९०९	पनौती नगरपालिका	३५०	१११४	४८	१५१२
३५५	काभ्रेपलाञ्चोक	३०९१०	बेथानचोक गाउँपालिका	२७५	५२४	३५	८३४
३५६	काभ्रेपलाञ्चोक	३०९११	रोशी गाउँपालिका	३००	७३८	४९	१०८७
३५७	काभ्रेपलाञ्चोक	३०९१२	महाभारत गाउँपालिका	२७५	५२२	२७	८२४
३५८	काभ्रेपलाञ्चोक	३०९१३	खानीखोला गाउँपालिका	२७५	४४९	४४	७६८
३५९	रामेछाप	३१००१	उमाकुण्ड गाउँपालिका	२७५	८५३	४९	११७७
३६०	रामेछाप	३१००२	गोकुलगङ्गा गाउँपालिका	३००	९४१	३१	१२७२
३६१	रामेछाप	३१००३	लिखु तामाकोसी गाउँपालिका	३००	१००६	२१	१३२७
३६२	रामेछाप	३१००४	रामेछाप नगरपालिका	३००	११८६	५५	१५४१
३६३	रामेछाप	३१००५	मन्थली नगरपालिका	३५०	१६३१	४९	२०३०
३६४	रामेछाप	३१००६	खाँडादेवी गाउँपालिका	३००	११००	३५	१४३५
३६५	रामेछाप	३१००७	दोरम्बा गाउँपालिका	३००	९४४	२९	१२७३
३६६	रामेछाप	३१००८	सुनापती गाउँपालिका	२७५	८४०	४०	११५५
३६७	सिन्धुली	३११०१	दुधौली नगरपालिका	४००	१२५१	५०	१७०१
३६८	सिन्धुली	३११०२	फिक्कल गाउँपालिका	२७५	४९८	५०	८२३
३६९	सिन्धुली	३११०३	तीनपाटन गाउँपालिका	३२५	८७१	५०	१२४६
३७०	सिन्धुली	३११०४	गोलन्जोर गाउँपालिका	२७५	५६६	५०	८९१
३७१	सिन्धुली	३११०५	कमलामाई नगरपालिका	४००	१३४७	४९	१७९६

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
३७२	सिन्धुली	३११०६	सुनकोशी गाउँपालिका	३००	६१९	५०	९६९
३७३	सिन्धुली	३११०७	ध्याङलेख गाउँपालिका	२७५	४०५	४९	७२९
३७४	सिन्धुली	३११०८	मरिण गाउँपालिका	३००	६८२	५०	१०३२
३७५	सिन्धुली	३११०९	हरिहरपुरगढी गाउँपालिका	३००	६७४	४९	१०२३
३७६	मकवानपुर	३१२०१	ईन्द्रसरोवर गाउँपालिका	२७५	४४१	४९	७६५
३७७	मकवानपुर	३१२०२	थाहा नगरपालिका	३५०	९४७	५०	१३४७
३७८	मकवानपुर	३१२०३	कैलाश गाउँपालिका	३००	६०९	३५	९४४
३७९	मकवानपुर	३१२०४	राक्सिराङ्ग गाउँपालिका	३००	६६३	४९	१०१२
३८०	मकवानपुर	३१२०५	मनहरी गाउँपालिका	३२५	९३७	४९	१३११
३८१	मकवानपुर	३१२०६	हेटौडा उपमहानगरपालिका	८७५	२५२०	५४	३४४९
३८२	मकवानपुर	३१२०७	भिमफेदी गाउँपालिका	३००	७१०	४९	१०५९
३८३	मकवानपुर	३१२०८	मकवानपुरगढी गाउँपालिका	३००	६९८	५५	१०५३
३८४	मकवानपुर	३१२०९	बकैया गाउँपालिका	३२५	८८८	४९	१२६२
३८५	मकवानपुर	३१२१०	बागमती गाउँपालिका	३२५	७५२	३५	१११२
३८६	चितवन	३१३०१	राप्ती नगरपालिका	३७५	१३२१	४९	१७४५
३८७	चितवन	३१३०२	कालिका नगरपालिका	३५०	१०७०	४९	१४६९
३८८	चितवन	३१३०३	इच्छाकामना गाउँपालिका	३००	७०६	४९	१०५५
३८९	चितवन	३१३०४	भरतपुर महानगरपालिका	१०००	३९०७	४८	४९५५
३९०	चितवन	३१३०५	रत्ननगर नगरपालिका	४२५	१५१९	४९	१९९३
३९१	चितवन	३१३०६	खैरहनी नगरपालिका	३७५	१२९६	४९	१७२०
३९२	चितवन	३१३०७	माडी नगरपालिका	३२५	९४१	४८	१३१४
३९३	गोरखा	४०१०१	चुमनुव्री गाउँपालिका	२५०	४१४	३४	६९८
३९४	गोरखा	४०१०२	अजिरकोट गाउँपालिका	२७५	८०६	४९	११३०
३९५	गोरखा	४०१०३	बारपाक सुलिकोट गाउँपालिका	३००	१०८५	४९	१४३४
३९६	गोरखा	४०१०४	धार्चे गाउँपालिका	२७५	६१३	४८	९३६
३९७	गोरखा	४०१०५	आरुघाट गाउँपालिका	३००	१०२७	४९	१३७६
३९८	गोरखा	४०१०६	भिमसेनथापा गाउँपालिका	३००	१०२३	३४	१३५७
३९९	गोरखा	४०१०७	सिरानचोक गाउँपालिका	३००	१०८२	३४	१४१६
४००	गोरखा	४०१०८	पालुङ्गटार नगरपालिका	३२५	१४८७	५४	१८६६
४०१	गोरखा	४०१०९	गोरखा नगरपालिका	३७५	१९१९	५५	२३४९
४०२	गोरखा	४०११०	शहीद लखन गाउँपालिका	३००	११९७	४९	१५४६
४०३	गोरखा	४०१११	गण्डकी गाउँपालिका	३००	१०५४	३५	१३८९
४०४	मनाङ	४०२०१	नार्पा भूमि गाउँपालिका	२५०	४००	३४	६८४
४०५	मनाङ	४०२०२	मनाङ डिस्याङ गाउँपालिका	२५०	४००	४८	६९८
४०६	मनाङ	४०२०३	चामे गाउँपालिका	२५०	४००	४८	६९८
४०७	मनाङ	४०२०४	नासो गाउँपालिका	२५०	४००	४९	६९९
४०८	मुस्ताङ	४०३०१	लो घेकर दामोदरकुण्ड गाउँपालिका	२५०	४००	४९	६९९

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
४०९	मुस्ताङ	४०३०२	घरपझोड गाउँपालिका	२५०	४००	४९	६९९
४१०	मुस्ताङ	४०३०३	बारागुड मुक्तिक्षेत्र गाउँपालिका	२५०	४००	४८	६९८
४११	मुस्ताङ	४०३०४	लोमन्थाङ गाउँपालिका	२५०	४००	५३	७०३
४१२	मुस्ताङ	४०३०५	थासाङ गाउँपालिका	२५०	४००	४९	६९९
४१३	म्याग्दी	४०४०१	अन्नपूर्ण गाउँपालिका	२७५	४६३	४९	७८७
४१४	म्याग्दी	४०४०२	रघुगंगा गाउँपालिका	२७५	५१०	४९	८३४
४१५	म्याग्दी	४०४०३	धवलागिरी गाउँपालिका	२७५	४५६	४९	७८०
४१६	म्याग्दी	४०४०४	मालिका गाउँपालिका	२७५	५७८	४९	९०२
४१७	म्याग्दी	४०४०५	मंगला गाउँपालिका	२७५	५२२	५०	८४७
४१८	म्याग्दी	४०४०६	बेनी नगरपालिका	३२५	९०५	५०	१२८०
४१९	कास्की	४०५०१	मादी गाउँपालिका	२७५	५७३	५५	९०३
४२०	कास्की	४०५०२	माछापुच्छ्रे गाउँपालिका	३००	६५८	४९	१००७
४२१	कास्की	४०५०३	अन्नपूर्ण गाउँपालिका	३००	७०२	५५	१०५७
४२२	कास्की	४०५०४	पोखरा महानगरपालिका	१०२५	५२१८	४८	६२९१
४२३	कास्की	४०५०५	रूपा गाउँपालिका	२७५	५०७	४९	८३१
४२४	लमजुङ	४०६०१	दोर्दी गाउँपालिका	२७५	५५३	४९	८७७
४२५	लमजुङ	४०६०२	मसूयाङदी गाउँपालिका	२७५	५७०	५०	८९५
४२६	लमजुङ	४०६०३	क्व्होलासोथार गाउँपालिका	२७५	३७५	४९	६९९
४२७	लमजुङ	४०६०४	मध्यनेपाल नगरपालिका	३००	६९०	५०	१०४०
४२८	लमजुङ	४०६०५	बेसीशहर नगरपालिका	३५०	१०२७	४९	१४२६
४२९	लमजुङ	४०६०६	सुन्दरबजार नगरपालिका	३००	७७४	३५	११०९
४३०	लमजुङ	४०६०७	राईनास नगरपालिका	२७५	५७२	४९	८९६
४३१	लमजुङ	४०६०८	दुधपोखरी गाउँपालिका	२७५	३७५	४९	६९९
४३२	तनहुँ	४०७०१	भानु नगरपालिका	३५०	१०७९	५४	१४८३
४३३	तनहुँ	४०७०२	ब्यास नगरपालिका	४२५	१५०२	४९	१९७६
४३४	तनहुँ	४०७०३	म्याग्दे गाउँपालिका	३००	६६८	४८	१०१६
४३५	तनहुँ	४०७०४	शुक्लागण्डकी नगरपालिका	३५०	११४८	४९	१५४७
४३६	तनहुँ	४०७०५	भिमाद नगरपालिका	३२५	८२२	४९	११९६
४३७	तनहुँ	४०७०६	घिरिङ्ग गाउँपालिका	२७५	५७६	४९	९००
४३८	तनहुँ	४०७०७	ऋषिङ्ग गाउँपालिका	३००	७०२	५५	१०५७
४३९	तनहुँ	४०७०८	देवघाट गाउँपालिका	२७५	५१५	५५	८४५
४४०	तनहुँ	४०७०९	बन्दिपुर गाउँपालिका	३००	६०७	३५	९४२
४४१	तनहुँ	४०७१०	आँबुखैरेनी गाउँपालिका	३००	६३९	४९	९८८
४४२	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०१	गैडाकोट नगरपालिका	३७५	१३३१	५५	१७६१
४४३	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०२	बुलिङ्गटार गाउँपालिका	२७५	५६२	४९	८८६
४४४	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०३	बौदीकाली गाउँपालिका	२७५	५००	४९	८२४

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
४४५	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०४	हुप्सेकोट गाउँपालिका	३००	६९५	४९	१०४४
४४६	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०५	देवचुली नगरपालिका	३५०	१०४२	५०	१४४२
४४७	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०६	कावासोती नगरपालिका	४००	१३६६	४९	१८१५
४४८	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०७	मध्यबिन्दु नगरपालिका	३७५	११९६	४९	१६२०
४४९	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०८	बिनयी त्रिवेणी गाउँपालिका	३२५	८८३	४९	१२५७
४५०	स्याङ्जा	४०९०१	पुतलीबजार नगरपालिका	३५०	११०३	५०	१५०३
४५१	स्याङ्जा	४०९०२	फेदीखोला गाउँपालिका	२७५	४४८	३५	७५८
४५२	स्याङ्जा	४०९०३	आँधिखोला गाउँपालिका	२७५	५४८	५०	८७३
४५३	स्याङ्जा	४०९०४	अर्जुनचौपारी गाउँपालिका	२७५	५३३	४९	८५७
४५४	स्याङ्जा	४०९०५	भीरकोट नगरपालिका	३००	७३०	५०	१०८०
४५५	स्याङ्जा	४०९०६	बिरुवा गाउँपालिका	२७५	५८६	४९	९१०
४५६	स्याङ्जा	४०९०७	हरिनास गाउँपालिका	२७५	५५४	४९	८७८
४५७	स्याङ्जा	४०९०८	चापाकोट नगरपालिका	३००	७३१	३६	१०६७
४५८	स्याङ्जा	४०९०९	वालिङ्ग नगरपालिका	३७५	१२०९	५५	१६३९
४५९	स्याङ्जा	४०९१०	गल्याङ्ग नगरपालिका	३२५	९६३	५५	१३४३
४६०	स्याङ्जा	४०९११	कालीगण्डकी गाउँपालिका	३००	६७३	४९	१०२२
४६१	पर्वत	४१००१	मोदी गाउँपालिका	३००	६४३	४९	९९२
४६२	पर्वत	४१००२	जलजला गाउँपालिका	३००	६५२	५०	१००२
४६३	पर्वत	४१००३	कुश्मा नगरपालिका	३५०	१०१०	५५	१४१५
४६४	पर्वत	४१००४	फलेबास नगरपालिका	३००	७१३	५५	१०६८
४६५	पर्वत	४१००५	महाशिला गाउँपालिका	२५०	४००	५४	७०४
४६६	पर्वत	४१००६	बिहादी गाउँपालिका	२७५	४७५	४९	७९९
४६७	पर्वत	४१००७	पैयुं गाउँपालिका	२७५	५२४	५४	८५३
४६८	बागलुङ	४११०१	बागलुङ्ग नगरपालिका	३७५	१३१४	४९	१७३८
४६९	बागलुङ	४११०२	काठेखोला गाउँपालिका	३००	७२४	३६	१०६०
४७०	बागलुङ	४११०३	ताराखोला गाउँपालिका	२७५	४१४	४९	७३८
४७१	बागलुङ	४११०४	तमानखोला गाउँपालिका	२७५	३७५	३६	६८६
४७२	बागलुङ	४११०५	ढोरपाटन नगरपालिका	३००	६८२	५०	१०३२
४७३	बागलुङ	४११०६	निसीखोला गाउँपालिका	३००	६२७	४९	९७६
४७४	बागलुङ	४११०७	बडिगाड गाउँपालिका	३२५	८०४	४९	११७८
४७५	बागलुङ	४११०८	गल्कोट नगरपालिका	३२५	८४६	५४	१२२५
४७६	बागलुङ	४११०९	बरेड गाउँपालिका	२७५	४७६	४७	७९८
४७७	बागलुङ	४१११०	जैमुनी नगरपालिका	३२५	८२३	५४	१२०२
४७८	रुकुम (पूर्वी भाग)	५०१०१	पुथा उत्तरगंगा गाउँपालिका	२७५	७६८	३५	१०७८
४७९	रुकुम (पूर्वी भाग)	५०१०२	सिस्ने गाउँपालिका	२७५	८१७	५०	११४२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
४८०	रुकुम (पूर्वी भाग)	५०१०३	भूमे गाउँपालिका	२७५	८१८	४९	११४२
४८१	रोल्पा	५०२०१	सुनछहरी गाउँपालिका	२७५	४३७	४९	७६१
४८२	रोल्पा	५०२०२	थवाङ्ग गाउँपालिका	२७५	३७५	४९	६९९
४८३	रोल्पा	५०२०३	परिवर्तन गाउँपालिका	३००	५५७	५०	९०७
४८४	रोल्पा	५०२०४	गगादेव गाउँपालिका	३००	५४३	५०	८९३
४८५	रोल्पा	५०२०५	माडी गाउँपालिका	२७५	५०२	५०	८२७
४८६	रोल्पा	५०२०६	त्रिवेणी गाउँपालिका	३००	६५९	४९	१००८
४८७	रोल्पा	५०२०७	रोल्पा नगरपालिका	३२५	८०५	४९	११७९
४८८	रोल्पा	५०२०८	रुन्टीगढी गाउँपालिका	३००	७०८	४९	१०५७
४८९	रोल्पा	५०२०९	सुनिल स्मृति गाउँपालिका	३००	६९८	५०	१०४८
४९०	रोल्पा	५०२१०	लुङ्ग्री गाउँपालिका	३००	५७१	३५	९०६
४९१	प्यूठान	५०३०१	गौमुखी गाउँपालिका	३००	६३७	५०	९८७
४९२	प्यूठान	५०३०२	नौबहिनी गाउँपालिका	३२५	७०६	४९	१०८०
४९३	प्यूठान	५०३०३	झिमरुक गाउँपालिका	३००	७२४	४९	१०७३
४९४	प्यूठान	५०३०४	प्यूठान नगरपालिका	३२५	९१२	४९	१२८६
४९५	प्यूठान	५०३०५	स्वर्गद्वारी नगरपालिका	३२५	७२६	४९	११००
४९६	प्यूठान	५०३०६	माण्डवी गाउँपालिका	२७५	४६१	५०	७८६
४९७	प्यूठान	५०३०७	मल्लरानी गाउँपालिका	२७५	५३८	५०	८६३
४९८	प्यूठान	५०३०८	ऐरावती गाउँपालिका	३००	६१७	४९	९६६
४९९	प्यूठान	५०३०९	सरुमारानी गाउँपालिका	२७५	५३२	५०	८५७
५००	गुल्मी	५०४०१	कालिगण्डकी गाउँपालिका	२७५	५७५	५०	९००
५०१	गुल्मी	५०४०२	सत्यवती गाउँपालिका	३००	६८५	५०	१०३५
५०२	गुल्मी	५०४०३	चन्द्रकोट गाउँपालिका	३००	६४४	५०	९९४
५०३	गुल्मी	५०४०४	मुसिकोट नगरपालिका	३२५	८२५	५०	१२००
५०४	गुल्मी	५०४०५	ईस्मा गाउँपालिका	३००	६०१	४९	९५०
५०५	गुल्मी	५०४०६	मालिका गाउँपालिका	३००	६१३	४९	९६२
५०६	गुल्मी	५०४०७	मदाने गाउँपालिका	३००	६१८	५५	९७३
५०७	गुल्मी	५०४०८	धुर्कोट गाउँपालिका	३००	६४२	५५	९९७
५०८	गुल्मी	५०४०९	रेसुङ्गा नगरपालिका	३२५	८५०	५०	१२२५
५०९	गुल्मी	५०४१०	गुल्मी दरबार गाउँपालिका	३००	६४६	५०	९९६
५१०	गुल्मी	५०४११	छत्रकोट गाउँपालिका	३००	६३५	४९	९८४
५११	गुल्मी	५०४१२	रूरे क्षेत्र गाउँपालिका	२७५	५८०	५५	९१०
५१२	अर्घाखाँची	५०५०१	छत्रदेव गाउँपालिका	३००	७१७	५०	१०६७
५१३	अर्घाखाँची	५०५०२	मालारानी गाउँपालिका	३००	७६६	५५	११२१
५१४	अर्घाखाँची	५०५०३	भूमिकास्थान नगरपालिका	३२५	८२६	५०	१२०१
५१५	अर्घाखाँची	५०५०४	सन्धिखर्क नगरपालिका	३५०	१०१०	५०	१४१०
५१६	अर्घाखाँची	५०५०५	पाणिनी गाउँपालिका	३००	७४९	४९	१०९८
५१७	अर्घाखाँची	५०५०६	शितगंगा नगरपालिका	३५०	१००७	४९	१४०६

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
५१८	पाल्पा	५०६०१	रामपुर नगरपालिका	३२५	९००	३५	१२६०
५१९	पाल्पा	५०६०२	पूर्वखोला गाउँपालिका	२७५	६०२	४९	९२६
५२०	पाल्पा	५०६०३	रम्भा गाउँपालिका	३००	६२१	४९	९७०
५२१	पाल्पा	५०६०४	बगनासकाली गाउँपालिका	३००	६५९	५०	१००९
५२२	पाल्पा	५०६०५	तानसेन नगरपालिका	३७५	१२४८	४९	१६७२
५२३	पाल्पा	५०६०६	रिब्दीकोट गाउँपालिका	२७५	५८६	४९	९१०
५२४	पाल्पा	५०६०७	रैनादेवी छहरा गाउँपालिका	३००	७४७	४९	१०९६
५२५	पाल्पा	५०६०८	तिनाउ गाउँपालिका	२७५	५९१	४९	९१५
५२६	पाल्पा	५०६०९	माथागढी गाउँपालिका	३००	७१९	५०	१०६९
५२७	पाल्पा	५०६१०	निस्दी गाउँपालिका	३००	६४८	४९	९९७
५२८	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०१	बर्दघाट नगरपालिका	४००	१३६६	४९	१८१५
५२९	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०२	सुनवल नगरपालिका	३७५	१२९९	४८	१७२२
५३०	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०३	रामग्राम नगरपालिका	३७५	१३२३	४८	१७४६
५३१	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०४	पाल्हीनन्दन गाउँपालिका	३२५	८८७	४९	१२६१
५३२	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०५	सरावल गाउँपालिका	३२५	९३४	४९	१३०८
५३३	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०६	प्रतापपुर गाउँपालिका	३५०	१०६०	४८	१४५८
५३४	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०७	सुस्ता गाउँपालिका	३२५	८८३	४८	१२५६
५३५	रुपन्देही	५०८०१	देवदह नगरपालिका	३७५	१२३०	४०	१६४५
५३६	रुपन्देही	५०८०२	बुटवल उपमहानगरपालिका	८२५	२४६०	४८	३३३३
५३७	रुपन्देही	५०८०३	सैनामैना नगरपालिका	३७५	८७६	४८	१२९९
५३८	रुपन्देही	५०८०४	कन्चन गाउँपालिका	३२५	८९३	४९	१२६७
५३९	रुपन्देही	५०८०५	गौडहवा गाउँपालिका	३५०	१०६१	५०	१४६१
५४०	रुपन्देही	५०८०६	सुद्धोधन गाउँपालिका	३२५	९०९	४९	१२८३
५४१	रुपन्देही	५०८०७	सियारी गाउँपालिका	३२५	९८३	४९	१३५७
५४२	रुपन्देही	५०८०८	तिलोत्तमा नगरपालिका	५००	१९९४	४८	२५४२
५४३	रुपन्देही	५०८०९	ओमसतिया गाउँपालिका	३२५	९०९	५०	१२८४
५४४	रुपन्देही	५०८१०	रोहिणी गाउँपालिका	३२५	९१९	४९	१२९३
५४५	रुपन्देही	५०८११	सिद्धार्थनगर नगरपालिका	४००	१५१५	४४	१९५९
५४६	रुपन्देही	५०८१२	मायादेवी गाउँपालिका	३५०	१०८२	४९	१४८१
५४७	रुपन्देही	५०८१३	लुम्बिनी साँस्कृतिक नगरपालिका	४२५	१४२४	३४	१८८३
५४८	रुपन्देही	५०८१४	कोटहीमाई गाउँपालिका	३५०	९६१	४९	१३६०
५४९	रुपन्देही	५०८१५	सम्मरीमाई गाउँपालिका	३२५	१३६८	४९	१७४२
५५०	रुपन्देही	५०८१६	मर्चवारी गाउँपालिका	३२५	९२२	४९	१२९६
५५१	कपिलवस्तु	५०९०१	बाणगंगा नगरपालिका	४२५	१५४८	४९	२०२२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
५५२	कपिलवस्तु	५०९०२	बुद्धभूमि नगरपालिका	४००	१३३४	३५	१७६९
५५३	कपिलवस्तु	५०९०३	शिवराज नगरपालिका	४००	१३४५	४९	१७९४
५५४	कपिलवस्तु	५०९०४	विजयनगर गाउँपालिका	३२५	८६२	४९	१२३६
५५५	कपिलवस्तु	५०९०५	कृष्णनगर नगरपालिका	४००	१२८४	४८	१७३२
५५६	कपिलवस्तु	५०९०६	महाराजगन्ज नगरपालिका	३७५	११३६	४८	१५५९
५५७	कपिलवस्तु	५०९०७	कपिलवस्तु नगरपालिका	४२५	१५१८	३४	१९७७
५५८	कपिलवस्तु	५०९०८	यसोधरा गाउँपालिका	३२५	९१९	४८	१२९२
५५९	कपिलवस्तु	५०९०९	मायादेवी गाउँपालिका	३५०	१०८१	४९	१४८०
५६०	कपिलवस्तु	५०९१०	शुद्धोधन गाउँपालिका	३५०	९९९	३५	१३८४
५६१	दाङ	५१००१	बंगलाचुली गाउँपालिका	३००	६५४	५०	१००४
५६२	दाङ	५१००२	घोराही उपमहानगरपालिका	८७५	२५२६	४९	३४५०
५६३	दाङ	५१००३	तुल्सीपुर उपमहानगरपालिका	८२५	२३५०	४८	३२२३
५६४	दाङ	५१००४	शान्तिनगर गाउँपालिका	३००	७०६	४९	१०५५
५६५	दाङ	५१००५	बबई गाउँपालिका	३००	७३४	४९	१०८३
५६६	दाङ	५१००६	दंगीशरण गाउँपालिका	३००	६३७	५४	९९१
५६७	दाङ	५१००७	लमही नगरपालिका	३५०	११०८	४८	१५०६
५६८	दाङ	५१००८	राप्ती गाउँपालिका	३५०	९९७	४९	१३९६
५६९	दाङ	५१००९	गढवा गाउँपालिका	३२५	९४२	४८	१३१५
५७०	दाङ	५१०१०	राजपुर गाउँपालिका	३००	६७५	४८	१०२३
५७१	बाँके	५११०१	राप्ती सोनारी गाउँपालिका	४००	१२७०	४९	१७१९
५७२	बाँके	५११०२	कोहलपुर नगरपालिका	४२५	१५२८	४९	२००२
५७३	बाँके	५११०३	बैजनाथ गाउँपालिका	३७५	१२३७	४९	१६६१
५७४	बाँके	५११०४	खजुरा गाउँपालिका	३७५	११७०	४९	१५९४
५७५	बाँके	५११०५	जानकी गाउँपालिका	३२५	८९५	४९	१२६९
५७६	बाँके	५११०६	नेपालगञ्ज उपमहानगरपालिका	८२५	२३८५	४८	३२५८
५७७	बाँके	५११०७	हुडुवा गाउँपालिका	३२५	८५४	४९	१२२८
५७८	बाँके	५११०८	नरैनापुर गाउँपालिका	३२५	७८१	४९	११५५
५७९	बर्दिया	५१२०१	बाँसगढी नगरपालिका	३७५	१२०८	४९	१६३२
५८०	बर्दिया	५१२०२	बारबर्दिया नगरपालिका	४००	१३६२	४९	१८११
५८१	बर्दिया	५१२०३	ठाकुरबावा नगरपालिका	३५०	१०५७	४९	१४५६
५८२	बर्दिया	५१२०४	गेरुवा गाउँपालिका	३२५	८७९	४९	१२५३
५८३	बर्दिया	५१२०५	राजापुर नगरपालिका	३७५	१२५८	४९	१६८२
५८४	बर्दिया	५१२०६	मधुवन नगरपालिका	३५०	१०७०	४९	१४६९
५८५	बर्दिया	५१२०७	गुलरीया नगरपालिका	४००	१३९९	४९	१८४८
५८६	बर्दिया	५१२०८	बढैयाताल गाउँपालिका	३५०	१११६	५०	१५१६
५८७	डोल्पा	६०१०१	डोल्पो बुद्ध गाउँपालिका	२५०	४००	५४	७०४
५८८	डोल्पा	६०१०२	शे फोक्सुण्डो गाउँपालिका	२५०	४००	५४	७०४
५८९	डोल्पा	६०१०३	जगदुल्ला गाउँपालिका	२५०	४००	५५	७०५

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
५९०	डोल्पा	६०१०४	मुङ्केचुला गाउँपालिका	२५०	४००	३५	६८५
५९१	डोल्पा	६०१०५	त्रिपुरासुन्दरी नगरपालिका	२७५	५८१	५०	९०६
५९२	डोल्पा	६०१०६	ठुलीभेरी नगरपालिका	२७५	५४१	३६	८५२
५९३	डोल्पा	६०१०७	काइके गाउँपालिका	२५०	४००	५०	७००
५९४	डोल्पा	६०१०८	छार्का ताडसोड गाउँपालिका	२५०	४००	४९	६९९
५९५	मुगु	६०२०१	मुगुमकार्मारोग गाउँपालिका	२५०	४००	४९	६९९
५९६	मुगु	६०२०२	छार्यानाथ रारा नगरपालिका	३००	९३३	४८	१२८१
५९७	मुगु	६०२०३	सोरु गाउँपालिका	२७५	६३५	३५	९४५
५९८	मुगु	६०२०४	खत्याड गाउँपालिका	२७५	८०६	३६	१११७
५९९	हुम्ला	६०३०१	चंखेली गाउँपालिका	२५०	४००	३६	६८६
६००	हुम्ला	६०३०२	खार्पुनाथ गाउँपालिका	२५०	४००	४९	६९९
६०१	हुम्ला	६०३०३	सिमकोट गाउँपालिका	२७५	६६१	५०	९८६
६०२	हुम्ला	६०३०४	नाम्खा गाउँपालिका	२५०	४००	३५	६८५
६०३	हुम्ला	६०३०५	सर्केगाड गाउँपालिका	२५०	५२७	५०	८२७
६०४	हुम्ला	६०३०६	अदानचुली गाउँपालिका	२५०	४११	४३	७०४
६०५	हुम्ला	६०३०७	ताँजाकोट गाउँपालिका	२५०	४००	५०	७००
६०६	जुम्ला	६०४०१	पातारासी गाउँपालिका	२७५	६९५	४९	१०१९
६०७	जुम्ला	६०४०२	कनकासुन्दरी गाउँपालिका	२७५	६७३	३५	९८३
६०८	जुम्ला	६०४०३	सिंजा गाउँपालिका	२७५	६३७	४९	९६१
६०९	जुम्ला	६०४०४	चन्दननाथ नगरपालिका	३००	१०००	४९	१३४९
६१०	जुम्ला	६०४०५	गुठिचौर गाउँपालिका	२५०	५६५	४९	८६४
६११	जुम्ला	६०४०६	तातोपानी गाउँपालिका	२७५	७२३	३५	१०३३
६१२	जुम्ला	६०४०७	तिला गाउँपालिका	२७५	६७९	४९	१००३
६१३	जुम्ला	६०४०८	हिमा गाउँपालिका	२७५	५७०	३६	८८१
६१४	कालिकोट	६०५०१	पलाता गाउँपालिका	२७५	६७३	५०	९९८
६१५	कालिकोट	६०५०२	पचाल झरना गाउँपालिका	२७५	६०९	४९	९३३
६१६	कालिकोट	६०५०३	रास्कोट नगरपालिका	२७५	७३४	४९	१०५८
६१७	कालिकोट	६०५०४	सान्नी त्रिवेणी गाउँपालिका	२७५	६३०	३६	९४१
६१८	कालिकोट	६०५०५	नरहरिनाथ गाउँपालिका	३००	८९७	४९	१२४६
६१९	कालिकोट	६०५०६	खाँडाचक्र नगरपालिका	३००	९११	४९	१२६०
६२०	कालिकोट	६०५०७	तिलागुफा नगरपालिका	२७५	७३४	४९	१०५८
६२१	कालिकोट	६०५०८	महावै गाउँपालिका	२५०	४८३	३५	७६८
६२२	कालिकोट	६०५०९	शुभ कालीका गाउँपालिका	२७५	६७१	५०	९९६
६२३	दैलेख	६०६०१	नौमुले गाउँपालिका	३००	५८५	३६	९२१
६२४	दैलेख	६०६०२	महाबु गाउँपालिका	२७५	५६२	४४	८८१
६२५	दैलेख	६०६०३	भैरवी गाउँपालिका	३००	६०२	३५	९३७
६२६	दैलेख	६०६०४	ठाँटीकाँध गाउँपालिका	२७५	५२५	५५	८५५
६२७	दैलेख	६०६०५	आठबीस नगरपालिका	३००	६९९	४९	१०४८

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
६२८	दैलेख	६०६०६	चामुण्डा विन्द्रासैनी नगरपालिका	३००	६६६	५०	१०१६
६२९	दैलेख	६०६०७	दुल्लु नगरपालिका	३५०	९४३	४९	१३४२
६३०	दैलेख	६०६०८	नारायण नगरपालिका	३००	७५७	४९	११०६
६३१	दैलेख	६०६०९	भगवतीमाई गाउँपालिका	२७५	५४४	४९	८६८
६३२	दैलेख	६०६१०	डुङ्गेश्वर गाउँपालिका	२७५	५०९	३०	८१४
६३३	दैलेख	६०६११	गुराँस गाउँपालिका	३००	६३७	३५	९७२
६३४	जाजरकोट	६०७०१	बारेकोट गाउँपालिका	२७५	५०१	४९	८२५
६३५	जाजरकोट	६०७०२	कुसे गाउँपालिका	३००	५७३	४५	९१८
६३६	जाजरकोट	६०७०३	जुनीचाँदे गाउँपालिका	३००	५६६	४९	९१५
६३७	जाजरकोट	६०७०४	छेडागाड नगरपालिका	३२५	८०४	५५	११८४
६३८	जाजरकोट	६०७०५	शिवालय गाउँपालिका	२७५	४६६	४६	७८७
६३९	जाजरकोट	६०७०६	भेरीमालिका नगरपालिका	३२५	८२३	४९	११९७
६४०	जाजरकोट	६०७०७	नलगाड नगरपालिका	३००	६३५	४९	९८४
६४१	रुकुम (पश्चिम भाग)	६०८०१	आठबिसकोट नगरपालिका	३२५	७७४	३५	११३४
६४२	रुकुम (पश्चिम भाग)	६०८०२	सानेभेरी गाउँपालिका	३००	६०६	५५	९६१
६४३	रुकुम (पश्चिम भाग)	६०८०३	बाँफिकोट गाउँपालिका	२७५	५४३	३५	८५३
६४४	रुकुम (पश्चिम भाग)	६०८०४	मुसिकोट नगरपालिका	३२५	८६१	४९	१२३५
६४५	रुकुम (पश्चिम भाग)	६०८०५	त्रिवेणी गाउँपालिका	२७५	५७६	५०	९०१
६४६	रुकुम (पश्चिम भाग)	६०८०६	चौरजहारी नगरपालिका	३००	७२१	४९	१०७०
६४७	सल्यान	६०९०१	दार्मा गाउँपालिका	२७५	५७६	४९	९००
६४८	सल्यान	६०९०२	कूमाख गाउँपालिका	३००	६८०	३५	१०१५
६४९	सल्यान	६०९०३	बनगाड कुपिण्डे नगरपालिका	३२५	८३०	४९	१२०४
६५०	सल्यान	६०९०४	सिद्धकूमाख गाउँपालिका	२७५	४३२	४९	७५६
६५१	सल्यान	६०९०५	बागचौर नगरपालिका	३२५	८४९	३४	१२०८
६५२	सल्यान	६०९०६	छत्रेश्वरी गाउँपालिका	३००	६२७	४९	९७६
६५३	सल्यान	६०९०७	शारदा नगरपालिका	३२५	८६२	४९	१२३६
६५४	सल्यान	६०९०८	कालिमाटी गाउँपालिका	३००	६४४	४९	९९३
६५५	सल्यान	६०९०९	त्रिवेणी गाउँपालिका	२७५	५१४	४९	८३८
६५६	सल्यान	६०९१०	कपुरकोट गाउँपालिका	२७५	५४७	४९	८७१
६५७	सुर्खेत	६१००१	सिम्ता गाउँपालिका	३००	७२४	४९	१०७३
६५८	सुर्खेत	६१००२	चिङ्गाड गाउँपालिका	२७५	५२५	४९	८४९
६५९	सुर्खेत	६१००३	लेकवेशी नगरपालिका	३२५	८२६	४९	१२००
६६०	सुर्खेत	६१००४	गुर्भाकोट नगरपालिका	३५०	१०२५	४९	१४२४
६६१	सुर्खेत	६१००५	भेरीगंगा नगरपालिका	३५०	९७८	४३	१३७१
६६२	सुर्खेत	६१००६	बीरेन्द्रनगर नगरपालिका	५००	१९७१	४९	२५२०
६६३	सुर्खेत	६१००७	बराहताल गाउँपालिका	३००	७२३	४९	१०७२
६६४	सुर्खेत	६१००८	पञ्चपुरी नगरपालिका	३२५	८११	४९	११८५
६६५	सुर्खेत	६१००९	चौकुने गाउँपालिका	३००	६८९	४९	१०३८

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
६६६	बाजुरा	७०१०१	हिमाली गाउँपालिका	२५०	४८४	३६	७७०
६६७	बाजुरा	७०१०२	गौमुल गाउँपालिका	२५०	४७३	४९	७७२
६६८	बाजुरा	७०१०३	बुढीनन्दा नगरपालिका	२७५	८०६	३६	१११७
६६९	बाजुरा	७०१०४	स्वामीकार्तिक खापर गाउँपालिका	२७५	६१२	४२	९२९
६७०	बाजुरा	७०१०५	जगन्नाथ गाउँपालिका	२५०	४९३	४९	७९२
६७१	बाजुरा	७०१०६	बडिमालिका नगरपालिका	२७५	८०५	५०	११३०
६७२	बाजुरा	७०१०७	खसड छेडेदह गाउँपालिका	२७५	७९९	४९	११२३
६७३	बाजुरा	७०१०८	बुढीगंगा नगरपालिका	३००	९०८	३५	१२४३
६७४	बाजुरा	७०१०९	त्रिवेणी नगरपालिका	२७५	७९९	४९	१११५
६७५	बझाङ	७०२०१	साइपाल गाउँपालिका	२५०	४००	५०	७००
६७६	बझाङ	७०२०२	बुंगल नगरपालिका	३२५	११७०	५०	१५४५
६७७	बझाङ	७०२०३	सूर्मा गाउँपालिका	२५०	४६१	३६	७४७
६७८	बझाङ	७०२०४	तालकोट गाउँपालिका	२७५	५८९	३६	९००
६७९	बझाङ	७०२०५	मष्टा गाउँपालिका	२७५	६८५	५०	१०१०
६८०	बझाङ	७०२०६	जयपृथ्वी नगरपालिका	३००	९७५	५०	१३२५
६८१	बझाङ	७०२०७	छत्रिस पाथिभरा गाउँपालिका	२७५	७४६	५०	१०७१
६८२	बझाङ	७०२०८	दुर्गाथली गाउँपालिका	२७५	६२८	४९	९५२
६८३	बझाङ	७०२०९	केदारस्युँ गाउँपालिका	३००	८७४	४९	१२२३
६८४	बझाङ	७०२१०	बिन्ध्यचिर गाउँपालिका	२७५	७५०	५०	१०७५
६८५	बझाङ	७०२११	थलारा गाउँपालिका	२७५	८००	५०	११२५
६८६	बझाङ	७०२१२	खसडछान्ना गाउँपालिका	२७५	७३६	५०	१०६१
६८७	दार्चुला	७०३०१	ब्याँस गाउँपालिका	२७५	५९७	३५	९०७
६८८	दार्चुला	७०३०२	दुहुँ गाउँपालिका	२७५	६११	४९	९३५
६८९	दार्चुला	७०३०३	महाकाली नगरपालिका	३००	१०४६	४९	१३९५
६९०	दार्चुला	७०३०४	नौगाड गाउँपालिका	२७५	७६४	५०	१०८९
६९१	दार्चुला	७०३०५	अपिहिमाल गाउँपालिका	२५०	४५७	३६	७४३
६९२	दार्चुला	७०३०६	मार्मा गाउँपालिका	२७५	७६९	५०	१०९४
६९३	दार्चुला	७०३०७	शैल्यशिखर नगरपालिका	३००	१०१७	५०	१३६७
६९४	दार्चुला	७०३०८	मालिकार्जुन गाउँपालिका	२७५	८१४	३६	११२५
६९५	दार्चुला	७०३०९	लेकम गाउँपालिका	२७५	७७४	३५	१०८४
६९६	बैतडी	७०४०१	डीलासैनी गाउँपालिका	३००	६४०	५०	९९०
६९७	बैतडी	७०४०२	दोगडाकेदार गाउँपालिका	३००	६७१	५०	१०२१
६९८	बैतडी	७०४०३	पुचौडी नगरपालिका	३२५	८६९	४९	१२४३
६९९	बैतडी	७०४०४	सुर्नया गाउँपालिका	२७५	५४९	५५	८७९
७००	बैतडी	७०४०५	दशरथचन्द नगरपालिका	३२५	८८४	३६	१२४५
७०१	बैतडी	७०४०६	पन्चेश्वर गाउँपालिका	२७५	५४२	३६	८५३
७०२	बैतडी	७०४०७	शिवनाथ गाउँपालिका	२७५	४९७	३५	८०७
७०३	बैतडी	७०४०८	मेलौली नगरपालिका	३००	६२२	४९	९७१

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
७०४	बैतडी	७०४०९	पाटन नगरपालिका	३२५	७८२	३५	११४२
७०५	बैतडी	७०४१०	सिगास गाउँपालिका	३००	५९४	४९	९४३
७०६	डँडेलधुरा	७०५०१	नवदुर्गा गाउँपालिका	२७५	५६५	४९	८८९
७०७	डँडेलधुरा	७०५०२	अमरगढी नगरपालिका	३००	६५७	५५	१०१२
७०८	डँडेलधुरा	७०५०३	अजयमेरु गाउँपालिका	२७५	५२८	४९	८५२
७०९	डँडेलधुरा	७०५०४	भागेश्वर गाउँपालिका	२७५	४६९	५०	७९४
७१०	डँडेलधुरा	७०५०५	परशुराम नगरपालिका	३२५	८३९	४९	१२१३
७११	डँडेलधुरा	७०५०६	आलिताल गाउँपालिका	२७५	५५५	५०	८८०
७१२	डँडेलधुरा	७०५०७	गन्यापधुरा गाउँपालिका	२७५	४७२	५०	७९७
७१३	डोटी	७०६०१	पूर्विचौकी गाउँपालिका	३००	५८९	५०	९३९
७१४	डोटी	७०६०२	सायल गाउँपालिका	२७५	५२१	४९	८४५
७१५	डोटी	७०६०३	आदर्श गाउँपालिका	३००	६१४	४९	९६३
७१६	डोटी	७०६०४	शिखर नगरपालिका	३२५	७६०	४९	११३४
७१७	डोटी	७०६०५	दिपायल सिलगढी नगरपालिका	३२५	८९४	४९	१२६८
७१८	डोटी	७०६०६	के.आई.सि. गाउँपालिका	३००	५५८	४९	९०७
७१९	डोटी	७०६०७	बोगटान फुडिसल गाउँपालिका	२७५	५१७	४९	८४१
७२०	डोटी	७०६०८	बडीकेदार गाउँपालिका	२७५	५०९	४९	८३३
७२१	डोटी	७०६०९	जोरायल गाउँपालिका	३००	६२६	५०	९७६
७२२	अछाम	७०७०१	पंचदेवल बिनायक नगरपालिका	३००	६३७	४९	९८६
७२३	अछाम	७०७०२	रामारोशन गाउँपालिका	३००	६३१	५०	९८१
७२४	अछाम	७०७०३	मेल्लेख गाउँपालिका	३००	६१९	४९	९६८
७२५	अछाम	७०७०४	साँफेबगर नगरपालिका	३२५	८०३	५०	११७८
७२६	अछाम	७०७०५	चौरपाटी गाउँपालिका	३००	६०४	५०	९५४
७२७	अछाम	७०७०६	मंगलसेन नगरपालिका	३२५	७७२	५०	११४७
७२८	अछाम	७०७०७	बान्नीगढी जयगढ गाउँपालिका	२७५	५०२	४९	८२६
७२९	अछाम	७०७०८	कमलबजार नगरपालिका	३००	५८९	५०	९३९
७३०	अछाम	७०७०९	ढकारी गाउँपालिका	३००	५४१	४९	८९०
७३१	अछाम	७०७१०	तुर्माखाँद गाउँपालिका	३००	६२७	४९	९७६
७३२	कैलाली	७०८०१	मोहन्याल गाउँपालिका	३००	६११	५०	९६१
७३३	कैलाली	७०८०२	चुरे गाउँपालिका	२७५	५७८	५५	९०८
७३४	कैलाली	७०८०३	गोदावरी नगरपालिका	४२५	१५५५	५५	२०३५
७३५	कैलाली	७०८०४	गौरीगंगा नगरपालिका	३७५	१२४९	४९	१६७३
७३६	कैलाली	७०८०५	घोडाघोडी नगरपालिका	४२५	१४८९	४९	१९६३
७३७	कैलाली	७०८०६	बर्दगोरिया गाउँपालिका	३२५	८१७	४९	११९१
७३८	कैलाली	७०८०७	लम्कि चुहा नगरपालिका	४२५	१४८३	४९	१९५७
७३९	कैलाली	७०८०८	जानकी गाउँपालिका	३५०	११०२	४९	१५०१
७४०	कैलाली	७०८०९	जोशीपुर गाउँपालिका	३२५	८८८	४९	१२६२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.लाखमा)			
				न्यूनतम	सूत्रमा आधारित	कार्यसम्पादनमा आधारित	जम्मा
७४१	कैलाली	७०८१०	टिकापुर नगरपालिका	४२५	१५३६	४९	२०१०
७४२	कैलाली	७०८११	भजनी नगरपालिका	३७५	१११९	४९	१५४३
७४३	कैलाली	७०८१२	कैलारी गाउँपालिका	३५०	१०९१	४९	१४९०
७४४	कैलाली	७०८१३	धनगढी उपमहानगरपालिका	८२५	२२६८	५५	३१४८
७४५	कञ्चनपुर	७०९०१	कृष्णपुर नगरपालिका	३७५	१२२१	३५	१६३१
७४६	कञ्चनपुर	७०९०२	शुक्लाफाँटा नगरपालिका	३५०	१०९२	५५	१४९७
७४७	कञ्चनपुर	७०९०३	बेदकोट नगरपालिका	३५०	११४५	४८	१५४३
७४८	कञ्चनपुर	७०९०४	भिमदत्त नगरपालिका	५००	२०७३	४९	२६२२
७४९	कञ्चनपुर	७०९०५	चाँदनी-दोधारा नगरपालिका	३२५	९६६	४९	१३४०
७५०	कञ्चनपुर	७०९०६	लालझाडी गाउँपालिका	३००	६३७	५४	९९१
७५१	कञ्चनपुर	७०९०७	पुनर्वास नगरपालिका	३७५	११८५	४८	१६०८
७५२	कञ्चनपुर	७०९०८	बेलौरी नगरपालिका	३७५	१२०१	३५	१६११
७५३	कञ्चनपुर	७०९०९	बेलडाँडी गाउँपालिका	३००	६४१	३५	९७६
				२४६१५०	६६४४५६	३४९७२	९४५५७८

३.२ प्रदेश सरकारबाट स्थानीय तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस
३.२.१ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. १ लाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. प्रदेश नं. १ प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५

प्रदेश नं. १ प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा संविधानको धारा ६० को उपधारा (५) बमोजिम प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच), • सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), • खानेपानीको सुविधा (खानेपानीमा पहुँच), • सरसफाइ (शौचालयको उपलब्धता)	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, • सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, • नेपाल विद्युत प्राधिकरण, • खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, • महालेखा नियन्त्रक कार्यालय, • प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

प्रदेश नं. १ ले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहायबमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	७	१२५०	८७५०
२	१० देखि २० हजारसम्म	४९	१३७५	६७३७५
३	२० देखि ३० हजारसम्म	२५	१५००	३७५००
४	३० देखि ४० हजारसम्म	१९	१६२५	३०८७५
५	४० देखि ५० हजारसम्म	१२	१७५०	२१०००
६	५० देखि ६० हजारसम्म	१०	१८७५	१८७५०
७	६० देखि ७० हजारसम्म	६	२०००	१२०००
८	७० देखि ८० हजारसम्म	२	२१२५	४२५०
९	८० देखि ९० हजारसम्म	३	२२५०	६७५०

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१०	९० देखि १ लाखसम्म	०	२३७५	०
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	१	२५००	२५००
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	०	३८७५	०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	२	४१२५	८२५०
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	०	४३७५	०
१५	२ लाखदेखि ३ लाखसम्म	१	५०००	५०००
१६	३ लाखदेखि ५ लाखसम्म	०	५१२५	०
१७	५ लाखभन्दा बढी	०	५६२५	०
	जम्मा	१३७		२२३०००

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

प्रदेश नं. १ ले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
	जम्मा		१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने

मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ। सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका स्थानीय तहले विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

(क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।

(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।

(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।

(ङ) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई

सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश नं. १ ले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रु. ७७ करोड ७० लाख हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाइएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिइएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रदेश नं. १ प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश नं. १ ले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रु.२२ करोड ३० लाख र सूत्रमा आधारित अनुदान रु. ७७ करोड ७० लाख समेत कुल वित्तीय समानीकरण अनुदान रु.१ अर्ब हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराइएको छ :

- (१) सशर्त अनुदान, सम्पूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुऱ्याउने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।

- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।
- द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका ३.३ मा समावेश गरिएको छ।

तालिका - ३.३ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. १ लाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	ताप्लेजुङ	१०१०१	फक्ताङलुङ गाउँपालिका	१३७५	४४४८	५८२३
२	ताप्लेजुङ	१०१०२	मिक्वाखोला गाउँपालिका	१२५०	३६७२	४९२२
३	ताप्लेजुङ	१०१०३	मेरिङ्गदेन गाउँपालिका	१३७५	४८१६	६१९१
४	ताप्लेजुङ	१०१०४	मैवाखोला गाउँपालिका	१३७५	४१७९	५५५४
५	ताप्लेजुङ	१०१०५	आठराई त्रिवेणी गाउँपालिका	१३७५	५०४४	६४१९
६	ताप्लेजुङ	१०१०६	फुङलिङ्ग नगरपालिका	१५००	८०९७	९५९७
७	ताप्लेजुङ	१०१०७	पाथिभरा याङ्बराक गाउँपालिका	१३७५	५०४३	६४१८
८	ताप्लेजुङ	१०१०८	सिरीजङ्गा गाउँपालिका	१३७५	५६६६	७०४१
९	ताप्लेजुङ	१०१०९	सिदिङ्गवा गाउँपालिका	१३७५	४५८१	५९५६
१०	संखुवासभा	१०२०१	भोटखोला गाउँपालिका	१२५०	२६५०	३९००
११	संखुवासभा	१०२०२	मकालु गाउँपालिका	१३७५	४६००	५९७५
१२	संखुवासभा	१०२०३	सिलीचोड गाउँपालिका	१३७५	४४०७	५७८२
१३	संखुवासभा	१०२०४	चिचिला गाउँपालिका	१२५०	३०९७	४३४७
१४	संखुवासभा	१०२०५	सभापोखरी गाउँपालिका	१३७५	४०२५	५४००
१५	संखुवासभा	१०२०६	खाँदबारी नगरपालिका	१६२५	८९९७	१०६२२
१६	संखुवासभा	१०२०७	पाँचखपन नगरपालिका	१३७५	५६४५	७०२०
१७	संखुवासभा	१०२०८	चैनपुर नगरपालिका	१५००	७८४९	९३४९
१८	संखुवासभा	१०२०९	मादी नगरपालिका	१३७५	५०५३	६४२८
१९	संखुवासभा	१०२१०	धर्मदेवी नगरपालिका	१३७५	५९१०	७२८५
२०	सोलुखुम्बु	१०३०१	खुम्बु पासाङल्हामु गाउँपालिका	१२५०	३८७७	५१२७
२१	सोलुखुम्बु	१०३०२	माहाकुलुङ गाउँपालिका	१३७५	४२५७	५६३२
२२	सोलुखुम्बु	१०३०३	सोताङ गाउँपालिका	१२५०	३७३२	४९८२
२३	सोलुखुम्बु	१०३०४	माप्य दुधकोशी गाउँपालिका	१३७५	४८३६	६२११
२४	सोलुखुम्बु	१०३०५	थुलुङ दुधकोशी गाउँपालिका	१३७५	६४४१	७८१६
२५	सोलुखुम्बु	१०३०६	नेचासल्यान गाउँपालिका	१३७५	५८०१	७१७६
२६	सोलुखुम्बु	१०३०७	सोलुदुधकुण्ड नगरपालिका	१५००	६५६५	८०६५
२७	सोलुखुम्बु	१०३०८	लिखु पिक्ने गाउँपालिका	१२५०	२६०४	३८५४
२८	ओखलढुङ्गा	१०४०१	चिशंखुगढी गाउँपालिका	१३७५	३१७३	४५४८
२९	ओखलढुङ्गा	१०४०२	सिद्धिचरण नगरपालिका	१५००	४८९१	६३९१
३०	ओखलढुङ्गा	१०४०३	मोलुङ्ग गाउँपालिका	१३७५	३३१२	४६८७
३१	ओखलढुङ्गा	१०४०४	खिजीदेम्बा गाउँपालिका	१३७५	३१०८	४४८३
३२	ओखलढुङ्गा	१०४०५	लिखु गाउँपालिका	१३७५	२९३३	४३०८
३३	ओखलढुङ्गा	१०४०६	चम्पादेवी गाउँपालिका	१३७५	३४१८	४७९३
३४	ओखलढुङ्गा	१०४०७	सुनकोशी गाउँपालिका	१३७५	३४९७	४८७२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३५	ओखलढुङ्गा	१०४०८	मानेभन्ज्याङ्ग गाउँपालिका	१५००	३९०२	५४०२
३६	खोटाङ	१०५०१	केपिलासगढी गाउँपालिका	१३७५	३१९०	४५६५
३७	खोटाङ	१०५०२	ऐसेलुखर्क गाउँपालिका	१३७५	३३२३	४६९८
३८	खोटाङ	१०५०३	रावा बेसी गाउँपालिका	१३७५	२९६०	४३३५
३९	खोटाङ	१०५०४	हलेसी तुवाचुङ नगरपालिका	१५००	४९०८	६४०८
४०	खोटाङ	१०५०५	दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका	१७५०	७१९८	८९४८
४१	खोटाङ	१०५०६	साकेला गाउँपालिका	१३७५	२७११	४०८६
४२	खोटाङ	१०५०७	दिप्रुङ चुइचुम्मा गाउँपालिका	१५००	४०२८	५५२८
४३	खोटाङ	१०५०८	खोटेहाङ गाउँपालिका	१५००	४२५५	५७५५
४४	खोटाङ	१०५०९	जन्तेढुङ्गा गाउँपालिका	१३७५	३२२३	४५९८
४५	खोटाङ	१०५१०	बराहपोखरी गाउँपालिका	१३७५	३०८२	४४५७
४६	भोजपुर	१०६०१	षडानन्द नगरपालिका	१६२५	५१६०	६७८५
४७	भोजपुर	१०६०२	साल्पासिलिछो गाउँपालिका	१३७५	२८४८	४२२३
४८	भोजपुर	१०६०३	टेम्केमैयुङ गाउँपालिका	१३७५	३६८४	५०५९
४९	भोजपुर	१०६०४	भोजपुर नगरपालिका	१५००	४९१५	६४१५
५०	भोजपुर	१०६०५	अरुण गाउँपालिका	१३७५	३५८९	४९६४
५१	भोजपुर	१०६०६	पौवा दुङ्गा गाउँपालिका	१३७५	३२१९	४५९४
५२	भोजपुर	१०६०७	रामप्रसाद राई गाउँपालिका	१३७५	३६६५	५०४०
५३	भोजपुर	१०६०८	हतुवागढी गाउँपालिका	१५००	३८५५	५३५५
५४	भोजपुर	१०६०९	आमचोक गाउँपालिका	१३७५	३६३४	५००९
५५	धनकुटा	१०७०१	महालक्ष्मी नगरपालिका	१५००	४३२८	५८२८
५६	धनकुटा	१०७०२	पाखिबास नगरपालिका	१५००	४०८१	५५८१
५७	धनकुटा	१०७०३	छथर जोरपाटी गाउँपालिका	१३७५	३७४०	५११५
५८	धनकुटा	१०७०४	धनकुटा नगरपालिका	१६२५	६४१५	८०४०
५९	धनकुटा	१०७०५	सहिदभुमी गाउँपालिका	१३७५	३७०२	५०७७
६०	धनकुटा	१०७०६	साँगुरीगढी गाउँपालिका	१५००	४०६७	५५६७
६१	धनकुटा	१०७०७	चौविसे गाउँपालिका	१३७५	३८७२	५२४७
६२	तेह्रथुम	१०८०१	आठराई गाउँपालिका	१५००	४३५६	५८५६
६३	तेह्रथुम	१०८०२	फेदाप गाउँपालिका	१३७५	३७४४	५११९
६४	तेह्रथुम	१०८०३	मेन्छयायेम गाउँपालिका	१२५०	२१८०	३४३०
६५	तेह्रथुम	१०८०४	म्याङ्गलुङ्ग नगरपालिका	१५००	४१०८	५६०८
६६	तेह्रथुम	१०८०५	लालीगुराँस नगरपालिका	१३७५	३५००	४८७५
६७	तेह्रथुम	१०८०६	छथर गाउँपालिका	१३७५	३५६८	४९४३
६८	पाँचथर	१०९०१	याङवरक गाउँपालिका	१३७५	३७९१	५१६६
६९	पाँचथर	१०९०२	हिलिहाङ्ग गाउँपालिका	१५००	४३९५	५८९५
७०	पाँचथर	१०९०३	फालेलुङ्ग गाउँपालिका	१५००	४१९९	५६९९
७१	पाँचथर	१०९०४	फिदिम नगरपालिका	१८७५	७४१९	९२९४
७२	पाँचथर	१०९०५	फाल्गुनन्द गाउँपालिका	१५००	४५३४	६०३४

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७३	पाँचथर	१०९०६	कूम्यायक गाउँपालिका	१३७५	३३७१	४७४६
७४	पाँचथर	१०९०७	तुम्बेवा गाउँपालिका	१३७५	२९७४	४३४९
७५	पाँचथर	१०९०८	मिक्लाजुङ गाउँपालिका	१५००	४६१२	६११२
७६	इलाम	११००१	माई जोगमाई गाउँपालिका	१५००	४१६६	५६६६
७७	इलाम	११००२	सन्दकपुर गाउँपालिका	१३७५	३४१६	४७९१
७८	इलाम	११००३	इलाम नगरपालिका	१७५०	७५४३	९२९३
७९	इलाम	११००४	देउमाई नगरपालिका	१६२५	५५९५	७२२०
८०	इलाम	११००५	फाकफोकथुम गाउँपालिका	१५००	४३१६	५८१६
८१	इलाम	११००६	माडसेबुङ गाउँपालिका	१३७५	३८३३	५२०८
८२	इलाम	११००७	चुलाचुली गाउँपालिका	१५००	४२४२	५७४२
८३	इलाम	११००८	माई नगरपालिका	१६२५	५४६९	७०९४
८४	इलाम	११००९	सूर्योदय नगरपालिका	१८७५	८२४९	१०१२४
८५	इलाम	११०१०	रोङ गाउँपालिका	१३७५	३९२०	५२९५
८६	झापा	१११०१	मेचीनगर नगरपालिका	२५००	१३५३७	१६०३७
८७	झापा	१११०२	बुद्धशान्ति गाउँपालिका	१७५०	६९३८	८६८८
८८	झापा	१११०३	अर्जुनधारा नगरपालिका	२०००	८६७५	१०६७५
८९	झापा	१११०४	कन्काई नगरपालिका	१७५०	६५४९	८२९९
९०	झापा	१११०५	शिवसताक्षी नगरपालिका	२०००	९०२०	११०२०
९१	झापा	१११०६	कमल गाउँपालिका	१७५०	७२७५	९०२५
९२	झापा	१११०७	दमक नगरपालिका	२१२५	१०२१०	१२३३५
९३	झापा	१११०८	गौरादह नगरपालिका	१८७५	७८९९	९७७४
९४	झापा	१११०९	गौरीगञ्ज गाउँपालिका	१६२५	५५९९	७२२४
९५	झापा	११११०	झापा गाउँपालिका	१६२५	५७२१	७३४६
९६	झापा	१११११	बाह्रदशी गाउँपालिका	१६२५	५७३६	७३६१
९७	झापा	११११२	बिर्तामोड नगरपालिका	२२५०	१११२२	१३३७२
९८	झापा	११११३	हल्दीबारी गाउँपालिका	१५००	५२७१	६७७१
९९	झापा	११११४	भद्रपुर नगरपालिका	२०००	९३८५	११३८५
१००	झापा	११११५	कचनकवल गाउँपालिका	१६२५	६२९९	७९२४
१०१	मोरङ	११२०१	मिक्लाजुङ गाउँपालिका	१५००	५३०७	६८०७
१०२	मोरङ	११२०२	लेटाङ नगरपालिका	१६२५	५५८६	७२११
१०३	मोरङ	११२०३	केराबारी गाउँपालिका	१६२५	५४३९	७०६४
१०४	मोरङ	११२०४	सुन्दरहरैँचा नगरपालिका	२२५०	१०६२९	१२८७९
१०५	मोरङ	११२०५	बेलबारी नगरपालिका	२०००	९०६५	११०६५
१०६	मोरङ	११२०६	कानेपोखरी गाउँपालिका	१६२५	६३९०	८०१५
१०७	मोरङ	११२०७	पथरी शनिश्चरे नगरपालिका	२०००	८७४६	१०७४६
१०८	मोरङ	११२०८	उर्लाबारी नगरपालिका	१८७५	८२००	१००७५
१०९	मोरङ	११२०९	रतुवामाई नगरपालिका	१८७५	७९२०	९७९५
११०	मोरङ	११२१०	सुनवर्षी नगरपालिका	१८७५	७२१७	९०९२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१११	मोरङ	११२११	रंगेली नगरपालिका	१८७५	७४७६	९३५१
११२	मोरङ	११२१२	ग्रामथान गाउँपालिका	१६२५	५६७४	७२९९
११३	मोरङ	११२१३	बुढीगंगा गाउँपालिका	१७५०	६८४७	८५९७
११४	मोरङ	११२१४	बिराटनगर महानगरपालिका	५०००	२११९७	२६१९७
११५	मोरङ	११२१५	कटहरी गाउँपालिका	१६२५	६३१०	७९३५
११६	मोरङ	११२१६	धनपालथान गाउँपालिका	१६२५	६१५०	७७७५
११७	मोरङ	११२१७	जहदा गाउँपालिका	१७५०	६२६८	८०१८
११८	सुनसरी	११३०१	धरान उपमहानगरपालिका	४१२५	१६०२२	२०१४७
११९	सुनसरी	११३०२	बराहक्षेत्र नगरपालिका	२१२५	९८९५	१२०२०
१२०	सुनसरी	११३०३	कोशी गाउँपालिका	१७५०	६५१०	८२६०
१२१	सुनसरी	११३०४	भोक्राहा नरसिंह गाउँपालिका	१७५०	५८८६	७६३६
१२२	सुनसरी	११३०५	रामधुनी नगरपालिका	१८७५	७५३५	९४१०
१२३	सुनसरी	११३०६	ईटहरी उपमहानगरपालिका	४१२५	१५८३५	१९९६०
१२४	सुनसरी	११३०७	दुहवी नगरपालिका	१८७५	८०३६	९९११
१२५	सुनसरी	११३०८	गढी गाउँपालिका	१६२५	५६६६	७२९१
१२६	सुनसरी	११३०९	इनरुवा नगरपालिका	२०००	८८८९	१०८८९
१२७	सुनसरी	११३१०	हरिनगर गाउँपालिका	१७५०	६२०४	७९५४
१२८	सुनसरी	११३११	देवानगन्ज गाउँपालिका	१६२५	५६४४	७२६९
१२९	सुनसरी	११३१२	बर्जु गाउँपालिका	१६२५	५१६२	६७८७
१३०	उदयपुर	११४०१	बेलका नगरपालिका	१७५०	६२३९	७९८९
१३१	उदयपुर	११४०२	चौदण्डीगढी नगरपालिका	१७५०	७०१९	८७६९
१३२	उदयपुर	११४०३	त्रियुगा नगरपालिका	२२५०	११००९	१३२५९
१३३	उदयपुर	११४०४	रौतामाई गाउँपालिका	१५००	४२३७	५७३७
१३४	उदयपुर	११४०५	लिम्चुङ्बुङ गाउँपालिका	१३७५	२६००	३९७५
१३५	उदयपुर	११४०६	ताप्ली गाउँपालिका	१३७५	२९९८	४३७३
१३६	उदयपुर	११४०७	कटारी नगरपालिका	१८७५	४७४६	६६२१
१३७	उदयपुर	११४०८	उदयपुरगढी गाउँपालिका	१६२५	७९३३	९५५८
जम्मा				२२३०००	७७७०००	१००००००

३.२.२ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. २ लाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५

प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेश सरकारले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास <ul style="list-style-type: none"> • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच), • सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), • खानेपानीको सुविधा (खानेपानीमा पहुँच), • सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> • राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, • सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, • नेपाल विद्युत प्राधिकरण, • खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, • महालेखा नियन्त्रक कार्यालय, • प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

प्रदेश नं. २ ले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहायबमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	०	१२५०	०
२	१० देखि २० हजारसम्म	५	१३७५	६८७५
३	२० देखि ३० हजारसम्म	४९	१५००	७३५००
४	३० देखि ४० हजारसम्म	३५	१६२५	५६८७५
५	४० देखि ५० हजारसम्म	२८	१७५०	४९०००
६	५० देखि ६० हजारसम्म	७	१८७५	१३१२५

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
७	६० देखि ७० हजारसम्म	५	२०००	१००००
८	७० देखि ८० हजारसम्म	१	२१२५	२१२५
९	८० देखि ९० हजारसम्म	१	२२५०	२२५०
१०	९० देखि १ लाखसम्म	१	२३७५	२३७५
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	०	२५००	०
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	२	३८७५	७७५०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	०	४१२५	०
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	१	४३७५	४३७५
१५	२ लाखदेखि ३ लाखसम्म	१	५०००	५०००
१६	३ लाखदेखि ५ लाखसम्म	०	५१२५	०
१७	५ लाख भन्दा बढी	०	५६२५	०
	जम्मा	१३६		२३३२५०

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

प्रदेश नं. २ ले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
	जम्मा		१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ। सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका स्थानीय तहले विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

(क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।

(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

- (ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।
- (घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।
- (ङ) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र

राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश नं. २ ले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रु. ९६ करोड ६७ लाख ५० हजार हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाईएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिइएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश नं. २ ले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रु. २३ करोड ३२ लाख ५० हजार र सूत्रमा आधारित अनुदान रु. ९६ करोड ६७ लाख ५० हजार समेत कुल वित्तीय समानीकरण अनुदान रु. १ अर्ब २० करोड हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य

विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराईएको छः

- (१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुग्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका - ३.४ मा समावेश गरिएको छ।

तालिका - ३.४ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. २ लाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	सप्तरी	२०१०१	सप्तकोशी नगरपालिका	१५००	४९०६	६४०६
२	सप्तरी	२०१०२	कन्चनरूप नगरपालिका	१८७५	९२३१	१११०६
३	सप्तरी	२०१०३	अग्मीसयर कृष्ण सवरन गाउँपालिका	१५००	५८४०	७३४०
४	सप्तरी	२०१०४	रुपनी गाउँपालिका	१५००	५६४१	७१४१
५	सप्तरी	२०१०५	शम्भुनाथ नगरपालिका	१६२५	६८२२	८४४७
६	सप्तरी	२०१०६	खडक नगरपालिका	१७५०	८०६७	९८१७
७	सप्तरी	२०१०७	सुरुङ्गा नगरपालिका	१७५०	७९५३	९७०३
८	सप्तरी	२०१०८	बलान बिहुल गाउँपालिका	१५००	४९४९	६४४९
९	सप्तरी	२०१०९	बोदेबरसाईन नगरपालिका	१७५०	७९६४	९७१४
१०	सप्तरी	२०११०	डाक्नेश्वरी नगरपालिका	१७५०	७८०८	९५५८
११	सप्तरी	२०१११	राजगढ गाउँपालिका	१५००	५९८२	७४८२
१२	सप्तरी	२०११२	बिष्णुपुर गाउँपालिका	१५००	५२९६	६७९६
१३	सप्तरी	२०११३	राजविराज नगरपालिका	२०००	११७९८	१३७९८
१४	सप्तरी	२०११४	महादेवा गाउँपालिका	१५००	६०१४	७५१४
१५	सप्तरी	२०११५	तिरहुत गाउँपालिका	१५००	५०४३	६५४३
१६	सप्तरी	२०११६	हनुमाननगर कङ्कालिनी नगरपालिका	१७५०	८१५८	९९०८
१७	सप्तरी	२०११७	तिलाठी कोईलाडी गाउँपालिका	१६२५	६६१५	८२४०
१८	सप्तरी	२०११८	छिन्नमस्ता गाउँपालिका	१५००	६००१	७५०१
१९	सिरहा	२०२०१	लहान नगरपालिका	२३७५	१३४३९	१५८१४
२०	सिरहा	२०२०२	धनगढीमाई नगरपालिका	१७५०	८२०८	९९५८
२१	सिरहा	२०२०३	गोलबजार नगरपालिका	१८७५	८८६९	१०७४४
२२	सिरहा	२०२०४	मिर्चैया नगरपालिका	१७५०	८३४२	१००९२
२३	सिरहा	२०२०५	कर्जन्हा नगरपालिका	१६२५	६०२२	७६४७
२४	सिरहा	२०२०६	कल्याणपुर नगरपालिका	१७५०	७९६९	९७१९
२५	सिरहा	२०२०७	नरहा गाउँपालिका	१३७५	४३२२	५६९७
२६	सिरहा	२०२०८	बिष्णुपुर गाउँपालिका	१३७५	४३११	५६८६
२७	सिरहा	२०२०९	अर्नमा गाउँपालिका	१५००	४७८६	६२८६
२८	सिरहा	२०२१०	सुखीपुर नगरपालिका	१६२५	६८२९	८४५४
२९	सिरहा	२०२११	लक्ष्मीपुर पतारी गाउँपालिका	१५००	५७२०	७२२०
३०	सिरहा	२०२१२	सखुवानान्कारकट्टी गाउँपालिका	१३७५	४२९८	५६७३
३१	सिरहा	२०२१३	भगवानपुर गाउँपालिका	१५००	४७१८	६२१८
३२	सिरहा	२०२१४	नवराजपुर गाउँपालिका	१३७५	४२२५	५६००
३३	सिरहा	२०२१५	बरियारपट्टी गाउँपालिका	१५००	५२५२	६७५२
३४	सिरहा	२०२१६	औरही गाउँपालिका	१५००	५०००	६५००
३५	सिरहा	२०२१७	सिराहा नगरपालिका	२२५०	११९९३	१४२४३

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३६	धनुषा	२०३०१	गणेशमान चारनाथ नगरपालिका	१६२५	६७१२	८३३७
३७	धनुषा	२०३०२	धनुषाधाम नगरपालिका	१७५०	७८२७	९५७७
३८	धनुषा	२०३०३	मिथिला नगरपालिका	१७५०	८३८०	१०१३०
३९	धनुषा	२०३०४	बटेश्वर गाउँपालिका	१५००	४९७५	६४७५
४०	धनुषा	२०३०५	क्षिरेश्वरनाथ नगरपालिका	१७५०	७६५८	९४०८
४१	धनुषा	२०३०६	लक्ष्मीनिया गाउँपालिका	१५००	५९१२	७४१२
४२	धनुषा	२०३०७	मिथिला बिहारी नगरपालिका	१६२५	६३३३	७९५८
४३	धनुषा	२०३०८	हंसपुर नगरपालिका	१६२५	६९६७	८५९२
४४	धनुषा	२०३०९	सबैला नगरपालिका	१८७५	८५६४	१०४३९
४५	धनुषा	२०३१०	शहीदनगर नगरपालिका	१७५०	८००१	९७५१
४६	धनुषा	२०३११	कमला नगरपालिका	१६२५	६७७१	८३९६
४७	धनुषा	२०३१२	जनक नन्दिनी गाउँपालिका	१५००	५२५४	६७५४
४८	धनुषा	२०३१३	बिदेह नगरपालिका	१६२५	६२१६	७८४१
४९	धनुषा	२०३१४	औरही गाउँपालिका	१५००	४९३५	६४३५
५०	धनुषा	२०३१५	जनकपुरधाम उपमहानगरपालिका	४३७५	२११७६	२५५५१
५१	धनुषा	२०३१६	धनौजी गाउँपालिका	१५००	४७२०	६२२०
५२	धनुषा	२०३१७	नगराइन नगरपालिका	१६२५	६८३३	८४५८
५३	धनुषा	२०३१८	मुखियापट्टी मुसहरमिया गाउँपालिका	१५००	५१९०	६६९०
५४	महोत्तरी	२०४०१	बर्दिबास नगरपालिका	२०००	१०४२८	१२४२८
५५	महोत्तरी	२०४०२	गौशाला नगरपालिका	२०००	१००६१	१२०६१
५६	महोत्तरी	२०४०३	सोनमा गाउँपालिका	१६२५	६७४८	८३७३
५७	महोत्तरी	२०४०४	औरही नगरपालिका	१६२५	५७८०	७४०५
५८	महोत्तरी	२०४०५	भैगाहा नगरपालिका	१७५०	७५७९	९३२९
५९	महोत्तरी	२०४०६	लोहरपट्टी नगरपालिका	१६२५	६७०९	८३३४
६०	महोत्तरी	२०४०७	बलवा नगरपालिका	१७५०	७०८२	८८३२
६१	महोत्तरी	२०४०८	राम गोपालपुर नगरपालिका	१६२५	५४९२	७११७
६२	महोत्तरी	२०४०९	साम्सी गाउँपालिका	१६२५	५९५०	७५७५
६३	महोत्तरी	२०४१०	मनरा शिसवा नगरपालिका	१७५०	८४७६	१०२२६
६४	महोत्तरी	२०४११	एकडारा गाउँपालिका	१५००	५७४४	७२४४
६५	महोत्तरी	२०४१२	महोत्तरी गाउँपालिका	१५००	५६२०	७१२०
६६	महोत्तरी	२०४१३	पिपरा गाउँपालिका	१६२५	६८३७	८४६२
६७	महोत्तरी	२०४१४	मटिहानी नगरपालिका	१६२५	५८८६	७५११
६८	महोत्तरी	२०४१५	जलेश्वर नगरपालिका	१८७५	९९७७	११८५२
६९	सर्लाही	२०५०१	लालबन्दी नगरपालिका	१८७५	१००२८	११९०३
७०	सर्लाही	२०५०२	हरिवन नगरपालिका	१७५०	८०९२	९८४२
७१	सर्लाही	२०५०३	बागमती नगरपालिका	१७५०	७५०९	९२५९
७२	सर्लाही	२०५०४	बरहथवा नगरपालिका	२०००	१०६१२	१२६१२
७३	सर्लाही	२०५०५	हरिपुर नगरपालिका	१६२५	६८३७	८४६२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७४	सर्लाही	२०५०६	ईश्वरपुर नगरपालिका	२०००	९५४१	११५४१
७५	सर्लाही	२०५०७	हरिपुरवा नगरपालिका	१६२५	६४०३	८०२८
७६	सर्लाही	२०५०८	पर्सा गाउँपालिका	१५००	४६१०	६११०
७७	सर्लाही	२०५०९	ब्रह्मपुरी गाउँपालिका	१५००	५८७७	७३७७
७८	सर्लाही	२०५१०	चन्द्रनगर गाउँपालिका	१६२५	६२६३	७८८८
७९	सर्लाही	२०५११	कविलासी नगरपालिका	१७५०	७२३२	८९८२
८०	सर्लाही	२०५१२	चक्रघट्टा गाउँपालिका	१५००	५५०३	७००३
८१	सर्लाही	२०५१३	बसबरिया गाउँपालिका	१५००	४८२८	६३२८
८२	सर्लाही	२०५१४	धनकौल गाउँपालिका	१५००	४९६३	६४६३
८३	सर्लाही	२०५१५	रामनगर गाउँपालिका	१५००	५७०१	७२०१
८४	सर्लाही	२०५१६	बलरा नगरपालिका	१७५०	७९१८	९६६८
८५	सर्लाही	२०५१७	गोडैटा नगरपालिका	१७५०	७९२४	९६७४
८६	सर्लाही	२०५१८	विष्णु गाउँपालिका	१५००	५१६३	६६६३
८७	सर्लाही	२०५१९	कौडेना गाउँपालिका	१५००	५२३१	६७३१
८८	सर्लाही	२०५२०	मलंगवा नगरपालिका	१७५०	८४८८	१०२३८
८९	रौतहट	२०६०१	चन्द्रपुर नगरपालिका	२१२५	११३३९	१३४६४
९०	रौतहट	२०६०२	गुजरा नगरपालिका	१७५०	७९१७	९६६७
९१	रौतहट	२०६०३	फतुवा विजयपुर नगरपालिका	१६२५	६५५३	८१७८
९२	रौतहट	२०६०४	कटहरिया नगरपालिका	१६२५	६६३७	८२६२
९३	रौतहट	२०६०५	बृन्दावन नगरपालिका	१७५०	६९६३	८७१३
९४	रौतहट	२०६०६	गढीमाई नगरपालिका	१७५०	६७६९	८५१९
९५	रौतहट	२०६०७	माधव नारायण नगरपालिका	१६२५	६३७५	८०००
९६	रौतहट	२०६०८	गरुडा नगरपालिका	१८७५	८२६३	१०१३८
९७	रौतहट	२०६०९	देवाही गोनाही नगरपालिका	१६२५	५७३२	७३५७
९८	रौतहट	२०६१०	मौलापुर नगरपालिका	१५००	५०५९	६५५९
९९	रौतहट	२०६११	बौधीमाई नगरपालिका	१६२५	६०४१	७६६६
१००	रौतहट	२०६१२	परोहा नगरपालिका	१६२५	६५१०	८१३५
१०१	रौतहट	२०६१३	राजपुर नगरपालिका	१७५०	६६०३	८३५३
१०२	रौतहट	२०६१४	यमुनामाई गाउँपालिका	१५००	४७९३	६२९३
१०३	रौतहट	२०६१५	दुर्गा भगवती गाउँपालिका	१५००	५११३	६६१३
१०४	रौतहट	२०६१६	राजदेवी नगरपालिका	१६२५	६१४९	७७७४
१०५	रौतहट	२०६१७	गौर नगरपालिका	१६२५	७१४३	८७६८
१०६	रौतहट	२०६१८	ईशनाथ नगरपालिका	१७५०	७१६०	८९१०
१०७	बारा	२०७०१	निजगढ नगरपालिका	१६२५	७२३७	८८६२
१०८	बारा	२०७०२	कोल्हवी नगरपालिका	१७५०	८४०४	१०१५४
१०९	बारा	२०७०३	जीतपुर सिमरा उपमहानगरपालिका	३८७५	१६९३०	२०८०५
११०	बारा	२०७०४	परवानीपुर गाउँपालिका	१५००	५३९५	६८९५
१११	बारा	२०७०५	प्रसौनी गाउँपालिका	१५००	५८१७	७३१७

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
११२	बारा	२०७०६	विश्रामपुर गाउँपालिका	१५००	५४२३	६९२३
११३	बारा	२०७०७	फेटा गाउँपालिका	१५००	५८२९	७३२९
११४	बारा	२०७०८	कलैया उपमहानगरपालिका	३८७५	१७११३	२०९८८
११५	बारा	२०७०९	करैयामाई गाउँपालिका	१५००	५७९१	७२९१
११६	बारा	२०७१०	बारागढी गाउँपालिका	१५००	५८८१	७३८१
११७	बारा	२०७११	आदर्श कोटवाल गाउँपालिका	१५००	५६८६	७१८६
११८	बारा	२०७१२	सिम्रौनगढ नगरपालिका	१७५०	८४४५	१०१९५
११९	बारा	२०७१३	पचरौता नगरपालिका	१६२५	६४८४	८१०९
१२०	बारा	२०७१४	महागढीमाई नगरपालिका	१८७५	९२१२	११०८७
१२१	बारा	२०७१५	देवताल गाउँपालिका	१५००	५१७१	६६७१
१२२	बारा	२०७१६	सुवर्ण गाउँपालिका	१५००	५८२६	७३२६
१२३	पर्सा	२०८०१	ठोरी (सुवर्णपुर) गाउँपालिका	१५००	५०३७	६५३७
१२४	पर्सा	२०८०२	जिराभवानी गाउँपालिका	१५००	५१३९	६६३९
१२५	पर्सा	२०८०३	जगरनाथपुर गाउँपालिका	१६२५	६३५७	७९८२
१२६	पर्सा	२०८०४	पटेर्वा सुगौली गाउँपालिका	१५००	५२३७	६७३७
१२७	पर्सा	२०८०५	सखुवा प्रसौनी गाउँपालिका	१६२५	६५२९	८१५४
१२८	पर्सा	२०८०६	पर्सागढी नगरपालिका	१६२५	७२३४	८८५९
१२९	पर्सा	२०८०७	बिरगन्ज महानगरपालिका	५०००	२७९०९	३२९०९
१३०	पर्सा	२०८०८	बहुदरमाई नगरपालिका	१६२५	७३६१	८९८६
१३१	पर्सा	२०८०९	पोखरिया नगरपालिका	१६२५	६४१९	८०४४
१३२	पर्सा	२०८१०	कालिकामाई गाउँपालिका	१५००	५०७२	६५७२
१३३	पर्सा	२०८११	धोबीनी गाउँपालिका	१३७५	४६१८	५९९३
१३४	पर्सा	२०८१२	छिपहरमाई गाउँपालिका	१५००	५७२७	७२२७
१३५	पर्सा	२०८१३	पकाहा मैनपुर गाउँपालिका	१५००	४९०८	६४०८
१३६	पर्सा	२०८१४	बिन्दबासिनी गाउँपालिका	१५००	५५३३	७०३३
जम्मा				२३३२५०	९६६७५०	१२०००००

३.२.३ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, बागमती प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५

प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेश सरकारले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास <ul style="list-style-type: none"> • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच), • सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), • खानेपानीको सुविधा (खानेपानीमा पहुँच), • सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> • राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, • सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, • नेपाल विद्युत प्राधिकरण, • खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, • महालेखा नियन्त्रक कार्यालय, • प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहायबमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	७	१२५०	८७५०
२	१० देखि २० हजारसम्म	३४	१३७५	४६७५०
३	२० देखि ३० हजारसम्म	३३	१५००	४९५००
४	३० देखि ४० हजारसम्म	१२	१६२५	१९५००
५	४० देखि ५० हजारसम्म	७	१७५०	१२२५०
६	५० देखि ६० हजारसम्म	६	१८७५	११२५०
७	६० देखि ७० हजारसम्म	६	२०००	१२०००
८	७० देखि ८० हजारसम्म	२	२१२५	४२५०

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
९	८० देखि ९० हजारसम्म	५	२२५०	११२५०
१०	९० देखि १ लाखसम्म	०	२३७५	०
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	३	२५००	७५००
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	०	३८७५	०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	०	४१२५	०
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	१	४३७५	४३७५
१५	२ लाखदेखि ३ लाखसम्म	२	५०००	१००००
१६	३ लाखदेखि ५ लाखसम्म	०	५१२५	०
१७	५ लाखभन्दा बढी	१	५६२५	५६२५
	जम्मा	११९		२०३०००

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
	जम्मा		१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन

गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ, सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका स्थानीय तहले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

(क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।

(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको

१० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।

(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।

(ङ) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको

अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रू. १ अर्ब २९ करोड ७० लाख हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाइएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिइएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रू.२० करोड ३० लाख र सूत्रमा आधारित अनुदान रू.१ अर्ब २९ करोड ७० लाख समेत कुल वित्तीय समानीकरण अनुदान रू.१ अर्ब ५० करोड हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ।

साथै अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराईएको छ :

- (१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुग्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका - ३.५ मा समावेश गरिएको छ।

तालिका - ३.५ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, बागमती प्रदेशलाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	दोलखा	३०१०१	गौरीशंकर गाउँपालिका	१३७५	८१७६	९५५१
२	दोलखा	३०१०२	बिगु गाउँपालिका	१३७५	८६१३	९९८८
३	दोलखा	३०१०३	कालिन्चोक गाउँपालिका	१५००	१०२५९	११७५९
४	दोलखा	३०१०४	बैतेस्वर गाउँपालिका	१३७५	९४७४	१०८४९
५	दोलखा	३०१०५	जिरी नगरपालिका	१३७५	७७६०	९१३५
६	दोलखा	३०१०६	तामाकोशी गाउँपालिका	१३७५	९२८९	१०६६४
७	दोलखा	३०१०७	मेलुङ्गा गाउँपालिका	१५००	९३८६	१०८८६
८	दोलखा	३०१०८	शैलुङ गाउँपालिका	१३७५	८९२६	१०३०१
९	दोलखा	३०१०९	भिमेश्वर नगरपालिका	१६२५	१३९५७	१५५८२
१०	सिन्धुपाल्चोक	३०२०१	भोटेकोशी गाउँपालिका	१३७५	८१६९	९५४४
११	सिन्धुपाल्चोक	३०२०२	जुगल गाउँपालिका	१३७५	८१८८	९५६३
१२	सिन्धुपाल्चोक	३०२०३	पाँचपोखरी थाङपाल गाउँपालिका	१५००	८८१२	१०३१२
१३	सिन्धुपाल्चोक	३०२०४	हेलम्बु गाउँपालिका	१३७५	८१७७	९५५२
१४	सिन्धुपाल्चोक	३०२०५	मेलम्ची नगरपालिका	१७५०	१६०३४	१७७८४
१५	सिन्धुपाल्चोक	३०२०६	ईन्द्रावती गाउँपालिका	१५००	११६७५	१३१७५
१६	सिन्धुपाल्चोक	३०२०७	चौतारा साँगाचोकगढी नगरपालिका	१७५०	१६४९८	१८२४८
१७	सिन्धुपाल्चोक	३०२०८	बलेफी गाउँपालिका	१३७५	९३४२	१०७१७
१८	सिन्धुपाल्चोक	३०२०९	बाह्रबिसे नगरपालिका	१५००	११२७४	१२७७४
१९	सिन्धुपाल्चोक	३०२१०	त्रिपुरासुन्दरी गाउँपालिका	१३७५	६६९४	८०६९
२०	सिन्धुपाल्चोक	३०२११	लिसंखु पाखर गाउँपालिका	१३७५	७७६०	९१३५
२१	सिन्धुपाल्चोक	३०२१२	सुनकोशी गाउँपालिका	१३७५	८५४३	९९१८
२२	रसुवा	३०३०१	गोसाईकुण्ड गाउँपालिका	१२५०	५४२९	६६७९
२३	रसुवा	३०३०२	आमाछोदिङमो गाउँपालिका	१२५०	३६३०	४८८०
२४	रसुवा	३०३०३	उत्तरगया गाउँपालिका	१२५०	५२६६	६५१६
२५	रसुवा	३०३०४	कालिका गाउँपालिका	१२५०	५६६६	६९१६
२६	रसुवा	३०३०५	नौकुण्ड गाउँपालिका	१३७५	५७५४	७१२९
२७	धादिङ	३०४०१	रुबी भ्याली गाउँपालिका	१२५०	४७७२	६०२२
२८	धादिङ	३०४०२	खनियाबास गाउँपालिका	१३७५	६४७९	७८५४
२९	धादिङ	३०४०३	गङ्गा जमुना गाउँपालिका	१५००	९६१७	११११७
३०	धादिङ	३०४०४	त्रिपुरासुन्दरी गाउँपालिका	१५००	१०३३०	११८३०
३१	धादिङ	३०४०५	नेत्रावती डबजोड गाउँपालिका	१३७५	६७१५	८०९०
३२	धादिङ	३०४०६	नीलकण्ठ नगरपालिका	१८७५	१९५७४	२१४४९
३३	धादिङ	३०४०७	ज्वालामुखी गाउँपालिका	१५००	१०४२५	११९२५
३४	धादिङ	३०४०८	सिद्धलेक गाउँपालिका	१५००	१०४४३	११९४३
३५	धादिङ	३०४०९	बेनीघाट रोराङ्ग गाउँपालिका	१६२५	१२८८६	१४५११

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३६	धादिङ	३०४१०	गजुरी गाउँपालिका	१५००	११७९६	१३२९६
३७	धादिङ	३०४११	गल्छी गाउँपालिका	१५००	११३८०	१२८८०
३८	धादिङ	३०४१२	थाक्रे गाउँपालिका	१६२५	१३३२८	१४९५३
३९	धादिङ	३०४१३	धुनीवेशी नगरपालिका	१६२५	१२६१४	१४२३९
४०	नुवाकोट	३०५०१	दुप्चेध्वर गाउँपालिका	१५००	५५३०	७०३०
४१	नुवाकोट	३०५०२	तादी गाउँपालिका	१३७५	५१११	६४८६
४२	नुवाकोट	३०५०३	सूर्यगढी गाउँपालिका	१३७५	४८८५	६२६०
४३	नुवाकोट	३०५०४	विदुर नगरपालिका	१८७५	१२००७	१३८८२
४४	नुवाकोट	३०५०५	किस्पाङ्ग गाउँपालिका	१३७५	४४७०	५८४५
४५	नुवाकोट	३०५०६	म्यागड गाउँपालिका	१३७५	४०९२	५४६७
४६	नुवाकोट	३०५०७	तारकेश्वर गाउँपालिका	१३७५	४६१९	५९९४
४७	नुवाकोट	३०५०८	बेलकोटगढी नगरपालिका	१७५०	९२०७	१०९५७
४८	नुवाकोट	३०५०९	लिखु गाउँपालिका	१३७५	५२२९	६६०४
४९	नुवाकोट	३०५१०	पन्चकन्या गाउँपालिका	१३७५	४८८२	६२५७
५०	नुवाकोट	३०५११	शिवपुरी गाउँपालिका	१५००	५७७०	७२७०
५१	नुवाकोट	३०५१२	ककनी गाउँपालिका	१५००	६९३२	८४३२
५२	काठमाडौं	३०६०१	शङ्करपुर नगरपालिका	१५००	७४५०	८९५०
५३	काठमाडौं	३०६०२	कागेश्वरी मनहरा नगरपालिका	२०००	१४४१२	१६४१२
५४	काठमाडौं	३०६०३	गोकर्णेश्वर नगरपालिका	२५००	२१५९२	२४०९२
५५	काठमाडौं	३०६०४	बुढानिलकण्ठ नगरपालिका	२५००	२२५९८	२५०९८
५६	काठमाडौं	३०६०५	टोखा नगरपालिका	२५००	२०७७९	२३२७९
५७	काठमाडौं	३०६०६	तारकेश्वर नगरपालिका	२२५०	१७८०१	२००५१
५८	काठमाडौं	३०६०७	नागार्जुन नगरपालिका	२०००	१६०४५	१८०४५
५९	काठमाडौं	३०६०८	काठमाण्डौ महानगरपालिका	५६२५	८१४४२	८७०६७
६०	काठमाडौं	३०६०९	कीर्तिपुर नगरपालिका	२०००	१६१७३	१८१७३
६१	काठमाडौं	३०६१०	चन्द्रागिरी नगरपालिका	२२५०	१८६३५	२०८८५
६२	काठमाडौं	३०६११	दक्षिणकाली नगरपालिका	१५००	७५३४	९०३४
६३	भक्तपुर	३०७०१	चाँगुनारायण नगरपालिका	१८७५	१३३४२	१५२१७
६४	भक्तपुर	३०७०२	भक्तपुर नगरपालिका	२२५०	१७६६९	१९९१९
६५	भक्तपुर	३०७०३	मध्यपुर थिमी नगरपालिका	२२५०	१८१३७	२०३८७
६६	भक्तपुर	३०७०४	सूर्यविनायक नगरपालिका	२१२५	१६९५५	१९०८०
६७	ललितपुर	३०८०१	महालक्ष्मी नगरपालिका	२०००	१४५२४	१६५२४
६८	ललितपुर	३०८०२	ललितपुर महानगरपालिका	५०००	४०६९३	४५६९३
६९	ललितपुर	३०८०३	गोदावरी नगरपालिका	२२५०	१६६२२	१८८७२
७०	ललितपुर	३०८०४	कोन्ज्योसोम गाउँपालिका	१२५०	३५५७	४८०७
७१	ललितपुर	३०८०५	महाङ्काल गाउँपालिका	१२५०	३७५७	५००७
७२	ललितपुर	३०८०६	बागमती गाउँपालिका	१३७५	४५२५	५९००
७३	काभ्रेपलाञ्चोक	३०९०१	चौरीदेउराली गाउँपालिका	१५००	५८८१	७३८१

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७४	काभ्रेपलाञ्चोक	३०९०२	भुम्लु गाउँपालिका	१३७५	५५०९	६८८४
७५	काभ्रेपलाञ्चोक	३०९०३	मण्डन देउपुर नगरपालिका	१६२५	८१३२	९७५७
७६	काभ्रेपलाञ्चोक	३०९०४	बनेपा नगरपालिका	१८७५	१३३१३	१५१८८
७७	काभ्रेपलाञ्चोक	३०९०५	धुलिखेल नगरपालिका	१६२५	८९५७	१०५८२
७८	काभ्रेपलाञ्चोक	३०९०६	पाँचखाल नगरपालिका	१६२५	९७१९	११३४४
७९	काभ्रेपलाञ्चोक	३०९०७	तेमाल गाउँपालिका	१५००	६२७७	७७७७
८०	काभ्रेपलाञ्चोक	३०९०८	नमोबुद्ध नगरपालिका	१५००	७७०४	९२०४
८१	काभ्रेपलाञ्चोक	३०९०९	पनौती नगरपालिका	१७५०	११२६८	१३०१८
८२	काभ्रेपलाञ्चोक	३०९१०	बेथानचोक गाउँपालिका	१३७५	५३००	६६७५
८३	काभ्रेपलाञ्चोक	३०९११	रोशी गाउँपालिका	१५००	७४६९	८९६९
८४	काभ्रेपलाञ्चोक	३०९१२	महाभारत गाउँपालिका	१३७५	५२८८	६६६३
८५	काभ्रेपलाञ्चोक	३०९१३	खानीखोला गाउँपालिका	१३७५	४५४७	५९२२
८६	रामेछाप	३१००१	उमाकुण्ड गाउँपालिका	१३७५	८६३३	१०००८
८७	रामेछाप	३१००२	गोकुलगङ्गा गाउँपालिका	१५००	९५२०	११०२०
८८	रामेछाप	३१००३	लिखु तामाकोसी गाउँपालिका	१५००	१०१८४	११६८४
८९	रामेछाप	३१००४	रामेछाप नगरपालिका	१५००	११९९९	१३४९९
९०	रामेछाप	३१००५	मन्थली नगरपालिका	१७५०	१६५०२	१८२५२
९१	रामेछाप	३१००६	खाँडादेवी गाउँपालिका	१५००	१११२६	१२६२६
९२	रामेछाप	३१००७	दोरम्बा गाउँपालिका	१५००	९५५७	११०५७
९३	रामेछाप	३१००८	सुनापती गाउँपालिका	१३७५	८५०२	९८७७
९४	सिन्धुली	३११०१	दुधौली नगरपालिका	२०००	१२६६६	१४६६६
९५	सिन्धुली	३११०२	फिक्कल गाउँपालिका	१३७५	५०३८	६४१३
९६	सिन्धुली	३११०३	तीनपाटन गाउँपालिका	१६२५	८८१५	१०४४०
९७	सिन्धुली	३११०४	गोलन्जोर गाउँपालिका	१३७५	५७२३	७०९८
९८	सिन्धुली	३११०५	कमलामाई नगरपालिका	२०००	१३६३०	१५६३०
९९	सिन्धुली	३११०६	सुनकोशी गाउँपालिका	१५००	६२६०	७७६०
१००	सिन्धुली	३११०७	ध्याङलेख गाउँपालिका	१३७५	४०९९	५४७४
१०१	सिन्धुली	३११०८	मरिण गाउँपालिका	१५००	६९००	८४००
१०२	सिन्धुली	३११०९	हरिहरपुरगढी गाउँपालिका	१५००	६८२५	८३२५
१०३	मकवानपुर	३१२०१	ईन्द्रसरोवर गाउँपालिका	१३७५	४४६२	५८३७
१०४	मकवानपुर	३१२०२	थाहा नगरपालिका	१७५०	९५७८	११३२८
१०५	मकवानपुर	३१२०३	कैलाश गाउँपालिका	१५००	६१६९	७६६९
१०६	मकवानपुर	३१२०४	राक्सिराङ्ग गाउँपालिका	१५००	६७१२	८२१२
१०७	मकवानपुर	३१२०५	मनहरी गाउँपालिका	१६२५	९४८०	१११०५
१०८	मकवानपुर	३१२०६	हेटौडा उपमहानगरपालिका	४३७५	२५४९२	२९८६७
१०९	मकवानपुर	३१२०७	भिमफेदी गाउँपालिका	१५००	७१८३	८६८३
११०	मकवानपुर	३१२०८	मकवानपुरगढी गाउँपालिका	१५००	७०६७	८५६७
१११	मकवानपुर	३१२०९	बकैया गाउँपालिका	१६२५	८९८५	१०६१०

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
११२	मकवानपुर	३१२१०	बागमती गाउँपालिका	१६२५	७६१०	९२३५
११३	चितवन	३१३०१	राप्ती नगरपालिका	१८७५	१३३६९	१५२४४
११४	चितवन	३१३०२	कालिका नगरपालिका	१७५०	१०८२२	१२५७२
११५	चितवन	३१३०३	इच्छाकामना गाउँपालिका	१५००	७१५०	८६५०
११६	चितवन	३१३०४	भरतपुर महानगरपालिका	५०००	३९५१२	४४५१२
११७	चितवन	३१३०५	रत्ननगर नगरपालिका	२१२५	१५३६६	१७४९१
११८	चितवन	३१३०६	खैरहनी नगरपालिका	१८७५	१३१००	१४९७५
११९	चितवन	३१३०७	माडी नगरपालिका	१६२५	९५१४	१११३९
जम्मा				२०३०००	१२९७०००	१५०००००

३.२.४ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, गण्डकी प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिवार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानूनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ:

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
 (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
 (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
 (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
 (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुन्याउनु पर्ने सेवा,
 (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
 (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५

प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा संविधानको धारा ६० को उपधारा (५) तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) बमोजिम प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास	

क्र.सं.	सूचक	स्रोत
	<ul style="list-style-type: none"> सडकको घनत्व (सडकमा पहुँच), विद्युतको सुविधा (विद्युतमा पहुँच), सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), खानेपानीको सुविधा (खानेपानीमा पहुँच), सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, नेपाल विद्युत प्राधिकरण, खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, महालेखा नियन्त्रक कार्यालय, प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	<ul style="list-style-type: none"> राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

गण्डकी प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहायबमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	११	१२५०	१३७५०
२	१० देखि २० हजारसम्म	२८	१३७५	३८५००
३	२० देखि ३० हजारसम्म	२४	१५००	३६०००
४	३० देखि ४० हजारसम्म	८	१६२५	१३०००
५	४० देखि ५० हजारसम्म	६	१७५०	१०५००
६	५० देखि ६० हजारसम्म	५	१८७५	९३७५
७	६० देखि ७० हजारसम्म	१	२०००	२०००
८	७० देखि ८० हजारसम्म	१	२१२५	२१२५
९	८० देखि ९० हजारसम्म	०	२२५०	०
१०	९० देखि १ लाखसम्म	०	२३७५	०
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	०	२५००	०
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	०	३८७५	०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	०	४१२५	०
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	०	४३७५	०
१५	२ लाखदेखि ३ लाखसम्म	०	५०००	०
१६	३ लाखदेखि ५ लाखसम्म	१	५१२५	५१२५
१७	५ लाखभन्दा बढी	०	५६२५	०
	जम्मा	८५		१३०३७५

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

गण्डकी प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
जम्मा			१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ। सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च

रहेका स्थानीय तहले विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

(क) सडकको घनत्व (सडकमा पहुँच) : सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।

(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच) : विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच) : जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।

(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच) : संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।

(ङ) सरसफाइ (शौचालयको उपलब्धता) : नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि गण्डकी प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रु. ९६ करोड ९६ लाख २५ हजार हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाइएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिइएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि गण्डकी प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रु.१३ करोड ३ लाख ७५ हजार र सूत्रमा आधारित अनुदान रु.९६ करोड ९६ लाख २५ हजार समेत कुल वित्तीय समानीकरण अनुदान रु.१ अर्ब १० करोड हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै, अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराइएको छ :

- (१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।

- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुग्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका -३.६ मा समावेश गरिएको छ।

तालिका -३.६ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, गण्डकी प्रदेशलाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	गोरखा	४०१०१	चुमनुव्री गाउँपालिका	१२५०	६१७३	७४२३
२	गोरखा	४०१०२	अजिरकोट गाउँपालिका	१३७५	१२०१४	१३३८९
३	गोरखा	४०१०३	बारपाक सुलिकोट गाउँपालिका	१५००	१६१५८	१७६५८
४	गोरखा	४०१०४	धार्चे गाउँपालिका	१३७५	९१३३	१०५०८
५	गोरखा	४०१०५	आरुघाट गाउँपालिका	१५००	१५२९७	१६७९७
६	गोरखा	४०१०६	भिमसेनथापा गाउँपालिका	१५००	१५२३२	१६७३२
७	गोरखा	४०१०७	सिरानचोक गाउँपालिका	१५००	१६११८	१७६१८
८	गोरखा	४०१०८	पालुङ्गटार नगरपालिका	१६२५	२२१४८	२३७७३
९	गोरखा	४०१०९	गोरखा नगरपालिका	१८७५	२८५५०	३०४२५
१०	गोरखा	४०११०	शहीद लखन गाउँपालिका	१५००	१७८३६	१९३३६
११	गोरखा	४०१११	गण्डकी गाउँपालिका	१५००	१५७०३	१७२०३
१२	मनाङ	४०२०१	नार्पा भूमि गाउँपालिका	१२५०	१२५०	२५००
१३	मनाङ	४०२०२	मनाङ डिस्पाङ गाउँपालिका	१२५०	३५८३	४८३३
१४	मनाङ	४०२०३	चामे गाउँपालिका	१२५०	२८१७	४०६७
१५	मनाङ	४०२०४	नासों गाउँपालिका	१२५०	३४७०	४७२०
१६	मुस्ताङ	४०३०१	लो घेकर दामोदरकुण्ड गाउँपालिका	१२५०	२३५१	३६०१
१७	मुस्ताङ	४०३०२	घरपझोड गाउँपालिका	१२५०	५०७६	६३२६
१८	मुस्ताङ	४०३०३	वारागुड मुक्तिक्षेत्र गाउँपालिका	१२५०	३७०१	४९५१
१९	मुस्ताङ	४०३०४	लोमन्थाङ गाउँपालिका	१२५०	३१७०	४४२०
२०	मुस्ताङ	४०३०५	थासाङ गाउँपालिका	१२५०	४२६७	५५१७
२१	म्याग्दी	४०४०१	अन्नपूर्ण गाउँपालिका	१३७५	६८९७	८२७२
२२	म्याग्दी	४०४०२	रघुगंगा गाउँपालिका	१३७५	७५९६	८९७१
२३	म्याग्दी	४०४०३	धवलागिरी गाउँपालिका	१३७५	६७९९	८१७४
२४	म्याग्दी	४०४०४	मालिका गाउँपालिका	१३७५	८६१०	९९८५
२५	म्याग्दी	४०४०५	मंगला गाउँपालिका	१३७५	७७७७	९१५२
२६	म्याग्दी	४०४०६	बेनी नगरपालिका	१६२५	१३४५१	१५०७६
२७	कास्की	४०५०१	मादी गाउँपालिका	१३७५	८५४५	९९२०
२८	कास्की	४०५०२	माछापुच्छ्रे गाउँपालिका	१५००	९८१२	११३१२
२९	कास्की	४०५०३	अन्नपूर्ण गाउँपालिका	१५००	१०४६०	११९६०
३०	कास्की	४०५०४	पोखरा महानगरपालिका	५१२५	७७६७९	८२८०४
३१	कास्की	४०५०५	रूपा गाउँपालिका	१३७५	७५४८	८९२३
३२	लमजुङ	४०६०१	दोर्दी गाउँपालिका	१३७५	८२३८	९६१३
३३	लमजुङ	४०६०२	मर्यास्याङ्दी गाउँपालिका	१३७५	८४९७	९८७२
३४	लमजुङ	४०६०३	क्व्होलासोथार गाउँपालिका	१३७५	५५१२	६८८७
३५	लमजुङ	४०६०४	मध्यनेपाल नगरपालिका	१५००	१०२५८	११७५८

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३६	लमजुङ	४०६०५	बेंसीशहर नगरपालिका	१७५०	१५२७३	१७०२३
३७	लमजुङ	४०६०६	सुन्दरबजार नगरपालिका	१५००	११५१३	१३०१३
३८	लमजुङ	४०६०७	राईनास नगरपालिका	१३७५	८५०८	९८८३
३९	लमजुङ	४०६०८	दुधपोखरी गाउँपालिका	१३७५	५७८७	७१६२
४०	तनहुँ	४०७०१	भानु नगरपालिका	१७५०	१६०६०	१७८१०
४१	तनहुँ	४०७०२	ब्यास नगरपालिका	२१२५	२२३५३	२४४७८
४२	तनहुँ	४०७०३	म्याग्दे गाउँपालिका	१५००	९९५४	११४५४
४३	तनहुँ	४०७०४	शुक्लागण्डकी नगरपालिका	१७५०	१७०८८	१८८३८
४४	तनहुँ	४०७०५	भिमाद नगरपालिका	१६२५	१२२१७	१३८४२
४५	तनहुँ	४०७०६	घिरिङ्ग गाउँपालिका	१३७५	८५७७	९९५२
४६	तनहुँ	४०७०७	ऋषिङ्ग गाउँपालिका	१५००	१०४५३	११९५३
४७	तनहुँ	४०७०८	देवघाट गाउँपालिका	१३७५	७६७१	९०४६
४८	तनहुँ	४०७०९	बन्दिपुर गाउँपालिका	१५००	९०३१	१०५३१
४९	तनहुँ	४०७१०	आँबुखैरेनी गाउँपालिका	१५००	९५१८	११०१८
५०	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०१	गैडाकोट नगरपालिका	१८७५	१९८१६	२१६९१
५१	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०२	बुलिङ्गटार गाउँपालिका	१३७५	८३६८	९७४३
५२	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०३	बौदीकाली गाउँपालिका	१३७५	७४४८	८८२३
५३	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०४	हुप्सेकोट गाउँपालिका	१५००	१०३५८	११८५८
५४	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०५	देवचुली नगरपालिका	१७५०	१५५०२	१७२५२
५५	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०६	कावासोती नगरपालिका	२०००	२०२९९	२२२९९
५६	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०७	मध्यबिन्दु नगरपालिका	१८७५	१७८२१	१९६९६
५७	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०८	बिनयी त्रिवेणी गाउँपालिका	१६२५	१३१६५	१४७९०
५८	स्याङ्जा	४०९०१	पुतलीबजार नगरपालिका	१७५०	१६४१८	१८१६८
५९	स्याङ्जा	४०९०२	फेदीखोला गाउँपालिका	१३७५	६६७७	८०५२
६०	स्याङ्जा	४०९०३	आँधिखोला गाउँपालिका	१३७५	८१६५	९५४०
६१	स्याङ्जा	४०९०४	अर्जुनचौपारी गाउँपालिका	१३७५	७९३०	९३०५
६२	स्याङ्जा	४०९०५	भीरकोट नगरपालिका	१५००	१०८५५	१२३५५
६३	स्याङ्जा	४०९०६	बिरुवा गाउँपालिका	१३७५	८७३४	१०१०९
६४	स्याङ्जा	४०९०७	हरिनास गाउँपालिका	१३७५	८२५३	९६२८
६५	स्याङ्जा	४०९०८	चापाकोट नगरपालिका	१५००	१०८८१	१२३८१
६६	स्याङ्जा	४०९०९	वालिङ्ग नगरपालिका	१८७५	१७९९३	१९८६८
६७	स्याङ्जा	४०९१०	गल्याङ्ग नगरपालिका	१६२५	१४३२६	१५९५१
६८	स्याङ्जा	४०९११	कालीगण्डकी गाउँपालिका	१५००	१००२५	११५२५
६९	पर्वत	४१००१	मोदी गाउँपालिका	१५००	९५८०	११०८०
७०	पर्वत	४१००२	जलजला गाउँपालिका	१५००	९७०४	११२०४
७१	पर्वत	४१००३	कुश्मा नगरपालिका	१७५०	१५०१५	१६७६५
७२	पर्वत	४१००४	फलेबास नगरपालिका	१५००	१०६१८	१२११८
७३	पर्वत	४१००५	महाशिला गाउँपालिका	१२५०	५६५२	६९०२

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७४	पर्वत	४१००६	बिहादी गाउँपालिका	१३७५	७०७६	८४५१
७५	पर्वत	४१००७	पैयुं गाउँपालिका	१३७५	७८०६	९१८१
७६	बागलुङ	४११०१	बागलुङ नगरपालिका	१८७५	१९५४७	२१४२२
७७	बागलुङ	४११०२	कोठेखोला गाउँपालिका	१५००	१०७७७	१२२७७
७८	बागलुङ	४११०३	ताराखोला गाउँपालिका	१३७५	६१७४	७५४९
७९	बागलुङ	४११०४	तमानखोला गाउँपालिका	१३७५	५४८५	६८६०
८०	बागलुङ	४११०५	ढोरपाटन नगरपालिका	१५००	१०१६८	११६६८
८१	बागलुङ	४११०६	निसीखोला गाउँपालिका	१५००	९३४५	१०८४५
८२	बागलुङ	४११०७	बडिगाड गाउँपालिका	१६२५	११९७१	१३५९६
८३	बागलुङ	४११०८	गल्कोट नगरपालिका	१६२५	१२५९७	१४२२२
८४	बागलुङ	४११०९	बरेङ गाउँपालिका	१३७५	७०८८	८४६३
८५	बागलुङ	४१११०	जैमिनी नगरपालिका	१६२५	१२२५९	१३८८४
जम्मा				१३०३७५	९६९६२५	११०००००

३.२.५. आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, लुम्बिनी प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्य सम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५

प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा संविधानको धारा ६० को उपधारा (५) तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) बमोजिम प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास <ul style="list-style-type: none"> • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच), • सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), • खानेपानीको सुविधा (खानेपानीमा पहुँच), • सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> • राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, • सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, • नेपाल विद्युत प्राधिकरण, • खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, • महालेखा नियन्त्रक कार्यालय, • प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

लुम्बिनी प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहायबमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	०	१२५०	०
२	१० देखि २० हजारसम्म	१४	१३७५	१९२५०
३	२० देखि ३० हजारसम्म	३०	१५००	४५०००
४	३० देखि ४० हजारसम्म	२५	१६२५	४०६२५
५	४० देखि ५० हजारसम्म	१३	१७५०	२२७५०
६	५० देखि ६० हजारसम्म	१०	१८७५	१८७५०
७	६० देखि ७० हजारसम्म	८	२०००	१६०००
८	७० देखि ८० हजारसम्म	४	२१२५	८५००
९	८० देखि ९० हजारसम्म	०	२२५०	०
१०	९० देखि १ लाखसम्म	०	२३७५	०
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	१	२५००	२५००
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	०	३८७५	०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	३	४१२५	१२३७५

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	१	४३७५	४३७५
१५	२ लाखदेखि ३ लाखसम्म	०	५०००	०
१६	३ लाखदेखि ५ लाखसम्म	०	५१२५	०
१७	५ लाखभन्दा बढी	०	५६२५	०
	जम्मा	१०९		१९०१२५

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

लुम्बिनी प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
	जम्मा		१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने

हुन्छ। सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका स्थानीय तहले विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

(क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पर्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।

(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।

(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।

(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।

(ड) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान

सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि लुम्बिनी प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रु.५० करोड ९८ लाख ७५ हजार हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाईएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिइएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि लुम्बिनी प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रु. १९ करोड १ लाख २५ हजार र सूत्रमा आधारित अनुदान रु. ५० करोड ९८ लाख ७५ हजार समेत कुल वित्तीय समानीकरण अनुदान रु. ७० करोड हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै, अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराईएको छ :

(१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।

- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुऱ्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुऱ्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका - ३.७ मा समावेश गरिएको छ।

तालिका - ३.७ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, लुम्बिनी प्रदेशलाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	रुकुम (पूर्वी भाग)	५०१०१	पुथा उत्तरगंगा गाउँपालिका	१३७५	३७४९	५१२४
२	रुकुम (पूर्वी भाग)	५०१०२	सिस्ने गाउँपालिका	१३७५	३९८८	५३६३
३	रुकुम (पूर्वी भाग)	५०१०३	भूमे गाउँपालिका	१३७५	३९९५	५३७०
४	रोल्पा	५०२०१	सुनछहरी गाउँपालिका	१३७५	२१३६	३५११
५	रोल्पा	५०२०२	थबाङ्ग गाउँपालिका	१३७५	१७१८	३०९३
६	रोल्पा	५०२०३	परिवर्तन गाउँपालिका	१५००	२७१८	४२१८
७	रोल्पा	५०२०४	गगादेव गाउँपालिका	१५००	२६५२	४१५२
८	रोल्पा	५०२०५	माडी गाउँपालिका	१३७५	२४५०	३८२५
९	रोल्पा	५०२०६	त्रिवेणी गाउँपालिका	१५००	३२१९	४७१९
१०	रोल्पा	५०२०७	रोल्पा नगरपालिका	१६२५	३९२९	५५५४
११	रोल्पा	५०२०८	रुन्टीगढी गाउँपालिका	१५००	३४५८	४९५८
१२	रोल्पा	५०२०९	सुनिल स्मृति गाउँपालिका	१५००	३४१०	४९१०
१३	रोल्पा	५०२१०	लुङ्ग्री गाउँपालिका	१५००	२७८८	४२८८
१४	प्यूठान	५०३०१	गौमुखी गाउँपालिका	१५००	३१०९	४६०९
१५	प्यूठान	५०३०२	नौबहिनी गाउँपालिका	१६२५	३४४७	५०७२
१६	प्यूठान	५०३०३	झिमरुक गाउँपालिका	१५००	३५३५	५०३५
१७	प्यूठान	५०३०४	प्यूठान नगरपालिका	१६२५	४४५१	६०७६
१८	प्यूठान	५०३०५	स्वर्गद्वारी नगरपालिका	१६२५	३५४१	५१६६
१९	प्यूठान	५०३०६	माण्डवी गाउँपालिका	१३७५	२२५०	३६२५
२०	प्यूठान	५०३०७	मल्लरानी गाउँपालिका	१३७५	२६२४	३९९९
२१	प्यूठान	५०३०८	ऐरावती गाउँपालिका	१५००	३०११	४५११
२२	प्यूठान	५०३०९	सरुमारानी गाउँपालिका	१३७५	२५९७	३९७२
२३	गुल्मी	५०४०१	कालिगण्डकी गाउँपालिका	१३७५	२८०७	४१८२
२४	गुल्मी	५०४०२	सत्यवती गाउँपालिका	१५००	३३४३	४८४३
२५	गुल्मी	५०४०३	चन्द्रकोट गाउँपालिका	१५००	३१४४	४६४४
२६	गुल्मी	५०४०४	मुसिकोट नगरपालिका	१६२५	४०२२	५६४७
२७	गुल्मी	५०४०५	ईस्मा गाउँपालिका	१५००	२९३३	४४३३
२८	गुल्मी	५०४०६	मालिका गाउँपालिका	१५००	२९९३	४४९३
२९	गुल्मी	५०४०७	मदाने गाउँपालिका	१५००	३०१८	४५१८
३०	गुल्मी	५०४०८	धुर्कोट गाउँपालिका	१५००	३१३४	४६३४
३१	गुल्मी	५०४०९	रेसुङ्गा नगरपालिका	१६२५	४१४७	५७७२
३२	गुल्मी	५०४१०	गुल्मी दरबार गाउँपालिका	१५००	३१५१	४६५१
३३	गुल्मी	५०४११	छत्रकोट गाउँपालिका	१५००	३१००	४६००
३४	गुल्मी	५०४१२	रुरु क्षेत्र गाउँपालिका	१३७५	२८३०	४२०५
३५	अर्घाखाँची	५०५०१	छत्रदेव गाउँपालिका	१५००	३५००	५०००

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३६	अर्घाखाँची	५०५०२	मालारानी गाउँपालिका	१५००	३७३८	५२३८
३७	अर्घाखाँची	५०५०३	भूमिकास्थान नगरपालिका	१६२५	४०२९	५६५४
३८	अर्घाखाँची	५०५०४	सन्धिखर्क नगरपालिका	१७५०	४९२२	६६७२
३९	अर्घाखाँची	५०५०५	पाणिनी गाउँपालिका	१५००	३६५६	५१५६
४०	अर्घाखाँची	५०५०६	शितगंगा नगरपालिका	१७५०	४९१४	६६६४
४१	पाल्पा	५०६०१	रामपुर नगरपालिका	१६२५	४३८८	६०१३
४२	पाल्पा	५०६०२	पूर्वखोला गाउँपालिका	१३७५	२९३७	४३१२
४३	पाल्पा	५०६०३	रम्भा गाउँपालिका	१५००	३०३२	४५३२
४४	पाल्पा	५०६०४	बगनासकाली गाउँपालिका	१५००	३२१६	४७१६
४५	पाल्पा	५०६०५	तानसेन नगरपालिका	१८७५	६०८८	७९६३
४६	पाल्पा	५०६०६	रिब्दीकोट गाउँपालिका	१३७५	२८६०	४२३५
४७	पाल्पा	५०६०७	रैनादेवी छहरा गाउँपालिका	१५००	३६४६	५१४६
४८	पाल्पा	५०६०८	तिनाउ गाउँपालिका	१३७५	२८८६	४२६१
४९	पाल्पा	५०६०९	माथागढी गाउँपालिका	१५००	३५०८	५००८
५०	पाल्पा	५०६१०	निस्दी गाउँपालिका	१५००	३१६४	४६६४
५१	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०१	बर्दघाट नगरपालिका	२०००	६६६६	८६६६
५२	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०२	सुनवल नगरपालिका	१८७५	६३३७	८२१२
५३	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०३	रामग्राम नगरपालिका	१८७५	६४५४	८३२९
५४	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०४	पाल्हीनन्दन गाउँपालिका	१६२५	४३३१	५९५६
५५	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०५	सरावल गाउँपालिका	१६२५	४५५८	६१८३
५६	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०६	प्रतापपुर गाउँपालिका	१७५०	५१७३	६९२३
५७	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०७	सुस्ता गाउँपालिका	१६२५	४३१२	५९३७
५८	रुपन्देही	५०८०१	देवदह नगरपालिका	१८७५	६००४	७८७९
५९	रुपन्देही	५०८०२	बुटवल उपमहानगरपालिका	४१२५	११९८५	१६११०
६०	रुपन्देही	५०८०३	सैनामैना नगरपालिका	१८७५	४२७३	६१४८
६१	रुपन्देही	५०८०४	कन्चन गाउँपालिका	१६२५	४३५६	५९८१
६२	रुपन्देही	५०८०५	गौडहवा गाउँपालिका	१७५०	५१८०	६९३०
६३	रुपन्देही	५०८०६	सुद्धोधन गाउँपालिका	१६२५	४४३८	६०६३
६४	रुपन्देही	५०८०७	सियारी गाउँपालिका	१६२५	४७९७	६४२२
६५	रुपन्देही	५०८०८	तिलोत्तमा नगरपालिका	२५००	९७१६	१२२१६
६६	रुपन्देही	५०८०९	ओमसतिया गाउँपालिका	१६२५	४४३६	६०६१
६७	रुपन्देही	५०८१०	रोहिणी गाउँपालिका	१६२५	४४८८	६११३
६८	रुपन्देही	५०८११	सिद्धार्थनगर नगरपालिका	२०००	७३८६	९३८६
६९	रुपन्देही	५०८१२	मायादेवी गाउँपालिका	१७५०	५२८२	७०३२
७०	रुपन्देही	५०८१३	लुम्बिनी साँस्कृतिक नगरपालिका	२१२५	६९५२	९०७७
७१	रुपन्देही	५०८१४	कोटहीमाई गाउँपालिका	१७५०	४६८९	६४३९
७२	रुपन्देही	५०८१५	सम्मरीमाई गाउँपालिका	१६२५	६६८०	८३०५
७३	रुपन्देही	५०८१६	मर्चवारी गाउँपालिका	१६२५	४५०३	६१२८

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७४	कपिलवस्तु	५०९०१	बाणगंगा नगरपालिका	२१२५	७५५२	९६७७
७५	कपिलवस्तु	५०९०२	बुद्धभूमि नगरपालिका	२०००	६५१३	८५१३
७६	कपिलवस्तु	५०९०३	शिवराज नगरपालिका	२०००	६५६३	८५६३
७७	कपिलवस्तु	५०९०४	विजयनगर गाउँपालिका	१६२५	४२१०	५८३५
७८	कपिलवस्तु	५०९०५	कृष्णनगर नगरपालिका	२०००	६२६५	८२६५
७९	कपिलवस्तु	५०९०६	महाराजगन्ज नगरपालिका	१८७५	५५४४	७४१९
८०	कपिलवस्तु	५०९०७	कपिलवस्तु नगरपालिका	२१२५	७४०५	९५३०
८१	कपिलवस्तु	५०९०८	यसोधरा गाउँपालिका	१६२५	४४८४	६१०९
८२	कपिलवस्तु	५०९०९	मायादेवी गाउँपालिका	१७५०	५२७८	७०२८
८३	कपिलवस्तु	५०९१०	शुद्धोधन गाउँपालिका	१७५०	४८७४	६६२४
८४	दाङ	५१००१	बंगलाचुली गाउँपालिका	१५००	३१९१	४६९१
८५	दाङ	५१००२	घोराही उपमहानगरपालिका	४३७५	१२३२९	१६७०४
८६	दाङ	५१००३	तुल्सीपुर उपमहानगरपालिका	४१२५	११४६८	१५५९३
८७	दाङ	५१००४	शान्तिनगर गाउँपालिका	१५००	३४४६	४९४६
८८	दाङ	५१००५	बबई गाउँपालिका	१५००	३५८२	५०८२
८९	दाङ	५१००६	दंगीशरण गाउँपालिका	१५००	३१०९	४६०९
९०	दाङ	५१००७	लमही नगरपालिका	१७५०	५४०७	७१५७
९१	दाङ	५१००८	राप्ती गाउँपालिका	१७५०	४८६८	६६१८
९२	दाङ	५१००९	गढवा गाउँपालिका	१६२५	४६०१	६२२६
९३	दाङ	५१०१०	राजपुर गाउँपालिका	१५००	३२९८	४७९८
९४	बाँके	५११०१	राप्ती सोनारी गाउँपालिका	२०००	६२०३	८२०३
९५	बाँके	५११०२	कोहलपुर नगरपालिका	२१२५	७४५७	९५८२
९६	बाँके	५११०३	बैजनाथ गाउँपालिका	१८७५	६०३७	७९१२
९७	बाँके	५११०४	खजुरा गाउँपालिका	१८७५	५७१०	७५८५
९८	बाँके	५११०५	जानकी गाउँपालिका	१६२५	४३७०	५९९५
९९	बाँके	५११०६	नेपालगञ्ज उपमहानगरपालिका	४१२५	११६३५	१५७६०
१००	बाँके	५११०७	हुडुवा गाउँपालिका	१६२५	४१६९	५७९४
१०१	बाँके	५११०८	नरैनापुर गाउँपालिका	१६२५	३८१३	५४३८
१०२	बर्दिया	५१२०१	बाँसगढी नगरपालिका	१८७५	५८९५	७७७०
१०३	बर्दिया	५१२०२	बारबर्दिया नगरपालिका	२०००	६६५०	८६५०
१०४	बर्दिया	५१२०३	ठाकुरबाबा नगरपालिका	१७५०	५१५३	६९०३
१०५	बर्दिया	५१२०४	गेरुवा गाउँपालिका	१६२५	४२९०	५९१५
१०६	बर्दिया	५१२०५	राजापुर नगरपालिका	१८७५	६१३५	८०१०
१०७	बर्दिया	५१२०६	मधुवन नगरपालिका	१७५०	५२२२	६९७२
१०८	बर्दिया	५१२०७	गुलरीया नगरपालिका	२०००	६८२४	८८२४
१०९	बर्दिया	५१२०८	बढैयाताल गाउँपालिका	१७५०	५४४८	७१९८
जम्मा				१९०१२५	५०९८७५	७०००००

३.२.६. आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, कर्णाली प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानूनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्य सम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुन्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. कर्णाली प्रदेश वित्तीय हस्तान्तरण (व्यवस्थापन) ऐन, २०७५

कर्णाली प्रदेश वित्तीय हस्तान्तरण (व्यवस्थापन) ऐन, २०७५ को दफा ४ को उपदफा (१) मा प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेश सरकारले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग

क्र.सं.	सूचक	स्रोत
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास <ul style="list-style-type: none"> • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच), • सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), • खानेपानीको सुविधा (खानेपानीमा पहुँच), • सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> • राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, • सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, • नेपाल विद्युत प्राधिकरण, • खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, • महालेखा नियन्त्रक कार्यालय, • प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

कर्णाली प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहायबमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	१६	१२५०	२००००
२	१० देखि २० हजारसम्म	२९	१३७५	३९८७५
३	२० देखि ३० हजारसम्म	२१	१५००	३१५००
४	३० देखि ४० हजारसम्म	९	१६२५	१४६२५
५	४० देखि ५० हजारसम्म	३	१७५०	५२५०
६	५० देखि ६० हजारसम्म	०	१८७५	०
७	६० देखि ७० हजारसम्म	०	२०००	०
८	७० देखि ८० हजारसम्म	०	२१२५	०
९	८० देखि ९० हजारसम्म	०	२२५०	०
१०	९० देखि १ लाखसम्म	०	२३७५	०
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	१	२५००	२५००
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	०	३८७५	०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	०	४१२५	०
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	०	४३७५	०
१५	२ लाखदेखि ३ लाखसम्म	०	५०००	०

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१६	३ लाखदेखि ५ लाखसम्म	०	५१२५	०
१७	५ लाखभन्दा बढी	०	५६२५	०
	जम्मा	७९		११३७५०

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

कर्णाली प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटेी मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
जम्मा			१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ। सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका स्थानीय तहले विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

- (क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।
- (ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।
- (ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।
- (घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।
- (ङ) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई

सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिइएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि कर्णाली प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रु.६८ करोड ६२ लाख ५० हजार हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाईएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिइएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र कर्णाली प्रदेश वित्तीय हस्तान्तरण (व्यवस्थापन) ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि कर्णाली प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रू. ११ करोड ३७ लाख ५० हजार र सूत्रमा आधारित अनुदान रू. ६८ करोड ६२ लाख ५० हजार समेत कुल वित्तीय समानीकरण अनुदान रू. ८० करोड हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै, अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराईएको छ :

- (१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।

- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुग्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका - ३.८ मा समावेश गरिएको छ।

तालिका - ३.८ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, कर्णाली प्रदेशलाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	डोल्पा	६०१०१	डोल्पो बुद्ध गाउँपालिका	१२५०	२०२७	३२७७
२	डोल्पा	६०१०२	शे फोक्सुण्डो गाउँपालिका	१२५०	२९५४	४२०४
३	डोल्पा	६०१०३	जगदुल्ला गाउँपालिका	१२५०	२९२८	४१७८
४	डोल्पा	६०१०४	मुङ्केचुला गाउँपालिका	१२५०	५०२१	६२७१
५	डोल्पा	६०१०५	त्रिपूरासुन्दरी नगरपालिका	१३७५	७९२४	९२९९
६	डोल्पा	६०१०६	ठुलीभेरी नगरपालिका	१२५०	७३७७	८६२७
७	डोल्पा	६०१०७	काइके गाउँपालिका	१२५०	३६३४	४८८४
८	डोल्पा	६०१०८	छार्का टाडसोड गाउँपालिका	१२५०	१७६२	३०१२
९	मुगु	६०२०१	मुगुमकार्मारोग गाउँपालिका	१२५०	४५९४	५८४४
१०	मुगु	६०२०२	छायौनाथ रारा नगरपालिका	१५००	१२७१४	१४२१४
११	मुगु	६०२०३	सोरु गाउँपालिका	१३७५	८६६६	१००४१
१२	मुगु	६०२०४	खत्याड गाउँपालिका	१३७५	१०९९३	१२३६८
१३	हुम्ला	६०३०१	चंखेली गाउँपालिका	१२५०	४९०९	६१५९
१४	हुम्ला	६०३०२	खार्पुनाथ गाउँपालिका	१२५०	५१६४	६४१४
१५	हुम्ला	६०३०३	सिमकोट गाउँपालिका	१३७५	९०१५	१०३९०
१६	हुम्ला	६०३०४	नाम्खा गाउँपालिका	१२५०	३७१७	४९६७
१७	हुम्ला	६०३०५	सर्केगाड गाउँपालिका	१२५०	७१८९	८४३९
१८	हुम्ला	६०३०६	अदानचुली गाउँपालिका	१२५०	५६०४	६८५४
१९	हुम्ला	६०३०७	ताँजाकोट गाउँपालिका	१२५०	४९९२	६२४२
२०	जुम्ला	६०४०१	पातारासी गाउँपालिका	१३७५	९४८०	१०८५५
२१	जुम्ला	६०४०२	कनका सुन्दरी गाउँपालिका	१३७५	९१७२	१०५४७
२२	जुम्ला	६०४०३	सिंजा गाउँपालिका	१३७५	८६९५	१००७०
२३	जुम्ला	६०४०४	चन्दननाथ नगरपालिका	१५००	१३६०२	१५१०२
२४	जुम्ला	६०४०५	गुठिचौर गाउँपालिका	१२५०	७७१३	८९६३
२५	जुम्ला	६०४०६	तातोपानी गाउँपालिका	१३७५	९८७४	११२४९
२६	जुम्ला	६०४०७	तिला गाउँपालिका	१३७५	९२५७	१०६३२
२७	जुम्ला	६०४०८	हिमा गाउँपालिका	१३७५	७७७२	९१४७
२८	कालिकोट	६०५०१	पलाता गाउँपालिका	१३७५	९१८४	१०५५९
२९	कालिकोट	६०५०२	पचाल झरना गाउँपालिका	१३७५	८३११	९६८६
३०	कालिकोट	६०५०३	रास्कोट नगरपालिका	१३७५	१००१४	११३८९
३१	कालिकोट	६०५०४	सान्नी त्रिवेणी गाउँपालिका	१३७५	८५९३	९९६८
३२	कालिकोट	६०५०५	नरहरिनाथ गाउँपालिका	१५००	१२२४०	१३७४०
३३	कालिकोट	६०५०६	खाँडाचक्र नगरपालिका	१५००	१२४०२	१३९०२
३४	कालिकोट	६०५०७	तिलागुफा नगरपालिका	१३७५	१००२३	११३९८

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३५	कालिकोट	६०५०८	महावै गाउँपालिका	१२५०	६५९४	७८४४
३६	कालिकोट	६०५०९	शुभ कालीका गाउँपालिका	१३७५	९१५६	१०५३१
३७	दैलेख	६०६०१	नौमुले गाउँपालिका	१५००	७९८५	९४८५
३८	दैलेख	६०६०२	महाबु गाउँपालिका	१३७५	७६५८	९०३३
३९	दैलेख	६०६०३	भैरवी गाउँपालिका	१५००	८२१३	९७१३
४०	दैलेख	६०६०४	ठाँटीकाँध गाउँपालिका	१३७५	७१६१	८५३६
४१	दैलेख	६०६०५	आठवीस नगरपालिका	१५००	९५३३	११०३३
४२	दैलेख	६०६०६	चामुण्डा बिन्द्रासैनी नगरपालिका	१५००	९०६८	१०५६८
४३	दैलेख	६०६०७	दुल्लु नगरपालिका	१७५०	१२८२५	१४५७५
४४	दैलेख	६०६०८	नारायण नगरपालिका	१५००	१०२७०	११७७०
४५	दैलेख	६०६०९	भगवतीमाई गाउँपालिका	१३७५	७४२१	८७९६
४६	दैलेख	६०६१०	डुङ्गेधर गाउँपालिका	१३७५	६९३४	८३०९
४७	दैलेख	६०६११	गुराँस गाउँपालिका	१५००	८६६९	१०१६९
४८	जाजरकोट	६०७०१	बारेकोट गाउँपालिका	१३७५	६८३६	८२११
४९	जाजरकोट	६०७०२	कूसे गाउँपालिका	१५००	७८१९	९३१९
५०	जाजरकोट	६०७०३	जुनीचाँदे गाउँपालिका	१५००	७७२८	९२२८
५१	जाजरकोट	६०७०४	छेडागाड नगरपालिका	१६२५	१०९६५	१२५९०
५२	जाजरकोट	६०७०५	शिवालय गाउँपालिका	१३७५	६३५३	७७२८
५३	जाजरकोट	६०७०६	भेरीमालिका नगरपालिका	१६२५	११२२०	१२८४५
५४	जाजरकोट	६०७०७	नलगाड नगरपालिका	१५००	८६५८	१०१५८
५५	रुकुम (पश्चिम भाग)	६०८०१	आठबिसकोट नगरपालिका	१६२५	१०५५२	१२१७७
५६	रुकुम (पश्चिम भाग)	६०८०२	सानीभेरी गाउँपालिका	१५००	८२६८	९७६८
५७	रुकुम (पश्चिम भाग)	६०८०३	बाँफिकोट गाउँपालिका	१३७५	७३९८	८७७३
५८	रुकुम (पश्चिम भाग)	६०८०४	मुसिकोट नगरपालिका	१६२५	११७१९	१३३४४
५९	रुकुम (पश्चिम भाग)	६०८०५	त्रिवेणी गाउँपालिका	१३७५	७८४६	९२२१
६०	रुकुम (पश्चिम भाग)	६०८०६	चौरजहारी नगरपालिका	१५००	९८२९	११३२९
६१	सल्यान	६०९०१	दार्मा गाउँपालिका	१३७५	७८५६	९२३१
६२	सल्यान	६०९०२	कूमाख गाउँपालिका	१५००	९२७१	१०७७१
६३	सल्यान	६०९०३	बनगाड कूपिण्डे नगरपालिका	१६२५	११२९४	१२९१९
६४	सल्यान	६०९०४	सिद्धकूमाख गाउँपालिका	१३७५	५८८७	७२६२
६५	सल्यान	६०९०५	बागचौर नगरपालिका	१६२५	११५६७	१३१९२
६६	सल्यान	६०९०६	छत्रेश्वरी गाउँपालिका	१५००	८५४२	१००४२
६७	सल्यान	६०९०७	शारदा नगरपालिका	१६२५	११७१४	१३३३९
६८	सल्यान	६०९०८	कालिमाटी गाउँपालिका	१५००	८७८७	१०२८७
६९	सल्यान	६०९०९	त्रिवेणी गाउँपालिका	१३७५	७००२	८३७७
७०	सल्यान	६०९१०	कपुरकोट गाउँपालिका	१३७५	७४५९	८८३४
७१	सुर्खेत	६१००१	सिम्ता गाउँपालिका	१५००	९८६६	११३६६
७२	सुर्खेत	६१००२	चिङ्गाड गाउँपालिका	१३७५	७१६९	८५४४

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७३	सुर्खेत	६१००३	लेकवेशी नगरपालिका	१६२५	११२३२	१२८५७
७४	सुर्खेत	६१००४	गुर्भाकोट नगरपालिका	१७५०	१३९३४	१५६८४
७५	सुर्खेत	६१००५	भेरीगंगा नगरपालिका	१७५०	१३३३७	१५०८७
७६	सुर्खेत	६१००६	वीरन्द्रनगर नगरपालिका	२५००	२६८१२	२९३१२
७७	सुर्खेत	६१००७	बराहताल गाउँपालिका	१५००	९८६३	११३६३
७८	सुर्खेत	६१००८	पञ्चपुरी नगरपालिका	१६२५	११०६८	१२६९३
७९	सुर्खेत	६१००९	चौकुने गाउँपालिका	१५००	९३९६	१०८९६
जम्मा				११३७५०	६८६२५०	८०००००

३.२.७. आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ।

स्थानीय तहहरू बीचमा रहने भौगोलिक तथा जनसाङ्ख्यिक विविधता र आर्थिक सामाजिक तथा भौतिक विकासको असमान अवस्थाले उनीहरूको खर्चको आवश्यकता र राजस्व परिचालन क्षमता बीचमा असमानता रहन्छ। त्यस्तो असमानतालाई न्यूनीकरण गर्दै उपलब्ध स्रोत र साधनको समन्यायिक वितरणलाई सुनिश्चित गर्न संविधान तथा कानूनद्वारा नै स्वतन्त्र संवैधानिक निकायको सिफारिसमा प्रदेश सरकारले स्थानीय तहलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ।

नेपालको सन्दर्भमा पनि प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साथै त्यस्तो अनुदानका सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व.२०७८/७९ का लागि पनि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदानको कुल परिमाणलाई यस आयोगबाट स्थानीय तहगत रूपमा बाँडफाँट गरी प्रदेश सरकार समक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- संविधानको धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- संविधानको धारा ६० को उपधारा (५) - प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नेछन्।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (क) मा प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ३ को उपदफा (२) मा आयोगले संविधान तथा यस ऐन बमोजिम सुझाव वा सिफारिस दिँदा वा ढाँचा तयार गर्दा प्रदेश तथा स्थानीय तहको कार्य सम्पादनलाई समेत आधार लिने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (१) मा प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

सोही ऐनको दफा १६ को उपदफा (३) मा आयोगले उपदफा (१) बमोजिम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र उपदफा (१) बमोजिमका आधारहरू बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने व्यवस्था रहेको छ।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) मा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १८ को उपदफा (३) मा प्रदेश सरकारले आयोगसँग परामर्श गरी चालु आर्थिक वर्षको चैत मसान्तभित्र संविधानको धारा ६० को उपधारा (५) बमोजिम स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा २८ मा यस ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ।

घ. वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५

वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५ को दफा ४ को उपदफा (१) संविधानको धारा ६० को उपधारा (५) तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (२) बमोजिम प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको छ।

सोही ऐनको दफा ४ को उपदफा (२) मा प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्व समेतका आधारमा उपदफा (१) बमोजिम स्थानीय तहलाई बाँडफाँट हुने समानीकरण अनुदान रकम निर्धारण गर्ने व्यवस्था रहेको छ।

३. वित्तीय समानीकरण अनुदान सिफारिसमा तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	• राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	क्षेत्रफल (भूगोल)	• नापी विभाग

क्र.सं.	सूचक	स्रोत
३.	मानव विकास सूचकाङ्क	• नेपाल मानव विकास प्रतिवेदन २०२०, राष्ट्रिय योजना आयोग
४.	प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता सूचकाङ्क	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७६)
५.	पूर्वाधार विकास <ul style="list-style-type: none"> • सडकको घनत्व (सडकमा पहुँच), • विद्युतको सुविधा (विद्युतमा पहुँच), • सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच), • खानेपानीको सुविधा (खानेपानीमा पहुँच), • सरसफाइ (शौचालयको उपलब्धता) 	<ul style="list-style-type: none"> • राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग, • सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग, • नेपाल विद्युत प्राधिकरण, • खानेपानी मन्त्रालय
६.	राजस्वको अवस्था	<ul style="list-style-type: none"> • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन, • महालेखा नियन्त्रक कार्यालय, • प्रदेश तथा स्थानीय तह
७.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता	• राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन (२०७५)

४. वित्तीय समानीकरण अनुदान सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

४.१ न्यूनतम वित्तीय समानीकरण अनुदान

सुदूरपश्चिम प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने न्यूनतम वित्तीय समानीकरण अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) बमोजिम प्रत्येक स्थानीय तहका लागि न्यूनतम अनुदान सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा स्थानीय तहको जनसङ्ख्यालाई आधार लिई देहाय बमोजिम सिफारिस गरिएको छ।

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१	१० हजार भन्दा कम	६	१२५०	७५००
२	१० देखि २० हजारसम्म	३१	१३७५	४२६२५
३	२० देखि ३० हजारसम्म	२४	१५००	३६०००
४	३० देखि ४० हजारसम्म	१२	१६२५	१९५००
५	४० देखि ५० हजारसम्म	४	१७५०	७०००
६	५० देखि ६० हजारसम्म	५	१८७५	९३७५
७	६० देखि ७० हजारसम्म	०	२०००	०
८	७० देखि ८० हजारसम्म	४	२१२५	८५००
९	८० देखि ९० हजारसम्म	०	२२५०	०
१०	९० देखि १ लाखसम्म	०	२३७५	०
११	१ लाखदेखि १ लाख १५ हजारसम्म	१	२५००	२५००
१२	१ लाख १५ हजारदेखि १ लाख ४० हजारसम्म	०	३८७५	०
१३	१ लाख ४० हजारदेखि १ लाख ५० हजारसम्म	१	४१२५	४१२५
१४	१ लाख ५० हजारदेखि २ लाखसम्म	०	४३७५	०
१५	२ लाखदेखि ३ लाखसम्म	०	५०००	०

क्र.सं.	सम्बद्ध स्थानीय तहको जनसङ्ख्या	स्थानीय तहको संख्या	न्यूनतम अनुदान (रु. हजारमा)	जम्मा (रु. हजारमा)
१६	३ लाखदेखि ५ लाखसम्म	०	५१२५	०
१७	५ लाखभन्दा बढी	०	५६२५	०
	जम्मा	८८		१३७१२५

४.२ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान

सुदूरपश्चिम प्रदेशले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउने कुल वित्तीय समानीकरण अनुदान रकममध्ये न्यूनतम अनुदान रकम छुट्याइसकेपछि बाँकी हुन आउने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको सिफारिसका लागि उल्लेख गरिएका आधारहरूलाई मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मूल्याङ्कन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट प्रदेशभित्रका स्थानीय तहहरूलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान रकम यस आयोगबाट देहायका विस्तृत आधार र ढाँचामा निर्धारण गरी प्रदेश सरकारलाई सिफारिस गरिएको छ।

क्र.सं.	सूचक/उपसूचक	उपसूचकको भार	सूचकको भार
१.	मानव विकास सूचकाङ्क		१० %
२.	आर्थिक सामाजिक असमानता		५ %
३.	पूर्वाधार विकासको अवस्था		१० %
	(क) सडकको घनत्व (सडकमा पहुँच),	६० %	
	(ख) विद्युतको सुविधा (विद्युतमा पहुँच),	१० %	
	(ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच),	१० %	
	(घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच),	१० %	
	(ङ) सरसफाइ (शौचालयको उपलब्धता)	१० %	
४.	राजस्वको अवस्था		५ %
५.	खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता		७० %
	जम्मा		१०० %

४.२.१ मानव विकास सूचकाङ्क

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) मा वित्तीय समानीकरण अनुदानको एउटा आधारको रूपमा प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य जस्ता मानव विकास सूचकाङ्कलाई लिनुपर्ने उल्लेख छ। यस प्रयोजनका लागि सन् २०२० मा प्रकाशित नेपाल मानव विकास प्रतिवेदनको तथ्याङ्कलाई यस सूचकमा प्रयोग गरिएको छ। सो प्रतिवेदनले राष्ट्रिय तहको अतिरिक्त प्रदेश तहसम्मको मानव विकास सूचकाङ्क प्रकाशन गरेको भए तापनि स्थानीय तहगत रूपमा त्यस्तो सूचकाङ्क उल्लेख गरिएको छैन। ऐनको व्यवस्था कार्यान्वयन गर्ने क्रममा स्थानीय तहगत रूपमा नै मानव विकास सूचकाङ्क आवश्यक पर्ने हुँदा सो प्रतिवेदनमा उपलब्ध प्रादेशिक, भौगोलिक तथा शहरी र ग्रामीण सूचकाङ्क समेतलाई आधार बनाएर आयोगले सबै स्थानीय तहको मानव विकासको प्रतिविम्बित (Indicative) सूचकाङ्क विकास गरी अनुदान सिफारिसको प्रयोजनार्थ प्रयोगमा ल्याएको छ। मानव विकास सूचकाङ्कले स्थानीय तहमा बसोबास गर्ने मानिसको शिक्षा, स्वास्थ्य र आयको मापन गर्दछ। जुन स्थानीय तहको मानव विकास सूचकाङ्क कम छ, त्यस स्थानीय तहले आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि अतिरिक्त प्रयास गर्नुपर्ने हुन्छ। सोका लागि स्वभाविक रूपमा अतिरिक्त खर्चको आवश्यकता हुन्छ। यसै प्रयोजनका लागि मानव विकास सूचकाङ्कलाई १० प्रतिशत भार दिइएको छ।

४.२.२ आर्थिक सामाजिक असमानता

आर्थिक सामाजिक असमानता सूचकाङ्क सम्बन्धमा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक असमानता मापन गर्नका लागि आर्थिक, सामाजिक र जलवायु परिवर्तन जोखिम तथा विपद् क्षेत्रका ६ वटा आयामहरूका २९ वटा उप-सूचकहरूका आधारमा आर्थिक, सामाजिक असमानता सूचकाङ्क निर्माण गरिएको छ। आर्थिक सामाजिक असमानताको अवस्था उच्च रहेका स्थानीय तहले विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यमा प्रभावकारिता ल्याउन थप खर्च गर्नुपर्ने हुन्छ। यसै प्रयोजनका लागि आर्थिक सामाजिक असमानता सूचकाङ्कलाई ५ प्रतिशत भार दिइएको छ।

४.२.३ पूर्वाधार विकासको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहको पूर्वाधार विकासको अवस्थाले सो स्थानीय तहको विकासको अवस्था निर्धारण गर्ने आधार दिन्छ। पूर्वाधार विकासको अवस्था कमजोर भएका स्थानीय तहले जनतालाई संविधानले मार्गदर्शन गरे अनुसारका सेवा सुविधा प्रदान गर्न अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ, जसले गर्दा सेवाको लागत वृद्धि गराउँछ। आयोगले स्थानीय तहमा उपलब्ध सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइको पहुँच तथा उपलब्धतालाई आधार मानी पूर्वाधार सूचकाङ्क तयार गरेको छ र यसलाई १० प्रतिशत भार प्रदान गरेको छ। पूर्वाधार विकास अन्तर्गत सडक घनत्व, विद्युत सुविधा, सूचना प्रविधि सुविधा, खानेपानी सुविधा र सरसफाइलाई उपसूचकको रूपमा लिइएको छ।

- (क) सडकको घनत्व (सडकमा पहुँच): सडक सञ्जालको पहुँचले स्थानीय तहको विकासलाई प्रभावित गर्दछ, उनीहरूले प्रवाह गर्नुपर्ने सेवा प्रवाहको लागतमा असर पार्दछ। सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाउन र आम सर्वसाधारण जनतालाई सुगम तथा सहज ढङ्गले सेवा प्रवाह गर्नका लागि पनि सडकको भूमिका महत्वपूर्ण हुन्छ। अतः पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट ६० प्रतिशत भार स्थानीय तहको सडक घनत्वलाई दिइएको छ।
- (ख) विद्युतको सुविधा (विद्युतमा पहुँच): विकासको एउटा आवश्यकताको रूपमा लिइने विद्युतको सुविधाले स्थानीय तहको आर्थिक विकासमा बहु-आयामिक भूमिका खेल्दछ। जुन स्थानीय तहमा विद्युत सुविधाको पहुँच कमजोर रहेको छ, उसका लागि थप आर्थिक व्ययभार आवश्यक पर्दछ। यसै परिप्रेक्ष्यमा स्थानीय तहको विद्युत सुविधाको अवस्थालाई उपसूचकका रूपमा लिई पूर्वाधार विकासलाई दिइएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार विद्युत सुविधाको पहुँचलाई दिइएको छ।
- (ग) सूचना प्रविधिको सुविधा (सूचना प्रविधिमा पहुँच): जुन स्थानीय तहको सूचना प्रविधिको पहुँचको अवस्था कमजोर छ, त्यस्ता स्थानीय तहले सूचना प्रविधिको पहुँच स्तर माथि उकास्न यथोचित लगानी गर्नुपर्ने हुन्छ। यसले स्थानीय तहको आर्थिक व्ययभार बढाउने गर्दछ। यसै पक्षलाई ख्याल गर्दै पूर्वाधार विकासका लागि तोकिएको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सूचना प्रविधिको पहुँचलाई दिइएको छ।
- (घ) खानेपानीको सुविधा (खानेपानीमा पहुँच): संविधानले परिकल्पना गरे अनुसारको लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्न अन्य कुराका अतिरिक्त प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ। स्थानीय तहमा खानेपानी सुविधाको पहुँच बढाउन थप आर्थिक स्रोतको आवश्यकता पर्दछ। अतः यसै पक्षलाई ख्याल राख्दै पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार खानेपानी सुविधा उपसूचकलाई प्रदान गरिएको छ।
- (ङ) सरसफाइ (शौचालयको उपलब्धता): नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। सरसफाइको अवस्था कमजोर रहेको स्थानीय तहले सो सुविधा वृद्धि गर्नका लागि थप लगानी गर्नुपर्ने हुन्छ। स्थानीय तहमा हाल रहेका शौचालयहरूको उपलब्धतालाई सरसफाइ सूचक मानी पूर्वाधार विकास अन्तर्गतको १० प्रतिशत भारलाई शत प्रतिशत मानी सो शत प्रतिशतबाट १० प्रतिशत भार सरसफाइ (शौचालयको उपलब्धता) उपसूचकलाई प्रदान गरिएको छ।

यसप्रकार पूर्वाधार विकास सम्बन्धी उल्लिखित सडक, विद्युत, सूचना प्रविधि, खानेपानी र सरसफाइ सम्बन्धी सूचक उच्च भएका स्थानमा कम लगानी र त्यस्ता सूचकहरूको उपलब्धता न्यून भएको स्थानमा बढी लगानी गर्ने गरी आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

४.२.४ राजस्वको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। यस सूचकका लागि आयोगले प्रत्येक स्थानीय तहले राजस्व सङ्कलनमा गरेका प्रयासहरू र उनीहरूले उठाएको राजस्वको अवस्थाको तथ्याङ्क सङ्कलन गरी विश्लेषण गर्दा प्रायः सबै स्थानीय तहहरूले राजस्व सङ्कलन गरेको र राजस्व सङ्कलन गर्ने थप प्रयास समेत गरेको देखिएकोले सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनार्थ राजस्वको अवस्था सूचकका लागि समान अङ्कभार प्रदान गरिएको छ।

४.२.५ खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता

नेपालको संविधानको धारा ६० को उपधारा (५) ले प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (१) ले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता र प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकतालाई आधार लिनुपर्ने व्यवस्था गरेको छ। त्यसै गरी प्रदेश ऐनले पनि प्रदेश सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गर्दा प्रत्येक स्थानीय तहको खर्चको आवश्यकताका अतिरिक्त राजस्वको क्षमता निर्धारण गरी वित्तीय अन्तर (Fiscal Gap) पत्ता लगाउनुपर्ने हुन्छ। खर्चको आवश्यकता आकलन गर्नका निमित्त संविधानको अनुसूचीमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकार बमोजिमका कार्य जिम्मेवारीको थप प्रष्टता हुनुपर्ने, कार्य जिम्मेवारी अनुरूपको कार्यसम्पादनका लागि प्रत्येक तहले सम्पादन गर्नुपर्ने अलग अलग कार्यको स्पष्ट किटानी हुनुपर्ने, साथै प्रत्येक कामको न्यूनतम राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा तहगत लक्ष्य तय हुनुपर्ने हुन्छ। तोकिएको मानदण्ड र लक्ष्य बमोजिमको कार्यसम्पादन गर्नका लागि उक्त कामको प्रति इकाई लागत निकाली कुल लागत निर्धारण गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहले सम्पादन गर्नुपर्ने कतिपय कार्यको आधारभूत मानदण्ड तथा तहगत लक्ष्य निर्धारण भैनसकेको अवस्थामा खर्चको आवश्यकताको यथार्थ आकलन गर्ने कार्य कठिन हुने देखिन्छ। त्यसैगरी राजस्व उठाउन सक्ने क्षमताको आकलन गर्दा प्रत्येक स्थानीय तहको राजस्व अधिकार, राजस्वको सम्भाव्य दायरा र दर तथा राजस्व उठाउँदा हुने लाभ-लागत अनुपात र भैरहेको राजस्व सङ्कलनको कुल आकार समेतको विश्लेषण गर्नुपर्ने हुन्छ। तर सङ्घीयता कार्यान्वयनको छोटो अवधिमा यस सम्बन्धी विस्तृत तथ्याङ्कहरू उपलब्ध भइनसकेको अवस्थामा यथार्थ राजस्व असुलीको सम्भाव्यता यकिन गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ। यी सबै सीमाहरूका बीचबाट आयोगले निश्चित सूचक र विश्लेषणका आधारमा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आकलन सम्बन्धी अध्ययन कार्य गरेको छ र आगामी दिनमा उक्त अध्ययनलाई अद्यावधिक गर्दै लगिने छ। आगामी आर्थिक वर्ष २०७८/७९ को लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा आयोगले गरेको अध्ययनबाट देखिएको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तरको सूचकलाई ७० प्रतिशत भार दिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि सुदूरपश्चिम प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रु.५८ करोड ७३ लाख ७५ हजार हुने गरी सिफारिस गरिएको छ।

५. वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस

संविधान तथा कानूनतः प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदा प्रदेश कानून बमोजिम सिफारिस गर्नुपर्ने भनी उल्लेख गरिएको भएतापनि सो सम्बन्धमा प्रदेशका कानूनहरू अध्ययन गर्दा ती कानूनहरूमा

पनि संविधान र सङ्घीय ऐनमा भएको व्यवस्था भन्दा सो अनुदान सिफारिस गर्ने फरक र छुट्टै आधारहरू उल्लेख गरेको नपाईएकोले सङ्घीय ऐनकै आधार (सूचक) लाई अनुदान सिफारिसको आधारको रूपमा लिईएको छ। तसर्थ, नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र वित्तीय हस्तान्तरण व्यवस्थापन ऐन, २०७५ मा वित्तीय समानीकरण अनुदानका सम्बन्धमा भएका व्यवस्था अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धमा सिफारिस गरिएको छ।

प्रदेश सरकारबाट प्रदेशभित्रका प्रत्येक स्थानीय तहहरूमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्था बमोजिम प्रत्येक स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान र सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ।

यसरी आर्थिक वर्ष २०७८/७९ को लागि सुदूरपश्चिम प्रदेशले प्रदेशभित्रका स्थानीय तहहरूलाई प्रदान गर्ने न्यूनतम अनुदान रू. १३ करोड ७१ लाख २५ हजार र सूत्रमा आधारित अनुदान रू. ५८ करोड ७३ लाख ७५ हजार समेत कुल वित्तीय समानीकरण अनुदान रू. ७२ करोड ४५ लाख हुने गरी सिफारिस गरिएको छ।

६. वित्तीय समानीकरण अनुदान सम्बन्धी सुझाव

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २८ मा उक्त ऐन वा प्रचलित कानून बमोजिम प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो। नेपालको संविधान बमोजिम स्थानीय तहलाई प्रदान गरिएको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने स्रोत अभावको समस्या घटाउन यो अनुदान हस्तान्तरण गरिन्छ। अतः स्थानीय तहले वित्तीय समानीकरण अनुदानको प्रयोग गर्दा नेपालको संविधान अनुसार आफूलाई प्राप्त कार्य जिम्मेवारी पूरा गर्न यस अनुदानको प्रयोग गर्नु पर्दछ। त्यसरी अनुदानको प्रयोग गर्दा कुनै विषयगत क्षेत्रका कार्यहरूमा मात्र बढी रकम विनियोजन गर्ने र अन्य विषयगत क्षेत्रका कार्यहरूका लागि आवश्यक रकम विनियोजन नै नहुने अवस्था आउन दिनु हुदैन। त्यसैगरी, आफ्ना अधिकारक्षेत्र भित्रका विषयहरूको सन्तुलित एवम् नतिजामुखी कार्यान्वयनमा जोड दिनु पर्दछ। साथै, अनुदान सिफारिसका लागि लिइएका आधार तथा सूचकहरूले समावेश गरेका विषय तथा क्षेत्रहरूमा अपेक्षित विकास, सुधार तथा गुणस्तर कायम गर्ने गरी यस अनुदानको प्रयोग गरिनु पर्दछ।

उल्लिखित संवैधानिक व्यवस्था र कानूनमा तोकिएका आधारहरू बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धमा देहाय बमोजिमका सुझावहरू उपलब्ध गराईएको छ :

- (१) सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई संविधानको मर्म र भावना बमोजिम वितरण गर्ने गरी व्यवस्थित गर्दै यस्ता अनुदानको परिमाणलाई न्यूनीकरण गर्ने र स्थानीय तहको वित्तीय अन्तर (Fiscal Gap) परिपूर्ति गर्न वित्तीय समानीकरण अनुदानलाई क्रमशः बढाउँदै लैजाने नीति लिनुपर्ने।
- (२) नेपालको संविधानले सुरक्षित गरेका नागरिकका मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न तथा राज्यका निर्देशक सिद्धान्त अनुरूपको दिशामा अगाडि बढ्ने गरी स्थानीय तहको आर्थिक विकासमा योगदान पुऱ्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (३) प्रादेशिक रूपमा पछाडि परेका स्थानीय तहलाई प्रादेशिक औसत स्तरको नजिक ल्याउन वित्तीय समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (४) समाजका सबै वर्ग, क्षेत्र, समुदाय, जातजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, अशक्त र असहायहरूको सशक्तिकरण गर्न र स्थानीय तहलाई विकासको मूलप्रवाहमा ल्याउन समानीकरण अनुदानको प्रयोग गर्नुपर्ने।
- (५) स्थानीय तहले राष्ट्रिय तथा प्रादेशिक मानदण्ड र राष्ट्रिय तथा प्रादेशिक लक्ष्य हासिल गर्ने दिशामा योगदान पुग्ने गरी वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।

- (६) सम्बन्धित स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अत्यावश्यक सेवा उपलब्ध गराउन, अन्य स्थानीय तहसँग प्रतिस्पर्धा गर्दै सन्तुलित विकास गर्न गराउन, स्थानीय तहमा रहेको आर्थिक सामाजिक असमानता न्यूनीकरण गर्न, सडक, सिँचाइ, विद्युत, सञ्चार लगायतका पूर्वाधार विकास गर्न तथा संविधानले प्रत्याभूत गरेको खर्चको जिम्मेवारी पूरा गर्न वित्तीय समानीकरण अनुदान रकमको प्रयोग गर्नुपर्ने।
- (७) नागरिकहरूलाई बासस्थानको आधारमा भेदभाव नहुने गरी सरकारी सेवाहरू न्यूनतम र समतामूलक (Minimum and Equitable) रूपमा प्रदान गर्न उपयुक्त मात्रामा स्रोत साधनहरू उपलब्ध गराउन वित्तीय समानीकरण अनुदानको रकम प्रयोग गर्नुपर्ने।
- (८) संविधानले स्थानीय तहलाई दिएको संवैधानिक जिम्मेवारी अनुरूप सेवा प्रवाह र विकास निर्माण गर्नका लागि वित्तीय समानीकरण अनुदान प्रयोग गर्नुपर्ने।
- (९) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको हुँदा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवम् कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोग गर्न नहुने।

द्रष्टव्य : आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तालिका - ३.९ मा समावेश गरिएको छ।

तालिका - ३.९ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश कानून बमोजिम प्रदेशले स्थानीय तहलाई दिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशलाई गरिएको सिफारिस

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
१	बाजुरा	७०१०१	हिमाली गाउँपालिका	१२५०	४०५९	५३०९
२	बाजुरा	७०१०२	गौमुल गाउँपालिका	१२५०	३९६६	५२१६
३	बाजुरा	७०१०३	बुढीनन्दा नगरपालिका	१३७५	६७४०	८११५
४	बाजुरा	७०१०४	स्वामीकार्तिक खापर गाउँपालिका	१३७५	५१२९	६५०४
५	बाजुरा	७०१०५	जगन्नाथ गाउँपालिका	१२५०	४१२७	५३७७
६	बाजुरा	७०१०६	बडिमालिका नगरपालिका	१३७५	६७३९	८११४
७	बाजुरा	७०१०७	खप्तड छेडेदह गाउँपालिका	१३७५	६६८७	८०६२
८	बाजुरा	७०१०८	बुढीगंगा नगरपालिका	१५००	७५८४	९०८४
९	बाजुरा	७०१०९	त्रिवेणी नगरपालिका	१३७५	६६१७	७९९२
१०	बझाङ	७०२०१	साइपाल गाउँपालिका	१२५०	१४५४	२७०४
११	बझाङ	७०२०२	बुंगल नगरपालिका	१६२५	९७९५	११४२०
१२	बझाङ	७०२०३	सूर्मा गाउँपालिका	१२५०	३८६६	५११६
१३	बझाङ	७०२०४	तालकोट गाउँपालिका	१३७५	४९३४	६३०९
१४	बझाङ	७०२०५	मष्टा गाउँपालिका	१३७५	५७३६	७१११
१५	बझाङ	७०२०६	जयपृथ्वी नगरपालिका	१५००	८१६०	९६६०
१६	बझाङ	७०२०७	छबिस पाथिभरा गाउँपालिका	१३७५	६२४६	७६२१
१७	बझाङ	७०२०८	दुर्गाथली गाउँपालिका	१३७५	५२६०	६६३५
१८	बझाङ	७०२०९	केदारस्युँ गाउँपालिका	१५००	७३१७	८८१७
१९	बझाङ	७०२१०	बित्थडचिर गाउँपालिका	१३७५	६२८०	७६५५
२०	बझाङ	७०२११	थलारा गाउँपालिका	१३७५	६६९७	८०७२
२१	बझाङ	७०२१२	खप्तडछान्ना गाउँपालिका	१३७५	६१६०	७५३५
२२	दार्चुला	७०३०१	ब्याँस गाउँपालिका	१३७५	५००३	६३७८
२३	दार्चुला	७०३०२	दुहुँ गाउँपालिका	१३७५	५१०९	६४८४
२४	दार्चुला	७०३०३	महाकाली नगरपालिका	१५००	८७५८	१०२५८
२५	दार्चुला	७०३०४	नौगाड गाउँपालिका	१३७५	६३९७	७७७२
२६	दार्चुला	७०३०५	अपिहिमाल गाउँपालिका	१२५०	३८३२	५०८२
२७	दार्चुला	७०३०६	मार्मा गाउँपालिका	१३७५	६४४०	७८१५
२८	दार्चुला	७०३०७	शैल्यशिखर नगरपालिका	१५००	८५००	१००००
२९	दार्चुला	७०३०८	मालिकार्जुन गाउँपालिका	१३७५	६८१९	८१९४
३०	दार्चुला	७०३०९	लेकम गाउँपालिका	१३७५	६४८४	७८५९
३१	बैतडी	७०४०१	डीलासैनी गाउँपालिका	१५००	५३५७	६८५७
३२	बैतडी	७०४०२	दोगडाकेदार गाउँपालिका	१५००	५६१५	७११५
३३	बैतडी	७०४०३	पुर्चौडी नगरपालिका	१६२५	७२७४	८८९९
३४	बैतडी	७०४०४	सुर्नया गाउँपालिका	१३७५	४५९५	५९७०
३५	बैतडी	७०४०५	दशरथचन्द नगरपालिका	१६२५	७३९४	९०१९

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
३६	बैतडी	७०४०६	पन्चेश्वर गाउँपालिका	१३७५	४५४०	५९१५
३७	बैतडी	७०४०७	शिवनाथ गाउँपालिका	१३७५	४९६३	५५३८
३८	बैतडी	७०४०८	मेलौली नगरपालिका	१५००	५२०१	६७०१
३९	बैतडी	७०४०९	पाटन नगरपालिका	१६२५	६५४८	८१७३
४०	बैतडी	७०४१०	सिगास गाउँपालिका	१५००	४९७९	६४७९
४१	डँडेलधुरा	७०५०१	नवदुर्गा गाउँपालिका	१३७५	४७३१	६१०६
४२	डँडेलधुरा	७०५०२	अमरगढी नगरपालिका	१५००	५४९८	६९९८
४३	डँडेलधुरा	७०५०३	अजयमेरु गाउँपालिका	१३७५	४४९८	५७९३
४४	डँडेलधुरा	७०५०४	भागेश्वर गाउँपालिका	१३७५	३९२७	५३०२
४५	डँडेलधुरा	७०५०५	परशुराम नगरपालिका	१६२५	७०२४	८६४९
४६	डँडेलधुरा	७०५०६	आलिताल गाउँपालिका	१३७५	४६४७	६०२२
४७	डँडेलधुरा	७०५०७	गन्यापधुरा गाउँपालिका	१३७५	३९५४	५३२९
४८	डोटी	७०६०१	पूर्विचौकी गाउँपालिका	१५००	४९३०	६४३०
४९	डोटी	७०६०२	सायल गाउँपालिका	१३७५	४३६०	५७३५
५०	डोटी	७०६०३	आदर्श गाउँपालिका	१५००	५१४४	६६४४
५१	डोटी	७०६०४	शिखर नगरपालिका	१६२५	६३५८	७९८३
५२	डोटी	७०६०५	दिपायल सिलगढी नगरपालिका	१६२५	७४७९	९१०४
५३	डोटी	७०६०६	के.आई.सिं. गाउँपालिका	१५००	४६६९	६१६९
५४	डोटी	७०६०७	बोगटान फुड्सिल गाउँपालिका	१३७५	४३२६	५७०१
५५	डोटी	७०६०८	बडीकेदार गाउँपालिका	१३७५	४२६१	५६३६
५६	डोटी	७०६०९	जोरायल गाउँपालिका	१५००	५२३८	६७३८
५७	अछाम	७०७०१	पंचदेवल विनायक नगरपालिका	१५००	५३२७	६८२७
५८	अछाम	७०७०२	रामारोशन गाउँपालिका	१५००	५२८८	६७८८
५९	अछाम	७०७०३	मेल्लेख गाउँपालिका	१५००	५१८३	६६८३
६०	अछाम	७०७०४	साँफेबगर नगरपालिका	१६२५	६७२४	८३४९
६१	अछाम	७०७०५	चौरपाटी गाउँपालिका	१५००	५०५२	६५५२
६२	अछाम	७०७०६	मंगलसेन नगरपालिका	१६२५	६४५६	८०८१
६३	अछाम	७०७०७	बान्नीगढी जयगढ गाउँपालिका	१३७५	४९९९	५५७४
६४	अछाम	७०७०८	कमलबजार नगरपालिका	१५००	४९२८	६४२८
६५	अछाम	७०७०९	ढकारी गाउँपालिका	१५००	४५३४	६०३४
६६	अछाम	७०७१०	तुर्माखाँद गाउँपालिका	१५००	५२४८	६७४८
६७	कैलाली	७०८०१	मोहन्याल गाउँपालिका	१५००	५११६	६६१६
६८	कैलाली	७०८०२	चुरे गाउँपालिका	१३७५	४८३८	६२१३
६९	कैलाली	७०८०३	गोदावरी नगरपालिका	२१२५	१३०१०	१५१३५
७०	कैलाली	७०८०४	गौरीगंगा नगरपालिका	१८७५	१०४४२	१२३१७
७१	कैलाली	७०८०५	घोडाघोडी नगरपालिका	२१२५	१२४६३	१४५८८
७२	कैलाली	७०८०६	बर्दगोरिया गाउँपालिका	१६२५	६८३३	८४५८
७३	कैलाली	७०८०७	लम्कि चुहा नगरपालिका	२१२५	१२३७९	१४५०४

क्र.सं.	जिल्ला	सङ्केत नं.	स्थानीय तहको नाम	वित्तीय समानीकरण अनुदान (रु.हजारमा)		
				न्यूनतम	सूत्रमा आधारित	जम्मा
७४	कैलाली	७०८०८	जानकी गाउँपालिका	१७५०	९२२४	१०९७४
७५	कैलाली	७०८०९	जोशीपुर गाउँपालिका	१६२५	७४२४	९०४९
७६	कैलाली	७०८१०	टिकापुर नगरपालिका	२१२५	१२८११	१४९३६
७७	कैलाली	७०८११	भजनी नगरपालिका	१८७५	९३६२	११२३७
७८	कैलाली	७०८१२	कैलारी गाउँपालिका	१७५०	९१२६	१०८७६
७९	कैलाली	७०८१३	धनगढी उपमहानगरपालिका	४१२५	१८९४३	२३०६८
८०	कञ्चनपुर	७०९०१	कृष्णपुर नगरपालिका	१८७५	१०२२२	१२०९७
८१	कञ्चनपुर	७०९०२	शुक्लाफाँटा नगरपालिका	१७५०	९१२८	१०८७८
८२	कञ्चनपुर	७०९०३	बेदकोट नगरपालिका	१७५०	९५६१	११३११
८३	कञ्चनपुर	७०९०४	भिमदत्त नगरपालिका	२५००	१७३३१	१९८३१
८४	कञ्चनपुर	७०९०५	चाँदनी-दोधारा नगरपालिका	१६२५	८०८८	९७१३
८५	कञ्चनपुर	७०९०६	लालझाडी गाउँपालिका	१५००	५३२९	६८२९
८६	कञ्चनपुर	७०९०७	पुनर्वास नगरपालिका	१८७५	९८७६	११७५१
८७	कञ्चनपुर	७०९०८	बेलौरी नगरपालिका	१८७५	१००४१	११९१६
८८	कञ्चनपुर	७०९०९	बेलडाँडी गाउँपालिका	१५००	५३६४	६८६४
जम्मा				१३७१२५	५८७३७५	७२४५००

३.३ सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस

३.३.१ आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानका आधार सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस

सिफारिस मिति: २०७७/१२/०८ गते, आइतबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ। सामान्यतया सङ्घीय संरचना भएका मुलुकहरूमा विशिष्ट राष्ट्रिय उद्देश्य प्राप्तिका साथै बहुतहगत सरकारहरूबीचमा नीतिगत समन्वय कायम गर्न र सार्वजनिक सेवाको मानक तथा गुणस्तर हासिल गर्न सङ्घ सरकारले प्रदेश तथा स्थानीय तहलाई शर्त सहितको वित्तीय अनुदान उपलब्ध गराउने अभ्यास रहेको पाइन्छ। अर्कोतर्फ, सशर्त अनुदानकै कारणले प्रदेश वा स्थानीय तहको स्वायत्ततालाई अक्षुण्ण राख्ने चुनौती पनि रहेकै हुन्छ। सङ्घीय शासन प्रणालीको लामो अनुभव भएका मुलुकहरू समेत अन्तर-सरकारी वित्त व्यवस्थापनका यस्ता समस्याबाट पूर्णरूपमा मुक्त भएको पाइँदैन। नेपालको सन्दर्भमा पनि सङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्ने संवैधानिक र कानुनी व्यवस्था रहेको छ। त्यसरी सशर्त अनुदान प्रदान गर्दा एकातर्फ अनुदान वितरणमा समन्यायिकता होस् र अर्कोतर्फ प्रदेश तथा स्थानीय तहको स्वायत्ततालाई पनि अक्षुण्ण राख्न सकियोस् भन्ने हेतुले नै सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने र ती आधारहरू कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। उल्लिखित व्यवस्था बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार यस आयोगबाट तयार गरी नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन्:

- धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- धारा ६० को उपधारा (६) - नेपाल सरकारले सङ्घीय सञ्चित कोषबाट प्रदान गर्ने सशर्त अनुदान, समपूरक अनुदान वा अन्य प्रयोजनका लागि दिने विशेष अनुदान वितरण सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुनेछ।
- धारा २५१ को उपधारा (१) देहाय (ग) - राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुनेछ।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) देहाय (घ) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (२) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने सशर्त अनुदानका सम्बन्धमा नेपाल सरकार तथा प्रदेशलाई सिफारिस गर्दा

आयोगले संविधानको धारा २५१ को उपधारा (१) देहाय (ग) र सोही ऐनको दफा १६ को उपदफा (१) मा उल्लिखित विषयहरूलाई आधार लिई गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त उपदफा (१) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा नेपाल सरकार तथा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छः

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुन्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ को उपदफा (१) मा नेपाल सरकारले प्रदेश वा स्थानीय तह वा नेपाल सरकारको कुनै योजना कार्यान्वयन गर्न संविधानको धारा २५१ को उपधारा (१) देहाय (ग) अनुसार आयोगले तोकेको आधार बमोजिम प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्नेछ भन्ने व्यवस्था रहेको छ। साथै सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिम सशर्त अनुदान प्रदान गर्दा नेपाल सरकारले योजना कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक शर्त तोक्नेछ र सम्बन्धित प्रदेश तथा स्थानीय तहले त्यस्तो शर्तको पालना गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ।

३. सशर्त अनुदान सम्बन्धमा आयोगले गरेको अध्ययन अनुसन्धान तथा विश्लेषण

सशर्त अनुदानको आधार तयार गर्ने क्रममा संविधानको धारा २५१ को उपधारा (१) देहाय (ग) ले मार्गदर्शन गरे बमोजिम आयोगले आवश्यक अध्ययन अनुसन्धानको कार्य सम्पादन गरेको छ। यस क्रममा सशर्त अनुदानको सैद्धान्तिक आधार एवम् नीतिगत व्यवस्थाको सूक्ष्म विश्लेषण गर्नुका साथै हालसम्मको कार्यान्वयनको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत सँगै राखेर विश्लेषण गरिएको छ। सशर्त अनुदान प्रदान गर्ने पक्ष अर्थात् नेपाल सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू तथा त्यस्तो अनुदान प्राप्त गरी कार्यान्वयन गर्ने पक्ष अर्थात् प्रदेश र स्थानीय तहका पदाधिकारी तथा अधिकृत कर्मचारीहरूसँग छलफल अन्तर्क्रिया सम्पन्न गरी सशर्त अनुदान कार्यान्वयनको अवस्था सम्बन्धमा जानकारी लिने र सुधारका उपायहरूको खोजी गर्ने कार्य भएको छ। सङ्घीय शासन प्रणालीमा वित्तीय सङ्घीयता सम्बन्धी विषयविज्ञहरूसँग अन्तर्क्रियाको माध्यमबाट राय परामर्श लिइएको छ। सशर्त अनुदान वितरण सम्बन्धमा आयोगले विगतमा सिफारिस गरेका आधारहरू र सोको कार्यान्वयन अवस्था समेतलाई हेरेर तिनको औचित्य र प्रभावकारिता परीक्षण गरिएको छ। साथै यस सम्बन्धमा बाह्य विज्ञ मार्फत स्वतन्त्र अध्ययन अनुसन्धान गराएर समेत आयोगले पृष्ठपोषण प्राप्त गरेको छ।

सशर्त अनुदान सम्बन्धमा आयोगले गरेको अध्ययन अनुसन्धान तथा सरोकारवाला निकायहरूसँग गरेको अन्तर्क्रियाको क्रममा सहभागीहरूबाट औल्याईएको विद्यमान अवस्था र सुधारका लागि प्राप्त सुझावको संक्षिप्त विवरण देहाय बमोजिम रहेको छः

क. सशर्त अनुदानको तथ्याङ्कीय प्रवृत्ति विश्लेषणः

- प्रदेश सरकारलाई नेपाल सरकारले प्रदान गर्ने कुल वित्तीय अनुदानको विनियोजन रकम आ.व.२०७५/७६ देखि २०७७/७८ सम्म निरन्तररूपमा घट्दो क्रममा रहेको छ। कुल अनुदान भित्रको सशर्त अनुदान रकम आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा क्रमशः २९.४ प्रतिशत र १८.४ प्रतिशतले घटेको छ भने वित्तीय समानीकरण अनुदानको रकम सामान्य वृद्धि हुँदै आएको देखिन्छ। यसले गर्दा आर्थिक वर्ष २०७५/७६ मा वित्तीय हस्तान्तरणका लागि कुल विनियोजित रकम मध्ये वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानको हिस्सा क्रमशः ४४.३ प्रतिशत र ५७.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा आईपुग्दा त्यस्तो हिस्सा क्रमशः ५५.३ प्रतिशत र ३६.४ प्रतिशत हुन पुगेको छ। बाँकी हिस्सा विशेष तथा समपूरक अनुदानको रहेको छ। यसरी वित्तीय समानीकरण अनुदानको हिस्सा वृद्धिलाई सन्तोषजनक मान्न

सकिन्छ। तर प्रदेशको खर्चको आवश्यकता र राजस्व क्षमता बीचको वित्तीय अन्तर कम भएको स्पष्ट देखिने आधार बिना नै कुल अनुदानको रकम घटाउँदा प्रादेशिक योजना र कार्यक्रम कार्यान्वयनमा वित्तीय स्रोतको थप अभाव हुन सक्ने हुँदा यसतर्फ विशेष ध्यान पुऱ्याउनु आवश्यक देखिएको छ।

- स्थानीय तहलाई नेपाल सरकारले प्रदान गर्ने कुल वित्तीय अनुदानको विनियोजन रकम आ.व.२०७५/७६ देखि २०७७/७८ सम्म निरन्तररूपमा बढ्दो क्रममा रहेको छ। कुल अनुदान भित्रको वित्तीय समानीकरण अनुदान आ.व.२०७६/७७ मा ५.६ प्रतिशतले बढेकोमा आ.व.२०७७/७८ मा खास बढ्न सकेन। तर सशर्त अनुदानको रकम यी वर्षहरूमा उच्च दरमा (क्रमशः १२.७ प्रतिशत र ३०.० प्रतिशतले) बढेको छ। विशेष र समपूरक अनुदानको हिस्सा समेत बढ्दो क्रममा रहेको छ। यसले गर्दा आर्थिक वर्ष २०७५/७६ मा वित्तीय हस्तान्तरणका लागि कुल विनियोजित रकम मध्ये वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानको हिस्सा क्रमशः ४३.७ र ५६.३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा आईपुग्दा त्यस्तो हिस्सा क्रमशः ३४.३ र ६१.३ प्रतिशत हुन पुगेको छ। बाँकी हिस्सा विशेष तथा समपूरक अनुदानको रहेको छ। वित्तीय समानीकरण अनुदानको हिस्सा घट्नु तथा सशर्त अनुदानको हिस्सा बढ्नुले स्थानीय तहको वित्तीय स्वायत्तता, विनियोजन कूशलता र नतिजामा नकारात्मक असर पर्न सक्ने हुँदा आगामी दिनमा वित्तीय समानीकरण अनुदानको हिस्सा वृद्धितर्फ विशेष पहलको आवश्यकता देखिएको छ।
- प्रदेश तथा स्थानीय तहलाई यस आयोगले संविधान तथा कानून बमोजिम उनीहरूको खर्चको आवश्यकता र राजस्व क्षमता समेतको विश्लेषणका आधारमा वित्तीय समानीकरण अनुदान रकम उपलब्ध गराउन सिफारिस गर्दै आएको छ। त्यस्तो अनुदान रकमलाई प्रदेश-प्रदेशबीच तथा स्थानीय तहहरूबीचको क्षितिजीय वित्तीय अन्तर (Horizontal Fiscal Gap) सम्बोधनका लागि आदर्श अनुपातमा अनुदान वितरणको रूपमा लिँदा ती प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने सशर्त अनुदानको अनुपातमा ठूलो उतार-चढाव देखिन्छ। आ.व.२०७७/७८ मा प्रदेश नं.१, प्रदेश नं.२, बागमती प्रदेश र लुम्बिनी प्रदेशले कुल वित्तीय समानीकरण अनुदान हस्तान्तरणमा प्राप्त गरेको प्रादेशिक हिस्साको तुलनामा कुल सशर्त अनुदान वितरणमा प्राप्त गरेको प्रादेशिक हिस्सा अधिक रहेको छ भने अन्य तीन प्रदेशले प्राप्त गर्ने सशर्त अनुदानको प्रादेशिक हिस्सा वित्तीय समानीकरण अनुदानको तुलनामा घटेको देखिन्छ। त्यसैगरी ३४.५ स्थानीय तहले वित्तीय समानीकरण अनुदानमा प्राप्त गरेको हिस्सा अनुपातको तुलनामा सशर्त अनुदानमा अतिरिक्त हिस्सा सहितको अनुदान प्राप्त गरेका छन् भने बाँकी स्थानीय तहहरूको हकमा सशर्त अनुदानको हिस्सा अनुपात समानीकरण अनुदानको तुलनामा न्यून रहेको छ। स्थानीय तहहरूलाई प्रदान गरिएको कुल वित्तीय समानीकरण अनुदान र कुल सशर्त अनुदानको अनुपात १:१.८ रहेकोमा स्थानीय तहले प्राप्त गरेको वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानको अनुपात न्यूनतम १:०.६६ देखि अधिकतम १:४.१ सम्म रहेको छ। यसले गर्दा प्रदेश-प्रदेशहरू बीचमा तथा स्थानीय तहहरू बीचमा रहेको क्षितिजीय वित्तीय अन्तर (Horizontal Fiscal Gap) लाई वित्तीय समानीकरण अनुदान मार्फत समानुपातिक रूपमा सम्बोधन गर्न गरिएको प्रयासलाई सशर्त अनुदानको कारण असर परेको अनुमान गर्न सकिन्छ। अतः आगामी दिनमा सशर्त अनुदान वितरण गर्दा यसलाई वित्तीय समानीकरण अनुदानसँग प्रतिस्पर्धी (Competitive) नभई परिपूरक (Complementary) को रूपमा निश्चित सूचकमा आधारित रहेर वितरण गर्नु आवश्यक देखिएको छ।

ख. नेपाल सरकारका मन्त्रालयहरूसँगको छलफल एवम् अन्तर्क्रियाबाट प्राप्त राय सुझावः

- विगतमा नेपाल सरकारबाट बहुवर्षीय ठेक्का स्वीकृत भई नेपाल सरकारको दायित्व सिर्जना भइसकेका प्रादेशिक तथा स्थानीयस्तरका क्रमागत (अधुरा) कार्यक्रम तथा आयोजनाहरूलाई निश्चित अवधिभित्र सम्पन्न गर्न सशर्त अनुदान प्रदान गर्नुपर्ने, तर प्रदेश तथा स्थानीय स्तरका नयाँ कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्न सशर्त अनुदानको माध्यमबाट वित्तीय हस्तान्तरण गर्न नहुने,
- बहुवर्षीय ठेक्का स्वीकृत भएका कार्यक्रमहरूमा सशर्त अनुदान प्रदान गर्दा ती कार्यक्रमहरू सम्पन्न गर्नका लागि आवश्यक पर्ने पर्याप्त स्रोतको सुनिश्चितता गर्नुपर्ने,
- सङ्घ, प्रदेश र स्थानीय तहबाट एउटै वा उस्तै प्रकृतिका कार्यक्रम तथा आयोजनाहरू सँगसँगै सञ्चालन गर्ने अवस्थाको अन्त्य गरिनुपर्ने,
- सशर्त अनुदान प्रदान गर्दा अनुदानलाई नतिजासँग आबद्ध गर्नुपर्ने।

ग. प्रदेश सरकारका मन्त्रालयसँगको छलफल एवम् अन्तर्क्रियाबाट प्राप्त राय सुझाव:

- सशर्त अनुदानमा सञ्चालन हुने आयोजना प्रदेश तथा स्थानीय तहको प्राथमिकतामा आधारित हुनुपर्ने,
- सशर्त अनुदान प्रदान गरिने क्षेत्रहरू स्पष्ट रूपमा निर्धारण गरिनुपर्ने, साथै त्यसरी क्षेत्र निर्धारण गर्दा पूर्वाधार निर्माणसँग सम्बन्धित काममा लागि सशर्त अनुदान उपलब्ध गराउन उपयुक्त हुने,
- सशर्त अनुदानको न्यूनतम र अधिकतम सीमा तोकिनुपर्ने, साथै निश्चित सूचकको प्रगतिको आधारमा सशर्त अनुदान प्रदान गर्नुपर्ने,
- प्रदेश तथा स्थानीय तहको विकासको आवश्यकता, पूर्वाधारको अवस्था, आन्तरिक स्रोतको उपलब्धता तथा कार्यान्वयन क्षमताको आधारमा सशर्त अनुदान प्रदान गर्नुपर्ने,
- सविधानप्रदत्त मौलिक हकहरूमध्ये विशेष कुनै हकको कार्यान्वयन केन्द्रित (जस्तै: आवास योजना) कार्यक्रममा सशर्त अनुदान प्रदान गर्न उपयुक्त हुने,
- नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भई आएका पुराना क्रमागत आयोजनालाई सम्पन्न गर्न सशर्त अनुदान प्रदान गर्नुपर्ने; साथै त्यस्ता क्रमागत आयोजना सम्पन्न नभई वा तिनका लागि पर्याप्त स्रोत विनियोजन नगरी नयाँ आयोजनामा स्रोत विनियोजन नहुने कुराको सुनिश्चितता हुनुपर्ने,
- नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरी सिफारिस गरेका सशर्त अनुदानका आधार र सुझावलाई पूर्णरूपमा पालना गर्नुपर्ने।

घ. स्थानीय तहसँगको छलफल एवम् अन्तर्क्रियाबाट प्राप्त राय सुझाव:

- नेपाल सरकारले प्रदान गर्ने सशर्त अनुदानका आयोजना तथा कार्यक्रम स्थानीय तहको आवश्यकता र प्राथमिकता अनुकूलको हुनुपर्ने;
- संविधानतः स्थानीय तहको एकल अधिकार भित्रको विषय र आफ्नै स्रोत विनियोजन मार्फत आयोजना वा कार्यक्रम कार्यान्वयन गरिरहेको क्षेत्रमा पनि सशर्त अनुदान प्राप्त हुँदा आयोजना वा कार्यक्रममा दोहोरोपना हुन गई उपलब्ध स्रोतसाधनको सन्तुलित वितरण र मितव्ययीपूर्ण उपयोगमा चुनौती सिर्जना भएको हुँदा सशर्त अनुदान प्रदान गर्ने क्षेत्र, आधार र मानदण्ड स्पष्ट हुनुपर्ने,
- स्थानीय तहमा उपलब्ध जनशक्ति तथा प्राविधिक क्षमता भन्दा बाहिरका कार्यक्रममा समेत सशर्त अनुदान प्राप्त हुने गरेबाट त्यस्ता कार्यक्रम कार्यान्वयन हुन नसकी स्थानीय तहको कार्यप्रगतिको अवस्था कमजोर देखिन गएको हुँदा क्षमता विकासमा जोड दिनुपर्ने,
- स-साना विषय वा क्रियाकलाप नै तोकेर केही हजार रूपैयाँ अनुदान प्राप्त हुने, तर सोबाट प्राप्त हुने नतिजाको तुलनामा कार्यक्रम कार्यान्वयन र प्रतिवेदन प्रक्रिया जटिल हुने भएबाट त्यसप्रकारका रकम विनियोजन गर्ने अभ्यासको अन्त्य हुनुपर्ने,
- नेपाल सरकारका विभिन्न मन्त्रालयहरूबाट अख्तियारीको रूपमा वर्षेभरि विभिन्न आयोजना/कार्यक्रम/क्रियाकलाप तोकेर रकम निकासी एवम् कार्यदिश प्राप्त हुने गरेको, त्यस्ता आयोजना/कार्यक्रम/क्रियाकलापलाई सम्बन्धित गाउँ/नगरसभाको जानकारी बिना नै कार्यान्वयन गर्दा सभाको अधिकार सीमित हुन पुगेको, साथै बीचबीचमा प्राप्त हुने कार्यदिशले गर्दा स्थानीय तहको वार्षिक कार्ययोजनामा समेत प्रभाव पर्ने हुँदा विपद्जन्य वा आकस्मिक परिस्थितिमा बाहेक अख्तियारीको माध्यमबाट रकम निकासी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने,
- सशर्त अनुदानको रकमलाई क्रमशः कम गर्दै त्यस्तो रकमलाई वित्तीय समानीकरण अनुदानमा थप गर्नुपर्ने जसले गर्दा स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकताका आयोजनामा कुशलतापूर्वक रकम विनियोजन र कार्यान्वयन गर्ने सुविधा प्राप्त गर्न सकोस्।

ङ. विषय विज्ञ मार्फत गरिएको अध्ययन अनुसन्धानको निष्कर्ष तथा प्राप्त सुझाव:

- अन्तर-सरकारी वित्तीय हस्तान्तरण अन्तर्गतको सशर्त अनुदानलाई अधिकतम उपलब्धिमूलक बनाउने अवसर संविधानले प्रदान गरेको छ। संविधानको धारा ६० को उपधारा (३) मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने व्यवस्था छ भने धारा २५१ को उपधारा (१) देहाय (ग) ले राष्ट्रिय नीति तथा

कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने काम, कर्तव्य र अधिकार स्वतन्त्र संवैधानिक निकायको रूपमा रहने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था गरेको छ। समानीकरण र सशर्त अनुदानको आकार वा अनुपात सम्बन्धमा समेत अध्ययन अनुसन्धानमा आधारित भई स्वतन्त्र, निष्पक्ष र वस्तुगत ढङ्गाट निकर्षण गर्ने एक मात्र संवैधानिक निकायको रूपमा आयोग रहन सक्ने व्यवस्था संविधानले गरेको देखिन्छ। उल्लेखित संवैधानिक प्रावधानका बाबजुद समग्र अन्तर-सरकारी वित्त हस्तान्तरणमा आयोगको संविधान प्रदत्त निर्णायक भूमिकालाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐनले सङ्कुचित गरेको देखिन्छ।

- अन्तर-सरकारी वित्तीय हस्तान्तरणको एक मात्र प्रमुख उद्देश्य भनेको तहगत सरकारहरूबीचको लम्बीय तथा क्षितिजीय वित्तीय अन्तर (Vertical and Horizontal Fiscal Gap) लाई सम्बोधन गर्नु हो। नेपालको वित्तीय सङ्घीयताको हालसम्मको अभ्यासमा वित्तीय समानीकरण अनुदानलाई त्यस्तो अन्तर न्यूनीकरणसँग प्रत्यक्षरूपमा आबद्ध गरिएको भए तापनि अन्य अनुदानलाई वित्तीय अन्तरसँग आबद्ध गर्न सकिएको छैन। साथै वित्तीय समानीकरण अनुदानको रकम यकिन भैसकेपश्चात मात्र सशर्त लगायत अन्य अनुदानको विनियोजन रकम तय हुने र सो कार्यमा आयोगको प्रत्यक्ष भूमिका समेत नरहने व्यवस्थाले गर्दा वित्तीय समानीकरण अनुदानले कायम गर्न खोजेको समन्यायिकतामा अन्य अनुदानका कारण प्रतिकूल असर पर्न सक्ने जोखिम कायमै रहेको छ। यस्तो जोखिमको अन्त्यका लागि संविधानको धारा ६० को उपधारा (३) अनुरूप प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण निर्धारणमा आयोगको भूमिका रहनुपर्ने, साथै अनुदान वितरणको उद्देश्य र वस्तुगत अवस्थालाई दृष्टिगत गर्दै विभिन्न किसिमका अनुदानहरू बीचको अनुपात निर्धारणमा समेत आयोगको भूमिका रहनुपर्ने देखिन्छ। सशर्त रूपमा दिईने अनुदानले समानीकरणको क्षितिजीय समता (Horizontal Equity) मा तात्त्विक परिवर्तन गर्नु हुँदैन।
- नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने चार किसिमका अनुदानको कार्यगत उद्देश्यमा स्पष्टता नहुँदा एउटै प्रकृतिको वा एउटै कार्यका लागि पनि एक भन्दा बढी किसिमका अनुदानहरू प्रयोग भैरहेको अवस्था छ, जसले गर्दा उपलब्ध स्रोत साधनको कुशल विनियोजन तथा प्रभावकारी कार्यान्वयनमा चुनौती सिर्जना भएको छ।
- सशर्त अनुदानको कार्यान्वयन गर्दा अनुदान प्रदान गर्ने र प्राप्त गर्ने दुवै पक्ष बीचमा दोहोरो कार्यात्मक सम्बन्ध वा सम्झौता हुनु आवश्यक छ। तर हालको सशर्त अनुदान हस्तान्तरणमा न त अनुदान प्रदान गर्ने तहले अनुदान प्राप्त गर्ने तहसँग आयोजना वा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गर्छ, न त अनुदान प्राप्त गरी आयोजना वा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने पक्षले आफ्नो आवश्यकता, प्राथमिकता र क्षमता भित्रका आयोजना वा कार्यक्रम प्रस्ताव गर्ने अवसर नै प्राप्त गर्दछ। यसले गर्दा एकातर्फ उत्तरदायित्व र जवाफदेहिताको प्रश्न उठ्छ भने अर्कोतर्फ आवश्यकता र आपूर्तिबीच वेमेलको अवस्था रहन्छ। यसलाई सम्बोधन गर्न आवश्यक नीतिगत तथा कार्यप्रणालीगत सुधार गर्नु आवश्यक देखिएको छ।
- नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको निश्चित उद्देश्य निर्धारण गरी उक्त उद्देश्य प्राप्तिका लागि मात्र अनुदान दिने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।
- प्रादेशिक तथा स्थानीय सन्तुलित विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका निमित्त नतिजामा आधारित सूचकसहित सशर्त अनुदान उपलब्ध गराउनु उपयुक्त हुनेछ भने निर्माण सम्पन्न भएको आयोजना सञ्चालन तथा मर्मत सम्भारका लागि सम्बन्धित तहको सरकारलाई नै वित्तीय रूपमा जिम्मेवार बनाउनु उपयुक्त हुनेछ।
- सबै प्रदेश तथा सबै स्थानीय तहको आन्तरिक कार्यक्षमता समानरूपमा विकसित भैनसकेको र कतिपय स्थानीय तहहरूको हकमा सेवाप्रवाहका लागि अत्यावश्यक आधारभूत बन्दोबस्ती समेत पूरा नभएको अवस्थामा तत् सम्बन्धी न्यूनतम बन्दोबस्तीका लागि नतिजा सूचकसहित सशर्त अनुदान उपलब्ध गराउनु उपयुक्त हुनेछ।

- राष्ट्रियस्तरका विषयगत नीति अन्तर्गत प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुनुपर्ने कार्यक्रम कार्यान्वयनको लागि राष्ट्रिय मानक पूरा गर्न सशर्त अनुदान दिनु उपयुक्त हुनेछ।
- सङ्घीय सरकारको अधिकार क्षेत्र भित्र रहेका, तर प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गराउँदा लागतका दृष्टिले मितव्ययी एवम् सेवा प्रवाहका दृष्टिले प्रभावकारी हुने आयोजना तथा कार्यक्रमका लागि सशर्त अनुदान दिनु उपयुक्त हुनेछ।
- वैदेशिक सहायता अन्तर्गत प्रदेश वा स्थानीय तहबाट सञ्चालनमा रहेका आयोजनाहरूका निमित्त सशर्त अनुदानलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। तर आगामी दिनमा प्रदेश वा स्थानीय तहबाट सञ्चालन हुने आयोजनाहरूका निमित्त वैदेशिक सहायता परिचालन गर्दा आयोजनाको छनौट, क्रियाकलापको निर्धारण र कार्यान्वयनमा सम्बन्धित तहकै भूमिका रहने गरी नतिजामा आधारित रहेर क्षेत्रगत एकीकृत अनुदान (Sectoral Block Grants) को रूपमा वैदेशिक सहायताको खोजी र परिचालन गर्नु उपयुक्त हुनेछ।
- सङ्घीय सरकारबाट विगतमा प्रवाह भइरहेका र भविष्यमा समेत निरन्तरता दिनुपर्ने कार्यक्रमहरू मध्ये अन्तरप्रदेश प्रभाव भएका, निश्चित राष्ट्रिय लक्ष्य हासिल गर्ने गरी सञ्चालन भएका र सेवा प्रवाहमा निश्चित मानक, बेज्जमार्क वा गुणस्तर कायम गर्नुपर्ने कार्यक्रमका लागि सशर्त अनुदान प्रदान गर्नु उपयुक्त हुनेछ।

४. आ.व.२०७८/७९ का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधारहरू

संवैधानिक व्यवस्था, कानूनमा तोकिएका आधारहरू र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरूलाई दृष्टिगत गर्दै मुख्यतया: देशव्यापी रूपमा राष्ट्रिय नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, राष्ट्रिय मानक स्थापित गर्ने वा सोको सुनिश्चितता गर्ने र प्रदेश तथा स्थानीय तहमा रहेको पूर्वाधारको न्यूनतालाई पूर्ति गर्ने विषयहरूलाई मार्गदर्शनका रूपमा लिई आयोगद्वारा गरिएका अध्ययन अनुसन्धान समेतका आधारमा नेपालको संविधानको धारा २५१ को उपधारा (१) देहाय (ग) बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि सङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गर्ने सशर्त अनुदानका सम्बन्धमा देहायका आधारहरू तयार गरी नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ:

- (१) नेपाल सरकारको अधिकारको सूची भित्रका कुनै विषय वा कार्यक्रम र आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था: नेपालको संविधानको अनुसूची-५ बमोजिम नेपाल सरकारको अधिकार क्षेत्र भित्र रहेका कुनै विषय सम्बन्धी आयोजना वा कार्यक्रम कुनै प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गराउँदा लागतका दृष्टिले मितव्ययी एवम् सेवा प्रवाहका दृष्टिले प्रभावकारी हुने देखिएमा त्यस्तो आयोजना तथा कार्यक्रमका लागि आवश्यक सशर्त अनुदान उपलब्ध गराउन सक्ने।
- (२) राष्ट्रिय नीति तथा कार्यक्रमलाई प्रदेश तथा स्थानीय तह मार्फत कार्यान्वयन गर्नुपर्ने अवस्था: नेपाल सरकारले जारी गरेको राष्ट्रिय नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा मूलतः नेपाल सरकारको कार्य जिम्मेवारीमा रहेको कुनै आयोजना वा कार्यक्रमलाई प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा नेपाल सरकारले सम्बन्धित प्रदेश वा स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउन सक्ने।
- (३) प्रदेश तथा स्थानीय तहमा राष्ट्रिय मानक स्थापना वा कार्यान्वयन गर्नुपर्ने अवस्था: नागरिकका मौलिक हकको कार्यान्वयन तथा राज्यको तर्फबाट आम नागरिकलाई उपलब्ध गराउनुपर्ने आधारभूत सेवा सुविधाको सम्बन्धमा नेपाल सरकारबाट तय भएका न्यूनतम राष्ट्रिय मानकलाई प्रदेश वा स्थानीय तहमा उपलब्ध अन्य वित्तीय स्रोतबाट कार्यान्वयन वा स्थापित गराउन नसकिने अवस्थामा त्यस्ता राष्ट्रिय मानकको कार्यान्वयन गराउन आवश्यक रकम सम्बन्धित प्रदेश वा स्थानीय तहलाई सशर्त अनुदानको रूपमा उपलब्ध गराउन सक्ने।
- (४) पूर्वाधार सम्बन्धी क्रमागत वा अधुरा आयोजनालाई पूर्णता दिन आवश्यक अवस्था: साविकमा नेपाल सरकारबाट निर्माण कार्य आरम्भ भएका र सङ्घीयता कार्यान्वयनसँगै प्रदेश वा स्थानीय तहको अधिकारमा परेका पूर्वाधार निर्माण सम्बन्धी क्रमागत वा अधुरा आयोजनालाई पूर्णता दिन आवश्यक रकम सशर्त

अनुदानको रूपमा सम्बन्धित प्रदेश वा स्थानीय तहलाई उपलब्ध गराउन सक्ने। तर संविधानले गरेको व्यवस्था अनुरूप प्रदेश वा स्थानीय तहको एकल अधिकारको विषय अन्तर्गतका कुनै पनि नयाँ आयोजना वा कार्यक्रमलाई पुरानो क्रमागत आयोजना वा कार्यक्रमको निरन्तरताको रूपमा लिएर कार्यविस्तार गर्दै सशर्त अनुदान प्रदान हुन सक्ने सम्भावनालाई नियन्त्रण गर्नुपर्ने।

- (५) अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन भएका कार्यक्रम वा आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था: नेपाल सरकार र अन्तर्राष्ट्रिय दातृ निकाय वा मुलुकसँग भएको सम्झौता बमोजिम प्राप्त हुने वैदेशिक सहायताबाट सञ्चालन हुने कुनै आयोजना वा कार्यक्रम प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गराउँदा लागतका दृष्टिले मितव्ययी एवम् सेवा प्रवाहका दृष्टिले प्रभावकारी हुने देखिएमा त्यस्तो आयोजना वा कार्यक्रमका लागि उपलब्ध वित्तीय स्रोत सशर्त अनुदानको रूपमा उपलब्ध गराउन सक्ने।
- (६) नेपाल सरकारको अनिवार्य दायित्व रहने खर्च भुक्तानी गर्नुपर्ने अवस्था: साविकमा नेपाल सरकारबाट नियुक्ति पाई हाल प्रदेश वा स्थानीय तहको कार्यक्षेत्र भित्रको सेवामा संलग्न रहेका शिक्षक, स्वास्थ्यकर्मी तथा अन्य राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक र सेवा सुविधाबापतको रकम सम्बन्धित प्रदेश वा स्थानीय तहमा उपलब्ध अन्य वित्तीय स्रोतबाट व्यवस्थापन हुने अवस्था नरहेको पर्याप्त पुष्ट्याई र आधार रहेको अवस्थामा त्यस्ता राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक र सेवा सुविधाबापत आवश्यक पर्ने रकम सम्बन्धित प्रदेश वा स्थानीय तहलाई सशर्त अनुदानको रूपमा उपलब्ध गराउन सक्ने।
- (७) सन्तुलित विकासका निमित्त आवश्यक रणनीतिक महत्वका परियोजनाहरू: आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको राष्ट्रिय औषत स्तरभन्दा सारभूतरूपमा पछाडि रहेका प्रदेश वा स्थानीय तहमा विकासको त्यस्तो निश्चित विषयक्षेत्रलाई सम्बोधन गर्ने रणनीतिक महत्वका आयोजना वा कार्यक्रम सञ्चालन गर्न नतिजा सूचकमा आधारित रहेर सशर्त अनुदान उपलब्ध गराउन सक्ने।

५. सशर्त अनुदान सम्बन्धी सुझावहरू

नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदान सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) देहाय (घ) ले गरेको व्यवस्था बमोजिम आयोगको तर्फबाट नेपाल सरकारलाई निम्न बमोजिमका सुझावहरू उपलब्ध गराइएको छ:

- (१) नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने सबै किसिमका वित्तीय हस्तान्तरणको परिमाण निर्धारणमा नेपालको संविधानको धारा ६० को उपधारा (३) बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यप्रणालीमा आवश्यक संशोधन गरिनुपर्ने।
- (२) नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको सम्बन्धमा यस आयोगले तयार गरी कार्यान्वयनका लागि सिफारिस गरेका आधारहरूको पूर्ण पालनाको सुनिश्चितता हुनुपर्ने। यसका निमित्त सिफारिस भएका आधारहरू नेपाल सरकार, मन्त्रपरिषद्को निर्णयबाट सबै सरोकारवाला निकायहरूलाई सञ्चार हुनुपर्ने, साथै बजेट तथा कार्यक्रम तयारीको चरणदेखि नै सशर्त अनुदान अन्तर्गत प्रस्तावित कुनै पनि आयोजना वा कार्यक्रम आयोगले सिफारिस गरेको कुन आधार अनुरूपको हो भनि प्रविष्टि, अभिलेख र प्रतिवेदन गर्ने प्रणालीको स्थापना हुनुपर्ने।
- (३) सशर्त अनुदानलाई समेत मुलुकको सन्तुलित विकासको लक्ष्यसँग आवद्ध गरी निश्चित सूचक, मानदण्ड र सूत्रमा आधारित रहेर पारदर्शीरूपमा प्रदान गर्नुपर्ने।
- (४) नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्दा राष्ट्रिय नीति, प्राथमिकता, दीर्घकालीन लाभ र फराकिलो तथा समतामूलक आर्थिक वृद्धिलाई प्रत्यक्ष टेवा दिने प्रकृतिका ठूला तथा मझौला र रणनीतिक महत्वका आयोजनाको कार्यान्वयनमा जोड दिनुपर्ने; तर प्रदेश तथा स्थानीय तहको एकल अधिकार र जिम्मेवारी भित्रका विषयमा वा स-साना आयोजना र कार्यक्रममा यस्तो अनुदान उपलब्ध नगराउने।
- (५) प्रदेश तथा स्थानीय तहको वित्तीय स्वायत्तता र व्यवस्थापकीय क्षमतालाई बलियो बनाउँदै लैजाने उद्देश्य सहित कुल अनुदानमा सशर्त अनुदानको हिस्सा क्रमशः कम गर्दै लैजाने र त्यसको परिपूर्ति वित्तीय समानीकरण अनुदान मार्फत गर्दै जाने।

- (६) सशर्त अनुदानबाट सञ्चालन हुने आयोजना प्रति सम्बन्धित तहको अधिकतम स्वामित्व कायम गर्न र कार्यान्वयन प्रक्रियामा व्यवस्थापकीय कुशलता र खर्च दक्षता समेत सुनिश्चित गर्नका लागि नेपाल सरकारले सशर्त अनुदान उपलब्ध गराउँदा आयोजना भित्रका खर्च शिर्षक वा उपशिर्षक नै नतोकि त्यस किसिमको स्वायत्तता सम्बन्धित प्रदेश वा स्थानीय तहलाई नै हुने गरी क्षेत्रगत आयोजना वा कार्यक्रम र लक्ष्य तथा अपेक्षित उपलब्धी जस्ता विषयहरू मात्र तोकेर पठाउने।
- (७) नेपालको संविधानको अनुसूची-६ (प्रदेशको अधिकारको सूची) र अनुसूची - ८ (स्थानीय तहको अधिकारको सूची) का विषयहरू कुनै निश्चित राष्ट्रिय नीति तथा कार्यक्रम र मानदण्ड भित्र रही कार्यान्वयन गर्नुपर्ने अवस्थामा मात्र निश्चित अवधि वा सीमा भित्र रहेर सशर्त अनुदान प्रदान गर्ने, सो बाहेकका निरन्तर रूपमा कार्यान्वयन गर्नुपर्ने विषयलाई सशर्त अनुदानबाट सम्बोधन नगर्ने।
- (८) प्रदेश वा स्थानीय तहको अधिकारका विषय सम्बन्धी साविकमा सङ्घबाट बहुवर्षीय ठेक्का स्वीकृत भई कार्यान्वयन भइरहेका क्रमागत अधुरा कार्यक्रम वा आयोजनालाई पूर्णता दिन आवश्यक भएमा ती कार्यक्रमहरू सम्पन्न गर्ने समय सीमा तोकिएको त्यसका लागि आवश्यक पर्ने स्रोतको सुनिश्चितता नेपाल सरकारले गर्नुपर्ने। तर प्रदेश वा स्थानीय तहले सालवसाली रूपमा खर्च गर्नुपर्ने, चालु प्रकृतिका वा विद्यमान पूर्वाधारको मर्मत सम्भार र सञ्चालनसँग सम्बन्धित तथा उपभोक्ता समितिको सहभागिता वा लागत साझेदारीमा निरन्तररूपमा सञ्चालन हुने परियोजना वा कार्यक्रमको हकमा सशर्त अनुदान विनियोजन नगरी सम्बन्धित प्रदेश वा स्थानीय तहको आन्तरिक स्रोत विनियोजनलाई प्रश्रय दिने।
- (९) समान प्रकृतिका उद्देश्य प्राप्तिका लागि विभिन्न विषयगत मन्त्रालयहरूबाट तर्जुमा गरिएका कार्यक्रम वा आयोजना कार्यान्वयनका लागि सशर्त अनुदान प्रदान गर्दा त्यस्ता कार्यक्रम वा आयोजनामा दोहोरोपना नपर्ने गरी एकीकृत रूपमा सशर्त अनुदान प्रदान गर्ने।
- (१०) सशर्त अनुदान अन्तर्गत हस्तान्तरण हुने कार्यक्रम कार्यान्वयनका शर्तहरू स्पष्ट मापनयोग्य, र कार्यान्वयन योग्य हुनुपर्ने। कुन
- (११) सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रमहरू तर्जुमा गर्दा नेपाल सरकारका विषयगत मन्त्रालय र सम्बन्धित प्रदेश तथा स्थानीय तहको संलग्नता र समन्वयमा गर्नुपर्ने।
- (१२) सशर्त अनुदानबाट सञ्चालन भएका योजना, कार्यक्रम तथा आयोजनाको प्रगति विवरण नेपाल सरकारका सम्बन्धित विषयगत मन्त्रालयमा नियमित रूपमा प्रतिवेदन हुने सुनिश्चितता गर्नुपर्ने।
- (१३) नेपाल सरकारले बजेट तर्जुमा गर्दा सशर्त अनुदानका सबै कार्यक्रम वा आयोजनाहरू समावेश गरी शुरूमै एकै पटक विनियोजन गर्नुपर्ने। विपद्जन्य अवस्था, महामारी वा अन्य आकस्मिक परिस्थितिको रोकथाम, नियन्त्रण तथा प्रतिकार्य र पुनर्स्थापना गर्नुपरेको अवस्थामा बाहेक आर्थिक वर्षको बीचमा कुनै पनि नयाँ कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न थप सशर्त अनुदान हस्तान्तरण नगर्ने।

३.३.२ आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धमा प्रदेश सरकारलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते बिहिबार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। नेपालको संविधानमा तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। तहगत सरकार बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानले नै सुनिश्चित गरेको छ। तीन तह बीचको सहकारिताको एउटा महत्वपूर्ण अवयवको रूपमा अन्तर-सरकारी वित्तीय हस्तान्तरण रहेको छ। सामान्यतया सङ्घीय संरचना भएका मुलुकहरूमा विशिष्ट राष्ट्रिय तथा प्रादेशिक उद्देश्य प्राप्तिका साथै बहुतहगत सरकारहरू बीचमा नीतिगत समन्वय कायम गर्न र सार्वजनिक सेवाको मानक तथा गुणस्तर हासिल गर्न सङ्घ तथा प्रदेश सरकारले स्थानीय तहलाई शर्त सहितको वित्तीय अनुदान उपलब्ध गराउने अभ्यास रहेको पाईन्छ। अर्कोतर्फ, सशर्त अनुदानकै कारणले स्थानीय तहको स्वायत्ततालाई अक्षुण्ण राख्ने चुनौती पनि रहेकै हुन्छ। सङ्घीय शासन प्रणालीको लामो अनुभव भएका मुलुकहरू समेत अन्तर-सरकारी वित्त व्यवस्थापनका यस्ता समस्याबाट पूर्णरूपमा मुक्त भएको पाईदैन। नेपालको सन्दर्भमा पनि प्रदेश सरकारले स्थानीय सरकारलाई सशर्त अनुदान प्रदान गर्ने संवैधानिक र कानुनी व्यवस्था रहेको छ। त्यसरी सशर्त अनुदान प्रदान गर्दा एकातर्फ अनुदान वितरणमा समन्यायिकता होस् र अर्कोतर्फ स्थानीय सरकारको स्वायत्ततालाई पनि अक्षुण्ण राख्न सकियोस् भन्ने हेतुले नै सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने र ती आधारहरू कार्यान्वयनका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित ऐनहरू समेतमा गरिएको छ। उल्लिखित व्यवस्था बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदानको आधार यस आयोगबाट तयार गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदान सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन् :

- धारा ६० को उपधारा (३) - प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ।
- धारा २५१ को उपधारा (१) देहाय (ग) - राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुनेछ।

ख. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को देहाय (ख) मा प्रदेश कानुन बमोजिम प्रदेशले स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको आधार तयार गरी प्रदेशलाई सिफारिस गर्ने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ।

सोही ऐनको दफा १६ को उपदफा (२) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई प्रचलित कानुन बमोजिम उपलब्ध गराउने सशर्त अनुदानका सम्बन्धमा नेपाल सरकार तथा प्रदेशलाई सिफारिस गर्दा आयोगले संविधानको धारा २५१ को उपधारा (१) देहाय (ग) र सोही ऐनको दफा १६ को उपदफा (१) मा उल्लिखित विषयहरूलाई आधार लिई गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त उपदफा (१) मा नेपाल

सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानीय तहलाई प्रचलित कानून बमोजिम उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका सम्बन्धमा नेपाल सरकार तथा प्रदेशलाई सिफारिस गर्दा आयोगले देहायका आधार लिई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ :

- (क) प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क,
- (ख) अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था,
- (ग) प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था,
- (घ) प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता,
- (ङ) प्रदेश तथा स्थानीय तहले जनतालाई पुऱ्याउनु पर्ने सेवा,
- (च) प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
- (छ) प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता।

ग. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ को उपदफा (३) मा प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम आयोगले तोकेको आधार बमोजिम सशर्त अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ।

घ. प्रदेश कानून

वित्तीय हस्तान्तरण सम्बन्धमा प्रदेश सरकारले बनाएका ऐनहरूमा सशर्त अनुदानका सम्बन्धमा देहाय बमोजिमका व्यवस्थाहरू गरिएको पाइन्छ :

- प्रदेश सरकारले स्थानीय तह वा प्रदेश सरकारको कुनै योजना कार्यान्वयन गर्न संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ग) बमोजिम आयोगले तोकेको आधार बमोजिम स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्नेछ।
- सशर्त अनुदान प्रदान गर्दा प्रदेश सरकारले योजना कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक शर्त तोक्नेछ र सम्बन्धित स्थानीय तहले त्यस्तो शर्तको पालना गर्नुपर्नेछ।

३. सशर्त अनुदान सम्बन्धमा आयोगले गरेको अध्ययन अनुसन्धान तथा विश्लेषण

सशर्त अनुदानको आधार तयार गर्ने क्रममा संविधानको धारा २५१ को उपधारा (१) देहाय (ग) ले मार्गदर्शन गरे बमोजिम आयोगले आवश्यक अध्ययन अनुसन्धानको कार्य सम्पादन गरेको छ। यस क्रममा सशर्त अनुदानको सैद्धान्तिक आधार एवम् नीतिगत व्यवस्थाको सूक्ष्म विश्लेषण गर्नुका साथै हालसम्मको कार्यान्वयनको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत सँगै राखेर विश्लेषण गरिएको छ। प्रदेश सरकारले विगतका वर्षहरूमा स्थानीय तहलाई उपलब्ध गराएको सशर्त अनुदानका सम्बन्धमा प्रदेश र स्थानीय तहका पदाधिकारी तथा अधिकृत कर्मचारीहरूसँग छलफल, अन्तर्क्रिया सम्पन्न गरी सशर्त अनुदान कार्यान्वयनको अवस्था सम्बन्धमा जानकारी लिने र सुधारका उपायहरूको खोजी गर्ने कार्य भएको छ। सङ्घीय शासन प्रणालीमा वित्तीय सङ्घीयता र सशर्त अनुदानको भूमिका सम्बन्धमा विषयविज्ञहरूसँग अन्तर्क्रियाको माध्यमबाट राय परामर्श लिईएको छ। सशर्त अनुदान वितरण सम्बन्धमा आयोगले विगतमा सिफारिस गरेका आधारहरू र सोको कार्यान्वयन अवस्था समेतलाई हेरेर तिनको औचित्य र प्रभावकारिता परीक्षण गरिएको छ। साथै यस सम्बन्धमा बाह्य विज्ञ मार्फत स्वतन्त्र अध्ययन अनुसन्धान गराएर समेत आयोगले पृष्ठपोषण प्राप्त गरेको छ।

सशर्त अनुदान सम्बन्धमा आयोगले गरेको अध्ययन अनुसन्धान तथा सरोकारवाला निकायहरूसँग गरेको अन्तर्क्रियाको क्रममा सहभागीहरूबाट औल्याइएको विद्यमान अवस्था र सुधारका लागि प्राप्त सुझावको संक्षिप्त विवरण देहाय बमोजिम रहेको छ :

क. आयोगले गराएको अध्ययन अनुसन्धानको निष्कर्ष तथा प्राप्त सुझाव :

- अन्तर-सरकारी वित्तीय हस्तान्तरण अन्तर्गतको सशर्त अनुदानलाई अधिकतम उपलब्धिमूलक बनाउने अवसर संविधानले प्रदान गरेको छ। संविधानको धारा ६० को उपधारा (३) मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने

वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने व्यवस्था छ भने धारा २५१ को उपधारा (१) देहाय (ग) ले राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने काम, कर्तव्य र अधिकार स्वतन्त्र संवैधानिक निकायको रूपमा रहने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था गरेको छ। समानीकरण र सशर्त अनुदानको आकार वा अनुपात सम्बन्धमा समेत अध्ययन अनुसन्धानमा आधारित भई स्वतन्त्र, निष्पक्ष र वस्तुगत ढङ्गबाट निर्व्योत गर्ने एक मात्र संवैधानिक निकायको रूपमा आयोग रहन सक्ने परिकल्पना गरेको देखिन्छ।

- अन्तर-सरकारी वित्तीय हस्तान्तरणको एक मात्र प्रमुख उद्देश्य भनेको तहगत सरकारहरूबीचको लम्बीय तथा क्षितिजीय वित्तीय अन्तर (Vertical and Horizontal Fiscal Gap) लाई सम्बोधन गर्नु हो। नेपालको वित्तीय सङ्घीयताको हालसम्मको अभ्यासमा वित्तीय समानीकरण अनुदानलाई त्यस्ता दुवै अन्तरहरू न्यूनीकरणसँग प्रत्यक्षरूपमा आबद्ध गरिएको भए तापनि अन्य अनुदानलाई वित्तीय अन्तरसँग आबद्ध गर्न सकिएको छैन। साथै वित्तीय समानीकरण अनुदानको रकम यकिन भइसके पश्चात् मात्र सशर्त लगायत अन्य अनुदानको विनियोजन रकम तय हुने र सो कार्यमा आयोगको प्रत्यक्ष भूमिका समेत नरहने व्यवस्थाले गर्दा वित्तीय समानीकरण अनुदानले कायम गर्न खोजेको समन्यायिकतामा अन्य अनुदानका कारण प्रतिकूल असर पर्न सक्ने जोखिम कायमै रहेको छ। यस्तो जोखिमको अन्त्यका लागि संविधानको धारा ६० को उपधारा (३) अनुरूप स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण निर्धारणमा आयोगको भूमिका रहनुपर्ने, साथै अनुदान वितरणको उद्देश्य र वस्तुगत अवस्थालाई दृष्टिगत गर्दै विभिन्न किसिमका अनुदानहरू बीचको अनुपात निर्धारणमा समेत आयोगको भूमिका रहनुपर्ने देखिन्छ। सशर्त रूपमा दिईने अनुदानले समानीकरणको क्षितिजीय समता (Horizontal Equity) मा तात्त्विक परिवर्तन गर्नु हुँदैन।
- प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने चार किसिमका अनुदानको कार्यगत उद्देश्यमा स्पष्टता नहुँदा एउटै प्रकृतिको वा एउटै कार्यका लागि पनि एकभन्दा बढी किसिमका अनुदानहरू प्रयोग भइरहेको अवस्था छ, जसले गर्दा उपलब्ध स्रोत साधनको कुशल विनियोजन तथा प्रभावकारी कार्यान्वयनमा चुनौती सिर्जना भएको छ।
- सशर्त अनुदानको कार्यान्वयन गर्दा अनुदान प्रदान गर्ने र प्राप्त गर्ने दुवै पक्षबीचमा दोहोरो कार्यात्मक सम्बन्ध वा सम्झौता हुनु आवश्यक छ। तर हालको सशर्त अनुदान हस्तान्तरणमा न त अनुदान प्रदान गर्ने तहले अनुदान प्राप्त गर्ने तहसँग आयोजना वा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गर्छ, न त अनुदान प्राप्त गरी आयोजना वा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने पक्षले आफ्नो आवश्यकता, प्राथमिकता र क्षमताभिन्नका आयोजना वा कार्यक्रम प्रस्ताव गर्ने अवसर नै प्राप्त गर्दछ। यसले गर्दा एकातर्फ उत्तरदायित्व र जवाफदेहिताको प्रश्न उठ्छ भने अर्कोतर्फ आवश्यकता र आपूर्तिबीच बेमेलको अवस्था रहन्छ। यसलाई सम्बोधन गर्न आवश्यक नीतिगत तथा कार्यप्रणालीगत सुधार गर्नु आवश्यक देखिएको छ।
- प्रदेशले स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको निश्चित उद्देश्य निर्धारण गरी उक्त उद्देश्य प्राप्तिका लागि मात्र अनुदान दिने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।
- स्थानीय तहको सन्तुलित विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका निमित्त नतिजामा आधारित सूचकसहित सशर्त अनुदान उपलब्ध गराउनु उपयुक्त हुनेछ भने निर्माण सम्पन्न भएको आयोजना सञ्चालन तथा मर्मत सम्भारका लागि सम्बन्धित तहको सरकारलाई नै वित्तीय रूपमा जिम्मेवार बनाउनु उपयुक्त हुनेछ।
- सबै स्थानीय तहको आन्तरिक कार्यक्षमता समानरूपमा विकसित भइनसकेको र कतिपय स्थानीय तहहरूको हकमा सेवाप्रवाहका लागि अत्यावश्यक आधारभूत बन्दोबस्ती समेत पूरा नभएको अवस्थामा तत् सम्बन्धी न्यूनतम बन्दोबस्तीका लागि नतिजा सूचकसहित सशर्त अनुदान उपलब्ध गराउनु उपयुक्त हुनेछ।
- राष्ट्रिय तथा प्रदेशस्तरका विषयगत नीति अन्तर्गत स्थानीय तहबाट सञ्चालन हुनुपर्ने कार्यक्रम कार्यान्वयनको लागि राष्ट्रिय तथा प्रादेशिक मानक पूरा गर्न सशर्त अनुदान दिनु उपयुक्त हुनेछ।

- प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेका, तर स्थानीय तहबाट कार्यान्वयन गराउँदा लागतका दृष्टिले मितव्ययी एवम् सेवा प्रवाहका दृष्टिले प्रभावकारी हुने आयोजना तथा कार्यक्रमका लागि सशर्त अनुदान दिनु उपयुक्त हुनेछ।

ख. प्रदेश सरकारका मन्त्रालयसँगको छलफल एवम् अन्तर्क्रियाबाट प्राप्त राय सुझाव :

- सशर्त अनुदानमा सञ्चालन हुने आयोजना प्रदेश तथा स्थानीय तहको प्राथमिकतामा आधारित हुनुपर्ने,
- सशर्त अनुदान प्रदान गर्दा अनुदानलाई नतिजासँग आबद्ध गर्नुपर्ने,
- सशर्त अनुदान प्रदान गरिने क्षेत्रहरू स्पष्ट रूपमा निर्धारण गरिनुपर्ने, साथै त्यसरी क्षेत्र निर्धारण गर्दा पूर्वाधार निर्माणसँग सम्बन्धित काममा लागि सशर्त अनुदान उपलब्ध गराउन उपयुक्त हुने,
- सशर्त अनुदानको न्यूनतम र अधिकतम सीमा तोकिनुपर्ने, साथै निश्चित सूचकको प्रगतिको आधारमा सशर्त अनुदान प्रदान गर्नुपर्ने,
- स्थानीय तहको विकासको आवश्यकता, पूर्वाधारको अवस्था, आन्तरिक स्रोतको उपलब्धता तथा कार्यान्वयन क्षमताको आधारमा सशर्त अनुदान प्रदान गर्नुपर्ने,
- स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरी सिफारिस गरेका सशर्त अनुदानका आधार र सुझावलाई पूर्णरूपमा पालना गर्नुपर्ने।

ग. स्थानीय तहसँगको छलफल एवम् अन्तर्क्रियाबाट प्राप्त राय सुझाव :

- स्थानीय तहमा प्राप्त हुने सशर्त अनुदानका योजना तथा कार्यक्रम स्थानीय तहको आवश्यकता र प्राथमिकता अनुकुलको हुनुपर्ने,
- संविधानतः स्थानीय तहको एकल अधिकारभित्रको विषय र आफ्नै स्रोत विनियोजन मार्फत् आयोजना वा कार्यक्रम कार्यान्वयन गरिरहेको क्षेत्रमा पनि सशर्त अनुदान प्राप्त हुँदा आयोजना वा कार्यक्रममा दोहोरोपना हुन गई उपलब्ध स्रोतसाधनको सन्तुलित वितरण र मितव्ययीपूर्ण उपयोगमा चुनौती सिर्जना भएको हुँदा सशर्त अनुदान प्रदान गर्ने क्षेत्र, आधार र मानदण्ड स्पष्ट हुनुपर्ने,
- स्थानीय तहमा उपलब्ध जनशक्ति तथा प्राविधिक क्षमताले नभ्याउने कार्यक्रममा समेत सशर्त अनुदान प्राप्त हुने गरेबाट त्यस्ता कार्यक्रम कार्यान्वयन हुन नसकी स्थानीय तहको कार्यप्रगतीको अवस्था कमजोर देखिन गएको हुँदा क्षमता विकासमा जोड दिनुपर्ने,
- स-साना विषय वा क्रियाकलाप नै तोकेर केही हजार रूपैया अनुदान प्राप्त हुने, तर सोबाट प्राप्त हुने नतिजाको तुलनामा कार्यक्रम कार्यान्वयन र प्रतिवेदन प्रक्रिया जटिल हुने भएबाट त्यसप्रकारका रकम विनियोजन गर्ने अभ्यासको अन्त्य हुनुपर्ने,
- स्थानीय तहको वार्षिक बजेट पारित भई कार्यान्वयनको चरणमा पुगिसके पश्चात् अखितयारीको रूपमा सङ्घ तथा प्रदेशबाट वर्षभरि विभिन्न आयोजना/कार्यक्रम/क्रियाकलाप तोकेर रकम निकास एवम् कायदेशि प्राप्त हुने गरेको, त्यस्ता आयोजना/कार्यक्रम/क्रियाकलापलाई सम्बन्धित गाउँ/नगरसभाको जानकारी बिना नै कार्यान्वयन गर्दा सभाको अधिकार सीमित हुन पुगेको, साथै बीचबीचमा प्राप्त हुने कायदेशिले गर्दा स्थानीय तहको वार्षिक कार्ययोजनामा समेत प्रभाव पर्ने हुँदा विपद्जन्य वा आकस्मिक परिस्थितिमा बाहेक छुट्टै अखितयारीको माध्यमबाट रकम निकास गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने,
- सशर्त अनुदानको रकमलाई क्रमशः कम गर्दै त्यस्तो रकमलाई वित्तीय समानीकरण अनुदानमा थप गर्नुपर्ने जसले गर्दा स्थानीय तहले आफ्नो आवश्यकता र प्राथमिकताका आयोजनामा कुशलतापूर्वक रकम विनियोजन र कार्यान्वयन गर्ने सुविधा प्राप्त गर्न सकोस्।

४. आ.व. २०७८/७९ का लागि प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदानको आधारहरू

संविधान तथा प्रचलित ऐनमा भएका व्यवस्था र तोकिएका आधारहरूलाई दृष्टिगत गर्दै मुख्यतया देशव्यापी रूपमा राष्ट्रिय तथा प्रादेशिक नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, राष्ट्रिय तथा प्रादेशिक मानक स्थापित गर्ने वा सोको सुनिश्चितता गर्ने र स्थानीय तहमा रहेको पूर्वाधारको न्यूनतालाई पूर्ति गर्ने विषयहरूलाई मार्गदर्शनका रूपमा लिई

आयोगद्वारा गरिएको अध्ययन अनुसन्धान समेतका आधारमा नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ग) र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेशले स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको सम्बन्धमा देहायका आधारहरू तयार गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ :

- (१) प्रदेश सरकारको अधिकारको सूची भित्रका कुनै विषय वा कार्यक्रम र आयोजना स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था : नेपालको संविधानको अनुसूची-६ बमोजिम प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेका कुनै विषय सम्बन्धी आयोजना वा कार्यक्रम कुनै स्थानीय तहबाट कार्यान्वयन गराउँदा लागतका दृष्टिले मितव्ययी एवम् सेवा प्रवाहका दृष्टिले प्रभावकारी हुने देखिएमा त्यस्तो आयोजना तथा कार्यक्रमका लागि आवश्यक सशर्त अनुदान उपलब्ध गराउन सक्ने।
- (२) प्रादेशिक नीति तथा कार्यक्रमलाई स्थानीय तह माफत कार्यान्वयन गर्नुपर्ने अवस्था : प्रदेश सरकारले जारी गरेको प्रादेशिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा मूलतः प्रदेश सरकारको कार्य जिम्मेवारीमा रहेको कुनै आयोजना वा कार्यक्रमलाई स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा सोको लागि प्रदेश सरकारले सम्बन्धित स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउन सक्ने।
- (३) स्थानीय तहमा प्रादेशिक मानक स्थापना वा कार्यान्वयन गर्नुपर्ने अवस्था : नागरिकका मौलिक हकको कार्यान्वयन तथा राज्यको तर्फबाट आम नागरिकलाई उपलब्ध गराउनुपर्ने आधारभूत सेवा सुविधाको सम्बन्धमा तय भएका न्यूनतम प्रादेशिक मानकलाई स्थानीय तहमा उपलब्ध अन्य वित्तीय स्रोतबाट कार्यान्वयन वा स्थापित गराउन नसकिने अवस्थामा त्यस्ता प्रादेशिक मानकको कार्यान्वयन गराउन आवश्यक रकम सम्बन्धित स्थानीय तहलाई सशर्त अनुदानको रूपमा उपलब्ध गराउन सक्ने।
- (४) सन्तुलित विकासका निमित्त आवश्यक रणनीतिक महत्वका परियोजनाहरू : आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको प्रादेशिक औषत स्तरभन्दा सारभूतरूपमा पछाडि रहेका स्थानीय तहमा विकासको त्यस्तो निश्चित विषयक्षेत्रलाई सम्बोधन गर्ने रणनीतिक महत्वका आयोजना वा कार्यक्रम सञ्चालन गर्न नतिजा सूचकमा आधारित रहेर सशर्त अनुदान उपलब्ध गराउन सक्ने।

५. सशर्त अनुदान सम्बन्धी सुझावहरू

संवैधानिक व्यवस्था र कानूनमा तोकिएको आधारहरूलाई दृष्टिगत गर्दै सिफारिस गरिएका सशर्त अनुदानको उल्लिखित आधारहरूको कार्यान्वयनका लागि आयोगको तर्फबाट प्रदेश सरकारलाई निम्न बमोजिमका सुझावहरू उपलब्ध गराइएको छ:

- (१) प्रदेशले स्थानीय तहलाई उपलब्ध गराउने सबै किसिमका वित्तीय हस्तान्तरणको परिमाण निर्धारणमा नेपालको संविधानको धारा ६० को उपधारा (३) बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यप्रणालीमा आवश्यक संशोधन गरिनुपर्ने।
- (२) प्रदेशले स्थानीय तहलाई प्रदान गर्ने सशर्त अनुदानको सम्बन्धमा यस आयोगले तयार गरी कार्यान्वयनका लागि सिफारिस गरेका आधारहरूको पूर्ण पालनाको सुनिश्चितता हुनुपर्ने। यसका निमित्त सिफारिस भएका आधारहरू प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबाट सबै सरोकारवाला निकायहरूलाई सञ्चार हुनुपर्ने, साथै बजेट तथा कार्यक्रम तयारीको चरणदेखि नै सशर्त अनुदान अन्तर्गत प्रस्तावित कुनै पनि आयोजना वा कार्यक्रम आयोगले सिफारिस गरेको कुन आधार अनुरूपको हो भनी प्रविष्टि, अभिलेख र प्रतिवेदन गर्ने प्रणालीको स्थापना हुनुपर्ने।
- (३) सशर्त अनुदानलाई समेत मुलुकको सन्तुलित विकासको लक्ष्यसँग आवद्ध गरी निश्चित सूचक, मानदण्ड र सूत्रमा आधारित रहेर पारदर्शीरूपमा प्रदान गर्नुपर्ने।
- (४) प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्दा प्रादेशिक नीति, प्राथमिकता, दीर्घकालीन लाभ र फराकिलो तथा समतामूलक आर्थिक वृद्धिलाई प्रत्यक्ष टेवा दिने प्रकृतिका ठूला तथा मझौला र रणनीतिक महत्वका आयोजनाको कार्यान्वयनमा जोड दिनुपर्ने; तर स्थानीय तहको एकल अधिकार र जिम्मेवारीभित्रका विषयमा वा स-साना आयोजना र कार्यक्रममा यस्तो अनुदान उपलब्ध नगराउने।

- (५) स्थानीय तहको वित्तीय स्वायत्तता र व्यवस्थापकीय क्षमतालाई बलियो बनाउँदै लैजाने उद्देश्य सहित कुल अनुदानमा सशर्त अनुदानको हिस्सा क्रमशः कम गर्दै लैजाने र त्यसको परिपूर्ति वित्तीय समानीकरण अनुदान वृद्धि मार्फत गर्दै जाने ।
- (६) सशर्त अनुदानबाट सञ्चालन हुने योजनाप्रति सम्बन्धित स्थानीय तहको अधिकतम स्वामित्व कायम गर्न र कार्यान्वयन प्रक्रियामा व्यवस्थापकीय कुशलता र खर्च दक्षता समेत सुनिश्चित गर्नका लागि प्रदेश सरकारले सशर्त अनुदान उपलब्ध गराउँदा योजना भित्रका क्रियाकलापहरू नतोकी त्यस किसिमको स्वायत्तता सम्बन्धित स्थानीय तहलाई नै हुने गरी क्षेत्रगत योजना वा कार्यक्रम र लक्ष्य तथा अपेक्षित उपलब्धी जस्ता विषयहरू मात्र तोकेर पठाउने ।
- (७) नेपालको संविधानको अनुसूची - ८ (स्थानीय तहको अधिकारको सूची) का विषयहरू कुनै निश्चित प्रादेशिक नीति तथा कार्यक्रम र मानदण्ड भित्र रही कार्यान्वयन गर्नुपर्ने अवस्थामा मात्र निश्चित अवधि वा सीमा भित्र रहेर सशर्त अनुदान प्रदान गर्ने, सो बाहेकका निरन्तर रूपमा कार्यान्वयन गर्नुपर्ने विषयलाई सशर्त अनुदानबाट सम्बोधन नगर्ने ।
- (८) समान प्रकृतिका उद्देश्य प्राप्तिका लागि विभिन्न विषयगत मन्त्रालयहरूबाट तर्जुमा गरिएका कार्यक्रम वा आयोजना कार्यान्वयनका लागि सशर्त अनुदान प्रदान गर्दा त्यस्ता कार्यक्रम वा आयोजनामा दोहोरोपना नपर्ने गरी एकीकृत रूपमा सशर्त अनुदान प्रदान गर्ने ।
- (९) सशर्त अनुदान अन्तर्गत हस्तान्तरण हुने कार्यक्रम कार्यान्वयनका शर्तहरू स्पष्ट मापनयोग्य, र कार्यान्वयन योग्य हुनुपर्ने ।
- (१०) सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रमहरू तर्जुमा गर्दा प्रदेश सरकारका विषयगत मन्त्रालय र सम्बन्धित स्थानीय तहको संलग्नता र समन्वयमा गर्नुपर्ने ।
- (११) सशर्त अनुदानबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रदेश सरकारका सम्बन्धित विषयगत मन्त्रालयमा नियमित रूपमा प्रतिवेदन हुने सुनिश्चितता गर्नुपर्ने ।
- (१२) प्रदेश सरकारले बजेट तर्जुमा गर्दा सशर्त अनुदानका सबै योजना वा कार्यक्रमहरू समावेश गरी शुरूमै एकैपटक विनियोजन गर्नुपर्ने । विपद्जन्य अवस्था, महामारी वा अन्य आकस्मिक परिस्थितिको रोकथाम, नियन्त्रण तथा प्रतिकार्य र पुनर्स्थापना गर्नुपरेको अवस्थामा बाहेक आर्थिक वर्षको बीचमा कुनै पनि नयाँ कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न थप सशर्त अनुदान हस्तान्तरण नगर्ने ।

३.४ आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस

३.४.१ आर्थिक वर्ष २०७८/७९ का लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७८/०९/२० गते सोमवार

१. पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ। तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रही आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, नीति तथा योजना तयार गर्ने, वार्षिक बजेट तर्जुमा र त्यसको अनुमोदन गर्ने, कार्यक्रम कार्यान्वयन लेखाङ्कन तथा प्रतिवेदन गर्ने र लेखापरीक्षण गराउने कार्य गर्नु पर्दछ। बजेट अनुमान गर्दा अनुमानित आय भन्दा व्यय बढी हुने अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहले घाटा बजेट ल्याउन सक्ने र बजेट घाटा व्यवस्थापन सङ्घीय कानून बमोजिम हुने व्यवस्था छ। घाटा बजेट पेश गर्दा तीनै तहका सरकारले घाटा पूर्ति गर्ने स्रोतको स्पष्ट आधार समेत खुलाउनु पर्ने व्यवस्था अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा रहेको छ। संविधानतः तीनै तहका सरकारले बजेट घाटा पूर्तिका लागि कानून बमोजिम ऋण लिन सक्छन्।

ऋण बाह्य वा आन्तरिक गरी दुई प्रकारको हुन्छ। समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने संवैधानिक व्यवस्था रहेको छ। उल्लिखित व्यवस्था बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा यस आयोगबाट निर्धारण गरी सङ्घ, प्रदेश र स्थानीय सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सम्बन्धमा नेपालको संविधानमा देहायका व्यवस्थाहरू रहेका छन् :

- धारा ५९ को उपधारा (१) - सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने छन् ।
- धारा ५९ को उपधारा (७) - सङ्घ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा वित्तीय अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुनेछ ।
- धारा ११५ को उपधारा (२) - सङ्घीय कानून बमोजिम बाहेक नेपाल सरकारले कुनै ऋण लिने र जमानत दिने छैन ।
- धारा २०३ को उपधारा (२) - सङ्घीय कानून बमोजिम बाहेक प्रदेश सरकारले कुनै ऋण लिने र जमानत दिने छैन ।
- धारा २२८ को उपधारा (१) - कानून बमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन, उठाउन र ऋण लिन पाइने छैन ।
- धारा २३० को उपधारा (१) - गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम गाउँ सभा वा नगर सभामा पेश गरी पारित गराउनु पर्नेछ।

- धारा २३० को उपधारा (२) – गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले राजस्व र व्ययको अनुमान पेश गर्दा घाटा बजेट निर्माण गर्नुपर्ने भएमा सङ्घीय कानून र प्रदेश कानून बमोजिम घाटा पूर्ति गर्ने स्रोत समेतको प्रस्ताव गर्नु पर्नेछ।
- धारा २५१ को उपधारा (१) को खण्ड (च) - समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुनेछ।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा, नेपाल सरकारले ऋण दिन सक्ने र घाटा बजेट पेश गर्न सक्ने सम्बन्धमा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा देहायका व्यवस्थाहरू रहेका छन् :

दफा १४: आन्तरिक ऋण

- (१) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आयोगले सिफारिस गरेको सीमा भित्र रही आन्तरिक ऋण लिन सक्नेछ।
तर प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण लिनु अघि नेपाल सरकारको सहमति लिनु पर्नेछ।
- (२) नेपाल सरकार तथा प्रदेशले प्रचलित कानूनको अधीनमा रही ऋणपत्र जारी गरी आन्तरिक ऋण उठाउन सक्नेछ।
- (३) प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण लिन नेपाल सरकारको सहमति माग गर्दा आन्तरिक ऋण लिन खोजिएको योजना, योजनाबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धि, ऋण भुक्तानी योजना, ऋण दिने संस्थाको विवरण सहितको प्रस्ताव अर्थ मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
- (४) उपदफा (३) बमोजिम पेश भएको प्रस्ताव कार्यान्वयनयोग्य देखिएमा नेपाल सरकारले सम्बन्धित प्रदेश वा स्थानीय तहलाई आन्तरिक ऋण लिन सहमति दिन सक्नेछ।

दफा १५: नेपाल सरकारले ऋण दिन सक्ने

- (१) नेपाल सरकारले प्रदेश वा स्थानीय तहलाई ऋण दिन सक्नेछ।
- (२) प्रदेश वा स्थानीय तहले ऋण रकमको उपयोग, भुक्तानीको तरिका तथा समय सीमा समेत उल्लेख गरी ऋणको लागि मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ।
- (३) उपदफा (२) बमोजिम प्राप्त अनुरोध मनासिब देखिएमा नेपाल सरकारले ऋण प्रदान गर्ने स्वीकृति दिन सक्नेछ।
- (४) उपदफा (३) बमोजिम नेपाल सरकारबाट ऋण प्रदान गर्ने स्वीकृति भएमा मन्त्रालयले सम्बन्धित प्रदेश वा स्थानीय तहसँग सम्झौता गर्नेछ।
- (५) नेपाल सरकारबाट प्राप्त ऋण प्रदेश वा स्थानीय तहले सम्झौतामा उल्लिखित अवधिभित्र चुक्ता नगरेमा नेपाल सरकारले सम्बन्धित प्रदेश वा स्थानीय तहलाई उपलब्ध गराउने अनुदानबाट त्यस्तो ऋण रकम असुली गर्न सक्नेछ।

दफा २३: घाटा बजेट पेश गर्न सक्ने

- (१) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले सम्बन्धित व्यवस्थापिकामा आवश्यकता अनुसार घाटा बजेट पेश गर्न सक्नेछ।
- (२) उपदफा (१) बमोजिम घाटा बजेट पेश गर्दा बजेट घाटा पूर्ति गर्ने स्रोतको स्पष्ट आधार समेत खुलाउनु पर्नेछ।

- (३) उपदफा (१) बमोजिम प्रदेश तथा स्थानीय तहले घाटा बजेट पेश गर्दा नेपाल सरकारले संविधान र प्रचलित कानून बमोजिम कुनै सुझाव वा निर्देशन दिएको भए सोको पालना गर्नु पर्नेछ।
- (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रशासनिक खर्च व्यहोर्न घाटा बजेट पेश गर्न सकिने छैन।

३. उद्देश्य

सार्वजनिक ऋण व्यवस्थापनको प्राथमिक उद्देश्य सरकारको वित्तीय आवश्यकता पूरा गर्नका लागि न्यूनतम लागत र जोखिममा स्रोत व्यवस्थापन गर्नुका साथै समयमै ऋण दायित्व भुक्तान गर्न सक्ने कुराको सुनिश्चितता गर्नु हो भने सहायक उद्देश्य सरकारी ऋणपत्रहरूका लागि कार्यक्षमता (efficiency) भएको आन्तरिक ऋण बजारको विकास गर्नु हो।

त्यसै गरी कार्यसञ्चालनस्तरका उद्देश्यहरूमा समयमै र अविच्छिन्न रूपले ऋण सेवाको भुक्तानी सुनिश्चित गर्नु, ऋणसेवा भुक्तानीको अनुमानयोग्यता बढाउनु, ऋणको लागत घटाउनु, आर्थिक सङ्कट वा झड्का (economic crisis and shocks) को अवस्थामा सार्वजनिक ऋणको जोखिमपना घटाउनु (मेच्युरिटी संरचनामा परिवर्तन, ब्याज वा मुद्राको संरचनामा परिवर्तन, अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच वृद्धि आदि) र ऋणको दीगोपना सुनिश्चित गर्नु हो।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कानून बमोजिम ऋण लिन सक्ने व्यवस्था नेपालको संविधानमा रहेको छ। तीन तहका सरकारले आन्तरिक ऋण लिनको मूल उद्देश्य घाटा बजेटको व्यवस्थापन गर्नु वा बजेट घाटा पूर्ति गर्ने स्रोत जुटाउनु नै हो। तसर्थ, आन्तरिक ऋण परिचालनलाई सरकारी वित्त व्यवस्थापनको एक महत्वपूर्ण औजारको रूपमा प्रयोग गरिन्छ।

४. सैद्धान्तिक आधार

सार्वजनिक ऋण परिचालनका सन्दर्भमा विभिन्न सैद्धान्तिक अवधारणाहरू रहेको पाइन्छ। रिकार्डियन समतुल्य सिद्धान्त (Ricardian Equivalence Theory) ले सार्वजनिक ऋणको परिमाणले आर्थिक क्रियाकलापमा खुद प्रभाव नपर्ने दावी गरेको पाइन्छ भने नवशास्त्रीय सिद्धान्त (Neo-Classical Theory) ले सार्वजनिक ऋण र आर्थिक वृद्धिको बीचमा व्युत्क्रमानुपातिक सम्बन्ध (inverse relationship) रहने उल्लेख गरेको पाइन्छ। सार्वजनिक ऋणमा १० प्रतिशत बिन्दुले वृद्धि हुँदा वास्तविक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ०.२ प्रतिशतले गिरावट आउने तथ्य अन्तर्राष्ट्रिय मुद्रा कोषले विभिन्न देशहरूमा गरेको शोधबाट देखिएको छ। ऋण अधिकता सिद्धान्त (Debt Overhang Theory) ले सार्वजनिक ऋण परिचालन जब एउटा महत्तम बिन्दुमा पुग्दछ, त्यो भन्दा अधिक ऋण परिचालनले आर्थिक विकास तथा स्थायित्वमा कमी ल्याउनुका साथै ऋणीको ऋण तिर्ने क्षमतामा पनि हास ल्याउछ भन्ने तर्क अघि सारेको पाइन्छ। किनेसियन सिद्धान्त (Keynesian Theory) ले सार्वजनिक ऋण र आर्थिक वृद्धिका बीचमा सकारात्मक सम्बन्ध रहने दावी गर्दछ। सार्वजनिक ऋणले समग्र मागमा वृद्धि हुने हुँदा आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्छ भन्ने तर्क यो सिद्धान्तले अघि सार्दछ। अन्तःविकसित वृद्धि सिद्धान्त (Endogenous Growth Theory) अनुसार सार्वजनिक ऋणबाट पूर्वाधार निर्माण, मानव पूँजी र अनुसन्धान तथा विकासमा लगानी बढ्न गई उत्पादकत्व बढ्नुका साथै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ। बृहत् अर्थशास्त्रीय असन्तुलनको सिद्धान्त (Macroeconomic Imbalance Theory) अनुसार सार्वजनिक ऋणले मुद्रास्फीति बढाउने, निजी क्षेत्रको लगानी साँघुरिने, मुद्रा विनिमय दर र भुक्तान सन्तुलनमा असर गर्ने तथा ऋणको पासोमा पर्न सक्ने अवस्था सिर्जना हुन गई कुनै न कुनै रूपमा समष्टिगत अर्थतन्त्रमा असन्तुलन सिर्जना गर्दछ। अन्तर-पुस्ता समता सिद्धान्त (Intergeneration Equity Theory) अनुसार ऋण परिचालन गर्दा अन्तर पुस्ताको आदर्श तहमा रहेर ऋण परिचालन गर्न सकिएन भने त्यसको नकारात्मक प्रभाव पर्दछ। यो सिद्धान्तले सार्वजनिक ऋण परिचालनबाट ऋण लिने पुस्ताको उपभोग्य क्षमतामा वृद्धि भई आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने देखिए तापनि ऋण भुक्तानी गर्नुपर्ने पुस्ताको लागि ऋणको नकारात्मक प्रभाव पर्न सक्छ भन्ने तर्क अघि सारेको छ।

हुन त यी सिद्धान्तले गरेका दावीहरूलाई प्रायोगिक परीक्षण (empirical test) को कसौमा राखेर हेर्दा अर्थतन्त्रपिच्छे फरकफरक नतिजा समेत देखा पर्ने गरेको पाइन्छ, तर पनि निष्कर्षमा के भन्न सकिन्छ भने दीर्घकालीन आर्थिक

स्थायित्वमा असर पर्ने गरी कुनै पनि तहका सरकारले ऋण लिनु हुँदैन। निश्चित अवधिपछि सावार् ब्याज सहित भुक्तानी दिनुपर्ने हुनाले बजेट घाटा पूर्ति गर्न ऋण लिनु भनेको भविष्यमा प्राप्त हुने राजस्वलाई वर्तमानमा खर्च गर्नु सरह हो। त्यसैले जुनसुकै तहका सरकारले लिएको ऋणको उपयोग भावी पुस्ताले उपयोग गर्न पाउनु पर्ने राजस्वको हिस्साको क्षतिपूर्ति हुने गरी थप प्रतिफल सिर्जना गर्ने खालका क्रियाकलापहरू सञ्चालन गर्नका लागि हुनु पर्दछ। यसै सैद्धान्तिक पृष्ठभूमिमा आधारित रही आयोगले आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ।

५. सार्वजनिक ऋणको प्रभाव र नीतिगत अन्तरसम्बन्ध

सार्वजनिक ऋणको हिस्सा निर्धारण गर्दा ऋण भारसँग जोडिन आउने विभिन्न लागत (ब्याज खर्च, सञ्चालन लागत आदि) र जोखिमहरू (व्याजदर, विनिमयदर, मूल्य जस्ता बजारसँग सम्बन्धित जोखिमहरू, ऋण नवीकरण, तरलता, ऋण तिर्ने क्षमता, साख जोखिम (credit risk) जस्ता वित्तीय जोखिमहरू, सम्झौता र सञ्चालनसम्बन्धी जोखिमहरू) को अध्ययन तथा विश्लेषण हुनु उत्तिकै जरूरी हुन्छ। जोखिम बढ्दै जाँदा निजी क्षेत्रका लगानीकर्ताले सरकारलाई भरोसा गर्ने स्थिति पनि कमजोर हुँदै जाने हुँदा प्रदेश सरकार वा स्थानीय तहले लिने आन्तरिक ऋणको भार सँगसँगै साख सम्बन्धी जोखिम पनि बढ्छ। अझ प्राकृतिक प्रकोप वा विपद्को व्यवस्थापन गर्नुपर्ने अवस्थामा सूचना प्रणालीमा असर पर्न सक्ने र ऋण भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न थप कठिन हुने हुँदा अर्थतन्त्र वित्तीय भीर (fiscal cliff) तर्फ जाने सम्भावना रहन्छ।

अत्यधिक ऋणभारले आर्थिक वृद्धि र विकासमा नकारात्मक असर पार्दछ। ऋण भुक्तानी सेवाका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने हुन्छ, जसले गर्दा सरकारले चाहेका नीतिहरू कार्यान्वयन गर्ने क्षमता कमजोर हुँदै जान्छ। त्यसैगरी केन्द्रीय बैंकबाट अत्यधिक ऋण लिने खालको उच्च स्फीतिकारी मौद्रिक नीतिले स्थिर व्याजदरको दीर्घकालीन ऋणको लागत बढाउँछ भने मुद्रा सञ्चितिको अवस्थाले जोखिम प्रिमियम (risk premium) वा ऋण रकमको नवीकरणमा असर पार्दछ।

ऋण भुक्तानी गर्ने बेला भएपछि ऋण तिर्न नसक्ने र ऋण नवीकरण (rollover) पनि गर्न सकिएन भने लगानीकर्तामाझ र वित्त बजारमा पनि विश्वासको अवस्था धर्मराउँदै जान्छ। पर्याप्त तरल सम्पत्तिको अभावमा बजार समेत फ्रिज हुने अवस्था सिर्जना हुन्छ। विदेशी मुद्रामा लिएको ऋण छ भने सार्वभौम ऋण (sovereign debt) लिँदा ऋणको लागत नै बढ्न जान्छ भने तालिका बमोजिम ऋण तिर्न नसक्ने जोखिम सिर्जना हुँदा खूद मूल्य (net worth) शून्यभन्दा कम हुन गै ऋण व्यवस्थापन दीगो हुन सक्दैन।

त्यसैले आन्तरिक ऋण लिँदा निजी क्षेत्रको ऋण महँगो नहोस् भन्नेतर्फ विचार पुऱ्याउनु पर्छ। निजी क्षेत्रको ऋण महङ्गिनु भनेको आयकरको आधार पनि साँघुरिनु हो। त्यसैले आन्तरिक ऋणले कर्पोरेट क्षेत्रको ऋण लिने प्रकृतिलाई कत्तिको महङ्गो पारेको छ भन्ने कुराको तथ्याङ्कशास्त्रीय अध्ययन गरी ऋण संकुचनको असर यकीन गर्नु आवश्यक हुन्छ।

आन्तरिक ऋण लिँदा सरकारी खर्चको कार्यक्षमता बढाउन सकिने आधारहरू खोज्नु अत्यावश्यक हुन्छ। उत्पादनशील कार्यक्षमताको मूल्याङ्कनबाट सार्वजनिक क्षेत्रका उद्देश्यहरू कम भन्दा कम लागतमा हासिल गर्ने र विनियोजन कार्यक्षमताले कुनै कार्यक्रममा गरिएको अतिरिक्त खर्चको सिमान्त सामाजिक फाइदामा वृद्धि हुने कुराको परीक्षण गर्ने हुँदा यस्ता खाले मूल्याङ्कन सुनिश्चित गर्नु आवश्यक हुन्छ।

पछि फिर्ता दिने लिने शर्तमा आन्तरिक ऋण लिइने हुँदा भविष्यमा प्रतिफल सहित सो ऋणको भुक्तानी गर्नु पर्ने हुन्छ। ऋणको भुक्तानी गर्दा अतिरिक्त बोझ महसुस गर्नु नपर्ने गरी र भावी पुस्ताले समेत भुक्तानी गर्नुपर्दा पनि असहजता महसुस गर्न नपर्ने गरी आर्थिक विकासका लागि आवश्यक योजनाहरूको कार्यान्वयनमा सहयोग पुऱ्याउन आन्तरिक ऋणको परिचालन गर्नुपर्दछ। अनुत्पादक क्षेत्रमा आन्तरिक ऋणको परिचालन हुन नपाओस् भन्ने विषयमा त्यतिकै सजग हुनु पर्दछ।

सार्वजनिक ऋण व्यवस्थापन गर्दा वित्तीय क्षेत्रको विकास, वास्तविक अर्थतन्त्रमा पर्ने प्रभाव, वित्त नीति, मौद्रिक नीति र बाह्य क्षेत्रमा पर्ने प्रभावको अध्ययन गर्नु आवश्यक हुन्छ। सरकारी बण्ड जारी गर्दा संस्थागत क्षेत्रले थप उत्पादनशील क्षेत्रमा गर्नुपर्ने लगानीमा असर नपरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ भने सार्वजनिक ऋणले

वास्तविक अर्थतन्त्रमा पार्ने प्रभावको पनि अध्ययन आवश्यक हुन्छ, किनभने वास्तविक क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थाले तिर्ने व्याज दर, उपलब्ध लगानी कोष र लगानीको सम्भाव्य प्रतिफल तथा जोखिम बहन गर्ने क्षमताबीचको अन्तर्क्रियाले अर्थतन्त्रमा प्रभाव पारिरहेको हुन्छ। वित्तीय बजारमा बोनडको किसिम निर्धारण गर्नमा र वित्त बजारको विकासमा आन्तरिक ऋणले सकारात्मक प्रभाव पार्ने भएतापनि वित्तीय बजारको प्रशोचन क्षमतामा ध्यान दिनु उत्तिकै आवश्यक छ।

घाटा बजेट पूर्ति, पूँजी निर्माण, पूर्वाधार विकास र समग्र आर्थिक वृद्धिमा सार्वजनिक ऋणको परिचालन प्रमुख विकल्प भएता पनि अधिक ऋणको परिचालन गर्नु जोखिमपूर्ण हुन्छ। देशको समष्टिगत आर्थिक स्थायित्वसँग सार्वजनिक ऋणको सोझो सम्बन्ध हुने हुँदा यसको समष्टिगत आर्थिक सूचकहरूसँगको सम्बन्धको मात्रा थाहा पाउनु अति आवश्यक हुन्छ। लागत लाभको विश्लेषण गरेर, उत्पादनमूलक क्षेत्रमा परिचालन गरी अन्तरपुस्ता न्याय सुनिश्चित गर्दै पूँजी निर्माणलाई बढावा दिने र ऋणका नकारात्मक प्रभाव पर्नबाट जोगिने गरी ऋणको कुशलतापूर्वक व्यवस्थापन गर्नका लागि पर्याप्त प्रयोगसिद्ध अनुसन्धान (empirical study) हुनु आवश्यक देखिन्छ। पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा स्पष्ट प्राथमिकता सहित आन्तरिक ऋणको परिचालन गर्न आवश्यक पर्ने कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था नभै सरकारका विभिन्न तहमा प्रभावकारी ऋण व्यवस्थापन गर्न सकिँदैन।

६. समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण

सार्वजनिक ऋणको सीमा तय गर्दा विश्लेषण गर्न आवश्यक अन्तर्राष्ट्रिय रूपमा मान्य सूचकहरूमा आर्थिक वृद्धिदर, कुल राष्ट्रिय उत्पादन, कुल गार्हस्थ्य वचत तथा लगानी, रोजगारी, सरकारी राजस्व र खर्च, उपभोक्ता मूल्य सूचकाङ्क, मानव विकास सूचकाङ्क, भुक्तानी सन्तुलन, विप्रेषण आय आदि पर्दछन्। तथापि प्रस्तुत सिफारिसमा सीमित सूचकहरूको मात्र विश्लेषण गरिएको छ।

केही सूचकहरूको आर्थिक वर्ष २०३९/४० देखिको प्रवृत्ति विश्लेषण गर्दा आ. व. २०४७/४८ मा खुद ऋणभार (total outstanding debt) कुल गार्हस्थ्य उत्पादनको ६६.७ प्रतिशतसम्म पुगेकोमा त्यस पछिका वर्षहरूमा क्रमशः घट्दै आएर आर्थिक वर्ष २०७१/७२ मा २२.३ प्रतिशत भई न्यूनतमस्तरमा ओर्लेको तर आ. व. २०७६/७७ मा आइपुग्दा बढेर पुनः ३६.२७ प्रतिशत हुन पुगेको छ। उच्च ऋणभार भएकै आर्थिक वर्षमा कुल राजस्वको तुलनामा खुद ऋणभार ७४९ प्रतिशतले बढी देखिन्छ। सो अनुपात आर्थिक वर्ष २०७३/७४ मा घटेर ११४.५ प्रतिशतमा आइपुगेको देखिन्छ भने आर्थिक वर्ष २०७६/७७ मा बढेर १८८.६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७६/७७ को कुल निर्यातको तुलनामा खुद ऋणभार ८२५ प्रतिशतले बढी र उक्त आर्थिक वर्षको कुल विप्रेषणको ९२.१ प्रतिशत देखिन्छ। वास्तविक आन्तरिक ऋणतर्फ आर्थिक वर्ष २०३९/४० मा सर्वाधिक (वास्तविक कुल गार्हस्थ्य उत्पादनको ६.१ प्रतिशत) रहेकोमा आर्थिक वर्ष २०६९/७० मा उक्त अनुपात घटेर सो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत हुँदै आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा पुनः बढ्दै गएर ४.९४ प्रतिशत पुगेको देखिन्छ।

विगत ४० आर्थिक वर्षहरूको वास्तविक सार्वजनिक ऋण र पूँजीगत खर्चको अनुपात हेर्दा पूँजीगत खर्चको तुलनामा सार्वजनिक ऋणको हिस्सा करिब २० प्रतिशतबाट क्रमशः बढ्दै गएर १६४ प्रतिशत पुगेको छ। सार्वजनिक ऋणले मानव विकास सूचकाङ्कमा पारेको प्रभावको प्रयोगसिद्ध अध्ययन (empirical study) नगरिएको भए तापनि विगत ३० वर्षमा नेपालको मानव विकास सूचकाङ्क ०.३८७ बाट उल्लेख्य रूपले सुधार हुँदै ०.६०२ मा पुगेको छ।

आन्तरिक ऋणको सीमा निर्धारण गर्ने क्रममा आयोगले यस सम्बन्धमा आवश्यक अध्ययन गरी संविधानको धारा २५१ को उपधारा (१) खण्ड (च) बमोजिम समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरेको छ। यस क्रममा ऋणको सैद्धान्तिक अवधारणा एवं नीतिगत व्यवस्थाको अध्ययन गर्नुका साथै नेपालमा हालसम्मको ऋण व्यवस्थापनको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत सँगै राखेर विश्लेषण गरिएको छ। समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण र आन्तरिक ऋणको सीमा सम्बन्धमा सरोकारवाला निकाय तथा विज्ञहरूसँग अन्तर्क्रिया सम्पन्न गरी आन्तरिक ऋणको

व्यवस्थापन, परिचालनको अवस्था र समष्टिगत आर्थिक सूचकहरूका सम्बन्धमा जानकारी लिने र सुधारका उपायहरूको खोजी गर्ने कार्य आयोगले गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा देशको समष्टिगत आर्थिक स्थिति देहाय अनुसार रहेको देखिन्छ:-

- केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय लेखा तथ्याङ्क बमोजिम गत आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक हुने र चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ३९ खर्ब १४ अर्ब ७१ करोड रहेको संशोधित अनुमान छ ।
- नेपाल राष्ट्र बैंकबाट प्रकाशित आर्थिक वर्ष २०७६/७७ को देशको आर्थिक तथा वित्तीय स्थिति विवरण बमोजिम वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ। कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई रु. ९७ अर्ब ७१ करोड पुगेको छ भने कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर रु. ११ खर्ब ९६ अर्ब ८० करोड कायम भएको छ। कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकूचन भई रु. १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ। शोधनान्तर स्थिति रु. २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ। विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु. ८ खर्ब ७५ अर्ब ३ करोड कायम भएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को प्रथम आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरण बमोजिम वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु. ८० अर्ब ७८ करोड पुगेको छ भने आयात २.१ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ। कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु. ८ खर्ब ६३ अर्ब २१ करोड कायम भएको छ। शोधनान्तर स्थिति रु. ६८ अर्बले बचतमा रहेको छ । विप्रेषण आप्रवाहमा ८.६ प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ।

यी तथ्याङ्कबाट सेवा क्षेत्रको योगदान र ट्रान्सफर आप्रवाहले शोधनान्तर स्थिति सकारात्मक देखिएतापनि दीगो व्यापार प्रतिस्पर्धा सुनिश्चित नगरिएमा भविष्यमा अर्थतन्त्रको वाह्य सन्तुलन कायम गर्न कठिन हुने देखिन्छ।

- महालेखा नियन्त्रक कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७६/७७ को नेपाल सरकारको आय र व्ययको वार्षिक विवरण बमोजिम कुल खर्च (वित्तीय व्यवस्था समेत) रु. १० खर्ब ९१ अर्ब १३ करोड ५२ लाख रहेको छ । वार्षिक बजेट रु. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको तुलनामा खर्च ७१.१८ प्रतिशत रहेको छ । वार्षिक बजेट र वार्षिक खर्चको स्थिति हेर्दा चालु खर्च रु. ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख बजेट विनियोजन रहेकोमा रु. ७ खर्ब ८४ अर्ब १४ करोड ८९ लाख, पूँजीगत खर्चको विनियोजन रु. ४ खर्ब ८ अर्ब ५९ लाख रहेकोमा खर्च रु. १ खर्ब ८९ अर्ब ०८ करोड ४७ लाख र वित्तीय व्यवस्था रु. १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रहेकोमा रु. १ खर्ब १७ अर्ब ९० करोड १६ लाख खर्च भएको छ । विनियोजनको तुलनामा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा क्रमशः ८१.९३ प्रतिशत, ४६.३४ प्रतिशत र ७०.२४ प्रतिशत खर्च भएको छ । कुल बजेट मध्ये चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थामा क्रमशः ६२.४३ प्रतिशत, २६.६२ प्रतिशत र १०.९५ प्रतिशत बजेट विनियोजन भएकोमा कुल खर्चको तुलनामा चालु खर्च ७१.८७ प्रतिशत, पूँजीगत खर्च १७.३३ प्रतिशत र वित्तीय व्यवस्था तर्फको खर्च १०.८१ प्रतिशत रहेको छ। स्रोत व्यवस्थापन तर्फ राजस्वको सुरु अनुमान रु. ९ खर्ब ८१ अर्ब १३ करोड ८२ लाख रहेकोमा यथार्थ रु. ७ खर्ब ५२ अर्ब ३५ करोड ७१ लाख मात्र सङ्कलन हुन सकेको छ। जुन सुरु अनुमानको तुलनामा ७६.६८ प्रतिशत रहेको छ। आन्तरिक ऋण परिचालन सुरु अनुमान रु. १ खर्ब ९५ अर्ब रहेकोमा रु. १ खर्ब ९४ अर्ब ९० करोड २८ लाख ऋण लिइएको छ, जुन सुरु अनुमानको तुलनामा ९९.९५ प्रतिशत रहेको छ।

उल्लिखित तथ्याङ्कको विश्लेषण गर्दा कमजोर पूँजीगत खर्च र लक्ष्यको आधा भन्दा पनि कम वाह्य स्रोत परिचालनले आन्तरिक ऋणको प्रवाह चालु प्रकृतिका खर्चमा केन्द्रित हुने, समग्र खर्च घट्टा पनि आन्तरिक ऋण नघट्टने र वैदेशिक सहायता परिचालनको प्रभावकारिता तथा अनुमानयोग्यता समेत कमजोर हुँदै जाने देखिन्छ।

यसले वैदेशिक सहायता अन्तर्गतका परियोजनाको तयारी र कार्यान्वयन क्षमतामा थप सुधारको आवश्यकता प्रष्ट्याउँछ।

- नेपाल राष्ट्र बैंकबाट प्रकाशित तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ को प्रथम आठ महिनाको अवधिमा नेपाल सरकारको चालु खर्च रु. ४ खर्ब ५५ अर्ब ८२ करोड, पूँजीगत खर्च रु. ७९ अर्ब ७० करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु. ३५ अर्ब ५१ करोड गरी कुल रु. ५ खर्ब ७१ अर्ब २ करोड खर्च भएको छ। राजस्व परिचालनमा कर राजस्व रु. ५ खर्ब २७ अर्ब ६७ करोड र गैर कर राजस्व रु. ४३ अर्ब ५३ करोड गरी कुल राजस्व रु. ५ खर्ब ७१ अर्ब २० करोड (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ। यी तथ्याङ्कले चालु आर्थिक वर्षमा पनि पूँजीगत खर्च लक्ष्य अनुरूप हुने अवस्था देखिँदैन।
- यी तथ्याङ्कहरूले स्पष्ट देखाउँछन् कि अत्यन्तै न्यून पूँजीगत खर्च हुँदा पनि आन्तरिक ऋण भने लक्ष्य अनुरूप नै उठाइएको छ। वैदेशिक स्रोततर्फको अनुमान बमोजिमको स्रोत परिचालन हुन नसकेको अवस्थामा त्यसको शोधभर्ना समेत नेपाल सरकारतर्फबाट गरिएको पाइन्छ। अर्थ मन्त्रालयको स्रोत अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्र वैदेशिक अनुदानतर्फ रु. ४ अर्ब र ऋणतर्फ रु. २८ अर्ब १२ करोड गरी कुल रु. ३२ अर्ब १२ करोड वैदेशिकतर्फ कायम गरिएको स्रोतलाई स्रोतान्तर गरी नेपाल सरकारतर्फ सारिएको छ, तर त्यो रकम राजस्व वा ऋण केबाट व्यहोरिएको हो खुलाएको पाइँदैन।

तालिका - ३.१० विगत १० आर्थिक वर्षको नेपाल सरकारको सार्वजनिक ऋण प्राप्ति र भुक्तानीको विवरण

(रकम रु. करोडमा)

विवरण	आर्थिक वर्ष									
	२०६७/६८	२०६८/६९	२०६९/७०	२०७०/७१	२०७१/७२	२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७
कुल गार्हस्थ्य उत्पादन	१५६२६८	१७५८३८	१९४९२९	२२३२५३	२४२३६४	२६०८१८	३०७७१४	३४५५९५	३८५८९३	३९१४७१
आन्तरिक ऋण प्राप्ति	४२५२	३६४२	१९०४	१९९८	४२४२	८७७७	८८३४	१४४७५	९६३८	१९४९०
कुल गार्हस्थ्य उत्पादनसँग आन्तरिक ऋणको अनुपात	२.७२	२.०७	०.९८	०.८९	१.७५	३.३७	२.८७	४.१९	२.५०	४.९८
वैदेशिक ऋण प्राप्ति	१३८५	१५७०	१६५८	२११३	२९२६	४३७७	५८०१	९३४५	९४४०	१६२६१
कुल गार्हस्थ्य उत्पादनसँग वैदेशिक ऋणको अनुपात	०.८९	०.८९	०.८५	०.९५	१.२१	१.६८	१.८९	२.७०	२.४५	४.१५
कुल सार्वजनिक ऋण प्राप्ति	५६३७	५२१२	३५६२	४१११	७१६८	१३१५४	१४६३५	२३८२०	१९०७८	३५७५१
कुल गार्हस्थ्य उत्पादनसँग कुल ऋणको अनुपात	३.६१	२.९६	१.८३	१.८४	२.९६	५.०४	४.७६	६.८९	४.९४	९.१३
साँवा फिर्ता खर्च	१७२२	२०१६	३५१३	४१८८	६४४७	६८१३	६१२७	५५६७	५४३५	५७५४
व्याज खर्च	१२७४	१५१६	१३७४	१२०४	९२७	८६७	१००२	१६२५	२०७२	२६०६
कुल ऋण भुक्तानी (ऋण सेवा खर्च)	२९९६	३५३२	४८८७	५३९२	७३७४	७६८०	७१२९	७१९२	७५०७	८३६०
कुल गार्हस्थ्य उत्पादनसँग ऋण सेवा भुक्तानी अनुपात	१.९२	२.०१	२.५१	२.४२	३.०४	२.९४	२.३२	२.०८	१.९५	२.१४

स्रोत: केन्द्रीय तथ्याङ्क विभाग, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय

वि. सं. २०७२ को महाभूकम्प अघिका ५ वर्षको सामान्य अवस्था र त्यसपछिका ५ आर्थिक वर्षहरूको सार्वजनिक ऋणको तथ्याङ्कको विश्लेषण गर्दा महाभूकम्प पश्चातको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न तथा गत आर्थिक वर्षको उत्तरार्धदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीका कारण आन्तरिक राजस्वमा लक्ष्य अनुरूप प्राप्ति हुन नसक्दा सोको भार सार्वजनिक ऋणमा परेको स्पष्ट देखिन्छ। महाभूकम्पभन्दा अघिका ५ आर्थिक वर्षहरूमा कुल गार्हस्थ्य उत्पादन र आन्तरिक ऋणको अनुपात न्यूनतम ०.८९ प्रतिशतदेखि उच्चतम २.७२ प्रतिशत सम्म रहेकोमा महाभूकम्प पश्चातको पुनर्निर्माण र कोभिड-१९ को विश्वव्यापी महामारीको अवधिमा न्यूनतम २.५ प्रतिशत देखि उच्चतम ४.९८

प्रतिशत सम्म पुगेको देखिन्छ। वैदेशिक ऋणतर्फ सो अनुपात भूकम्प अघिका ५ वर्षमा उच्चतम १.२१ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा त्यो अनुपात ४.१५ पुगेको छ। यसरी प्राकृतिक प्रकोपको सामना गर्नका लागि ऋणभार थपिदै गएको अवस्था देखिन्छ।

माथिको तालिकाबाट स्पष्ट हुन्छ कि आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादनको ५.०४ प्रतिशत सार्वजनिक ऋण प्राप्त भएकोमा आर्थिक वर्ष २०७६/७७ मा सो अनुपात बढेर ९.१३ प्रतिशत पुगेको छ। सार्वजनिक ऋण प्राप्तिको रकम आर्थिक वर्ष २०७५/७६ मा घटेको देखिन्छ भने सो बाहेकका अन्य आर्थिक वर्षमा बढ्दै गएको देखिन्छ। वि. सं. २०७२ को महाभूकम्प र गत आर्थिक वर्षको उत्तरार्धदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीले पनि सार्वजनिक ऋणमा वृद्धि भएको अवस्था छ। ऋण भुक्तानी (ऋण सेवा खर्च) तर्फ साँवा भुक्तानीको प्रवृत्ति लगातार चार वर्ष घट्दो क्रममा रहेर पाँचौं वर्ष बढेको छ भने व्याज भुक्तानीको प्रवृत्ति प्रत्येक वर्ष बढ्दो क्रममा रहेको देखिन्छ।

तालिका - ३.११ विगत ५ आर्थिक वर्षको नेपाल सरकारको कुल ऋण दायित्वको विवरण

(रु. करोडमा)

ऋण	आर्थिक वर्ष				
	२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७
आन्तरिक ऋण	२,३९,०३	२,८३,७१	३,९१,१६	४,५३,२३	६,१३,७४
वैदेशिक ऋण	३,८८,७६	४,१३,९८	५,२६,१५	५,९४,९३	८,०६,१४
कुल ऋण	६,२७,७९	६,९७,६९	९,१७,३१	१०,४८,१६	१४,१९,८८
कुल गार्हस्थ्य उत्पादन#	२६,०८,१८	३०,७७,१५	३४,५५,९५	३८,५८,९३	३९,१४,७१
तिर्न बाँकी कुल ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात	२४.०७	२२.६७	२६.४९	२७.१६	३६.२७

स्रोत: महालेखा नियन्त्रक कार्यालय(आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन)

#केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय लेखा तथ्याङ्क अनुसार

माथिको तालिकाबाट स्पष्ट देखिन्छ कि आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादनको २४.०७ प्रतिशत रहेको कुल ऋण दायित्व आर्थिक वर्ष २०७३/७४ मा केही घटेर २२.६७ प्रतिशत रहेको भएतापनि बाँकी आर्थिक वर्षहरूमा कुल गार्हस्थ्य उत्पादनसँग ऋणको अनुपात बढ्दै गएर आर्थिक वर्ष २०७६/७७ मा ३६.२७ प्रतिशत पुगेको छ।

७. आन्तरिक ऋणका उपकरणहरूको प्रयोग

विकासका लागि पूँजीगत लगानीको आवश्यकतालाई पूर्ति गर्न लिएको ऋणले प्रतिफल र उपलब्धि सुनिश्चित गर्नु पर्दछ। आन्तरिक ऋणको दीगो व्यवस्थापनका लागि नयाँ ऋण लिएर पुरानो ऋण तिर्ने अवस्था सिर्जना हुन नदिई आन्तरिक राजस्वबाटै तिर्नसक्ने अवस्था हुनुपर्छ। प्रदेश र स्थानीय तहले ऋण प्राप्त गर्न सक्ने क्षमता वृद्धि गर्न नीतिगत र कानुनी औजारहरू समेत निर्माण हुनुपर्दछ। उपकरणहरूको छनौट गर्दा वैकल्पिक रणनीतिहरूको समेत विश्लेषण गर्नु आवश्यक हुन्छ। नेपाल सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रजस्ता आन्तरिक ऋणका उपकरणहरूको प्रयोग गरी ऋण उठाउने गरेको छ।

तालिका - ३.१२ विगत ५ आर्थिक वर्षको नेपाल सरकारको आन्तरिक ऋण निष्काशनको विवरण

(रु. करोडमा)

विवरण	आर्थिक वर्ष				
	२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७
कुल निष्काशन	८७,७७.४५	८८,३३.७८	१,४४,७५.०९	९६,३८.२०	१,९४,६४.२३
ट्रेजरी बिल	२०,५०.००	३३,००.००	७१,९५.८७	२६,४३.५०	९३,००.००
विकास ऋणपत्र	६२,००.००	५५,००.००	७२,००.००	६९,९४.७०	१,००,००.००
राष्ट्रिय बचतपत्र	०.००	०.००	०.००	०.००	०.००
नागरिक बचतपत्र	५,००.००	२८.५७	७५.९९	०.००	१,६०.५२
वैदेशिक रोजगार बचतपत्र	२७.४५	५.२९	४.९२	०.००	३.७९
कुल गार्हस्थ्य उत्पादन	२६,०८,९८.००	३०,७७,९५.००	३४,५५,९५.००	३८,५८,९३.००	३९,९४,७९.००
कुल निष्काशनको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात	३.३७	२.८७	४.१९	२.५०	४.९७
कुल भुक्तानी	५०,४०.२४	३८,७८.५९	३७,५६.२९	३४,३९.३९	३४,३९.७९
ट्रेजरी बिल	२४,२९.९०	३८,६४.९९	३७,५२.००	२४,४९.००	२४,५७.४८
विकास ऋणपत्र	१०,९७.००	०.००	०.००	८,५०.००	७,४०.००
राष्ट्रिय बचतपत्र	१५,६८.००	०.००	०.००	९०.६५	०.००
नागरिक बचतपत्र	२५.००	१२.६६	०.००	३४.०२	२३३.९४
वैदेशिक रोजगार बचतपत्र	०.३४	०.८७	४.२९	७.६४	८.३७
खुद निष्कासन	३७,३७.२९	४९,५५.२७	१,०७,९८.८९	६२,०६.८९	१,६०,२४.४४
ट्रेजरी बिल	-३,७९.९०	-५,६४.९९	३४,४३.८७	१,९४.५०	६८,४२.५२
विकास ऋणपत्र	५९,८३.००	५५,००.००	७२,००.००	६९,४४.७०	९२,६०.००
राष्ट्रिय बचतपत्र	-१५,६८.००	०.००	०.००	-९०.६५	०.००
नागरिक बचतपत्र	४,७५.००	१५.९९	७५.९९	-३४.०२	-७३.४२
वैदेशिक रोजगार बचतपत्र	२७.९९	४.३४	-०.९७	-७.६४	-४.६६

आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा ३.३७ प्रतिशत आन्तरिक ऋण निष्कासन भएकोमा आर्थिक वर्ष २०७६/७७ मा सो अनुपात बढेर ४.९७ प्रतिशत आन्तरिक ऋण निष्कासन भएको देखिन्छ। आन्तरिक ऋण निष्कासनको रकम आर्थिक वर्ष २०७५/७६ बाहेकका अन्य आर्थिक वर्षहरूमा बढ्दै गएको देखिन्छ तथापि न्यून आयस्तर भएका देशहरूका लागि आन्तरिक ऋण परिचालनको आदर्शतम मानिएको अनुपात अर्थात कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतको सीमा भित्रै आन्तरिक ऋण रहेको देखिन्छ।

महालेखा नियन्त्रक कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७६/७७ को नेपाल सरकारको ऋण दायित्वको वार्षिक प्रतिवेदन बमोजिम आन्तरिक ऋणतर्फ रु. १ खर्ब ९४ अर्ब ९० करोड र वैदेशिक ऋणतर्फ रु. १ खर्ब ६२ अर्ब ६९ करोड गरी कुल रु. ३ खर्ब ५७ अर्ब ५९ करोड बराबरको सार्वजनिक ऋण प्राप्ति गरेको देखिन्छ, जुन सोही आर्थिक वर्षको संशोधित कुल गार्हस्थ्य उत्पादनको ९.९३ प्रतिशत हुन आउँछ। उक्त सार्वजनिक ऋण मध्ये आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४.९८ प्रतिशत र वैदेशिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४.९५ प्रतिशत रहेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपाल सरकारको कुल ऋण दायित्व रु. १४ खर्ब ९९ अर्ब ८८ करोड पुगेको छ,

जुन सो आर्थिक वर्षको संशोधित कुल गार्हस्थ्य उत्पादनको ३६.२७ प्रतिशत हुन आउँछ। यो अवधि सम्ममा तिर्न बाँकी कुल सार्वजनिक ऋण मध्ये आन्तरिक ऋण रु. ६ खर्ब १३ अर्ब ७४ करोड र वैदेशिक ऋण रु. ८ खर्ब ६ अर्ब १४ करोड पुगेको छ, जुन सोही आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आन्तरिक ऋण १५.६८ प्रतिशत र वैदेशिक ऋण २०.५९ प्रतिशत हुन आउँछ।

तालिका - ३.१३ विगत ५ आर्थिक वर्षको नेपाल सरकारको कुल आन्तरिक ऋण दायित्वको विवरण

(रु. करोडमा)

विवरण	आर्थिक वर्ष				
	२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६	२०७६/७७
ट्रेजरी बिल	१,१६,०६	१,१०,४१	१,४४,८५	१,४६,७९	२,१५,२२
विकास ऋणपत्र	१,०८,९०	१,६३,९०	२,३५,९०	२,९७,३५	३,८९,९५
राष्ट्रिय बचतपत्र	९०.६५	९०.६५	९०.६५	०.००	०.००
नागरिक बचतपत्र	७,८१	७,९७	८,७१	८,३८	७,६४
वैदेशिक रोजगार बचतपत्र	४९	५३	५३	४५	४१
कुल आन्तरिक ऋण दायित्व	२,३४,९६	२,८३,७१	३,९०,९०	४,५२,९७	६,१३,२१
कुल गार्हस्थ्य उत्पादन#	२६,०८,१८	३०,७७,१५	३४,५५,९५	३८,५८,९३	३९,१४,७१
कुल आन्तरिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात	८.९८	९.२२	११.३१	११.७४	१५.६६

स्रोत: नेपाल राष्ट्र बैंक

आर्थिक वर्ष २०७२/७३ सम्मको भुक्तानी गर्न बाँकी आन्तरिक ऋणको रकम रु. २ खर्ब ३४ अर्ब १६ करोड कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा ८.९८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यस्तो रकम रु. ६ खर्ब १३ अर्ब २१ करोड कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा १५.६६ प्रतिशत पुगेको देखिन्छ। भुक्तानी गर्न बाँकी कुल आन्तरिक ऋण रकमको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात हरेक आर्थिक वर्षमा बढ्दै गएको देखिन्छ।

केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय लेखा तथ्याङ्क बमोजिम चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर आधारभुत मूल्यमा ३.९८ प्रतिशत हुने र चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ४२ खर्ब ६६ अर्ब ३२ करोड रहेको प्रारम्भिक अनुमान छ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित आर्थिक वर्ष २०७७/७८ को प्रथम आठ महिनाको तथ्याङ्क अनुसार यो अवधिमा नेपाल सरकारले रु. २० अर्ब ५० करोडको ट्रेजरी बिल, रु. ९० अर्बको विकास ऋणपत्र, रु. २ अर्ब ५१ को नागरिक बचतपत्र र रु. १ करोड ५३ लाखको वैदेशिक रोजगार बचतपत्र गरी कुल रु. १ खर्ब १२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको छ।

सार्वजनिक ऋण परिचालन गरेका अन्य विकासशील मुलुकहरूको तुलनामा नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तिर्न बाँकी सार्वजनिक ऋणको अनुपात सन्तोषजनक रहेको सन्दर्भमा नेपाल सरकारसँग थप ऋण परिचालनका लागि वित्तीय आधार (fiscal space) रहेको छ। नेपालको संविधान तथा प्रचलित कानूनले तीनै तहका सरकारले आन्तरिक ऋण लिन सक्ने व्यवस्था गरेकाले देशभित्र उपलब्ध वित्तीय स्रोतको अवस्था अनुसार ऋण परिचालन गर्न सकिन्छ। तर तीनै तहले परिचालन गर्ने ऋणका लागि उपलब्ध बजार भने एउटै रहेको र सोही बजारबाट निजी क्षेत्रले समेत ऋण लिने भएकाले सरकारले मात्र ठूलो ऋण उठाउन उपयुक्त हुँदैन। देशको समष्टिगत आर्थिक स्थायित्व हुने गरी पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील कार्यका लागि आन्तरिक ऋणको परिचालन गर्ने तथा अनुत्पादक क्षेत्रमा आन्तरिक ऋणको परिचालन हुन नपाओस् भन्ने विषयमा त्यतिकै सजग हुनु पर्ने हुन्छ। सामान्यतया समग्र वित्तीय अवस्था खल्बलिन नदिनका लागि देहायका कारणले सरकारले ठूलो मात्रामा आन्तरिक ऋण परिचालन गर्न कठिन हुन्छ:-

- आन्तरिक मुद्रा बजारमा उतार चढाव रहने र समय समयमा बैंक तथा वित्तीय संस्थाहरूसँग तरलताको समस्या रहने,
- सरकारले बढी ऋण लिँदा सोको प्रभाव बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा पर्न गई समग्र वित्तीय प्रणालीमा समस्या देखिन सक्ने,
- देशमा हुने लगानीको अधिकतम हिस्सा निजी क्षेत्रको हुने भएकाले सरकारले मात्र बढी ऋण उठाउँदा निजी क्षेत्रको लगानी संकुचनको सम्भावना रहने,
- वित्तीय आधार (fiscal space) लाई मात्र दृष्टिगत गरी ऋण लिँदा ऋणको अनुत्पादक उपयोगको डर रहने।

प्रदेश तथा स्थानीय सरकारको खर्च आवश्यकता पूरा गर्न प्रदेशको हकमा सङ्घीय सञ्चित कोषबाट उपलब्ध हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँट एवं आफ्नो आन्तरिक आय तथा स्थानीय तहको हकमा सङ्घीय सञ्चित कोष र प्रदेश सञ्चित कोषबाट उपलब्ध हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँट एवं आफ्नो आन्तरिक आयका अतिरिक्त ती सङ्घीय इकाईहरूले संविधान तथा प्रचलित कानून बमोजिम आन्तरिक ऋण परिचालन गर्न सक्दछन् ।

प्रदेशगत रूपमा हेर्दा आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश नं. २ ले रु १ अर्ब, गण्डकी प्रदेशले रु. ८० करोड र कर्णाली प्रदेशले रु १ अर्ब आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेटमा अनुमान गरेको देखिन्छ। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. २ ले रु. १ अर्ब ३० करोड, गण्डकी प्रदेशले रु. ९८ करोड ८३ लाख ९२ हजार र कर्णाली प्रदेशले रु. ७५ करोड आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेटमा अनुमान गरेको देखिन्छ। ती आर्थिक वर्षहरूमा कुनै पनि प्रदेशले आन्तरिक ऋण उठाएको देखिएन तथापि सङ्घीय इकाईहरूले आयोगले सिफारिस गरेको सीमाभित्र रहेर मात्र ऋणको परिचालन गर्नु पर्दछ।

आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले पेश गरेका वार्षिक बजेट तथा कार्यक्रम र आय-व्ययको विवरण अनुसार प्रदेश नं. २ र गण्डकी प्रदेशले रु. १/१ अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य सहित आय-व्यय विवरण पेश गरेका छन् तर हालसम्म आन्तरिक ऋण उठाएको भने देखिँदैन। स्थानीय तहहरूको वार्षिक बजेट तथा कार्यक्रम र आय-व्ययको विवरण निश्चित ढाँचामा स्वचालित रूपमा तयार नभएको अवस्थामा स्थानीय सरकारले पेश गरेका वार्षिक बजेट तथा कार्यक्रम र आय-व्ययको विवरणमा आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेटमा गरेको अनुमान सम्बन्धी एकीकृत तथ्याङ्कको अभाव छ। यस अवधिमा कुनै पनि स्थानीय सरकारले खुला बजारबाट आन्तरिक ऋण परिचालन गरेको पनि देखिँदैन।

तथापि स्वायत्त वित्तीय मध्यस्थकर्ता संस्थाको रूपमा रहेको नगर विकास कोषबाट विभिन्न ४३ स्थानीय तहहरूले वि. सं. २०५९ देखि नै शहरी पूर्वाधार सम्बन्धी विभिन्न परियोजनाहरू कार्यान्वयन गर्न ऋण लिएको देखिन्छ। त्यस्तो ऋणको परिमाण उक्त कोषबाट प्राप्त २०७७ चैत्र २३ सम्मको तथ्याङ्क अनुसार रु. ३ अर्ब ८९ करोड रहेको छ। सो कोषबाट विभिन्न स्थानीय तहले न्यूनतम रु. १७ लाखदेखि अधिकतम रु. ६६ करोड २८ लाख सम्म ऋण लिएको देखिन्छ। त्यस्तो ऋणको अवधि न्यूनतम ५ वर्षदेखि अधिकतम २० वर्षसम्म कायम भएको पाइन्छ। अन्य निकायबाट त्यस्तो खालको ऋण लिएको तथ्याङ्क आयोगमा प्राप्त भएको छैन।

एकातिर प्रदेश तथा स्थानीय तह स्तरमा विश्लेषणका लागि पर्याप्त आर्थिक सूचकहरूको कमी रहेको छ भने अर्कोतर्फ आन्तरिक ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था भइसकेको अवस्था छैन। समग्र अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने आर्थिक सूचकहरूमा प्रदेश तथा स्थानीय तहको हिस्सा रहेको भए तापनि त्यो हिस्सालाई तत्काल विश्लेषण गर्न आवश्यक पर्ने प्रदेश तथा स्थानीय तह स्तरीय खण्डिकृत आर्थिक सूचकहरू व्यवस्थित भइसकेको अवस्थामा त्यसको विश्लेषण गरेर प्रदेश तथा स्थानीय सरकारहरूको ऋण उठाउन सक्ने क्षमता आकलन गर्न कठिन हुने देखिन्छ। खण्डीकृत तथ्याङ्कहरूको अभावमा प्रदेश तथा स्थानीय सरकारहरूले आय अनुमानभन्दा बाहेकका आधारमा ऋण उठाउने र ऋणको सावो ब्याज भुक्तानी गर्ने विषय यकिन गर्न सकिने अवस्था पनि छैन। तसर्थ प्रदेश तथा स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा ती सरकारहरूले परिचालन गर्न सक्ने राजस्व रकमको आधारमा तिन सक्ने क्षमता समेत आँकलन गरी निर्धारण गर्नुपर्ने देखिन्छ। प्रदेश तथा स्थानीय सरकारको

आफ्नो आन्तरिक स्रोत सबल भइनसकेको अवस्थामा ऋण मात्र लिने, तर भुक्तानी गर्न नसकी ऋणको थप बोझमा पर्नसक्ने अवस्था आउन नपाओस् भन्ने विषयमा त्यत्तिकै सजग हुनुपर्ने हुन्छ ।

तालिका - ३.१४ प्रदेश सरकारहरूको राजस्वको स्थिति

(रु. लाखमा)

आ.व. २०७५/७६ को राजस्व आय#	आ.व. २०७६/७७ को राजस्व आय#	आ.व. २०७७/७८ को राजस्व आयको अनुमान*	आ.व. २०७८/७९ को राजस्व आयको अनुमान*
६८,७२,२०	७०,४५,१५	७२,२२,६९	७४,०४,७०

महालेखा नियन्त्रक कार्यालयले तयार गरेको वार्षिक विवरण बमोजिमको प्रदेश सरकारहरूको आन्तरिक आय र राजस्व बाँडफाँटबाट प्राप्त रकम समेतको राजस्व आय गणना गरिएको ।

* आर्थिक वर्ष २०७५/७६ बाट २०७६/७७ मा भएको वृद्धि प्रतिशतका आधारमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को राजस्व आयको अनुमान गरिएको ।

तालिका - ३.१५ स्थानीय सरकारहरूको राजस्वको स्थिति

(रु. लाखमा)

आ.व. २०७५/७६ को राजस्व आय#	आ.व. २०७६/७७ को राजस्व आय#	आ.व. २०७७/७८ को राजस्व आयको अनुमान*	आ.व. २०७८/७९ को राजस्व आयको अनुमान*
७५,५९,९७	८४,६८,२९	९४,९६,२५	९,०६,४९,९०

महालेखा नियन्त्रक कार्यालयले तयार गरेको वार्षिक विवरण बमोजिमको स्थानीय सरकारहरूको आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकम समेतको राजस्व आय ।

* आर्थिक वर्ष २०७५/७६ बाट २०७६/७७ मा भएको वृद्धि प्रतिशतका आधारमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को राजस्व आयको अनुमान गरिएको ।

द. आर्थिक वर्ष २०७८/७९ को लागि आन्तरिक ऋणको सीमा सिफारिस

नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, प्रदेश सरकार, केही स्थानीय तह र यस सम्बन्धी विषयविज्ञ लगायतसँग भएको छलफल तथा राय परामर्श एवं माथि विश्लेषित तथ्याङ्क समेतका आधारमा आर्थिक वर्ष २०७८/७९ को लागि प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतको सीमाभित्र रही आन्तरिक ऋण परिचालन हुनु वाञ्छनीय देखिन्छ। तदनुरूप सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा देहाय अनुसार निर्धारण गरी सिफारिस गरिएको छः-

(क) सङ्घ सरकार (नेपाल सरकार)

नेपाल सरकारले तत्कालको समष्टिगत आर्थिक स्थिति, प्रदेश तथा स्थानीय तहले परिचालन गर्ने आन्तरिक ऋणको अवस्था र बजारको स्थिति समेत विश्लेषण गरी आर्थिक वर्ष २०७८/७९ को प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउने।

विकाशशील देशका अन्तर्राष्ट्रिय अभ्यास, अर्थतन्त्रको प्रशोचन क्षमता, माथि प्रस्तुत समग्र आर्थिक सूचकहरूको विश्लेषण, आर्थिक स्थायित्व र दीगो आर्थिक वृद्धिलाई सँगसँगै लैजानुपर्ने चुनौती, सैद्धान्तिक आधार र प्रभावकारी सार्वजनिक ऋण व्यवस्थापनको दृष्टिकोणले आन्तरिक ऋणको सीमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतको सीमाभित्रै कायम गर्नु वाञ्छनीय भएतापनि आर्थिक वर्ष २०७८/७९ मा समेत कोभिड-१९ को महामारीले गर्दा आन्तरिक आय सङ्कुचन हुन सक्ने र प्रकोप व्यवस्थापन गर्न तथा सेवा क्षेत्रलाई चलायमान बनाइराख्न समेत आवश्यक पर्ने थप स्रोतको व्यवस्थापनका लागि आन्तरिक ऋणको अधिकतम सीमा कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतसम्म कामय गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको।

(ख) प्रदेश सरकार

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउने।

(ग) स्थानीय सरकार (स्थानीय तह)

स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट (सवारी साधान गरेको बाँडफाँटको रकम समेत) र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउने।

९. आन्तरिक ऋण उठाउने सम्बन्धमा आयोगका सुझावहरू

संवैधानिक व्यवस्था र कानुनी प्रावधानहरूलाई दृष्टिगत गर्दै सिफारिस गरिएको सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको उल्लिखित सीमाको कार्यान्वयनका सन्दर्भमा आयोगको तर्फबाट निम्न बमोजिमका सुझावहरू दिइएको छ :

- क. सार्वजनिक ऋणको उद्देश्य स्पष्ट हुनुपर्दछ। आन्तरिक ऋण उठाउँदा उच्च तथा दीर्घ आर्थिक वृद्धि, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिका लागि हुनुपर्छ। अनुत्पादक अनुदान वा चालू खर्चका लागि आन्तरिक ऋणको प्रयोग गर्नु उपयुक्त हुँदैन।
- ख. देशको समष्टिगत आर्थिक स्थायित्व हुने गरी पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील कार्यका लागि आन्तरिक ऋणको परिचालन देहाय अनुसार गर्नु पर्दछ :
 १. पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा आन्तरिक ऋणको परिचालन गर्ने।
 २. ऋण लगानी गरी सञ्चालन हुने योजनाबाट प्राप्त हुने प्रतिफलबाट सो योजनामा गरिएको ऋण लगानीको साँवा र ब्याज भुक्तानी गर्ने सुनिश्चित भएका योजनामा आन्तरिक ऋण परिचालन गर्ने।
 ३. “समृद्ध नेपाल, सुखी नेपाली” को अवधारणा सहितको तीव्र आर्थिक विकास र समृद्धिको दीर्घकालीन सोच बमोजिमका राष्ट्रिय लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रूपमा आर्थिक तथा भौतिक पूर्वाधार निर्माण गर्ने कार्यका लागि आन्तरिक ऋणको परिचालन गर्ने।
 ४. आन्तरिक ऋणको परिचालन कुन योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट विनियोजन गर्दा कार्यक्रमगत र आयोजनागत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्ने व्यवस्था गर्नु पर्ने।
 ५. चालू प्रकृतिका र प्रशासनिक खर्चका लागि आन्तरिक ऋण परिचालन नगर्ने। अनुत्पादक क्षेत्रमा आन्तरिक ऋण परिचालन नगर्ने।
- ग. राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने कार्यमा सार्वजनिक, निजी, सहकारी र अन्य क्षेत्रबीचको सहभागिता तथा साझेदारी बढाउन मद्दत पुग्ने गरी तीनै तहका सरकारबिच समन्वय कायम गरी आन्तरिक ऋणको परिचालन गर्नु पर्दछ।
- घ. नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेट अनुमान गर्दा र आन्तरिक ऋण उठाउदा आयोगले सिफारिस गरेको सीमाभित्र रहनु पर्दछ।
- ङ. ऋण व्यवस्थापन रणनीति तर्जुमा गरी जोखिम र लागतको विश्लेषण गर्नु पर्दछ। त्यसको लागि मुख्य नीतिगत क्षेत्रका जोखिमहरू र आधाररेखा अनुमान (baseline projection) तयार गर्नुपर्दछ। साथै यसका लागि विभिन्न नीतिहरूबीच समन्वय हुनुपर्दछ।
- च. लागत र जोखिमका आधारमा वैकल्पिक रणनीतिहरूको पहिचान, विश्लेषण र श्रेणीक्रम यकिन गर्नुपर्दछ।
- छ. आन्तरिक बजार विकासको आक्रामक रणनीतिको अवलम्बन गर्ने हो भने मुद्राको स्तरीकरण समेत गर्नु उपयुक्त हुन्छ।

- ज. स्थानीय शहरी पूर्वाधारका क्षेत्रमा ऋण प्रवाह गर्ने प्रयोजनका साथ स्थापना भएका नगर विकास कोष जस्ता विशिष्टीकृत वित्तीय मध्यस्थकर्ता संस्था र अन्य कानुन बमोजिम ऋण परिचालन गर्न सक्ने निकायले गर्ने ऋण लगानीको रकमलाई आयोगले सिफारिस गरेको सम्बन्धित सङ्घीय इकाईको आन्तरिक ऋणको सीमाभित्र व्यवस्थित गर्नु पर्दछ।
- झ. बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान अनुरूप आन्तरिक ऋण उठाउँदा ऋण परिचालन गरिने योजनाको कार्यान्वयन स्थिति (खर्चको अवस्था) सँग तादात्म्य कायम गर्नु पर्दछ।
- ञ. सार्वजनिक वित्त नीतिले भविष्यको वित्तीय आवश्यकता र ऋण व्यवस्थापकको व्यवस्थापन क्षमतालाई प्रभाव पार्ने हुँदा बढ्दो आन्तरिक ऋणभारले ऋण भुक्तानी क्षमताको विश्वासको स्तर (credit rating) बढाउन वा जोखिम प्रिमियम (risk premium) घटाउन कठिन भै भविष्यमा ऋणको लागत अझ बढ्न जाने हुन्छ। विभिन्न सार्वजनिक संस्थानहरूका लागि ऋण लिन जमानी बसेको कारणले सिर्जना भएको प्रासङ्गिक दायित्व (contingent liabilities) को परिमाण बढ्दै जाने तर ती संस्थानहरूको ऋण तिर्ने क्षमता अझ कमजोर हुँदै गएको परिस्थितिमा भविष्यमा यस्ता दायित्व बहन गर्ने कुरामा थप सचेत हुनु आवश्यक छ किनकि यस्तो दायित्व बढ्दै जाँदा ऋण व्यवस्थापनको उद्देश्य हासिल हुन थप कठिन हुँदै जान्छ।
- ट. प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था गर्नु पर्दछ।
- ठ. नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले लिने आन्तरिक ऋणको एकीकृत व्यवस्थापन, लेखाङ्कन र प्रतिवेदन प्रणालीको विकास गरी कार्यान्वयन गर्नु जरुरी छ। सबै सम्बद्ध निकायले राख्ने आन्तरिक ऋणको विवरण तथा तथ्याङ्कमा एकरूपता कायम गर्नु पर्दछ।
- ड. आन्तरिक ऋणको परिचालनले अर्थतन्त्रमा अनुकूल एवं प्रतिकूल दुबै प्रभाव पार्न सक्ने हुँदा आन्तरिक ऋणको परिचालन गर्दा अर्थतन्त्रमा अनुकूल प्रभाव पार्ने गरी लागत लाभको विश्लेषण (cost benefit analysis) समेत गरेर आन्तरिक ऋणको परिचालन गर्नु पर्दछ।
- ढ. ऋणको भुक्तानी गर्दा अतिरिक्त बोझ महसुस गर्नु नपर्नेगरी तथा भावी पुस्ताले भुक्तानी गर्नुपर्दा पनि असहजता महसुस गर्न नपर्ने गरी उपयुक्त उपकरण छनौट गरी आन्तरिक ऋणको परिचालन गर्नु पर्दछ।
- ण. सार्वजनिक ऋण परिचालनको प्रवृत्ति बढ्दो क्रममा रहेको छ। साँवा भुक्तानीको प्रवृत्ति कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ भने व्याज भुक्तानीको प्रवृत्ति निरन्तर बढ्दो क्रममा देखिन्छ। यसले ऋणको दायित्वमा झनै बढाउने ल्याउने हुन्छ। तसर्थ ऋण सेवा खर्चमा कमी ल्याउने गरी सावाँ भुक्तानी पनि सोही अनुसार व्यवस्थित गर्ने व्यवस्था मिलाउनु पर्दछ।
- त. दीर्घकालीन संरचनागत तत्वहरूमा पुनरावलोकन गर्नुपर्दछ।
- थ. ऋण व्यवस्थापनको पारदर्शिता र उत्तरदायित्व निर्धारण गरी वित्तीय बजार र ऋण लिनेका बिचमा विश्वासको वातावरण अझ सुदृढ बनाउनु जरुरी हुन्छ।
- द. बजेट अङ्क समायोजन हुँदा यथासम्भव आन्तरिक ऋणको सीमाङ्क समेत समायोजन गर्नेतर्फ ध्यान दिनु पर्दछ।

३.५ सवारी साधन करको बाँडफाँट सम्बन्धी सिफारिस

३.५.१ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. १ लाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व. २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।

- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- **दफा ५. एकल कर प्रशासन:** (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुवैको अधिकार सूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछः-
 - (क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने, तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।
- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।
 - (२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।
 - (३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।
 - (४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।
 - (५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।
 - (६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छ:

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबैभन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नति गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै, समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै गर्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदुषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निसृत गर्ने कार्बनजन्य प्रदुषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सक्तियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, प्रदेश नं. १ ले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.१६ बमोजिम हुने गरी सिफारिस गरिएको छः

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सक्दैन, बरु सङ्कलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सङ्कलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।
- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुभन्दाअनुपने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सङ्कलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सूचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सङ्कलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाइएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाइ उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत् पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सङ्कलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सङ्कलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सङ्कलनको कार्य सरकारको समग्र राजस्व आय सङ्कलनसँग मात्र आवद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ध्यान दिनु आवश्यक छ। सवारी साधन कर सङ्कलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन

गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छः

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिकालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.१६ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, प्रदेश नं. १ ले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	ताप्लेजुङ	१०१०१	फक्ताङलुङ गाउँपालिका	०.६९४०९९%
२	ताप्लेजुङ	१०१०२	मिक्वाखोला गाउँपालिका	०.३३१५६५%
३	ताप्लेजुङ	१०१०३	मेरिङ्गदेन गाउँपालिका	०.३१८३०८%
४	ताप्लेजुङ	१०१०४	मैवाखोला गाउँपालिका	०.२३८६१२%
५	ताप्लेजुङ	१०१०५	आठराई त्रिवेणी गाउँपालिका	०.२४४८८४%
६	ताप्लेजुङ	१०१०६	फुङलिङ नगरपालिका	१.१८१८४२%
७	ताप्लेजुङ	१०१०७	पाथिभरा याङ्वराक गाउँपालिका	०.२९२९८७%
८	ताप्लेजुङ	१०१०८	सिरीजङ्गा गाउँपालिका	०.४३६५८०%
९	ताप्लेजुङ	१०१०९	सिदिङ्गवा गाउँपालिका	०.२७९६९८%
१०	संखुवासभा	१०२०१	भोटखोला गाउँपालिका	०.५१४८३३%
११	संखुवासभा	१०२०२	मकालु गाउँपालिका	०.७३२७४३%
१२	संखुवासभा	१०२०३	सिलीचोड गाउँपालिका	०.४५११५२%
१३	संखुवासभा	१०२०४	त्रिचिला गाउँपालिका	०.१८२०७५%
१४	संखुवासभा	१०२०५	सभापोखरी गाउँपालिका	०.२९३८८५%
१५	संखुवासभा	१०२०६	खाँदबारी नगरपालिका	१.०९१३४१%
१६	संखुवासभा	१०२०७	पाँचखपन नगरपालिका	०.४०४९१५%
१७	संखुवासभा	१०२०८	चैनपुर नगरपालिका	१.६८१०७५%
१८	संखुवासभा	१०२०९	मादी नगरपालिका	०.२७५३५४%
१९	संखुवासभा	१०२१०	धर्मदेवी नगरपालिका	०.४३६३२२%
२०	सोलुखुम्बु	१०३०१	खुम्बु पासाङल्हामु गाउँपालिका	०.२७२५४९%
२१	सोलुखुम्बु	१०३०२	माहाकुलुङ गाउँपालिका	०.३३४६७३%
२२	सोलुखुम्बु	१०३०३	सोताङ गाउँपालिका	०.१५२७१०%
२३	सोलुखुम्बु	१०३०४	माप्य दुधकोशी गाउँपालिका	०.२२९४९०%
२४	सोलुखुम्बु	१०३०५	थुलुङ दुधकोशी गाउँपालिका	०.३२३१४८%
२५	सोलुखुम्बु	१०३०६	नेचासल्यान गाउँपालिका	०.२२९५४९%
२६	सोलुखुम्बु	१०३०७	सोलुदुधकुण्ड नगरपालिका	१.००४६९०%
२७	सोलुखुम्बु	१०३०८	लिखु पिके गाउँपालिका	०.२०२१३०%
२८	ओखलढुङ्गा	१०४०१	चिशंखुगढी गाउँपालिका	०.२४८१९९%
२९	ओखलढुङ्गा	१०४०२	सिद्धिचरण नगरपालिका	०.९५४७५७%
३०	ओखलढुङ्गा	१०४०३	मोलुङ्गा गाउँपालिका	०.३०९०६५%
३१	ओखलढुङ्गा	१०४०४	खिजीदेम्बा गाउँपालिका	०.३१५४९१%
३२	ओखलढुङ्गा	१०४०५	लिखु गाउँपालिका	०.२६९२८५%
३३	ओखलढुङ्गा	१०४०६	चम्पादेवी गाउँपालिका	०.३२५०४६%
३४	ओखलढुङ्गा	१०४०७	सुनकोशी गाउँपालिका	०.३५२५०६%
३५	ओखलढुङ्गा	१०४०८	मानेभन्ज्याङ्गा गाउँपालिका	०.४७१९१४%
३६	खोटाङ	१०५०१	केपिलासगढी गाउँपालिका	०.४११७६१%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
३७	खोटाङ	१०५०२	ऐसेलुखर्क गाउँपालिका	०.२८८८९९%
३८	खोटाङ	१०५०३	रावा बेसी गाउँपालिका	०.३३७४१२%
३९	खोटाङ	१०५०४	हलेसी तुवाचुङ नगरपालिका	१.७५९५९७%
४०	खोटाङ	१०५०५	दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका	२.१७५३४४%
४१	खोटाङ	१०५०६	साकेला गाउँपालिका	०.३०५८७८%
४२	खोटाङ	१०५०७	दिप्रुङ चुइचुम्मा गाउँपालिका	०.४४४७२६%
४३	खोटाङ	१०५०८	खोटेहाड गाउँपालिका	०.५८०६९६%
४४	खोटाङ	१०५०९	जन्तेढुङ्गा गाउँपालिका	०.३३३४४०%
४५	खोटाङ	१०५१०	बराहपोखरी गाउँपालिका	०.३५०६१३%
४६	भोजपुर	१०६०१	षडानन्द नगरपालिका	१.५१४९६३%
४७	भोजपुर	१०६०२	साल्पासिलिछो गाउँपालिका	०.२८६१४३%
४८	भोजपुर	१०६०३	टेम्केमैयुङ गाउँपालिका	०.४०४१३२%
४९	भोजपुर	१०६०४	भोजपुर नगरपालिका	१.३१४००६%
५०	भोजपुर	१०६०५	अरुण गाउँपालिका	०.४८३५३०%
५१	भोजपुर	१०६०६	पौवा दुङ्गा गाउँपालिका	०.२८३२९७%
५२	भोजपुर	१०६०७	रामप्रसाद राई गाउँपालिका	०.४५५८७९%
५३	भोजपुर	१०६०८	हतुवागढी गाउँपालिका	०.३१७४९६%
५४	भोजपुर	१०६०९	आमचोक गाउँपालिका	०.३३५०२३%
५५	धनकुटा	१०७०१	महालक्ष्मी नगरपालिका	०.५०२०९५%
५६	धनकुटा	१०७०२	पाखिबास नगरपालिका	०.९२६१२३%
५७	धनकुटा	१०७०३	छथर जोरपाटी गाउँपालिका	०.३४७८७२%
५८	धनकुटा	१०७०४	धनकुटा नगरपालिका	०.९२३१९७%
५९	धनकुटा	१०७०५	सहिदभुमी गाउँपालिका	०.२७८१४७%
६०	धनकुटा	१०७०६	साँगुरीगढी गाउँपालिका	०.४६९०२३%
६१	धनकुटा	१०७०७	चौविसे गाउँपालिका	०.४५२६४१%
६२	तेह्रथुम	१०८०१	आठराई गाउँपालिका	०.५८५९२६%
६३	तेह्रथुम	१०८०२	फेदाप गाउँपालिका	०.४६८७१७%
६४	तेह्रथुम	१०८०३	मेन्छयायेम गाउँपालिका	०.१७७७१८%
६५	तेह्रथुम	१०८०४	म्याङलुङ्ग नगरपालिका	१.१८१८४८%
६६	तेह्रथुम	१०८०५	लालीगुराँस नगरपालिका	०.४४१०१४%
६७	तेह्रथुम	१०८०६	छथर गाउँपालिका	०.३७८६२०%
६८	पाँचथर	१०९०१	याङवरक गाउँपालिका	०.४६३४१८%
६९	पाँचथर	१०९०२	हिलिहाङ्ग गाउँपालिका	०.४४९७७४%
७०	पाँचथर	१०९०३	फालेलुङ्ग गाउँपालिका	०.४६८५२३%
७१	पाँचथर	१०९०४	फिदिम नगरपालिका	१.१९१९४६%
७२	पाँचथर	१०९०५	फाल्गुनन्द गाउँपालिका	०.४०६८९७%
७३	पाँचथर	१०९०६	कूम्मायक गाउँपालिका	०.३२६५९७%
७४	पाँचथर	१०९०७	तुम्बेवा गाउँपालिका	०.२४७९०७%
७५	पाँचथर	१०९०८	मिक्लाजुङ गाउँपालिका	०.५६१०८४%
७६	इलाम	११००१	माई जोगमाई गाउँपालिका	०.५२३८३६%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन गरेको बाँडफाँट हिस्सा (%)
७७	इलाम	११००२	सन्दकपुर गाउँपालिका	०.५१०४९१%
७८	इलाम	११००३	ईलाम नगरपालिका	१.३६१००५%
७९	इलाम	११००४	देउमाई नगरपालिका	०.६८६९२६%
८०	इलाम	११००५	फाकफोकथुम गाउँपालिका	०.५४०४४७%
८१	इलाम	११००६	माइसेबुङ गाउँपालिका	०.५२९६२३%
८२	इलाम	११००७	चुलाचुली गाउँपालिका	०.४१८८८३%
८३	इलाम	११००८	माई नगरपालिका	०.६४५१२०%
८४	इलाम	११००९	सूर्योदय नगरपालिका	२.६४४७३५%
८५	इलाम	११०१०	रोङ गाउँपालिका	०.५००५९८%
८६	झापा	१११०१	मेचीनगर नगरपालिका	१.८६४८०६%
८७	झापा	१११०२	बुद्धशान्ति गाउँपालिका	०.५५९४७०%
८८	झापा	१११०३	अर्जुनधारा नगरपालिका	१.७७७६४०%
८९	झापा	१११०४	कन्काई नगरपालिका	१.११९९३४%
९०	झापा	१११०५	शिवसताक्षी नगरपालिका	१.४६५५४९%
९१	झापा	१११०६	कमल गाउँपालिका	०.७३८०४६%
९२	झापा	१११०७	दमक नगरपालिका	०.८०६७२०%
९३	झापा	१११०८	गौरादह नगरपालिका	०.८००४३३%
९४	झापा	१११०९	गौरीगञ्ज गाउँपालिका	०.४७८४५१%
९५	झापा	११११०	झापा गाउँपालिका	०.४८००५७%
९६	झापा	१११११	बाह्रदशी गाउँपालिका	०.४७८३८६%
९७	झापा	११११२	बिर्तामोड नगरपालिका	१.३३०८५२%
९८	झापा	११११३	हल्दीबारी गाउँपालिका	०.४५६७८९%
९९	झापा	११११४	भद्रपुर नगरपालिका	०.९०६३३२%
१००	झापा	११११५	कचनकवल गाउँपालिका	०.५००३६७%
१०१	मोरङ	११२०१	मिक्लाजुङ्ग गाउँपालिका	०.५३९६४४%
१०२	मोरङ	११२०२	लेटाङ नगरपालिका	०.७२८८०५%
१०३	मोरङ	११२०३	केराबारी गाउँपालिका	०.६१४६४१%
१०४	मोरङ	११२०४	सुन्दरहरैँचा नगरपालिका	१.८६५१७८%
१०५	मोरङ	११२०५	बेलबारी नगरपालिका	१.८१०८०५%
१०६	मोरङ	११२०६	कानेपोखरी गाउँपालिका	०.५७१५९९%
१०७	मोरङ	११२०७	पथरी शनिश्चरे नगरपालिका	१.६६७७७५%
१०८	मोरङ	११२०८	उर्लाबारी नगरपालिका	१.०३२७०५%
१०९	मोरङ	११२०९	रतुवामाई नगरपालिका	०.७९८५१३%
११०	मोरङ	११२१०	सुनवर्षी नगरपालिका	०.७६४६७४%
१११	मोरङ	११२११	रंगेली नगरपालिका	०.८७७५४३%
११२	मोरङ	११२१२	ग्रामथान गाउँपालिका	०.४६५६१८%
११३	मोरङ	११२१३	बुढीगंगा गाउँपालिका	०.५४५२८२%
११४	मोरङ	११२१४	विराटनगर महानगरपालिका	४.५३९५१७%
११५	मोरङ	११२१५	कटहरी गाउँपालिका	०.५१८३६४%
११६	मोरङ	११२१६	धनपालथान गाउँपालिका	०.५४०४३१%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
११७	मोरङ	११२१७	जहदा गाउँपालिका	०.५५८१८७%
११८	सुनसरी	११३०१	धरान उपमहानगरपालिका	२.०७६८१३%
११९	सुनसरी	११३०२	बराहक्षेत्र नगरपालिका	१.०४२७१९%
१२०	सुनसरी	११३०३	कोशी गाउँपालिका	०.५१०४८८%
१२१	सुनसरी	११३०४	भोक्राहा नरसिंह गाउँपालिका	०.४९५०३९%
१२२	सुनसरी	११३०५	रामधुनी नगरपालिका	०.६२२२१४%
१२३	सुनसरी	११३०६	ईटहरी उपमहानगरपालिका	२.३७७३६०%
१२४	सुनसरी	११३०७	दुहवी नगरपालिका	१.१७६४०९%
१२५	सुनसरी	११३०८	गढी गाउँपालिका	०.४५०६११%
१२६	सुनसरी	११३०९	इनरुवा नगरपालिका	०.९८१०७०%
१२७	सुनसरी	११३१०	हरिनगर गाउँपालिका	०.४६६९७७%
१२८	सुनसरी	११३११	देवानगन्ज गाउँपालिका	०.४४५५२७%
१२९	सुनसरी	११३१२	बर्जु गाउँपालिका	०.३९८६७२%
१३०	उदयपुर	११४०१	बेलका नगरपालिका	०.७४१८३५%
१३१	उदयपुर	११४०२	चौदण्डीगढी नगरपालिका	१.८९९२७७%
१३२	उदयपुर	११४०३	त्रियुगा नगरपालिका	१.९६३५७४%
१३३	उदयपुर	११४०४	रौतामाई गाउँपालिका	०.५३०६०६%
१३४	उदयपुर	११४०५	लिम्चुङ्बुङ गाउँपालिका	०.२५२३६८%
१३५	उदयपुर	११४०६	ताप्ली गाउँपालिका	०.३१९७२३%
१३६	उदयपुर	११४०७	कटारी नगरपालिका	२.३७५०६३%
१३७	उदयपुर	११४०८	उदयपुरगढी गाउँपालिका	०.६००२९२%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.५.२ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं. २ लाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।

- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- **दफा ५. एकल कर प्रशासन:** (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछः-
 - (क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने, तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।
- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।
 - (२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।
 - (३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।
 - (४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।
 - (५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।
 - (६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छः

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबैभन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन्, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नति गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै गर्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदुषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निस्सृत गर्ने कार्बनजन्य प्रदुषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सक्तियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, प्रदेश नं. २ ले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.१७ बमोजिम हुने गरी सिफारिस गरिएको छः

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सक्दैन, बरु सङ्कलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सङ्कलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।
- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुबुझाउनुपर्ने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सङ्कलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सूचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सङ्कलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाइएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाई उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत् पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सङ्कलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सङ्कलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सङ्कलनको कार्य सरकारको समग्र राजस्व आय सङ्कलनसँग मात्र आबद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ख्याल गरिनु आवश्यक छ। सवारी साधन कर सङ्कलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन

गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छः

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिकालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.१७ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, प्रदेश नं. २ ले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	सप्तरी	२०१०१	सप्तकोशी नगरपालिका	०.६४१५४२%
२	सप्तरी	२०१०२	कन्चनरूप नगरपालिका	१.२९२२४३%
३	सप्तरी	२०१०३	अग्मीसयर कृष्ण सवरन गाउँपालिका	०.६०८४१७%
४	सप्तरी	२०१०४	रूपनी गाउँपालिका	०.३८०८९६%
५	सप्तरी	२०१०५	शम्भुनाथ नगरपालिका	०.७०४५५५%
६	सप्तरी	२०१०६	खडक नगरपालिका	१.१२९७८५%
७	सप्तरी	२०१०७	सुरुङ्गा नगरपालिका	१.२७७९१४%
८	सप्तरी	२०१०८	बलान बिहुल गाउँपालिका	०.३१४२३४%
९	सप्तरी	२०१०९	बोदेबरसाईन नगरपालिका	०.६०१९०६%
१०	सप्तरी	२०११०	डाक्नेश्वरी नगरपालिका	०.९२९११०%
११	सप्तरी	२०१११	राजगढ गाउँपालिका	०.४०४८७२%
१२	सप्तरी	२०११२	विष्णुपुर गाउँपालिका	०.२९३०४९%
१३	सप्तरी	२०११३	राजविराज नगरपालिका	०.८१८९१६%
१४	सप्तरी	२०११४	महादेवा गाउँपालिका	०.३८१०६९%
१५	सप्तरी	२०११५	तिरहुत गाउँपालिका	०.३२६१२५%
१६	सप्तरी	२०११६	हनुमाननगर कङ्कालिनी नगरपालिका	०.९७७०६९%
१७	सप्तरी	२०११७	तिलाठी कोईलाडी गाउँपालिका	०.३५८५९६%
१८	सप्तरी	२०११८	छिन्नमस्ता गाउँपालिका	०.३६०२१५%
१९	सिरहा	२०२०१	लहान नगरपालिका	२.४२२१४७%
२०	सिरहा	२०२०२	धनगढीमाई नगरपालिका	१.६२१३८०%
२१	सिरहा	२०२०३	गोलबजार नगरपालिका	१.४८६९१६%
२२	सिरहा	२०२०४	मिर्चैया नगरपालिका	१.०४८५७९%
२३	सिरहा	२०२०५	कर्जन्हा नगरपालिका	०.४७७०१०%
२४	सिरहा	२०२०६	कल्याणपुर नगरपालिका	१.१७०५६५%
२५	सिरहा	२०२०७	नरहा गाउँपालिका	०.२६३६७९%
२६	सिरहा	२०२०८	विष्णुपुर गाउँपालिका	०.२००७५८%
२७	सिरहा	२०२०९	अर्नमा गाउँपालिका	०.२९३१६०%
२८	सिरहा	२०२१०	सुखीपुर नगरपालिका	०.९२४७७५%
२९	सिरहा	२०२११	लक्ष्मीपुर पतारी गाउँपालिका	०.३६४३८२%
३०	सिरहा	२०२१२	सखुवानान्कारकट्टी गाउँपालिका	०.२१६७४५%
३१	सिरहा	२०२१३	भगवानपुर गाउँपालिका	०.२३४६२३%
३२	सिरहा	२०२१४	नवराजपुर गाउँपालिका	०.२५०७३२%
३३	सिरहा	२०२१५	बरियारपट्टी गाउँपालिका	०.३३१५४७%
३४	सिरहा	२०२१६	औरही गाउँपालिका	०.२९७३३७%
३५	सिरहा	२०२१७	सिरहा नगरपालिका	१.१२७६२०%
३६	धनुषा	२०३०१	गणेशमान चारनाथ नगरपालिका	१.७६२१५७%
३७	धनुषा	२०३०२	धनुषाधाम नगरपालिका	१.०६७५७४%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
३८	धनुषा	२०३०३	मिथिला नगरपालिका	१.५५५३७४%
३९	धनुषा	२०३०४	बटेश्वर गाउँपालिका	०.२८३५०४%
४०	धनुषा	२०३०५	क्षिरेश्वरनाथ नगरपालिका	१.०७२९४२%
४१	धनुषा	२०३०६	लक्ष्मीनिया गाउँपालिका	०.३०१११५%
४२	धनुषा	२०३०७	मिथिला बिहारी नगरपालिका	०.४०६८५६%
४३	धनुषा	२०३०८	हंसपुर नगरपालिका	०.४१५३५२%
४४	धनुषा	२०३०९	सबैला नगरपालिका	०.५८४७५८%
४५	धनुषा	२०३१०	शहीदनगर नगरपालिका	०.५२१३४४%
४६	धनुषा	२०३११	कमला नगरपालिका	०.४५९४३५%
४७	धनुषा	२०३१२	जनक नन्दिनी गाउँपालिका	०.२९१५६४%
४८	धनुषा	२०३१३	बिदेह नगरपालिका	०.५८०१२३%
४९	धनुषा	२०३१४	औरही गाउँपालिका	०.२५५४३९%
५०	धनुषा	२०३१५	जनकपुरधाम उपमहानगरपालिका	२.१३८१३८%
५१	धनुषा	२०३१६	धनौजी गाउँपालिका	०.२२७९८३%
५२	धनुषा	२०३१७	नगराइन नगरपालिका	०.७०३९२२%
५३	धनुषा	२०३१८	मुखियापट्टी मुसहरमिया गाउँपालिका	०.६४५१६२%
५४	महोत्तरी	२०४०१	बर्दिबास नगरपालिका	१.७५८९७२%
५५	महोत्तरी	२०४०२	गौशाला नगरपालिका	१.८६२००१%
५६	महोत्तरी	२०४०३	सोनमा गाउँपालिका	०.४२५१६६%
५७	महोत्तरी	२०४०४	औरही नगरपालिका	०.३६४६९०%
५८	महोत्तरी	२०४०५	भँगाहा नगरपालिका	०.६१८४०२%
५९	महोत्तरी	२०४०६	लोहरपट्टी नगरपालिका	०.५१४३३८%
६०	महोत्तरी	२०४०७	बलवा नगरपालिका	०.८९३३६४%
६१	महोत्तरी	२०४०८	राम गोपालपुर नगरपालिका	०.३६३८१४%
६२	महोत्तरी	२०४०९	साम्सी गाउँपालिका	०.३६५७३६%
६३	महोत्तरी	२०४१०	मनरा शिसवा नगरपालिका	०.९०२०३३%
६४	महोत्तरी	२०४११	एकडारा गाउँपालिका	०.३२६५७०%
६५	महोत्तरी	२०४१२	महोत्तरी गाउँपालिका	०.३२२५८८%
६६	महोत्तरी	२०४१३	पिपरा गाउँपालिका	०.४२००७३%
६७	महोत्तरी	२०४१४	मटिहानी नगरपालिका	०.३५०२८६%
६८	महोत्तरी	२०४१५	जलेश्वर नगरपालिका	०.७५७८६५%
६९	सर्लाही	२०५०१	लालबन्दी नगरपालिका	१.७१९२९२%
७०	सर्लाही	२०५०२	हरिवन नगरपालिका	१.३२४६२०%
७१	सर्लाही	२०५०३	बागमती नगरपालिका	१.४६०५२९%
७२	सर्लाही	२०५०४	बरहथवा नगरपालिका	१.८३१४६७%
७३	सर्लाही	२०५०५	हरिपुर नगरपालिका	०.९४६२३०%
७४	सर्लाही	२०५०६	ईश्वरपुर नगरपालिका	१.७७४७०६%
७५	सर्लाही	२०५०७	हरिपुर्वा नगरपालिका	०.३५८७२८%
७६	सर्लाही	२०५०८	पर्सा गाउँपालिका	०.२३०५१७%
७७	सर्लाही	२०५०९	ब्रह्मपुरी गाउँपालिका	०.२९३७८८%
७८	सर्लाही	२०५१०	चन्द्रनगर गाउँपालिका	०.३७०४९५%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
७९	सर्लाही	२०५११	कविलासी नगरपालिका	०.८१९०१६%
८०	सर्लाही	२०५१२	चक्रघट्टा गाउँपालिका	०.२८५६५३%
८१	सर्लाही	२०५१३	बसबरिया गाउँपालिका	०.२३४१२६%
८२	सर्लाही	२०५१४	धनकौल गाउँपालिका	०.२८५५७१%
८३	सर्लाही	२०५१५	रामनगर गाउँपालिका	०.२८७३९८%
८४	सर्लाही	२०५१६	बलरा नगरपालिका	०.९८४११८%
८५	सर्लाही	२०५१७	गोडैटा नगरपालिका	१.०६६५९०%
८६	सर्लाही	२०५१८	विष्णु गाउँपालिका	०.२५९००६%
८७	सर्लाही	२०५१९	कौडेना गाउँपालिका	०.२७०४३८%
८८	सर्लाही	२०५२०	मलंगवा नगरपालिका	०.५९३७३६%
८९	रौतहट	२०६०१	चन्द्रपुर नगरपालिका	२.३६५३६९%
९०	रौतहट	२०६०२	गुजरा नगरपालिका	१.९६९०९५%
९१	रौतहट	२०६०३	फतुवा विजयपुर नगरपालिका	०.४९७९३७%
९२	रौतहट	२०६०४	कटहरिया नगरपालिका	०.४५४१४१%
९३	रौतहट	२०६०५	बृन्दावन नगरपालिका	१.०५८९०२%
९४	रौतहट	२०६०६	गढीमाई नगरपालिका	०.४७७५८१%
९५	रौतहट	२०६०७	माधव नारायण नगरपालिका	०.४४२२६६%
९६	रौतहट	२०६०८	गरुडा नगरपालिका	१.०५१३४८%
९७	रौतहट	२०६०९	देवाही गोनाही नगरपालिका	०.३७०३९७%
९८	रौतहट	२०६१०	मौलापुर नगरपालिका	०.३३६२३३%
९९	रौतहट	२०६११	बौधीमाई नगरपालिका	०.४२२५८४%
१००	रौतहट	२०६१२	परोहा नगरपालिका	०.४५४८२२%
१०१	रौतहट	२०६१३	राजपुर नगरपालिका	०.४६७१९७%
१०२	रौतहट	२०६१४	यमुनामाई गाउँपालिका	०.२९६९५४%
१०३	रौतहट	२०६१५	दुर्गा भगवती गाउँपालिका	०.२६५१९६%
१०४	रौतहट	२०६१६	राजदेवी नगरपालिका	०.३५५२४२%
१०५	रौतहट	२०६१७	गौर नगरपालिका	०.५६५९४६%
१०६	रौतहट	२०६१८	ईशनाथ नगरपालिका	०.४६३६२०%
१०७	बारा	२०७०१	निजगढ नगरपालिका	२.२०५७७९%
१०८	बारा	२०७०२	कोल्हवी नगरपालिका	२.१२९०३८%
१०९	बारा	२०७०३	जीतपुर सिमरा उपमहानगरपालिका	३.४६९९८०%
११०	बारा	२०७०४	परवानीपुर गाउँपालिका	०.२५८५७५%
१११	बारा	२०७०५	प्रसौनी गाउँपालिका	०.३०२९७३%
११२	बारा	२०७०६	विश्रामपुर गाउँपालिका	०.२६१३२४%
११३	बारा	२०७०७	फेटा गाउँपालिका	०.३१०८३६%
११४	बारा	२०७०८	कलैया उपमहानगरपालिका	२.६७१००२%
११५	बारा	२०७०९	करैयामाई गाउँपालिका	०.३५००४९%
११६	बारा	२०७१०	बारागढी गाउँपालिका	०.३१८१२२%
११७	बारा	२०७११	आदर्श कोटवाल गाउँपालिका	०.३४७९८७%
११८	बारा	२०७१२	सिम्रौनगढ नगरपालिका	१.०५०७४०%
११९	बारा	२०७१३	पचरौता नगरपालिका	०.३९४९९४%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१२०	बारा	२०७१४	महागढीमाई नगरपालिका	०.६२६५६५%
१२१	बारा	२०७१५	देवताल गाउँपालिका	०.३०८३३७%
१२२	बारा	२०७१६	सुवर्ण गाउँपालिका	०.३३२६१४%
१२३	पर्सा	२०८०१	ठोरी (सुवर्णपुर) गाउँपालिका	०.६०३७४६%
१२४	पर्सा	२०८०२	जिराभवानी गाउँपालिका	०.३९७२१६%
१२५	पर्सा	२०८०३	जगरनाथपुर गाउँपालिका	०.४२६३९५%
१२६	पर्सा	२०८०४	पटेर्वा सुगौली गाउँपालिका	०.४३१३५८%
१२७	पर्सा	२०८०५	सखुवा प्रसौनी गाउँपालिका	०.५५०३३०%
१२८	पर्सा	२०८०६	पर्सागढी नगरपालिका	०.७२०७६६%
१२९	पर्सा	२०८०७	बिरगन्ज महानगरपालिका	३.१३३४२०%
१३०	पर्सा	२०८०८	बहुदरमाई नगरपालिका	०.४५०३९५%
१३१	पर्सा	२०८०९	पोखरिया नगरपालिका	०.७४६२८७%
१३२	पर्सा	२०८१०	कालिकामाई गाउँपालिका	०.२७४६५९%
१३३	पर्सा	२०८११	धोबीनी गाउँपालिका	०.२६१७१८%
१३४	पर्सा	२०८१२	छिपहरमाई गाउँपालिका	०.३१५९३१%
१३५	पर्सा	२०८१३	पकाहा मैनपुर गाउँपालिका	०.२७२४३२%
१३६	पर्सा	२०८१४	बिन्दबासिनी गाउँपालिका	०.३१४४७८%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.५.३ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, बागमती प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व. २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।

- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- **दफा ५. एकल कर प्रशासन:** (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछः-
 - (क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने, तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।
- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।
 - (२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।
 - (३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।
 - (४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।
 - (५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।
 - (६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छः

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबैभन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नती गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदै जाँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदुषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निस्कृत गर्ने कार्बनजन्य प्रदुषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सक्तियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, वागमती प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.१८ बमोजिम हुने गरी सिफारिस गरिएको छः

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सक्दैन, बरू सङ्कलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सङ्कलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।
- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुबुझाउनुपर्ने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सङ्कलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सूचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सङ्कलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाइएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाइ उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत् पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सङ्कलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सङ्कलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सङ्कलनको कार्य सरकारको समग्र राजस्व आय सङ्कलनसँग मात्र आवद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ध्यान दिनु आवश्यक छ। सवारी साधन कर सङ्कलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन

गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छः

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिकालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.१८ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, बागमती प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	दोलखा	३०१०१	गौरीशंकर गाउँपालिका	०.५६२४७९%
२	दोलखा	३०१०२	बिगु गाउँपालिका	०.६५५२०५%
३	दोलखा	३०१०३	कालिन्चोक गाउँपालिका	०.४१९५४५%
४	दोलखा	३०१०४	वैतेस्वर गाउँपालिका	०.३८६९५९%
५	दोलखा	३०१०५	जिरी नगरपालिका	०.४३६१०४%
६	दोलखा	३०१०६	तामाकोशी गाउँपालिका	०.३७९१०९%
७	दोलखा	३०१०७	मेलुङ्ग गाउँपालिका	०.३६८३३२%
८	दोलखा	३०१०८	शैलुङ गाउँपालिका	०.४८८४२६%
९	दोलखा	३०१०९	भिमेश्वर नगरपालिका	०.८५५९०४%
१०	सिन्धुपाल्चोक	३०२०१	भोटेकोशी गाउँपालिका	०.५१३९६३%
११	सिन्धुपाल्चोक	३०२०२	जुगल गाउँपालिका	०.४७०३९४%
१२	सिन्धुपाल्चोक	३०२०३	पाँचपोखरी थाङपाल गाउँपालिका	०.६०९३७९%
१३	सिन्धुपाल्चोक	३०२०४	हेलम्बु गाउँपालिका	०.६४१५७८%
१४	सिन्धुपाल्चोक	३०२०५	मेलम्ची नगरपालिका	२.७४२४१२%
१५	सिन्धुपाल्चोक	३०२०६	ईन्द्रावती गाउँपालिका	०.६४३२११%
१६	सिन्धुपाल्चोक	३०२०७	चौतारा साँगाचोकगढी नगरपालिका	२.५९१३९९%
१७	सिन्धुपाल्चोक	३०२०८	बलेफी गाउँपालिका	०.४३१८४०%
१८	सिन्धुपाल्चोक	३०२०९	बाह्रबिसे नगरपालिका	१.१६७४५२%
१९	सिन्धुपाल्चोक	३०२१०	त्रिपूरासुन्दरी गाउँपालिका	०.३३०४०३%
२०	सिन्धुपाल्चोक	३०२११	लिसंखु पाखर गाउँपालिका	०.४५२०१०%
२१	सिन्धुपाल्चोक	३०२१२	सुनकोशी गाउँपालिका	०.४६५०९०%
२२	रसुवा	३०३०१	गोसाईकुण्ड गाउँपालिका	०.४६१२०६%
२३	रसुवा	३०३०२	आमाछोदिङमो गाउँपालिका	०.२७८५१५%
२४	रसुवा	३०३०३	उत्तरगथा गाउँपालिका	०.२३८४८९%
२५	रसुवा	३०३०४	कालिका गाउँपालिका	०.२२१६३२%
२६	रसुवा	३०३०५	नौकुण्ड गाउँपालिका	०.२२६२३०%
२७	धादिङ	३०४०१	रुबी भ्याली गाउँपालिका	०.३१०२७६%
२८	धादिङ	३०४०२	खनियावास गाउँपालिका	०.२२१२८०%
२९	धादिङ	३०४०३	गङ्गा जमुना गाउँपालिका	०.३७४३९५%
३०	धादिङ	३०४०४	त्रिपूरासुन्दरी गाउँपालिका	०.४१६९२१%
३१	धादिङ	३०४०५	नेत्रावती डबजोड गाउँपालिका	०.३४२८८९%
३२	धादिङ	३०४०६	नीलकण्ठ नगरपालिका	१.३९५०३०%
३३	धादिङ	३०४०७	ज्वालामुखी गाउँपालिका	०.३६८६६२%
३४	धादिङ	३०४०८	सिद्धलेक गाउँपालिका	०.३६४०९०%
३५	धादिङ	३०४०९	बेनीघाट रोराङ्ग गाउँपालिका	०.६७२२६७%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
३६	धादिङ	३०४१०	गजुरी गाउँपालिका	०.४२९१३२%
३७	धादिङ	३०४११	गल्छी गाउँपालिका	०.४५२३३०%
३८	धादिङ	३०४१२	थाक्रे गाउँपालिका	०.४९६१०२%
३९	धादिङ	३०४१३	धुनीवेशी नगरपालिका	०.४५३५०१%
४०	नुवाकोट	३०५०१	दुप्चेखर गाउँपालिका	०.४५९१४५%
४१	नुवाकोट	३०५०२	तादी गाउँपालिका	०.२९६९७६%
४२	नुवाकोट	३०५०३	सूर्यगढी गाउँपालिका	०.२३०८२९%
४३	नुवाकोट	३०५०४	बिदुर नगरपालिका	०.८४०३०१%
४४	नुवाकोट	३०५०५	क्रिस्पाङ्ग गाउँपालिका	०.२३९६५९%
४५	नुवाकोट	३०५०६	म्यागड गाउँपालिका	०.३७६७४९%
४६	नुवाकोट	३०५०७	तारकेश्वर गाउँपालिका	०.३३६८२२%
४७	नुवाकोट	३०५०८	बेलकोटगढी नगरपालिका	०.८२५७१८%
४८	नुवाकोट	३०५०९	लिखु गाउँपालिका	०.२९१८५०%
४९	नुवाकोट	३०५१०	पन्चकन्या गाउँपालिका	०.३१८२१४%
५०	नुवाकोट	३०५११	शिवपुरी गाउँपालिका	०.५२७०८०%
५१	नुवाकोट	३०५१२	ककनी गाउँपालिका	०.४९४०९३%
५२	काठमाडौं	३०६०१	शङ्करपुर नगरपालिका	०.५३४३१०%
५३	काठमाडौं	३०६०२	कागेश्वरी मनहरा नगरपालिका	०.६८२७०५%
५४	काठमाडौं	३०६०३	गोकर्णेश्वर नगरपालिका	१.१६५४०५%
५५	काठमाडौं	३०६०४	बुढानिलकण्ठ नगरपालिका	१.१७३३५७%
५६	काठमाडौं	३०६०५	टोखा नगरपालिका	०.९७०७६२%
५७	काठमाडौं	३०६०६	तारकेश्वर नगरपालिका	०.९५५२९२%
५८	काठमाडौं	३०६०७	नागार्जुन नगरपालिका	०.७६१०१२%
५९	काठमाडौं	३०६०८	काठमाण्डौ महानगरपालिका	१०.६५५१४८%
६०	काठमाडौं	३०६०९	कीर्तिपुर नगरपालिका	०.७७३८००%
६१	काठमाडौं	३०६१०	चन्द्रागिरी नगरपालिका	१.०३०३२०%
६२	काठमाडौं	३०६११	दक्षिणकाली नगरपालिका	०.४३६३०९%
६३	भक्तपुर	३०७०१	चाँगुनारायण नगरपालिका	१.६०५२०४%
६४	भक्तपुर	३०७०२	भक्तपुर नगरपालिका	०.७३३८१४%
६५	भक्तपुर	३०७०३	मध्यपुर थिमी नगरपालिका	०.७३१५५६%
६६	भक्तपुर	३०७०४	सूर्यविनायक नगरपालिका	०.८८६९२७%
६७	ललितपुर	३०८०१	महालक्ष्मी नगरपालिका	०.६७३९३७%
६८	ललितपुर	३०८०२	ललितपुर महानगरपालिका	२.७९४९८३%
६९	ललितपुर	३०८०३	गोदावरी नगरपालिका	१.१३४०४२%
७०	ललितपुर	३०८०४	कोन्ज्योसोम गाउँपालिका	०.२८५४९६%
७१	ललितपुर	३०८०५	महाङ्काल गाउँपालिका	०.३७०२२२%
७२	ललितपुर	३०८०६	बागमती गाउँपालिका	०.४४३३१२%
७३	काभ्रेपलाञ्चोक	३०९०१	चौरीदेउराली गाउँपालिका	०.५०७२७७%
७४	काभ्रेपलाञ्चोक	३०९०२	भुम्लु गाउँपालिका	०.४४८९४७%
७५	काभ्रेपलाञ्चोक	३०९०३	मण्डन देउपुर नगरपालिका	०.५२०२३३%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
७६	काभ्रेपलाञ्चोक	३०९०४	बनेपा नगरपालिका	०.८८०८६६%
७७	काभ्रेपलाञ्चोक	३०९०५	धुलिखेल नगरपालिका	०.६३४७०७%
७८	काभ्रेपलाञ्चोक	३०९०६	पाँचखाल नगरपालिका	०.९८८३९४%
७९	काभ्रेपलाञ्चोक	३०९०७	तेमाल गाउँपालिका	०.४५८६९९%
८०	काभ्रेपलाञ्चोक	३०९०८	नमोबुद्ध नगरपालिका	०.६९२७५४%
८१	काभ्रेपलाञ्चोक	३०९०९	पनौती नगरपालिका	०.८२९५६६%
८२	काभ्रेपलाञ्चोक	३०९१०	बेथानचोक गाउँपालिका	०.३८३२७६%
८३	काभ्रेपलाञ्चोक	३०९११	रोशी गाउँपालिका	०.७९७८८४%
८४	काभ्रेपलाञ्चोक	३०९१२	महाभारत गाउँपालिका	०.३२३३९३%
८५	काभ्रेपलाञ्चोक	३०९१३	खानीखोला गाउँपालिका	०.३०४६४९%
८६	रामेछाप	३१००१	उमाकुण्ड गाउँपालिका	०.६७६१७९%
८७	रामेछाप	३१००२	गोकुलगङ्गा गाउँपालिका	०.६९३२३२%
८८	रामेछाप	३१००३	लिखु तामाकोसी गाउँपालिका	०.५९२३७३%
८९	रामेछाप	३१००४	रामेछाप नगरपालिका	१.६८७६५१%
९०	रामेछाप	३१००५	मन्थली नगरपालिका	१.०९८५८४%
९१	रामेछाप	३१००६	खाँडादेवी गाउँपालिका	०.६५६१८६%
९२	रामेछाप	३१००७	दोरम्बा गाउँपालिका	०.६०४५३५%
९३	रामेछाप	३१००८	सुनापती गाउँपालिका	०.४२६२५२%
९४	सिन्धुली	३११०१	दुधौली नगरपालिका	१.२९७०६१%
९५	सिन्धुली	३११०२	फिक्कल गाउँपालिका	०.५६८३३६%
९६	सिन्धुली	३११०३	तीनपाटन गाउँपालिका	०.८४७९०१%
९७	सिन्धुली	३११०४	गोलन्जोर गाउँपालिका	०.६६८६४८%
९८	सिन्धुली	३११०५	कमलामाई नगरपालिका	२.५०२२२२%
९९	सिन्धुली	३११०६	सुनकोशी गाउँपालिका	०.६४२२४५%
१००	सिन्धुली	३११०७	घ्याङलेख गाउँपालिका	०.३९७२१९%
१०१	सिन्धुली	३११०८	मरिण गाउँपालिका	०.६९२८१४%
१०२	सिन्धुली	३११०९	हरिहरपुरगढी गाउँपालिका	०.७४६६५४%
१०३	मकवानपुर	३१२०१	ईन्द्रसरोवर गाउँपालिका	०.४००८५२%
१०४	मकवानपुर	३१२०२	थाहा नगरपालिका	१.७५२८७६%
१०५	मकवानपुर	३१२०३	कैलाश गाउँपालिका	०.४६१५६३%
१०६	मकवानपुर	३१२०४	राक्सिराङ्ग गाउँपालिका	०.४२२१४४%
१०७	मकवानपुर	३१२०५	मनहरी गाउँपालिका	०.६२९३४७%
१०८	मकवानपुर	३१२०६	हेटौडा उपमहानगरपालिका	२.२५२३४३%
१०९	मकवानपुर	३१२०७	भिमफेदी गाउँपालिका	०.६६७६६४%
११०	मकवानपुर	३१२०८	मकवानपुरगढी गाउँपालिका	०.३९०७८६%
१११	मकवानपुर	३१२०९	बकैया गाउँपालिका	०.८३०३२३%
११२	मकवानपुर	३१२१०	बागमती गाउँपालिका	०.६०५१४९%
११३	चितवन	३१३०१	राप्ती नगरपालिका	१.९६५८४३%
११४	चितवन	३१३०२	कालिका नगरपालिका	१.२६५०२७%
११५	चितवन	३१३०३	इच्छाकामना गाउँपालिका	०.४८१६३४%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
११६	चितवन	३१३०४	भरतपुर महानगरपालिका	५.०८१३५८%
११७	चितवन	३१३०५	रत्ननगर नगरपालिका	१.०००८२७%
११८	चितवन	३१३०६	खैरहनी नगरपालिका	१.५९६०६३%
११९	चितवन	३१३०७	माडी नगरपालिका	१.५४५९७४%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.५.४ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, गण्डकी प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व. २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।

- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- **दफा ५. एकल कर प्रशासन:** (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछः-
 - (क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने, तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।
- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।
 - (२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।
 - (३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।
 - (४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।
 - (५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।
 - (६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छः

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबै भन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने गरेको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नति गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै, समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदूषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निसृत गर्ने कार्बनजन्य प्रदूषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, गण्डकी प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.१९ बमोजिम हुने गरी सिफारिस गरिएको छ:

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस

किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सकदैन, बरू सडकलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सडकलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।

- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुबुझाउनुपर्ने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सडकलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सूचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सडकलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सडकलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाईएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाई उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सडकलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत् पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सडकलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सडकलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सडकलनको कार्य सरकारको समग्र राजस्व आय सडकलनसँग मात्र आवद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ध्यान दिनु आवश्यक छ। सवारी साधन कर सडकलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छ:

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,

- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिकालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.१९ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, गण्डकी प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	गोरखा	४०१०१	चुमनुव्री गाउँपालिका	०.८४२००७%
२	गोरखा	४०१०२	अजिरकोट गाउँपालिका	०.६४२६७८%
३	गोरखा	४०१०३	बारपाक सुलिकोट गाउँपालिका	०.९४९८६२%
४	गोरखा	४०१०४	धार्चे गाउँपालिका	०.८३०८८७%
५	गोरखा	४०१०५	आरुघाट गाउँपालिका	०.८५४६९६%
६	गोरखा	४०१०६	भिमसेनथापा गाउँपालिका	०.७३०९४३%
७	गोरखा	४०१०७	सिरानचोक गाउँपालिका	०.८७२५५९%
८	गोरखा	४०१०८	पालुङ्गटार नगरपालिका	१.२५५४५२%
९	गोरखा	४०१०९	गोरखा नगरपालिका	२.१६७३९०%
१०	गोरखा	४०११०	शहीद लखन गाउँपालिका	०.९९५८४०%
११	गोरखा	४०१११	गण्डकी गाउँपालिका	१.००४७१९%
१२	मनाङ	४०२०१	नार्पा भूमि गाउँपालिका	०.०४७९६०%
१३	मनाङ	४०२०२	मनाङ डिस्वाङ गाउँपालिका	०.१६९९५२%
१४	मनाङ	४०२०३	चामे गाउँपालिका	०.०८९९८४%
१५	मनाङ	४०२०४	नासो गाउँपालिका	०.४०५५१४%
१६	मुस्ताङ	४०३०१	लो घेकर दामोदरकुण्ड गाउँपालिका	०.३५९०५९%
१७	मुस्ताङ	४०३०२	घरपझोङ गाउँपालिका	०.२४३३९७%
१८	मुस्ताङ	४०३०३	वारागुङ मुक्तिक्षेत्र गाउँपालिका	०.५३०५१९%
१९	मुस्ताङ	४०३०४	लोमन्थाङ गाउँपालिका	०.३१४८२७%
२०	मुस्ताङ	४०३०५	थासाङ गाउँपालिका	०.३४९५४९%
२१	म्याग्दी	४०४०१	अन्नपूर्ण गाउँपालिका	०.९७३०६८%
२२	म्याग्दी	४०४०२	रघुगंगा गाउँपालिका	०.९३३१७५%
२३	म्याग्दी	४०४०३	धवलागिरी गाउँपालिका	०.७४८००२%
२४	म्याग्दी	४०४०४	मालिका गाउँपालिका	०.६५२०८५%
२५	म्याग्दी	४०४०५	मंगला गाउँपालिका	०.७४०१५७%
२६	म्याग्दी	४०४०६	बेनी नगरपालिका	२.४८४४६५%
२७	कास्की	४०५०१	मादी गाउँपालिका	१.१२८०३९%
२८	कास्की	४०५०२	माछापुच्छ्रे गाउँपालिका	०.९३०३४३%
२९	कास्की	४०५०३	अन्नपूर्ण गाउँपालिका	०.८७९७५४%
३०	कास्की	४०५०४	पोखरा महानगरपालिका	१०.३१२७२३%
३१	कास्की	४०५०५	रूपा गाउँपालिका	०.६००५१५%
३२	लमजुङ	४०६०१	दोर्दी गाउँपालिका	०.९४८६२१%
३३	लमजुङ	४०६०२	मरुयाङ्गदी गाउँपालिका	१.०९६८३७%
३४	लमजुङ	४०६०३	क्व्होलासोथार गाउँपालिका	०.५०२२२९%
३५	लमजुङ	४०६०४	मध्यनेपाल नगरपालिका	२.३७५६२१%
३६	लमजुङ	४०६०५	बेंसीशहर नगरपालिका	२.००४६९२%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
३७	लमजुङ	४०६०६	सुन्दरबजार नगरपालिका	१.६२२०८७%
३८	लमजुङ	४०६०७	राईनास नगरपालिका	१.१९२४९७%
३९	लमजुङ	४०६०८	दुधपोखरी गाउँपालिका	०.५८१२९९%
४०	तनहुँ	४०७०१	भानु नगरपालिका	१.६९६५७४%
४१	तनहुँ	४०७०२	ब्यास नगरपालिका	२.९१२६२२%
४२	तनहुँ	४०७०३	म्याग्दे गाउँपालिका	०.७५११९४%
४३	तनहुँ	४०७०४	शुक्लागण्डकी नगरपालिका	२.२८६५७१%
४४	तनहुँ	४०७०५	भिमाद नगरपालिका	२.५१३२२८%
४५	तनहुँ	४०७०६	घिरिङ्ग गाउँपालिका	०.७६१०९०%
४६	तनहुँ	४०७०७	ऋषिङ्ग गाउँपालिका	१.०२८४८९%
४७	तनहुँ	४०७०८	देवघाट गाउँपालिका	०.६२४२३२%
४८	तनहुँ	४०७०९	बन्दिपुर गाउँपालिका	१.४८८७३०%
४९	तनहुँ	४०७१०	आँबुखैरेनी गाउँपालिका	०.६७५१७४%
५०	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०१	गैडाकोट नगरपालिका	२.२२००२२%
५१	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०२	बुलिङ्गटार गाउँपालिका	०.७२२८७२%
५२	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०३	बौदीकाली गाउँपालिका	०.५०७८३९%
५३	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०४	हुप्सेकोट गाउँपालिका	१.०३०५४५%
५४	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०५	देवचुली नगरपालिका	१.६७६८३२%
५५	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०६	कावासोती नगरपालिका	३.१४८५६९%
५६	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०७	मध्यविन्दु नगरपालिका	१.७७९७५८%
५७	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	४०८०८	बिनयी त्रिवेणी गाउँपालिका	१.१६३८१६%
५८	स्याङ्जा	४०९०१	पुतलीबजार नगरपालिका	२.०१०५६१%
५९	स्याङ्जा	४०९०२	फेदीखोला गाउँपालिका	०.४३६४९०%
६०	स्याङ्जा	४०९०३	आँधिखोला गाउँपालिका	०.५४६६२०%
६१	स्याङ्जा	४०९०४	अर्जुनचौपारी गाउँपालिका	०.५२१४९४%
६२	स्याङ्जा	४०९०५	भीरकोट नगरपालिका	१.८६८६२१%
६३	स्याङ्जा	४०९०६	बिरुवा गाउँपालिका	०.६१०५७६%
६४	स्याङ्जा	४०९०७	हरिनास गाउँपालिका	०.६८२६२५%
६५	स्याङ्जा	४०९०८	चापाकोट नगरपालिका	१.७२७४४४%
६६	स्याङ्जा	४०९०९	वालिङ्ग नगरपालिका	१.९४८४६०%
६७	स्याङ्जा	४०९१०	गल्याङ्ग नगरपालिका	२.०१८८१९%
६८	स्याङ्जा	४०९११	कालीगण्डकी गाउँपालिका	०.६७८३५३%
६९	पर्वत	४१००१	मोदी गाउँपालिका	०.९४६१५०%
७०	पर्वत	४१००२	जलजला गाउँपालिका	०.७७९१९६%
७१	पर्वत	४१००३	कुश्मा नगरपालिका	२.०४११७७%
७२	पर्वत	४१००४	फलेबास नगरपालिका	०.९३१४४८%
७३	पर्वत	४१००५	महाशिला गाउँपालिका	०.३७४०२०%
७४	पर्वत	४१००६	बिहादी गाउँपालिका	०.४४११३१%
७५	पर्वत	४१००७	पैयुं गाउँपालिका	०.४००४८०%
७६	बागलुङ	४११०१	बागलुङ्ग नगरपालिका	२.०७०७७८%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
७७	बागलुङ	४११०२	काठेखोला गाउँपालिका	०.८५७७९४%
७८	बागलुङ	४११०३	ताराखोला गाउँपालिका	०.५२९०१७%
७९	बागलुङ	४११०४	तमानखोला गाउँपालिका	०.३५७००९%
८०	बागलुङ	४११०५	ढोरपाटन नगरपालिका	१.००६३६२%
८१	बागलुङ	४११०६	निसीखोला गाउँपालिका	०.७६३०५७%
८२	बागलुङ	४११०७	बडिगाड गाउँपालिका	१.१०५००५%
८३	बागलुङ	४११०८	गल्कोट नगरपालिका	१.३४९९६९%
८४	बागलुङ	४११०९	बरेड गाउँपालिका	०.५२६६९४%
८५	बागलुङ	४१११०	जैमिनी नगरपालिका	१.११८४९०%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.५.५ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, लुम्बिनी प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व. २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।

- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- **दफा ५. एकल कर प्रशासन:** (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछः-

(क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने,

तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।

- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।

(३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।

(४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।

(५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।

(६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छ:

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबै भन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नति गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै, समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदै जाँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदुषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निसृत गर्ने कार्बनजन्य प्रदुषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, लुम्बिनी प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.२० बमोजिम हुने गरी सिफारिस गरिएको छः

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सक्दैन, बरू सङ्कलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सङ्कलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।
- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुबुझाउनुपर्ने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सङ्कलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सूचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सङ्कलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाईएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्को तर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाई उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत् पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सङ्कलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सङ्कलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सङ्कलनको कार्य सरकारको समग्र राजस्व आय सङ्कलनसँग मात्र आवद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ध्यान दिनु आवश्यक छ। सवारी साधन कर सङ्कलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छ:

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिकालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.२० आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, लुम्बिनी प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	रुकुम (पूर्वी भाग)	५०१०१	पुथा उत्तरगंगा गाउँपालिका	०.५१०३९९%
२	रुकुम (पूर्वी भाग)	५०१०२	सिस्ने गाउँपालिका	०.४२९८७८%
३	रुकुम (पूर्वी भाग)	५०१०३	भूमे गाउँपालिका	०.४८९६७६%
४	रोल्पा	५०२०१	सुनछहरी गाउँपालिका	०.३७२९२३%
५	रोल्पा	५०२०२	थवाङ्ग गाउँपालिका	०.२४२३३५%
६	रोल्पा	५०२०३	परिवर्तन गाउँपालिका	०.३७८४२८%
७	रोल्पा	५०२०४	गगादेव गाउँपालिका	०.४१९५४७%
८	रोल्पा	५०२०५	माडी गाउँपालिका	०.४३४८१०%
९	रोल्पा	५०२०६	त्रिवेणी गाउँपालिका	०.६७९४९५%
१०	रोल्पा	५०२०७	रोल्पा नगरपालिका	१.९८५१४५%
११	रोल्पा	५०२०८	रुन्टीगढी गाउँपालिका	०.७३३१४६%
१२	रोल्पा	५०२०९	सुनिल स्मृति गाउँपालिका	०.६२११५६%
१३	रोल्पा	५०२१०	लुङ्ग्री गाउँपालिका	०.४४१७३९%
१४	प्यूठान	५०३०१	गौमुखी गाउँपालिका	०.४३०१३५%
१५	प्यूठान	५०३०२	नौबहिनी गाउँपालिका	०.५४२७९३%
१६	प्यूठान	५०३०३	झिमरुक गाउँपालिका	०.४९४९९४%
१७	प्यूठान	५०३०४	प्यूठान नगरपालिका	१.०९६२८३%
१८	प्यूठान	५०३०५	स्वर्गद्वारी नगरपालिका	१.११२८६४%
१९	प्यूठान	५०३०६	माण्डवी गाउँपालिका	०.४६२२८४%
२०	प्यूठान	५०३०७	मल्लरानी गाउँपालिका	०.३३५४७२%
२१	प्यूठान	५०३०८	ऐरावती गाउँपालिका	०.४४९६७७%
२२	प्यूठान	५०३०९	सरुमारानी गाउँपालिका	०.४७३०८६%
२३	गुल्मी	५०४०१	कालिगण्डकी गाउँपालिका	०.५७३१५१%
२४	गुल्मी	५०४०२	सत्यवती गाउँपालिका	०.६०९५४५%
२५	गुल्मी	५०४०३	चन्द्रकोट गाउँपालिका	०.६७१८०५%
२६	गुल्मी	५०४०४	मुसिकोट नगरपालिका	१.२५८२००%
२७	गुल्मी	५०४०५	ईस्मा गाउँपालिका	०.५३१०१३%
२८	गुल्मी	५०४०६	मालिका गाउँपालिका	०.५१०३९५%
२९	गुल्मी	५०४०७	मदाने गाउँपालिका	०.५०६५११%
३०	गुल्मी	५०४०८	धुर्कोट गाउँपालिका	०.५२४३६६%
३१	गुल्मी	५०४०९	रेसुङ्गा नगरपालिका	१.१०२८०९%
३२	गुल्मी	५०४१०	गुल्मी दरबार गाउँपालिका	०.४५८८९०%
३३	गुल्मी	५०४११	छत्रकोट गाउँपालिका	०.४७६४७१%
३४	गुल्मी	५०४१२	रुरू क्षेत्र गाउँपालिका	०.४९७८६५%
३५	अर्घाखाँची	५०५०१	छत्रदेव गाउँपालिका	०.५२४६४५%
३६	अर्घाखाँची	५०५०२	मालारानी गाउँपालिका	०.५१८७७१%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन गरेको बाँडफाँट हिस्सा (%)
३७	अर्घाखाँची	५०५०३	भुमिकास्थान नगरपालिका	१.७२०८०६%
३८	अर्घाखाँची	५०५०४	सन्धिखर्क नगरपालिका	१.८६०३१४%
३९	अर्घाखाँची	५०५०५	पाणिनी गाउँपालिका	०.६३६४००%
४०	अर्घाखाँची	५०५०६	शितगंगा नगरपालिका	१.९२९०८०%
४१	पाल्पा	५०६०१	रामपुर नगरपालिका	१.०५२७००%
४२	पाल्पा	५०६०२	पुर्वखोला गाउँपालिका	०.५३९६४९%
४३	पाल्पा	५०६०३	रम्भा गाउँपालिका	०.४५९३३२%
४४	पाल्पा	५०६०४	बगनासकाली गाउँपालिका	०.५३२३५७%
४५	पाल्पा	५०६०५	तानसेन नगरपालिका	१.१२३४५९%
४६	पाल्पा	५०६०६	रिब्दीकोट गाउँपालिका	०.५३६०७०%
४७	पाल्पा	५०६०७	रैनादेवी छहरा गाउँपालिका	०.७३८५८२%
४८	पाल्पा	५०६०८	तिनाउ गाउँपालिका	०.६४२०२३%
४९	पाल्पा	५०६०९	माथागढी गाउँपालिका	०.७१२१०८%
५०	पाल्पा	५०६१०	निस्दी गाउँपालिका	०.६५८४२४%
५१	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०१	बर्दघाट नगरपालिका	१.११४२३०%
५२	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०२	सुनवल नगरपालिका	१.७३३४२२%
५३	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०३	रामग्राम नगरपालिका	१.०७३०७१%
५४	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०४	पाल्हीनन्दन गाउँपालिका	०.५१६९७२%
५५	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०५	सरावल गाउँपालिका	०.६२४०६९%
५६	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०६	प्रतापपुर गाउँपालिका	०.७२४७२४%
५७	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	५०७०७	सुस्ता गाउँपालिका	०.५१९७८७%
५८	रुपन्देही	५०८०१	देवदह नगरपालिका	०.९४९१४६%
५९	रुपन्देही	५०८०२	बुटवल उपमहानगरपालिका	२.७३९७२१%
६०	रुपन्देही	५०८०३	सैनामैना नगरपालिका	१.५८८८५५%
६१	रुपन्देही	५०८०४	कन्चन गाउँपालिका	०.४६७०३१%
६२	रुपन्देही	५०८०५	गैडहवा गाउँपालिका	०.६३३७१६%
६३	रुपन्देही	५०८०६	सुद्धोधन गाउँपालिका	०.४३६४३४%
६४	रुपन्देही	५०८०७	सियारी गाउँपालिका	०.४८९५६९%
६५	रुपन्देही	५०८०८	तिलोत्तमा नगरपालिका	२.९१४९२०%
६६	रुपन्देही	५०८०९	ओमसतिया गाउँपालिका	०.४४५६४१%
६७	रुपन्देही	५०८१०	रोहिणी गाउँपालिका	०.५३९०९६%
६८	रुपन्देही	५०८११	सिद्धार्थनगर नगरपालिका	१.०४८३५९%
६९	रुपन्देही	५०८१२	मायादेवी गाउँपालिका	०.५९१२२३%
७०	रुपन्देही	५०८१३	लुम्बिनी साँस्कृतिक नगरपालिका	०.९४६२३५%
७१	रुपन्देही	५०८१४	कोटहीमाई गाउँपालिका	०.६१११८३%
७२	रुपन्देही	५०८१५	सम्मरीमाई गाउँपालिका	०.४६८५७७%
७३	रुपन्देही	५०८१६	मर्चवारी गाउँपालिका	०.४८३३९४%
७४	कपिलवस्तु	५०९०१	बाणगंगा नगरपालिका	१.८८४३९१%
७५	कपिलवस्तु	५०९०२	बुद्धभूमि नगरपालिका	१.८१८८१२%
७६	कपिलवस्तु	५०९०३	शिवराज नगरपालिका	१.६९०३९१%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
७७	कपिलवस्तु	५०९०४	बिजयनगर गाउँपालिका	०.७०५३६३%
७८	कपिलवस्तु	५०९०५	कृष्णनगर नगरपालिका	१.०९९५३९%
७९	कपिलवस्तु	५०९०६	महाराजगन्ज नगरपालिका	०.७५९४९३%
८०	कपिलवस्तु	५०९०७	कपिलवस्तु नगरपालिका	१.४१९४४६%
८१	कपिलवस्तु	५०९०८	यसोधरा गाउँपालिका	०.६२३५४४%
८२	कपिलवस्तु	५०९०९	मायादेवी गाउँपालिका	०.७८२३४०%
८३	कपिलवस्तु	५०९१०	शुद्धोधन गाउँपालिका	१.०७७५३८%
८४	दाङ	५१००१	बंगलाचुली गाउँपालिका	०.५९९२०४%
८५	दाङ	५१००२	घोराही उपमहानगरपालिका	३.४१९८००%
८६	दाङ	५१००३	तुल्सीपुर उपमहानगरपालिका	२.५५२०२३%
८७	दाङ	५१००४	शान्तिनगर गाउँपालिका	०.४३५२०३%
८८	दाङ	५१००५	बबई गाउँपालिका	०.५२७४१८%
८९	दाङ	५१००६	दंगीशरण गाउँपालिका	०.४०५९८३%
९०	दाङ	५१००७	लमही नगरपालिका	२.२०५८९५%
९१	दाङ	५१००८	राप्ती गाउँपालिका	०.७१३६६२%
९२	दाङ	५१००९	गढवा गाउँपालिका	०.९६३१८६%
९३	दाङ	५१०१०	राजपुर गाउँपालिका	०.९९१७६२%
९४	बाँके	५११०१	राप्ती सोनारी गाउँपालिका	२.२८८४१९%
९५	बाँके	५११०२	कोहलपुर नगरपालिका	१.३७४७७९%
९६	बाँके	५११०३	वैजनाथ गाउँपालिका	०.८६२१९४%
९७	बाँके	५११०४	खजुरा गाउँपालिका	०.७५२९७८%
९८	बाँके	५११०५	जानकी गाउँपालिका	०.५४८२९९%
९९	बाँके	५११०६	नेपालगञ्ज उपमहानगरपालिका	१.९१७५८२%
१००	बाँके	५११०७	डुडुवा गाउँपालिका	०.५५३८०७%
१०१	बाँके	५११०८	नरैनापुर गाउँपालिका	०.५७९५७४%
१०२	बर्दिया	५१२०१	बाँसगढी नगरपालिका	२.०८२७४४%
१०३	बर्दिया	५१२०२	बारबर्दिया नगरपालिका	१.१७१४४२%
१०४	बर्दिया	५१२०३	ठाकुरबाबा नगरपालिका	१.१५०२३९%
१०५	बर्दिया	५१२०४	गेरुवा गाउँपालिका	०.५७६६२८%
१०६	बर्दिया	५१२०५	राजापुर नगरपालिका	१.८८१७०६%
१०७	बर्दिया	५१२०६	मधुवन नगरपालिका	०.७१९१८३%
१०८	बर्दिया	५१२०७	गुलरीया नगरपालिका	१.३४४२७८%
१०९	बर्दिया	५१२०८	बढैयाताल गाउँपालिका	०.८१२४८८%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.५.६ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, कर्णाली प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व. २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।

(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।

- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- **दफा ५. एकल कर प्रशासन:** (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछः-
 - (क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने, तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।
- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।
 - (२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।
 - (३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।
 - (४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।
 - (५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।
 - (६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छः

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छः

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबै भन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने गरेको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नति गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै, समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदै जाँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदूषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निसृत गर्ने कार्बनजन्य प्रदूषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, कर्णाली प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.२१ बमोजिम हुने गरी सिफारिस गरिएको छः

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस

किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सकदैन, बरू सडकलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सडकलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।

- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुबुझाउनुपर्ने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सडकलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सुचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सडकलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सडकलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाईएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाई उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सडकलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत् पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सडकलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सडकलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सडकलनको कार्य सरकारको समग्र राजस्व आय सडकलनसँग मात्र आबद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ध्यान दिनु आवश्यक छ। सवारी साधन कर सडकलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छ:

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,

- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिक्शालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.२१ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, कर्णाली प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	डोल्पा	६०१०१	डोल्पो बुद्ध गाउँपालिका	०.०६६८७७%
२	डोल्पा	६०१०२	शे फोक्सुण्डो गाउँपालिका	०.२७२८७२%
३	डोल्पा	६०१०३	जगदुल्ला गाउँपालिका	०.२०२५७३%
४	डोल्पा	६०१०४	मुङ्केचुला गाउँपालिका	०.३२०५४७%
५	डोल्पा	६०१०५	त्रिपुरासुन्दरी नगरपालिका	०.७३१३५६%
६	डोल्पा	६०१०६	ठुलीभेरी नगरपालिका	०.६३५७२४%
७	डोल्पा	६०१०७	काइके गाउँपालिका	०.२९७९९७%
८	डोल्पा	६०१०८	छार्का ताडसोड गाउँपालिका	०.१३६५८०%
९	मुगु	६०२०१	मुगुमकार्मारोग गाउँपालिका	०.५०३४५७%
१०	मुगु	६०२०२	छायौनाथ रारा नगरपालिका	२.४१५५६९%
११	मुगु	६०२०३	सोरु गाउँपालिका	०.५९१२४१%
१२	मुगु	६०२०४	खत्याड गाउँपालिका	०.९६७४८५%
१३	हुम्ला	६०३०१	चंखेली गाउँपालिका	०.३८०२४८%
१४	हुम्ला	६०३०२	खार्पुनाथ गाउँपालिका	०.४८९९६४%
१५	हुम्ला	६०३०३	सिमकोट गाउँपालिका	०.५६००८३%
१६	हुम्ला	६०३०४	नाम्खा गाउँपालिका	०.९१५८१०%
१७	हुम्ला	६०३०५	सर्केगाड गाउँपालिका	०.९२०७२१%
१८	हुम्ला	६०३०६	अदानचुली गाउँपालिका	०.४१६६२६%
१९	हुम्ला	६०३०७	ताँजाकोट गाउँपालिका	०.३३२५१६%
२०	जुम्ला	६०४०१	पातारासी गाउँपालिका	०.९६११३३%
२१	जुम्ला	६०४०२	कनका सुन्दरी गाउँपालिका	१.०६५००३%
२२	जुम्ला	६०४०३	सिंजा गाउँपालिका	०.६२०३०६%
२३	जुम्ला	६०४०४	चन्दननाथ नगरपालिका	१.३४५३७७%
२४	जुम्ला	६०४०५	गुठिचौर गाउँपालिका	०.७६३८५३%
२५	जुम्ला	६०४०६	तातोपानी गाउँपालिका	०.८०८०९३%
२६	जुम्ला	६०४०७	तिला गाउँपालिका	०.६००९७५%
२७	जुम्ला	६०४०८	हिमा गाउँपालिका	०.५९३३८३%
२८	कालिकोट	६०५०१	पलाता गाउँपालिका	०.६६१७६७%
२९	कालिकोट	६०५०२	पचाल झरना गाउँपालिका	०.६१७७१७%
३०	कालिकोट	६०५०३	रास्कोट नगरपालिका	०.५३५८२२%
३१	कालिकोट	६०५०४	सान्नी त्रिवेणी गाउँपालिका	०.५१९३८५%
३२	कालिकोट	६०५०५	नरहरिनाथ गाउँपालिका	०.७२४७२८%
३३	कालिकोट	६०५०६	खाँडाचक्र नगरपालिका	१.८०६७२९%
३४	कालिकोट	६०५०७	तिलागुफा नगरपालिका	०.७५७०९७%
३५	कालिकोट	६०५०८	महाबै गाउँपालिका	०.४४९२०१%
३६	कालिकोट	६०५०९	शुभ कालीका गाउँपालिका	०.४६६४६५%
३७	दैलेख	६०६०१	नौमुले गाउँपालिका	१.११९०९१%
३८	दैलेख	६०६०२	महाबु गाउँपालिका	०.९३१७१८%
३९	दैलेख	६०६०३	भैरवी गाउँपालिका	१.०४०१८६%
४०	दैलेख	६०६०४	ठाँटीकाँध गाउँपालिका	०.८०६५८२%
४१	दैलेख	६०६०५	आठबीस नगरपालिका	१.७१६८८८%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन गरेको बाँडफाँट हिस्सा (%)
४२	दैलेख	६०६०६	चामुण्डा विन्द्रासैनी नगरपालिका	१.९७७१४९%
४३	दैलेख	६०६०७	दुल्लु नगरपालिका	३.५९५१४८%
४४	दैलेख	६०६०८	नारायण नगरपालिका	३.०२५७५०%
४५	दैलेख	६०६०९	भगवतीमाई गाउँपालिका	१.०९८००१%
४६	दैलेख	६०६१०	डुङ्गेधर गाउँपालिका	०.८३८००६%
४७	दैलेख	६०६११	गुराँस गाउँपालिका	१.६८२०९७%
४८	जाजरकोट	६०७०१	बारेकोट गाउँपालिका	०.८०४७६७%
४९	जाजरकोट	६०७०२	कूसे गाउँपालिका	०.८४४७४१%
५०	जाजरकोट	६०७०३	जुनीचाँदे गाउँपालिका	०.८१२३८४%
५१	जाजरकोट	६०७०४	छेडागाड नगरपालिका	१.६११०९७%
५२	जाजरकोट	६०७०५	शिवालय गाउँपालिका	०.६४८५३२%
५३	जाजरकोट	६०७०६	भेरीमालिका नगरपालिका	१.८५६४८१%
५४	जाजरकोट	६०७०७	नलगाड नगरपालिका	१.३७३९६३%
५५	रुकुम (पश्चिम भाग)	६०८०१	आठबिसकोट नगरपालिका	३.५१३००५%
५६	रुकुम (पश्चिम भाग)	६०८०२	सानीभेरी गाउँपालिका	०.८६६३५७%
५७	रुकुम (पश्चिम भाग)	६०८०३	बाँफिकोट गाउँपालिका	०.९४१०७३%
५८	रुकुम (पश्चिम भाग)	६०८०४	मुसिकोट नगरपालिका	१.९१८५०२%
५९	रुकुम (पश्चिम भाग)	६०८०५	त्रिवेणी गाउँपालिका	०.८५८०५९%
६०	रुकुम (पश्चिम भाग)	६०८०६	चौरजहारी नगरपालिका	१.१७९५१०%
६१	सल्यान	६०९०१	दार्मा गाउँपालिका	१.१२२३२८%
६२	सल्यान	६०९०२	कूमाख गाउँपालिका	१.२७६५५६%
६३	सल्यान	६०९०३	बनगाड कूपिण्डे नगरपालिका	५.०५२२०७%
६४	सल्यान	६०९०४	सिद्धकूमाख गाउँपालिका	०.७८३३२७%
६५	सल्यान	६०९०५	बागचौर नगरपालिका	१.८४०५७४%
६६	सल्यान	६०९०६	छत्रेश्वरी गाउँपालिका	१.२९४४६३%
६७	सल्यान	६०९०७	शारदा नगरपालिका	४.३४०९५९%
६८	सल्यान	६०९०८	कालिमाटी गाउँपालिका	१.५९२५६१%
६९	सल्यान	६०९०९	त्रिवेणी गाउँपालिका	०.८०६२४८%
७०	सल्यान	६०९१०	कपुरकोट गाउँपालिका	१.१४९५८८%
७१	सुर्खेत	६१००१	सिम्ता गाउँपालिका	१.८३३६५३%
७२	सुर्खेत	६१००२	चिङ्गाड गाउँपालिका	०.८६५५३०%
७३	सुर्खेत	६१००३	लेकवेशी नगरपालिका	२.७३३६३५%
७४	सुर्खेत	६१००४	गुर्भाकोट नगरपालिका	३.६४२०४१%
७५	सुर्खेत	६१००५	भेरीगंगा नगरपालिका	१.८९९२४८%
७६	सुर्खेत	६१००६	बीरेन्द्रनगर नगरपालिका	५.१३०४९०%
७७	सुर्खेत	६१००७	बराहताल गाउँपालिका	२.०९९६०३%
७८	सुर्खेत	६१००८	पञ्चपुरी नगरपालिका	१.६०३८११%
७९	सुर्खेत	६१००९	चौकुने गाउँपालिका	१.४१८८११%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.५.७ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँट सम्बन्धमा प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशलाई गरिएको सिफारिस

सिफारिस मिति : २०७७/१२/२६ गते, बिहिबार

१. पृष्ठभूमि

सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भको रूपमा वित्तीय सङ्घीयता रहेको हुन्छ। वित्तीय सङ्घीयताका विभिन्न अवयवहरू मध्येको एक भनेको सङ्घीय इकाइहरू बीचमा राजस्व अधिकारको बाँडफाँट हो। तहगत सरकारहरू बीचमा एकातर्फ खर्चको आवश्यकताका आधारमा राजस्व अधिकारको बाँडफाँट गरिन्छ भने अर्कोतर्फ समग्र राजस्व प्रशासनलाई मितव्ययी एवम् प्रभावकारी बनाउन र करदाताहरूको कर कानून पालनालाई सहज तुल्याउन पनि तहगत सरकारहरूबीच राजस्व प्रशासन सम्बन्धमा आवश्यक समन्वय तथा सहकार्यको आवश्यकता पर्दछ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारका विषयहरू सूचीकृत गर्नुका साथै तीनै तहको आर्थिक कार्यप्रणाली सम्बन्धमा समेत छुट्टाछुट्टै व्यवस्था गरेको छ। साथै तहगत सरकारहरू बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने समेत स्पष्ट उल्लेख गरिएको छ। संविधानको उल्लिखित व्यवस्थालाई आत्मसात गर्दै प्रदेश र स्थानीय तहको एकल अधिकारक्षेत्र भित्र परेका घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर र विज्ञापन कर उठाउने अधिकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी सङ्कलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ।

एकल कर प्रशासन अन्तर्गत सवारी साधन करको दर निर्धारण र सङ्कलनको कार्य प्रदेश सरकारले गर्दछ भने त्यसरी सङ्कलित कर रकमको ६० प्रतिशतले हुने रकम प्रदेश सरकारलाई र ४० प्रतिशतले हुने रकम स्थानीय तहलाई बाँडफाँट गरिन्छ। साथै स्थानीय तहलाई बाँडफाँट हुने कुल रकमलाई प्रदेशभित्र रहेका स्थानीय तहहरू बीचमा बाँडफाँटको आधार र ढाँचा निर्धारणको अधिकार तथा जिम्मेवारी संवैधानिक निकायको रूपमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको रहेको छ। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा विगतका वर्षहरूमा जस्तै आगामी आ.व. २०७८/७९ का लागि पनि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई स्थानीय तहहरूबीच बाँडफाँटको आधार, ढाँचा र हिस्सा यस आयोगबाट निर्धारण गरी प्रदेश सरकारसमक्ष सिफारिस गरिएको छ।

२. कानुनी व्यवस्था

क. नेपालको संविधान

- धारा ६०. राजस्व स्रोतको बाँडफाँट: (१) सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्। तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(७) सङ्घ, प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नु पर्नेछ।
- अनुसूची ६ - प्रदेशको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।
- अनुसूची ८ - स्थानीय तहको अधिकारको सूची: क्र.सं.४ मा सवारी साधन कर समेत रहेको।

ख. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

- दफा ५. एकल कर प्रशासन: (१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछ:-

(क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने,

तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ।

- **दफा ६क. सवारी साधन करको बाँडफाँट:** (१) दफा ५ उपदफा (१) को खण्ड (क) बमोजिम प्रदेशले लगाएको र उठाएको सवारी साधन करबाट उठेको रकम प्रदेश सरकारले प्रदेश विभाज्य कोषमा जम्मा गर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सरकारलाई र चालीस प्रतिशत स्थानीय तहलाई बाँडफाँट गरिनेछ।

(३) उपदफा (२) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये प्रदेश सरकारले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा दाखिला गरिनेछ र स्थानीय तहलाई प्रदान गरिने रकम स्थानीय विभाज्य कोषमा जम्मा गरिनेछ।

(४) उपदफा (३) बमोजिम स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम संविधान र यस ऐनको अधीनमा रही आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नेछ।

(५) उपदफा (४) बमोजिम बाँडफाँटबाट प्रत्येक स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।

(६) यस दफा बमोजिम बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलान गरिनेछ।

३. सवारी साधन कर बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

सवारी साधन करलाई प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा निर्धारण गर्दा विभिन्न स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ, जसको विवरण यसप्रकार रहेको छ:

क्र.सं.	सूचक	स्रोत
१.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग
२.	सडकको लम्बाइ	सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विभाग
३.	वनले ढाकेको क्षेत्रफल	वन तथा वातावरण मन्त्रालय

४. सवारी साधन कर बाँडफाँटको हिस्सा सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विश्लेषण

आ.व. २०७८/७९ का लागि प्रदेश सरकारले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई प्रदेश अन्तर्गतका स्थानीय तहहरू बीचमा बाँडफाँट सम्बन्धमा यस आयोगले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को उपदफा (४) ले गरेको व्यवस्थाबमोजिम देहायको आधार र ढाँचा निर्धारण गरी बाँडफाँटको हिस्सा सिफारिस गरेको छ:

क्र.सं.	सूचक	भार प्रतिशत
१.	जनसङ्ख्या	४५%
२.	सडकको लम्बाइ	४५%
३.	वनले ढाकेको क्षेत्रफल	१०%

क. जनसङ्ख्या

प्रत्येक स्थानीय तहमा प्रयोगमा आउने सवारी साधनको सङ्ख्याको निर्धारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही स्थान विशेषका जनताको सङ्ख्याले निर्धारण गरेको हुन्छ भने सवारी साधनको प्रयोगसँगै हुने सकारात्मक तथा नकारात्मक असर/प्रभाव पनि स्थानीय जनतामा नै सबै भन्दा बढी परेको हुन्छ। यस अर्थमा सवारी साधनबाट प्राप्त हुने करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहका जनताको सङ्ख्या रहनुपर्ने हुन्छ। यसै यथार्थतालाई स्वीकार गर्दै, साथै समग्र सूचकको सङ्ख्या र सापेक्षित महत्वलाई समेत ख्याल गर्दै सवारी साधन कर बाँडफाँटको हिस्सा निर्धारण गर्ने प्रयोजनार्थ स्थानीय तहको जनसङ्ख्यालाई ४५ प्रतिशत भार दिइएको छ।

ख. सडकको लम्बाइ

सडक सञ्जाल र सवारी साधनको सङ्ख्याबीचमा सीधा सम्बन्ध रहन्छ। जहाँ धेरै सवारी साधन हुन्छन, त्यहाँ धेरै सडक विस्तारको आवश्यकता पर्दछ। जहाँ सडक सञ्जाल पुगेको हुन्छ, त्यहाँ सवारी साधनको आवागमन हुन्छ। सवारी साधन कर सङ्कलनको एउटा महत्वपूर्ण उद्देश्य भनेको ती सवारी साधन गुड्ने सडकको नियमित मर्मत सम्भार एवम् स्तरोन्नति गर्नु पनि हो। यस अर्थमा सवारी साधन करको बाँडफाँटको एउटा महत्वपूर्ण सूचकको रूपमा सम्बन्धित स्थानीय तहमा रहेको सडक सञ्जाल (सडकको लम्बाइ) लाई लिनु आवश्यक हुन्छ। अतः प्रत्येक स्थानीय तहको सडकको लम्बाइलाई सवारी साधन कर बाँडफाँटको एउटा आधार वा सूचकको रूपमा समावेश गरिएको छ। साथै, समग्र सूचकहरूको सङ्ख्या र सडक लम्बाइको सापेक्षित महत्व समेतलाई ध्यानमा राख्दै यस आधारलाई ४५ प्रतिशत भार प्रदान गरिएको छ।

ग. वनले ढाकेको क्षेत्रफल

सवारी साधनको उपयोगमा वृद्धि हुँदै जाँदा यसले वातावरणीय पक्षमा विस्तारै नकारात्मक असर पार्दछ। सवारी साधनको अत्यधिक प्रयोगले कार्बनजन्य प्रदूषणको समस्या सिर्जना हुन्छ। सवारी साधनहरूले निसृत गर्ने कार्बनजन्य प्रदूषणको उपयुक्त र भरपर्दो समाधानका लागि वन तथा हरियालीको संरक्षण र प्रवर्द्धनले सहयोग पुऱ्याउनेछ। वन क्षेत्रको विद्यमान अवस्थितिलाई कायमै राख्न तथा थप वन क्षेत्रको विस्तारका लागि स्थानीय तहले गरेका प्रयासहरूलाई कर बाँडफाँटको माध्यमबाट प्रोत्साहित गर्नुपर्ने हुन्छ। हाल स्थानीय तहगत रूपमा प्रत्येक वर्ष वनक्षेत्रको विस्तार सम्बन्धी विस्तृत सूचक उपलब्ध हुन नसकेको अवस्थामा विद्यमान वनको क्षेत्र सम्बन्धी प्राप्त पछिल्लो तथ्याङ्कलाई सवारी साधन कर बाँडफाँटको एउटा आधारको रूपमा समावेश गरिएको छ। साथै भविष्यमा वन क्षेत्रको विस्तारमा गरेको वार्षिक प्रगतिलाई समेत थप सूचकको रूपमा समावेश गर्दै लगिनेछ। सवारी साधन करको रकमलाई वन क्षेत्रको संरक्षण र विस्तारमा परिचालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ स्थानीय तहको वनले ढाकेको क्षेत्रफललाई १० प्रतिशत भार दिइएको छ।

उपरोक्त आधार र ढाँचामा रहेर आ.व. २०७८/७९ का लागि प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करलाई सो प्रदेश भित्रका स्थानीय तहहरूबीचमा बाँडफाँटको हिस्सा संलग्न तालिका - ३.२२ बमोजिम हुने गरी सिफारिस गरिएको छः

५. सवारी साधन कर सङ्कलन तथा बाँडफाँट र उपयोग सम्बन्धी सुझाव

क. सवारी साधन कर सङ्कलन सम्बन्धमा

- सवारी साधन कर सङ्कलनलाई विस्तार गर्ने क्रममा पछिल्ला वर्षहरूमा प्रदेश सरकारहरू बीचमा अस्वस्थ प्रतिस्पर्धाको लक्षण देखिन थालेको छ। विशेषगरी एक प्रदेशमा दर्ता भएका सवारी साधनहरू अन्य प्रदेशमा ठाउँसारी भई आएमा राजस्व छुट दिने भन्ने नीति केही प्रदेश सरकारले अख्तियार गरेको पाइएको छ। यस किसिमको नीतिले समग्रमा सवारी साधन करको दायरा र राजस्व वृद्धि हुन सक्दैन, बरु सङ्कलन भैरहेको राजस्व गुम्ने अवस्थामा पुग्दछ। साथै प्रदेश-प्रदेश बीचको समन्वय र सहकार्यमा समेत प्रतिकूल असर पर्न सक्नेछ। अतः प्रदेश सरकारले सवारी साधन कर सङ्कलन सम्बन्धी नीति तय गर्दा अन्य प्रदेशहरूसँग समेत स्वस्थ समन्वय र सहकार्य रहने गरी प्रादेशिक करको दरमा सकेसम्म समानता रहने गरी निर्धारण गर्नु उपयुक्त हुनेछ।

- एक प्रदेशमा दर्ता एवम् नवीकरण भएका सवारी साधनहरू अन्य प्रदेशहरूमा पनि निर्वाधरूपमा आवागमन गर्न पाउने व्यवस्था सुरक्षित रहेको छ। यसक्रममा कतिपय सवारी धनीले आफूले तिर्नुबुझाउनुपर्ने सवारी साधन कर नेपाल भित्र आफू जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारी साधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ भने त्यसरी सङ्कलन हुने राजस्वलाई प्रदेश-प्रदेश बीचको समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न सकिनेछ। अतः यसतर्फ सम्बन्धित प्रदेश सरकारले ध्यान दिनु उपयुक्त हुनेछ। साथै आधुनिक सुचना प्रवधिको प्रयोग गर्दै विद्युतीय प्रणालीबाट सवारी साधन करको भुक्तानी व्यवस्था मिलाउँदा राजस्व भुक्तानी र सङ्कलनमा थप सहजता आउनेछ।

ख. सवारी साधन करको बाँडफाँट सम्बन्धमा

- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करको ४० प्रतिशतले हुने रकम स्थानीय तहहरूलाई बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गरिने र त्यस्तो कोषमा जम्मा भएको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय तहको सञ्चित कोषमा मासिक रूपमा हस्तान्तरण गर्दैजानुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्मको अभ्यासमा प्रदेश सरकारहरूले सवारी साधन कर बाँडफाँटको रकमलाई मासिकरूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको पाईएको छैन। यस किसिमको व्यवहारले एकातर्फ कानुनी व्यवस्थाको पूर्ण पालना हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय तहको स्रोत व्यवस्थापनमा कठिनाई उत्पन्न हुनसक्छ। अतः सबै प्रदेश सरकारले स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने सवारी साधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु आवश्यक देखिएको छ।
- प्रदेश सरकारले सङ्कलन गरेको सवारी साधन करलाई यथार्थ समयमा आधारित (Real Time Based) रहेर प्रदेश विभाज्य कोष र तत्पश्चात स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणालीको स्थापना र सञ्चालन गर्न सक्दा सवारी साधन करको बाँडफाँटमा थप प्रभावकारिता र पारदर्शिताको विकास हुनेछ।

ग. सवारी साधन करको उपयोग सम्बन्धमा

सामान्यतया: सरकारले सङ्कलन गर्ने राजस्व आयलाई सरकारको आवश्यकता अनुसार जुनसुकै क्षेत्रमा विनियोजन र खर्च गर्न सक्ने भए तापनि सम्बन्धित करदाता प्रतिको जवाफदेहिता निभाउने क्रममा सङ्कलित राजस्वको प्रयोग कहाँ र कसरी भैरहेको छ भनी देखाउनु पारदर्शी सरकारको गुण हो। सवारी साधन कर सङ्कलनको कार्य सरकारको समग्र राजस्व आय सङ्कलनसँग मात्र आवद्ध नगरी यसको विशिष्ट उद्देश्यलाई समेत ध्यान दिनु आवश्यक छ। सवारी साधन कर सङ्कलनको उद्देश्य सवारी साधनको सहज आवागमनका लागि आवश्यक सडक पूर्वाधारको विस्तार र मर्मत सम्भार गर्नुको साथै सवारी साधनको प्रयोगबाट उत्पन्न हुनसक्ने सम्भाव्य नकारात्मक असर तथा प्रभावलाई न्यूनीकरण गर्न आवश्यक नियन्त्रणात्मक उपायहरू अपनाउन आवश्यक स्रोतको व्यवस्थापन गर्नु समेत हो। यसै सन्दर्भमा सवारी साधन कर बाँडफाँटको रकमलाई प्रदेश तथा स्थानीय तहले मूलतः देहायका कार्यमा विनियोजन र खर्च गर्नु आवश्यक देखिन्छ:

- प्रादेशिक तथा स्थानीय सडकको नियमित मर्मत सम्भार गर्न,
- सडक सुरक्षा सम्बन्धी आवश्यक सङ्केत चिन्ह, सूचना र अन्य पूर्वाधार लगायतको स्थापना र नियमित मर्मत सम्भार गर्न,
- सवारी चालक तथा सहचालकहरू, यात्रुहरू र आम नागरिकहरूका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
- सवारी साधनको प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असरप्रभावलाई न्यूनीकरण गर्ने कार्य, मूलतः वनजङ्गलको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
- वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन गर्न,
- प्रदेश र स्थानीय तहको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन मूलतः बसपार्क, यात्रु प्रतिकालय तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार निर्माण गर्न।

तालिका - ३.२२ आर्थिक वर्ष २०७८/७९ का लागि एकल कर प्रशासन अन्तर्गत प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा जम्मा गर्ने सवारी साधन करको स्थानीय तहहरूबीच बाँडफाँटको हिस्सा

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
१	बाजुरा	७०१०१	हिमाली गाउँपालिका	०.५७८५३३%
२	बाजुरा	७०१०२	गौमुल गाउँपालिका	०.३४३५१६%
३	बाजुरा	७०१०३	बुढीनन्दा नगरपालिका	२.२९०४१४%
४	बाजुरा	७०१०४	स्वामीकार्तिक खापर गाउँपालिका	०.२९२०९८%
५	बाजुरा	७०१०५	जगन्नाथ गाउँपालिका	०.३७७१४५%
६	बाजुरा	७०१०६	बडिमालिका नगरपालिका	०.६६४२५२%
७	बाजुरा	७०१०७	खप्तड छेडेदह गाउँपालिका	०.४९१०३७%
८	बाजुरा	७०१०८	बुढीगंगा नगरपालिका	२.०५३२९१%
९	बाजुरा	७०१०९	त्रिवेणी नगरपालिका	१.९२९५०३%
१०	बझाङ	७०२०१	साइपाल गाउँपालिका	०.४९५३७५%
११	बझाङ	७०२०२	बुंगल नगरपालिका	२.५३६८१६%
१२	बझाङ	७०२०३	सूर्मा गाउँपालिका	०.२९३१४३%
१३	बझाङ	७०२०४	तालकोट गाउँपालिका	०.६२१४७५%
१४	बझाङ	७०२०५	मष्टा गाउँपालिका	०.३३०१५४%
१५	बझाङ	७०२०६	जयपृथ्वी नगरपालिका	०.७६०६८६%
१६	बझाङ	७०२०७	छबिस पाथिभरा गाउँपालिका	०.४२५४९२%
१७	बझाङ	७०२०८	दुर्गाथली गाउँपालिका	०.३१४२५९%
१८	बझाङ	७०२०९	केदारस्युँ गाउँपालिका	०.५४५१२२%
१९	बझाङ	७०२१०	बित्थडचिर गाउँपालिका	०.४८६२८८%
२०	बझाङ	७०२११	थलारा गाउँपालिका	०.५२४४३५%
२१	बझाङ	७०२१२	खप्तडछान्ना गाउँपालिका	०.४३२०७६%
२२	दार्चुला	७०३०१	व्याँस गाउँपालिका	०.६७८९७८%
२३	दार्चुला	७०३०२	दुहुँ गाउँपालिका	०.५२३७९७%
२४	दार्चुला	७०३०३	महाकाली नगरपालिका	०.६४५०९५%
२५	दार्चुला	७०३०४	नौगाड गाउँपालिका	०.४७०२६६%
२६	दार्चुला	७०३०५	अपिहिमाल गाउँपालिका	०.३६९१९६%
२७	दार्चुला	७०३०६	मार्मा गाउँपालिका	०.३९८९११%
२८	दार्चुला	७०३०७	शैल्यशिखर नगरपालिका	१.५४०५४८%
२९	दार्चुला	७०३०८	मालिकार्जुन गाउँपालिका	०.४३७७०९%
३०	दार्चुला	७०३०९	लेकम गाउँपालिका	०.३२२७००%
३१	बैतडी	७०४०१	डीलासैनी गाउँपालिका	०.५०७०६५%
३२	बैतडी	७०४०२	दोगडाकेदार गाउँपालिका	०.७१०८५३%
३३	बैतडी	७०४०३	पुर्चौडी नगरपालिका	०.९२४६५८%
३४	बैतडी	७०४०४	सुर्नया गाउँपालिका	०.५०४६८५%
३५	बैतडी	७०४०५	दशरथचन्द नगरपालिका	०.९७८४७४%
३६	बैतडी	७०४०६	पन्चेश्वर गाउँपालिका	०.४३७०५९%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
३७	बैतडी	७०४०७	शिवनाथ गाउँपालिका	०.३६३४८२%
३८	बैतडी	७०४०८	मेलौली नगरपालिका	१.५८९३२२%
३९	बैतडी	७०४०९	पाटन नगरपालिका	१.०७९३५१%
४०	बैतडी	७०४१०	सिगास गाउँपालिका	०.५९९६८५%
४१	डुङ्गेलधुरा	७०५०१	नवदुर्गा गाउँपालिका	०.५१७३७०%
४२	डुङ्गेलधुरा	७०५०२	अमरगढी नगरपालिका	१.०६२४८२%
४३	डुङ्गेलधुरा	७०५०३	अजयमेरु गाउँपालिका	०.५७८४८३%
४४	डुङ्गेलधुरा	७०५०४	भागेश्वर गाउँपालिका	०.५७१६१६%
४५	डुङ्गेलधुरा	७०५०५	परभुराम नगरपालिका	१.३६४३६५%
४६	डुङ्गेलधुरा	७०५०६	अलिताल गाउँपालिका	०.७५७१३३%
४७	डुङ्गेलधुरा	७०५०७	गन्यापधुरा गाउँपालिका	०.५८८४८५%
४८	डोटी	७०६०१	पूर्विचौकी गाउँपालिका	०.७६५५८४%
४९	डोटी	७०६०२	सायल गाउँपालिका	०.५६६६३२%
५०	डोटी	७०६०३	आदर्श गाउँपालिका	०.६४८०२१%
५१	डोटी	७०६०४	शिखर नगरपालिका	२.३७१४६६%
५२	डोटी	७०६०५	दिपायल सिलगढी नगरपालिका	१.२४४२७३%
५३	डोटी	७०६०६	के.आई.सिं. गाउँपालिका	०.७५०३५३%
५४	डोटी	७०६०७	बोगटान फुडिसल गाउँपालिका	०.९५५७४५%
५५	डोटी	७०६०८	बडीक्रेदार गाउँपालिका	०.९६७४३४%
५६	डोटी	७०६०९	जोरायल गाउँपालिका	१.९६२८९८%
५७	अछाम	७०७०१	पंचदेवल विनायक नगरपालिका	१.८७६६४९%
५८	अछाम	७०७०२	रामारोशन गाउँपालिका	०.६७०७३७%
५९	अछाम	७०७०३	मेल्लेख गाउँपालिका	०.६५३१४२%
६०	अछाम	७०७०४	साँफेबगर नगरपालिका	१.०८४९८९%
६१	अछाम	७०७०५	चौरपाटी गाउँपालिका	०.९८५११७%
६२	अछाम	७०७०६	मंगलसेन नगरपालिका	२.३१३९१३%
६३	अछाम	७०७०७	बान्नीगढी जयगढ गाउँपालिका	०.५२८८०३%
६४	अछाम	७०७०८	कमलबजार नगरपालिका	०.८००११४%
६५	अछाम	७०७०९	ढकारी गाउँपालिका	०.६७२०६०%
६६	अछाम	७०७१०	तुर्माखाँद गाउँपालिका	०.७९१६२७%
६७	कैलाली	७०८०१	मोहन्याल गाउँपालिका	१.२४२७७३%
६८	कैलाली	७०८०२	चुरे गाउँपालिका	१.९४३४८४%
६९	कैलाली	७०८०३	गोदावरी नगरपालिका	२.९२४४८४%
७०	कैलाली	७०८०४	गौरीगंगा नगरपालिका	३.०६२९३०%
७१	कैलाली	७०८०५	घोडाघोडी नगरपालिका	२.९३०५६७%
७२	कैलाली	७०८०६	बर्दगोरिया गाउँपालिका	०.८४३०३८%
७३	कैलाली	७०८०७	लम्कि चुहा नगरपालिका	४.७८९६४१%
७४	कैलाली	७०८०८	जानकी गाउँपालिका	१.९०६७३१%
७५	कैलाली	७०८०९	जोशीपुर गाउँपालिका	०.९४९९४५%
७६	कैलाली	७०८१०	टिकापुर नगरपालिका	३.२७१०६९%
७७	कैलाली	७०८११	भजनी नगरपालिका	१.४२१८०५%

क्र.सं.	जिल्ला	संकेत नं.	स्थानीय तहको नाम	सवारी साधन करको बाँडफाँट हिस्सा (%)
७८	कैलाली	७०८१२	कैलारी गाउँपालिका	१.५२५२२२%
७९	कैलाली	७०८१३	धनगढी उपमहानगरपालिका	५.१७३३९१%
८०	कञ्चनपुर	७०९०१	कृष्णपुर नगरपालिका	१.३३५२३०%
८१	कञ्चनपुर	७०९०२	शुक्लाफाँटा नगरपालिका	१.९१०१०७%
८२	कञ्चनपुर	७०९०३	बेदकोट नगरपालिका	२.७२२५५४%
८३	कञ्चनपुर	७०९०४	भिमदत्त नगरपालिका	२.८२७१८०%
८४	कञ्चनपुर	७०९०५	चाँदनी-दोधारा नगरपालिका	०.८०१५०२%
८५	कञ्चनपुर	७०९०६	लालझाडी गाउँपालिका	०.६८८५३९%
८६	कञ्चनपुर	७०९०७	पुनर्वास नगरपालिका	३.५९६७१५%
८७	कञ्चनपुर	७०९०८	बेलौरी नगरपालिका	१.७२८०५१%
८८	कञ्चनपुर	७०९०९	बेलडाँडी गाउँपालिका	०.४८८६१५%
			जम्मा	१००.००%

पुनश्च : स्थानीय विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रकमलाई माथी उल्लिखित हिस्साले गुणन गरी प्राप्त हुने रकम नै प्रदेश सरकारबाट सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने रकम हुनेछ।

३.६. प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट सम्बन्धी सिफारिस

३.६.१ आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टीको हिस्सा बाँडफाँटको सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस

सिफारिस मिति: २०७८/०९/१५ गते बुधवार

१. पृष्ठभूमि

नेपालको संविधानको धारा २५० बमोजिम गठित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई राज्यमा उपलब्ध हुने प्राकृतिक एवम् वित्तीय स्रोतको संघ, प्रदेश र स्थानीय तह बीच समन्यायिक ढंगले परिचालन, बाँडफाँट र वितरण गर्नका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदान गरिएको छ। यसै सन्दर्भमा तीनै तहका सरकारले प्राकृतिक स्रोतको परिचालन तथा विकासबाट प्राप्त लाभको समन्यायिक वितरण गर्नका लागि त्यस्तो लाभको निश्चित अंश रोयल्टी, सेवा वा वस्तुको रूपमा प्रभावित क्षेत्र र स्थानीय समुदायलाई वितरण गर्नुपर्ने हुन्छ। सरकारका तीन तहबीच प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँटका लागि सिफारिस गर्ने, प्राकृतिक स्रोतको परिचालन गर्दा लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने र प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा उठ्न सक्ने सम्भावित विवाद निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिने एवम् प्राकृतिक स्रोतको बाँडफाँट गर्दा सोसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा आवश्यक अध्ययन र अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिस गर्ने जिम्मेवारी समेत आयोगको रहेको छ।

आयोगले सिफारिस गर्ने विभिन्न किसिमका वित्तीय हस्तान्तरणहरू मध्ये प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी बाँडफाँट एक हो। विश्वका अधिकांश मुलुकहरूले प्राकृतिक स्रोतको अवस्थिति, प्राकृतिक स्रोतहरूले ओगट्ने क्षेत्रफल, प्राकृतिक स्रोतको परिचालनबाट पर्ने प्रभाव, प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित जनसङ्ख्या जस्ता विषयहरूको अध्ययन तथा विश्लेषण गरी प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी तहगत सरकारका बीच बाँडफाँट र वितरण गर्ने प्रचलन रहेको छ।

प्राकृतिक स्रोतबाट प्राप्त लाभको बाँडफाँट र वितरण गर्दा प्राकृतिक स्रोत उपर राष्ट्रिय स्वामित्व कायम हुनुपर्ने, जुन स्थानमा प्राकृतिक स्रोत छ उक्त स्थानका समुदायलाई सो स्रोतको परिचालनबाट बढी लाभ उपलब्ध गराउनुपर्ने तथा प्राकृतिक स्रोतको उपयोगबाट वातावरणीय जोखिमको व्यवस्थापनमा लाग्ने लागतको विवेकपूर्ण बाँडफाँट गरिनुपर्ने हुन्छ। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँट गर्दा सामान्यतः दिगो विकासको सिद्धान्त (Principle of Sustainable Development), पूर्वसावधानीको सिद्धान्त (Precautionary Principle), सार्वजनिक विश्वासको सिद्धान्त (Public Trust Doctrine), प्रदूषकले दायित्व बहन गर्ने सिद्धान्त (Polluter's Pay Principle), प्राकृतिक स्रोत माथिको सार्वभौम अधिकारको सिद्धान्त (Principle of Sovereignty Over Natural Resources) र लाभको समन्यायिक बाँडफाँटको सिद्धान्त (Principle of Equitable Sharing of Benefit) का मर्मलाई समेत आत्मसात गरी बाँडफाँट गर्दा बढी समन्यायिक हुने देखिन्छ।

प्राकृतिक स्रोत माथिको सार्वभौम अधिकार मुलुकभरिको हुने र सोही मान्यताका आधारमा प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त लाभको हिस्सा मुलुकभर बाँडफाँट र वितरण गर्नुपर्दछ भन्ने आम धारणा भए तापनि प्राकृतिक स्रोतको परिचालन र बाँडफाँट सम्बन्धी विद्यमान संवैधानिक तथा कानुनी प्रावधान अनुरूप आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी बाँडफाँट सम्बन्धी सिफारिस गरेको छ। यसै सन्दर्भमा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ मा पर्वतारोहण, विद्युत, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको ५० प्रतिशत हिस्सा नेपाल सरकारलाई २५ प्रतिशत हिस्सा सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत हिस्सा सम्बन्धित स्थानीय तहलाई प्रभावका आधारमा बाँडफाँट गर्नुपर्ने व्यवस्था भए अनुरूप आयोगले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पर्वतारोहण, विद्युत, वन र खानी तथा खनिज पदार्थबाट प्राप्त हुने रोयल्टीको प्रदेश र स्थानीय तहबीच बाँडफाँट गर्ने आधार र हिस्सा निर्धारण गरी नेपाल सरकारलाई सिफारिस गरेको छ। पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीका सम्बन्धमा

रोयल्टी संकलन सम्बन्धी कानूनको अभाव, सो सम्बन्धी स्पष्ट व्याख्या, मापदण्ड एवं तथ्याङ्कको अभावमा मापन गरी सिफारिसमा समावेश गर्न सकिएको छैन।

२. संवैधानिक तथा कानुनी व्यवस्था

२.१ संवैधानिक व्यवस्था

नेपालको संविधानले प्राकृतिक स्रोतको संरक्षण, सम्बर्द्धन, उपयोग, परिचालन, बाँडफाँट तथा यसबाट प्राप्त हुने प्रतिफलको न्यायोचित वितरणको सुनिश्चितताको लागि निम्न बमोजिम व्यवस्था गरेको छः

२.१.१ प्राकृतिक साधन स्रोतको संरक्षण, सम्बर्द्धन र उपयोग सम्बन्धी नीति

नेपालको संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५१ (छ) मा प्राकृतिक साधन स्रोतको संरक्षण, सम्बर्द्धन र उपयोग सम्बन्धी नीतिहरूको व्यवस्था गरिएको छ। जस अनुसार राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, सम्बर्द्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने नीति राज्यले लिएको छ।

साथै जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको बहुउपयोगी विकास गर्ने, नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने, जल उत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिंचाइको विकास गर्ने नीति पनि अवलम्बन गरिएको छ।

यसैगरी जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवम् भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सम्बर्द्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने, प्रकृति, वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव न्यून वा निर्मूल गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने, वातावरण प्रदूषण गर्नेले सो बापत दायित्व ब्यहोर्नुपर्ने तथा वातावरण संरक्षणमा पूर्वसावधानी र पूर्वसूचित सहमति जस्ता पर्यावरणीय दिगो विकासका सिद्धान्त अवलम्बन गर्ने र प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्वसूचना, तयारी, उद्धार, राहत एवम् पुनर्स्थापना गर्ने नीति राज्यले अवलम्बन गर्नेछ भनी उल्लेख गरिएको छ।

२.१.२ प्राकृतिक स्रोत सम्बन्धी आर्थिक अधिकार र सोको बाँडफाँट

नेपालको संविधानको धारा ५९ अनुसार संघ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्यायिक वितरणको व्यवस्था गर्नुपर्नेछ। त्यस्तो लाभको निश्चित अंश रोयल्टी, सेवा वा वस्तुको रूपमा परियोजना प्रभावित क्षेत्र र स्थानीय समुदायलाई कानून बमोजिम वितरण गर्नुपर्नेछ। संघ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतको उपयोग गर्दा स्थानीय समुदायले लगानी गर्न चाहेमा लगानीको प्रकृति र आकारको आधारमा कानून बमोजिमको अंश लगानी गर्न प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।

२.१.३ प्राकृतिक स्रोत सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका

संविधानको धारा २५१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। जस अनुसार सोही धाराको उपधारा (१) र (२) मा प्राकृतिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तयार गरी सिफारिस गर्ने, प्राकृतिक स्रोतको बाँडफाँट

सम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिने र प्राकृतिक स्रोतको बाँडफाँट गर्दा सोसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा आवश्यक अध्ययन र अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिस गर्ने भूमिका आयोगको रहने उल्लेख गरिएको छ।

२.१.४ प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको अधिकार

नेपालको संविधानको अनुसूची-९ मा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा राखिएको छ।

२.२ कानुनी व्यवस्था

प्राकृतिक स्रोतको परिचालन तथा बाँडफाँट सम्बन्धमा देहाय बमोजिमको कानुनी व्यवस्था रहेको छ:

२.२.१ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४

- **दफा ३ को उपदफा (१) को खण्ड (छ):** प्राकृतिक स्रोतको संरक्षण र उपयोगका विषयमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहलाई आवश्यक सुझाव दिने ।
- **दफा १४ को उपदफा (१):** आयोगले प्राकृतिक स्रोतको परिचालनमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले गर्ने लगानीको हिस्सा देहायका आधारमा तय गरी नेपाल सरकारमा सिफारिस गर्नुपर्ने:
 - (क) राजस्वको अवस्था र उठाउन सक्ने क्षमता,
 - (ख) लगानी गर्न सक्ने क्षमता,
 - (ग) प्राप्त गर्ने उपलब्धिको हिस्सा,
 - (घ) प्राप्त उपलब्धिको उपभोगको हिस्सा,
 - (ङ) पूर्वाधारको अवस्था र आवश्यकता,
 - (च) आर्थिक अवस्था र भौगोलिक बन्दो ।
- **दफा १४ को उपदफा (२):** आयोगले दफा १४ को उपदफा (१) बमोजिम प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने प्रतिफलको हिस्सा देहायका आधारमा निर्धारण गरी नेपाल सरकारमा सिफारिस गर्नुपर्ने:
 - (क) परिचालित प्राकृतिक स्रोतको अवस्थिति,
 - (ख) प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित क्षेत्र,
 - (ग) परिचालित प्राकृतिक स्रोत उपरको निर्भरता,
 - (घ) प्रतिफलबाट लाभान्वित जनसङ्ख्या,
 - (ङ) प्राकृतिक स्रोतमा आश्रित जनसङ्ख्या,
 - (च) प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता ।

२.२.२ अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४

यस ऐनले प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँट सम्बन्धमा देहाय बमोजिम व्यवस्था गरेको छ:

- **दफा ७ को उपदफा (१):** नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच सङ्घीय कानून बमोजिम प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँट गर्न नेपाल सरकारले एक सङ्घीय विभाज्य कोष खडा गरी त्यस्तो रोयल्टीबाट प्राप्त रकम सो कोषमा जम्मा गर्ने ।

- **दफा ७ को उपदफा (२):** दफा ७ को उपदफा (१) बमोजिमको कोषमा रहेको रोयल्टीको बाँडफाँट नेपाल सरकारले अनुसूची-४ बमोजिम वार्षिक रूपमा गर्ने।
- **दफा ७ को उपदफा (३):** दफा ७ को उपदफा (२) बमोजिम बाँडफाँट भएको रकम मध्ये नेपाल सरकारले प्राप्त गर्ने रकम सङ्घीय सञ्चित कोषमा, प्रदेशले प्राप्त गर्ने रकम सम्बन्धित प्रदेश सञ्चित कोषमा र स्थानीय तहले प्राप्त गर्ने रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी उपलब्ध गराइने।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४:

प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँट (प्रतिशतमा)

क्र.सं.	रोयल्टी शीर्षक	नेपाल सरकार	सम्बन्धित प्रदेश	सम्बन्धित स्थानीय तह
१	पर्वतारोहण	५०	२५	२५
२	विद्युत	५०	२५	२५
३	वन	५०	२५	२५
४	खानी तथा खनिज	५०	२५	२५
५	पानी तथा अन्य प्राकृतिक स्रोत	५०	२५	२५

- अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ को द्रष्टव्य (१): नेपाल सरकारले आयोगको सिफारिसमा प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने प्रदेश तथा स्थानीय तह (सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति) लाई त्यसरी प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँट तथा वितरण गर्नेछ ।

३. प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटका आधार

प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्दा आयोगले लिएका आधारहरू देहाय बमोजिम रहेका छन्:

क) प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट गर्दा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ अनुरूप प्रभावित सम्बन्धित प्रदेश र स्थानीय तहलाई प्रभावका आधारमा समन्यायिक रूपमा रोयल्टी बाँडफाँट गर्नुपर्ने व्यवस्थालाई रोयल्टी बाँडफाँटको मुख्य आधारको रूपमा लिइएको छ। प्राकृतिक स्रोत रहेका स्थानलाई विशेष प्राथमिकतामा राखी रोयल्टी बाँडफाँट गरिएको छ। परिचालित प्राकृतिक स्रोतको अवस्थिति रहेको मुख्य क्षेत्र (Main Location), मुख्य क्षेत्रसँग जोडिएको प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित क्षेत्र (Affected Area) र परिचालित प्राकृतिक स्रोतबाट प्रभावित जनसङ्ख्या (Affected Population) लाई प्रमुख आधार मानी सो अनुरूप सम्बन्धित प्रदेश र सम्बन्धित स्थानीय तहका लागि रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गरिएको छ।

ख) प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँटका लागि आयोगबाट गरिएका अध्ययन, सरोकारवाला निकायहरू (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन विभाग, विद्युत विकास विभाग, वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्वतारोहण संघ लगायत) का पदाधिकारी एवम् प्रतिनिधिहरूका साथै सातवटै प्रदेश सरकार र केही

स्थानीय तहहरूसँग समेत प्राकृतिक स्रोतको परिचालन एवम् रोयल्टी बाँडफाँट सम्बन्धमा छलफल एवम् अन्तर्क्रिया मार्फत राय सुझाव संकलन गरी प्राप्त सुझावहरूलाई समेत समेटिएको छ।

ग) परिचालित प्राकृतिक स्रोत अवस्थित स्थानको तथ्याङ्क एवम् अन्य आवश्यक विवरण समेत अद्यावधिक गरी रोयल्टी बाँडफाँट सम्बन्धमा सिफारिस गरिएको छ।

४. प्राकृतिक स्रोतको रोयल्टीको हिस्सा बाँडफाँटको सिफारिसमा प्रयोग गरिएका तथ्याङ्कको स्रोत

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टीको हिस्सा सिफारिस गर्दा प्रयोग गरिएका तथ्याङ्कको स्रोतको विवरण यसप्रकार रहेको छ।

क्र.सं.	विवरण	स्रोत	प्रयोग
१.	भौगोलिक अवस्थिति	नापी विभाग र सम्बन्धित विभागहरू।	सम्बन्धित प्रदेश तथा स्थानीय तह।
२.	क्षेत्रफल	नापी विभाग र सम्बन्धित विभागहरू।	
३.	जनसङ्ख्या	राष्ट्रिय जनगणना २०६८, केन्द्रीय तथ्याङ्क विभाग।	
४.	वनको क्षेत्रफल र अवस्थिति	वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र।	
५.	संरक्षित क्षेत्रका मध्यवर्ती क्षेत्रको क्षेत्रफल तथा अवस्थिति	राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग।	
६.	हिमालचुली र सोको आधार शिविर रहेको स्थान	पर्यटन विभाग।	
७.	विद्युत गृह रहेको स्थान र प्रभावित क्षेत्र	विद्युत विकास विभाग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको अध्ययन।	
८.	पर्वतारोहणको अनुमानित रोयल्टी	पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ।	
९.	विद्युतको अनुमानित रोयल्टी	विद्युत विकास विभाग।	
१०.	वन तथा संरक्षित क्षेत्रको अनुमानित रोयल्टी	वन तथा भू-संक्षण विभाग, डिभिजन वन कार्यालयहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र महालेखा नियन्त्रक कार्यालय।	
११.	खानी तथा खनिजको अनुमानित रोयल्टी	खानी तथा भूगर्भ विभाग।	

५. प्राकृतिक स्रोतको रोयल्टीको हिस्सा बाँडफाँट गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या एवम् विप्लेषण

नेपाल सरकारले आयोगको सिफारिसमा प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई त्यसरी प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा प्राकृतिक स्रोतको रोयल्टी अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ बमोजिम बाँडफाँट तथा वितरण गर्नुपर्ने हुन्छ। सो अनुसार पाँच प्रकारका रोयल्टी शीर्षक रहेकोमा क्रम संख्या ५ मा रहेको पानी तथा अन्य प्राकृतिक स्रोत बाहेकका ४ वटा रोयल्टी शीर्षकहरू क्रमशः पर्वतारोहण, विद्युत, वन र खानी तथा खनिज शीर्षकबाट सङ्घीय विभाज्य कोषमा संकलन भएको रोयल्टी बाँडफाँटको सिफारिस गर्न लिइएका आधार र ढाँचा तथा सोको व्याख्या तथा विश्लेषण यस प्रकार रहेको छ।

५.१ पर्वतारोहणबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट

पर्यटन ऐन, २०३५ ले पर्वतारोहणलाई नेपाली हिमश्रृङ्खलाको कुनै निश्चित चुलीमा पुग्ने उद्देश्य लिई कुनै दलले त्यस्तो चुलीको आरोहण गर्ने कार्य भनी परिभाषित गरेको छ। यसका साथै पर्वतारोहण गर्न अनुमति प्राप्त गर्ने पर्वतारोही दलले

बुझाउनुपर्ने तोकिएको उचाइको हिमालचुलीका लागि तोकिएको सलामी रकमलाई पर्वतारोहण रोयल्टी मानिएको छ। नेपाल सरकारले ४१४ वटा हिमालचुलीहरू आरोहणका लागि खुला गरेको अवस्थामा चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म (आयोगले सिफारिस गर्ने दिनसम्म) को अवधिमा जम्मा ३४ वटा हिमालचुलीहरूबाट आरोहण गरे वापतको रोयल्टी पर्यटन विभाग र नेपाल पर्वतारोहण संघबाट संकलन भएको छ।

पर्वतारोहणबाट प्राप्त रोयल्टीको बाँडफाँट गर्दा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने प्रदेश तथा स्थानीय तहलाई त्यसरी प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा बाँडफाँट तथा वितरण गरिने व्यवस्था भए बमोजिम प्रभावित क्षेत्रका प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने रोयल्टीको हिस्सा निर्धारण गर्न विभिन्न सूचकहरू निर्माण गरिएको र ती सूचकहरूले बहन गर्ने भारको आधारमा सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूले प्राप्त गर्ने रोयल्टीको हिस्सा सिफारिस गरिएको छ।

पर्वतारोहणबाट प्राप्त रोयल्टीको बाँडफाँटका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूले प्राप्त गर्ने रोयल्टीको हिस्सा निर्धारण गर्न लिइएका आधारहरू र तिनका लागि दिइएको भार एवम् व्याख्या यस प्रकार रहेको छ:

क्र.सं.	आधार (सूचक)	आन्तरिक ढाँचा (उपसूचकको भार प्रतिशतमा)	ढाँचा (जम्मा भार प्रतिशतमा)
क.	भौगोलिक अवस्थिति: अ. हिमालचुली रहेको स्थानीय तह आ. हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तह	६०% ४०%	४०%
ख.	आधार शिविर रहेको स्थानीय तह		१०%
ग.	प्रभावित क्षेत्रको क्षेत्रफल: अ. हिमालचुली रहेको स्थानीय तह आ. हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तह	६०% ४०%	२५%
घ.	प्रभावित क्षेत्रको जनसङ्ख्या: अ. हिमालचुली रहेको स्थानीय तह आ. हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तह।	६०% ४०%	२५%
जम्मा			१०० %

क. भौगोलिक अवस्थिति

हिमालचुली रहेको स्थानीय तह र हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तहलाई समेटि पर्वतारोहणबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि एउटा मुख्य आधारको रूपमा भौगोलिक अवस्थितिलाई लिइएको छ। भौगोलिक अवस्थितिलाई एकमुष्ट रूपमा ४० प्रतिशत भार दिई सो भारलाई शत प्रतिशत मानी हिमालचुली रहेको स्थानीय तहलाई ६० प्रतिशत भार र सो स्थानीय तहसँग जोडिएका स्थानीय तहहरूलाई ४० प्रतिशत भार दिई मापन गरिएको छ। प्रभावित मुख्य स्थानको रूपमा रहेको सम्बन्धित भौगोलिक अवस्थितिलाई विशेष महत्व दिई हिमालचुली रहेको स्थानीय तहलाई अधिक भार दिइएको छ।

ख. आधार शिविर रहेको स्थानीय तह

पर्यटन ऐन, २०३५ ले सम्बन्धित पर्वत आरोहण गर्न प्रयोगमा ल्याइने मालसामान, खाद्य सामग्री, औषधि आदि राखी अग्रिम शिविरलाई आवश्यक पर्ने त्यस्ता मालसामान आपूर्ति गर्न वा पर्वतारोहण सम्बन्धी कुराको निर्देशन

दिन खडा गरिएको पर्वतारोहण सम्बन्धी खास प्रविधि विना पुग्न सकिने सबभन्दा तल्लो उचाइमा रहेको शिविरलाई आधार शिविर भनी परिभाषित गरेको छ। हिमालचुली एक वा सो भन्दा बढी स्थानीय तहहरूमा फैलिएको हुन्छ। तर पर्वतारोहण गर्ने क्रममा आधार शिविर रहेको स्थानीय तहमा आरोहण सम्बन्धी विभिन्न क्रियाकलापहरू हुने र सोबाट उक्त तहमा बढी असर पर्ने हुँदा आधार शिविर रहेको स्थानीय तहलाई एउटा सूचकको रूपमा लिइएको छ। यसर्थ पर्वतारोहणबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्दा आधार शिविरलाई १० प्रतिशत भार दिइएको छ।

ग. प्रभावित क्षेत्रको क्षेत्रफल

हिमालचुली रहेको स्थानीय तह र हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तहहरूलाई पर्वतारोहणबाट प्रभावित क्षेत्रको रूपमा लिइएको छ। पर्वतारोहणबाट प्रभावित क्षेत्रको क्षेत्रफलको लागि हिमालचुली रहेको सम्बन्धित तहलाई मुख्य प्रभाव क्षेत्र मानी सो स्थानीय तहको क्षेत्रफललाई मुख्य आधारको रूपमा लिई बढी भार दिइएको छ। त्यस्तै हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका अन्य स्थानीय तहहरूलाई कम प्रभावित क्षेत्र मानी सोही बमोजिम भार प्रदान गरिएको छ। यसै प्रयोजनार्थ पर्वतारोहणबाट प्राप्त रोयल्टीको बाँडफाँटको हिस्सा निर्धारण गर्दा प्रभावित क्षेत्रको क्षेत्रफललाई २५ प्रतिशत भार दिइएको छ। जसको ६० प्रतिशत हिमालचुली रहेको स्थानीय तह र ४० प्रतिशत हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तहहरूको क्षेत्रफलको अनुपातका आधारमा भार प्रदान गरिएको छ।

घ. प्रभावित क्षेत्रको जनसङ्ख्या

हिमालचुली आरोहणको क्रममा सो आरोहण सम्बन्धी क्रियाकलापबाट वातावरणमा पर्ने प्रभावका कारण त्यहाँ अवस्थित जनसङ्ख्या प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ। प्रभावित क्षेत्रको प्रभाव मूल्याङ्कनका आधारमा हिमालचुली रहेको तहलाई नै मुख्य प्रभावित क्षेत्र मानी सो तहमा रहेको जनसङ्ख्यालाई बढी प्रभावित र सो तहसँग जोडिएका वरिपरिका स्थानीय तहहरूलाई कम प्रभावित क्षेत्रको रूपमा मूल्याङ्कनमा समावेश गरिएको छ। यस प्रयोजनका लागि प्रभावित क्षेत्रको जनसङ्ख्यालाई एउटा आधार मानी २५ प्रतिशत भार दिइएको छ। उक्त भारलाई शत प्रतिशत मानी सो को ६० प्रतिशत हिमालचुली रहेको स्थानीय तह र ४० प्रतिशत हिमालचुली रहेको स्थानीय तहसँग जोडिएका स्थानीय तहहरूको जनसङ्ख्याको अनुपातका आधारमा भार प्रदान गरिएको छ।

५.२ विद्युतबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट

नेपालको संविधानमा जलविद्युतलाई तीनै तहको साझा अधिकार सूचीका साथै सङ्घ, प्रदेश र स्थानीय तहको अलग अलग अधिकार सूचीमा समेत राखिएको छ। हाल मुलुकभरमा निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका १ मेगावाट क्षमता भन्दा ठूला ९८ वटा आयोजनाहरू संचालनमा रहेका छन्। विद्युत ऐन, २०४९ मा अनुमतिपत्र प्राप्त व्यक्तिले जलविद्युतको व्यापारिक उत्पादन शुरू गरेपछि नेपाल सरकारलाई रोयल्टी बुझाउनु पर्ने व्यवस्था रहेको छ भने विद्युत विकास विभागबाट उक्त रोयल्टीको रकम संकलन हुँदै आइरहेको छ।

विद्युतबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न विद्युत आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकहरूको रूपमा लिइएको छ। विद्युत रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि लिइएका आधारहरू र तिनका लागि दिइएको भार एवम् व्याख्या देहाय बमोजिम रहेको छ :

क्र.सं.	आधार (सूचक)	आन्तरिक ढाँचा (उपसूचकको भार प्रतिशतमा)	ढाँचा (जम्मा भार प्रतिशतमा)
क.	भौगोलिक अवस्थिति:		५०%
	अ. मुख्य क्षेत्र (विद्युतका संरचनाहरू रहेको क्षेत्र)	५०%	

क्र.सं.	आधार (सूचक)	आन्तरिक ढाँचा (उपसूचकको भार प्रतिशतमा)	ढाँचा (जम्मा भार प्रतिशतमा)
	आ. प्रभावित क्षेत्र (आयोजनाबाट प्रभावित क्षेत्र) इ. वरिपरिको क्षेत्र (आयोजनास्थल वरपरको माथिल्लो र तल्लो तटीय क्षेत्र)	३०% २०%	
ख.	प्रभावित स्थानीय तहको क्षेत्रफल: अ. मुख्य क्षेत्र (विद्युतका संरचनाहरू रहेको क्षेत्र) आ. प्रभावित क्षेत्र (आयोजनाबाट प्रभावित क्षेत्र) इ. वरिपरिको क्षेत्र (आयोजनास्थल वरपरको माथिल्लो र तल्लो तटीय क्षेत्र)	५०% ३०% २०%	२५ %
ग.	प्रभावित क्षेत्र (स्थानीय तह) को जनसङ्ख्या: अ. मुख्य क्षेत्र (विद्युतका संरचनाहरू रहेको क्षेत्र) आ. प्रभावित क्षेत्र (आयोजनाबाट प्रभावित क्षेत्र) इ. वरिपरिको क्षेत्र (आयोजनास्थल वरपरको माथिल्लो र तल्लो तटीय क्षेत्र)।	५०% ३०% २०%	२५%
जम्मा			१००%

नोट: माथि उल्लेखित क्षेत्र मूल्याङ्कन गर्दा सम्बन्धित स्थानीय तहको वडाहरूका आधारमा गरिएको छ ।

क. भौगोलिक अवस्थिति

भौगोलिक अवस्थितिभित्र आयोजनाको सम्पूर्ण भौतिक पूर्वाधारहरू, सुख्खा क्षेत्र र तल्लो एवम् माथिल्लो तटीय क्षेत्र पर्दछ। विद्युत आयोजना निर्माणबाट बाँधभन्दा माथिको क्षेत्रमा बाँधको कारण घरजग्गा डुवानमा परी स्थानीयवासीहरू विस्थापित हुने अवस्था समेत सिर्जना हुन्छ भने बाँधभन्दा तलको क्षेत्रमा जनताले युगौंदेखि प्रयोग गरिरहेको पानीको स्रोत घट्न गई सुख्खा क्षेत्रको सिर्जना, बालीनालीको उत्पादनमा हास, पानी घट्ट, माछापालन तथा तरकारी खेती जस्ता जीविकोपार्जनका गतिविधिबाट विस्थापन हुन सक्ने समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। विद्युतका भौतिक संरचनाहरू निर्माण गर्दा, खोलाको बहावलाई परिवर्तन गर्दा आयोजना क्षेत्रभित्र पर्यावरणमा समेत नकारात्मक प्रभाव पर्ने गरेको पाइन्छ। तसर्थ विद्युत आयोजनाबाट प्राप्त हुने रोयल्टीको बाँडफाँट गर्दा अत्यन्तै महत्वपूर्ण रहेको भौगोलिक अवस्थितिलाई ५० प्रतिशत भार दिई त्यसलाई शत प्रतिशत मानी त्यसको उपसूचकको रूपमा मुख्य क्षेत्रलाई ५० प्रतिशत, प्रभावित क्षेत्रलाई ३० प्रतिशत र वरिपरिको क्षेत्रलाई २० प्रतिशत भार दिई रोयल्टीको हिस्सा निर्धारण गरिएको छ ।

भौगोलिक अवस्थिति अन्तर्गतका उपसूचकहरूको व्याख्या देहाय बमोजिम रहेको छ:

अ) **मुख्य क्षेत्र:** मुख्य क्षेत्रमा जलविद्युत आयोजनाका भौतिक संरचनाहरू निर्माण भएका स्थानीय तहका सम्बन्धित वडाहरू पर्दछन्। जलाशययुक्त आयोजना तथा पिकिङ्ग रन अफ द रिभर (Peaking Run of the River) आयोजना र रन अफ द रिभर (Run of the River) आयोजनाको प्रकृतिका आधारमा देहाय बमोजिमको क्षेत्रलाई मुख्य क्षेत्र मानिएको छ।

➤ **जलाशययुक्त आयोजना तथा पिकिङ्ग रन अफ द रिभर आयोजनाको हकमा:** जलाशयले छोएका सम्पूर्ण वडाहरू तथा विद्युत गृहमा पानी लैजानका लागि बनेका भौतिक संरचनाहरू (बाँध, ईन्टेक, डिस्याण्डिङ्ग बेसीन, नहर, पाइप वा सुरुङ्ग), विद्युत गृह र टेलरेस (Tailrace) ले छोएका सम्पूर्ण वडाहरूलाई मुख्य क्षेत्रको रूपमा लिइएको छ।

- **रन अफ द रिभर आयोजनाको हकमा:** विद्युत गृहमा पानी लैजानका लागि बनेका भौतिक संरचनाहरू (इन्टेक, डिस्चार्जिङ बेसीन, नहर, पाइप वा सुरङ्ग), विद्युत गृह र टेलरेसले छोएका सम्पूर्ण वडाहरूलाई मुख्य क्षेत्रको रूपमा लिइएको छ। तर यसमा इन्टेकभन्दा पारिपट्टिको वडालाई यसमा समावेश गरिएको छैन।

आ) **प्रभावित क्षेत्र:** प्रभावित क्षेत्र भित्र आयोजनाका कारण नदी वा खोलाको प्राकृतिक वहाव घट्न गई सुख्खा क्षेत्र सिर्जना हुन सक्ने स्थानीय तहका सम्बन्धित वडाहरू पर्दछन्। यस किसिमका प्रभावित क्षेत्रमा एकै जलाधार (जुन खोला वा नदीबाट आयोजनाको लागि पानी लिई विद्युत उत्पादन पश्चात सोही खोला वा नदीमा पानी मिसाइएको हुन्छ) र अन्तर-जलाधार जल पथान्तरण (एक खोला वा नदीबाट आयोजनाको लागि पानी लिई विद्युत उत्पादन पश्चात अर्को खोला वा नदीमा पानी मिसाइएको हुन्छ) आयोजनाका हकमा देहाय बमोजिमका आधार लिई मापन गरिएको छ।

- **एकै जलाधार (Single basin) प्रकृतिका जलविद्युत आयोजनाको हकमा** बाँधदेखि विद्युत गृहसम्म नदीका वारि र पारी किनारामा जोडिने वडाहरू प्रभावित क्षेत्र (सुख्खा क्षेत्र) को रूपमा गणना गरिएको छ।
- **अन्तर-जलाधार जल पथान्तरण (Inter-basin water transfer) प्रकृतिका जलविद्युत आयोजनाको हकमा** बाँधदेखि तल सो भन्दा ठूलो नदी जोडिने स्थानसम्मका नदीका वारि र पारी किनाराका वडाहरू प्रभावित क्षेत्र (सुख्खा क्षेत्र) को रूपमा लिईएको छ।

इ) **वरिपरिका क्षेत्र (माथिल्लो र तल्लो तटीय क्षेत्र):** वरिपरिको क्षेत्र भित्र आयोजनाको सम्बन्धित नदी किनारामा मुख्य क्षेत्रसँग जोडिएको माथिल्लो र तल्लो तटीय क्षेत्रलाई लिईएको छ।

- माथिल्लो तटीय क्षेत्रमा जलाशययुक्त आयोजना तथा पिकिङ्ग रन अफ द रिभर आयोजनाका हकमा जलाशयले छोएका वडाहरूसँग जोडिने नदी किनाराका वारिपारीका वडाहरूलाई लिइएको छ।
- तल्लो तटीय क्षेत्रमा आयोजनाको टेलरेस भन्दा पारिपट्टिको वडा र टेलरेसले छोएको भन्दा तल्लो वडालाई लिइएको छ।

विद्युतबाट प्राप्त हुने रोयल्टी बाँडफाँटका सम्बन्धमा आएका गुनासाहरू सम्बोधनका क्रममा सम्बन्धित स्थानीय तहका प्रमुखहरूसँग बर्चुअल माध्यमबाट गरिएको अन्तर्क्रिया तथा छलफल, आयोगबाट गरिएको स्थलगत अध्ययन र यसै सन्दर्भमा विद्युत विकास विभागका अधिकारीहरूसँग समेत गरिएको अन्तर्क्रिया तथा छलफलका आधारमा माथि उल्लेख गरिएका भौगोलिक अवस्थित (मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्र) सम्बन्धी परिभाषा, मापदण्ड र व्याख्यामा यस वर्ष परिमार्जन गरिएको छ।

ख. प्रभावित स्थानीय तहको क्षेत्रफल

विद्युत आयोजनाको निर्माण तथा संचालन हुँदा उक्त आयोजनाले पारेको प्रभाव स्थानीय तहको निश्चित भूगोलको क्षेत्रफलमा रहेको बस्ती, कृषिजन्य भूमि र वातावरणमा पर्ने भएको हुँदा स्थानीय तहको क्षेत्रफलको आधारमा विद्युतबाट प्राप्त रोयल्टी बाँडफाँट गर्दा समन्यायिक हुने देखिन्छ। आयोजनाबाट प्रभावित क्षेत्रफलको तथ्याङ्क लिँदा स्थानीय तहको वडालाई प्रभावित मानिएको हुँदा प्रभाव आधारको मूल्याङ्कन बढी स्पष्ट र वस्तुनिष्ठ हुने अपेक्षा गरिएको छ। यस सूचकको लागि प्रभाव मूल्याङ्कन गर्ने प्रयोजनार्थ प्रभावित स्थानीय तहको क्षेत्रफललाई २५ प्रतिशत भार दिई त्यसलाई शत प्रतिशत मानी त्यसको उपसूचकको रूपमा मुख्य क्षेत्रलाई ५० प्रतिशत, प्रभावित क्षेत्रलाई ३० प्रतिशत र वरिपरिको क्षेत्रलाई २० प्रतिशत भार दिई क्षेत्रफलको अनुपातको आधारमा हिस्सा निर्धारण गरिएको छ।

ग. प्रभावित स्थानीय तहको जनसङ्ख्या

जलविद्युत आयोजनाको भौतिक, आर्थिक, सामाजिक र वातावरणीय प्रभावबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्धित स्थानीय तहका जनताहरू प्रभावित भएका हुन्छन्। सोबाट कति जनसङ्ख्या प्रभावित भएका हुन् त्यसको आधारमा प्रभावको मूल्याङ्कन गरी रोयल्टीको हिस्सा बाँडफाँट गर्न उपयुक्त हुने हुँदा प्रभावित तहको वडाको जनसङ्ख्यालाई २५ प्रतिशत भार दिई त्यसलाई शत प्रतिशत मानी त्यसको उपसूचकको रूपमा मुख्य क्षेत्रलाई ५० प्रतिशत, प्रभावित क्षेत्रलाई ३० प्रतिशत र वरिपरिको क्षेत्रलाई २० प्रतिशत भार दिई जनसङ्ख्याको अनुपातको आधारमा हिस्सा निर्धारण गरिएको छ।

विद्युतबाट प्राप्त रोयल्टीको आधार, सूचक, उपसूचक, तथ्याङ्क एवम् सोको स्रोत लगायतका विषयमा आयोगबाट गरिएको थप विश्लेषण एवम् व्याख्या

माथि उल्लेख गरिएका सूचकहरूको प्रयोग गर्दा जलविद्युत आयोजनाको आयोजना क्षेत्र (स्वीकृत आयोजना प्रतिवेदनको अनुमति पत्रमा दिइएको चार किल्लाभित्रको नदी किनाराको क्षेत्र) र तल्लो एवम् माथिल्लो तटीय क्षेत्रलाई आधारको रूपमा लिइएको छ। सो आधार अन्तर्गत आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको वडाको क्षेत्रफल र वडाको जनसङ्ख्यालाई आधार मानी प्रभावको मूल्याङ्कन गरिएको छ। सूचकमा उल्लेख गरिएको मुख्य क्षेत्रमा विद्युतका संरचनाहरू: बाँध, नहर र विद्युतगृह रहेको स्थानलाई राखिएको छ भने प्रभावित क्षेत्रमा आयोजनाका कारण सिर्जित सुख्खा क्षेत्रलाई समेटिएको छ। त्यसैगरी वरिपरिको क्षेत्रमा तल्लो एवम् माथिल्लो तटीय क्षेत्रलाई लिइएको छ।

विगतका आर्थिक वर्षहरूमा आयोगले विद्युत रोयल्टीको सिफारिसका लागि विद्युतबाट प्राप्त रोयल्टीको हिस्सा गणना गर्दा विद्युत विकास विभागबाट प्रदान गरिएको आयोजनाको अनुमतिपत्रमा तोकिएको चार किल्लालाई मुख्य आधार मानी सोभित्र पर्ने स्थानीय तहका सम्पूर्ण वडाहरूलाई गणनामा लिइएको थियो। यस किसिमको गणना एवम् मापनबाट अन्तर-जलाधार जल पथान्तरण प्रकृतिका आयोजनाहरूका सुख्खा क्षेत्रमा रहेका स्थानीय तहहरू र माथिल्लो एवं तल्लो तटीय स्थानीय तहहरू समेत रोयल्टी बाँडफाँटमा नसमेटिएको भनी आयोगमा लिखित तथा मौखिक गुनासाहरू प्राप्त भएका थिए। उक्त गुनासाका सम्बन्धमा आयोगबाट विज्ञ सहितको टोली खटाई गरिएको स्थलगत अध्ययनबाट प्राप्त सुझाव सहितको प्रतिवेदन र सरोकारवाला निकायहरूसँगको छलफल समेतका आधारमा आयोजनाबाट प्रभावित हुने क्षेत्रलाई थप परिभाषित एवम् व्याख्या गरी रोयल्टी बाँडफाँटलाई बढी समन्यायिक बनाईएको छ। यसर्थ आयोजनाको चार किल्लाभित्र परेका, तर सम्बन्धित नदी वा खोला किनारामा नपरेका स्थानीय तहका वडाहरूलाई रोयल्टी बाँडफाँटको गणनामा नराखी वास्तविक रूपमा प्रभावित हुने क्षेत्र (वडाहरू) लाई मात्रै समावेश गरी रोयल्टी बाँडफाँटको सिफारिस गर्दा विगतमा गरिएको सिफारिस भन्दा बढी समन्यायिक हुने देखी सोही व्याख्या एवं विश्लेषणका आधारमा विद्युत रोयल्टी सिफारिस गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ का लागि रोयल्टीको हिस्सा सिफारिस गर्दा माथि व्याख्या गरिएका एकैजलाधार, अन्तर-जलाधार जल पथान्तरण, सुख्खा क्षेत्र आदिलाई समावेश गरी रोयल्टीको हिस्सा सिफारिस गरिएको हुँदा विगतका आर्थिक वर्षहरूमा रोयल्टीको हिस्सामा गणना गर्दा समावेश नभएका कतिपय स्थानीय तहका कतिपय वडाहरू यस वर्ष समावेश भएका, कतिपय हटेका, कतिपय स्थानीय तहको रोयल्टीको हिस्सा बढ्न गएको र कतिपयको घट्न गएको अवस्था छ।

उदाहरणको लागि कालीगण्डकी ए जलविद्युत केन्द्र (१४४ मेगावाट) मा विगतमा १० वटा स्थानीय तहहरूले रोयल्टीको हिस्सा प्राप्त गरेकोमा यस वर्ष मुख्य संरचना भएको क्षेत्र, प्रभावित क्षेत्र र माथिल्लो एव तल्लो तटीय क्षेत्रमा नपरेका कारण पाल्पाको रिब्दिकोट गाउँपालिका र पर्वतको पैयुँ गाउँपालिका समावेश भएका छैनन् भने प्रभावित सम्बन्धित स्थानीय तहहरूले प्राप्त गर्ने रोयल्टीको हिस्साको अनुपातमा समेत परिवर्तन हुन गएको छ।

प्यूठान जिल्लास्थित अन्तर-जलाधार जल पथान्तरण प्रकृतिको झिमरुक जलविद्युत केन्द्र (१२.५ मेगावाट) बाट सिर्जित सुख्खा क्षेत्रहरूलाई समावेश गर्दा रोयल्टीको हिस्सा बाँडफाँटमा विगतमा नसमेटिएका प्यूठानको ऐरावती गाउँपालिका, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकालाई समेत नयाँ मापदण्डका आधारमा यस आर्थिक वर्षको बाँडफाँटमा समावेश गरिएको छ। त्यसैगरी इलाम जिल्लाको माईखोला जलविद्युत केन्द्र (२२ मेगावाट) को रोयल्टीको हिस्सा वितरणमा यसपटक माइसेबुङ गाउँपालिका समेत समावेश भएको छ। माई क्यासकेड जलविद्युत केन्द्रको हकमा विगतमा सम्पूर्ण रोयल्टी माई नगरपालिकामा वितरण गरिएकोमा यस आयोजनाको जलाधार क्षेत्रमा पर्ने इलाम नगरपालिका, सुख्खा क्षेत्रमा पर्ने देउमाई नगरपालिका र माइसेबुङ गाउँपालिका समेत यस पटक समावेश भएका छन्।

आयोगबाट अवलम्बन गरिएका माथि उल्लेखित सूचक एवं मापदण्डका आधारमा व्याख्या गर्दा, विगतमा कुलेखानी दोस्रो जलविद्युत केन्द्रको रोयल्टीको हिस्सा बाँडफाँट गर्दा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकालाई समेत समावेश गरिएकोमा यसपटकको रोयल्टी बाँडफाँटको हिस्सामा उक्त गाउँपालिका आयोजनाको प्रभावित क्षेत्रमा परेको छैन। अन्तर-जलाधार जल पथान्तरण प्रकृतिका जलविद्युत केन्द्रहरूसँग जोडिएका क्यासकेड (Cascade) जलविद्युत केन्द्रहरूको प्रभावित क्षेत्र निर्धारण गर्दा माथिल्लो तटीय प्रभावित क्षेत्रहरूमा जलविद्युत उत्पादनको लागि प्रयोग भएको मुख्य नदी वा जलाशयको जलाधार क्षेत्र एवं जलाशयले छोएका वडाहरू मुख्य संरचना भएको क्षेत्रमा समावेश भएकोले कुलेखानी दोस्रो जलविद्युत केन्द्रको रोयल्टीको हिस्सा जलाशयले छोएका मकवानपुर जिल्लाका थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकाले यसपटक प्रभावित क्षेत्रको अनुपातको

आधारमा रोयल्टीको हिस्सा प्राप्त गर्ने देखिएको छ। यसरी विद्युत क्षेत्रको आधार, सूचक, उपसूचक, तथ्याङ्क एवम् सोको स्रोत लगायतका विषयमा आयोगबाट गरिएको थप विश्लेषण एवम् व्याख्याबाट माथि उदाहरणमा उल्लेख भएका समेत यस आर्थिक वर्षमा रोयल्टी बाँडफाँट सिफारिस गर्दा २२ वटा स्थानीय तह थप भएका छन् भने १५ वटा स्थानीय तह हट्टन गएका छन्। यस प्रकार आर्थिक वर्ष २०७८/७९ का लागि विभिन्न स्थानीय तहका प्रतिनिधिहरू, स्थानीय तहहरूसँग भएका भर्चुअल एवम् प्रत्यक्ष अन्तर्क्रियाबाट प्राप्त सुझाव, विभिन्न स्थानीय तहका माग सुझाव एवम् राय सल्लाह, यस सम्बन्धी सरकारी निकायको रूपमा रहेको विद्युत विकास विभागका अधिकारीहरूसँग आयोगले गरेको छलफलबाट प्राप्त सुझाव, परामर्शदाताबाट प्राप्त सुझाव, साथै आयोगबाट गरिएको स्थलगत प्रतिवेदन समेतका आधारमा उल्लिखित मापदण्डको अवलम्बन गरी विद्युत रोयल्टी बाँडफाँटका लागि आयोगबाट सिफारिस गरिएको छ।

५.३ वनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट

नेपालको संविधानको अनुसूची-७ मा अन्तरप्रदेशिक रूपमा फैलिएको जंगल, वन संरक्षण क्षेत्र संघ र प्रदेशको साझा अधिकारको सूची र अनुसूची-९ मा वन, जंगल, पर्यावरण तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा रहेको छ। वन क्षेत्रको रोयल्टी राष्ट्रिय वन र संरक्षित क्षेत्रबाट प्राप्त हुने गर्दछ। यसै सन्दर्भमा राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र धार्मिक वनको रूपमा व्यवस्थापन गर्ने उद्देश्यले वर्गीकरण गरिएको छ। साथै निजी, सार्वजनिक र शहरी वनको प्रवर्द्धन गर्दै वन्यजन्तु, वातावरण, जलाधार, जैविक विविधताको संरक्षण सम्बर्द्धन तथा सदुपयोग गरी राष्ट्रिय सम्बृद्धिमा योगदान गर्ने वन नीति रहेको छ भने संरक्षित क्षेत्र अन्तरगत राष्ट्रिय निकुञ्जको व्यवस्थापन, वन्यजन्तु र यसको बासस्थानको संरक्षण, शिकारमा नियन्त्रण र प्राकृतिक सौन्दर्यको दृष्टिकोणबाट विशेष महत्व राख्ने ठाउँहरूको संरक्षण, सम्बर्द्धन, विकास तथा उचित व्यवस्थापन र उपयोग गरी जनताको सदाचार र सुविधा कायम राख्दै प्रकृतिको संरक्षण सम्बर्द्धन र दिगो विकास गर्ने नीति रहेको छ। संविधानतः राष्ट्रिय वनको परिचालन तथा व्यवस्थापन प्रदेश सरकार र संरक्षित क्षेत्रको संचालन एवं व्यवस्थापन नेपाल सरकारबाट हुने व्यवस्था रहेको छ। प्राकृतिक स्रोतको परिचालन गर्दा राष्ट्रिय वनबाट प्राप्त हुने रोयल्टी प्रदेश सरकार र संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी सङ्घ सरकारबाट संकलन भई सङ्घीय विभाज्य कोषमा जम्मा हुँदै आईरहेको छ।

राष्ट्रिय वन र संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टीको बाँडफाँट वनको प्रकृति अनुसार गर्नुपर्ने हुँदा यसका लागि छुट्टाछुट्टै सूचकहरू निर्माण गरी रोयल्टीको हिस्सा बाँडफाँटको सिफारिस गरिएको छ।

५.३.१ राष्ट्रिय वनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट

वन ऐन, २०७६ मा प्रदेश भित्रको राष्ट्रिय वन तथा अन्तरप्रदेशिक राष्ट्रिय वनलाई परिभाषित गरिएको छ। राष्ट्रिय वनको व्यवस्थापन गर्ने सन्दर्भमा सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र कबुलियती वनको रूपमा व्यवस्थापन हुँदै आइरहेको छ भने सोको व्यवस्थापन र परिचालन प्रदेश सरकारबाट गर्ने व्यवस्था रहेको छ।

राष्ट्रिय वनबाट प्राप्त हुने रोयल्टी सम्बन्धी तथ्याङ्क प्रदेश तथा प्रदेश अन्तरगतका डिभिजन वन कार्यालयहरू, वन तथा भू-संरक्षण विभाग र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रबाट प्राप्त हुँदै आएको छ। यसरी प्राप्त तथ्याङ्क बमोजिम राष्ट्रिय वनको रोयल्टीको हिस्सा बाँडफाँटका लागि लिइएका आधारहरू, भार र सोको व्याख्या निम्नानुसार रहेको छ:-

क्र.सं.	आधार (सूचक)	ढाँचा (प्रतिशतमा)
क.	वनको अवस्थिति (वन रहेको स्थानीय तह)	२०%
ख.	वनको क्षेत्रफल (स्थानीय तहमा रहेको वनको क्षेत्रफल)	४०%
ग.	स्थानीय तहको जनसङ्ख्या	२०%
घ.	वनमा आश्रित जनसङ्ख्या	१०%
ङ.	वनको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता	१०%
जम्मा		१००%

क. वनको अवस्थिति

वनको अवस्थितिले कुनै स्थानीय तहमा वन क्षेत्र रहेको वा नरहेको स्थितिलाई जनाउँदछ। तसर्थ वनको अवस्थितिलाई एउटा महत्वपूर्ण आधारको रूपमा लिई कुल भारको २० प्रतिशत भार दिई रोयल्टीको हिस्सा बाँडफाँट गरिएको छ।

ख. वनको क्षेत्रफल

स्थानीय तहमा रहेको वनको संरक्षण, व्यवस्थापन र वातावरणीय एवम् पारिस्थितिक प्रणालीलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने हुँदा स्थानीय तहले पाउने रोयल्टीको हिस्सा निर्धारण गर्दा वनको क्षेत्रफललाई प्रमुख आधार मानी ४० प्रतिशत भार दिइएको छ।

ग. स्थानीय तहको जनसङ्ख्या

स्थानीय तहमा रहेको वनको व्यवस्थापन, संरक्षण तथा उपयोगमा स्थानीयबासीहरूको महत्वपूर्ण योगदान हुने र वन परिचालनबाट पर्ने प्रभाव पनि सम्बन्धित स्थानका जनतालाई नै पर्ने हुँदा रोयल्टी रकम बाँडफाँटको सिफारिस गर्दा सम्बन्धित स्थानीय तहको जनसङ्ख्यालाई अर्को आधारको रूपमा लिई यसलाई २० प्रतिशत भार दिइएको छ।

घ. वनमा आश्रित जनसङ्ख्या

वन ऐन, २०७६ को दफा २६ बमोजिम डिभिजन वन कार्यालयले गरिवीको रेखामुनि रहेका जनताको गरिवी न्यूनिकरणका लागि कार्ययोजना बनाई वनको संरक्षण र विकास हुने गरी आय आर्जन हुने कार्यक्रम संचालन गरी जीविकोपार्जन गर्न त्यस्ता जनताको समूहलाई कबुलियती वनको रूपमा राष्ट्रिय वनको कुनै भाग उपलब्ध गराउने व्यवस्था रहेको छ। हाल त्यस्ता कबुलियती वन समूहहरू ३९ जिल्लामा रहेका छन्। उक्त समूहहरूले डिभिजन वन कार्यालयहरूमा दर्ता भई स्वीकृत कार्ययोजना बमोजिम वनको संरक्षण, व्यवस्थापन र आय आर्जनका कार्यक्रमहरू कबुलियती वनमा संचालन गर्दै आएका छन्। कबुलियती वन कार्यक्रमबाट हैसियत बिग्रेको वनको सुधार, गरिवीको रेखामुनिका समुदायको आर्थिक र सामाजिक अवस्थामा समेत सुधार ल्याउने हुँदा वनमा आश्रित जनसङ्ख्यालाई सूचकको रूपमा १० प्रतिशत भार प्रदान गरिएको छ।

ङ. वनको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता

वन तथा संरक्षित क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग, सदुपयोग, वातावरण एवं जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापन र सो कार्यमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि लगायतमा टेवा पुग्ने कार्यक्रमहरू संचालन गर्न सम्बन्धित स्थानीय तहले पुन्याएको योगदानलाई आधार मानी वनको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता सूचकलाई १० प्रतिशत भार दिइएको छ।

५.३.२ संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम राष्ट्रिय निकुञ्जको व्यवस्थापन, वन्यजन्तु र बासस्थानको संरक्षण, शिकारमा नियन्त्रण र प्राकृतिक सौन्दर्यको दृष्टिकोणबाट विशेष महत्व राख्ने ठाउँहरूको संरक्षण तथा सम्बर्द्धन, विकास तथा उचित व्यवस्थापन र उपयोग गरी जनताको सदाचार र सुविधा कायम राख्दै प्रकृतिको संरक्षण प्रवर्द्धन गर्नका लागि संरक्षित क्षेत्र अन्तरगत राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्रहरू र मध्यवर्ती क्षेत्र (Buffer Zone) स्थापना भएका छन्। संरक्षित क्षेत्रको संरक्षणको राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वलाई मध्यनजर गर्दै संरक्षण क्षेत्रलाई विभिन्न किसिमबाट वर्गीकरण गरी व्यवस्थापन गरिएको छ, जसलाई निम्न अनुसार उल्लेख गरिएको छ:

- “राष्ट्रिय निकुञ्ज” भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भू-दृश्यको संरक्षण, व्यवस्थापन र उपयोगको लागि छुट्याइएको क्षेत्र।

- “संनियमित प्राकृतिक आरक्ष” भन्नाले वैज्ञानिक अध्ययनको निमित्त छुट्याइएको, पारिस्थिकीय महत्वको वा अन्यथा महत्व राख्ने क्षेत्र।
- “वन्यजन्तु आरक्ष” भन्नाले वन्यजन्तु सम्पदा र तिनीहरूको वासस्थानको संरक्षण तथा व्यवस्था गर्न छुट्याइएको क्षेत्र।
- “शिकार आरक्ष” भन्नाले शिकारीहरूलाई शिकार गर्न दिनको निमित्त वन्यजन्तु सम्पदाको व्यवस्थापनको लागि छुट्याइएको क्षेत्र।
- “संरक्षण क्षेत्र” भन्नाले प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगको लागि एकीकृत योजना अनुसार व्यवस्थापन गरिने क्षेत्र।
- “मध्यवर्ती क्षेत्र” (Buffer Zone) भन्नाले स्थानीय जनताहरूलाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहूलियत प्रदान गर्नको लागि राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरिको तोकिएको क्षेत्र।

हाल नेपालमा जम्मा २० वटा संरक्षित क्षेत्रहरू रहेका छन्, जसमध्ये १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष र ६ वटा संरक्षण क्षेत्रहरू रहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष अन्तर्गत ११ वटा मध्यवर्ती क्षेत्र तोकिएका छन्। मध्यवर्ती क्षेत्र व्यवस्थापनमा सम्बद्ध जनसहभागिताको प्रत्यक्ष संलग्नतामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष व्यवस्थित गरिएको छ। यसबाट निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्रहरूको संरक्षण, संवर्द्धन तथा व्यवस्थापनमा सहयोग पुगेको छ। यसरी उल्लिखित संरक्षित क्षेत्रहरू मध्ये संनियमित प्राकृतिक आरक्ष नेपालमा हाल सम्म स्थापना भएको छैन। तथापि विशेष गरी पर्यापर्यटन र जडिबुटी संकलन लगायतका विभिन्न क्रियाकलापबाट रोयल्टी संकलन हुने गरेको छ।

संविधान बमोजिम उल्लिखित संरक्षित क्षेत्रहरू संघको अधिकार क्षेत्रभित्र पर्ने, साथै संरक्षित क्षेत्रहरूको क्षेत्रफल कुनै पनि स्थानीय तहहरूको क्षेत्रभित्र नपरी सम्बन्धित क्षेत्रको रूपमा रहेको हुनाले यी संरक्षित क्षेत्रहरूबाट संकलित रोयल्टी बाँडफाँट गर्दा मध्यवर्ती क्षेत्र घोषणा गरिएका संरक्षित क्षेत्रहरूको हकमा मध्यवर्ती क्षेत्रको क्षेत्रफल र जनसङ्ख्यालाई आधार लिनुका अतिरिक्त मध्यवर्ती क्षेत्र घोषणा नगरिएको ढोरपाटन शिकार आरक्षको हकमा आरक्षलाई छुने वरिपरिका स्थानीय तहहरू र संरक्षण क्षेत्रहरू (अपिनप्पा संरक्षण क्षेत्र र कृष्णसार संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र) को हकमा संरक्षण क्षेत्रभित्र पर्ने स्थानीय तहहरू र संरक्षण क्षेत्रसँग जोडिएका स्थानीय तहहरूलाई आधार मानी रोयल्टीको हिस्सा बाँडफाँट गरिएको छ।

संरक्षित क्षेत्रको रोयल्टी बाँडफाँटका लागि लिइएका आधारहरू र तिनका लागि दिइएको भार एवं व्याख्या यसप्रकार रहेको छ:-

क्र.सं.	आधार (सूचक)	ढाँचा (प्रतिशतमा)
क.	स्थानीय तहमा मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रको अवस्थिति	१०%
ख.	मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रमा पर्ने स्थानीय तहको क्षेत्रफल	४०%
ग.	मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रमा रहेको स्थानीय तहको जनसङ्ख्या	३५%
घ.	मध्यवर्ती क्षेत्र/संरक्षित क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता	१५%
जम्मा		१००%

क. स्थानीय तहमा मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रको अवस्थिति

संरक्षित क्षेत्रहरूको मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रभित्र रहेका स्थानीय तहका वडाहरूको उक्त क्षेत्रहरूको संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको हुन्छ। तसर्थ उक्त क्षेत्रहरूबाट प्राप्त रोयल्टी बाँडफाँट गर्दा सम्बन्धित क्षेत्रभित्र रहेका मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रले समेटेका स्थानीय तहका वडाहरूलाई ती क्षेत्रहरूको अवस्थितिको रूपमा लिई कुल भारको १० प्रतिशत भार दिइएको छ।

ख. स्थानीय तहमा मध्यवर्ती क्षेत्र/संरक्षण क्षेत्रको क्षेत्रफल

संरक्षित क्षेत्रहरूको मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रभित्र रहेका स्थानीय तहका वडाहरूको क्षेत्रफलमा उक्त क्षेत्रहरूबाट पर्ने प्रभावलाई महत्वपूर्ण सूचकको रूपमा लिइएको छ। संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्दा उक्त क्षेत्रहरूले समेटेको स्थानीय तहहरूको वडाहरूको क्षेत्रफललाई ४० प्रतिशत भार प्रदान गरिएको छ।

ग. स्थानीय तहमा मध्यवर्ती क्षेत्रको जनसङ्ख्या

संरक्षित क्षेत्रहरूको मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रभित्र रहेका स्थानीय तहका वडाहरूमा बसोबास गर्ने बासिन्दाहरूले उक्त क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। साथै उनीहरूले उक्त क्षेत्रबाट पर्ने सक्ने नकरात्मक प्रभाव समेत व्यहोर्नुपर्ने हुन्छ। यस्तो नकारात्मक प्रभावको न्यूनीकरणका लागि संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्दा उक्त क्षेत्रहरूमा बसोबास गर्ने जनसङ्ख्यालाई एक महत्वपूर्ण आधारको रूपमा लिई ३५ प्रतिशत भार प्रदान गरिएको छ।

घ. संरक्षित क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता

संरक्षित क्षेत्रहरूको मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्रको संरक्षण, व्यवस्थापन एवं प्राकृतिक वातावरण र जैविक विविधता समेतको संरक्षण र दिगो व्यवस्थापनमा टेवा पुग्ने कार्यक्रमहरू संचालन गर्न सम्बन्धित स्थानीय तहले पुर्याउने योगदानलाई अर्को एक आधारको रूपमा लिइएको छ। वन तथा संरक्षित क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग, वातावरण एवं जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापन र सो कार्यमा संलग्न क्षमता अभिवृद्धि लगायतमा टेवा पुग्ने कार्यक्रमहरू संचालन गर्न सम्बन्धित स्थानीय तहले पुऱ्याएको योगदानलाई आधार मानी वनको संरक्षण र दिगो व्यवस्थापनमा सहभागिता सूचकलाई १५ प्रतिशत भार दिइएको छ।

५.४ खानी तथा खनिजबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट

खानी तथा खनीज पदार्थ ऐन, २०४२ मा जमीनको सतह वा भूगर्भ भित्र पाइने पेट्रोलियम र ग्याँस पदार्थ बाहेक कुनै निश्चित भौतिक गुण तथा तत्त्वको रासायनिक सम्मिश्रणयुक्त अप्रारिक्त पदार्थलाई खनिज पदार्थ भनी परिभाषित गरिएको छ। उक्त ऐनले भौगर्भिक प्रक्रियाबाट बनेको ठोस पदार्थलाई मात्र खनिजको वर्गमा राखेको छ। त्यसैगरी, नेपालभित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमीनको सतह वा भूगर्भभित्र रहेको वा पाईएको सम्पूर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुने र अनुमति प्राप्त व्यक्तिले खनिज पदार्थको प्रकार, गुणस्तर र परिमाणको आधारमा तोकिएको दरमा रोयल्टी बुझाउनु पर्ने व्यवस्था गरेको छ।

नेपालमा खनिज पदार्थका सम्बन्धमा सरकारी तथा निजी दुवै स्तरबाट खोजतलास, उत्खनन, उत्पादन, शुद्धीकरण, प्रशोधन, ढुवानी, संचय वा बिक्री वितरण गर्ने कार्य हुँदै आएको छ। खानी तथा भू-गर्भ विभागबाट हालसम्म चुनढुङ्गा, कोइला, खरी, सिसा, मार्बल, रातोमाटो लगायत विभिन्न १७ प्रकारका खनिजहरू उत्खनन कार्यका लागि १४९ अनुमतिपत्र जारी गरिएका मध्ये चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्मको अवधिमा ९० वटा खानीबाट १२ प्रकारका खनिज पदार्थ उत्खनन हुँदै आएको छ।

खानी तथा खनिजबाट प्राप्त रोयल्टीको बाँडफाँट गर्दा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ बमोजिम आयोगको सिफारिसमा प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने प्रदेश तथा स्थानीय तहलाई त्यसरी प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा नेपाल सरकारले रोयल्टी बाँडफाँट तथा वितरण गर्ने व्यवस्था भए बमोजिम प्रभावित क्षेत्रका प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने रोयल्टीको हिस्सा निर्धारण गर्न विभिन्न सूचकहरू तयार गरिएको छ। ती सूचकहरूलाई

प्रदान गरिएको भारको आधारमा सम्बन्धित प्रदेश तथा स्थानीय तहले खानी तथा खनिजबाट प्राप्त गर्ने रोयल्टीको हिस्सा सिफारिस गरिएको छ।

खानी तथा खनिजबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि लिइएका आधारहरू र तिनका लागि दिइएको भार एवम् व्याख्या यसप्रकार रहेको छः

क्र.सं.	आधार (सूचक)	आन्तरिक ढाँचा (उपसूचकको भार प्रतिशतमा)	ढाँचा (जम्मा भार प्रतिशतमा)
क.	भौगोलिक अवस्थिति अ. खानी उत्खनन क्षेत्र रहेको स्थानीय तह (Quarry Area) आ. खानी उत्खननका लागि अनुमति दिइएको खनिज क्षेत्र (Lease Area)	६०% ४०%	५०%
ख.	प्रभावित क्षेत्रको क्षेत्रफल (Affected Area)		३०%
ग.	प्रभावित जनसङ्ख्या (Affected Population)		२०%
जम्मा			१००%

क. भौगोलिक अवस्थिति

खानी तथा खनिजबाट प्राप्त हुने रोयल्टी बाँडफाँट गर्दा खनिज क्षेत्रको खनिज पदार्थ रहेको बिन्दुको भौगोलिक अवस्थितिलाई प्रमुख आधारको रूपमा लिई यसलाई ५० प्रतिशत भार दिइएको छ। खानी तथा भूगर्भ विभागबाट खानी उत्खनन अनुमतिपत्र उपलब्ध गराउँदा खनिज पदार्थ उत्खनन कार्य गर्नका लागि खनिज क्षेत्रको चार किल्ला छुट्याइएको हुन्छ। अनुमतिपत्रमा खानी सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि अनुमति प्रदान गरिएको खनिज क्षेत्र (Lease Area) र सो भित्र खनिज पदार्थ उत्खनन गर्नका लागि उत्खनन क्षेत्र (Quarry Area) तोकिएको हुन्छ। उत्खनन क्षेत्र (Quarry Area) बाट खनिज पदार्थ उत्खनन गर्ने कार्य गर्दा सो क्षेत्रमा त्यसको प्रभाव बढी पर्ने हुँदा भौगोलिक अवस्थितिलाई दिइएको ५० प्रतिशत भारलाई शत प्रतिशत मानी सो मध्ये ६० प्रतिशत भार खनिज पदार्थ उत्खनन गर्नका लागि तोकिएको उत्खनन क्षेत्रलाई प्रदान गरिएको छ। त्यसैगरी उत्खनन अनुमति प्रदान भएको खनिज क्षेत्रमा सो खनिज पदार्थ उत्खनन अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिले भोगचलन गर्ने र त्यस क्षेत्रमा रहेको खनिज पदार्थ अन्य व्यक्ति वा संस्थाले उत्खनन गर्न नपाउने हुँदा त्यहाँबाट प्राप्त हुने प्रतिफलबाट सम्बन्धित स्थानीय तह बञ्चित हुने भएकोले खनिज उत्खनन अनुमति दिइएको खनिज क्षेत्र (Lease Area) को अवस्थितिलाई पनि आधार लिइएको छ। तर उत्खनन अनुमति दिइएको सम्पूर्ण खनिज क्षेत्र (Lease Area) मा उत्खनन कार्य नहुने र सोको प्रभाव समेत कम हुने भएकोले यसलाई ४० प्रतिशत भार प्रदान गरिएको छ।

ख. प्रभावित क्षेत्रको क्षेत्रफल

खानी तथा भूगर्भ विभागले खानी उत्खनन अनुमतिपत्र प्रदान गर्दा चार किल्ला तोकेर खनिज पदार्थको उत्खनन अनुमति दिएको हुन्छ। अनुमति दिएको खनिज क्षेत्र (Lease Area) मा पर्ने सम्बन्धित स्थानीय तहको वडाको क्षेत्रफलको अनुपातलाई प्रभावित क्षेत्रको क्षेत्रफलको रूपमा लिइएको छ। खनिज पदार्थ उत्खनन गर्नका लागि तोकिएको उत्खनन क्षेत्र (Quarry Area) अनुमति प्रदान गरिएको खनिज क्षेत्र भित्र पर्ने भएकोले खनिज क्षेत्र (Lease Area) को क्षेत्रफललाई मात्र सूचकमा राखिएको छ। तसर्थ खानी तथा खनिजबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्दा प्रभावित क्षेत्रको क्षेत्रफलको अनुपातलाई ३० प्रतिशत भार दिई गणना गरिएको छ।

ग. प्रभावित जनसङ्ख्या

खानी तथा खनिज पदार्थको उत्खनन कार्यबाट प्रभावित हुने सम्बन्धित स्थानीय तहको जनसङ्ख्यालाई एउटा सूचकको रूपमा लिई खानी तथा खनिजबाट प्राप्त रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गरिएको छ। प्रभावित जनसङ्ख्याको मूल्याङ्कन गर्दा उत्खनन अनुमति दिइएको खनिज क्षेत्र (Lease Area) रहेको स्थानीय तहको वडाको जनसङ्ख्याको अनुपातलाई आधार लिइएको छ। यस प्रयोजनका लागि कुल भार मध्येमा प्रभावित जनसङ्ख्यालाई २० प्रतिशत भार दिई मूल्याङ्कन गरिएको छ।

६. प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टीको हिस्सा बाँडफाँट सिफारिस

सम्बन्धित प्राकृतिक स्रोत परिचालनमा जिम्मेवार स्रोतगत निकायहरूले प्राकृतिक स्रोत परिचालनबाट प्राप्त हुने रोयल्टी रकम संकलन गरी सङ्घीय विभाज्य कोषमा दाखिला गरेका हुन्छन्। सङ्घीय विभाज्य कोषमा दाखिला भएको रकमको ५०, २५ र २५ प्रतिशत क्रमशः सङ्घीय सञ्चित कोष, प्रदेश विभाज्य कोष र स्थानीय विभाज्य कोषमा जम्मा गर्नु पर्ने हुन्छ। यसरी प्रदेश र स्थानीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी आयोगको सिफारिस बमोजिमको हिस्साबाट निर्धारित रकम नेपाल सरकारबाट सम्बन्धित प्रदेश तथा स्थानीय तहको सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्था अनुसार आयोगले विस्तृत आधार र ढाँचा तय गरी सम्बन्धित प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहलाई प्रभावको अनुपातमा रोयल्टी बाँडफाँटको हिस्सा सिफारिस गर्दछ। यस सन्दर्भमा आयोगबाट रोयल्टीको सिफारिस गर्ने चारवटै क्षेत्रगत प्राकृतिक स्रोतको परिचालनबाट चालु आर्थिक वर्ष २०७७/७८ मा आरोहण गरिएका हिमालचुलीहरूबाट रु ५५ करोड ७ लाख, संचालनमा रहेका जलविद्युत केन्द्रहरूबाट रु. ३ अर्ब ३७ करोड १३ लाख, राष्ट्रिय वन तथा संरक्षित क्षेत्रबाट रु. ६९ करोड ६९ लाख र उत्खननमा रहेका खानी तथा खनिजबाट रु ७८ करोड ३४ लाख गरी संकलन हुने जम्मा अनुमानित रोयल्टी रकम रु ५ अर्ब ४९ करोड २३ लाख मध्ये ५० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत सम्बन्धित प्रदेश सरकार र २५ प्रतिशत सम्बन्धित स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने कानुनी व्यवस्था बमोजिम प्रदेश सरकार र स्थानीय तहलाई यसैसाथ संलग्न अनुसूची १ र २ मा उल्लिखित रोयल्टीको हिस्सा अनुसार बाँडफाँट र वितरण गर्न आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ। साथै चालु आर्थिक वर्षको बाँकी अवधिमा उल्लिखित चारमध्ये कुनै स्रोतबाट रोयल्टी थप संकलन भएमा सो समेत थप गरी नेपाल सरकारले सम्बन्धित प्रदेश तथा सम्बन्धित स्थानीय तहलाई हिस्सा अनुसारको रोयल्टी रकमको गणना गरी उपलब्ध गराउनु पर्नेछ।

सम्बन्धित प्रदेश तथा सम्बन्धित स्थानीय तहहरूलाई आयोगबाट सिफारिस गरिएको रोयल्टीको हिस्साका आधारमा रोयल्टी रकम वितरण गर्ने समयमा आर्थिक वर्ष २०७७/७८ को वास्तविक संकलित रोयल्टी रकमले सम्बन्धित प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको हिस्सालाई गुणन (हिस्सा × संकलित रोयल्टी रकम = बाँडफाँट गरिने रोयल्टी रकम) गरी हुन आउने रकम सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई नेपाल सरकारले वितरण गर्नुपर्नेछ।

७. प्राकृतिक स्रोतको परिचालन तथा सोबाट प्राप्त हुने रोयल्टीको उपयोग सम्बन्धी सुझाव

प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी रकम सो सम्बन्धी विषय तथा क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकासमा उपयोग तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ। आयोगको सिफारिस बमोजिम नेपाल सरकारद्वारा संघ, प्रदेश र स्थानीय तहलाई बाँडफाँट तथा वितरण गरेको रोयल्टी रकम प्राकृतिक स्रोतको परिचालनस्थल र सो वरिपरिको प्रभावित क्षेत्र तथा जनसङ्ख्याको हित हुने गरी उपयोग गर्नुपर्ने हुन्छ। आयोगबाट विगतका आर्थिक वर्षहरूका सिफारिसमा दिइएका सुझावहरूको समेत सङ्घीय इकाइहरूबाट पूर्णरूपमा कार्यान्वयन भएको नदेखिएको सन्दर्भमा ती सुझावहरू क्रमशः कार्यान्वयन हुँदै जानेछन् भन्ने अपेक्षा गर्दै यस सम्बन्धमा तीनै तहका सरकारले कार्यान्वयन गर्नुपर्ने विषयहरू निम्न अनुसार सुझावहरूको रूपमा सिफारिस गरिएको छ।

१. प्राकृतिक स्रोतको परिचालनका लागि तीन तहका सरकारबीच लगानी तथा प्रतिफलको हिस्सा निर्धारण र प्राप्त हुने रोयल्टीको बाँडफाँटका साथै प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा उठ्न सक्ने सम्भावित विवाद निवारण र सोसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा प्राकृतिक स्रोतको परिचालन सम्बन्धी एकीकृत कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने।

२. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ को अनुसूची-४ को द्रष्टव्य (१) मा स्थानीय तह भन्नाले सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिलाई समेत उल्लेख गरिएको भएता पनि संविधानतः जिल्ला समन्वय समितिले सञ्चित कोष सञ्चालन नगर्ने, गाउँकार्यपालिका र नगरकार्यपालिका सरह कार्यकारिणीको भूमिका निर्वाह नगर्ने एवम् संविधानले जिल्ला समन्वय समितिलाई अनुगमनकारी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था गरेको देखिएकोले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको सिफारिस गर्दा जिल्ला समन्वय समितिलाई समेटिएको छैन। तसर्थ अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन संशोधन गरी अनुसूची-४ बाट जिल्ला समन्वय समिति शब्द हटाउनुपर्ने।
३. नेपाल सरकारको निर्णयानुसार २७ वटा हिमालचुलीको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल पर्वतारोहण संघलाई सुम्पिएकोमा संघले व्यवस्थापन गर्ने हिमालचुलीबाट संकलन हुने सम्पूर्ण रोयल्टी रकम नियमित रूपमा सङ्घीय विभाज्य कोषमा दाखिला गर्नु पर्नेछ। तत्पश्चात् कानून बमोजिम उक्त रोयल्टी रकम विभाज्य कोषबाट बाँडफाँट गर्न उपयुक्त हुनेछ। तर सो व्यवस्था नभएसम्मको लागि नेपाल सरकारको मिति २०७५/०४/१० को निर्णयानुसार नेपाल पर्वतारोहण संघबाट संकलन हुने जम्मा रोयल्टी रकमको २५ प्रतिशत हिस्सा सम्बन्धित प्रदेश सरकार र २५ प्रतिशत हिस्सा सम्बन्धित स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने।
४. पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी बाँडफाँटलाई बढी व्यवस्थित र समन्यायिक बनाउन यस सम्बन्धी रोयल्टी बाँडफाँटको एउटा आधारमा लश्कर मार्ग सम्बन्धी सूचक समावेश गर्न महत्वपूर्ण देखिएकोले आगामी वर्ष पर्वतारोहणको क्रममा आधार शिविरसम्म पुग्ने लश्कर मार्गको लम्बाइ र सो मार्गमा पर्ने स्थानीय तह सहितको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तयार गरी आयोगलाई उपलब्ध गराउनुपर्ने।
५. अधिकांश निजी क्षेत्रबाट संचालित जलविद्युत केन्द्रहरूबाट आर्थिक वर्ष अनुसार संकलन हुनुपर्ने रोयल्टी नियमित रूपमा सङ्घीय विभाज्य कोषमा जम्मा नभएको कारणले तथ्याङ्क विश्लेषण गर्न तथा प्रभावित क्षेत्रलाई रोयल्टी बाँडफाँट गर्नका साथै तीनै तहका सरकारलाई वार्षिक बजेट अनुमान गर्न कठिन हुन जाने देखिएकोले प्रत्येक विद्युत उत्पादन गर्ने संस्था वा कम्पनीहरूले नियमित रूपमा रोयल्टी जम्मा गर्नुपर्ने र सो जम्मा नगरेमा नेपाल विद्युत प्राधिकरणबाट हुने विद्युत खरीद बापत भुक्तानी गरिने रकमबाट रोयल्टी रकम कट्टा गरी सोझै सङ्घीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने।
६. विद्युतबाट प्राप्त रोयल्टी रकम विद्युत आयोजना सञ्चालनमा दिगोपना ल्याउने एवम् विद्युत आयोजना रहेको मुख्य क्षेत्र, वरिपरिका प्रभावित क्षेत्र र माथिल्लो तथा तल्लो तटीय प्रभावित क्षेत्रको जनसङ्ख्यालाई लाभ हुने गरी उपयोग गर्नुपर्ने।
७. तीनै तहका सरकारले विद्युत आयोजनाको मुख्य क्षेत्र वरिपरि आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गतका सडक लगायतका विकास निर्माणका कार्य गर्दा आयोजनाका भौतिक संरचनाहरू तथा जलाशयमा पर्ने नकारात्मक असर न्यून हुने उपाय अवलम्बन गर्नुपर्ने।
८. वन पैदावारबाट प्राप्त हुने रोयल्टीको संकलनमा वनको प्रकार अनुसार स्थानीय तहगत रूपमा तथ्याङ्क र अभिलेख व्यवस्थित रूपमा राख्नु पर्ने एवम् सम्बन्धित विभागले प्रदेश सरकार मातहत रहेका डिभिजन वन कार्यालयहरूबाट आवधिक रूपमा प्रतिवेदन तथा विवरण प्राप्त गर्नु पर्ने। साथै प्रचलित वन कानूनमा रोयल्टीको परिभाषा समावेश हुनुपर्ने।
९. राष्ट्रिय वन र राष्ट्रिय निकुञ्ज अन्तर्गतको संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी रकमको हकमा वनको अवस्थिति, वनमा आश्रित जनसङ्ख्या, सो वनको परिचालन गर्दा पर्ने प्रभाव क्षेत्रका जनतालाई लाभ पुग्ने तथा राष्ट्रिय वन र संरक्षित वनको संरक्षण, संवर्द्धन गरी हरियाली प्रवर्द्धन गर्ने कार्यमा उपयोग गर्नुपर्ने।
१०. विकास निर्माणको लागि अपरिहार्य सामग्रीहरू ढुङ्गा, गिट्टी तथा बालुवा सम्बन्धी स्रोतको परिचालन, व्यवस्थापन र नियमन सम्बन्धमा प्रदेश तथा स्थानीय सरकार समेतसँग छलफल हुँदा विभिन्न प्रकारका राय सुझाव एवम् प्रतिक्रियाहरू प्राप्त भएको परिप्रेक्ष्यमा सङ्घीय संरचना बमोजिमका तीनवटै तहका सरकारको संलग्नतामा यसको संचालन, व्यवस्थापन र नियमन गर्ने गरी कानुनी बन्दोबस्त गरी कार्यान्वयनमा ल्याउनुपर्ने।
११. खानी तथा खनिज पदार्थबाट प्राप्त रोयल्टी रकम उत्खननका लागि अनुमति दिएको खनिज क्षेत्र (Lease Area), खानीका कारण प्रभावित स्थान र सोका कारण प्रभावित जनसङ्ख्याको लागि लाभ पुग्ने, खानी क्षेत्र वरिपरिको प्रदुषण

नियन्त्रण र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने गरी उपयोग गर्नुपर्ने। सम्बन्धित खानी संचालनकर्ताबाट स्वीकृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने।

१२. आयोगबाट रोयल्टी बाँडफाँट सम्बन्धी सिफारिस गर्दा कानूनमा भएको व्यवस्था बमोजिम परिचालित प्राकृतिक स्रोतको निकटतम प्रभावको अनुपातका आधारमा सम्बन्धित प्रदेश र प्रभावित सम्बन्धित स्थानीय तहलाई रोयल्टीको हिस्सा प्राप्त हुने गरी सिफारिस गरिएको भएतापनि यस प्रकारको रोयल्टीको हिस्सा नै प्राप्त गर्न नसकेका प्रदेश तथा स्थानीय तहलाई नेपाल सरकार तथा प्रदेशले प्राप्त गर्ने रोयल्टीको हिस्साबाट समन्यायिकताका आधारमा सम्बोधन गर्न उपयुक्त हुन्छ भन्ने आयोगको सुझाव रहेको छ। संघ तथा प्रदेश सरकारले आफूले प्राप्त गरेको रोयल्टी रकमबाट सम्बन्धित प्राकृतिक स्रोत रहेको प्रदेश तथा स्थानीय तह बाहेकका प्राकृतिक स्रोत कम रहेका प्रदेश तथा स्थानीय तहहरूमा समेत वातावरण संरक्षण तथा वातावरणीय प्रभावको नकारात्मक पक्षलाई न्यूनीकरण गर्नुका साथै प्राकृतिक स्रोतको संरक्षण, सम्बर्द्धन र विकासमा उपयोग गर्नुपर्ने गरी आवश्यक व्यवस्था गर्नुपर्ने।
१३. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ को अनुसूची-४ को क्रम संख्या ५ को पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन, बाँडफाँट एवं वितरणका लागि आवश्यक कानून, स्पष्ट व्याख्या, कार्यविधि एवं मापदण्ड तयार गर्नुपर्ने।
१४. आयोगको सिफारिस बमोजिम प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टीको हिस्सा अनुसारको रकम नेपाल सरकारद्वारा संघ, प्रदेश र स्थानीय तहलाई वार्षिक रूपमा यथा समयमा बाँडफाँट तथा वितरण गरी सम्बन्धित तहलाई जानकारी गराउनुका साथै उपयुक्त लेखा प्रणालीको अवलम्बनद्वारा प्रतिवेदन प्रणालीमा समेत प्रभावकारिता ल्याउनु पर्नेछ। यस प्रयोजनका लागि रोयल्टी जम्मा गर्न नेपाल सरकारले खडा गरेको सङ्घीय विभाज्य कोषमा रहेको रकम प्रदेश र स्थानीय तहको विभाज्य कोष मार्फत बाँडफाँट तथा वितरण गर्नु पर्नेछ। साथै रोयल्टी रकम प्राप्त गर्ने सम्बन्धित तहले समेत रकम प्राप्त भएको जानकारी लिई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने।
१५. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम आयोगको सिफारिसमा नेपाल सरकारद्वारा संघ, प्रदेश र स्थानीय तहलाई बाँडफाँट तथा वितरण गरिएको प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी रकम प्राकृतिक स्रोतको अवस्थिति र सो वरिपरिका प्रभावित क्षेत्र तथा जनसङ्ख्यालाई हित हुने गरी सम्बन्धित प्राकृतिक स्रोतको संरक्षण, सम्बर्द्धन र विकासमा उपयोग गर्नु पर्नेछ। साथै यस्तो रोयल्टी रकम प्रशासनिक (भवन निर्माण, सवारी साधन, फर्निचर, पारिश्रमिक, कार्यालय संचालन जस्ता) कार्यमा उपयोग गर्नु हुँदैन। विभिन्न प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँटबाट प्राप्त रकम यस सम्बन्धी विषय तथा क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकासका उपयोग गर्ने उद्देश्यले देहायका संभावित क्षेत्रहरूमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आ-आफना वार्षिक कार्यक्रममा राखी उपयोग गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुने आयोगको सुझाव रहेको छ।

सि.नं.	रोयल्टी शीर्षक	प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी रकम उपयोगका संभावित क्षेत्रहरू
१.	पर्वतारोहणबाट प्राप्त रोयल्टी रकम	<ul style="list-style-type: none"> लशकर मार्ग वा आधार शिविर पहुँच मार्ग निर्माण/मर्मत सुधार कार्य, पर्यटन पदमार्ग निर्माण/मर्मत सुधार कार्य, आधार शिविर स्थलमा पूर्वाधार निर्माण/मर्मत सुधार कार्य, आरोहीका लागि क्याम्पिङ साइट निर्माण/मर्मत सुधार कार्य, आरोही र कामदारका लागि विश्राम स्थल (Porter shelter) निर्माण/मर्मत सुधार कार्य, हिमालचुलीमा एङ्कर रोप जडान गर्ने (Anchor rope fixing) कार्य, आरोहणका क्रममा उत्सर्जित फोहोरमैला संकलन तथा व्यवस्थापन सहितका सरसफाइ सम्बन्धी कार्य, आरोहण सम्बन्धी सूचना तथा संचार केन्द्र निर्माण र संचालन (इन्टरनेट, सूचनामूलक सामग्री, संकेत चिन्ह समेत) सम्बन्धी कार्य,

सि.नं.	रोयल्टी शीर्षक	प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी रकम उपयोगका संभावित क्षेत्रहरू
		<ul style="list-style-type: none"> पर्यटक प्रहरीका लागि प्रहरी विट निर्माण/मर्मत सुधार कार्य, लशकर मार्ग वा आधार शिविर पहुँच मार्गमा पर्ने स्वास्थ्य संस्थाको सुधार तथा स्तरोन्नति कार्य, पर्वतारोहण सेवा सम्बन्धी जनशक्तिका लागि आधारभूत एवं उच्चस्तरीय तालिम तथा सिप विकास एवं चेतनामूलक कार्यक्रम, आरोहण दल र भरिया/पोर्टरको खोज तथा उद्धार सम्बन्धी कार्य, आरोहणका क्रममा ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका सम्बन्धित स्थानीय तहका आरोहीको परिवारलाई राहत उपलब्ध गराउने कार्य, पर्वतीय संग्रहालय निर्माण/मर्मत सुधार कार्य, पर्वतारोहण आचरण सम्बन्धी आचारसंहिता एवं जानकारी पुस्तिका प्रकाशन तथा वितरण सम्बन्धी कार्य, आदि।
२.	विद्युतबाट प्राप्त रोयल्टी रकम	<ul style="list-style-type: none"> जलाधार क्षेत्रको संरक्षण (नाली व्यवस्थापन, छेका पर्खाल निर्माण, हरित सडक निर्माण, बायो-इन्जिनियरिङ्ग प्रविधि अवलम्बन, जलाशय संरक्षण तथा नदी नियन्त्रण) सम्बन्धी कार्य, संरचना रहेको क्षेत्र वरिपरि पुनर्भरण वा रिचार्ज पोखरी निर्माण तथा संरक्षण/मर्मत सुधार कार्य, जलस्रोतको दिगो उपयोग, जलाधार व्यवस्थापन (Water-shed Management) र जलविद्युत संरचना संरक्षण सम्बन्धी स्थानीय जनतालाई सचेतनामूलक कार्यक्रम, तल्लो तटीय सुख्खा क्षेत्रमा सिंचाई तथा खानेपानी संरचना निर्माण तथा मर्मत संभार कार्य, ग्रामीण विद्युतीकरण सम्बन्धी कार्य, तल्लो तटीय क्षेत्रमा नदी नियन्त्रण र संरक्षण सम्बन्धी कार्य, बाँध/इन्टेक वरिपरिको जलाशयमा माछापालन कार्य, विस्थापन भै पुनःस्थापित परिवार तथा नदीको पानीमा आश्रित समुदायका लागि सिप विकास कार्यक्रम, प्राकृतिक विपद पूर्व सावधानी तथा उद्धार कार्य, जलाशयमा आधारित पर्या-पर्यटन र अन्य उद्यम संचालन गर्ने, आदि।
३.	वनबाट प्राप्त रोयल्टी रकम	<ul style="list-style-type: none"> नाङ्गोस्थान/खाली डाँडा/खुला जमिन तथा आगलागी एवम् पहिरोबाट क्षति पुगेको वनमा वृक्षारोपण र हरियाली प्रवर्द्धन सम्बन्धी कार्य, अग्नि नियन्त्रण रेखा निर्माण/व्यवस्थापन सम्बन्धी कार्य, प्रकोप तथा पहिरो नियन्त्रण एवम् जलाधार क्षेत्र संरक्षण कार्य, वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनका लागि पूर्वाधार निर्माण तथा राहत वितरण कार्य, मनोरन्जन पार्क, उद्यान निर्माण तथा संरक्षण कार्य,

सि.नं.	रोयल्टी शीर्षक	प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी रकम उपयोगका संभावित क्षेत्रहरू
		<ul style="list-style-type: none"> संरक्षित क्षेत्रभित्र आवश्यक पूर्वाधार (मचान, पोखरी, बाटो, पुल) निर्माण/मर्मत संभार कार्य, ताल तलैया तथा पोखरीहरूको संरक्षण, सम्बर्द्धन तथा निर्माण कार्य, जैविक विविधता, वन्यजन्तु र तिनको बासस्थान तथा दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण तथा व्यवस्थापन कार्य, जडिबुटी खेती तथा हरित एवम् गैरकाष्ठ उद्यम प्रवर्द्धन कार्य, वन पैदावारको संरक्षण तथा दिगो उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम र पर्यापर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम, संरक्षित क्षेत्रहरूबाट प्रभावित समुदायको लागि आयमूलक कार्यक्रम, प्राकृतिक सम्पदाको अभिलेख (Information about natural heritage) वन तथा वातावरण सम्बन्धी आचारसंहिता निर्माण, प्राकृतिक पुनर्उत्पादन कार्यक्रम (Natural regeneration program), दिगो वन व्यवस्थापन सम्बन्धी कार्य, संरक्षण शिक्षा कार्यक्रम, लोपोन्मुख प्रजातिहरूको संरक्षण एवम् व्यवस्थापन, अवैध वनजन्य नियन्त्रण एवम् रोकथाम कार्य, आदि।
४.	खानी तथा खनिजबाट प्राप्त रोयल्टी रकम	<ul style="list-style-type: none"> खनिज पदार्थको उत्खनन, उत्पादन, संरक्षण, प्रवर्द्धन, सम्बर्द्धन र विकास सम्बन्धी कार्य, खनिज पदार्थ ढुवानी सडकपेटी निर्माण कार्य, खनिज क्षेत्र वरिपरि स्थानीय बासिन्दाहरूको लागि वैकल्पिक पैदलमार्ग निर्माण कार्य, खानी संचालनका समयमा विद्यालय एवम् बस्ती क्षेत्रमा आवतजावतका लागि सडक पार गर्न आकाशे पुल (Overhead bridge) निर्माण कार्य, उत्खनन क्षेत्रमा छेकवार (Barricade) निर्माण तथा व्यवस्थापन कार्य, खानीबाट निष्कासित विकार (Wastage) व्यवस्थापन सम्बन्धी कार्य, खनिज क्षेत्रको सहजीकरण सम्बन्धी कार्य, खनिज उत्खनन स्थलदेखि उत्पादन स्थलसम्मको वातावरणीय संरक्षण एवम् प्रवर्द्धन तथा सो क्षेत्रमा पर्न सक्ने जोखिम न्यूनीकरण कार्यक्रम, खनिज क्षेत्रबाट प्रभावित समुदायको लागि सचेतना एवम् रोजगार प्रवर्द्धन सम्बन्धी कार्यक्रम, खनिज पदार्थको अभिलेख व्यवस्थापन कार्य, आदि।

दृष्टव्यः

- चालु आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतको रोयल्टीबाट सङ्घीय विभाज्य कोषमा जम्मा भएको कुल रोयल्टी रकम मध्ये आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कानुन बमोजिम ५० प्रतिशत रकमको हिस्सा स्वतः नेपाल सरकारलाई जाने हुँदा बाँकी २५ प्रतिशत सम्बन्धित प्रदेशले प्राप्त गर्ने रोयल्टीको हिस्सा बाँडफाँट

- तालिका- ३.२३ मा र २५ प्रतिशत सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने गरी रोयल्टीको हिस्सा बाँडफाँट तालिका- ३.२४ मा समावेश गरिएको छ।
२. सम्बन्धित प्रदेश तथा सम्बन्धित स्थानीय तहहरूलाई आयोगबाट सिफारिस गरिएको रोयल्टीको हिस्साका आधारमा रोयल्टी रकम वितरण गर्ने समयमा संकलित रकमले रोयल्टीको हिस्सालाई गुणन (हिस्सा × संकलित रोयल्टी रकम = बाँडफाँट गरिने रोयल्टी रकम) गरी वास्तविक रोयल्टी रकम सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट एवम् वितरण गर्नुपर्नेछ।

तालिका - ३.२३ आर्थिक वर्ष २०७८/७९ मा प्रदेशबीच हुने रोयल्टीको हिस्सा बाँडफाँट सम्बन्धी सिफारिस

क. पर्वतारोहण

हिमचुली क्र. सं.	हिमचुलीको नाम	प्रदेश	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
१	Surma Sarovar (६५२३m)	कर्णाली प्रदेश	०.०४५८३१	२६७
१	Surma Sarovar (६५२३m)	सुदूरपश्चिम प्रदेश	०.९५४१६९	५५६८
२	Ama Dablam (६८१४ m.)	प्रदेश नं. १	०.९००९९	७१७७६२
२	Ama Dablam (६८१४ m.)	बागमती प्रदेश	०.०९९०१	७८८७५
३	Annapurna ४ (७५२५ m.)	गण्डकी प्रदेश	१	२२९१८४९
४	Api (७१३२m)	सुदूरपश्चिम प्रदेश	१	०
५	Ardang (६०३४m)	कर्णाली प्रदेश	०.८०३४०४	०
५	Ardang (६०३४m)	सुदूरपश्चिम प्रदेश	०.१९६५९६	०
६	Ariniko Chuli (६०३९m.)	गण्डकी प्रदेश	०.५४३१६२	०
६	Ariniko Chuli (६०३९m.)	कर्णाली प्रदेश	०.४५६८३८	०
७	Baden Powell Scout Peak (Urkema Peak) # (५८९० m.)	बागमती प्रदेश	१	०
८	Bhrikuti (६४७६ m.)	गण्डकी प्रदेश	०.८९६१३३	०
८	Bhrikuti (६४७६ m.)	कर्णाली प्रदेश	०.१०३८६७	०
९	Chamlang(७३१९m.)	प्रदेश नं. १	१	०
१०	Chulu East (६५८४m.)	गण्डकी प्रदेश	१	५९७५०
११	Chulu West (६४१९m.)	गण्डकी प्रदेश	१	२२८१६
१२	Danfe Shail (६१०३m.)	कर्णाली प्रदेश	१	०
१३	Dhaulagiri I (८१६७ m.)	गण्डकी प्रदेश	०.९३९९९८	१६२६७९९
१३	Dhaulagiri I (८१६७ m.)	कर्णाली प्रदेश	०.०६०००२	१०३८४२
१४	Everest (८८४८m.)	प्रदेश नं. १	०.९००९९	१०७६१७६२६
१४	Everest (८८४८m.)	बागमती प्रदेश	०.०९९०१	११८२६१२०
१५	Gangapurna (७४५५m)	गण्डकी प्रदेश	१	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३m.)	बागमती प्रदेश	१	०
१७	Gaugiri (६११० m.)	गण्डकी प्रदेश	०.८९६१३३	०
१७	Gaugiri (६११० m.)	कर्णाली प्रदेश	०.१०३८६७	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	प्रदेश	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
१८	Gyalzen Peak(६१५१m.)	बागमती प्रदेश	१	१४९९
१९	Himlung (७१२६m.)	गण्डकी प्रदेश	१	१४८८३७
२०	Hiunchuli (६४३४m.)	गण्डकी प्रदेश	१	०
२१	Imja Tse(Island Peak) (६१६५m.)	प्रदेश नं. १	०.९००९९	१२६९६३८
२१	Imja Tse(Island Peak) (६१६५m.)	बागमती प्रदेश	०.०९९०१	१३९५२०
२२	Jarkya Peak	गण्डकी प्रदेश	१	०
२३	Kumbhakarna (७७१०m)	प्रदेश नं. १	१	०
२४	Kwangde (६०८६m.)	प्रदेश नं. १	०.९००९९	०
२४	Kwangde (६०८६m.)	बागमती प्रदेश	०.०९९०१	०
२५	Kyungya Ri २ (६५०६m)	बागमती प्रदेश	१	२९५०
२६	Lhoste (८५१६m.)	प्रदेश नं. १	०.९००९९	४९३३६६७
२६	Lhoste (८५१६m.)	बागमती प्रदेश	०.०९९०१	५४२१६२
२७	Lobuje (६११९m.) (east)	प्रदेश नं. १	०.९००९९	२१६५५९७
२७	Lobuje (६११९m.) (east)	बागमती प्रदेश	०.०९९०१	२३७९७८
२८	Luza Peak (५७२६m)	प्रदेश नं. १	०.९००९९	६७६
२८	Luza Peak (५७२६m)	बागमती प्रदेश	०.०९९०१	७४
२९	Makalu (८४६३m.)	प्रदेश नं. १	१	१०६९७४१
३०	Manaslu (८१६३ m.)	गण्डकी प्रदेश	१	८०३०७३
३१	Mera Peak (६४७०m.)	प्रदेश नं. १	१	९३७७०४
३२	Mt. Amotsang (६३९३m.)	गण्डकी प्रदेश	१	०
३३	Mt. Amphu १ (६७४०m.)	प्रदेश नं. १	०.९३७३२६	०
३३	Mt. Amphu १ (६७४०m.)	बागमती प्रदेश	०.०६२६७४	०
३४	Mt. Annapurna III (७५५५m.)	गण्डकी प्रदेश	१	०
३५	Mt. Barun Tse (७१५२m.)	प्रदेश नं. १	१	१८४४९८
३६	Mt. Chandi Himal (६१४२m.)	कर्णाली प्रदेश	०.९४२५६९	०
३६	Mt. Chandi Himal (६१४२m.)	सुदूरपश्चिम प्रदेश	०.०५७४३१	०
३७	Mt. Chukyima Go (६२५८m.)	प्रदेश नं. १	०.१११५५४	४५५
३७	Mt. Chukyima Go (६२५८m.)	बागमती प्रदेश	०.८८८४४६	३६२३

हिमचुली क्र. सं.	हिमचुलीको नाम	प्रदेश	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
३८	Mt. Gandharva Chuli (६२४८m.)	गण्डकी प्रदेश	१	०
३९	Mt. Hongde (६५५६m.)	गण्डकी प्रदेश	०.५४४८७९	०
३९	Mt. Hongde (६५५६m.)	कर्णाली प्रदेश	०.४५५९२१	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	प्रदेश नं. १	१	०
४१	Mt. Hunku Chuli (६८३३m.)	प्रदेश नं. १	१	०
४२	Mt. Khang Karpo (६६४६m.)	प्रदेश नं. १	०.५०१५८३	०
४२	Mt. Khang Karpo (६६४६m.)	बागमती प्रदेश	०.४९८४१७	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	प्रदेश नं. १	०.९००९९	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	बागमती प्रदेश	०.०९९०१	०
४४	Mt. Khangtega (६७८३m.)	प्रदेश नं. १	०.९००९९	०
४४	Mt. Khangtega (६७८३m.)	बागमती प्रदेश	०.०९९०१	०
४५	Mt. Langju Peak (६४२६m.)	गण्डकी प्रदेश	१	०
४६	Mt. Langtang Ri (७२०५m.)	बागमती प्रदेश	१	०
४७	Mt. Linku Chuli II (६६५९m.)	प्रदेश नं. १	०.१११५५४	०
४७	Mt. Linku Chuli II (६६५९m.)	बागमती प्रदेश	०.८८८४४६	०
४८	Mt. Lugula (६८९९m.)	गण्डकी प्रदेश	१	०
४९	Mt. Nemjung (७१३९m.)	गण्डकी प्रदेश	१	०
५०	Mt. Panpoche II (६५०४m.)	गण्डकी प्रदेश	१	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	गण्डकी प्रदेश	१	०
५२	Mt. Pokhar khang (६३४८m.)	गण्डकी प्रदेश	१	०
५३	Mt. Sherson (Peak ३, ६४२२m.)	प्रदेश नं. १	१	०
५४	Mt. Tengri Ragi Tau (६९३८m.)	प्रदेश नं. १	०.५१३७९५	०
५४	Mt. Tengri Ragi Tau (६९३८m.)	बागमती प्रदेश	०.४८६२०५	०
५५	Mt. Tengkangpoche (६४८२m.)	प्रदेश नं. १	०.९००९९	१३४९२
५५	Mt. Tengkangpoche (६४८२m.)	बागमती प्रदेश	०.०९९०१	१४८३
५६	Mt. Tengcoma (६२१५m.)	प्रदेश नं. १	१	०
५७	Mt. Thakar Go East (६१५२m.)	प्रदेश नं. १	०.०९५१०४	०
५७	Mt. Thakar Go East (६१५२m.)	बागमती प्रदेश	०.९०४८९६	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	प्रदेश	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
५८	Mt.ABI (६०४३m.)	प्रदेश नं. १	०.९००९९	१९७६५
५८	Mt.ABI (६०४३m.)	बागमती प्रदेश	०.०९९०१	२१७२
५९	Mt.Bokta (६११४m.)	प्रदेश नं. १	१	०
६०	Mt.Cholatse (६४४०m.)	प्रदेश नं. १	०.९००९९	४४९
६०	Mt.Cholatse (६४४०m.)	बागमती प्रदेश	०.०९९०१	५०
६१	Mt.Kyazo Ri (६१८६m.)	प्रदेश नं. १	०.९००९९	०
६१	Mt.Kyazo Ri (६१८६m.)	बागमती प्रदेश	०.०९९०१	०
६२	Mt.Langsisa Ri (६४१२m.)	बागमती प्रदेश	१	०
६३	Mt.Larkya Peak (६४१६m.)	गण्डकी प्रदेश	१	०
६४	Mt.Lobuje West (६१३५m.)	प्रदेश नं. १	०.९००९९	१०३५२४
६४	Mt.Lobuje West (६१३५m.)	बागमती प्रदेश	०.०९९०१	११३७६
६५	Mt.Nirekha (६१५९m.)	प्रदेश नं. १	०.९००९९	३२९२
६५	Mt.Nirekha (६१५९m.)	बागमती प्रदेश	०.०९९०१	३६२
६६	Mt.Ombigaichen (६३४०m.)	प्रदेश नं. १	०.९२६०२७	०
६६	Mt.Ombigaichen (६३४०m.)	बागमती प्रदेश	०.०७३९७४	०
६७	Mt.Phari Lapcha (६०१७m.)	प्रदेश नं. १	०.९००९९	०
६७	Mt.Phari Lapcha (६०१७m.)	बागमती प्रदेश	०.०९९०१	०
६८	Mt.Yubra Himal (६०४८m.)	बागमती प्रदेश	१	०
६९	Mukot Himal (६०८७ m.)	गण्डकी प्रदेश	०.५९०८७९	०
६९	Mukot Himal (६०८७ m.)	कर्णाली प्रदेश	०.४०९१२२	०
७०	Mustang Himal I (६१९५ m.)	गण्डकी प्रदेश	१	१५०००
७१	Norbu Kang (६००५m)	कर्णाली प्रदेश	१	०
७२	Nuptse (७८५५ m.)	प्रदेश नं. १	०.९००९९	३६१८३८
७२	Nuptse (७८५५ m.)	बागमती प्रदेश	०.०९९०१	३९७६२
७३	Pabuk Khang (Kangata)	प्रदेश नं. १	१	०
७४	Paldor Peak (५९०३m.)	बागमती प्रदेश	०.८९८५०७	२१५१०
७४	Paldor Peak (५९०३m.)	गण्डकी प्रदेश	०.१०१४९३	२४२९
७५	Pharchamo (६२७९m.)	प्रदेश नं. १	०.५१३७९५	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	प्रदेश	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
७५	Pharchamo (६२७९m.)	बागमती प्रदेश	०.४८६२०५	०
७६	Pisang Peak (६०९९m.)	गण्डकी प्रदेश	१	३०४८
७७	Pumori (७९६९ m.)	प्रदेश नं. १	०.९००९९	१९८८९५
७७	Pumori (७९६९ m.)	बागमती प्रदेश	०.०९९०९	१३०६६
७८	Putha Hiunchuli (७२४६ m.)	गण्डकी प्रदेश	०.३६६२७९	०
७८	Putha Hiunchuli (७२४६ m.)	लुम्बिनी प्रदेश	०.३२९९६३	०
७८	Putha Hiunchuli (७२४६ m.)	कर्णाली प्रदेश	०.३९२५५८	०
७९	Ramdung (५९००m.)	प्रदेश नं. १	०.९२९००८	०
७९	Ramdung (५९००m.)	बागमती प्रदेश	०.८७८९९२	०
८०	Rokapi (Kap Chuli ५४६७)	कर्णाली प्रदेश	०.०५७२३३	२३४
८०	Rokapi (Kap Chuli ५४६७)	सुदूरपश्चिम प्रदेश	०.९४२७६७	३८५०
८१	Saribung (६३४६m.)	गण्डकी प्रदेश	०.९४०८५७	१४९९९
८१	Saribung (६३४६m.)	कर्णाली प्रदेश	०.०५९९४४	८८७
८२	Shigu Chuli(fluted peak) (६५०९m.)	गण्डकी प्रदेश	१	०
८३	Thapa Peak (६०९२m)	गण्डकी प्रदेश	१	३०००
८४	Thorong Peak (५७५९ m.)	गण्डकी प्रदेश	०.९६२५४८	०
८४	Thorong Peak (५७५९ m.)	कर्णाली प्रदेश	०.०३७४५२	०
८५	Tilicho Peak (७९३४m.)	गण्डकी प्रदेश	१	१९७९५९
८६	Tobsar Peak (६९०० m.)	गण्डकी प्रदेश	१	०
८७	Tukuche	गण्डकी प्रदेश	०.९४०८३५	१०८४४
८७	Tukuche	कर्णाली प्रदेश	०.०५९९६५	६८२
८८	shey shikhar (६९३९m.)	कर्णाली प्रदेश	१	०

ख. विद्युत

आयोजनाको सि. नं.	आयोजनाको नाम	क्षमता (मेगावाट)	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
१	Andhi Khola	९.४	लुम्बिनी प्रदेश	०.०६९४९७९	९९४२०२
१	Andhi Khola	९.४	गण्डकी प्रदेश	०.९३८५०२९	१५९७२२४६
२	Ankhu Khola - १	७	बागमती प्रदेश	१	२९४५४३९
३	Bagmati	२२	बागमती प्रदेश	१	२७८७७००
४	Baramchi Khola HPP	४.२	बागमती प्रदेश	१	२३२४५५

आयोजनाको सि. नं.	आयोजनाको नाम	क्षमता (मेगावाट)	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
५	Bhairab Kund Khola	३	बागमती प्रदेश	१	४७६०४८
६	Bijayapur-१	४.५	गण्डकी प्रदेश	१	९१०७१०
७	Chake Khola	२.८३	बागमती प्रदेश	१	५२७५६०
८	Chaku Khola	३	बागमती प्रदेश	१	१८०४०२९
९	Chameliya Khola	३०	सुदूरपश्चिम प्रदेश	१	५२८०५३४
१०	Charnawati Khola Hydroelectric Project	३.५२	बागमती प्रदेश	१	६५१६३१
११	Chatara	३.२	प्रदेश नं. १	१	१०६८६५३
१२	Chhandi Khola	२	गण्डकी प्रदेश	१	४१०८४०
१३	Chilime	२२	बागमती प्रदेश	१	३१२१६३८८
१४	Daram Khola-A	२.५	गण्डकी प्रदेश	१	८८१००६
१५	Daraundi A	६	गण्डकी प्रदेश	१	१२६८४८१
१६	Devighat	१४.१	बागमती प्रदेश	१	१६०३६९७९
१७	Dwari Khola SHP	३.७५	कर्णाली प्रदेश	१	८३९८४४
१८	Fewa	१.००८	गण्डकी प्रदेश	१	५७४७१०
१९	Gandak	१५	लुम्बिनी प्रदेश	०.७८७१४०७	४०९७९१८
१९	Gandak	१५	गण्डकी प्रदेश	०.२१२८५९३	११०८१६३
२०	Ghalemdi Khola	५	गण्डकी प्रदेश	१	६५१२६०
२१	Ghatte Khola	५	बागमती प्रदेश	१	३५००००
२२	Hewa Khola A	१४.९	प्रदेश नं. १	१	१५५१९२६
२३	Hewa khola	४.४५५	प्रदेश नं. १	१	१०५७५३०
२४	Indrawati -III	७.५	बागमती प्रदेश	१	१५२०२७६७
२५	Iwa Khola	९.९	प्रदेश नं. १	१	२०४८९२१
२६	Jhimruk Khola	१२.५	लुम्बिनी प्रदेश	१	१२९६६६२१
२७	Jhyari Khola	२	बागमती प्रदेश	१	२६९४६८
२८	Jiri Khola SHP	२.४	बागमती प्रदेश	१	४७४०५२
२९	Jogmai Khola	७.६	प्रदेश नं. १	१	११०९१२७
३०	Kabeli B-१	२५	प्रदेश नं. १	१	५४२७७२०
३१	Kali Gandaki A	१४४	गण्डकी प्रदेश	०.५८९२०२७	९०४०३९३८
३१	Kali Gandaki A	१४४	लुम्बिनी प्रदेश	०.४१०७९७३	६३०३०४१७
३२	Kapadigad	३.३	सुदूरपश्चिम प्रदेश	१	८२७४३९
३३	Khani Khola	२	बागमती प्रदेश	१	३५५८६१
३४	Khimti -I	६०	बागमती प्रदेश	१	१८३८५४२२२
३५	Khudi Khola	४	गण्डकी प्रदेश	१	६०९५३८
३६	Kulekhani-I	६०	बागमती प्रदेश	१	३५२५१७९१
३७	Kulekhani-II	३२	बागमती प्रदेश	१	१८११४०९८
३८	Kulekhani-III	१४	बागमती प्रदेश	१	६०८१७२
३९	Lower Chaku Khola	१.८	बागमती प्रदेश	१	२२५३९०
४०	Lower Hewa	२१.६	प्रदेश नं. १	१	५२११६४७
४१	Lower Modi -१	१०	गण्डकी प्रदेश	१	२६००९८८
४२	Madhya Marsyangdi	७०	गण्डकी प्रदेश	१	१३८२१६८४
४३	Madkyu Khola	१३	गण्डकी प्रदेश	१	४४८६७८३
४४	Mai	२२	प्रदेश नं. १	१	३५७२५२१
४५	Mai Cascade	७	प्रदेश नं. १	१	११५५२१४

आयोजनाको सि. नं.	आयोजनाको नाम	क्षमता (मेगावाट)	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
४६	Mai Cascade HPP	८	प्रदेश नं. १	१	१८२७५४५
४७	Mai Khola	४.५	प्रदेश नं. १	१	१२८१७९०
४८	Mailung Khola	५	बागमती प्रदेश	१	८४२७३०
४९	Mardi Khola	४.८	गण्डकी प्रदेश	१	६७०१०४
५०	Marsyangdi	६९	गण्डकी प्रदेश	१	७६७५५०८८
५१	Middle Chaku Khola	१.८	बागमती प्रदेश	१	२१७२१०
५२	Midim Khola	३	गण्डकी प्रदेश	१	४३६५४६
५३	Modi Khola	१४.८	गण्डकी प्रदेश	१	१२७६४२९०
५४	Molun Khola SHP	७	प्रदेश नं. १	१	८६१९३७
५५	Namarjun Madi	१२	गण्डकी प्रदेश	१	७८००००
५६	Nau Gad Khola	८.५	सुदूरपश्चिम प्रदेश	१	३३८७४३०
५७	Padam Khola SHP	४.८	कर्णाली प्रदेश	१	५९६२०५
५८	Panauti	२.४	बागमती प्रदेश	१	९९९६४५
५९	Phawa khola Hydropower Project	५	प्रदेश नं. १	१	७८१९९१
६०	Pikhuwa Khola	५	प्रदेश नं. १	१	१२१४५३५
६१	Piluwa Khola	३	प्रदेश नं. १	१	५४७७७३८
६२	Puwa	६.२	प्रदेश नं. १	१	६२६६८९७
६३	Puwa Khola-१	४	प्रदेश नं. १	१	७६७६२१
६४	Radhi Small	४.४	गण्डकी प्रदेश	१	८८३५१७
६५	Rawa Khola	३	प्रदेश नं. १	१	२०००००
६६	Ridi Khola	२.४	लुम्बिनी प्रदेश	१	६३८०५४
६७	Rudi A	८.८	गण्डकी प्रदेश	१	१५३५०१९
६८	Rudi Khola-B Hydropower Project	६.६	गण्डकी प्रदेश	१	७६८१५४
६९	Sabha Khola	३.३	प्रदेश नं. १	१	१४७८७८८
७०	Sardi Khola	४	गण्डकी प्रदेश	१	६७७७८२
७१	Seti	१.५	गण्डकी प्रदेश	१	१८५२३१६
७२	Sipring Khola	१०	बागमती प्रदेश	१	१२३३९८५
७३	Siuri Khola	५	गण्डकी प्रदेश	१	१४६२६१७
७४	Solu Hydropower Project	२३.५	प्रदेश नं. १	१	३९६४४४२
७५	Sun Koshi	१०.०५	बागमती प्रदेश	१	१०९९१९६८
७६	Sunkoshi Small	२.६	बागमती प्रदेश	१	३०२१५६३
७७	Super Mai Hydropower Project	७.८	प्रदेश नं. १	१	६१३८५६
७८	Super Mai Khola Cascade HPP	३	प्रदेश नं. १	१	४५००००
७९	Super Mai-A HPP	९.६	प्रदेश नं. १	१	१३५५०००
८०	Tadi Khola (thaprek)	५	बागमती प्रदेश	१	१४९९६५२
८१	Tatopani	२	गण्डकी प्रदेश	१	८०७८१२
८२	Thapa Khola	११.२	गण्डकी प्रदेश	१	१९४८१२०
८३	Theule Khola HPP	१.५	गण्डकी प्रदेश	१	३२२६९९
८४	Thoppal Khola	१.६५	बागमती प्रदेश	१	३२५४३०
८५	Tinau	१.०२४	लुम्बिनी प्रदेश	१	६७३९०८
८६	Trishuli	२४	बागमती प्रदेश	१	२३६३६४४१
८७	Tungun - Thosne Khola	४.३६	बागमती प्रदेश	१	५८७४७४
८८	Upper Bhotekoshi	४५	बागमती प्रदेश	१	७३४६६७२०

आयोजनाको सि. नं.	आयोजनाको नाम	क्षमता (मेगावाट)	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
८९	Upper Hugdi	५	लुम्बिनी प्रदेश	०.९०६७२३३	८२११२३
८९	Upper Hugdi	५	गण्डकी प्रदेश	००९३२७६७	८४४७१
९०	Upper Khorunga HPP	७.५	प्रदेश नं. १	१	७८९४८२
९१	Upper Madi	२५	गण्डकी प्रदेश	१	३९६६२२०
९२	Upper Mai -C	६.१	प्रदेश नं. १	१	२११२८३१
९३	Upper Mai Hydropower Project	१२	प्रदेश नं. १	१	२६१९९३०
९४	Upper Mardi Hydropower Project	७	गण्डकी प्रदेश	१	१३७०६१६
९५	Upper Marsyangdi A	५०	गण्डकी प्रदेश	१	१६५६५७०२
९६	Upper Naugad Gad Hydropower Project	८	सुदूरपश्चिम प्रदेश	१	१६१३८०८
९७	Upper Puwa-१	३	प्रदेश नं. १	१	२८४३७६
९८	Upper Trishuli ३A	६०	बागमती प्रदेश	१	८५५२३५१

ग. वन (राष्ट्रिय वन)

क्र. सं.	प्रदेश	रोयल्टीको हिस्सा	अनुमानित रकम रु.
१	प्रदेश नं. १	१	२६०५८४५४
२	प्रदेश नं. २	१	१२४४९६३२
३	बागमती प्रदेश	१	१६३३९८३१
४	गण्डकी प्रदेश	१	१३३८१०९७
५	लुम्बिनी प्रदेश	१	२२९८४५६८
६	कर्णाली प्रदेश	१	६९४४०२७
७	सुदूरपश्चिम प्रदेश	१	१७८१७५१३

ग. वन (संरक्षित क्षेत्र)

संरक्षित क्षेत्रको क्र.सं.	संरक्षित क्षेत्रको नाम	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु.
१	API NAMPA CA	सुदूरपश्चिम प्रदेश	१	३१३७०८९
२	Annapurna Conservation Area	गण्डकी प्रदेश	१	७७७९४
३	BANKE NP	प्रदेश नं. ५	०.८२६३०५५	१५०९४३५
३	BANKE NP	कर्णाली प्रदेश	०.१७३६९४५	३१७२९२
४	BARDIA NP	प्रदेश नं. ५	०.७५४१३८६	२३२७७७१
४	BARDIA NP	कर्णाली प्रदेश	०.२४५८६१४	७५८८९१
५	CHITWAN NP	प्रदेश नं. २	०.०८४४६७८	७९९१९३
५	CHITWAN NP	बागमती प्रदेश	०.५९५२८८७	५६३२३३४
५	CHITWAN NP	गण्डकी प्रदेश	०.२७७७८४३	२६२८२६०
५	CHITWAN NP	प्रदेश नं. ५	०.०४२४५९२	४०१७२८
६	DHORPATAN HR	गण्डकी प्रदेश	०.३९२०५९८	१२१८८७
६	DHORPATAN HR	प्रदेश नं. ५	०.२८९२२७७	८९९१९
६	DHORPATAN HR	कर्णाली प्रदेश	०.३१८७१२५	९९०८५
७	KANCHENJUNGA CA	प्रदेश नं. १	१	१२५३७
८	KHAPTAD NP	सुदूरपश्चिम प्रदेश	१	१३८४१५
९	KOSHI TAPPU WR	प्रदेश नं. १	०.५५९२२३२	४१०२०३

संरक्षित क्षेत्रको क्र.सं.	संरक्षित क्षेत्रको नाम	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु.
९	KOSHI TAPPU WR	प्रदेश नं. २	०.४४०७७६८	३२३३२०
१०	KRISHNASAAR CA	प्रदेश नं. ५	१	१३९३८४
११	LAMTANG NP	बागमती प्रदेश	१	३७६४२६
१२	MAKALU BARUN NP	प्रदेश नं. १	१	२६५७४८
१३	PARSA NP	प्रदेश नं. २	०.४९२५६६२	१३१६११८
१३	PARSA NP	बागमती प्रदेश	०.५०७४३३८	१३५५८४४
१४	RARA NP	कर्णाली प्रदेश	१	५४०६७३
१५	SAGARMATHA NP	प्रदेश नं. १	१	१७४७०३७
१६	SHEYPHOKSUNO NP	कर्णाली प्रदेश	१	२२०७१४
१७	SHIVAPURI NAGARJUN NP	बागमती प्रदेश	१	२६४२५२९३
१८	SHUKLAPHANTA NP	सुदूरपश्चिम प्रदेश	१	७०७०४७८

घ. खानी तथा खनीज

खानी क्र.सं.	उत्खनन अनुमतीपत्र	खनिज पदार्थ	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
१	०४/०७३/७४	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	३०५६८८८
२	०६/०७३/७४	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	७४४०२५०
३	०७/०७३/७४	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	३०५७३०५
४	०८/०६२/०६३	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	२६९५०
५	०८/०६६/६७	चुनढुङ्गा	बागमती प्रदेश	१	२०६८०५
६	०९/०६६/६७	चुनढुङ्गा	बागमती प्रदेश	१	४४६५१०६
७	१/०६२/६३	चुनढुङ्गा	प्रदेश नं. १	१	६१९६१९
८	१/०७२/७३	डोलोमाइट	बागमती प्रदेश	१	२३५२१८
९	१०/०७६/७७	डोलोमाइट	गण्डकी प्रदेश	१	१२३६४६
१०	१०९/०७४/७५	क्वारजाइट	बागमती प्रदेश	१	१५००
११	११/०६९/७०	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	१३६६८६९२
१२	११२/०७५/७६	क्वारजाइट	बागमती प्रदेश	१	२२१८८
१३	११६/०७५/७६	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	४१४००००
१४	११९/०६४/६५	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	५७१३६९२
१५	१२५/०७४/७५	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	५६६५७०५
१६	१३१/०७४/७५	चुनढुङ्गा	प्रदेश नं. १	१	६९४३५
१७	१३५/०७४/७५	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	७८३७५०
१८	१३८/०६७/६८	चुनढुङ्गा	बागमती प्रदेश	१	११०५५४
१९	१४७/०७४/७५	फलाम	लुम्बिनी प्रदेश	१	२२१५९
२०	१४८/०७४/७५	चुनढुङ्गा	गण्डकी प्रदेश	१	६६४९१०
२१	१४८७/३९३/०३२	चुनढुङ्गा	गण्डकी प्रदेश	०.३५४१६६४	१३७२११

खानी क्र.सं.	उत्खनन अनुमती पत्र	खनिज पदार्थ	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
२१	१४८७/३९३/०३२	चुनढुङ्गा	बागमती प्रदेश	०.६४५८३३६	२५०२०८
२२	१५०/३२६/०४२/४३	चुनढुङ्गा	बागमती प्रदेश	१	३८०९४३
२३	१५३/०६६/६७	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	२४६०४
२४	१५५/०७१/७२	क्वारजाइट	बागमती प्रदेश	१	९८२००
२५	१५९९/५४९/०३६/३७	चुनढुङ्गा	बागमती प्रदेश	१	२५००००
२६	१६१/०६८/६९	चुनढुङ्गा	बागमती प्रदेश	१	३५९५८२
२७	१७०/०६५/६६	काइनाइट	कर्णाली प्रदेश	१	५०४०
२८	१७४/०६५/६६	चुनढुङ्गा	बागमती प्रदेश	१	१७७००००
२९	१७५/०७१/७२	रातोमाटो	गण्डकी प्रदेश	१	३२२१४
३०	१८०/०६५/६६	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	७४२७२३६
३१	१८२/०६९/७०	क्वार्ज	प्रदेश नं. १	१	६२५
३२	१९/०७२/७३	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	१६७७८
३३	२१३/०७१/७२	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	३५८२१३८
३४	२१८/३९४/०४२/४३	चुनढुङ्गा	बागमती प्रदेश	१	४८७५९४
३५	२२/०७४/७५	चुनढुङ्गा	बागमती प्रदेश	१	१२३७४०
३६	२२१/३९७/४५/४६	चुनढुङ्गा	बागमती प्रदेश	१	११८८९४८२
३७	२३/०७१/७२	चुनढुङ्गा	बागमती प्रदेश	१	९२८०
३८	२५/०६२/६३	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	१९४८४४
३९	२६/०६९/७०	चुनढुङ्गा	प्रदेश नं. १	१	१६७२२०९
४०	२९/०६८/६९	खरी	सुदूरपश्चिम प्रदेश	१	५१४७
४१	२९/०७२/७३	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	५५२०५३८
४२	३०/०६८/६९	चुनढुङ्गा	प्रदेश नं. १	१	१६१९६७९
४३	३०/०७५/७६	चुनढुङ्गा	बागमती प्रदेश	१	४६७८३८६
४४	३०३/४७९/०४५/४६	चुनढुङ्गा	प्रदेश नं. १	१	१०४२९२०
४५	३३/०६१/६२	चुनढुङ्गा	लुम्बिनी प्रदेश	०.४४५२९०१	११३५५
४५	३३/०६१/६२	चुनढुङ्गा	कर्णाली प्रदेश	०.५५४७०९९	१४१४५
४६	३३/०७२/७३	चुनढुङ्गा	बागमती प्रदेश	१	१५७५२१
४७	३५/०६२/६३	काइनाइट	सुदूरपश्चिम प्रदेश	१	७३२४
४८	३५/०६३/६४	चुनढुङ्गा	गण्डकी प्रदेश	१	१२४६३२
४९	३६/०६१/६२	चुनढुङ्गा	कर्णाली प्रदेश	०.५५४६२९८	३३४८६
४९	३६/०६१/६२	चुनढुङ्गा	लुम्बिनी प्रदेश	०.४४५३७०२	२६८८९
५०	३६/०६३/६४	चुनढुङ्गा	बागमती प्रदेश	१	४६०८८
५१	३८/०५५/५६	चुनढुङ्गा	प्रदेश नं. १	१	७१६२५००
५२	३९/०५५/५६	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	४५७६३६९

खानी क्र.सं.	उत्खनन अनुमती पत्र	खनिज पदार्थ	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
५३	३९/०५९/६०	रातोमाटो	प्रदेश नं. १	१	७८९८८
५४	४/०७६/७७	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	३९३७५
५५	४०/०५९/६०	रातोमाटो	प्रदेश नं. १	१	६७३७
५६	४०/०७५/७६	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	३४७२८८
५७	४२/०६९/७०	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	१०५६२९
५८	४२/०७४/७५	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	३६०७०५९६
५९	४४/०६९/७०	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	८२४९३२०
६०	४६/०७६/७७	क्वारजाइट	बागमती प्रदेश	१	१५६२५
६१	४७/०६३/६४	चुनढुङ्गा	बागमती प्रदेश	१	५६००९३४
६२	४७/०७६/७७	खरी	बागमती प्रदेश	१	७८१२५
६३	४९/०६७/६८	मार्बल	बागमती प्रदेश	१	२६६४६३०
६४	४९/०७३/७४	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	४६४७९४
६५	५/०७३/७४	खरी	बागमती प्रदेश	१	१३५०
६६	५१/०७२/७३	क्याल्साइट	कर्णाली प्रदेश	१	६१०
६७	५२/०७५/७६	चुनढुङ्गा	बागमती प्रदेश	१	१७६८४०
६८	५३/०७२/७३	सिसा	सुदूरपश्चिम प्रदेश	१	२४३७
६९	५५/०७४/७५	क्वारजाइट	गण्डकी प्रदेश	१	४५९४७
७०	५९/०७४/७५	खरी	सुदूरपश्चिम प्रदेश	१	१४२८१३
७१	६१/०६६/६७	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	२१०२६३२
७२	६१/०७४/७५	खरी	सुदूरपश्चिम प्रदेश	१	२०३१
७३	६९५/०६६/०६७	क्वारजाइट	बागमती प्रदेश	१	३३३७५
७४	७०/०७३/७४	क्वारजाइट	बागमती प्रदेश	१	६६१
७५	७०/०७४/७५	क्वारजाइट	गण्डकी प्रदेश	१	१३००
७६	७१/०६६/६७	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	९८००
७७	७२/०६७/६८	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	२३९५२७३६
७८	७२/०७२/७३	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	११०३८
७९	७५/०७६/७७	चुनढुङ्गा	बागमती प्रदेश	१	५०५२५२१
८०	७७/०७१/७२	खरी	बागमती प्रदेश	१	२५६७५
८१	७८/०६४/६५	चुनढुङ्गा	बागमती प्रदेश	१	४१२७४००
८२	७८/०६६/६७	चुनढुङ्गा	बागमती प्रदेश	१	१६१५७३२
८३	७९/०६६/६७	चुनढुङ्गा	बागमती प्रदेश	१	१४३२२३
८४	८०/०६६/६७	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	१८१९३०६
८५	८२/०६३/६४	चुनढुङ्गा	लुम्बिनी प्रदेश	१	१३४९१४४
८६	९/०७६/७७	क्वारजाइट	बागमती प्रदेश	१	७३०००

खानी क्र.सं.	उत्खनन अनुमती पत्र	खनिज पदार्थ	प्रदेश	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
८७	९०/०७४/७५	क्वारजाइट	बागमती प्रदेश	१	३९०००
८८	९२/०७१/७२	क्वारजाइट	बागमती प्रदेश	१	१५४४
८९	९५/०६७/६८	खरी	सुदूरपश्चिम प्रदेश	१	२१०५०
९०	९९/०६९/७०	पत्थर कोइला	लुम्बिनी प्रदेश	१	४११२५

तालिका - ३.२४ आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तह बीच हुने रोयल्टीको हिस्सा बाँडफाँट सम्बन्धी सिफारिस

क. पर्वतारोहण

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
१	Surma Sarovar (६५२३m)	हुम्ला	नाम्खा गाउँपालिका	६०३०४	०.०४५८३१२	२६७
१	Surma Sarovar (६५२३m)	बाजुरा	हिमाली गाउँपालिका	७०१०१	०.०२०१७९४	११८
१	Surma Sarovar (६५२३m)	बाजुरा	गौमुल	७०१०२	०.०१०५२१९	६१
१	Surma Sarovar (६५२३m)	बझाङ	साइपाल गाउँपालिका	७०२०१	०.२८४५५२१	१६६०
१	Surma Sarovar (६५२३m)	बझाङ	बुंगल नगरपालिका	७०२०२	०.४०२९४७९	२३५१
१	Surma Sarovar (६५२३m)	बझाङ	सूर्मा गाउँपालिका	७०२०३	०.०१००३२०	५९
१	Surma Sarovar (६५२३m)	बझाङ	तालकोट गाउँपालिका	७०२०४	०.०१२६४०९	७४
१	Surma Sarovar (६५२३m)	बझाङ	छुबिस पाथिभेरा	७०२०७	०.०११४२२७	६७
१	Surma Sarovar (६५२३m)	बझाङ	दुर्गाथली गाउँपालिका	७०२०८	०.००८५४५४	५०
१	Surma Sarovar (६५२३m)	बझाङ	केदारस्युँ गाउँपालिका	७०२०९	०.०१४२५५२	८३
१	Surma Sarovar (६५२३m)	बझाङ	बित्थडचिर गाउँपालिका	७०२१०	०.०११३७८१	६६
१	Surma Sarovar (६५२३m)	दार्चुला	व्यास गाउँपालिका	७०३०१	०.०२०९८०२	१२२
१	Surma Sarovar (६५२३m)	दार्चुला	अपिहिमाल गाउँपालिका	७०३०५	०.०९३०१९९	५४३
१	Surma Sarovar (६५२३m)	दार्चुला	मार्मा गाउँपालिका	७०३०६	०.०१२३०००	७२
१	Surma Sarovar (६५२३m)	बैतडी	डिलासैनी गाउँपालिका	७०४०१	०.०१५३८०३	९०
१	Surma Sarovar (६५२३m)	बैतडी	पुर्चौडी नगरपालिका	७०४०३	०.०२६०१२८	१५२
जम्मा					१	५८३५
२	Ama Dablam (६८१४ m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	५५८६२
२	Ama Dablam (६८१४ m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	५४२३९२
२	Ama Dablam (६८१४ m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	३५१३५
२	Ama Dablam (६८१४ m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	१४६८८
२	Ama Dablam (६८१४ m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	२१४३८
२	Ama Dablam (६८१४ m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	४८२४७
२	Ama Dablam (६८१४ m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	४२९६४
२	Ama Dablam (६८१४ m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	३५९११
जम्मा					१	७९६६३७
३	Annapurna ४ (७५२५ m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०१५८५१७	३६३३०
३	Annapurna ४ (७५२५ m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.२६७३२६९	६१२६७३
३	Annapurna ४ (७५२५ m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००१७५८६	४०३०
३	Annapurna ४ (७५२५ m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०१३७३३४	३१४७५
३	Annapurna ४ (७५२५ m.)	मुस्ताङ	घरपझोङ गाउँपालिका	४०३०२	०.००६६५६१	१५२५५
३	Annapurna ४ (७५२५ m.)	मुस्ताङ	वारगुङ मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०१७१६०६	३९३२९

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
३	Annapurna ४ (७५२५ m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०१२९५३८	२९६८८
३	Annapurna ४ (७५२५ m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.२३०८८७०	५२९१५८
३	Annapurna ४ (७५२५ m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.३०४४१७६	६९७६८०
३	Annapurna ४ (७५२५ m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.०१२२५६८	२८०९१
३	Annapurna ४ (७५२५ m.)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.०८६०५३३	१९७२२१
३	Annapurna ४ (७५२५ m.)	कास्की	रूपा गाउँपालिका	४०५०५	०.००४४९६२	१०३०५
३	Annapurna ४ (७५२५ m.)	लमजुङ	मस्याङ्गदी गाउँपालिका	४०६०२	०.०१४७४४०	३३७९१
३	Annapurna ४ (७५२५ m.)	लमजुङ	क्व्होलासोथार गाउँपालिका	४०६०३	०.००५१७८१	११८६७
३	Annapurna ४ (७५२५ m.)	लमजुङ	मध्यनेपाल नगरपालिका	४०६०४	०.००६५२५९	१४९५६
जम्मा					१	२२९१८४९
४	Api (७१३२m)	बझाङ	साइपाल गाउँपालिका	७०२०१	०.११०४३७९	०
४	Api (७१३२m)	दार्चुला	ब्यास गाउँपालिका	७०३०१	०.६८०८५१०	०
४	Api (७१३२m)	दार्चुला	दुहुँ गाउँपालिका	७०३०२	०.०५२८८५५	०
४	Api (७१३२m)	दार्चुला	नौगाड गाउँपालिका	७०३०४	०.०८३३८९४	०
४	Api (७१३२m)	दार्चुला	अपिहिमाल गाउँपालिका	७०३०५	०.०७२४३६२	०
जम्मा					१	०
५	Ardang (६०३४m)	हुम्ला	सिमकोट गाउँपालिका	६०३०३	०.१२२५५३१	०
५	Ardang (६०३४m)	हुम्ला	नाम्खा गाउँपालिका	६०३०४	०.६८०८५१०	०
५	Ardang (६०३४m)	बाजुरा	हिमाली गाउँपालिका	७०१०१	०.१०५७४५८	०
५	Ardang (६०३४m)	बझाङ	साइपाल गाउँपालिका	७०२०१	०.०९०८५०१	०
जम्मा					१	०
६	Ariniko Chuli (६०३९m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०२२३६८१	०
६	Ariniko Chuli (६०३९m.)	मुस्ताङ	लो धेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.३७४१७३३	०
६	Ariniko Chuli (६०३९m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०३३४०५१	०
६	Ariniko Chuli (६०३९m.)	मुस्ताङ	लोमन्थाङ गाउँपालिका	४०३०४	०.०२७९४८०	०
६	Ariniko Chuli (६०३९m.)	म्याग्दी	धवलागिरी गाउँपालिका	४०४०३	०.०८५२६७३	०
६	Ariniko Chuli (६०३९m.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०३७७५३७	०
६	Ariniko Chuli (६०३९m.)	डोल्पा	काङ्के गाउँपालिका	६०१०७	०.०२७६३२८	०
६	Ariniko Chuli (६०३९m.)	डोल्पा	छार्का ताडसोड गाउँपालिका	६०१०८	०.३९१४५१७	०
जम्मा					१	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.०५३५६८५	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.०४४८६०६	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	सिन्धुपाल्चोक	हेलम्बु गाउँपालिका	३०२०४	०.३७२९३५५	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	सिन्धुपाल्चोक	मेलम्ची नगरपालिका	३०२०५	०.०४७४५४३	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	रसुवा	गोसाईकुण्ड गाउँपालिका	३०३०१	०.३९२६८९५	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	रसुवा	आमाछोदिङमो गाउँपालिका	३०३०२	०.०२०१६५४	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०१४३०८३	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	रसुवा	कालिका गाउँपालिका	३०३०४	०.०१०४८२६	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	रसुवा	नौकुण्ड गाउँपालिका	३०३०५	०.०१७०७३६	०
७	Baden Powell Scout Peak (Urkema Peak) (५८९० m.)	नुवाकोट	दुप्चेश्वर गाउँपालिका	३०५०१	०.०२६४६१७	०
जम्मा					१	०
८	Bhrikuti (६४७६ m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०४२८१३२	०
८	Bhrikuti (६४७६ m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.६८०८५१०	०
८	Bhrikuti (६४७६ m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०९३१६०७	०
८	Bhrikuti (६४७६ m.)	मुस्ताङ	लोमन्थाङ गाउँपालिका	४०३०४	०.०७९३०७९	०
८	Bhrikuti (६४७६ m.)	डोल्पा	छार्का टाङसोङ गाउँपालिका	६०१०८	०.१०३८६७२	०
जम्मा					१	०
९	Chamlang(७३१९m.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०२४३६५६	०
९	Chamlang(७३१९m.)	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१०१०३	०.०२२३३९४	०
९	Chamlang(७३१९m.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०२९९८८२	०
९	Chamlang(७३१९m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.३५४७४२४	०
९	Chamlang(७३१९m.)	संखुवासभा	सिलीचोङ गाउँपालिका	१०२०३	०.०२९३३५४	०
९	Chamlang(७३१९m.)	संखुवासभा	चिचिला गाउँपालिका	१०२०४	०.०१११८००	०
९	Chamlang(७३१९m.)	संखुवासभा	सभापोखरी गाउँपालिका	१०२०५	०.०१९३२७७	०
९	Chamlang(७३१९m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०५७३०३२	०
९	Chamlang(७३१९m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.३९१०२०३	०
९	Chamlang(७३१९m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१४५८६३	०
९	Chamlang(७३१९m.)	खोटाङ	केपिलासगढी गाउँपालिका	१०५०१	०.०२४१९१६	०
९	Chamlang(७३१९m.)	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१०६०२	०.०२१६१९९	०
जम्मा					१	०
१०	Chulu East (६५८४m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.२९६६०५१	१७७२२
१०	Chulu East (६५८४m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.४४९१५७५	२६८३७
१०	Chulu East (६५८४m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००३९६८४	२३७

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
१०	Chulu East (६५८४m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०१९६४७८	११७४
१०	Chulu East (६५८४m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०३३८४९६	२०२३
१०	Chulu East (६५८४m.)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०१२७९४७	७६४
१०	Chulu East (६५८४m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२४६५६०	१४७३
१०	Chulu East (६५८४m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०३२१९५०	१९२४
१०	Chulu East (६५८४m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०३९२६२८	२३४६
१०	Chulu East (६५८४m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०४४२३८४	२६४३
१०	Chulu East (६५८४m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.०४३६२४७	२६०७
जम्मा					१	५९७५०
११	Chulu West (६४९९m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.२९६६०५१	६७६७
११	Chulu West (६४९९m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.४४९१५७५	१०२४८
११	Chulu West (६४९९m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००३९६८४	९१
११	Chulu West (६४९९m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०१९६४७८	४४८
११	Chulu West (६४९९m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०३३८४९६	७७२
११	Chulu West (६४९९m.)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०१२७९४७	२९२
११	Chulu West (६४९९m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२४६५६०	५६३
११	Chulu West (६४९९m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०३२१९५०	७३५
११	Chulu West (६४९९m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०३९२६२८	८९६
११	Chulu West (६४९९m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०४४२३८४	१००९
११	Chulu West (६४९९m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.०४३६२४७	९९५
जम्मा					१	२२८१६
१२	Danfe Shail (६१०३m.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०४५५११७	०
१२	Danfe Shail (६१०३m.)	डोल्पा	शे फोक्सुण्डो गाउँपालिका	६०१०२	०.६८०८५१०	०
१२	Danfe Shail (६१०३m.)	डोल्पा	जगदुल्ला गाउँपालिका	६०१०३	०.०३४४९८९	०
१२	Danfe Shail (६१०३m.)	डोल्पा	त्रिपूरासुन्दरी नगरपालिका	६०१०५	०.०६२५०४९	०
१२	Danfe Shail (६१०३m.)	डोल्पा	ठुलीभेरी नगरपालिका	६०१०६	०.०५५८३६२	०
१२	Danfe Shail (६१०३m.)	डोल्पा	काङ्के गाउँपालिका	६०१०७	०.०३१६०३७	०
१२	Danfe Shail (६१०३m.)	मुगु	मुगुमकार्मारोग गाउँपालिका	६०२०१	०.०८९१९३६	०
जम्मा					१	०
१३	Dhaulagiri I (८१६७ m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२९१६२४	५०४७०
१३	Dhaulagiri I (८१६७ m.)	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.०११८११९	२०४४२
१३	Dhaulagiri I (८१६७ m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०३०३२८३	५२४८७

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
१३	Dhaulagiri I (८१६७ m.)	म्याग्दी	रघुगंगा गाउँपालिका	४०४०२	०.३०९४१६५	५३५४८९
१३	Dhaulagiri I (८१६७ m.)	म्याग्दी	धवलागिरी गाउँपालिका	४०४०३	०.४३६३४६२	७५५१५८
१३	Dhaulagiri I (८१६७ m.)	म्याग्दी	मालिका गाउँपालिका	४०४०४	०.०२४२०१९	४१८८५
१३	Dhaulagiri I (८१६७ m.)	म्याग्दी	मंगला गाउँपालिका	४०४०५	०.०१९४९९६	३३७४७
१३	Dhaulagiri I (८१६७ m.)	म्याग्दी	बेनी नगरपालिका	४०४०६	०.०३८२६९८	६६२३१
१३	Dhaulagiri I (८१६७ m.)	पर्वत	जलजला गाउँपालिका	४१००२	०.०२४६६२४	४२६८२
१३	Dhaulagiri I (८१६७ m.)	बागलुङ	तमानखोला गाउँपालिका	४११०४	०.०१६२९९०	२८२०८
१३	Dhaulagiri I (८१६७ m.)	डोल्पा	छार्का ताडसोड गाउँपालिका	६०१०८	०.०६०००२०	१०३८४२
जम्मा					१	१७३०६४१
१४	Everest (८८४८m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	८३७५७१६
१४	Everest (८८४८m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	८१३२३४००
१४	Everest (८८४८m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	५२६८०११
१४	Everest (८८४८m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	२२०२२३९
१४	Everest (८८४८m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	३२१४२७९
१४	Everest (८८४८m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	७२३३९८१
१४	Everest (८८४८m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	६४४१८०३
१४	Everest (८८४८m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	५३८४३१७
जम्मा					१	११९४४३७४६
१५	Gangapurna (७४५५m)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०२२४८३३	०
१५	Gangapurna (७४५५m)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.३४९६९३१	०
१५	Gangapurna (७४५५m)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००२४५२८	०
१५	Gangapurna (७४५५m)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.००९३३७६	०
१५	Gangapurna (७४५५m)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२४२७७८	०
१५	Gangapurna (७४५५m)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०१७९९४०	०
१५	Gangapurna (७४५५m)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०१९३०५१	०
१५	Gangapurna (७४५५m)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०१९७०१६	०
१५	Gangapurna (७४५५m)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.४१५९३२०	०
१५	Gangapurna (७४५५m)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.१०९९६६३	०
१५	Gangapurna (७४५५m)	पर्वत	मोदी गाउँपालिका	४१००१	०.००८८५६४	०
जम्मा					१	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३m.)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.०६२००४२	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३m.)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.३३४२४४३	०
१६	Ganja-la Chuli (Naya Kanga)	सिन्धुपाल्चोक	हेलम्बु गाउँपालिका	३०२०४	०.०३७४४३४	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
	(५८६३म.)					
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	सिन्धुपाल्चोक	मेलम्ची नगरपालिका	३०२०५	०.०५१६८८८	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	सिन्धुपाल्चोक	इन्द्रावति गाउँपालिका	३०२०६	०.०३२७७१७	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	रसुवा	गोसाइकुण्ड गाउँपालिका	३०३०१	०.४११५१८५	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	रसुवा	आमाछोदिडमो गाउँपालिका	३०३०२	०.०२३५३५२	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०१६२०१५	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	रसुवा	कालिका गाउँपालिका	३०३०४	०.०११४७९७	०
१६	Ganja-la Chuli (Naya Kanga) (५८६३म.)	रसुवा	नौकुण्ड गाउँपालिका	३०३०५	०.०१९११२७	०
जम्मा					१	०
१७	Gaugiri (६११० म.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०४२८१३२	०
१७	Gaugiri (६११० म.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.६८०८५१०	०
१७	Gaugiri (६११० म.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०९३१६०७	०
१७	Gaugiri (६११० म.)	मुस्ताङ	लोमन्थाङ गाउँपालिका	४०३०४	०.०७९३०७९	०
१७	Gaugiri (६११० म.)	डोल्पा	छार्का ताङसोङ गाउँपालिका	६०१०८	०.१०३८६७२	०
जम्मा					१	०
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	भोटेकोशी गाउँपालिका	३०२०१	०.०३६५४३२	५५
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.६८०८५१०	१०२१
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.०५२२४२७	७८
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	ईन्द्रावती गाउँपालिका	३०२०६	०.०३४९५००	५२
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	चौतारा साँगाचोकगढी नगरपालिका	३०२०७	०.०५७०६७४	८६
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	बलेफी गाउँपालिका	३०२०८	०.०२२७२६९	३४
१८	Gyalzen Peak(६१५१म.)	सिन्धुपाल्चोक	बाह्रबिसे नगरपालिका	३०२०९	०.०३५६३६५	५३
१८	Gyalzen Peak(६१५१म.)	रसुवा	गोसाइकुण्ड गाउँपालिका	३०३०१	०.०७९९८२३	१२०
जम्मा					१	१४९९
१९	Himlung (७१२६म.)	गोरखा	चुमनुव्री गाउँपालिका	४०१०१	०.०४९७६४१	७४०७
१९	Himlung (७१२६म.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.३५३५८२२	५२६२६
१९	Himlung (७१२६म.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०१९३८१४	२८८५
१९	Himlung (७१२६म.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००४८८११	७२६
१९	Himlung (७१२६म.)	मनाङ	नासोँ गाउँपालिका	४०२०४	०.४१२०४२८	६१३२७
१९	Himlung (७१२६म.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०३०६४७९	४५६२

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
१९	Himlung (७१२६m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२३८८०२	३५५४
१९	Himlung (७१२६m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०५१८३१४	७७१४
१९	Himlung (७१२६m.)	लमजुङ	मर्याङ्गदी गाउँपालिका	४०६०२	०.०५३९८८९	८०३६
जम्मा					१	१४८८३७
२०	Hiunchuli (६४३४m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०४६९३३३	०
२०	Hiunchuli (६४३४m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०४१४४२८	०
२०	Hiunchuli (६४३४m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०४३५५३६	०
२०	Hiunchuli (६४३४m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.६८०८५१०	०
२०	Hiunchuli (६४३४m.)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.१७०४९३९	०
२०	Hiunchuli (६४३४m.)	पर्वत	मोदि गाउँपालिका	४१००१	०.०१६७२५४	०
जम्मा					१	०
२१	Imja Tse(Island Peak) (६१६५m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	९८८१४
२१	Imja Tse(Island Peak) (६१६५m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	९५९४२८
२१	Imja Tse(Island Peak) (६१६५m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	६२१५०
२१	Imja Tse(Island Peak) (६१६५m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	२५९८१
२१	Imja Tse(Island Peak) (६१६५m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	३७९२१
२१	Imja Tse(Island Peak) (६१६५m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	८५३४४
२१	Imja Tse(Island Peak) (६१६५m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	७५९९८
२१	Imja Tse(Island Peak) (६१६५m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	६३५२२
जम्मा					१	१४०९१५८
२२	Jarkya Peak	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.६८०८५१०	०
२२	Jarkya Peak	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०३८३२०८	०
२२	Jarkya Peak	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०५५२०६६	०
२२	Jarkya Peak	गोरखा	धार्चे गाउँपालिका	४०१०४	०.०६१०४९०	०
२२	Jarkya Peak	मनाङ	नासो गाउँपालिका	४०२०४	०.०४५३९०८	०
२२	Jarkya Peak	लमजुङ	दोदी गाउँपालिका	४०६०१	०.०५१८५६९	०
२२	Jarkya Peak	लमजुङ	मर्याङ्गदी गाउँपालिका	४०६०२	०.०६७३२५७	०
जम्मा					१	०
२३	Kumbhakarna (७७१०m)	ताप्लेजुङ	फक्ताङ्लुङ गाउँपालिका	१०१०१	०.६८०८५१०	०
२३	Kumbhakarna (७७१०m)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०६४७७१४	०
२३	Kumbhakarna (७७१०m)	ताप्लेजुङ	फुडलिङ नगरपालिका	१०१०६	०.०८४२८१६	०
२३	Kumbhakarna (७७१०m)	ताप्लेजुङ	सिरीजङ्गा गाउँपालिका	१०१०८	०.०८६४१५८	०
२३	Kumbhakarna (७७१०m)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०८३६८०२	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
जम्मा					१	०
२४	Kwangde (६०८६m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	०
२४	Kwangde (६०८६m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	०
२४	Kwangde (६०८६m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	०
२४	Kwangde (६०८६m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	०
२४	Kwangde (६०८६m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	०
२४	Kwangde (६०८६m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	०
२४	Kwangde (६०८६m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	०
२४	Kwangde (६०८६m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	०
जम्मा					१	०
२५	Kyungya Ri २ (६५०६m)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.०८४४८२८	२४९
२५	Kyungya Ri २ (६५०६m)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.०७३६३१७	२१७
२५	Kyungya Ri २ (६५०६m)	सिन्धुपाल्चोक	हेलम्बु गाउँपालिका	३०२०४	०.०५५५९१७	१६४
२५	Kyungya Ri २ (६५०६m)	रसुवा	गोसाईकुण्ड गाउँपालिका	३०३०१	०.६८०८५१०	२००९
२५	Kyungya Ri २ (६५०६m)	रसुवा	आमाछोदिङमो गाउँपालिका	३०३०२	०.०३०७९५२	९१
२५	Kyungya Ri २ (६५०६m)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०२४४३२३	७२
२५	Kyungya Ri २ (६५०६m)	रसुवा	कालिका गाउँपालिका	३०३०४	०.०१९९२०७	५९
२५	Kyungya Ri २ (६५०६m)	रसुवा	नौकुण्ड गाउँपालिका	३०३०५	०.०३०२९४६	८९
जम्मा					१	२९५०
२६	Lhoste (८५१६m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	३८३९८०
२६	Lhoste (८५१६m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	३७२८२२३
२६	Lhoste (८५१६m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	२४१५०९
२६	Lhoste (८५१६m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	१००९६०
२६	Lhoste (८५१६m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	१४७३५७
२६	Lhoste (८५१६m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	३३१६३८
२६	Lhoste (८५१६m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	२९५३२१
२६	Lhoste (८५१६m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	२४६८४१
जम्मा					१	५४७५८२९
२७	Lobuje (६११९m.) (east)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	१६८५४५
२७	Lobuje (६११९m.) (east)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	१६३६४७६
२७	Lobuje (६११९m.) (east)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	१०६००९
२७	Lobuje (६११९m.) (east)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	४४३१६

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
२७	Lobuje (६११९m.) (east)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	६४६८१
२७	Lobuje (६११९m.) (east)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	१४५५७०
२७	Lobuje (६११९m.) (east)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	१२९६२९
२७	Lobuje (६११९m.) (east)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	१०८३४९
जम्मा					१	२४०३५७५
२८	Luza Peak (५७२६m)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	५३
२८	Luza Peak (५७२६m)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	५११
२८	Luza Peak (५७२६m)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	३३
२८	Luza Peak (५७२६m)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	१४
२८	Luza Peak (५७२६m)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	२०
२८	Luza Peak (५७२६m)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	४५
२८	Luza Peak (५७२६m)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	४०
२८	Luza Peak (५७२६m)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	३४
जम्मा					१	७५०
२९	Makalu (८४६३m.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०३४६२३२	३७०३८
२९	Makalu (८४६३m.)	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१०१०३	०.०३४४९२७	३६८९८
२९	Makalu (८४६३m.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०३९९७००	४२७५८
२९	Makalu (८४६३m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.६८०८५१०	७२८३३४
२९	Makalu (८४६३m.)	संखुवासभा	सिलीचोङ गाउँपालिका	१०२०३	०.०४२१२६१	४५०६४
२९	Makalu (८४६३m.)	संखुवासभा	चिचिला गाउँपालिका	१०२०४	०.०१७४९६८	१८७१७
२९	Makalu (८४६३m.)	संखुवासभा	सभापोखरी गाउँपालिका	१०२०५	०.०२९२७९३	३१३२१
२९	Makalu (८४६३m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०७४४४५७	७९६३८
२९	Makalu (८४६३m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४६७१५२	४९९७३
जम्मा					१	१०६९७४१
३०	Manaslu (८१६३ m.)	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.४३८९३८२	३५२४९९
३०	Manaslu (८१६३ m.)	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०२३०६९९	१८५२७
३०	Manaslu (८१६३ m.)	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०३३४५२२	२६८६५
३०	Manaslu (८१६३ m.)	गोरखा	धाचें गाउँपालिका	४०१०४	०.०३५८९२८	२८८२५
३०	Manaslu (८१६३ m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०२८८०३८	२३१३२
३०	Manaslu (८१६३ m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००४२०८६	३३८०
३०	Manaslu (८१६३ m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.३२६६८६८	२६२३५३
३०	Manaslu (८१६३ m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०३८०४८१	३०५५५
३०	Manaslu (८१६३ m.)	लमजुङ	दोर्दी गाउँपालिका	४०६०१	०.०३१००६२	२४९००

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
३०	Manaslu (८१६३ m.)	लमजुङ	मर्याङ्गदी गाउँपालिका	४०६०२	०.०३९८९३४	३२०३७
जम्मा					१	८०३०७३
३१	Mera Peak (६४७०m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०८१०८६९	७६०३५
३१	Mera Peak (६४७०m.)	संखुवासभा	सिलीचोड गाउँपालिका	१०२०३	०.०४७५२८२	४४५६७
३१	Mera Peak (६४७०m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०८६०७९२	८०७१७
३१	Mera Peak (६४७०m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.६८०८५१०	६३८४३७
३१	Mera Peak (६४७०m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०२५४०६०	२३८२३
३१	Mera Peak (६४७०m.)	खोटाङ	केपिलासगढी गाउँपालिका	१०५०१	०.०४१८८४९	३९२७६
३१	Mera Peak (६४७०m.)	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१०६०२	०.०३७१६४६	३४८४९
जम्मा					१	९३७७०४
३२	Mt. Amotsang (६३९३m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.६८०८५१०	०
३२	Mt. Amotsang (६३९३m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०६७३८४३	०
३२	Mt. Amotsang (६३९३m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.०२६३४९६	०
३२	Mt. Amotsang (६३९३m.)	मनाङ	नासोँ गाउँपालिका	४०२०४	०.०६३०४७९	०
३२	Mt. Amotsang (६३९३m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०८२२६२७	०
३२	Mt. Amotsang (६३९३m.)	मुस्ताङ	वारगुङ मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०८०१०४५	०
जम्मा					१	०
३३	Mt. Amphu १ (६७४०m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०४६२१७३	०
३३	Mt. Amphu १ (६७४०m.)	संखुवासभा	सिलीचोड गाउँपालिका	१०२०३	०.०२४६६८०	०
३३	Mt. Amphu १ (६७४०m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.४०००८३९	०
३३	Mt. Amphu १ (६७४०m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.३६५४४९८	०
३३	Mt. Amphu १ (६७४०m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१११६६६	०
३३	Mt. Amphu १ (६७४०m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०१६३७९१	०
३३	Mt. Amphu १ (६७४०m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३७७३८७	०
३३	Mt. Amphu १ (६७४०m.)	खोटाङ	केपिलासगढी गाउँपालिका	१०५०१	०.०१८६७५४	०
३३	Mt. Amphu १ (६७४०m.)	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१०६०२	०.०१६८५५९	०
३३	Mt. Amphu १ (६७४०m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०३४४३८२	०
३३	Mt. Amphu १ (६७४०m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०२८२३५९	०
जम्मा					१	०
३४	Mt. Annapurna III (७५५५m.)	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.०३०६२०९	०
३४	Mt. Annapurna III (७५५५m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०१२७३१५	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
३४	Mt. Annapurna III (७५५५म.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००१७३२९	०
३४	Mt. Annapurna III (७५५५म.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.३४२१४५५	०
३४	Mt. Annapurna III (७५५५म.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०२३९४८७	०
३४	Mt. Annapurna III (७५५५म.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०१६१४५६	०
३४	Mt. Annapurna III (७५५५म.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०१४१९२२	०
३४	Mt. Annapurna III (७५५५म.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.४२३४७९५	०
३४	Mt. Annapurna III (७५५५म.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.०१२९४४६	०
३४	Mt. Annapurna III (७५५५म.)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.१०७१०९९	०
३४	Mt. Annapurna III (७५५५म.)	लमजुङ	मर्याङ्गदी गाउँपालिका	४०६०२	०.०१४९४८७	०
जम्मा					१	०
३५	Mt. Barun Tse (७१५२म.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०३०५८६६	५६४३
३५	Mt. Barun Tse (७१५२म.)	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१०१०३	०.०२८०४३१	५१७४
३५	Mt. Barun Tse (७१५२म.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०३७६४४८	६९४५
३५	Mt. Barun Tse (७१५२म.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.६८०८५१०	१२५६१७
३५	Mt. Barun Tse (७१५२म.)	संखुवासभा	सिलीचोड गाउँपालिका	१०२०३	०.०३६८२५३	६७९४
३५	Mt. Barun Tse (७१५२म.)	संखुवासभा	चिन्चिला गाउँपालिका	१०२०४	०.०१४०३४५	२५८९
३५	Mt. Barun Tse (७१५२म.)	संखुवासभा	सभापोखरी गाउँपालिका	१०२०५	०.०२४२६२४	४४७६
३५	Mt. Barun Tse (७१५२म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०७१९३३८	१३२७२
३५	Mt. Barun Tse (७१५२म.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८३१०५	३३७८
३५	Mt. Barun Tse (७१५२म.)	खोटाङ	केपिलासगढी गाउँपालिका	१०५०१	०.०३०३६८२	५६०३
३५	Mt. Barun Tse (७१५२म.)	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१०६०२	०.०२७१३९८	५००७
जम्मा					१	१८४४९८
३६	Mt. Chandi Himal (६१४२म.)	हुम्ला	चंखेली गाउँपालिका	६०३०१	०.०५४०२९३	०
३६	Mt. Chandi Himal (६१४२म.)	हुम्ला	खार्पुनाथ गाउँपालिका	६०३०२	०.३६६७०३६	०
३६	Mt. Chandi Himal (६१४२म.)	हुम्ला	सिमकोट गाउँपालिका	६०३०३	०.३९८९२१४	०
३६	Mt. Chandi Himal (६१४२म.)	हुम्ला	नाम्खा गाउँपालिका	६०३०४	०.०७५४९९६	०
३६	Mt. Chandi Himal (६१४२म.)	हुम्ला	सर्केगाड गाउँपालिका	६०३०५	०.०४७४१५३	०
३६	Mt. Chandi Himal (६१४२म.)	बाजुरा	हिमाली गाउँपालिका	७०१०१	०.०५७४३०८	०
जम्मा					१	०
३७	Mt. Chukyima Go (६२५८म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०५३९६३२	२२०
३७	Mt. Chukyima Go (६२५८म.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३४२१४१	१४०
३७	Mt. Chukyima Go (६२५८म.)	सोलुखुम्बु	लिखुपिके गाउँपालिका	१०३०८	०.००७५६६६	३१
३७	Mt. Chukyima Go (६२५८म.)	ओखलढुङ्गा	खिजिदेम्बा गाउँपालिका	१०४०४	०.०१५८१०४	६४

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
३७	Mt. Chukyima Go (६२५८m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.३९३८१९१	१६०६
३७	Mt. Chukyima Go (६२५८m.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०३१४९४४	१२८
३७	Mt. Chukyima Go (६२५८m.)	दोलखा	कालिन्चोक गाउँपालिका	३०१०३	०.०१९४६२३	७९
३७	Mt. Chukyima Go (६२५८m.)	दोलखा	बैतेघर गाउँपालिका	३०१०४	०.०१५७८८२	६४
३७	Mt. Chukyima Go (६२५८m.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०१७१५४८	७०
३७	Mt. Chukyima Go (६२५८m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.३७१८०५७	१५१७
३७	Mt. Chukyima Go (६२५८m.)	रामेछाप	गोकुलगंगा गाउँपालिका	३१००२	०.०१९५८६२	८०
३७	Mt. Chukyima Go (६२५८m.)	रामेछाप	लिखुतामाकोसी गाउँपालिका	३१००३	०.०१९३३५०	७९
जम्मा					१	४०७८
३८	Mt. Gandharva Chuli (६२४८m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०७११८२१	०
३८	Mt. Gandharva Chuli (६२४८m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.६८०८५१०	०
३८	Mt. Gandharva Chuli (६२४८m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.०५०८२९३	०
३८	Mt. Gandharva Chuli (६२४८m.)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.१९७१३७६	०
जम्मा					१	०
३९	Mt. Hongde (६५५६m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०५०४३६०	०
३९	Mt. Hongde (६५५६m.)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०४५३५८८	०
३९	Mt. Hongde (६५५६m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.४१०३५९३	०
३९	Mt. Hongde (६५५६m.)	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.०३८७२५०	०
३९	Mt. Hongde (६५५६m.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०६९०१२६	०
३९	Mt. Hongde (६५५६m.)	डोल्पा	काइके गाउँपालिका	६०१०७	०.०५०७०४९	०
३९	Mt. Hongde (६५५६m.)	डोल्पा	छार्का ताडसोड गाउँपालिका	६०१०८	०.३३५४०३४	०
जम्मा					१	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०२२४६२१	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१०१०३	०.०२०५९४२	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०२७६४५४	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.४०५१५३०	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	संखुवासभा	सिलीचोड गाउँपालिका	१०२०३	०.०२७०४३६	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	संखुवासभा	चिचिला गाउँपालिका	१०२०४	०.०१०३०६५	०
४०	Mt. Hongu (Sura Peak)	संखुवासभा	सभापोखरी गाउँपालिका	१०२०५	०.०१७८१७७	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
	(६७६४m.)					
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०५२८२६४	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.३६०४७१८	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१३४४६८	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	खोटाङ	केपिलासगढी गाउँपालिका	१०५०१	०.०२२३०१७	०
४०	Mt. Hongu (Sura Peak) (६७६४m.)	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१०६०२	०.०१९९३०८	०
जम्मा					१	०
४१	Mt. Hunku Chuli (६८३३m.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०२२४६२१	०
४१	Mt. Hunku Chuli (६८३३m.)	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१०१०३	०.०२०५९४२	०
४१	Mt. Hunku Chuli (६८३३m.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०२७६४५४	०
४१	Mt. Hunku Chuli (६८३३m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.४०५१५३०	०
४१	Mt. Hunku Chuli (६८३३m.)	संखुवासभा	सिलीचोङ गाउँपालिका	१०२०३	०.०२७०४३६	०
४१	Mt. Hunku Chuli (६८३३m.)	संखुवासभा	चिचिला गाउँपालिका	१०२०४	०.०१०३०६५	०
४१	Mt. Hunku Chuli (६८३३m.)	संखुवासभा	सभापोखरी गाउँपालिका	१०२०५	०.०१७८१७७	०
४१	Mt. Hunku Chuli (६८३३m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०५२८२६४	०
४१	Mt. Hunku Chuli (६८३३m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.३६०४७१८	०
४१	Mt. Hunku Chuli (६८३३m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१३४४६८	०
४१	Mt. Hunku Chuli (६८३३m.)	खोटाङ	केपिलासगढी गाउँपालिका	१०५०१	०.०२२३०१७	०
४१	Mt. Hunku Chuli (६८३३m.)	भोजपुर	साल्पासिलिछो गाउँपालिका	१०६०२	०.०१९९३०८	०
जम्मा					१	०
४२	Mt. Khang Karpo (६६४६m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०३८८७७४	०
४२	Mt. Khang Karpo (६६४६m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.३६७५८८१	०
४२	Mt. Khang Karpo (६६४६m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०२३६७६५	०
४२	Mt. Khang Karpo (६६४६m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.००८६३५७	०
४२	Mt. Khang Karpo (६६४६m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०१२७३४५	०
४२	Mt. Khang Karpo (६६४६m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३००७०८	०
४२	Mt. Khang Karpo (६६४६m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.३७८०३६९	०
४२	Mt. Khang Karpo (६६४६m.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०२७३०५०	०
४२	Mt. Khang Karpo (६६४६m.)	दोलखा	कालिन्चोक गाउँपालिका	३०१०३	०.०१७८६७६	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
४२	Mt. Khang Karpo (६६४६m.)	दोलखा	बैतेघर गाउँपालिका	३०१०४	०.०१४६०३५	०
४२	Mt. Khang Karpo (६६४६m.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०१५३६८०	०
४२	Mt. Khang Karpo (६६४६m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०२२६१८०	०
४२	Mt. Khang Karpo (६६४६m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०२२६१८०	०
जम्मा					१	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	०
४३	Mt. Khangchung (UIAA Peak) ६०६३m.	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	०
जम्मा					१	०
४४	Mt. Khangtega (६७८३m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	०
४४	Mt. Khangtega (६७८३m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	०
४४	Mt. Khangtega (६७८३m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	०
४४	Mt. Khangtega (६७८३m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	०
४४	Mt. Khangtega (६७८३m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	०
४४	Mt. Khangtega (६७८३m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	०
४४	Mt. Khangtega (६७८३m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	०
४४	Mt. Khangtega (६७८३m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	०
जम्मा					१	०
४५	Mt. Langju Peak (६४२६m.)	गोरखा	चुमनुव्री गाउँपालिका	४०१०१	०.६८०८५१०	०
४५	Mt. Langju Peak (६४२६m.)	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०३८३३०८	०
४५	Mt. Langju Peak (६४२६m.)	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०५५२०६६	०
४५	Mt. Langju Peak (६४२६m.)	गोरखा	धार्चे गाउँपालिका	४०१०४	०.०६१०४९०	०
४५	Mt. Langju Peak (६४२६m.)	मनाङ	नासो गाउँपालिका	४०२०४	०.०४५३९०८	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
४५	Mt. Langju Peak (६४२६m.)	लमजुङ	दोर्दी गाउँपालिका	४०६०१	०.०५१८५६१	०
४५	Mt. Langju Peak (६४२६m.)	लमजुङ	मरुयाङ्गदी गाउँपालिका	४०६०२	०.०६७३२५७	०
जम्मा					१	०
४६	Mt. Langtang Ri (७२०५m.)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.०८४४८२८	०
४६	Mt. Langtang Ri (७२०५m.)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.०७३६३१७	०
४६	Mt. Langtang Ri (७२०५m.)	सिन्धुपाल्चोक	हेलम्बु गाउँपालिका	३०२०४	०.०५५५९१७	०
४६	Mt. Langtang Ri (७२०५m.)	रसुवा	गोसाइकुण्ड गाउँपालिका	३०३०१	०.६८०८५१०	०
४६	Mt. Langtang Ri (७२०५m.)	रसुवा	आमाछोदिङमो गाउँपालिका	३०३०२	०.०३०७९५२	०
४६	Mt. Langtang Ri (७२०५m.)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०२४४३२३	०
४६	Mt. Langtang Ri (७२०५m.)	रसुवा	कालिका गाउँपालिका	३०३०४	०.०१९९२०७	०
४६	Mt. Langtang Ri (७२०५m.)	रसुवा	नौकुण्ड गाउँपालिका	३०३०५	०.०३०२९४६	०
जम्मा					१	०
४७	Mt. Linku Chuli II (६६५९m.)	सोलुखुम्बु	खुम्बु पासाङलामु गाउँपालिका	१०३०१	०.०५३९६३२	०
४७	Mt. Linku Chuli II (६६५९m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३४२१४१	०
४७	Mt. Linku Chuli II (६६५९m.)	सोलुखुम्बु	लिखुपिके गाउँपालिका	१०३०८	०.००७५६६६	०
४७	Mt. Linku Chuli II (६६५९m.)	ओखलढुङ्गा	खिजिदेम्बा गाउँपालिका	१०४०४	०.०१५८१०४	०
४७	Mt. Linku Chuli II (६६५९m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.३९३८१९३	०
४७	Mt. Linku Chuli II (६६५९m.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०३१४९४४	०
४७	Mt. Linku Chuli II (६६५९m.)	दोलखा	कालिञ्चोक गाउँपालिका	३०१०३	०.०१९४६२३	०
४७	Mt. Linku Chuli II (६६५९m.)	दोलखा	बैतेधर गाउँपालिका	३०१०४	०.०१५७८८२	०
४७	Mt. Linku Chuli II (६६५९m.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०१७१५४८	०
४७	Mt. Linku Chuli II (६६५९m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.३७१८०५५	०
४७	Mt. Linku Chuli II (६६५९m.)	रामेछाप	गोकुलगंगा गाउँपालिका	३१००२	०.०१९५८६२	०
४७	Mt. Linku Chuli II (६६५९m.)	रामेछाप	लिखुतामाकोसी गाउँपालिका	३१००३	०.०१९३३५०	०
जम्मा					१	०
४८	Mt. Lugula (६८९९m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.६८०८५१०	०
४८	Mt. Lugula (६८९९m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०८४०५८२	०
४८	Mt. Lugula (६८९९m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.०३३०३९४	०
४८	Mt. Lugula (६८९९m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.१०२१७८४	०
४८	Mt. Lugula (६८९९m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०९९८७३०	०
जम्मा					१	०
४९	Mt. Nemjung (७१३९m.)	गोरखा	चुमनुव्री गाउँपालिका	४०१०१	०.०४९७६४१	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
४९	Mt. Nemjung (७१३९m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.३५३५८२२	०
४९	Mt. Nemjung (७१३९m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०१९३८१४	०
४९	Mt. Nemjung (७१३९m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००४८८११	०
४९	Mt. Nemjung (७१३९m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.४१२०४२८	०
४९	Mt. Nemjung (७१३९m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०३०६४७९	०
४९	Mt. Nemjung (७१३९m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२३८८०२	०
४९	Mt. Nemjung (७१३९m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०५१८३१४	०
४९	Mt. Nemjung (७१३९m.)	लमजुङ	मरुयाङ्गदी गाउँपालिका	४०६०२	०.०५३९८८९	०
जम्मा					१	०
५०	Mt. Panpoche II (६५०४m.)	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.६८०८५१०	०
५०	Mt. Panpoche II (६५०४m.)	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०३८३२०८	०
५०	Mt. Panpoche II (६५०४m.)	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०५५२०६६	०
५०	Mt. Panpoche II (६५०४m.)	गोरखा	धाचें गाउँपालिका	४०१०४	०.०६१०४९०	०
५०	Mt. Panpoche II (६५०४m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०४५३९०८	०
५०	Mt. Panpoche II (६५०४m.)	लमजुङ	दोर्दी गाउँपालिका	४०६०१	०.०५१८५६१	०
५०	Mt. Panpoche II (६५०४m.)	लमजुङ	मरुयाङ्गदी गाउँपालिका	४०६०२	०.०६७३२५७	०
जम्मा					१	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.६८०८५१०	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०३८३२०८	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०५५२०६६	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	गोरखा	धाचें गाउँपालिका	४०१०४	०.०६१०४९०	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०४५३९०८	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	लमजुङ	दोर्दी गाउँपालिका	४०६०१	०.०५१८५६१	०
५१	Mt. Panpoche-I (Pang Phunch ६६२०m.)	लमजुङ	मरुयाङ्गदी गाउँपालिका	४०६०२	०.०६७३२५७	०
जम्मा					१	०
५२	Mt. Pokhar khang (६३४८m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.६८०८५१०	०
५२	Mt. Pokhar khang (६३४८m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०६७३८४३	०
५२	Mt. Pokhar khang (६३४८m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.०२६३४९६	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
५२	Mt. Pokhar khang (६३४८म.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०६३०४७९	०
५२	Mt. Pokhar khang (६३४८म.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०८२२६२७	०
५२	Mt. Pokhar khang (६३४८म.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०८०१०४५	०
जम्मा					१	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०३४६२३२	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	ताप्लेजुङ	मेरिङ्गदेन गाउँपालिका	१०१०३	०.०३४४९२७	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०३९१७००	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.६८०८५१०	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	संखुवासभा	सिलीचोड गाउँपालिका	१०२०३	०.०४२१२६१	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	संखुवासभा	चिचिला गाउँपालिका	१०२०४	०.०१७४९६८	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	संखुवासभा	सम्भोखरी गाउँपालिका	१०२०५	०.०२९२७९३	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०७४४४५७	०
५३	Mt. Sherson (Peak ३, ६४२२म.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४६७१५२	०
जम्मा					१	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०४३०६५५	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.३८७५८८१	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०२६२२०५	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.००९५५२६	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०१४०८७८	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३३२८०५	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.३७८०३६९	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०३२०२७८	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	दोलखा	कालिञ्चोक गाउँपालिका	३०१०३	०.०१९७५७९	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	दोलखा	बैतेघर गाउँपालिका	३०१०४	०.०१६१४६०	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०१७००१९	०
५४	Mt. Tengri Ragi Tau (६९३८म.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०२५०३४५	०
जम्मा					१	०
५५	Mt. Teng Kangpoche (६४८२म.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	१०५०
५५	Mt. Teng Kangpoche (६४८२म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	१०१९६
५५	Mt. Teng Kangpoche (६४८२म.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	६६०
५५	Mt. Teng Kangpoche (६४८२म.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	२७६
५५	Mt. Teng Kangpoche (६४८२म.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	४०३

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
५५	Mt. Teng Kangpoche (६४८२m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	९०७
५५	Mt. Teng Kangpoche (६४८२m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	८०८
५५	Mt. Teng Kangpoche (६४८२m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	६७५
जम्मा					१	१४९७५
५६	Mt. Tengkoma (६२१५m.)	ताप्लेजुङ	फक्ताङलुङ गाउँपालिका	१०१०१	०.६८०८५१०	०
५६	Mt. Tengkoma (६२१५m.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०६४७७१४	०
५६	Mt. Tengkoma (६२१५m.)	ताप्लेजुङ	फुङलिङ नगरपालिका	१०१०६	०.०८४२८१६	०
५६	Mt. Tengkoma (६२१५m.)	ताप्लेजुङ	सिरीजङ्गा गाउँपालिका	१०१०८	०.०८६४१५८	०
५६	Mt. Tengkoma (६२१५m.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०८३६८०२	०
जम्मा					१	०
५७	Mt. Thakar Go East (६१५२m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०९५१०३८	०
५७	Mt. Thakar Go East (६१५२m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.६८०८५१०	०
५७	Mt. Thakar Go East (६१५२m.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०६०८२५९	०
५७	Mt. Thakar Go East (६१५२m.)	दोलखा	कालिन्चोक गाउँपालिका	३०१०३	०.०४२१८७९	०
५७	Mt. Thakar Go East (६१५२m.)	दोलखा	बैतेधर गाउँपालिका	३०१०४	०.०३४७२७३	०
५७	Mt. Thakar Go East (६१५२m.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०३५४२२५	०
५७	Mt. Thakar Go East (६१५२m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०५०८८१६	०
जम्मा					१	०
५८	Mt.ABI (६०४३m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	१५३८
५८	Mt.ABI (६०४३m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	१४९३६
५८	Mt.ABI (६०४३m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	९६८
५८	Mt.ABI (६०४३m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८३३७५	४०४
५८	Mt.ABI (६०४३m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	५९०
५८	Mt.ABI (६०४३m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	१३२९
५८	Mt.ABI (६०४३m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	११८३
५८	Mt.ABI (६०४३m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	९८९
जम्मा					१	२१९३७
५९	Mt.Bokta (६११४m.)	ताप्लेजुङ	फक्ताङलुङ गाउँपालिका	१०१०१	०.६८०८५१०	०
५९	Mt.Bokta (६११४m.)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०६४७७१४	०
५९	Mt.Bokta (६११४m.)	ताप्लेजुङ	फुङलिङ नगरपालिका	१०१०६	०.०८४२८१६	०
५९	Mt.Bokta (६११४m.)	ताप्लेजुङ	सिरीजङ्गा गाउँपालिका	१०१०८	०.०८६४१५८	०
५९	Mt.Bokta (६११४m.)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०८३६८०२	०
जम्मा					१	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
६०	Mt.Cholatse (६४४०m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	३५
६०	Mt.Cholatse (६४४०m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	३४०
६०	Mt.Cholatse (६४४०m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	२२
६०	Mt.Cholatse (६४४०m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	९
६०	Mt.Cholatse (६४४०m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	१३
६०	Mt.Cholatse (६४४०m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	३०
६०	Mt.Cholatse (६४४०m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	२७
६०	Mt.Cholatse (६४४०m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	२३
जम्मा					१	४९९
६१	Mt.Kyazo Ri (६१८६m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	०
६१	Mt.Kyazo Ri (६१८६m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	०
६१	Mt.Kyazo Ri (६१८६m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	०
६१	Mt.Kyazo Ri (६१८६m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	०
६१	Mt.Kyazo Ri (६१८६m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	०
६१	Mt.Kyazo Ri (६१८६m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	०
६१	Mt.Kyazo Ri (६१८६m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	०
६१	Mt.Kyazo Ri (६१८६m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	०
जम्मा					१	०
६२	Mt.Langsisa Ri (६४१२m.)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.०८४४८२८	०
६२	Mt.Langsisa Ri (६४१२m.)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.०७३६३१७	०
६२	Mt.Langsisa Ri (६४१२m.)	सिन्धुपाल्चोक	हेलम्बु गाउँपालिका	३०२०४	०.०५५५९१७	०
६२	Mt.Langsisa Ri (६४१२m.)	रसुवा	गोसाइकुण्ड गाउँपालिका	३०३०१	०.६८०८५१०	०
६२	Mt.Langsisa Ri (६४१२m.)	रसुवा	आमाछोदिङमो गाउँपालिका	३०३०२	०.०३०७९५२	०
६२	Mt.Langsisa Ri (६४१२m.)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०२४४३२३	०
६२	Mt.Langsisa Ri (६४१२m.)	रसुवा	कालिका गाउँपालिका	३०३०४	०.०१९९२०७	०
६२	Mt.Langsisa Ri (६४१२m.)	रसुवा	नौकुण्ड गाउँपालिका	३०३०५	०.०३०२९४६	०
जम्मा					१	०
६३	Mt.Larkya Peak (६४१६m.)	गोरखा	चुमनुव्री गाउँपालिका	४०१०१	०.४७६१३६३	०
६३	Mt.Larkya Peak (६४१६m.)	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०२५०२५०	०
६३	Mt.Larkya Peak (६४१६m.)	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०३६२८७१	०
६३	Mt.Larkya Peak (६४१६m.)	गोरखा	धार्चे गाउँपालिका	४०१०४	०.०३८९३४६	०
६३	Mt.Larkya Peak (६४१६m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०३१२४४८	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
६३	Mt.Larkya Peak (६४१६m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००४५६५२	०
६३	Mt.Larkya Peak (६४१६m.)	मनाङ	नासोँ गाउँपालिका	४०२०४	०.२६९६२६४	०
६३	Mt.Larkya Peak (६४१६m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०४१२७२६	०
६३	Mt.Larkya Peak (६४१६m.)	लमजुङ	दोर्दी गाउँपालिका	४०६०१	०.०३३६३३८	०
६३	Mt.Larkya Peak (६४१६m.)	लमजुङ	मर्याङ्गदी गाउँपालिका	४०६०२	०.०४३२७४२	०
जम्मा					१	०
६४	Mt.Lobuje West (६१३५m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	८०५७
६४	Mt.Lobuje West (६१३५m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	७८२३०
६४	Mt.Lobuje West (६१३५m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	५०६८
६४	Mt.Lobuje West (६१३५m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	२११८
६४	Mt.Lobuje West (६१३५m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	३०९२
६४	Mt.Lobuje West (६१३५m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	६९५९
६४	Mt.Lobuje West (६१३५m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	६१९७
६४	Mt.Lobuje West (६१३५m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	५१७९
जम्मा					१	११४९००
६५	Mt.Nirekha (६१५९m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	२५६
६५	Mt.Nirekha (६१५९m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	२४८९
६५	Mt.Nirekha (६१५९m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	१६१
६५	Mt.Nirekha (६१५९m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	६७
६५	Mt.Nirekha (६१५९m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	९८
६५	Mt.Nirekha (६१५९m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	२२१
६५	Mt.Nirekha (६१५९m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	१९७
६५	Mt.Nirekha (६१५९m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	१६५
जम्मा					१	३६५४
६६	Mt.Ombigaichen (६३४०m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०५२९११३	०
६६	Mt.Ombigaichen (६३४०m.)	संखुवासभा	सिलीचोङ गाउँपालिका	१०२०३	०.०२८८६०४	०
६६	Mt.Ombigaichen (६३४०m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.४०००८३१	०
६६	Mt.Ombigaichen (६३४०m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.३६५५४१८	०
६६	Mt.Ombigaichen (६३४०m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१३६३१७	०
६६	Mt.Ombigaichen (६३४०m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०१९९११२	०
६६	Mt.Ombigaichen (६३४०m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०४५०७८९	०
६६	Mt.Ombigaichen (६३४०m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०४०३७९२	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
६६	Mt.Ombigaichen (६३४०m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०३३५९४४	०
जम्मा					१	०
६७	Mt.Phari Lapcha (६०१७m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	०
६७	Mt.Phari Lapcha (६०१७m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	०
६७	Mt.Phari Lapcha (६०१७m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	०
६७	Mt.Phari Lapcha (६०१७m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	०
६७	Mt.Phari Lapcha (६०१७m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	०
६७	Mt.Phari Lapcha (६०१७m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	०
६७	Mt.Phari Lapcha (६०१७m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	०
६७	Mt.Phari Lapcha (६०१७m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	०
जम्मा					१	०
६८	Mt.Yubra Himal (६०४८m.)	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.०८४४८२८	०
६८	Mt.Yubra Himal (६०४८m.)	सिन्धुपाल्चोक	पाँचपोखरी थाङपाल गाउँपालिका	३०२०३	०.०७३६३१७	०
६८	Mt.Yubra Himal (६०४८m.)	सिन्धुपाल्चोक	हेलम्बु गाउँपालिका	३०२०४	०.०५५५९१७	०
६८	Mt.Yubra Himal (६०४८m.)	रसुवा	गोसाइकुण्ड गाउँपालिका	३०३०१	०.६८०८५१०	०
६८	Mt.Yubra Himal (६०४८m.)	रसुवा	आमाछोदिङमो गाउँपालिका	३०३०२	०.०३०७९५२	०
६८	Mt.Yubra Himal (६०४८m.)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०२४४३२३	०
६८	Mt.Yubra Himal (६०४८m.)	रसुवा	कालिका गाउँपालिका	३०३०४	०.०१९९२०७	०
६८	Mt.Yubra Himal (६०४८m.)	रसुवा	नौकुण्ड गाउँपालिका	३०३०५	०.०३०२९४६	०
जम्मा					१	०
६९	Mukot Himal (६०८७ m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०१७१२४६	०
६९	Mukot Himal (६०८७ m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०२१००७५	०
६९	Mukot Himal (६०८७ m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०२९९०६५	०
६९	Mukot Himal (६०८७ m.)	मुस्ताङ	घरपझोङ गाउँपालिका	४०३०२	०.०१८७५६५	०
६९	Mukot Himal (६०८७ m.)	मुस्ताङ	वारगुङ मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.३५०८८६९	०
६९	Mukot Himal (६०८७ m.)	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.०१६०२१८	०
६९	Mukot Himal (६०८७ m.)	म्याग्दी	धवलागिरी गाउँपालिका	४०४०३	०.१३७१७४७	०
६९	Mukot Himal (६०८७ m.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०२८८४६६	०
६९	Mukot Himal (६०८७ m.)	डोल्पा	काङ्के गाउँपालिका	६०१०७	०.०२१०१६९	०
६९	Mukot Himal (६०८७ m.)	डोल्पा	छार्का ताङसोङ गाउँपालिका	६०१०८	०.३५९२५८०	०
जम्मा					१	०
७०	Mustang Himal I (६१९५ m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड	४०३०१	०.३१९१४९०	४७८७

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
			गाउँपालिका			
७०	Mustang Himal I (६१९५ m.)	मुस्ताङ	लोमन्थाङ गाउँपालिका	४०३०४	०.६८०८५१०	१०२१३
जम्मा					१	१५०००
७१	Norbu Kang (६००५m)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.६८०८५१०	०
७१	Norbu Kang (६००५m)	डोल्पा	शे फोक्सुण्डो गाउँपालिका	६०१०२	०.१४१२३६९	०
७१	Norbu Kang (६००५m)	डोल्पा	काङ्के गाउँपालिका	६०१०७	०.०८५४६३५	०
७१	Norbu Kang (६००५m)	डोल्पा	छार्का ताङसोड गाउँपालिका	६०१०८	०.०९२४४८६	०
जम्मा					१	०
७२	Nuptse (७८५५ m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	२८१६१
७२	Nuptse (७८५५ m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	२७३४३०
७२	Nuptse (७८५५ m.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	१७७१२
७२	Nuptse (७८५५ m.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	७४०५
७२	Nuptse (७८५५ m.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	१०८०७
७२	Nuptse (७८५५ m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	२४३२३
७२	Nuptse (७८५५ m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	२१६५९
७२	Nuptse (७८५५ m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	१८१०३
जम्मा					१	४०१६००
७३	Pabuk Khang (Kangata)	ताप्लेजुङ	फक्ताङ्लुङ गाउँपालिका	१०१०१	०.६८०८५१०	०
७३	Pabuk Khang (Kangata)	ताप्लेजुङ	मिक्वाखोला गाउँपालिका	१०१०२	०.०६४७७१४	०
७३	Pabuk Khang (Kangata)	ताप्लेजुङ	फुङलिङ नगरपालिका	१०१०६	०.०८४२८१६	०
७३	Pabuk Khang (Kangata)	ताप्लेजुङ	सिरीजङ्गा गाउँपालिका	१०१०८	०.०८६४१५८	०
७३	Pabuk Khang (Kangata)	संखुवासभा	भोटखोला गाउँपालिका	१०२०१	०.०८३६८०२	०
जम्मा					१	०
७४	Paldor Peak (५९०३m.)	रसुवा	गोसाइकुण्ड गाउँपालिका	३०३०१	०.०६९३२८१	१६६०
७४	Paldor Peak (५९०३m.)	रसुवा	आमाछोदिङमो गाउँपालिका	३०३०२	०.३८१४४३९	९१३१
७४	Paldor Peak (५९०३m.)	रसुवा	उत्तरगया गाउँपालिका	३०३०३	०.०१८९४८१	४५४
७४	Paldor Peak (५९०३m.)	धादिङ	रुविभ्यालि गाउँपालिका	३०४०१	०.३६४३१८८	८७२१
७४	Paldor Peak (५९०३m.)	धादिङ	खनियावास गाउँपालिका	३०४०२	०.०२४५८५९	५८९
७४	Paldor Peak (५९०३m.)	धादिङ	गंगाजमुना गाउँपालिका	३०४०३	०.०३९८८१९	९५५
७४	Paldor Peak (५९०३m.)	गोरखा	दार्चे गाउँपालिका	४०१०४	०.०५७५२७३	१३७७
७४	Paldor Peak (५९०३m.)	गोरखा	आरुघाट गाउँपालिका	४०१०५	०.०४३९६६०	१०५२
जम्मा					१	२३९३९
७५	Pharchamo (६२७९m.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०४३०६५५	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
७५	Pharchamo (६२७९.म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.३८७५८८१	०
७५	Pharchamo (६२७९.म.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०२६२२०५	०
७५	Pharchamo (६२७९.म.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.००९५५२६	०
७५	Pharchamo (६२७९.म.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०१४०८७८	०
७५	Pharchamo (६२७९.म.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३३२८०५	०
७५	Pharchamo (६२७९.म.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.३७८०३६९	०
७५	Pharchamo (६२७९.म.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०३०२२७८	०
७५	Pharchamo (६२७९.म.)	दोलखा	कालिञ्चोक गाउँपालिका	३०१०३	०.०१९७५७९	०
७५	Pharchamo (६२७९.म.)	दोलखा	बैतेघर गाउँपालिका	३०१०४	०.०१६१४६०	०
७५	Pharchamo (६२७९.म.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०१७००१९	०
७५	Pharchamo (६२७९.म.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०२५०३४५	०
जम्मा					१	०
७६	Pisang Peak (६०९१.म.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.२९६६०५१	९०४
७६	Pisang Peak (६०९१.म.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.४४९१५७५	१३६९
७६	Pisang Peak (६०९१.म.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००३९६८४	१२
७६	Pisang Peak (६०९१.म.)	मनाङ	नासो गाउँपालिका	४०२०४	०.०१९६४७८	६०
७६	Pisang Peak (६०९१.म.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०३३८४९६	१०३
७६	Pisang Peak (६०९१.म.)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०१२७९४७	३९
७६	Pisang Peak (६०९१.म.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२४६५६०	७५
७६	Pisang Peak (६०९१.म.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०३२१९५०	९८
७६	Pisang Peak (६०९१.म.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०३९२६२८	१२०
७६	Pisang Peak (६०९१.म.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०४४२३८४	१३५
७६	Pisang Peak (६०९१.म.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.०४३६२४७	१३३
जम्मा					१	३०४८
७७	Pumori (७१६१.म.)	संखुवासभा	मकालु गाउँपालिका	१०२०२	०.०७०१२२७	९२५३
७७	Pumori (७१६१.म.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.६८०८५१०	८९८४६
७७	Pumori (७१६१.म.)	सोलुखुम्बु	माहाकुलुङ गाउँपालिका	१०३०२	०.०४४१०४५	५८२०
७७	Pumori (७१६१.म.)	सोलुखुम्बु	सोताङ गाउँपालिका	१०३०३	०.०१८४३७५	२४३३
७७	Pumori (७१६१.म.)	सोलुखुम्बु	माप्य दुधकोशी गाउँपालिका	१०३०४	०.०२६९१०४	३५५१
७७	Pumori (७१६१.म.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०६०५६३९	७९९२
७७	Pumori (७१६१.म.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.०५३९३१७	७११७
७७	Pumori (७१६१.म.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.०४५०७८३	५९४९

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
जम्मा					१	१३१९६१
७८	Putha Hiunchuli (७२४६ m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०१४०२४०	०
७८	Putha Hiunchuli (७२४६ m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०१०७१६८	०
७८	Putha Hiunchuli (७२४६ m.)	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.००५४७९६	०
७८	Putha Hiunchuli (७२४६ m.)	म्याग्दी	रघुगंगा गाउँपालिका	४०४०२	०.०१७६६३३	०
७८	Putha Hiunchuli (७२४६ m.)	म्याग्दी	धवलागिरी गाउँपालिका	४०४०३	०.२८८६२५७	०
७८	Putha Hiunchuli (७२४६ m.)	म्याग्दी	मालिका गाउँपालिका	४०४०४	०.०१८५६४८	०
७८	Putha Hiunchuli (७२४६ m.)	बागलुङ	तमानखोला गाउँपालिका	४११०४	०.०११२०४७	०
७८	Putha Hiunchuli (७२४६ m.)	रुकुम	पुथा उत्तरगंगा गाउँपालिका	५०१०१	०.२८४०५३८	०
७८	Putha Hiunchuli (७२४६ m.)	रुकुम	सिस्ने गाउँपालिका	५०१०२	०.०१७८६६८	०
७८	Putha Hiunchuli (७२४६ m.)	रुकुम	भूमे गाउँपालिका	५०१०३	०.०१९२४२४	०
७८	Putha Hiunchuli (७२४६ m.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०१२९६४०	०
७८	Putha Hiunchuli (७२४६ m.)	डोल्पा	शे फोक्सुण्डो गाउँपालिका	६०१०२	०.०२५७९१९	०
७८	Putha Hiunchuli (७२४६ m.)	डोल्पा	ठुलीभेरी नगरपालिका	६०१०६	०.०११९६१४	०
७८	Putha Hiunchuli (७२४६ m.)	डोल्पा	काइके गाउँपालिका	६०१०७	०.२४२१३५३	०
७८	Putha Hiunchuli (७२४६ m.)	डोल्पा	छार्का ताडसोड गाउँपालिका	६०१०८	०.०१९७०५५	०
जम्मा					१	०
७९	Ramdung (५९००m.)	सोलुखुम्बु	खुम्बु पासाङल्हामु गाउँपालिका	१०३०१	०.०५८५३६४	०
७९	Ramdung (५९००m.)	सोलुखुम्बु	सोलुदुधकुण्ड नगरपालिका	१०३०७	०.०३७११३६	०
७९	Ramdung (५९००m.)	सोलुखुम्बु	लिखुपिके गाउँपालिका	१०३०८	०.००८२०७८	०
७९	Ramdung (५९००m.)	ओखलढुङ्गा	खिजिदेम्बा गाउँपालिका	१०४०४	०.०१७१५०२	०
७९	Ramdung (५९००m.)	दोलखा	गौरीशंकर गाउँपालिका	३०१०१	०.४२७१९३७	०
७९	Ramdung (५९००m.)	दोलखा	बिगु गाउँपालिका	३०१०२	०.०३४१६३४	०
७९	Ramdung (५९००m.)	दोलखा	कालिञ्चोक गाउँपालिका	३०१०३	०.०२११११६	०
७९	Ramdung (५९००m.)	दोलखा	बैतेधर गाउँपालिका	३०१०४	०.०१७१२६२	०
७९	Ramdung (५९००m.)	दोलखा	जिरी नगरपालिका	३०१०५	०.०१८६०८६	०
७९	Ramdung (५९००m.)	रामेछाप	उमाकुण्ड गाउँपालिका	३१००१	०.३१८५६८९	०
७९	Ramdung (५९००m.)	रामेछाप	गोकुलगंगा गाउँपालिका	३१००२	०.०२१२४६०	०
७९	Ramdung (५९००m.)	रामेछाप	लिखुतामाकोसी गाउँपालिका	३१००३	०.०२०९७३६	०
जम्मा					१	०
८०	Rokapi (Kap Chuli ५४६७)	हुम्ला	नाम्खा गाउँपालिका	६०३०४	०.०५७२३२८	२३४
८०	Rokapi (Kap Chuli ५४६७)	बाजुरा	हिमाली गाउँपालिका	७०१०१	०.०२८०८२९	११५
८०	Rokapi (Kap Chuli ५४६७)	बाजुरा	गैमुल गाउँपालिका	७०१०२	०.०१६०९४१	६६

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
८०	Rokapi (Kap Chuli ५४६७)	वझाड	साईपाल गाउँपालिका	७०२०१	०.३२४०८०५	१३२४
८०	Rokapi (Kap Chuli ५४६७)	वझाड	बुङ्गल गाउँपालिका	७०२०२	०.०४५८३१०	१८७
८०	Rokapi (Kap Chuli ५४६७)	वझाड	सुर्मा गाउँपालिका	७०२०३	०.०१५७०३१	६४
८०	Rokapi (Kap Chuli ५४६७)	वझाड	तालकोट गाउँपालिका	७०२०४	०.०१९८६०१	८१
८०	Rokapi (Kap Chuli ५४६७)	दार्चुला	ब्याँस गाउँपालिका	७०३०१	०.०२९४९२०	१२०
८०	Rokapi (Kap Chuli ५४६७)	दार्चुला	नौगाड गाउँपालिका	७०३०४	०.०२११६७३	८६
८०	Rokapi (Kap Chuli ५४६७)	दार्चुला	अपिहिमाल गाउँपालिका	७०३०५	०.४२१६८२१	१७२२
८०	Rokapi (Kap Chuli ५४६७)	दार्चुला	मार्मा गाउँपालिका	७०३०६	०.०२०७७४१	८५
जम्मा					१	४०८४
८१	Saribung (६३४६m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.३४११२८९	५११७
८१	Saribung (६३४६m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०३८७४५१	५८१
८१	Saribung (६३४६m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.०१५६७६९	२३५
८१	Saribung (६३४६m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०३६०८८९	५४१
८१	Saribung (६३४६m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.४२४४९६१	६३६७
८१	Saribung (६३४६m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०४५८९५२	६८८
८१	Saribung (६३४६m.)	मुस्ताङ	लोमन्थाङ गाउँपालिका	४०३०४	०.०३८८२५५	५८२
८१	Saribung (६३४६m.)	डोल्पा	छार्का टाडसोड गाउँपालिका	६०१०८	०.०५९१४३४	८८७
जम्मा					१	१४९९८
८२	Shigu Chuli(fluted peak) (६५०१m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०४६९३३३	०
८२	Shigu Chuli(fluted peak) (६५०१m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०४१४४२८	०
८२	Shigu Chuli(fluted peak) (६५०१m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०४३५५३६	०
८२	Shigu Chuli(fluted peak) (६५०१m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.६८०८५१०	०
८२	Shigu Chuli(fluted peak) (६५०१m.)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.१७०४९३९	०
८२	Shigu Chuli(fluted peak) (६५०१m.)	पर्वत	मोदि गाउँपालिका	४१००१	०.०१६७२५४	०
जम्मा					१	०
८३	Thapa Peak (६०१२m)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.०२९९७४२	९०
८३	Thapa Peak (६०१२m)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.३९०९७१५	११७३
८३	Thapa Peak (६०१२m)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०३७३१५४	११२
८३	Thapa Peak (६०१२m)	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.३७४६५३५	११२४
८३	Thapa Peak (६०१२m)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०५१६५५१	१५५
८३	Thapa Peak (६०१२m)	म्याग्दी	रघुगंगा गाउँपालिका	४०४०२	०.०५१४०१६	१५४

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
८३	Thapa Peak (६०१२m)	म्याग्दी	धवलागिरी गाउँपालिका	४०४०३	०.०६४०२८७	१९२
जम्मा					१	३०००
८४	Thorong Peak (५७५१ m.)	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.०४०७२८७	०
८४	Thorong Peak (५७५१ m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०१४४७०६	०
८४	Thorong Peak (५७५१ m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००४११८२	०
८४	Thorong Peak (५७५१ m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.३६८८९१५	०
८४	Thorong Peak (५७५१ m.)	मुस्ताङ	लो घेकर दामोदरकुण्ड गाउँपालिका	४०३०१	०.०२४५८९१	०
८४	Thorong Peak (५७५१ m.)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०१२९९९६	०
८४	Thorong Peak (५७५१ m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.३९६७३३५	०
८४	Thorong Peak (५७५१ m.)	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.०१०६१७८	०
८४	Thorong Peak (५७५१ m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०४४१३९१	०
८४	Thorong Peak (५७५१ m.)	लमजुङ	मरुयाङ्गदी गाउँपालिका	४०६०२	०.०४५९६०३	०
८४	Thorong Peak (५७५१ m.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०२३०१०३	०
८४	Thorong Peak (५७५१ m.)	डोल्पा	काङ्के गाउँपालिका	६०१०७	०.०१४४४१३	०
जम्मा					१	०
८५	Tilicho Peak (७१३४m.)	मनाङ	नार्पा भूमि गाउँपालिका	४०२०१	०.०२०८५४१	२४४३
८५	Tilicho Peak (७१३४m.)	मनाङ	मनाङ दिछ्याङ गाउँपालिका	४०२०२	०.३२४३५३०	३७९९८
८५	Tilicho Peak (७१३४m.)	मनाङ	चामे गाउँपालिका	४०२०३	०.००२२७५०	२६७
८५	Tilicho Peak (७१३४m.)	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०८११२४८	९५०४
८५	Tilicho Peak (७१३४m.)	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०२२५१८६	२६३८
८५	Tilicho Peak (७१३४m.)	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०१६६९०१	१९५५
८५	Tilicho Peak (७१३४m.)	कास्की	मादी गाउँपालिका	४०५०१	०.०१७९०६२	२०९८
८५	Tilicho Peak (७१३४m.)	कास्की	माछापुच्छ्रे गाउँपालिका	४०५०२	०.०१८२७४०	२१४१
८५	Tilicho Peak (७१३४m.)	कास्की	अन्नपूर्ण गाउँपालिका	४०५०३	०.३८५७९१८	४५१९६
८५	Tilicho Peak (७१३४m.)	कास्की	पोखरा महानगरपालिका	४०५०४	०.१०१९९७८	११९४९
८५	Tilicho Peak (७१३४m.)	पर्वत	मोदी गाउँपालिका	४१००१	०.००८२१४६	९६२
जम्मा					१	११७१५१
८६	Tobsar Peak (६१०० m.)	गोरखा	चुमनुब्री गाउँपालिका	४०१०१	०.६८०८५१०	०
८६	Tobsar Peak (६१०० m.)	गोरखा	अजिरकोट गाउँपालिका	४०१०२	०.०३८३२०८	०
८६	Tobsar Peak (६१०० m.)	गोरखा	बारपाक सुलिकोट गाउँपालिका	४०१०३	०.०५५२०६६	०
८६	Tobsar Peak (६१०० m.)	गोरखा	धाचें गाउँपालिका	४०१०४	०.०६१०४९०	०
८६	Tobsar Peak (६१०० m.)	मनाङ	नासों गाउँपालिका	४०२०४	०.०४५३९०८	०
८६	Tobsar Peak (६१०० m.)	लमजुङ	दोदी गाउँपालिका	४०६०१	०.०५१८५६१	०
८६	Tobsar Peak (६१०० m.)	लमजुङ	मरुयाङ्गदी गाउँपालिका	४०६०२	०.०६७३२५७	०

हिमचुली क्र. सं.	हिमचुलीको नाम	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा बाँडफाँट	*अनुमानित रोयल्टी रकम रु
जम्मा					१	०
८७	Tukuche	मुस्ताङ	घरपझोड गाउँपालिका	४०३०२	०.०१६१९८३	१८७
८७	Tukuche	मुस्ताङ	वारगुड मुक्तिक्षेत्र गाउँपालिका	४०३०३	०.०३०५६७०	३५२
८७	Tukuche	मुस्ताङ	थासाङ गाउँपालिका	४०३०५	०.३४३०४३५	३९५४
८७	Tukuche	म्याग्दी	अन्नपूर्ण गाउँपालिका	४०४०१	०.०४१३२६६	४७६
८७	Tukuche	म्याग्दी	रघुगंगा गाउँपालिका	४०४०२	०.०४०८६६६	४७१
८७	Tukuche	म्याग्दी	धवलागिरी गाउँपालिका	४०४०३	०.४०२७१९१	४६४२
८७	Tukuche	म्याग्दी	मालिका गाउँपालिका	४०४०४	०.०४०७४०१	४७०
८७	Tukuche	बागलुङ	तमानखोला गाउँपालिका	४११०४	०.०२५३७३६	२९२
८७	Tukuche	डोल्पा	छार्का ताडसोड गाउँपालिका	६०१०८	०.०५९१६५२	६८२
जम्मा					१	११५२६
८८	shey shikhar (६१३९.म.)	डोल्पा	डोल्पो बुद्ध गाउँपालिका	६०१०१	०.०२९१४९०	०
८८	shey shikhar (६१३९.म.)	डोल्पा	शे फोक्सुण्डो गाउँपालिका	६०१०२	०.४५७७०३५	०
८८	shey shikhar (६१३९.म.)	डोल्पा	जगदुल्ला गाउँपालिका	६०१०३	०.२८८०५९२	०
८८	shey shikhar (६१३९.म.)	डोल्पा	मुङ्केचुला गाउँपालिका	६०१०४	०.०१६२०४६	०
८८	shey shikhar (६१३९.म.)	डोल्पा	त्रिपूरासुन्दरी नगरपालिका	६०१०५	०.०३०१४९७	०
८८	shey shikhar (६१३९.म.)	डोल्पा	ठुलीभेरी नगरपालिका	६०१०६	०.०२७७९२६	०
८८	shey shikhar (६१३९.म.)	डोल्पा	काइके गाउँपालिका	६०१०७	०.०१७४००१	०
८८	shey shikhar (६१३९.म.)	मुगु	मुगुमकार्मारोग गाउँपालिका	६०२०१	०.०५५४७१९	०
८८	shey shikhar (६१३९.म.)	जुम्ला	पातारासी गाउँपालिका	६०४०१	०.०४८०५७८	०
८८	shey shikhar (६१३९.म.)	जुम्ला	गुठिचौर गाउँपालिका	६०४०५	०.०३००११६	०
जम्मा					१	०

ख. विद्युत

आयोजना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावाट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
१	Andhi Khola	४०९१०	९.४	गल्याङ नगरपालिका	स्याङजा	०.७८४३४२४	१२६८००३०
१	Andhi Khola	४०९११	९.४	कालीगण्डकी गाउँपालिका	स्याङजा	०.१५४१५९७	२४९२२१६
१	Andhi Khola	५०६०३	९.४	रम्भा गाउँपालिका	पाल्पा	०.०६१४९७९	९९४२०२
जम्मा						१	१६१६६४४८
२	Ankhu Khola - १	३०४०३	७	गङ्गा जमुना गाउँपालिका	धादिङ	०.२००००००	४२९०८८
२	Ankhu Khola - १	३०४०४	७	त्रिपूरासुन्दरी गाउँपालिका	धादिङ	०.६५१६९०६	१३९८१६२

आयोजना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावाट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
२	Ankhu Khola - १	३०४०५	७	नेत्रावती डबजोड गाउँपालिका	धादिङ	०.१४८३०९४	३१८१८९
जम्मा						१	२१४५४३९
३	Bagmati	३०८०६	२२	बागमती गाउँपालिका	ललितपुर	०.३५९०१८५	१०००८३६
३	Bagmati	३१२०१	२२	ईन्द्रसरोवर गाउँपालिका	मकवानपुर	०.०७८५३२१	२१८९२४
३	Bagmati	३१२०७	२२	भिमफेदी गाउँपालिका	मकवानपुर	०.५६२४४९४	१५६७९४०
जम्मा						१	२७८७७००
४	Baramchi Khola HPP	३०२०२	४.२	जुगल गाउँपालिका	सिन्धुपाल्चोक	०.७८३९५४८	१८२२३४
४	Baramchi Khola HPP	३०२०८	४.२	बलेफी गाउँपालिका	सिन्धुपाल्चोक	०.२१६०४५२	५०२२१
जम्मा						१	२३२४५५
५	Bhairab Kund Khola	३०२०१	३	भोटेकोशी गाउँपालिका	सिन्धुपाल्चोक	१	४७६०४८
जम्मा						१	४७६०४८
६	Bijayapur-१	४०५०४	४.५	पोखरा महानगरपालिका	कास्की	१	९१०७१०
जम्मा						१	९१०७१०
७	Chake Khola	३१००२	२.८३	गोकुलगङ्गा गाउँपालिका	रामेछाप	१	५२७५६०
जम्मा						१	५२७५६०
८	Chaku Khola	३०२०१	३	भोटेकोशी गाउँपालिका	सिन्धुपाल्चोक	१	१८०४०२९
जम्मा						१	१८०४०२९
९	Chameliya Khola	७०३०६	३०	मार्मा गाउँपालिका	दार्चुला	०.४५१७६२०	२३८५५४५
९	Chameliya Khola	७०३०७	३०	शैल्यशिखर नगरपालिका	दार्चुला	०.२९६५७८७	१५६६०९४
९	Chameliya Khola	७०४०१	३०	डीलासैनी गाउँपालिका	बैतडी	०.२५१६५९३	१३२८८९५
जम्मा						१	५२८०५३४
१०	Charnawati Khola Hydroelectric Project	३०१०८	३.५२	शैलुङ गाउँपालिका	दोलखा	०.३५७४८१०	२३२९४६
१०	Charnawati Khola Hydroelectric Project	३०१०९	३.५२	भिमेश्वर नगरपालिका	दोलखा	०.६४२५१९०	४१८६८५
जम्मा						१	६५१६३१
११	Chatara	११३०२	३.२	बराहक्षेत्र नगरपालिका	सुनसरी	०.७००००००	७४८०५७
११	Chatara	११४०१	३.२	बेलका नगरपालिका	उदयपुर	०.३००००००	३२०५९६
जम्मा						१	१०६८६५३
१२	Chhandi Khola	४०६०१	२	दोर्दी गाउँपालिका	लमजुङ	१	४१०८४०
जम्मा						१	४१०८४०
१३	Chilime	३०३०१	२२	गोसाईकुण्ड गाउँपालिका	रसुवा	०.२१३६४०५	६६६९०८४

आयोजना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावाट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
१३	Chilime	३०३०२	२२	आमाछोदिङमो गाउँपालिका	रसुवा	०.७८६३५९५	२४५४७३०४
जम्मा						१	३१२१६३८८
१४	Daram Khola-A	४११०३	२.५	ताराखोला गाउँपालिका	बागलुङ	१	८८१००६
जम्मा						१	८८१००६
१५	Daraundi A	४०१०२	६	अजिरकोट गाउँपालिका	गोरखा	०.५४९५२८१	६९७०६६
१५	Daraundi A	४०१०३	६	बारपाक सुलिकोट गाउँपालिका	गोरखा	०.३९७५११६	५०४२३६
१५	Daraundi A	४०१०७	६	सिरानचोक गाउँपालिका	गोरखा	०.०५२९६०३	६७१७९
जम्मा						१	१२६८४८१
१६	Devighat	३०५०४	१४.१	बिदुर नगरपालिका	नुवाकोट	१	१६०३६९७९
जम्मा						१	१६०३६९७९
१७	Dwari Khola SHP	६०६०१	३.७५	नौमुले गाउँपालिका	दैलेख	१	८३९८४४
जम्मा						१	८३९८४४
१८	Fewa	४०५०४	१.००	पोखरा महानगरपालिका	कास्की	१	५७४७१०
जम्मा						१	५७४७१०
१९	Gandak	४०८०८	१५	बिनयी त्रिवेणी गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.२१२८५९३	११०८१६३
१९	Gandak	५०७०६	१५	प्रतापपुर गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.५३९६२८६	२८०९३५०
१९	Gandak	५०७०७	१५	सुस्ता गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.२४७५१२१	१२८८५६८
जम्मा						१	५२०६०८१
२०	Ghalemdi Khola	४०४०१	५	अन्नपूर्ण गाउँपालिका	म्याग्दी	१	६५१२६०
जम्मा						१	६५१२६०
२१	Ghatte Khola	३०१०१	५	गौरीशंकर गाउँपालिका	दोलखा	१	३५००००
जम्मा						१	३५००००
२२	Hewa Khola A	१०९०२	१४.९	हिलिहाङ्ग गाउँपालिका	पाँचथर	०.३००००००	४६५५७८
२२	Hewa Khola A	१०९०३	१४.९	फालेलुङ्ग गाउँपालिका	पाँचथर	०.१२७५६५७	१९७९७२
२२	Hewa Khola A	१०९०४	१४.९	फिदिम नगरपालिका	पाँचथर	०.५७२४३४३	८८८३७६
जम्मा						१	१५५१९२६
२३	Hewa khola	१०२०७	४.४५	पाँचखपन नगरपालिका	संखुवासभा	०.५९०६१२८	६२४५९१
२३	Hewa khola	१०२०८	४.४५	चैनपुर नगरपालिका	संखुवासभा	०.४०९३८७२	४३२९३९
जम्मा						१	१०५७५३०

आयोज ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
२४	Indrawati -III	३०२०३	७.५	पाँचपोखरी थाडपाल गाउँपालिका	सिन्धुपाल्चोक	०.५०१७४३८	७६२७८९५
२४	Indrawati -III	३०२०५	७.५	मेलम्ची नगरपालिका	सिन्धुपाल्चोक	०.४९८२५६२	७५७४८७२
जम्मा						१	१५२०२७६७
२५	Iwa Khola	१०१०७	९.९	पाथिभरा याड्वराक गाउँपालिका	ताप्लेजुङ	०.०४२३६०४	८६७९३
२५	Iwa Khola	१०१०९	९.९	सिदिङ्गवा गाउँपालिका	ताप्लेजुङ	०.३४९१२९३	७१५३३९
२५	Iwa Khola	१०९०१	९.९	याड्वराक गाउँपालिका	पाँचथर	०.६०८५१०३	१२४६७९०
जम्मा						१	२०४८९२२
२६	Jhimruk Khola	५०३०४	१२.५	प्यूठान नगरपालिका	प्यूठान	०.०९६९६३१	१२५७२८४
२६	Jhimruk Khola	५०३०६	१२.५	माण्डवी गाउँपालिका	प्यूठान	०.६०३०३६८	७८१९३५१
२६	Jhimruk Khola	५०३०७	१२.५	मल्लरानी गाउँपालिका	प्यूठान	०.०२०६११६	२६७२६२
२६	Jhimruk Khola	५०३०८	१२.५	ऐरावती गाउँपालिका	प्यूठान	०.१३१२६७५	१७०२०९६
२६	Jhimruk Khola	५०५०३	१२.५	भूमिकास्थान नगरपालिका	अर्घाखाँची	०.०९२९९८३	१२०५८७३
२६	Jhimruk Khola	५०५०६	१२.५	शितगंगा नगरपालिका	अर्घाखाँची	०.०५५१२२७	७१४७५५
जम्मा						१	१२९६६६२१
२७	Jhyari Khola	३०२०६	२	ईन्द्रावती गाउँपालिका	सिन्धुपाल्चोक	०.३८६३९२९	१०४१२१
२७	Jhyari Khola	३०२०७	२	चौतारा साँगाचोकगढी नगरपालिका	सिन्धुपाल्चोक	०.६१३६०७१	१६५३४७
जम्मा						१	२६९४६८
२८	Jiri Khola SHP	३०१०५	२.४	जिरी नगरपालिका	दोलखा	०.९२८०११५	४३९९२६
२८	Jiri Khola SHP	३१००२	२.४	गोकुलगङ्गा गाउँपालिका	रामेछाप	०.०७१९८८५	३४१२६
जम्मा						१	४७४०५२
२९	Jogmai Khola	११००१	७.६	माई जोगमाई गाउँपालिका	इलाम	०.५६०६०६९	६२१७८४
२९	Jogmai Khola	११००९	७.६	सूर्योदय नगरपालिका	इलाम	०.४३९३९३१	४८७३४३
जम्मा						१	११०९१२७
३०	Kabeli B-१	१०१०७	२५	पाथिभरा याड्वराक गाउँपालिका	ताप्लेजुङ	०.३४४२८५३	१८६८६८४
३०	Kabeli B-१	१०१०८	२५	सिरीजङ्गा गाउँपालिका	ताप्लेजुङ	०.०३३४०७०	१८१३२४
३०	Kabeli B-१	१०१०९	२५	सिदिङ्गवा गाउँपालिका	ताप्लेजुङ	०.०३३३९०९	१८१२३७
३०	Kabeli B-१	१०९०१	२५	याड्वराक गाउँपालिका	पाँचथर	०.५५१५५४९	२९९३६८६
३०	Kabeli B-१	१०९०२	२५	हिलिहाङ्ग गाउँपालिका	पाँचथर	०.०३७३६१९	२०२७९०
जम्मा						१	५४२७७२१
३१	Kali Gandaki A	४०९१०	१४४	गल्याङ नगरपालिका	स्याङ्जा	०.२४००१००	३६८२५७७६
३१	Kali Gandaki A	४०९११	१४४	कालीगण्डकी गाउँपालिका	स्याङ्जा	०.३१२३५६२	४७९२६१७२

आयोज ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
३१	Kali Gandaki A	४१००६	१४४	बिहादी गाउँपालिका	पर्वत	०.०३६८३६५	५६५१९९०
३१	Kali Gandaki A	५०४०१	१४४	कालिगण्डकी गाउँपालिका	गुल्मी	०.१८१७६५९	२७८८९१३६
३१	Kali Gandaki A	५०४०२	१४४	सत्यवती गाउँपालिका	गुल्मी	०.०५०१७४९	७६९८५५८
३१	Kali Gandaki A	५०४१२	१४४	रुरु क्षेत्र गाउँपालिका	गुल्मी	०.०५६३१६७	८६४०९१६
३१	Kali Gandaki A	५०६०४	१४४	बगनासकाली गाउँपालिका	पाल्पा	०.०६८८३२१	१०५६१२०४
३१	Kali Gandaki A	५०६०५	१४४	तानसेन नगरपालिका	पाल्पा	०.०५३७०७७	८२४०६०३
जम्मा						१	१.५३४३४३५५
३२	Kapadigad	७०६०८	३.३	बडीकेदार गाउँपालिका	डोटी	०.९२५८७०२	७६६१०१
३२	Kapadigad	७०८०२	३.३	चुरे गाउँपालिका	कैलाली	०.०७४१२९८	६१३३८
जम्मा						१	८२७४३९
३३	Khani Khola	३०८०६	२	बागमती गाउँपालिका	ललितपुर	१	३५५८६१
जम्मा						१	३५५८६१
३४	Khimti -I	३०१०६	६०	तामाकोशी गाउँपालिका	दोलखा	०.५००००००	९९२७११२
३४	Khimti -I	३१००२	६०	गोकुलगङ्गा गाउँपालिका	रामेछाप	०.३४२११५४	६२८९९३५२
३४	Khimti -I	३१००३	६०	लिखु तामाकोशी गाउँपालिका	रामेछाप	०.०७९४००३	१४५९८०७९
३४	Khimti -I	३१००५	६०	मन्थली नगरपालिका	रामेछाप	०.०७८४८४३	१४४२९६७९
जम्मा						१	१.८३८५४२२२
३५	Khudi Khola	४०६०२	४	मरुयाङ्गदी गाउँपालिका	लमजुङ	१	६०९५३८
जम्मा						१	६०९५३८
३६	Kulekhani-I	३१२०१	६०	ईन्द्रसरोवर गाउँपालिका	मकवानपुर	०.४१५४४६७	१४६४५२४२
३६	Kulekhani-I	३१२०२	६०	थाहा नगरपालिका	मकवानपुर	०.३१२७७६६	११०२५९३५
३६	Kulekhani-I	३१२०७	६०	भिमफेदी गाउँपालिका	मकवानपुर	०.२७१७७६७	९५८०६१४
जम्मा						१	३५२५१७९१
३७	Kulekhani-II	३१२०१	३२	ईन्द्रसरोवर गाउँपालिका	मकवानपुर	०.३७१४०१८	६७२७६०९
३७	Kulekhani-II	३१२०२	३२	थाहा नगरपालिका	मकवानपुर	०.२५०८७८३	४५४४४३३
३७	Kulekhani-II	३१२०७	३२	भिमफेदी गाउँपालिका	मकवानपुर	०.३७७७१९९	६८४२०५६
जम्मा						१	१८११४०९८
३८	Kulekhani-III	३१२०१	१४	ईन्द्रसरोवर गाउँपालिका	मकवानपुर	०.३५३१३०२	२१४७६४
३८	Kulekhani-III	३१२०२	१४	थाहा नगरपालिका	मकवानपुर	०.२२०८०४२	१३४२८७
३८	Kulekhani-III	३१२०६	१४	हेटौडा उपमहानगरपालिका		०.०३६३६७३	२२११८
३८	Kulekhani-III	३१२०७	१४	भिमफेदी गाउँपालिका	मकवानपुर	०.३८९६९८३	२३७००३

आयोज ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
जम्मा						१	६०८१७२
३९	Lower Chaku Khola	३०२०१	१.८	भोटेकोशी गाउँपालिका	सिन्धुपाल्चोक	१	२२५३९०
जम्मा						१	२२५३९०
४०	Lower Hewa	१०९०२	२१.६	हिलिहाङ्ग गाउँपालिका	पाँचथर	०.४०६४६९९	२११८३७८
४०	Lower Hewa	१०९०४	२१.६	फिदिम नगरपालिका	पाँचथर	०.५९३५३०१	३०९३२६९
जम्मा						१	५२११६४७
४१	Lower Modi -१	४१००१	१०	मोदी गाउँपालिका	पर्वत	०.१२४४७८९	३२३७६८
४१	Lower Modi -१	४१००३	१०	कुश्मा नगरपालिका	पर्वत	०.८७५५२११	२२७७२२०
जम्मा						१	२६००९८८
४२	Madhya Marsyangdi	४०६०१	७०	दोर्दी गाउँपालिका	लमजुङ	०.०८८६४१७	१२२५१७७
४२	Madhya Marsyangdi	४०६०५	७०	बेंसीशहर नगरपालिका	लमजुङ	०.५६२०१८७	७७६८०४६
४२	Madhya Marsyangdi	४०६०६	७०	सुन्दरबजार नगरपालिका	लमजुङ	०.३०४८६८६	४२१३७९७
४२	Madhya Marsyangdi	४०६०७	७०	राईनास नगरपालिका	लमजुङ	०.०४४४७१०	६१४६६४
जम्मा						१	१३८२१६८४
४३	Madkyu Khola	४०५०१	१३	मादी गाउँपालिका	कास्की	१	४४८६७८३
जम्मा						१	४४८६७८३
४४	Mai	११००३	२२	ईलाम नगरपालिका	इलाम	०.१७७२४२८	६३३२०४
४४	Mai	११००४	२२	देउमाई नगरपालिका	इलाम	०.०६९९५८८	२४९९२९
४४	Mai	११००६	२२	माडसेबुङ गाउँपालिका	इलाम	०.०६२७५९९	२२४२११
४४	Mai	११००८	२२	माई नगरपालिका	इलाम	०.६९००३८५	२४६५१७७
जम्मा						१	३५७२५२१
४५	Mai Cascade	११००३	७	ईलाम नगरपालिका	इलाम	०.२३१८६०५	२६७८४९
४५	Mai Cascade	११००४	७	देउमाई नगरपालिका	इलाम	०.०६९९५८८	८०८१७
४५	Mai Cascade	११००६	७	माडसेबुङ गाउँपालिका	इलाम	०.०६२७५९९	७२५०१
४५	Mai Cascade	११००८	७	माई नगरपालिका	इलाम	०.६३५४२०८	७३४०४७
जम्मा						१	११५५२१४
४६	Mai Cascade HPP	११००३	८	ईलाम नगरपालिका	इलाम	०.६५७७७१३	१२०२१०७
४६	Mai Cascade HPP	११००८	८	माई नगरपालिका	इलाम	०.३४२२२८७	६२५४३८
जम्मा						१	१८२७५४५
४७	Mai Khola	११००१	४.५	माई जोगमाई गाउँपालिका	इलाम	०.०८३०९५८	१०६५११
४७	Mai Khola	११००३	४.५	ईलाम नगरपालिका	इलाम	०.९१६९०४२	११७५२७९
जम्मा						१	१२८१७९०
४८	Mailung Khola	३०३०३	५	उत्तरगया गाउँपालिका	रसुवा	०.९०६९१९०	७६४२८८
४८	Mailung Khola	३०३०४	५	कालिका गाउँपालिका	रसुवा	०.०९३०८१०	७८४४२
जम्मा						१	८४२७३०

आयोज ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
४९	Mardi Khola	४०५०२	४.८	माछापुच्छ्रे गाउँपालिका	कास्की	१	६७०१०४
जम्मा						१	६७०१०४
५०	Marsyangdi	४०१०८	६९	पालुङ्गटार नगरपालिका	गोरखा	०.१५०५०५८	११५५२०८४
५०	Marsyangdi	४०१०९	६९	गोरखा नगरपालिका	गोरखा	०.२०५३४०६	१५७६०९३५
५०	Marsyangdi	४०११०	६९	शहीद लखन गाउँपालिका	गोरखा	०.०५१८००२	३९७५९३०
५०	Marsyangdi	४०७०९	६९	बन्दिपुर गाउँपालिका	तनहुँ	०.१३५०७८६	१०३६७९६७
५०	Marsyangdi	४०७१०	६९	आँबुखैरेनी गाउँपालिका	तनहुँ	०.४५७२७४८	३५०९८१७२
जम्मा						१	७६७५५०८८
५१	Middle Chaku Khola	३०२०१	१.८	भोटेकोशी गाउँपालिका	सिन्धुपाल्चोक	१	२१७२१०
जम्मा						१	२१७२१०
५२	Midim Khola	४०६०३	३	कन्होलासोथार गाउँपालिका	लमजुङ	०.०६३७१८७	२७८१६
५२	Midim Khola	४०६०४	३	मध्यनेपाल नगरपालिका	लमजुङ	०.६३६२८१३	२७७७६६
५२	Midim Khola	४०६०५	३	बेंसीशहर नगरपालिका	लमजुङ	०.१६४७९०८	७१९३९
५२	Midim Khola	४०६०६	३	सुन्दरबजार नगरपालिका	लमजुङ	०.१३५२०९२	५९०२५
जम्मा						१	४३६५४६
५३	Modi Khola	४०५०३	१४.८	अन्नपूर्ण गाउँपालिका	कास्की	०.०३७७३७२	४८१६८९
५३	Modi Khola	४१००१	१४.८	मोदी गाउँपालिका	पर्वत	०.९१५९११४	११६९०९५८
५३	Modi Khola	४१००३	१४.८	कुश्मा नगरपालिका	पर्वत	०.०४६३५१४	५९१६४३
जम्मा						१	१२७६४२९०
५४	Molun Khola SHP	१०४०३	७	मोलुङ्ग गाउँपालिका	ओखलढुङ्गा	१	८६१९३७
जम्मा						१	८६१९३७
५५	Namarjun Madi	४०५०१	१२	मादी गाउँपालिका	कास्की	१	७८००००
जम्मा						१	७८००००
५६	Nau Gad Khola	७०३०४	८.५	नौगाड गाउँपालिका	दार्चुला	०.२६३१३६९	८९१३५८
५६	Nau Gad Khola	७०३०७	८.५	शैल्यशिखर नगरपालिका	दार्चुला	०.६४५३९५५	२१८६२३२
५६	Nau Gad Khola	७०४०१	८.५	डीलासैनी गाउँपालिका	बैतडी	०.०९१४६७६	३०९८४०
जम्मा						१	३३८७४३०
५७	Padam Khola SHP	६०६०१	४.८	नौमुले गाउँपालिका	दैलेख	१	५९६२०५
जम्मा						१	५९६२०५
५८	Panauti	३०९०९	२.४	पनौती नगरपालिका	काभ्रेपलाञ्चोक	१	९९९६४५
जम्मा						१	९९९६४५
५९	Phawa khola Hydropower	१०१०७	५	पाथिभरा याङ्वराक	ताप्लेजुङ	०.८६१८४०८	६७३९५२

आयोज ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
	Project			गाउँपालिका			
५९	Phawa khola Hydropower Project	१०१०८	५	सिरीजङ्गा गाउँपालिका	ताप्लेजुङ	०.०७५०२४१	५८६६८
५९	Phawa khola Hydropower Project	१०९०२	५	हिलिहाङ्ग गाउँपालिका	पाँचथर	०.०६३१३५१	४९३७१
जम्मा						१	७८१९९१
६०	Pikhuwa Khola	१०६०३	५	टेम्केमैयुङ गाउँपालिका	भोजपुर	०.३४५८६२९	४२००६३
६०	Pikhuwa Khola	१०६०४	५	भोजपुर नगरपालिका	भोजपुर	०.६०३९९०२	७३३५६७
६०	Pikhuwa Khola	१०६०७	५	रामप्रसाद राई गाउँपालिका	भोजपुर	०.०५०१४६९	६०९०५
जम्मा						१	१२१४५३५
६१	Piluwa Khola	१०२०८	३	चैनपुर नगरपालिका	संखुवासभा	०.६०७३७२८	३३२७०२९
६१	Piluwa Khola	१०२०९	३	मादी नगरपालिका	संखुवासभा	०.२०९४३४४	११४७२२७
६१	Piluwa Khola	१०२१०	३	धर्मदेवी नगरपालिका	संखुवासभा	०.१८३१९२८	१००३४८२
जम्मा						१	५४७७७३८
६२	Puwa	११००३	६.२	ईलाम नगरपालिका	इलाम	०.९४०१२५८	५८९१६७१
६२	Puwa	११००४	६.२	देउमाई नगरपालिका	इलाम	०.०५९८७४२	३७५२२६
जम्मा						१	६२६६८९७
६३	Puwa Khola-१	११००३	४	ईलाम नगरपालिका	इलाम	०.६४२७४७०	४९३३८६
६३	Puwa Khola-१	११००४	४	देउमाई नगरपालिका	इलाम	०.३५७२५३०	२७४२३५
जम्मा						१	७६७६२१
६४	Radhi Small	४०६०२	४.४	मस्याङ्गदी गाउँपालिका	लमजुङ	१	८८३५१७
जम्मा						१	८८३५१७
६५	Rawa Khola	१०५०१	३	केपिलासगढी गाउँपालिका	खोटाङ	०.८९७२१९४	१७९४४४
६५	Rawa Khola	१०५०२	३	ऐसेलुखर्क गाउँपालिका	खोटाङ	०.१०२७८०६	२०५५६
जम्मा						१	२०००००
६६	Ridi Khola	५०४११	२.४	छत्रकोट गाउँपालिका	गुल्मी	०.३८९२७२७	२४८३७७
६६	Ridi Khola	५०४१२	२.४	रुरु क्षेत्र गाउँपालिका	गुल्मी	०.२३२९७९८	१४८६५४
६६	Ridi Khola	५०६०५	२.४	तानसेन नगरपालिका	पाल्पा	०.१०१८०६५	६४९५८
६६	Ridi Khola	५०६०६	२.४	रिब्दीकोट गाउँपालिका	पाल्पा	०.१०१०५५७	६४४७९
६६	Ridi Khola	५०६०७	२.४	रैनादेवी छहरा गाउँपालिका	पाल्पा	०.१७४८८५३	१११५८६
जम्मा						१	६३८०५४
६७	Rudi A	४०५०१	८.८	मादी गाउँपालिका	कास्की	०.४०२७३२३	६१८२०२
६७	Rudi A	४०६०३	८.८	कभोलासोथार गाउँपालिका	लमजुङ	०.५९७२६७७	९१६८१७
जम्मा						१	१५३५०१९

आयोजना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावाट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
६८	Rudi Khola-B Hydropower Project	४०५०१	६.६	मादी गाउँपालिका	कास्की	०.५९७६८४८	४५९११४
६८	Rudi Khola-B Hydropower Project	४०६०३	६.६	क्व्होलासोथार गाउँपालिका	लमजुङ	०.४०२३१५२	३०९०४०
जम्मा						१	७६८१५४
६९	Sabha Khola	१०२०५	३.३	सभापोखरी गाउँपालिका	संखुवासभा	०.६३३६६७६	९३७०६०
६९	Sabha Khola	१०२०७	३.३	पाँचखपन नगरपालिका	संखुवासभा	०.३६६३३२४	५४१७२८
जम्मा						१	१४७८७८८
७०	Sardi Khola	४०५०२	४	माछापुच्छ्रे गाउँपालिका	कास्की	१	६७७७८२
जम्मा						१	६७७७८२
७१	Seti	४०५०४	१.५	पोखरा महानगरपालिका	कास्की	१	१८५२३१६
जम्मा						१	१८५२३१६
७२	Sipring Khola	३०१०१	१०	गौरीशंकर गाउँपालिका	दोलखा	०.८००००००	९८७१८८
७२	Sipring Khola	३०१०२	१०	बिगु गाउँपालिका	दोलखा	०.२००००००	२४६७९७
जम्मा						१	१२३३९८५
७३	Siuri Khola	४०६०२	५	मस्याङ्गदी गाउँपालिका	लमजुङ	१	१४६२६१७
जम्मा						१	१४६२६१७
७४	Solu Hydropower Project	१०३०७	२३.५	सोलुदुधकुण्ड नगरपालिका	सोलुखुम्बु	१	३९६४४४२
जम्मा						१	३९६४४४२
७५	Sun Koshi	३०२०८	१०.०	बलेफी गाउँपालिका	सिन्धुपाल्चोक	०.३३९८४९९	३७३५६१९
७५	Sun Koshi	३०२०९	१०.०	बाह्रबिसे नगरपालिका	सिन्धुपाल्चोक	०.०५२२९२२	५७४७९४
७५	Sun Koshi	३०२१०	१०.०	त्रिपूरासुन्दरी गाउँपालिका	सिन्धुपाल्चोक	०.३००६४१५	३३०४६४२
७५	Sun Koshi	३०२१२	१०.०	सुनकोशी गाउँपालिका	सिन्धुपाल्चोक	०.३०७२१६४	३३७६९१३
जम्मा						१	१०९९१९६८
७६	Sunkoshi Small	३०२०९	२.६	बाह्रबिसे नगरपालिका	सिन्धुपाल्चोक	०.६४९७४३८	१९६३२४२
७६	Sunkoshi Small	३०२१०	२.६	त्रिपूरासुन्दरी गाउँपालिका	सिन्धुपाल्चोक	०.३५०२५६२	१०५८३२१
जम्मा						१	३०२१५६३
७७	Super Mai Hydropower Project	११००१	७.८	माई जोगमाई गाउँपालिका	इलाम	०.४३६९२१७	२६८२०७
७७	Super Mai Hydropower Project	११००३	७.८	ईलाम नगरपालिका	इलाम	०.५६३०७८३	३४५६४९

आयोजना ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
जम्मा						१	६१३८५६
७८	Super Mai Khola Cascade HPP	११००१	३	माई जोगमाई गाउँपालिका	इलाम	०.४००६८२७	१८०३०७
७८	Super Mai Khola Cascade HPP	११००३	३	ईलाम नगरपालिका	इलाम	०.५९९३१७३	२६९६९३
जम्मा						१	४५००००
७९	Super Mai-A HPP	११००१	९.६	माई जोगमाई गाउँपालिका	इलाम	०.१९४७७७७	२६३९२४
७९	Super Mai-A HPP	११००२	९.६	सन्दकपुर गाउँपालिका	इलाम	०.५१५९५८७	६९९१२४
७९	Super Mai-A HPP	११००३	९.६	ईलाम नगरपालिका	इलाम	०.२८९२६३६	३९१९५२
जम्मा						१	१३५५०००
८०	Tadi Khola (thaprek)	३०५०१	५	दुप्लेख्वर गाउँपालिका	नुवाकोट	०.१०३१११२	१५४६३१
८०	Tadi Khola (thaprek)	३०५०२	५	तादी गाउँपालिका	नुवाकोट	०.५४९८७६४	८२४६२३
८०	Tadi Khola (thaprek)	३०५१०	५	पन्चकन्या गाउँपालिका	नुवाकोट	०.३४७०१२४	५२०३९८
जम्मा						१	१४९९६५२
८१	Tatopani	४०४०१	२	अन्नपूर्ण गाउँपालिका	म्याग्दी	१	८०७८१२
जम्मा						१	८०७८१२
८२	Thapa Khola	४०३०५	११.२	थासाङ गाउँपालिका	मुस्ताङ	१	१९४८१२०
जम्मा						१	१९४८१२०
८३	Theule Khola HPP	४११०१	१.५	बागलुङ नगरपालिका	बागलुङ	०.०३७४४५६	१२०८४
८३	Theule Khola HPP	४१११०	१.५	जैमिनी नगरपालिका	बागलुङ	०.९६२५५४४	३१०६१५
जम्मा						१	३२२६९९
८४	Thoppal Khola	३०४०६	१.६५	नीलकण्ठ नगरपालिका	धादिङ	०.०९५६१८३	३१११७
८४	Thoppal Khola	३०४०८	१.६५	सिद्धलेक गाउँपालिका	धादिङ	०.९०४३८१७	२९४३१३
जम्मा						१	३२५४३०
८५	Tinau	५०६०८	१.०२	तिनाउ गाउँपालिका	पाल्पा	०.५९७१६६३	४०२४३५
८५	Tinau	५०८०२	१.०२	बुटवल उपमहानगरपालिका	रुपन्देही	०.४०२८३३७	२७१४७३
जम्मा						१	६७३९०८
८६	Trishuli	३०३०३	२४	उत्तरगया गाउँपालिका	रसुवा	०.०४०७९९१	९६४३४५
८६	Trishuli	३०५०४	२४	बिदुर नगरपालिका	नुवाकोट	०.९०३२६१०	२१३४९८७६
८६	Trishuli	३०५०५	२४	किस्पाङ गाउँपालिका	नुवाकोट	०.०५५९३९९	१३२२२२०
जम्मा						१	२३६३६४४१
८७	Tungun - Thosne Khola	३०८०४	४.३६	कोन्ज्योसोम गाउँपालिका	ललितपुर	०.३१४५७७१	१८४८०६
८७	Tungun - Thosne Khola	३०८०५	४.३६	महाङ्काल गाउँपालिका	ललितपुर	०.०४०८३३६	२३९८९
८७	Tungun - Thosne Khola	३०८०६	४.३६	बागमती गाउँपालिका	ललितपुर	०.६४४५८९३	३७८६७९

आयोजना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावाट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
जम्मा						१	५८७४७४
८८	Upper Bhotekoshi	३०२०१	४५	भोटेकोशी गाउँपालिका	सिन्धुपाल्चोक	१	७३४६६७२०
जम्मा						१	७३४६६७२०
८९	Upper Hugdi	४११०९	५	बरेड गाउँपालिका	बागलुङ	०.०९३२७६७	८४४७१
८९	Upper Hugdi	५०४०३	५	चन्द्रकोट गाउँपालिका	गुल्मी	०.९०६७२३३	८२११२३
जम्मा						१	९०५५९४
९०	Upper Khorunga HPP	१०८०२	७.५	फेदाप गाउँपालिका	तेह्रथुम	०.२६०५९७३	२०५७३७
९०	Upper Khorunga HPP	१०८०३	७.५	मेन्छयायेम गाउँपालिका	तेह्रथुम	०.७३९४०२७	५८३७४५
जम्मा						१	७८९४८२
९१	Upper Madi	४०५०१	२५	मादी गाउँपालिका	कास्की	१	३९६६२२०
जम्मा						१	३९६६२२०
९२	Upper Mai -C	११००१	६.१	माई जोगमाई गाउँपालिका	इलाम	०.०८८९६०२	१८७९५८
९२	Upper Mai -C	११००२	६.१	सन्दकपुर गाउँपालिका	इलाम	०.९११०३९८	१९२४८७३
जम्मा						१	२११२८३१
९३	Upper Mai Hydropower Project	११००२	१२	सन्दकपुर गाउँपालिका	इलाम	१	२६१९९३०
जम्मा						१	२६१९९३०
९४	Upper Mardi Hydropower Project	४०५०२	७	माछापुच्छ्रे गाउँपालिका	कास्की	१	१३७०६१६
जम्मा						१	१३७०६१६
९५	Upper Marsyangdi A	४०६०२	५०	मस्याङ्गदी गाउँपालिका	लमजुङ	१	१६५६५७०२
जम्मा						१	१६५६५७०२
९६	Upper Naugad Gad Hydropower Project	७०३०४	८	नौगाड गाउँपालिका	दार्चुला	०.५९६२४३३	९६२२२२
९६	Upper Naugad Gad Hydropower Project	७०३०७	८	शैल्यशिखर नगरपालिका	दार्चुला	०.४०३७५६७	६५१५८६
जम्मा						१	१६१३८०८
९७	Upper Puwa-१	११००२	३	सन्दकपुर गाउँपालिका	इलाम	०.१५१७१३१	४३१४४
९७	Upper Puwa-१	११००३	३	ईलाम नगरपालिका	इलाम	०.८४८२८६९	२४१२३२
जम्मा						१	२८४३७६
९८	Upper Trishuli ३A	३०३०१	६०	गोसाईकुण्ड गाउँपालिका	रसुवा	०.०७६५७१७	६५४८६८
९८	Upper Trishuli ३A	३०३०२	६०	आमाछोदिडमो गाउँपालिका	रसुवा	०.०३८५४४२	३२९६४३
९८	Upper Trishuli ३A	३०३०३	६०	उत्तरगया	रसुवा	०.६९१४१४५	५९१३२२०

आयोज ना सि. नं.	आयोजनाको नाम	स्थानीय तहको कोड	क्षमता (मेगावा ट)	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
				गाउँपालिका			
९८	Upper Trishuli ३A	३०३०४	६०	कालिका गाउँपालिका	रसुवा	०.१४६४४९२	१२५२४८५
९८	Upper Trishuli ३A	३०५०५	६०	क्रिस्पाङ्ग गाउँपालिका	नुवाकोट	०.०४७०२०४	४०२१३५
जम्मा						१	८५५२३५१

ग. वन (राष्ट्रिय वन)

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
१	१०१०१	फक्ताङ्लुङ्ग गाउँपालिका	ताप्लेजुङ	०.०९९७९७५	२१०३७
२	१०१०२	मिक्वाखोला गाउँपालिका	ताप्लेजुङ	०.१०६६१०३	२२४७३
३	१०१०३	मेरिङ्गदेन गाउँपालिका	ताप्लेजुङ	०.११४६२४१	२४१६२
४	१०१०४	मैवाखोला गाउँपालिका	ताप्लेजुङ	०.११२८३३६	२३७८४
५	१०१०५	आठराई त्रिवेणी गाउँपालिका	ताप्लेजुङ	०.११०५५४९	२३३०४
६	१०१०६	फुडलिङ्ग नगरपालिका	ताप्लेजुङ	०.१२००४६३	२५३०५
७	१०१०७	पाथिभरा याङ्बराक गाउँपालिका	ताप्लेजुङ	०.१०९९९१३	२३१८५
८	१०१०८	सिरीजङ्गा गाउँपालिका	ताप्लेजुङ	०.११०८१८९	२३३६०
९	१०१०९	सिदिङ्गवा गाउँपालिका	ताप्लेजुङ	०.११४७२३१	२४१८३
जम्मा				१	२१०७९३
१०	१०२०१	भोटखोला गाउँपालिका	संखुवासभा	०.०९४४१७९	२०९४३०
११	१०२०२	मकालु गाउँपालिका	संखुवासभा	०.०९६२४४१	२१३४८०
१२	१०२०३	सिलीचोड गाउँपालिका	संखुवासभा	०.१००६१०६	२२३१६६
१३	१०२०४	त्रिचिला गाउँपालिका	संखुवासभा	०.०९९३४६८	२२०३६२
१४	१०२०५	सभापोखरी गाउँपालिका	संखुवासभा	०.१००८०३०	२२३५९२
१५	१०२०६	खाँदबारी नगरपालिका	संखुवासभा	०.१०२८०९१	२२८०४२
१६	१०२०७	पाँचखपन नगरपालिका	संखुवासभा	०.१०१०३००	२२४०९६
१७	१०२०८	चैनपुर नगरपालिका	संखुवासभा	०.१०४३०४४	२३१३५९
१८	१०२०९	मादी नगरपालिका	संखुवासभा	०.०९९३५६८	२२०३८५
१९	१०२१०	धर्मदेवी नगरपालिका	संखुवासभा	०.१०१०७७३	२२४२०१
जम्मा				१	२२१८११३
२०	१०३०१	खुम्बु पासाङल्हामु गाउँपालिका	सोलुखुम्बु	०.१०५७४२३	१४१४२
२१	१०३०२	माहाकुलुङ गाउँपालिका	सोलुखुम्बु	०.११८६७८९	१५८७२
२२	१०३०३	सोताङ गाउँपालिका	सोलुखुम्बु	०.१२८१५६५	१७१३९
२३	१०३०४	माप्य दुधकोशी गाउँपालिका	सोलुखुम्बु	०.११८९६८३	१५९१०
२४	१०३०५	थुलुङ दुधकोशी गाउँपालिका	सोलुखुम्बु	०.१३७५५७८	१८३९६

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
२५	१०३०६	नेचासल्यान गाउँपालिका	सोलुखुम्बु	०.१२६५५४६	१६९२५
२६	१०३०७	सोलुदुधकुण्ड नगरपालिका	सोलुखुम्बु	०.१३६६६८६	१८२७७
२७	१०३०८	लिखु पिके गाउँपालिका	सोलुखुम्बु	०.१२७६७३०	१७०७४
जम्मा				१	१३३७३५
२८	१०४०१	चिशंखुगढी गाउँपालिका	ओखलढुङ्गा	०.११३२०२५	१५६७
२९	१०४०२	सिद्धिचरण नगरपालिका	ओखलढुङ्गा	०.१२४२८४३	१७२०
३०	१०४०३	मोलुङ्गा गाउँपालिका	ओखलढुङ्गा	०.१२५००२७	१७३०
३१	१०४०४	खिजीदेम्बा गाउँपालिका	ओखलढुङ्गा	०.१२४८३३४	१७२८
३२	१०४०५	लिखु गाउँपालिका	ओखलढुङ्गा	०.१२६५६९२	१७५२
३३	१०४०६	चम्पादेवी गाउँपालिका	ओखलढुङ्गा	०.१२६४६४१	१७५१
३४	१०४०७	सुनकोशी गाउँपालिका	ओखलढुङ्गा	०.१३५६७९३	१८७८
३५	१०४०८	मानेभन्ज्याङ्गा गाउँपालिका	ओखलढुङ्गा	०.१२३९६४५	१७१६
जम्मा				१	१३८४२
३६	१०५०१	केपिलासगढी गाउँपालिका	खोटाङ	०.०९८५३५१	६६३४
३७	१०५०२	ऐसेलुखर्क गाउँपालिका	खोटाङ	०.०९२८३२४	६२५०
३८	१०५०३	रावा बेसी गाउँपालिका	खोटाङ	०.०९२९६११	६२५८
३९	१०५०४	हलेसी तुवाचुङ नगरपालिका	खोटाङ	०.११४४५३०	७७०५
४०	१०५०५	दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका	खोटाङ	०.१११६५९१	७५१७
४१	१०५०६	साकेला गाउँपालिका	खोटाङ	०.०९४५५३४	६३६६
४२	१०५०७	दिप्रुङ चुइचुम्मा गाउँपालिका	खोटाङ	०.०९९९४१६	६७२८
४३	१०५०८	खोटेहाङ गाउँपालिका	खोटाङ	०.१००८५८३	६७९०
४४	१०५०९	जन्तेढुङ्गा गाउँपालिका	खोटाङ	०.०९६९०४२	६५२४
४५	१०५१०	बराहपोखरी गाउँपालिका	खोटाङ	०.०९७३०१८	६५५१
जम्मा				१	६७३२३
४६	१०६०१	षडानन्द नगरपालिका	भोजपुर	०.११३२३८०	१९११
४७	१०६०२	साल्पासिलिछो गाउँपालिका	भोजपुर	०.११११४९४	१८७६
४८	१०६०३	टेम्केमैयुङ गाउँपालिका	भोजपुर	०.१०७४६९८	१८१४
४९	१०६०४	भोजपुर नगरपालिका	भोजपुर	०.११२२५३९	१८९४
५०	१०६०५	अरुण गाउँपालिका	भोजपुर	०.१०९६७०९	१८५१
५१	१०६०६	पौवा दुङ्गा गाउँपालिका	भोजपुर	०.१०९०१२६	१८४०
५२	१०६०७	रामप्रसाद राई गाउँपालिका	भोजपुर	०.१०७४८०५	१८१४
५३	१०६०८	हतुवागढी गाउँपालिका	भोजपुर	०.११८४७७६	१९९९
५४	१०६०९	आमचोक गाउँपालिका	भोजपुर	०.१११२४७३	१८७७

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
जम्मा				१	१६८७६
५५	१०७०१	महालक्ष्मी नगरपालिका	धनकुटा	०.१४४३८२९	४८४७
५६	१०७०२	पाख्रिबास नगरपालिका	धनकुटा	०.१४२४२८९	४७८१
५७	१०७०३	छथर जोरपाटी गाउँपालिका	धनकुटा	०.१३९८१११	४६९३
५८	१०७०४	धनकूटा नगरपालिका	धनकुटा	०.१४८२३२८	४९७६
५९	१०७०५	सहिदभूमी गाउँपालिका	धनकुटा	०.१३३४४५०	४४८०
६०	१०७०६	साँगुरीगढी गाउँपालिका	धनकुटा	०.१४५३०५१	४८७८
६१	१०७०७	चौबिसे गाउँपालिका	धनकुटा	०.१४६३९४२	४९१४
जम्मा				१	३३५६९
६२	१०८०१	आठराई गाउँपालिका	तेहथुम	०.१६९३८६१	१६६९६
६३	१०८०२	फेदाप गाउँपालिका	तेहथुम	०.१६६३९५४	१६४०२
६४	१०८०३	मेन्छयायेम गाउँपालिका	तेहथुम	०.१५९८१२६	१५७५३
६५	१०८०४	म्याङ्गलुङ्ग नगरपालिका	तेहथुम	०.१६७५३०४	१६५१३
६६	१०८०५	लालीगुराँस नगरपालिका	तेहथुम	०.१६३१२४७	१६०७९
६७	१०८०६	छथर गाउँपालिका	तेहथुम	०.१७३७५०८	१७१२७
जम्मा				१	९८५७०
६८	१०९०१	याङवरक गाउँपालिका	पाँचथर	०.१२५९३४०	९५४४
६९	१०९०२	हिलिहाङ्ग गाउँपालिका	पाँचथर	०.११९१३४५	९०२९
७०	१०९०३	फालेलुङ्ग गाउँपालिका	पाँचथर	०.१२६११५१	९५५८
७१	१०९०४	फिदिम नगरपालिका	पाँचथर	०.१३५६६९६	१०२८२
७२	१०९०५	फाल्गुनन्द गाउँपालिका	पाँचथर	०.१२३४४२८	९३५५
७३	१०९०६	कुम्मायक गाउँपालिका	पाँचथर	०.११८६९६६	८९९५
७४	१०९०७	तुम्बेवा गाउँपालिका	पाँचथर	०.१११९६०५	८४८५
७५	१०९०८	मिक्लाजुङ्ग गाउँपालिका	पाँचथर	०.१३९०४६९	१०५३८
जम्मा				१	७५७८६
७६	११००१	माई जोगमाई गाउँपालिका	इलाम	०.०९९१२६५	९३४५
७७	११००२	सन्दकपुर गाउँपालिका	इलाम	०.१००४८२९	९४७३
७८	११००३	ईलाम नगरपालिका	इलाम	०.१०३१८७९	९७२८
७९	११००४	देउमाई नगरपालिका	इलाम	०.०९८२४१८	९२६२
८०	११००५	फाकफोकथुम गाउँपालिका	इलाम	०.०९५३२१९	८९८६
८१	११००६	माडसेबुङ गाउँपालिका	इलाम	०.०९८६४८९	९३००
८२	११००७	चुलाचुली गाउँपालिका	इलाम	०.०९७४७९६	९१९०
८३	११००८	माई नगरपालिका	इलाम	०.१०२६१७२	९६७४
८४	११००९	सूर्योदय नगरपालिका	इलाम	०.१०६६०१७	१००५०

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
८५	११०१०	रोड गाउँपालिका	इलाम	०.०९८२९१६	९२६६
जम्मा				१	९४२७४
८६	१११०१	मेचीनगर नगरपालिका	झापा	०.०७५०५९३	१०८७८५
८७	१११०२	बुद्धशान्ति गाउँपालिका	झापा	०.०८०८१४३	११७१२६
८८	१११०३	अर्जुनधारा नगरपालिका	झापा	०.०७६८१९१	१११३३६
८९	१११०४	कन्काई नगरपालिका	झापा	०.०७७८५८०	११२८४२
९०	१११०५	शिवसताक्षी नगरपालिका	झापा	०.०७४९२४३	१०८५९०
९१	१११०६	कमल गाउँपालिका	झापा	०.०६८९२९५	९९९०१
९२	१११०७	दमक नगरपालिका	झापा	०.०६९२५१३	१००३६८
९३	१११०८	गौरादह नगरपालिका	झापा	०.०६२९४९०	९१२३४
९४	१११०९	गौरीगञ्ज गाउँपालिका	झापा	०.००४२३१२	६१३२
९५	११११०	झापा गाउँपालिका	झापा	०.०६१६१८४	८९३०५
९६	१११११	बाह्रदशी गाउँपालिका	झापा	०.०६१५९२९	८९२६८
९७	११११२	बिर्तामोड नगरपालिका	झापा	०.०६४८८२५	९४०३६
९८	११११३	हल्दीबारी गाउँपालिका	झापा	०.०८९७७३८	१३०११२
९९	११११४	भद्रपुर नगरपालिका	झापा	०.०६६२९९५	९६०९०
१००	११११५	कचनकवल गाउँपालिका	झापा	०.०६४९९६९	९४२०२
जम्मा				१	१४४९३२७
१०१	११२०१	मिक्लाजुङ्ग गाउँपालिका	मोरङ	०.१०२०३९२	११५८४६९
१०२	११२०२	लेटाङ नगरपालिका	मोरङ	०.१०८०४१३	१२२६६१२
१०३	११२०३	केराबारी गाउँपालिका	मोरङ	०.१०८६६१०	१२३३६४७
१०४	११२०४	सुन्दरहरैँचा नगरपालिका	मोरङ	०.०८६२८८७	९७९६५१
१०५	११२०५	बेलबारी नगरपालिका	मोरङ	०.०८९७८२१	१०१९३११
१०६	११२०६	कानेपोखरी गाउँपालिका	मोरङ	०.०८३९६३८	९५३२५६
१०७	११२०७	पथरी शनिश्चरे नगरपालिका	मोरङ	०.०७८९४९२	८९६३२४
१०८	११२०८	उर्लाबारी नगरपालिका	मोरङ	०.०७६११३७	८६४१३२
१०९	११२०९	रतुवामाई नगरपालिका	मोरङ	०.०७५००३१	८५१५२३
११०	११२१०	सुनवर्षी नगरपालिका	मोरङ	०.०७४६२५२	८४७२३३
१११	११२११	रंगेली नगरपालिका	मोरङ	०.००५७४६३	६५२३९
११२	११२१२	ग्रामथान गाउँपालिका	मोरङ	०.००४३६५७	४९५६४
११३	११२१३	बुढीगंगा गाउँपालिका	मोरङ	०.००५०२६८	५७०७०
११४	११२१४	बिराटनगर महानगरपालिका	मोरङ	०.०१७६३९८	२००२६७
११५	११२१५	कटहरी गाउँपालिका	मोरङ	०.००४८६९९	५५२८९
११६	११२१६	धनपालथान गाउँपालिका	मोरङ	०.०७३८६८३	८३८६३९

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
११७	११२१७	जहदा गाउँपालिका	मोरङ	०.००५०१५९	५६९४७
जम्मा				१	११३५३१७३
११८	११३०१	धरान उपमहानगरपालिका	सुनसरी	०.२४८५०२०	१८१९९६५
११९	११३०२	बराहक्षेत्र नगरपालिका	सुनसरी	०.१६८०९०८	१२३१०५५
१२०	११३०३	कोशी गाउँपालिका	सुनसरी	०.११५८९६४	८४८७९६
१२१	११३०४	भोक्राहा नरसिंह गाउँपालिका	सुनसरी	०.११६५९३६	८५३९०२
१२२	११३०५	रामधुनी नगरपालिका	सुनसरी	०.१३६२६५७	९९७९७५
१२३	११३०६	ईटहरी उपमहानगरपालिका	सुनसरी	०.१५१९७७९	१११३०४७
१२४	११३०७	दुहवी नगरपालिका	सुनसरी	०.०१२१८५८	८९२४५
१२५	११३०८	गढी गाउँपालिका	सुनसरी	०.००९१९११	६७३१३
१२६	११३०९	इनरुवा नगरपालिका	सुनसरी	०.०१३३१३०	९७५०१
१२७	११३१०	हरिनगर गाउँपालिका	सुनसरी	०.०१००४८४	७३५९२
१२८	११३११	देवानगन्ज गाउँपालिका	सुनसरी	०.००९२५०५	६७७४८
१२९	११३१२	बर्जु गाउँपालिका	सुनसरी	०.००८६८४८	६३६०५
जम्मा				१	७३२३७४४
१३०	११४०१	बेलका नगरपालिका	उदयपुर	०.१२२०१९४	३६२३१६
१३१	११४०२	चौदण्डीगढी नगरपालिका	उदयपुर	०.१२५४१९८	३७२४१३
१३२	११४०३	त्रियुगा नगरपालिका	उदयपुर	०.१४१४१०१	४१९८९३
१३३	११४०४	रौतामाई गाउँपालिका	उदयपुर	०.१२०८६०१	३५८८७३
१३४	११४०५	लिम्चुङ्बुङ गाउँपालिका	उदयपुर	०.११६६२३३	३४६२९३
१३५	११४०६	ताप्ली गाउँपालिका	उदयपुर	०.११८६४८१	३५२३०५
१३६	११४०७	कटारी नगरपालिका	उदयपुर	०.१२९९४५४	३८५८५१
१३७	११४०८	उदयपुरगढी गाउँपालिका	उदयपुर	०.१२५०७३८	३७१३८५
जम्मा				१	२९६९३२९
१३८	२०१०१	सप्तकोशी नगरपालिका	सप्तरी	०.१२९३९६२	१२७०५
१३९	२०१०२	कन्चनरूप नगरपालिका	सप्तरी	०.११६१३०९	११४०२
१४०	२०१०३	अग्मीसयर कृष्ण सवरन गाउँपालिका	सप्तरी	०.१३२२७३४	१२९८७
१४१	२०१०४	रूपनी गाउँपालिका	सप्तरी	०.१०८३१९४	१०६३५
१४२	२०१०५	शम्भुनाथ नगरपालिका	सप्तरी	०.१२५०७८०	१२२८१
१४३	२०१०६	खडक नगरपालिका	सप्तरी	०.११५७१२९	११३६१
१४४	२०१०७	सुरुङ्गा नगरपालिका	सप्तरी	०.१०४७५६४	१०२८६
१४५	२०१०८	बलान बिहुल गाउँपालिका	सप्तरी	०.००५३८६४	५२९
१४६	२०१०९	बोदेबरसाईन नगरपालिका	सप्तरी	०.००८३०४२	८१५
१४७	२०११०	डाक्नेश्वरी नगरपालिका	सप्तरी	०.००८२४१७	८०९

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
१४८	२०१११	राजगढ गाउँपालिका	सप्तरी	०.००६४२७८	६३१
१४९	२०११२	बिष्णुपुर गाउँपालिका	सप्तरी	०.००५५६६५	५४७
१५०	२०११३	राजविराज नगरपालिका	सप्तरी	०.०११७८७२	११५७
१५१	२०११४	महादेवा गाउँपालिका	सप्तरी	०.००६२९७८	६१८
१५२	२०११५	तिरहुत गाउँपालिका	सप्तरी	०.०९४६४५६	९२९३
१५३	२०११६	हनुमाननगर कङ्कालिनी नगरपालिका	सप्तरी	०.००८६५०७	८४९
१५४	२०११७	तिलाठी कोईलाडी गाउँपालिका	सप्तरी	०.००६७४१४	६६२
१५५	२०११८	छिन्नमस्ता गाउँपालिका	सप्तरी	०.००६२८३५	६१७
जम्मा				१	९८१८४
१५६	२०२०१	लहान नगरपालिका	सिरहा	०.१०४९५७७	८२८०
१५७	२०२०२	धनगढीमाई नगरपालिका	सिरहा	०.११३७८९५	८९७७
१५८	२०२०३	गोलबजार नगरपालिका	सिरहा	०.०९९१३१५	७८२०
१५९	२०२०४	मिर्चैया नगरपालिका	सिरहा	०.१०१४०९८	८०००
१६०	२०२०५	कर्जन्हा नगरपालिका	सिरहा	०.१०२२८८९	८०६९
१६१	२०२०६	कल्याणपुर नगरपालिका	सिरहा	०.०७६६५३४	६०४७
१६२	२०२०७	नरहा गाउँपालिका	सिरहा	०.००४१२४३	३२५
१६३	२०२०८	बिष्णुपुर गाउँपालिका	सिरहा	०.००४०३४९	३१८
१६४	२०२०९	अर्नमा गाउँपालिका	सिरहा	०.०७३५४८३	५८०२
१६५	२०२१०	सुखीपुर नगरपालिका	सिरहा	०.०७५१२१४	५९२६
१६६	२०२११	लक्ष्मीपुर पतारी गाउँपालिका	सिरहा	०.०७४०५४०	५८४२
१६७	२०२१२	सखुवानानकारकट्टी गाउँपालिका	सिरहा	०.००४०३८३	३१९
१६८	२०२१३	भगवानपुर गाउँपालिका	सिरहा	०.००४३००७	३३९
१६९	२०२१४	नवराजपुर गाउँपालिका	सिरहा	०.००४०९०५	३२३
१७०	२०२१५	बरियारपट्टी गाउँपालिका	सिरहा	०.०७३८३३३	५८२५
१७१	२०२१६	औरही गाउँपालिका	सिरहा	०.००४५२६३	३५७
१७२	२०२१७	सिराहा नगरपालिका	सिरहा	०.०८००९७२	६३१९
जम्मा				१	७८८८८
१७३	२०३०१	गणेशमान चारनाथ नगरपालिका	धनुषा	०.२२२८३२१	३७४३६३
१७४	२०३०२	धनुषाधाम नगरपालिका	धनुषा	०.१४६२७२२	२४५७४०
१७५	२०३०३	मिथिला नगरपालिका	धनुषा	०.२०५४५३८	३४५१६७
१७६	२०३०४	बटेश्वर गाउँपालिका	धनुषा	०.१०५६७७८	१७७५४१
१७७	२०३०५	क्षिरेश्वरनाथ नगरपालिका	धनुषा	०.००८३६२९	१४०५०
१७८	२०३०६	लक्ष्मीनिया गाउँपालिका	धनुषा	०.००६५२०७	१०९५५
१७९	२०३०७	मिथिला बिहारी नगरपालिका	धनुषा	०.००७२२३६	१२१३६

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
१८०	२०३०८	हंसपुर नगरपालिका	धनुषा	०.००७८४१०	१३१७३
१८१	२०३०९	सबैला नगरपालिका	धनुषा	०.१०९८१२२	१८४४८७
१८२	२०३१०	शहीदनगर नगरपालिका	धनुषा	०.००९०६०७	१५२२२
१८३	२०३११	कमला नगरपालिका	धनुषा	०.१०८३७५३	१८२०७३
१८४	२०३१२	जनक नन्दिनी गाउँपालिका	धनुषा	०.००६१३४८	१०३०७
१८५	२०३१३	बिदेह नगरपालिका	धनुषा	०.००७०५२७	११८४९
१८६	२०३१४	औरही गाउँपालिका	धनुषा	०.००५७६९१	९६९२
१८७	२०३१५	जनकपुरधाम उपमहानगरपालिका	धनुषा	०.०२४३५२६	४०९१३
१८८	२०३१६	धनौजी गाउँपालिका	धनुषा	०.००५६१२४	९४२९
१८९	२०३१७	नगराइन नगरपालिका	धनुषा	०.००७४९२२	१२५८७
१९०	२०३१८	मुखियापट्टी मुसहरमिया गाउँपालिका	धनुषा	०.००६१५३९	१०३३९
जम्मा				१	१६८००२३
१९१	२०४०१	बर्दिबास नगरपालिका	महोत्तरी	०.३८७१७७९	७४०६६०
१९२	२०४०२	गौशाला नगरपालिका	महोत्तरी	०.२७०५१७५	५१७४९२
१९३	२०४०३	सोनमा गाउँपालिका	महोत्तरी	०.०१४६२६७	२७९८०
१९४	२०४०४	औरही नगरपालिका	महोत्तरी	०.०१२९३६२	२४७४७
१९५	२०४०५	भैगाहा नगरपालिका	महोत्तरी	०.०१६६०८७	३१७७२
१९६	२०४०६	लोहरपट्टी नगरपालिका	महोत्तरी	०.०१४९०५२	२८५१३
१९७	२०४०७	बलवा नगरपालिका	महोत्तरी	०.१६९५२६७	३२४३००
१९८	२०४०८	राम गोपालपुर नगरपालिका	महोत्तरी	०.०१२५८३५	२४०७२
१९९	२०४०९	साम्सी गाउँपालिका	महोत्तरी	०.०१३४१४७	२५६६२
२००	२०४१०	मनरा शिसवा नगरपालिका	महोत्तरी	०.०१७३०९८	३३११३
२०१	२०४११	एकडारा गाउँपालिका	महोत्तरी	०.०१२३१४५	२३५५७
२०२	२०४१२	महोत्तरी गाउँपालिका	महोत्तरी	०.०११८५२४	२२६७३
२०३	२०४१३	पिपरा गाउँपालिका	महोत्तरी	०.०१३८३६६	२६४६९
२०४	२०४१४	मटिहानी नगरपालिका	महोत्तरी	०.०१२७३४०	२४३६०
२०५	२०४१५	जलेश्वर नगरपालिका	महोत्तरी	०.०१९६५५६	३७६०१
जम्मा				१	१९१२९७१
२०६	२०५०१	लालबन्दी नगरपालिका	सर्लाही	०.२०४४८११	२७३२२६
२०७	२०५०२	हरिवन नगरपालिका	सर्लाही	०.१२६८४११	१६९४८४
२०८	२०५०३	बागमती नगरपालिका	सर्लाही	०.१११७७१६	१४९३४८
२०९	२०५०४	बरहथवा नगरपालिका	सर्लाही	०.१०१४८०२	१३५५९७
२१०	२०५०५	हरिपुर नगरपालिका	सर्लाही	०.१२६८६४९	१६९५१६
२११	२०५०६	ईश्वरपुर नगरपालिका	सर्लाही	०.१५१४२९०	२०२३३८

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
२१२	२०५०७	हरिपुरवा नगरपालिका	सर्लाही	०.००६५२९५	८७२५
२१३	२०५०८	पर्सा गाउँपालिका	सर्लाही	०.००४८२९७	६४५३
२१४	२०५०९	ब्रह्मपुरी गाउँपालिका	सर्लाही	०.००५७९६०	७७४५
२१५	२०५१०	चन्द्रनगर गाउँपालिका	सर्लाही	०.००६२१०९	८२९९
२१६	२०५११	कविलासी नगरपालिका	सर्लाही	०.००७२७२८	९७१८
२१७	२०५१२	चक्रघट्टा गाउँपालिका	सर्लाही	०.००५५७४०	७४४८
२१८	२०५१३	बसबरिया गाउँपालिका	सर्लाही	०.००५०५६२	६७५६
२१९	२०५१४	धनकौल गाउँपालिका	सर्लाही	०.००५२००३	६९४९
२२०	२०५१५	रामनगर गाउँपालिका	सर्लाही	०.००५६६५५	७५७०
२२१	२०५१६	बलरा नगरपालिका	सर्लाही	०.०९८७७१९	१३१९७८
२२२	२०५१७	गोडैटा नगरपालिका	सर्लाही	०.००७९०४८	१०५६२
२२३	२०५१८	विष्णु गाउँपालिका	सर्लाही	०.००५१९५६	६९४२
२२४	२०५१९	कौडेना गाउँपालिका	सर्लाही	०.००५३५३५	७१५३
२२५	२०५२०	मलंगवा नगरपालिका	सर्लाही	०.००७७७१४	१०३८४
जम्मा				१	१३३६१९१
२२६	२०६०१	चन्द्रपुर नगरपालिका	रौतहट	०.१८२८३५५	२४१३८३
२२७	२०६०२	गुजरा नगरपालिका	रौतहट	०.१६७८३७४	२२१५८२
२२८	२०६०३	फतुवा बिजयपुर नगरपालिका	रौतहट	०.१११५२३०	१४७२३४
२२९	२०६०४	कटहरिया नगरपालिका	रौतहट	०.००७९७२६	१०५२६
२३०	२०६०५	बृन्दावन नगरपालिका	रौतहट	०.१४७०६७५	१९४१६१
२३१	२०६०६	गढीमाई नगरपालिका	रौतहट	०.००८२४९८	१०८९१
२३२	२०६०७	माधव नारायण नगरपालिका	रौतहट	०.००७५२३८	९९३३
२३३	२०६०८	गरुडा नगरपालिका	रौतहट	०.१०४९१६५	१३८५१२
२३४	२०६०९	देवाही गोनाही नगरपालिका	रौतहट	०.१०२४५२९	१३५२६०
२३५	२०६१०	मौलापुर नगरपालिका	रौतहट	०.१०१५८४५	१३४११४
२३६	२०६११	बौधीमाई नगरपालिका	रौतहट	०.००७२५८९	९५८३
२३७	२०६१२	परोहा नगरपालिका	रौतहट	०.००७८३९७	१०३५०
२३८	२०६१३	राजपुर नगरपालिका	रौतहट	०.००८३५०५	११०२४
२३९	२०६१४	यमुनामाई गाउँपालिका	रौतहट	०.००५९५७९	७८६६
२४०	२०६१५	दुर्गा भगवती गाउँपालिका	रौतहट	०.००५७९३५	७६४९
२४१	२०६१६	राजदेवी नगरपालिका	रौतहट	०.००६८९३३	९१०१
२४२	२०६१७	गौर नगरपालिका	रौतहट	०.००७५५०८	९९६९
२४३	२०६१८	ईशनाथ नगरपालिका	रौतहट	०.००८३९१९	११०७९
जम्मा				१	१३२०२१७

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
२४४	२०७०१	निजगढ नगरपालिका	बारा	०.२९२८७३१	१४१०२२६
२४५	२०७०२	कोल्हवी नगरपालिका	बारा	०.२५०५८३५	१२०६५९५
२४६	२०७०३	जीतपुर सिमरा उपमहानगरपालिका	बारा	०.२८४४६५३	१३६९७४१
२४७	२०७०४	परवानीपुर गाउँपालिका	बारा	०.००९९०५३	४७६९६
२४८	२०७०५	प्रसौनी गाउँपालिका	बारा	०.०१०४११४	५०१३२
२४९	२०७०६	विश्रामपुर गाउँपालिका	बारा	०.०१०१३५१	४८८०२
२५०	२०७०७	फेटा गाउँपालिका	बारा	०.०१०५४६५	५०७८३
२५१	२०७०८	कलैया उपमहानगरपालिका	बारा	०.०३२४०५०	१५६०३५
२५२	२०७०९	करैयामाई गाउँपालिका	बारा	०.०१०७३५१	५१६९१
२५३	२०७१०	बारागढी गाउँपालिका	बारा	०.०१०८९०६	५२४४०
२५४	२०७११	आदर्श कोटवाल गाउँपालिका	बारा	०.०१०९७१३	५२८२८
२५५	२०७१२	सिम्रौनगढ नगरपालिका	बारा	०.०१५६७३२	७५४६९
२५६	२०७१३	पचरौता नगरपालिका	बारा	०.०१२४५७२	५९९८३
२५७	२०७१४	महागढीमाई नगरपालिका	बारा	०.०१६५२९१	७९५९०
२५८	२०७१५	देवताल गाउँपालिका	बारा	०.०१०००२९	४८१६५
२५९	२०७१६	सुवर्ण गाउँपालिका	बारा	०.०११४१५४	५४९६७
जम्मा				१	४८१५१४३
२६०	२०८०१	ठोरी (सुवर्णपुर) गाउँपालिका	पर्सा	०.१५६१४३७	१८८६२४
२६१	२०८०२	जिराभवानी गाउँपालिका	पर्सा	०.१२९८६१८	१५६८७५
२६२	२०८०३	जगरनाथपुर गाउँपालिका	पर्सा	०.००८५७८९	१०३६३
२६३	२०८०४	पटेर्वा सुगौली गाउँपालिका	पर्सा	०.१३४६१९९	१६२६२३
२६४	२०८०५	सखुवा प्रसौनी गाउँपालिका	पर्सा	०.१२६४९०४	१५२८०२
२६५	२०८०६	पर्सागढी नगरपालिका	पर्सा	०.१४६३००३	१७६७३३
२६६	२०८०७	बिरगन्ज महानगरपालिका	पर्सा	०.१४९३०१२	१८०३५८
२६७	२०८०८	बहुदरमाई नगरपालिका	पर्सा	०.१०५१९१०	१२७०७२
२६८	२०८०९	पोखरिया नगरपालिका	पर्सा	०.००८६१२४	१०४०४
२६९	२०८१०	कालिकामाई गाउँपालिका	पर्सा	०.००६७५१४	८१५६
२७०	२०८११	धोबीनी गाउँपालिका	पर्सा	०.००६५५६५	७९२०
२७१	२०८१२	छिपहरमाई गाउँपालिका	पर्सा	०.००७६२९७	९२१७
२७२	२०८१३	पकाहा मैनपुर गाउँपालिका	पर्सा	०.००६६८४२	८०७५
२७३	२०८१४	बिन्दबासिनी गाउँपालिका	पर्सा	०.००७२७८६	८७९३
जम्मा				१	१२०८०१५
२७४	३०१०१	गौरीशंकर गाउँपालिका	दोलखा	०.११३१९२५	१२२९१
२७५	३०१०२	बिगु गाउँपालिका	दोलखा	०.१०५०४४३	११४०६

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
२७६	३०१०३	कालिन्चोक गाउँपालिका	दोलखा	०.११०६३१५	१२०१३
२७७	३०१०४	बैतेस्वर गाउँपालिका	दोलखा	०.१०५२९६४	११४३३
२७८	३०१०५	जिरी नगरपालिका	दोलखा	०.११६९१२७	१२६९५
२७९	३०१०६	तामाकोशी गाउँपालिका	दोलखा	०.१०९३५५०	११८७४
२८०	३०१०७	मेलुङ्ग गाउँपालिका	दोलखा	०.१०४९७७१	११३९९
२८१	३०१०८	शैलुङ्ग गाउँपालिका	दोलखा	०.११४५९३३	१२४४३
२८२	३०१०९	भिमेश्वर नगरपालिका	दोलखा	०.११९९९७२	१३०३०
जम्मा				१	१०८५८४
२८३	३०२०१	भोटेकोशी गाउँपालिका	सिन्धुपाल्चोक	०.०८१७५३३	१२७२
२८४	३०२०२	जुगल गाउँपालिका	सिन्धुपाल्चोक	०.०८४६५५५	१३१६
२८५	३०२०३	पाँचपोखरी थाङपाल गाउँपालिका	सिन्धुपाल्चोक	०.०८४८१३६	१३१९
२८६	३०२०४	हेलम्बु गाउँपालिका	सिन्धुपाल्चोक	०.०८१४९७०	१२६८
२८७	३०२०५	मेलम्ची नगरपालिका	सिन्धुपाल्चोक	०.०८५४९१५	१३३०
२८८	३०२०६	ईन्द्रावती गाउँपालिका	सिन्धुपाल्चोक	०.०८३८३२१	१३०४
२८९	३०२०७	चौतारा साँगाचोकगढी नगरपालिका	सिन्धुपाल्चोक	०.०९२२८००	१४३५
२९०	३०२०८	बलेफी गाउँपालिका	सिन्धुपाल्चोक	०.०७८३२८७	१२१८
२९१	३०२०९	बाह्रबिसे नगरपालिका	सिन्धुपाल्चोक	०.०८४४१९६	१३१३
२९२	३०२१०	त्रिपुरासुन्दरी गाउँपालिका	सिन्धुपाल्चोक	०.०८१५००७	१२६८
२९३	३०२११	लिसंखु पाखर गाउँपालिका	सिन्धुपाल्चोक	०.०८१२३५८	१२६३
२९४	३०२१२	सुनकोशी गाउँपालिका	सिन्धुपाल्चोक	०.०८०२३२२	१२४८
जम्मा				१	१५५५४
२९५	३०३०१	गोसाईकुण्ड गाउँपालिका	रसुवा	०.१७५१५९४	२११८३
२९६	३०३०२	आमाछोदिडमो गाउँपालिका	रसुवा	०.१९१७२००	२३१८६
२९७	३०३०३	उत्तरगया गाउँपालिका	रसुवा	०.२२११३४९	२६७४४
२९८	३०३०४	कालिका गाउँपालिका	रसुवा	०.१९९४४६७	२४१२१
२९९	३०३०५	नौकुण्ड गाउँपालिका	रसुवा	०.२१२५३९०	२५७०४
जम्मा				१	१२०९३८
३००	३०४०१	रुबी भ्याली गाउँपालिका	धादिङ	०.०७५५८११	९६६८
३०१	३०४०२	खनियाबास गाउँपालिका	धादिङ	०.०७६७२९३	९८१५
३०२	३०४०३	गङ्गा जमुना गाउँपालिका	धादिङ	०.०७५५०४३	९६५९
३०३	३०४०४	त्रिपुरासुन्दरी गाउँपालिका	धादिङ	०.०७४४५६३	९५२५
३०४	३०४०५	नेत्रावती डबजोड गाउँपालिका	धादिङ	०.०७४७३३९	९५६०
३०५	३०४०६	नीलकण्ठ नगरपालिका	धादिङ	०.०८१६०४३	१०४३९
३०६	३०४०७	ज्वालामुखी गाउँपालिका	धादिङ	०.०७३८९३६	९४५३

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
३०७	३०४०८	सिद्धलेक गाउँपालिका	धादिङ	०.०७२४३६०	९२६६
३०८	३०४०९	बेनीघाट रोराङ्ग गाउँपालिका	धादिङ	०.०८२८७२९	१०६०१
३०९	३०४१०	गजुरी गाउँपालिका	धादिङ	०.०७९३१४४	१०१४६
३१०	३०४११	गल्छी गाउँपालिका	धादिङ	०.०७७००२६	९८५०
३११	३०४१२	थाक्रे गाउँपालिका	धादिङ	०.०७७४५५०	९९०८
३१२	३०४१३	धुनीवेशी नगरपालिका	धादिङ	०.०७८४१६३	१००३१
जम्मा				१	१२७९२१
३१३	३०५०१	दुप्चेखर गाउँपालिका	नुवाकोट	०.०८७२९२३	१०६५८
३१४	३०५०२	तादी गाउँपालिका	नुवाकोट	०.०८०९३३९	९८८२
३१५	३०५०३	सूर्यगढी गाउँपालिका	नुवाकोट	०.०७८६९०८	९६०८
३१६	३०५०४	विदुर नगरपालिका	नुवाकोट	०.०९०३९९७	११०३८
३१७	३०५०५	किस्पाङ्ग गाउँपालिका	नुवाकोट	०.०८४८६६८	१०३६२
३१८	३०५०६	म्यागङ्ग गाउँपालिका	नुवाकोट	०.०८६८७९७	१०६०८
३१९	३०५०७	तारकेश्वर गाउँपालिका	नुवाकोट	०.०८१२९२४	९९२६
३२०	३०५०८	बेलकोटगढी नगरपालिका	नुवाकोट	०.०८३२९५७	१०१७०
३२१	३०५०९	लिखु गाउँपालिका	नुवाकोट	०.०८०३५७९	९८१२
३२२	३०५१०	पन्चकन्या गाउँपालिका	नुवाकोट	०.०७८८७७५	९६३१
३२३	३०५११	शिवपुरी गाउँपालिका	नुवाकोट	०.०८४२९७६	१०२९३
३२४	३०५१२	ककनी गाउँपालिका	नुवाकोट	०.०८२८१५७	१०११२
जम्मा				१	१२२१००
३२५	३०६०१	शङ्करपुर नगरपालिका	काठमाडौं	०.०८८९०३३	८०९५१
३२६	३०६०२	कागेश्वरी मनहरा नगरपालिका	काठमाडौं	०.०८०७५४७	७३५३२
३२७	३०६०३	गोकर्णेश्वर नगरपालिका	काठमाडौं	०.१००९५९६	९१९२९
३२८	३०६०४	बुढानिलकण्ठ नगरपालिका	काठमाडौं	०.०९१९९३२	८३७६५
३२९	३०६०५	टोखा नगरपालिका	काठमाडौं	०.०८३९२६६	७६४२०
३३०	३०६०६	तारकेश्वर नगरपालिका	काठमाडौं	०.०८५४९०४	७७८४४
३३१	३०६०७	नागार्जुन नगरपालिका	काठमाडौं	०.०९१२२२१	८३०६३
३३२	३०६०८	काठमाण्डौ महानगरपालिका	काठमाडौं	०.११२५८३९	१०२५१४
३३३	३०६०९	कीर्तिपुर नगरपालिका	काठमाडौं	०.०७८८५०५	७१७९८
३३४	३०६१०	चन्द्रागिरी नगरपालिका	काठमाडौं	०.०९२१६९१	८३९२५
३३५	३०६११	दक्षिणकाली नगरपालिका	काठमाडौं	०.०९३१४६६	८४८१५
जम्मा				१	९१०५५६
३३६	३०७०१	चाँगुनारायण नगरपालिका	भक्तपुर	०.२७५७४२३	४४७६९६
३३७	३०७०२	भक्तपुर नगरपालिका	भक्तपुर	०.१८७४१७६	३०४२९२

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
३३८	३०७०३	मध्यपुर थिमी नगरपालिका	भक्तपुर	०.१९६७९३२	३१९५१४
३३९	३०७०४	सूर्यविनायक नगरपालिका	भक्तपुर	०.३४००४६९	५५२१०१
जम्मा				१	१६२३६०३
३४०	३०८०१	महालक्ष्मी नगरपालिका	ललितपुर	०.१४८२४२९	६०४९१
३४१	३०८०२	ललितपुर महानगरपालिका	ललितपुर	०.१८१२१३५	७३९४५
३४२	३०८०३	गोदावरी नगरपालिका	ललितपुर	०.१६९५२९६	६९१७७
३४३	३०८०४	कोन्ज्योसोम गाउँपालिका	ललितपुर	०.१६२६७५४	६६३८०
३४४	३०८०५	महाङ्गाल गाउँपालिका	ललितपुर	०.१७२१६७७	७०२५३
३४५	३०८०६	बागमती गाउँपालिका	ललितपुर	०.१६६१७०९	६७८०६
जम्मा				१	४०८०५२
३४६	३०९०१	चौरीदेउराली गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०६९९५३९	९८२१
३४७	३०९०२	भुम्लु गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०७२३५३९	१०१५८
३४८	३०९०३	मण्डन देउपुर नगरपालिका	काभ्रेपलाञ्चोक	०.०७१८४८३	१००८७
३४९	३०९०४	बनेपा नगरपालिका	काभ्रेपलाञ्चोक	०.०७९७८४०	११२०१
३५०	३०९०५	धुलिखेल नगरपालिका	काभ्रेपलाञ्चोक	०.०७३२८७१	१०२८९
३५१	३०९०६	पाँचखाल नगरपालिका	काभ्रेपलाञ्चोक	०.०७५९५५४	१०६६३
३५२	३०९०७	तेमाल गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०६९८९२२	९८१२
३५३	३०९०८	नमोबुद्ध नगरपालिका	काभ्रेपलाञ्चोक	०.०७४८३०१	१०५०५
३५४	३०९०९	पनौती नगरपालिका	काभ्रेपलाञ्चोक	०.०८२९६९६	११६४८
३५५	३०९१०	बेथानचोक गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०७८२८१६	१०९९०
३५६	३०९११	रोशी गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०८०३९८९	११२८७
३५७	३०९१२	महाभारत गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०८३३३०३	११६९९
३५८	३०९१३	खानीखोला गाउँपालिका	काभ्रेपलाञ्चोक	०.०८७११४७	१२२३०
जम्मा				१	१४०३९०
३५९	३१००१	उमाकुण्ड गाउँपालिका	रामेछाप	०.११६६५४९	२४८३
३६०	३१००२	गोकुलगङ्गा गाउँपालिका	रामेछाप	०.१२६४६४०	२६९२
३६१	३१००३	लिखु तामाकोसी गाउँपालिका	रामेछाप	०.११९३५१३	२५४१
३६२	३१००४	रामेछाप नगरपालिका	रामेछाप	०.१३३२१८४	२८३६
३६३	३१००५	मन्थली नगरपालिका	रामेछाप	०.१२९२२६८	२७५१
३६४	३१००६	खाँडादेवी गाउँपालिका	रामेछाप	०.१२६१३८९	२६८५
३६५	३१००७	दोरम्बा गाउँपालिका	रामेछाप	०.१३७७६९९	२९३३
३६६	३१००८	सुनापती गाउँपालिका	रामेछाप	०.११११७५८	२३६७
जम्मा				१	२१२८८
३६७	३११०१	दुधौली नगरपालिका	सिन्धुली	०.११९०८०८	१२३९१८

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
३६८	३११०२	फिक्कल गाउँपालिका	सिन्धुली	०.१०६८९५६	१११२३८
३६९	३११०३	तीनपाटन गाउँपालिका	सिन्धुली	०.१२४३७३२	१२९४२५
३७०	३११०४	गोलन्जोर गाउँपालिका	सिन्धुली	०.१०४७९८५	१०९०५६
३७१	३११०५	कमलामाई नगरपालिका	सिन्धुली	०.१२६८६६०	१३२०१९
३७२	३११०६	सुनकोशी गाउँपालिका	सिन्धुली	०.१०१९००६	१०६०४०
३७३	३११०७	घ्याङलेख गाउँपालिका	सिन्धुली	०.१०४४३३६	१०८६७६
३७४	३११०८	मरिण गाउँपालिका	सिन्धुली	०.१०५४३९३	१०९७२२
३७५	३११०९	हरिहरपुरगढी गाउँपालिका	सिन्धुली	०.१०६२१२४	११०५२७
जम्मा				१	१०४०६२१
३७६	३१२०१	ईन्द्रसरोवर गाउँपालिका	मकवानपुर	०.०९३७७५४	८४१२२०
३७७	३१२०२	थाहा नगरपालिका	मकवानपुर	०.०९८३३९५	८८२१६४
३७८	३१२०३	कैलाश गाउँपालिका	मकवानपुर	०.१०१५५३३	९१०९९४
३७९	३१२०४	राक्सिराङ्ग गाउँपालिका	मकवानपुर	०.११७४४५१	१०५३५५३
३८०	३१२०५	मनहरी गाउँपालिका	मकवानपुर	०.०९७३११७	८७२९४४
३८१	३१२०६	हेटौडा उपमहानगरपालिका	मकवानपुर	०.११२००२६	१००४७३१
३८२	३१२०७	भिमफेदी गाउँपालिका	मकवानपुर	०.०९७३१८२	८७३००२
३८३	३१२०८	मकवानपुरगढी गाउँपालिका	मकवानपुर	०.०९०९४१९	८१५८०३
३८४	३१२०९	बकैया गाउँपालिका	मकवानपुर	०.०९७३१७४	८७२९९५
३८५	३१२१०	बागमती गाउँपालिका	मकवानपुर	०.०९३९९४९	८४३१९०
जम्मा				१	८९७०५९६
३८६	३१३०१	राप्ती नगरपालिका	चितवन	०.१५०६०७६	४१११०२
३८७	३१३०२	कालिका नगरपालिका	चितवन	०.१५१५३१६	४१३६२५
३८८	३१३०३	इच्छाकामना गाउँपालिका	चितवन	०.१६५०१२१	४५०४२२
३८९	३१३०४	भरतपुर महानगरपालिका	चितवन	०.१६४४३०९	४४८८३५
३९०	३१३०५	रत्ननगर नगरपालिका	चितवन	०.११३८८८३	३१०८७३
३९१	३१३०६	खैरहनी नगरपालिका	चितवन	०.११८९८०७	३२४७७३
३९२	३१३०७	माडी नगरपालिका	चितवन	०.१३५५४८८	३६९९९८
जम्मा				१	२७२९६२८
३९३	४०१०१	चुमनुब्री गाउँपालिका	गोरखा	०.०७८३४०१	१४७६९
३९४	४०१०२	अजिरकोट गाउँपालिका	गोरखा	०.०९०५३२९	१७०६८
३९५	४०१०३	बारपाक सुलिकोट गाउँपालिका	गोरखा	०.०९३२०४६	१७५७२
३९६	४०१०४	धार्चे गाउँपालिका	गोरखा	०.०८८६४१७	१६७१२
३९७	४०१०५	आरुघाट गाउँपालिका	गोरखा	०.०९१८६५०	१७३१९
३९८	४०१०६	भिमसेनथापा गाउँपालिका	गोरखा	०.०८९१७२८	१६८१२

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
३९९	४०१०७	सिरानचोक गाउँपालिका	गोरखा	०.०८७२०६९	१६४४१
४००	४०१०८	पालुङ्गटार नगरपालिका	गोरखा	०.०९१५७२४	१७२६४
४०१	४०१०९	गोरखा नगरपालिका	गोरखा	०.०९२९१३८	१७५१७
४०२	४०११०	शहीद लखन गाउँपालिका	गोरखा	०.०९७३४२८	१८३५२
४०३	४०१११	गण्डकी गाउँपालिका	गोरखा	०.०९९२०७०	१८७०३
जम्मा				१	१८८५२९
४०४	४०२०१	नार्पा भूमि गाउँपालिका	मनाङ	०.१७६३००८	३०८७९
४०५	४०२०२	मनाङ डिस्पाड गाउँपालिका	मनाङ	०.२३१६००९	४०५६५
४०६	४०२०३	चामे गाउँपालिका	मनाङ	०.२९५११८४	५१६९०
४०७	४०२०४	नासोँ गाउँपालिका	मनाङ	०.२९६९७९९	५२०१६
जम्मा				१	१७५१५०
४०८	४०३०१	लो घेकर दामोदरकुण्ड गाउँपालिका	मुस्ताङ	०.१५६४९८९	१०५३६
४०९	४०३०२	घरपझोड गाउँपालिका	मुस्ताङ	०.२२३३११७	१५०३४
४१०	४०३०३	वारागुड मुक्तिक्षेत्र गाउँपालिका	मुस्ताङ	०.१६४२०२०	११०५४
४११	४०३०४	लोमन्थाङ गाउँपालिका	मुस्ताङ	०.१६०२६५०	१०७८९
४१२	४०३०५	थासाङ गाउँपालिका	मुस्ताङ	०.२९५७२२४	१९९०९
जम्मा				१	६७३२२
४१३	४०४०१	अन्नपूर्ण गाउँपालिका	म्याग्दी	०.१५२५८३८	२०६०१
४१४	४०४०२	रघुगंगा गाउँपालिका	म्याग्दी	०.१५९५७९१	२१५४५
४१५	४०४०३	धवलागिरी गाउँपालिका	म्याग्दी	०.१४७२१४५	१९८७६
४१६	४०४०४	मालिका गाउँपालिका	म्याग्दी	०.१६५७६३६	२२३८०
४१७	४०४०५	मंगला गाउँपालिका	म्याग्दी	०.१६१८५९६	२१८५३
४१८	४०४०६	बेनी नगरपालिका	म्याग्दी	०.२१२९९९४	२८७५८
जम्मा				१	१३५०१३
४१९	४०५०१	मादी गाउँपालिका	कास्की	०.१८७३९४४	३०८०४
४२०	४०५०२	माछापुच्छ्रे गाउँपालिका	कास्की	०.१७६२८५५	२८९७८
४२१	४०५०३	अन्नपूर्ण गाउँपालिका	कास्की	०.१७५३३३०	२८८३०
४२२	४०५०४	पोखरा महानगरपालिका	कास्की	०.२७०२२३९	४४४२९
४२३	४०५०५	रूपा गाउँपालिका	कास्की	०.१९०६५३२	३१३४०
जम्मा				१	१६४३८१
४२४	४०६०१	दोर्दी गाउँपालिका	लमजुङ	०.१३२५८१६	१६६९२
४२५	४०६०२	मस्याङ्गदी गाउँपालिका	लमजुङ	०.१३०१२५१	१६३८२
४२६	४०६०३	क्व्होलासोथार गाउँपालिका	लमजुङ	०.१२२९९८८	१५४८५
४२७	४०६०४	मध्यनेपाल नगरपालिका	लमजुङ	०.१२६६८३१	१५९४९

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
४२८	४०६०५	बेंसीशहर नगरपालिका	लमजुङ	०.१३३३९५२	१६७९४
४२९	४०६०६	सुन्दरबजार नगरपालिका	लमजुङ	०.११६५२३७	१४६७०
४३०	४०६०७	राईनास नगरपालिका	लमजुङ	०.११६५१२१	१४६६८
४३१	४०६०८	दुधपोखरी गाउँपालिका	लमजुङ	०.१२११८०४	१५२५६
जम्मा				१	१२५८९६
४३२	४०७०१	भानु नगरपालिका	तनहुँ	०.१००१०६२	५३६२९
४३३	४०७०२	ब्यास नगरपालिका	तनहुँ	०.१०९३९५७	५८६०६
४३४	४०७०३	म्याग्दे गाउँपालिका	तनहुँ	०.०९६४७३५	५१६८३
४३५	४०७०४	शुक्लागण्डकी नगरपालिका	तनहुँ	०.१०१६७८७	५४४७२
४३६	४०७०५	भिमद नगरपालिका	तनहुँ	०.०९६०८३८	५१४७४
४३७	४०७०६	घिरिङ्ग गाउँपालिका	तनहुँ	०.०९३०९४५	४९८७३
४३८	४०७०७	ऋषिङ्ग गाउँपालिका	तनहुँ	०.१०४९०८५	५६२०२
४३९	४०७०८	देवघाट गाउँपालिका	तनहुँ	०.१०२७०७०	५५०२३
४४०	४०७०९	बन्दिपुर गाउँपालिका	तनहुँ	०.०९४८०३१	५०७८८
४४१	४०७१०	आँबुखैरेनी गाउँपालिका	तनहुँ	०.१००७४९०	५३९७४
जम्मा				१	५३५७२४
४४२	४०८०१	गैडाकोट नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१३३०७८९	१३८९९१३
४४३	४०८०२	बुलिङ्गटार गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१२३२५१७	१२८७२७५
४४४	४०८०३	बौदीकाली गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१२१६१३४	१२७०१६४
४४५	४०८०४	हुप्सेकोट गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१२९३०४३	१३५०४९०
४४६	४०८०५	देवचुली नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१२११९०९	१२६५७५२
४४७	४०८०६	कावासोती नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.११५५९८२	१२०७३४०
४४८	४०८०७	मध्यबिन्दु नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१३०८२८६	१३६६४११
४४९	४०८०८	बिनयी त्रिवेणी गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.१२५१३४०	१३०६९३५
जम्मा				१	१०४४४२८०
४५०	४०९०१	पुतलीबजार नगरपालिका	स्याङ्जा	०.०९५१८९८	१५४६६
४५१	४०९०२	फेदीखोला गाउँपालिका	स्याङ्जा	०.०८७२७०१	१४१८०
४५२	४०९०३	आँधिखोला गाउँपालिका	स्याङ्जा	०.०८७०७७६	१४१४८
४५३	४०९०४	अर्जुनचौपारी गाउँपालिका	स्याङ्जा	०.०८३५४९१	१३५७५
४५४	४०९०५	भीरकोट नगरपालिका	स्याङ्जा	०.०८५६४३४	१३९१५
४५५	४०९०६	बिरुवा गाउँपालिका	स्याङ्जा	०.०९३८८५१	१५२५४
४५६	४०९०७	हरिनास गाउँपालिका	स्याङ्जा	०.१११९१७९	१८१८४
४५७	४०९०८	चापाकोट नगरपालिका	स्याङ्जा	०.०८५५८८१	१३९०६
४५८	४०९०९	वालिङ्ग नगरपालिका	स्याङ्जा	०.०९१५११५	१४८६९

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
४५९	४०९१०	गल्याङ नगरपालिका	स्याङजा	०.०८९७३१९	१४५८०
४६०	४०९११	कालीगण्डकी गाउँपालिका	स्याङजा	०.०८८६३५५	१४४०१
जम्मा				१	१६२४७८
४६१	४१००१	मोदी गाउँपालिका	पर्वत	०.१९४६६९३	१२०९१
४६२	४१००२	जलजला गाउँपालिका	पर्वत	०.१४१२९०५	८७७५
४६३	४१००३	कुश्मा नगरपालिका	पर्वत	०.१४७६३३१	९१६९
४६४	४१००४	फलेबास नगरपालिका	पर्वत	०.१४०६८३७	८७३८
४६५	४१००५	महाशिला गाउँपालिका	पर्वत	०.१२६८८९४	७८८१
४६६	४१००६	बिहादी गाउँपालिका	पर्वत	०.१२३९९८९	७७०१
४६७	४१००७	पैयुं गाउँपालिका	पर्वत	०.१२४८३५१	७७५३
जम्मा				१	६२१०८
४६८	४११०१	बागलुङ नगरपालिका	बागलुङ	०.१०३४२७२	१३६५४७
४६९	४११०२	काठेखोला गाउँपालिका	बागलुङ	०.०९५४६२५	१२६०३१
४७०	४११०३	ताराखोला गाउँपालिका	बागलुङ	०.१०३२४८५	१३६३१०
४७१	४११०४	तमानखोला गाउँपालिका	बागलुङ	०.०९९४३२४	१३१२७२
४७२	४११०५	ढोरपाटन नगरपालिका	बागलुङ	०.१०२२५०३	१३४९९३
४७३	४११०६	निसीखोला गाउँपालिका	बागलुङ	०.०९७८१६१	१२९१३८
४७४	४११०७	बडिगाड गाउँपालिका	बागलुङ	०.१०२३६९०	१३५१४९
४७५	४११०८	गल्कोट नगरपालिका	बागलुङ	०.१०५९६८२	१३९९०१
४७६	४११०९	बरेड गाउँपालिका	बागलुङ	०.०९५३८००	१२५९२२
४७७	४१११०	जैमिनी नगरपालिका	बागलुङ	०.०९४६४५८	१२४९५३
जम्मा				१	१३२०२१६
४७८	५०१०१	पुथा उत्तरगंगा गाउँपालिका	रुकुम(पूर्वी भाग)	०.३१४६२५०	४११९६
४७९	५०१०२	सिस्ने गाउँपालिका	रुकुम(पूर्वी भाग)	०.३४०६४३३	४४६०३
४८०	५०१०३	भूमे गाउँपालिका	रुकुम(पूर्वी भाग)	०.३४४७३१७	४५१३८
जम्मा				१	१३०९३७
४८१	५०२०१	सुनछहरी गाउँपालिका	रोल्पा	०.०९५४१२७	३८५४७
४८२	५०२०२	थबाङ्ग गाउँपालिका	रोल्पा	०.०९३९१७३	३७९४३
४८३	५०२०३	परिवर्तन गाउँपालिका	रोल्पा	०.१०२३१३२	४१३३५
४८४	५०२०४	गगादेव गाउँपालिका	रोल्पा	०.०९८६७११	३९८६३
४८५	५०२०५	माडी गाउँपालिका	रोल्पा	०.०९८६४९१	३९८५५
४८६	५०२०६	त्रिवेणी गाउँपालिका	रोल्पा	०.१०५३४७३	४२५६१
४८७	५०२०७	रोल्पा नगरपालिका	रोल्पा	०.१०९६९३४	४४३१७
४८८	५०२०८	रुन्टीगढी गाउँपालिका	रोल्पा	०.०९८६९९१	३९८७५

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
४८९	५०२०९	सुनिल स्मृति गाउँपालिका	रोल्पा	०.१०१४७१४	४०९९५
४९०	५०२१०	लुङ्ग्री गाउँपालिका	रोल्पा	०.०९५८२५४	३८७१४
जम्मा				१	४०४००५
४९१	५०३०१	गौमुखी गाउँपालिका	प्यूठान	०.११२७२९४	२९९२
४९२	५०३०२	नौबहिनी गाउँपालिका	प्यूठान	०.११३५३०७	३०१३
४९३	५०३०३	झिमरुक गाउँपालिका	प्यूठान	०.११२८८७३	२९९६
४९४	५०३०४	प्यूठान नगरपालिका	प्यूठान	०.११०७१४६	२९३८
४९५	५०३०५	स्वर्गद्वारी नगरपालिका	प्यूठान	०.११८१४५३	३१३५
४९६	५०३०६	माण्डवी गाउँपालिका	प्यूठान	०.१०३८६१८	२७५६
४९७	५०३०७	मल्लरानी गाउँपालिका	प्यूठान	०.०९९४०९७	२६३८
४९८	५०३०८	ऐरावती गाउँपालिका	प्यूठान	०.११६३७८२	३०८८
४९९	५०३०९	सरुमारानी गाउँपालिका	प्यूठान	०.११२३४३०	२९८१
जम्मा				१	२६५३७
५००	५०४०१	कालिगण्डकी गाउँपालिका	गुल्मी	०.०८३८७२०	३२२
५०१	५०४०२	सत्यवती गाउँपालिका	गुल्मी	०.०८७१२७९	३३५
५०२	५०४०३	चन्द्रकोट गाउँपालिका	गुल्मी	०.०८४४०२२	३२४
५०३	५०४०४	मुसिकोट नगरपालिका	गुल्मी	०.०८५७९५६	३३०
५०४	५०४०५	ईस्मा गाउँपालिका	गुल्मी	०.०८०६२६६	३१०
५०५	५०४०६	मालिका गाउँपालिका	गुल्मी	०.०७९३६६७	३०५
५०६	५०४०७	मदाने गाउँपालिका	गुल्मी	०.०८०२८००	३०९
५०७	५०४०८	धुर्कोट गाउँपालिका	गुल्मी	०.०८०५६५०	३१०
५०८	५०४०९	रेसुङ्गा नगरपालिका	गुल्मी	०.०८७८५५८	३३८
५०९	५०४१०	गुल्मी दरबार गाउँपालिका	गुल्मी	०.०८१८४६५	३१५
५१०	५०४११	छत्रकोट गाउँपालिका	गुल्मी	०.०८३३७०५	३२०
५११	५०४१२	रूख क्षेत्र गाउँपालिका	गुल्मी	०.०८४८९१२	३२६
जम्मा				१	३८४४
५१२	५०५०१	छत्रदेव गाउँपालिका	अर्घाखाँची	०.१५५४७८३	१०४६७
५१३	५०५०२	मालारानी गाउँपालिका	अर्घाखाँची	०.१५२१७०९	१०२४४
५१४	५०५०३	भूमिकास्थान नगरपालिका	अर्घाखाँची	०.१६४४५५७	११०७१
५१५	५०५०४	सन्धिखर्क नगरपालिका	अर्घाखाँची	०.१६४५८०७	११०८०
५१६	५०५०५	पाणिनी गाउँपालिका	अर्घाखाँची	०.१६७९५३२	११३०७
५१७	५०५०६	शितगंगा नगरपालिका	अर्घाखाँची	०.१९५३६१२	१३१५२
जम्मा				१	६७३२१
५१८	५०६०१	रामपुर नगरपालिका	पाल्पा	०.०९५८८८१	८२३१०

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
५१९	५०६०२	पूर्वखोला गाउँपालिका	पाल्पा	०.०९९५११८	८५४२०
५२०	५०६०३	रम्भा गाउँपालिका	पाल्पा	०.०९१२७५९	७८३५१
५२१	५०६०४	बगनासकाली गाउँपालिका	पाल्पा	०.०९२५६५६	७९४५८
५२२	५०६०५	तानसेन नगरपालिका	पाल्पा	०.१०३५४४२	८८८८२
५२३	५०६०६	रिब्दीकोट गाउँपालिका	पाल्पा	०.१००४३५७	८६२१४
५२४	५०६०७	रैनादेवी छहरा गाउँपालिका	पाल्पा	०.०९९१५७८	८५११७
५२५	५०६०८	तिनाउ गाउँपालिका	पाल्पा	०.१०२५७८४	८८०५३
५२६	५०६०९	माथागढी गाउँपालिका	पाल्पा	०.१००४६२५	८६२३७
५२७	५०६१०	निस्दी गाउँपालिका	पाल्पा	०.११४५८००	९८३५५
जम्मा				१	८५८३९७
५२८	५०७०१	बर्दघाट नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.१९५९०९५	१६२३५३०
५२९	५०७०२	सुनवल नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.२०१०५२६	१६६६१५२
५३०	५०७०३	रामग्राम नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.१९९९२३०	९९३८१९
५३१	५०७०४	पाल्हीनन्दन गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.११२४८८७	९३२२१०
५३२	५०७०५	सरावल गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.१२७०३११	१०५२७२५
५३३	५०७०६	प्रतापपुर गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.११५१६०१	९५४३४८
५३४	५०७०७	सुस्ता गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.१२८४३५०	१०६४३५९
जम्मा				१	८२८७१४३
५३५	५०८०१	देबदह नगरपालिका	रुपन्देही	०.१११९४६७	५०२६३१
५३६	५०८०२	बुटवल उपमहानगरपालिका	रुपन्देही	०.११५४८०८	५१८४९९
५३७	५०८०३	सैनामैना नगरपालिका	रुपन्देही	०.११४१६८५	५१२६०८
५३८	५०८०४	कन्चन गाउँपालिका	रुपन्देही	०.०८८५९४३	३९७७८१
५३९	५०८०५	गैडहवा गाउँपालिका	रुपन्देही	०.०७९९६९३	३५९०५६
५४०	५०८०६	सुद्धोधन गाउँपालिका	रुपन्देही	०.०७४०७१७	३३२५७६
५४१	५०८०७	सियारी गाउँपालिका	रुपन्देही	०.०७५५९७९	३३९४२९
५४२	५०८०८	तिलोत्तमा नगरपालिका	रुपन्देही	०.०८६३३२६	३८७६२७
५४३	५०८०९	ओमसतिया गाउँपालिका	रुपन्देही	०.०७३८१६४	३३१४३०
५४४	५०८१०	रोहिणी गाउँपालिका	रुपन्देही	०.०७४२१६२	३३३२२५
५४५	५०८११	सिद्धार्थनगर नगरपालिका	रुपन्देही	०.०७६३८७९	३४२९७६
५४६	५०८१२	मायादेवी गाउँपालिका	रुपन्देही	०.००५८५१४	२६२७२

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
५४७	५०८१३	लुम्बिनी साँस्कृतिक नगरपालिका	रुपन्देही	०.००७८४७२	३५२३३
५४८	५०८१४	कोटहीमाई गाउँपालिका	रुपन्देही	०.००५३६८१	२४१०२
५४९	५०८१५	सम्मरीमाई गाउँपालिका	रुपन्देही	०.००५१५७१	२३१५५
५५०	५०८१६	मर्चवारी गाउँपालिका	रुपन्देही	०.००५१९३९	२३३२०
जम्मा				१	४४८९९२०
५५१	५०९०१	बाणगंगा नगरपालिका	कपिलवस्तु	०.१५३५१८७	५८७८८४
५५२	५०९०२	बुद्धभूमि नगरपालिका	कपिलवस्तु	०.१६६३५३८	६३७०३५
५५३	५०९०३	शिवराज नगरपालिका	कपिलवस्तु	०.१६१९०१५	६१९९८५
५५४	५०९०४	बिजयनगर गाउँपालिका	कपिलवस्तु	०.१४६२६३०	५६००९९
५५५	५०९०५	कृष्णनगर नगरपालिका	कपिलवस्तु	०.०१५१५६३	५८०४०
५५६	५०९०६	महाराजगन्ज नगरपालिका	कपिलवस्तु	०.१०९२०३०	४१८१८२
५५७	५०९०७	कपिलवस्तु नगरपालिका	कपिलवस्तु	०.११५७६५०	४४३३१०
५५८	५०९०८	यसोधरा गाउँपालिका	कपिलवस्तु	०.०११२४८१	४३०७४
५५९	५०९०९	मायादेवी गाउँपालिका	कपिलवस्तु	०.१०८२८५२	४१४६६७
५६०	५०९१०	शुद्धोधन गाउँपालिका	कपिलवस्तु	०.०१२३०५४	४७१२२
जम्मा				१	३८२९३९८
५६१	५१००१	बंगलाचुली गाउँपालिका	दाङ	०.०९६७४०६	३८२४६
५६२	५१००२	घोराही उपमहानगरपालिका	दाङ	०.११०७५०८	४३७८५
५६३	५१००३	तुल्सीपुर उपमहानगरपालिका	दाङ	०.१०५८५०६	४१८४८
५६४	५१००४	शान्तिनगर गाउँपालिका	दाङ	०.०९२८७०५	३६७१६
५६५	५१००५	बबई गाउँपालिका	दाङ	०.०९९०४३२	३९१५७
५६६	५१००६	दंगीशरण गाउँपालिका	दाङ	०.०९३२६८४	३६८७४
५६७	५१००७	लमही नगरपालिका	दाङ	०.१०१२४८२	४००२९
५६८	५१००८	राप्ती गाउँपालिका	दाङ	०.०९८६१७४	३८९८८
५६९	५१००९	गढवा गाउँपालिका	दाङ	०.१००८८२३	३९८८४
५७०	५१०१०	राजपुर गाउँपालिका	दाङ	०.१००७२८०	३९८२३
जम्मा				१	३९५३५०
५७१	५११०१	राप्ती सोनारी गाउँपालिका	बाँके	०.१७३०२९६	६०८४१७
५७२	५११०२	कोहलपुर नगरपालिका	बाँके	०.१६२२५८१	५७०५४२
५७३	५११०३	वैजनाथ गाउँपालिका	बाँके	०.१३६४१०४	४७९६५४
५७४	५११०४	खजुरा गाउँपालिका	बाँके	०.११२१३७५	३९४३०५
५७५	५११०५	जानकी गाउँपालिका	बाँके	०.०१३२८८८	४६७२७
५७६	५११०६	नेपालगञ्ज उपमहानगरपालिका	बाँके	०.१२९८४६३	४५६५७४
५७७	५११०७	डुडुवा गाउँपालिका	बाँके	०.१२११९६९	४२६१६०

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
५७८	५११०८	नरैनापुर गाउँपालिका	बाँके	०.१५१८३२४	५३३८८२
जम्मा				१	३५१६२६१
५७९	५१२०१	बाँसगढी नगरपालिका	बर्दिया	०.१५३५३१६	१४९७६३
५८०	५१२०२	बारबर्दिया नगरपालिका	बर्दिया	०.१४४३९५४	१४०८५१
५८१	५१२०३	ठाकुरबाबा नगरपालिका	बर्दिया	०.१३०८३५३	१२७६२४
५८२	५१२०४	गेरुवा गाउँपालिका	बर्दिया	०.१०४१५५६	१०१५९९
५८३	५१२०५	राजापुर नगरपालिका	बर्दिया	०.१०८१०७६	१०५४५४
५८४	५१२०६	मधुवन नगरपालिका	बर्दिया	०.१३४६९४९	१३१३८९
५८५	५१२०७	गुलरीया नगरपालिका	बर्दिया	०.११२९६७६	११०१९५
५८६	५१२०८	बढैयाताल गाउँपालिका	बर्दिया	०.१११३१२०	१०८५८०
जम्मा				१	९७५४५५
५८७	६०१०१	डोल्पो बुद्ध गाउँपालिका	डोल्पा	०.०९३८०७५	३९८५६
५८८	६०१०२	शे फोक्सुण्डो गाउँपालिका	डोल्पा	०.१०२११०९	४३३८३
५८९	६०१०३	जगदुल्ला गाउँपालिका	डोल्पा	०.१०८९४०३	४६२८५
५९०	६०१०४	मुड्केचुला गाउँपालिका	डोल्पा	०.१५६०७९४	६६३१३
५९१	६०१०५	त्रिपुरासुन्दरी नगरपालिका	डोल्पा	०.१५५५९८४	६६१०९
५९२	६०१०६	ठुलीभेरी नगरपालिका	डोल्पा	०.१५६५२६८	६६५०३
५९३	६०१०७	काइके गाउँपालिका	डोल्पा	०.१२७५५९७	५४१९६
५९४	६०१०८	छार्का ताडसोड गाउँपालिका	डोल्पा	०.०९९३७७०	४२२२२
जम्मा				१	४२४८६७
५९५	६०२०१	मुगुमकार्मारोग गाउँपालिका	मुगु	०.१९५९७१२	२०२९३९
५९६	६०२०२	छार्थनाथ रारा नगरपालिका	मुगु	०.२७०७८८३	२८०४१७
५९७	६०२०३	सोरु गाउँपालिका	मुगु	०.२६६५३८४	२७६०१६
५९८	६०२०४	खत्याड गाउँपालिका	मुगु	०.२६६७०२१	२७६१८५
जम्मा				१	१०३५५५७
५९९	६०३०१	चंखेली गाउँपालिका	हुम्ला	०.१२१५०३१	५२४८८
६००	६०३०२	खार्पुनाथ गाउँपालिका	हुम्ला	०.१३०८४८६	५६५२५
६०१	६०३०३	सिमकोट गाउँपालिका	हुम्ला	०.१३५५४४६	५८५५४
६०२	६०३०४	नाम्खा गाउँपालिका	हुम्ला	०.१२०७२६४	५२१५३
६०३	६०३०५	सर्केगाड गाउँपालिका	हुम्ला	०.१६७२६४८	७२२५७
६०४	६०३०६	अदानचुली गाउँपालिका	हुम्ला	०.१६०३८८७	६९२८६
६०५	६०३०७	ताँजाकोट गाउँपालिका	हुम्ला	०.१६३७२३८	७०७२७
जम्मा				१	४३१९९०
६०६	६०४०१	पातारासी गाउँपालिका	जुम्ला	०.११८०९२७	१०१५२६

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
६०७	६०४०२	कनकासुन्दरी गाउँपालिका	जुम्ला	०.१३०९७५८	११२६०२
६०८	६०४०३	सिंजा गाउँपालिका	जुम्ला	०.१२७०२५८	१०९२०६
६०९	६०४०४	चन्दननाथ नगरपालिका	जुम्ला	०.१२९५९८६	१११४१८
६१०	६०४०५	गुठिचौर गाउँपालिका	जुम्ला	०.११९८२५१	१०३०१६
६११	६०४०६	तातोपानी गाउँपालिका	जुम्ला	०.१२२७६२५	१०५५४१
६१२	६०४०७	तिला गाउँपालिका	जुम्ला	०.१२७२६३३	१०९४११
६१३	६०४०८	हिमा गाउँपालिका	जुम्ला	०.१२४४५६२	१०६९९७
जम्मा				१	८५९७१७
६१४	६०५०१	पलाता गाउँपालिका	कालिकोट	०.१२८७६१३	४४९११
६१५	६०५०२	पचाल झरना गाउँपालिका	कालिकोट	०.११३८११०	३९६९६
६१६	६०५०३	रास्कोट नगरपालिका	कालिकोट	०.१०३७४६६	३६१८६
६१७	६०५०४	सान्नी त्रिवेणी गाउँपालिका	कालिकोट	०.१०५९८०८	३६९६५
६१८	६०५०५	नरहरिनाथ गाउँपालिका	कालिकोट	०.१११७४८१	३८९७७
६१९	६०५०६	खाँडाचक्र नगरपालिका	कालिकोट	०.११०१२९१	३८४१२
६२०	६०५०७	तिलागुफा नगरपालिका	कालिकोट	०.१०७१०१४	३७३५६
६२१	६०५०८	महावै गाउँपालिका	कालिकोट	०.१०६०८२६	३७००१
६२२	६०५०९	शुभ कालीका गाउँपालिका	कालिकोट	०.११२६३९१	३९२८८
जम्मा				१	३४८७९२
६२३	६०६०१	नौमुले गाउँपालिका	दैलेख	०.०९५७४६७	४८९४३
६२४	६०६०२	महाबु गाउँपालिका	दैलेख	०.०८७४२६३	४४६९०
६२५	६०६०३	भैरवी गाउँपालिका	दैलेख	०.०९००३९३	४६०२६
६२६	६०६०४	ठाँटीकाँध गाउँपालिका	दैलेख	०.०८७०६३८	४४५०५
६२७	६०६०५	आठबीस नगरपालिका	दैलेख	०.०९२९८९२	४७५३४
६२८	६०६०६	चामुण्डा विन्द्रासैनी नगरपालिका	दैलेख	०.०८३९२१२	४२८९८
६२९	६०६०७	दुल्लु नगरपालिका	दैलेख	०.०९४९०३४	४८५१२
६३०	६०६०८	नारायण नगरपालिका	दैलेख	०.०८७४७०२	४४७१३
६३१	६०६०९	भगवतीमाई गाउँपालिका	दैलेख	०.०८९३२५५	४५६६१
६३२	६०६१०	डुङ्गेश्वर गाउँपालिका	दैलेख	०.०९५८८८०	४९०१६
६३३	६०६११	गुराँस गाउँपालिका	दैलेख	०.०९५२२६४	४८६७७
जम्मा				१	५१११७५
६३४	६०७०१	बारेकोट गाउँपालिका	जाजरकोट	०.१४४६८४७	१२७३३४
६३५	६०७०२	कूसे गाउँपालिका	जाजरकोट	०.१४०६४४०	१२३७७८
६३६	६०७०३	जुनीचाँदे गाउँपालिका	जाजरकोट	०.१५३४२५७	१३५०२७
६३७	६०७०४	छेडागाड नगरपालिका	जाजरकोट	०.१४१०४१७	१२४१२८

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
६३८	६०७०५	शिवालय गाउँपालिका	जाजरकोट	०.१३२११८८	११६२७५
६३९	६०७०६	भेरीमालिका नगरपालिका	जाजरकोट	०.१३९१८७९	१२२४९६
६४०	६०७०७	नलगाड नगरपालिका	जाजरकोट	०.१४८८९७२	१३१०४१
जम्मा				१	८८००७९
६४१	६०८०१	आठबिसकोट नगरपालिका	रुकुम(पश्चिम भाग)	०.१७९९०३८	६१०७०
६४२	६०८०२	सानीभेरी गाउँपालिका	रुकुम(पश्चिम भाग)	०.१६८८५१०	५७३१८
६४३	६०८०३	बाँफिकोट गाउँपालिका	रुकुम(पश्चिम भाग)	०.१७५५८७९	५९६०५
६४४	६०८०४	मुसिकोट नगरपालिका	रुकुम(पश्चिम भाग)	०.१६७२२०४	५६७६४
६४५	६०८०५	त्रिवेणी गाउँपालिका	रुकुम(पश्चिम भाग)	०.१५७०३६६	५३३०७
६४६	६०८०६	चौरजहारी नगरपालिका	रुकुम(पश्चिम भाग)	०.१५१४००३	५१३९४
जम्मा				१	३३९४५८
६४७	६०९०१	दार्मा गाउँपालिका	सल्यान	०.०९२१३७१	११२५५४
६४८	६०९०२	कुमाख गाउँपालिका	सल्यान	०.०९८३८०७	१२०१८१
६४९	६०९०३	बनगाड कुपिण्डे नगरपालिका	सल्यान	०.११३७२०२	१३८९१९
६५०	६०९०४	सिद्धकुमाख गाउँपालिका	सल्यान	०.०९२६२५४	११३१५०
६५१	६०९०५	बागचौर नगरपालिका	सल्यान	०.१०४८२४३	१२८०५२
६५२	६०९०६	छत्रेश्वरी गाउँपालिका	सल्यान	०.०९६५२८७	११७९१८
६५३	६०९०७	शारदा नगरपालिका	सल्यान	०.१०६७७७४	१३०४३८
६५४	६०९०८	कालिमाटी गाउँपालिका	सल्यान	०.१०५०३०६	१२८३०४
६५५	६०९०९	त्रिवेणी गाउँपालिका	सल्यान	०.०९४८५७६	११५८७७
६५६	६०९१०	कपुरकोट गाउँपालिका	सल्यान	०.०९५११८०	११६१९५
जम्मा				१	१२२१५८८
६५७	६१००१	सिम्ता गाउँपालिका	सुर्खेत	०.१०८५२५१	९६६७५
६५८	६१००२	चिङ्गाड गाउँपालिका	सुर्खेत	०.१०३१९११	९१९२३
६५९	६१००३	लेकवेशी नगरपालिका	सुर्खेत	०.१०५२५७०	९३७६३
६६०	६१००४	गुर्भाकोट नगरपालिका	सुर्खेत	०.१०९६२०२	९७६५०
६६१	६१००५	भेरीगंगा नगरपालिका	सुर्खेत	०.११३५६१८	१०११६१
६६२	६१००६	बीरन्द्रनगर नगरपालिका	सुर्खेत	०.१२४३०१३	११०७२८
६६३	६१००७	बराहताल गाउँपालिका	सुर्खेत	०.१११८४८८	९९६३५
६६४	६१००८	पञ्चपुरी नगरपालिका	सुर्खेत	०.११२१८३६	९९९३४
६६५	६१००९	चौकुने गाउँपालिका	सुर्खेत	०.१११५१११	९९३३५
जम्मा				१	८९०८०४
६६६	७०१०१	हिमाली गाउँपालिका	बाजुरा	०.१०५५५३८	७१४७१
६६७	७०१०२	गौमुल गाउँपालिका	बाजुरा	०.१११६१७०	७५५७६

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
६६८	७०१०३	बुढीनन्दा नगरपालिका	बाजुरा	०.१२४८०१२	८४५०३
६६९	७०१०४	स्वामीकार्तिक खापर गाउँपालिका	बाजुरा	०.१०५८८७३	७१६९७
६७०	७०१०५	जगन्नाथ गाउँपालिका	बाजुरा	०.१०७२१४६	७२५९५
६७१	७०१०६	बडिमालिका नगरपालिका	बाजुरा	०.११२१६८२	७५९४९
६७२	७०१०७	खसड छेडेदह गाउँपालिका	बाजुरा	०.११०२६३६	७४६६०
६७३	७०१०८	बुढीगंगा नगरपालिका	बाजुरा	०.१०४२०१३	७०५५५
६७४	७०१०९	त्रिवेणी नगरपालिका	बाजुरा	०.११८२९३०	८००९६
जम्मा				१	६७७१०२
६७५	७०२०१	साइपाल गाउँपालिका	बझाङ	०.०७०९९३५	५३७७२
६७६	७०२०२	बुंगल नगरपालिका	बझाङ	०.०८६६०७७	६५५९८
६७७	७०२०३	सूर्मा गाउँपालिका	बझाङ	०.०७७७०३९	५८८५४
६७८	७०२०४	तालकोट गाउँपालिका	बझाङ	०.०८९१००८	६७४८७
६७९	७०२०५	मष्टा गाउँपालिका	बझाङ	०.०८३२१७२	६३०३०
६८०	७०२०६	जयपृथ्वी नगरपालिका	बझाङ	०.०८५७६३७	६४९५९
६८१	७०२०७	छबिस पाथिभरा गाउँपालिका	बझाङ	०.०८३३९४२	६३१६४
६८२	७०२०८	दुर्गाथली गाउँपालिका	बझाङ	०.०८२३२७३	६२३५६
६८३	७०२०९	केदारस्युँ गाउँपालिका	बझाङ	०.०८२१२२९	६२२०१
६८४	७०२१०	बित्थडचिर गाउँपालिका	बझाङ	०.०८२३३४७	६२३६२
६८५	७०२११	थलारा गाउँपालिका	बझाङ	०.०८४४५१६	६३९६५
६८६	७०२१२	खसडछान्ना गाउँपालिका	बझाङ	०.०९१९८२५	६९६६९
जम्मा				१	७५७४१७
६८७	७०३०१	ब्याँस गाउँपालिका	दार्चुला	०.०९७२०३३	२१७१०
६८८	७०३०२	दुहुँ गाउँपालिका	दार्चुला	०.१०९४१२१	२४४३७
६८९	७०३०३	महाकाली नगरपालिका	दार्चुला	०.११७६४१३	२६२७५
६९०	७०३०४	नौगाड गाउँपालिका	दार्चुला	०.११४६४९५	२५६०७
६९१	७०३०५	अपिहिमाल गाउँपालिका	दार्चुला	०.१०१४०६९	२२६४९
६९२	७०३०६	मार्मा गाउँपालिका	दार्चुला	०.११२०५९९	२५०२९
६९३	७०३०७	शैल्यशिखर नगरपालिका	दार्चुला	०.११६०७७०	२५९२६
६९४	७०३०८	मालिकार्जुन गाउँपालिका	दार्चुला	०.११५१२७८	२५७१४
६९५	७०३०९	लेकम गाउँपालिका	दार्चुला	०.११६४२२२	२६००३
जम्मा				१	२२३३५०
६९६	७०४०१	डीलासैनी गाउँपालिका	बैतडी	०.०९९५२१०	२६१२७
६९७	७०४०२	दोगडाकेदार गाउँपालिका	बैतडी	०.१०१९३१४	२६७६०
६९८	७०४०३	पुचौडी नगरपालिका	बैतडी	०.१०२६६८९	२६९५४

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
६९९	७०४०४	सुर्नया गाउँपालिका	बैतडी	०.०९९५९५२	२६१४७
७००	७०४०५	दशरथचन्द्र नगरपालिका	बैतडी	०.१०८१०३१	२८३८०
७०१	७०४०६	पन्चेश्वर गाउँपालिका	बैतडी	०.०९४५१७०	२४८१४
७०२	७०४०७	शिवनाथ गाउँपालिका	बैतडी	०.०९२४५२३	२४२७२
७०३	७०४०८	मेलौली नगरपालिका	बैतडी	०.०९९५८१६	२६१४३
७०४	७०४०९	पाटन नगरपालिका	बैतडी	०.१०५५२३६	२७७०३
७०५	७०४१०	सिगास गाउँपालिका	बैतडी	०.०९६१०५९	२५२३१
जम्मा				१	२६२५३१
७०६	७०५०१	नवदुर्गा गाउँपालिका	डुङ्गेलधुरा	०.१४०५९०७	९२८२२
७०७	७०५०२	अमरगढी नगरपालिका	डुङ्गेलधुरा	०.१४३०१९६	९४४२६
७०८	७०५०३	अजयमेरु गाउँपालिका	डुङ्गेलधुरा	०.१४०१०८९	९२५०४
७०९	७०५०४	भागेश्वर गाउँपालिका	डुङ्गेलधुरा	०.१३८१९८४	९१२४३
७१०	७०५०५	परशुराम नगरपालिका	डुङ्गेलधुरा	०.१५१३१२३	९९९०१
७११	७०५०६	अलिताल गाउँपालिका	डुङ्गेलधुरा	०.१५०१८७३	९९१५८
७१२	७०५०७	गन्यापधुरा गाउँपालिका	डुङ्गेलधुरा	०.१३६५८२८	९०१७६
जम्मा				१	६६०२३०
७१३	७०६०१	पूर्विचौकी गाउँपालिका	डोटी	०.१०९२५१५	१७४८३७
७१४	७०६०२	सायल गाउँपालिका	डोटी	०.१०५३२८२	१६८५५९
७१५	७०६०३	आदर्श गाउँपालिका	डोटी	०.१०२०२९८	१६३२८०
७१६	७०६०४	शिखर नगरपालिका	डोटी	०.११५१४३३	१८४२६६
७१७	७०६०५	दिपायल सिलगढी नगरपालिका	डोटी	०.११४५६७७	१८३३४५
७१८	७०६०६	के.आई.सिं. गाउँपालिका	डोटी	०.१११२७७५	१७८०७९
७१९	७०६०७	बोगटान फुडिसल गाउँपालिका	डोटी	०.१०८९७१८	१७४३९०
७२०	७०६०८	बडीकेदार गाउँपालिका	डोटी	०.११८०१४६	१८८८६१
७२१	७०६०९	जोरायल गाउँपालिका	डोटी	०.११५४१५६	१८४७०२
जम्मा				१	१६००३१९
७२२	७०७०१	पंचदेवल ब्रिनायक नगरपालिका	अछाम	०.१०२०९३९	७९६७२
७२३	७०७०२	रामारोशन गाउँपालिका	अछाम	०.१००५४३२	७८४६२
७२४	७०७०३	मेल्लेख गाउँपालिका	अछाम	०.०९७५२०९	७६१०४
७२५	७०७०४	साँफेबगर नगरपालिका	अछाम	०.०९९९४०३	७७९९२
७२६	७०७०५	चौरपाटी गाउँपालिका	अछाम	०.०९८२०६५	७६६३९
७२७	७०७०६	मंगलसेन नगरपालिका	अछाम	०.१०८६२४५	८४७६९
७२८	७०७०७	बान्नीगढी जयगढ गाउँपालिका	अछाम	०.०९०९७५०	७०९९५
७२९	७०७०८	कमलबजार नगरपालिका	अछाम	०.०९७७३९१	७६२७४

क्र. सं.	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
७३०	७०७०९	ढकारी गाउँपालिका	अछाम	०.१०८०३३०	८४३०७
७३१	७०७१०	तुर्माखाँद गाउँपालिका	अछाम	०.०९६३२३६	७५१६९
जम्मा				१	७८०३८३
७३२	७०८०१	मोहन्याल गाउँपालिका	कैलाली	०.०८१७४००	९७१७१०
७३३	७०८०२	चुरे गाउँपालिका	कैलाली	०.०८१३०८८	९६६५८४
७३४	७०८०३	गोदावरी नगरपालिका	कैलाली	०.०८१८७२६	९७३२८६
७३५	७०८०४	गौरीगंगा नगरपालिका	कैलाली	०.०७९८४२८	९४९१५७
७३६	७०८०५	घोडाघोडी नगरपालिका	कैलाली	०.०८१३२३४	९६६७५७
७३७	७०८०६	बर्दगोरिया गाउँपालिका	कैलाली	०.०७३३४१८	८७१८७४
७३८	७०८०७	लम्कि चुहा नगरपालिका	कैलाली	०.०८१०५००	९६३५०७
७३९	७०८०८	जानकी गाउँपालिका	कैलाली	०.०७०१०२३	८३३३६४
७४०	७०८०९	जोशीपुर गाउँपालिका	कैलाली	०.०६६२६१०	७८७६९९
७४१	७०८१०	टिकापुर नगरपालिका	कैलाली	०.०७१४२३१	८४९०६५
७४२	७०८११	भजनी नगरपालिका	कैलाली	०.०७३७४५४	८७६६७२
७४३	७०८१२	कैलारी गाउँपालिका	कैलाली	०.०७६६३६५	९११०४१
७४४	७०८१३	धनगढी उपमहानगरपालिका	कैलाली	०.०८१३५२३	९६७१०३
जम्मा				१	११८८७८१९
७४५	७०९०१	कृष्णपुर नगरपालिका	कञ्चनपुर	०.१२८८२३०	१२४७४७
७४६	७०९०२	शुक्लाफाँटा नगरपालिका	कञ्चनपुर	०.१२१८६४२	११८००९
७४७	७०९०३	बेदकोट नगरपालिका	कञ्चनपुर	०.१२२८६१८	११८९७५
७४८	७०९०४	भिमदत्त नगरपालिका	कञ्चनपुर	०.१२१००५५	११७१७७
७४९	७०९०५	दोधारा चाँदनी नगरपालिका	कञ्चनपुर	०.०९४२४१३	९१२६०
७५०	७०९०६	लालझाडी गाउँपालिका	कञ्चनपुर	०.१२२६८१०	११८८००
७५१	७०९०७	पुनर्वास नगरपालिका	कञ्चनपुर	०.१००११३७	९६९४६
७५२	७०९०८	बेलौरी नगरपालिका	कञ्चनपुर	०.०९९९२२६	९६७६१
७५३	७०९०९	बेलडाँडी गाउँपालिका	कञ्चनपुर	०.०८८४८६९	८५६८७
जम्मा				१	९६८३६२

ग. वन (संरक्षित क्षेत्र)

संरक्षित क्षेत्र क्र.सं.	संरक्षित क्षेत्रको नाम	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
१	API NAMPA CA	७०२०१	साइपाल गाउँपालिका	बझाङ	०.१७७२२६८	५५५९७७
१	API NAMPA CA	७०२०२	बुंगल नगरपालिका	बझाङ	०.१४४१८४१	४५२३१८

संरक्षित क्षेत्र क्र.सं.	संरक्षित क्षेत्रको नाम	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
१	API NAMPA CA	७०३०१	व्यास गाउँपालिका	दार्चुला	०.१३०४४१२	४०९२०६
१	API NAMPA CA	७०३०२	दुहुँ गाउँपालिका	दार्चुला	०.०४९६८०७	१५५८५३
१	API NAMPA CA	७०३०३	महाकाली नगरपालिका	दार्चुला	०.०८३७५२२	२६२७३८
१	API NAMPA CA	७०३०४	नौगाड गाउँपालिका	दार्चुला	०.०७४०३९७	२३२२६९
१	API NAMPA CA	७०३०५	अपिहिमाल गाउँपालिका	दार्चुला	०.०९७९८९९	३०७४०३
१	API NAMPA CA	७०३०६	मार्मा गाउँपालिका	दार्चुला	०.०७४७६५२	२३४५४५
१	API NAMPA CA	७०३०७	शैल्यशिखर नगरपालिका	दार्चुला	०.०८२६९२०	२५९४१२
१	API NAMPA CA	७०४०१	डीलासैनी गाउँपालिका	बैतडी	०.०८५२२८२	२६७३६८
जम्मा					१	३१३७०८९
२	Annapurna Conservation Area	४०२०१	नार्पा भूमि गाउँपालिका	मनाङ	०.०६९४७७३	५४०५
२	Annapurna Conservation Area	४०२०२	मनाङ डिस्पाड गाउँपालिका	मनाङ	०.०६९५७४३	५४१२
२	Annapurna Conservation Area	४०२०३	चामे गाउँपालिका	मनाङ	०.०५२८६९५	४११३
२	Annapurna Conservation Area	४०२०४	नासों गाउँपालिका	मनाङ	०.०६२३१३२	४८४८
२	Annapurna Conservation Area	४०३०१	लो घेकर दामोदरकुण्ड गाउँपालिका	मुस्ताङ	०.०८३६६५८	६५१०
२	Annapurna Conservation Area	४०३०२	घरपझोड गाउँपालिका	मुस्ताङ	०.०६२९५५९	४८९८
२	Annapurna Conservation Area	४०३०३	वारागुड मुक्तिक्षेत्र गाउँपालिका	मुस्ताङ	०.०७४७५७३	५८१६
२	Annapurna Conservation Area	४०३०४	लोमन्थाङ गाउँपालिका	मुस्ताङ	०.०७०२३२०	५४६४
२	Annapurna Conservation Area	४०३०५	थासाङ गाउँपालिका	मुस्ताङ	०.०६१०६३९	४७५०
२	Annapurna Conservation Area	४०४०१	अन्नपूर्ण गाउँपालिका	म्याग्दी	०.०७००९३४	५४५३
२	Annapurna Conservation Area	४०५०२	माछापुच्छ्रे गाउँपालिका	कास्की	०.०९७५६२६	७५९०
२	Annapurna Conservation Area	४०५०३	अन्नपूर्ण गाउँपालिका	कास्की	०.०७९४४८२	६१८०
२	Annapurna Conservation Area	४०५०४	पोखरा महानगरपालिका	कास्की	०.०६८९७१२	५३६५
२	Annapurna Conservation Area	४०६०२	मरुयाङ्गदी गाउँपालिका	लमजुङ	०.०७६९९५४	५९९०
जम्मा					१	७७७९४
३	BANKE NP	५१००५	बबई गाउँपालिका	दाङ	०.१४१६२५३	२५८७११
३	BANKE NP	५१००६	दंगीशरण गाउँपालिका	दाङ	०.०९६१९७६	१७५७२७
३	BANKE NP	५११०१	राप्ती सोनारी गाउँपालिका	बाँके	०.१८३८९३०	३३५९२२
३	BANKE NP	५११०२	कोहलपुर नगरपालिका	बाँके	०.१७९३५०३	३२७६२४
३	BANKE NP	५११०३	बैजनाथ गाउँपालिका	बाँके	०.१२५५८४१	२२९४०८
३	BANKE NP	५१२०१	बाँसगढी नगरपालिका	बर्दिया	०.०९९६५५२	१८२०४३
३	BANKE NP	६०९०८	कालिमाटी गाउँपालिका	सल्यान	०.१७३६९४५	३१७२९२
जम्मा					१	१८२६७२७
४	BARDIA NP	५११०३	बैजनाथ गाउँपालिका	बाँके	०.०७९९५९२	२४६८०७
४	BARDIA NP	५१२०१	बाँसगढी नगरपालिका	बर्दिया	०.१४९३४०१	४६०९६३
४	BARDIA NP	५१२०२	बारबर्दिया नगरपालिका	बर्दिया	०.१४६०१५०	४५०६९९

संरक्षित क्षेत्र क्र.सं.	संरक्षित क्षेत्रको नाम	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
४	BARDIA NP	५१२०३	ठाकुरबाबा नगरपालिका	बर्दिया	०.१४९१४०१	४६०३४५
४	BARDIA NP	५१२०४	गेरुवा गाउँपालिका	बर्दिया	०.१४७४४५४	४५५११४
४	BARDIA NP	५१२०६	मधुवन नगरपालिका	बर्दिया	०.०८२२३८८	२५३८४३
४	BARDIA NP	६१००५	भेरीगंगा नगरपालिका	सुर्खेत	०.१२९७५२१	४००५०१
४	BARDIA NP	६१००७	बराहताल गाउँपालिका	सुर्खेत	०.११६१०९३	३५८३९०
जम्मा					१	३०८६६६२
५	CHITWAN NP	२०८०१	ठोरी (सुवर्णपुर) गाउँपालिका	पर्सा	०.०८४४६७८	७९९१९३
५	CHITWAN NP	३१२०५	मनहरी गाउँपालिका	मकवानपुर	०.०२०८८६९	१९७६२१
५	CHITWAN NP	३१३०१	राप्ती नगरपालिका	चितवन	०.०४७२५९६	४४७१४७
५	CHITWAN NP	३१३०४	भरतपुर महानगरपालिका	चितवन	०.२२०१८०९	२०८३२४७
५	CHITWAN NP	३१३०५	रत्ननगर नगरपालिका	चितवन	०.०६२२१०५	५८८६०५
५	CHITWAN NP	३१३०६	खैरहनी नगरपालिका	चितवन	०.०५५०४१०	५२०७७२
५	CHITWAN NP	३१३०७	माडी नगरपालिका	चितवन	०.१८९७०९८	१७९४९४२
५	CHITWAN NP	४०८०१	गैडाकोट नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.०३७४६६४	३५४४८९
५	CHITWAN NP	४०८०५	देवचुली नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.०३७३५१७	३५३४०४
५	CHITWAN NP	४०८०६	कावासोती नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.०७८९५३०	७४७०१५
५	CHITWAN NP	४०८०७	मध्यबिन्दु नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.०७१२२१३	६७३८६१
५	CHITWAN NP	४०८०८	बिनयी त्रिवेणी गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	०.०५२७९१९	४९९४९१
५	CHITWAN NP	५०७०१	बर्दघाट नगरपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.०२१६५१५	२०४८५६
५	CHITWAN NP	५०७०७	सुस्ता गाउँपालिका	नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)	०.०२०८०७७	१९६८७२
जम्मा					१	९४६१५१५
६	DHORPATAN HR	४०४०३	धवलागिरी गाउँपालिका	म्याग्दी	०.१२४१९२८	३८६१०
६	DHORPATAN HR	४११०४	तमानखोला गाउँपालिका	बागलुङ	०.०६०२३६९	१८७२७
६	DHORPATAN HR	४११०५	ढोरपाटन नगरपालिका	बागलुङ	०.१०७२३६७	३३३३९
६	DHORPATAN HR	४११०६	निसीखोला गाउँपालिका	बागलुङ	०.१००३९३५	३१२११
६	DHORPATAN HR	५०१०१	पुथा उत्तरगंगा गाउँपालिका	रुकुम(पूर्वी भाग)	०.१११०१९७	३४५१५
६	DHORPATAN HR	५०१०२	सिस्ने गाउँपालिका	रुकुम(पूर्वी भाग)	०.०८८३५७४	२७४७०
६	DHORPATAN HR	५०१०३	भूमे गाउँपालिका	रुकुम(पूर्वी भाग)	०.०८९८५०५	२७९३४

संरक्षित क्षेत्र क्र.सं.	संरक्षित क्षेत्रको नाम	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
६	DHORPATAN HR	६०१०६	ठुलीभेरी नगरपालिका	डोल्पा	०.०७६९१२६	२३९११
६	DHORPATAN HR	६०१०७	काइके गाउँपालिका	डोल्पा	०.०६३९१७९	१९८७२
६	DHORPATAN HR	६०१०८	छार्का ताडसोड गाउँपालिका	डोल्पा	०.१७७८८२०	५५३०२
जम्मा					१	३१०८९१
७	KANCHENJUNGA CA	१०१०१	फक्ताङ्लुङ्ग गाउँपालिका	ताप्लेजुङ	०.२४६२१९४	३०८७
७	KANCHENJUNGA CA	१०१०२	मिक्वाखोला गाउँपालिका	ताप्लेजुङ	०.१४०००९१	१७५५
७	KANCHENJUNGA CA	१०१०६	फुङलिङ्ग नगरपालिका	ताप्लेजुङ	०.१६७५३९५	२१००
७	KANCHENJUNGA CA	१०१०८	सिरीजङ्गा गाउँपालिका	ताप्लेजुङ	०.१६१४९७७	२०२५
७	KANCHENJUNGA CA	१०१०९	सिदिङ्गवा गाउँपालिका	ताप्लेजुङ	०.१३१९१९१	१६५४
७	KANCHENJUNGA CA	१०२०१	भोटखोला गाउँपालिका	संखुवासभा	०.१५२८१५२	१९१६
जम्मा					१	१२५३७
८	KHAPTAD NP	७०१०७	खसड छेडेदह गाउँपालिका	बाजुरा	०.११९७६७४	१६५७८
८	KHAPTAD NP	७०२११	थलारा गाउँपालिका	बझाङ	०.१३२३५०६	१८३१९
८	KHAPTAD NP	७०२१२	खसडछान्ना गाउँपालिका	बझाङ	०.१७६१३१८	२४३७९
८	KHAPTAD NP	७०६०१	पूर्विचौकी गाउँपालिका	डोटी	०.१५८६९८७	२१९६६
८	KHAPTAD NP	७०६०२	सायल गाउँपालिका	डोटी	०.१३९८२२७	१९३५४
८	KHAPTAD NP	७०७०४	साँफेबगर नगरपालिका	अछाम	०.१७७६१०९	२४५८४
८	KHAPTAD NP	७०७०५	चौरपाटी गाउँपालिका	अछाम	०.०९५६१७९	१३२३५
जम्मा					१	१३८४१५
९	KOSHI TAPPU WR	११३०२	बराहक्षेत्र नगरपालिका	सुनसरी	०.२२४८४२३	१६४९२७
९	KOSHI TAPPU WR	११३०३	कोशी गाउँपालिका	सुनसरी	०.२४७६३७०	१८१६४७
९	KOSHI TAPPU WR	११४०१	बेलका नगरपालिका	उदयपुर	०.०८६७४३९	६३६२९
९	KOSHI TAPPU WR	२०१०१	सप्तकोशी नगरपालिका	सप्तरी	०.०८५१६४६	६२४७०
९	KOSHI TAPPU WR	२०१०२	कन्चनरूप नगरपालिका	सप्तरी	०.२५३१५०९	१८५६९२
९	KOSHI TAPPU WR	२०११६	हनुमाननगर कङ्कालिनी नगरपालिका	सप्तरी	०.१०२४६१३	७५१५८
जम्मा					१	७३३५२३
१०	KRISHNASAAR CA	५१२०२	बारबर्दिया नगरपालिका	बर्दिया	०.३०३४१९२	४२२९२
१०	KRISHNASAAR CA	५१२०६	मधुवन नगरपालिका	बर्दिया	०.२२७८८११	३१७६३
१०	KRISHNASAAR CA	५१२०७	गुलरीया नगरपालिका	बर्दिया	०.२४६९२५२	३४४१७
१०	KRISHNASAAR CA	५१२०८	बढैयाताल गाउँपालिका	बर्दिया	०.२२१७७४५	३०९१२
जम्मा					१	१३९३८४
११	LAMTANG NP	३०२०२	जुगल गाउँपालिका	सिन्धुपाल्चोक	०.१२४२०७७	४६७५५
११	LAMTANG NP	३०२०३	पाँचपोखरी थाङपाल गाउँपालिका	सिन्धुपाल्चोक	०.१४०३८४०	५२८४४
११	LAMTANG NP	३०२०४	हेलम्बु गाउँपालिका	सिन्धुपाल्चोक	०.११८५७५५	४४६३५
११	LAMTANG NP	३०३०३	उत्तरगया गाउँपालिका	रसुवा	०.०८३५७५९	३१४६०
११	LAMTANG NP	३०३०४	कालिका गाउँपालिका	रसुवा	०.१०२१४७९	३८४५१
११	LAMTANG NP	३०३०५	नौकुण्ड गाउँपालिका	रसुवा	०.१३३९८८२	५०४३७

संरक्षित क्षेत्र क्र.सं.	संरक्षित क्षेत्रको नाम	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
११	LAMTANG NP	३०५०१	दुप्चेखर गाउँपालिका	नुवाकोट	०.१२१७५६३	४५८३२
११	LAMTANG NP	३०५०२	तादी गाउँपालिका	नुवाकोट	०.०९९३३९९	३७३९४
११	LAMTANG NP	३०५०३	सूर्यगढी गाउँपालिका	नुवाकोट	०.०७६०२४६	२८६१८
जम्मा					१	३७६४२६
१२	MAKALU BARUN NP	१०२०१	भोटखोला गाउँपालिका	संखुवासभा	०.२१७३२३१	५७७५३
१२	MAKALU BARUN NP	१०२०२	मकालु गाउँपालिका	संखुवासभा	०.२४०५५५५	६३९२७
१२	MAKALU BARUN NP	१०२०३	सिलीचोड गाउँपालिका	संखुवासभा	०.३१६०१६४	८३९८१
१२	MAKALU BARUN NP	१०३०२	माहाकुलुङ गाउँपालिका	सोलुखुम्बु	०.२२६१०५०	६००८७
जम्मा					१	२६५७४८
१३	PARSA NP	२०७०३	जीतपुर सिमरा उपमहानगरपालिका	बारा	०.२३५०८६९	६२८१४३
१३	PARSA NP	२०८०१	ठोरी (सुवर्णपुर) गाउँपालिका	पर्सा	०.१४५४८५५	३८८७३२
१३	PARSA NP	२०८०२	जिराभवानी गाउँपालिका	पर्सा	०.११९९९३८	२९९२४३
१३	PARSA NP	३१२०५	मनहरी गाउँपालिका	मकवानपुर	०.३०३४०८९	८१०६९७
१३	PARSA NP	३१२०६	हेटौडा उपमहानगरपालिका	मकवानपुर	०.२०४०२४९	५४५१४७
जम्मा					१	२६७१९६२
१४	RARA NP	६०२०२	छायाँनाथ रारा नगरपालिका	मुगु	०.३५३६९४१	१९१२३३
१४	RARA NP	६०२०३	सोरु गाउँपालिका	मुगु	०.२०५२९२६	११०९९६
१४	RARA NP	६०२०४	खत्याड गाउँपालिका	मुगु	०.१७५९१९७	९५११५
१४	RARA NP	६०४०२	कनका सुन्दरी गाउँपालिका	जुम्ला	०.२६५०९३६	१४३३२९
जम्मा					१	५४०६७३
१५	SAGARMATHA NP	१०३०१	खुम्बु पासाङल्हामु गाउँपालिका	सोलुखुम्बु	०.७२११९७२	१२५९९५८
१५	SAGARMATHA NP	१०३०७	सोलुदुधकुण्ड नगरपालिका	सोलुखुम्बु	०.२७८८०२८	४८७०७९
जम्मा					१	१७४७०३७
१६	SHEYPHOKSUNO NP	६०१०१	डोल्पो बुद्ध गाउँपालिका	डोल्पा	०.२१५०२९८	४७४६०
१६	SHEYPHOKSUNO NP	६०१०२	शे फोक्सुण्डो गाउँपालिका	डोल्पा	०.१००२१४३	२२११९
१६	SHEYPHOKSUNO NP	६०१०३	जगदुल्ला गाउँपालिका	डोल्पा	०.१५९६९७६	३५२४७
१६	SHEYPHOKSUNO NP	६०१०५	त्रिपूरासुन्दरी नगरपालिका	डोल्पा	०.२३९२१९९	५२७९९
१६	SHEYPHOKSUNO NP	६०१०६	ठुलीभेरी नगरपालिका	डोल्पा	०.१२६०९८६	२७८३२
१६	SHEYPHOKSUNO NP	६०२०१	मुगुमकार्मारोग गाउँपालिका	मुगु	०.१५९७३९८	३५२५७
जम्मा					१	२२०७१४
१७	SHIVAPURI NAGARJUN NP	३०२०५	मेलम्ची नगरपालिका	सिन्धुपाल्चोक	०.०७९३३४६	२०९६४४१
१७	SHIVAPURI NAGARJUN NP	३०४१३	धुनीवेशी नगरपालिका	धादिङ	०.०७५९०११	२००५७०९
१७	SHIVAPURI NAGARJUN NP	३०५११	शिवपुरी गाउँपालिका	नुवाकोट	०.१५३९९६८	४०६९४१३
१७	SHIVAPURI NAGARJUN NP	३०५१२	ककनी गाउँपालिका	नुवाकोट	०.०९४१०७५	२४८६८१८
१७	SHIVAPURI NAGARJUN NP	३०६०१	शङ्करापुर नगरपालिका	काठमाडौं	०.०७५५६६६	१९९६८७०
१७	SHIVAPURI NAGARJUN NP	३०६०२	कागेधरी मनहरा नगरपालिका	काठमाडौं	०.०७४३०५०	१९६३५३०

संरक्षित क्षेत्र क्र.सं.	संरक्षित क्षेत्रको नाम	स्थानीय तहको कोड	स्थानीय तहको नाम	जिल्ला	रोयल्टीको हिस्सा	*अनुमानित रकम रु.
१७	SHIVAPURI NAGARJUN NP	३०६०३	गोकर्णेश्वर नगरपालिका	काठमाडौं	०.०८९२४१७	२३५८२३७
१७	SHIVAPURI NAGARJUN NP	३०६०४	बुढानिलकण्ठ नगरपालिका	काठमाडौं	०.०९१३१४७	२४१३०१७
१७	SHIVAPURI NAGARJUN NP	३०६०५	टोखा नगरपालिका	काठमाडौं	०.०७७३४७०	२०४३९१६
१७	SHIVAPURI NAGARJUN NP	३०६०६	तारकेश्वर नगरपालिका	काठमाडौं	०.१०३८५०२	२७४४२७२
१७	SHIVAPURI NAGARJUN NP	३०६०७	नागार्जुन नगरपालिका	काठमाडौं	०.०८५०३४८	२२४७०७०
जम्मा					१	२६४२५२९३
१८	SHUKLAPHANTA NP	७०९०२	शुक्लाफाँटा नगरपालिका	कञ्चनपुर	०.१९८४६१०	१४०३२१४
१८	SHUKLAPHANTA NP	७०९०३	बेदकोट नगरपालिका	कञ्चनपुर	०.१३१९७००	९३३०९१
१८	SHUKLAPHANTA NP	७०९०४	भिमदत्त नगरपालिका	कञ्चनपुर	०.१५६८५४४	११०९०३६
१८	SHUKLAPHANTA NP	७०९०५	चाँदनी-दोधारा नगरपालिका	कञ्चनपुर	०.१७७१६२९	१२५२६२७
१८	SHUKLAPHANTA NP	७०९०६	लालझाडी गाउँपालिका	कञ्चनपुर	०.१२१६१८०	८५९८९७
१८	SHUKLAPHANTA NP	७०९०८	बेलौरी नगरपालिका	कञ्चनपुर	०.०९०५५४९	६४०२६६
१८	SHUKLAPHANTA NP	७०९०९	बेलडाँडी गाउँपालिका	कञ्चनपुर	०.१२३३७८८	८७२३४७
जम्मा					१	७०७०४७८

घ. खानी तथा खनीज

खानी क्र.सं.	उत्खनन अनुमति पत्र	खनिज पदार्थ	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु	
१	०४/०७३/७४	चुनढुङ्गा	पाल्पा	रैनादेवी छहरा गाउँपालिका	५०६०७	०.६२१९३१	१९०११७३	
१	०४/०७३/७४	चुनढुङ्गा	गुल्मी	चन्द्रकोट गाउँपालिका	५०४०३	०.३७८०६९	११५५७१५	
२	०६/०७३/७४	चुनढुङ्गा	पाल्पा	माथागढी गाउँपालिका	५०६०९	१	७४४०२५०	
३	०७/०७३/७४	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	१	३०५७३०५	
४	०८/०६२/०६३	पत्थर कोइला	दाङ	घोराही उपमहानगरपालिका	५१००२	१	२६९५०	
५	०८/०६६/६७	चुनढुङ्गा	ललितपुर	कोन्ज्योसोम गाउँपालिका	३०८०४	०.३७०२१९	७६५६३	
५	०८/०६६/६७	चुनढुङ्गा	ललितपुर	गोदावरी नगरपालिका	३०८०३	०.६२९७८१	१३०२४२	
६	०९/०६६/६७	चुनढुङ्गा	ललितपुर	कोन्ज्योसोम गाउँपालिका	३०८०४	०.४१६३७३	१८५९१४८	
६	०९/०६६/६७	चुनढुङ्गा	ललितपुर	गोदावरी नगरपालिका	३०८०३	०.५८३६२७	२६०५९५८	
७	१/०६२/६३	चुनढुङ्गा	धनकुटा	महालक्ष्मी नगरपालिका	१०७०१	१	६१९६१९	
८	१/०७२/७३	डोलोमाइट	चितवन	इच्छाकामना गाउँपालिका	३१३०३	०.३८५३४५	९०६४०	
८	१/०७२/७३	डोलोमाइट	धादिङ	बेनीघाट रोराङ्ग गाउँपालिका	३०४०९	०.६१४६५५	१४४५७८	
९	१०/०७६/७७	डोलोमाइट	तनहुँ	व्यास नगरपालिका	४०७०२	१	१२३६४६	
१०	१०९/०७४/७५	क्वारजाइट	सिन्धुपाल्चोक	बलेफी गाउँपालिका	३०२०८	१	१५००	
११	११/०६९/७०	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	०.७१६६२३	९७९५२९७	
११	११/०६९/७०	चुनढुङ्गा	पाल्पा	रिब्दीकोट गाउँपालिका	५०६०६	०.२८३३७७	३८७३३९५	
१२	११२/०७५/७६	क्वारजाइट	काभ्रेपलाञ्चोक	बेथानचोक गाउँपालिका	३०९१०	१	२२१८८	
१३	११६/०७५/७६	चुनढुङ्गा	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	१	४१४००००	
१४	११९/०६४/६५	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	१	५७१३६९२	
१५	१२५/०७४/७५	चुनढुङ्गा	पाल्पा	माथागढी गाउँपालिका	५०६०९	०.५७४८१८	३२५६७५१	
१५	१२५/०७४/७५	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	०.४२५१८२	२४०८९५४	
१६	१३१/०७४/७५	चुनढुङ्गा	उदयपुर	चौदण्डीगढी नगरपालिका	११४०२	१	६९४३५	
१७	१३५/०७४/७५	चुनढुङ्गा	रोल्पा	रुन्टीगढी गाउँपालिका	५०२०८	१	७८३७५०	
१८	१३८/०६७/६८	चुनढुङ्गा	चितवन	इच्छाकामना गाउँपालिका	३१३०३	०.३६७६०५	४०६४०	
१८	१३८/०६७/६८	चुनढुङ्गा	धादिङ	बेनीघाट रोराङ्ग गाउँपालिका	३०४०९	०.६३२३९५	६९९१४	
१९	१४७/०७४/७५	फलाम	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	१	२२१५९	
२०	१४८/०७४/७५	चुनढुङ्गा	तनहुँ	व्यास नगरपालिका	४०७०२	१	६६४९१०	
२१	१४८७/३९३/०३	२	चुनढुङ्गा	गोरखा	गण्डकी गाउँपालिका	४०१११	०.३५४१६६	१३७२११
२१	१४८७/३९३/०३	२	चुनढुङ्गा	धादिङ	बेनीघाट रोराङ्ग गाउँपालिका	३०४०९	०.६४५८३४	२५०२०८
२२	१५०/३२६/०४२/४३	चुनढुङ्गा	मकवानपुर	भिमफेदी गाउँपालिका	३१२०७	०.४८५८७५	१८५०९१	
२२	१५०/३२६/०४२/४३	चुनढुङ्गा	मकवानपुर	मकवानपुरगढी गाउँपालिका	३१२०८	०.५१४१२५	१९५८५२	

खानी क्र.सं.	उत्खनन अनुमति पत्र	खनिज पदार्थ	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
२३	१५३/०६६/६७	पत्थर कोइला	पाल्पा	माथागढी गाउँपालिका	५०६०९	१	२४६०४
२४	१५५/०७१/७२	क्वारजाइट	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	१	९८२००
२५	१५९९/५४९/०३ ६/३७	चुनढुङ्गा	मकवानपुर	भिमफेदी गाउँपालिका	३१२०७	१	२५००००
२६	१६१/०६८/६९	चुनढुङ्गा	नुवाकोट	तादी गाउँपालिका	३०५०२	०.२३८१२९	८५६२७
२६	१६१/०६८/६९	चुनढुङ्गा	नुवाकोट	सूर्यगढी गाउँपालिका	३०५०३	०.५३५४९९	१९२५५६
२६	१६१/०६८/६९	चुनढुङ्गा	नुवाकोट	पन्चकन्या गाउँपालिका	३०५१०	०.२२६३७२	८१३९९
२७	१७०/०६५/६६	काइनाइट	कालिकोट	शुभ कालीका गाउँपालिका	६०५०९	०.५५९३८६	२८१९
२७	१७०/०६५/६६	काइनाइट	दैलेख	ठाँटीकाँध गाउँपालिका	६०६०४	०.४४०६१४	२२२१
२८	१७४/०६५/६६	चुनढुङ्गा	मकवानपुर	कैलाश गाउँपालिका	३१२०३	१	१७७००००
२९	१७५/०७१/७२	रातोमाटो	गोरखा	पालुङ्गटार नगरपालिका	४०१०८	१	३२२१४
३०	१८०/०६५/६६	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	१	७४२७२३६
३१	१८२/०६९/७०	क्वार्ज	संखुवासभा	सभापोखरी गाउँपालिका	१०२०५	१	६२५
३२	१९/०७२/७३	पत्थर कोइला	पाल्पा	माथागढी गाउँपालिका	५०६०९	१	१६७७८
३३	२१३/०७१/७२	चुनढुङ्गा	रोल्पा	रुन्टीगढी गाउँपालिका	५०२०८	१	३५८२१३८
३४	२१८/३९४/०४२/ ४३	चुनढुङ्गा	धादिङ	बेनीघाट रोराङ्ग गाउँपालिका	३०४०९	१	४८७५९४
३५	२२/०७४/७५	चुनढुङ्गा	काभ्रेपलाञ्चोक	पनौती नगरपालिका	३०९०९	०.४७३५९७	५८६०३
३५	२२/०७४/७५	चुनढुङ्गा	काभ्रेपलाञ्चोक	बेथानचोक गाउँपालिका	३०९१०	०.५२६४०३	६५१३७
३६	२२१/३९७/४५/४ ६	चुनढुङ्गा	सिन्धुली	दुधौली नगरपालिका	३११०१	१	११८८९४८२
३७	२३/०७१/७२	चुनढुङ्गा	चितवन	कालिका नगरपालिका	३१३०२	१	९२८०
३८	२५/०६२/६३	पत्थर कोइला	दाङ	घोराही उपमहानगरपालिका	५१००२	०.६६४६७६	१२९५०८
३९	२५/०६२/६३	पत्थर कोइला	रोल्पा	रुन्टीगढी गाउँपालिका	५०२०८	०.३३५३२४	६५३३६
३९	२६/०६९/७०	चुनढुङ्गा	उदयपुर	कटारी नगरपालिका	११४०७	१	१६७२२०९
४०	२९/०६८/६९	खरी	बैतडी	सुर्नया गाउँपालिका	७०४०४	०.४०५२८९	२०८६
४०	२९/०६८/६९	खरी	बैतडी	दोगडाकेदार गाउँपालिका	७०४०२	०.५९४७१२	३०६१
४१	२९/०७२/७३	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	१	५५२०५३८
४२	३०/०६८/६९	चुनढुङ्गा	उदयपुर	उदयपुरगढी गाउँपालिका	११४०८	१	१६१९६७९
४३	३०/०७५/७६	चुनढुङ्गा	मकवानपुर	भिमफेदी गाउँपालिका	३१२०७	०.६७४०५५	३१५३४८८
४३	३०/०७५/७६	चुनढुङ्गा	मकवानपुर	मकवानपुरगढी गाउँपालिका	३१२०८	०.३२५९४५	१५२४८९८
४४	३०३/४७९/०४५/ ४६	चुनढुङ्गा	उदयपुर	त्रियुगा नगरपालिका	११४०३	१	१०४२९२०
४५	३३/०६१/६२	चुनढुङ्गा	सल्यान	त्रिवेणी गाउँपालिका	६०९०९	०.२९२९९१	७४७१
४५	३३/०६१/६२	चुनढुङ्गा	सल्यान	कालिमाटी गाउँपालिका	६०९०८	०.२६१७१९	६६७४
४५	३३/०६१/६२	चुनढुङ्गा	दाङ	बबई गाउँपालिका	५१००५	०.४४५२९	११३५५

खानी क्र.सं.	उत्खनन अनुमति पत्र	खनिज पदार्थ	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
४६	३३/०७२/७३	चुनढुङ्गा	मकवानपुर	भिमफेदी गाउँपालिका	३१२०७	१	१५७५२१
४७	३५/०६२/६३	काइनाइट	अछाम	पंचदेवल विनायक नगरपालिका	७०७०१	१	७३२४
४८	३५/०६३/६४	चुनढुङ्गा	गोरखा	गण्डकी गाउँपालिका	४०१११	१	१२४६३२
४९	३६/०६१/६२	चुनढुङ्गा	सल्यान	त्रिवेणी गाउँपालिका	६०९०९	०.२९९०९७	१८०५८
४९	३६/०६१/६२	चुनढुङ्गा	सल्यान	कालिमाटी गाउँपालिका	६०९०८	०.२५५५३३	१५४२८
४९	३६/०६१/६२	चुनढुङ्गा	दाङ	बबई गाउँपालिका	५१००५	०.४४५३७	२६८८९
५०	३६/०६३/६४	चुनढुङ्गा	धादिङ	धुनीवेशी नगरपालिका	३०४१३	१	४६०८८
५१	३८/०५५/५६	चुनढुङ्गा	उदयपुर	कटारी नगरपालिका	११४०७	१	७१६२५००
५२	३९/०५५/५६	चुनढुङ्गा	अर्घाखाँची	सन्धिखर्क नगरपालिका	५०५०४	१	४५७६३६९
५३	३९/०५९/६०	रातोमाटो	उदयपुर	त्रियुगा नगरपालिका	११४०३	१	७८९८८
५४	४/०७६/७७	पत्थर कोइला	पाल्पा	माथागढी गाउँपालिका	५०६०९	०.४१५८१४	१६३७३
५४	४/०७६/७७	पत्थर कोइला	पाल्पा	पुर्वखोला गाउँपालिका	५०६०२	०.५८४१८६	२३००२
५५	४०/०५९/६०	रातोमाटो	उदयपुर	त्रियुगा नगरपालिका	११४०३	१	६७३७
५६	४०/०७५/७६	चुनढुङ्गा	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	०.६९३८३७	२४०९६१
५६	४०/०७५/७६	चुनढुङ्गा	प्यूठान	माण्डवी गाउँपालिका	५०३०६	०.३०६१६३	१०६३२७
५७	४२/०६९/७०	पत्थर कोइला	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	१	१०५६२९
५८	४२/०७४/७५	चुनढुङ्गा	पाल्पा	निस्दी गाउँपालिका	५०६१०	१	३६०७०५९६
५९	४४/०६९/७०	चुनढुङ्गा	प्यूठान	प्यूठान नगरपालिका	५०३०४	०.३७११०८	३०५८४१८
५९	४४/०६९/७०	चुनढुङ्गा	प्यूठान	नौबहिनी गाउँपालिका	५०३०२	०.६२८८९२	५१८२९०२
६०	४६/०७६/७७	क्वारजाइट	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	१	१५६२५
६१	४७/०६३/६४	चुनढुङ्गा	मकवानपुर	मकवानपुरगढी गाउँपालिका	३१२०८	१	५६००९३४
६२	४७/०७६/७७	खरी	दोलखा	तामाकोशी गाउँपालिका	३०१०६	१	७८१२५
६३	४९/०६७/६८	मार्बल	मकवानपुर	भिमफेदी गाउँपालिका	३१२०७	१	२६६४६३०
६४	४९/०७३/७४	चुनढुङ्गा	दाङ	तुल्सीपुर उपमहानगरपालिका	५१००३	०.३१४०१५	१४५९५२
६४	४९/०७३/७४	चुनढुङ्गा	दाङ	घोराही उपमहानगरपालिका	५१००२	०.२८०१२४	१३०२००
६४	४९/०७३/७४	चुनढुङ्गा	रोल्पा	रुन्टीगढी गाउँपालिका	५०२०८	०.४०५८६२	१८८६४२
६५	५/०७३/७४	खरी	दोलखा	तामाकोशी गाउँपालिका	३०१०६	१	१३५०
६६	५१/०७२/७३	क्याल्साइट	सल्यान	कुमाख गाउँपालिका	६०९०२	१	६१०
६७	५२/०७५/७६	चुनढुङ्गा	धादिङ	बेनीघाट रोराङ्ग गाउँपालिका	३०४०९	१	१७६८४०
६८	५३/०७२/७३	सिसा	दार्चुला	शैल्यशिखर नगरपालिका	७०३०७	०.५८३४२४	१४२२
६८	५३/०७२/७३	सिसा	दार्चुला	मालिकार्जुन गाउँपालिका	७०३०८	०.४१६५७७	१०१५
६९	५५/०७४/७५	क्वारजाइट	बागलुङ	ताराखोला गाउँपालिका	४११०३	१	४५९४७
७०	५९/०७४/७५	खरी	दार्चुला	दुहुँ गाउँपालिका	७०३०२	१	१४२८१३

खानी क्र.सं.	उत्खनन अनुमति पत्र	खनिज पदार्थ	जिल्ला	स्थानीय तहको नाम	स्थानीय तहको कोड	रोयल्टीको हिस्सा	*अनुमानित रोयल्टी रकम रु
७१	६१/०६६/६७	चुनढुङ्गा	रोल्पा	त्रिवेणी गाउँपालिका	५०२०६	१	२१०२६३२
७२	६१/०७४/७५	खरी	वैतडी	दशरथचन्द नगरपालिका	७०४०५	१	२०३१
७३	६९५/०६६/०६७	क्वारजाइट	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	१	३३३७५
७४	७०/०७३/७४	क्वारजाइट	मकवानपुर	हेटौडा उपमहानगरपालिका	३१२०६	१	६६१
७५	७०/०७४/७५	क्वारजाइट	पर्वत	जलजला गाउँपालिका	४१००२	१	१३००
७६	७१/०६६/६७	पत्थर कोइला	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	०.३६१८८५	३५४६
७६	७१/०६६/६७	पत्थर कोइला	दाङ	घोराही उपमहानगरपालिका	५१००२	०.६३८११५	६२५४
७७	७२/०६७/६८	चुनढुङ्गा	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	१	२३९५२७३६
७८	७२/०७२/७३	पत्थर कोइला	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	१	११०३८
७९	७५/०७६/७७	चुनढुङ्गा	मकवानपुर	राक्सिराङ्ग गाउँपालिका	३१२०४	०.५३३४७३	२६९५३८२
७९	७५/०७६/७७	चुनढुङ्गा	मकवानपुर	कैलाश गाउँपालिका	३१२०३	०.४६६५२७	२३५७१३९
८०	७७/०७१/७२	खरी	दोलखा	तामाकोशी गाउँपालिका	३०१०६	१	२५६७५
८१	७८/०६४/६५	चुनढुङ्गा	मकवानपुर	मकवानपुरगढी गाउँपालिका	३१२०८	१	४१२७४००
८२	७८/०६६/६७	चुनढुङ्गा	मकवानपुर	भिमफेदी गाउँपालिका	३१२०७	०.२४३९५१	३९४१५९
८२	७८/०६६/६७	चुनढुङ्गा	मकवानपुर	बकैया गाउँपालिका	३१२०९	०.३१५३२७	५०९४८४
८२	७८/०६६/६७	चुनढुङ्गा	मकवानपुर	मकवानपुरगढी गाउँपालिका	३१२०८	०.४४०७२२	७१२०८९
८३	७९/०६६/६७	चुनढुङ्गा	मकवानपुर	मकवानपुरगढी गाउँपालिका	३१२०८	१	१४३२२३
८४	८०/०६६/६७	चुनढुङ्गा	रोल्पा	रुन्टीगढी गाउँपालिका	५०२०८	१	१८१९३०६
८५	८२/०६३/६४	चुनढुङ्गा	पाल्पा	तिनाउ गाउँपालिका	५०६०८	१	१३४९१४४
८६	९/०७६/७७	क्वारजाइट	सिन्धुपाल्चोक	बलेफी गाउँपालिका	३०२०८	०.३३४६२६	२४४२८
८६	९/०७६/७७	क्वारजाइट	सिन्धुपाल्चोक	जुगल गाउँपालिका	३०२०२	०.६६५३७४	४८५७२
८७	९०/०७४/७५	क्वारजाइट	सिन्धुपाल्चोक	बाह्रबिसे नगरपालिका	३०२०९	१	३९०००
८८	९२/०७१/७२	क्वारजाइट	काभ्रेपलाञ्चोक	बेथानचोक गाउँपालिका	३०९१०	१	१५४४
८९	९५/०६७/६८	खरी	दार्चुला	शैल्यशिखर नगरपालिका	७०३०७	१	२१०५०
९०	९९/०६९/७०	पत्थर कोइला	दाङ	बंगलाचुली गाउँपालिका	५१००१	१	४११२५

३.७. आर्थिक वर्ष २०७७/०७८ मा आयोगबाट उपलब्ध गराइएका राय सुझावहरू

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहले वित्तीय अनुदान, राजस्व बाँडफाँट, प्राकृतिक स्रोतको संरक्षण र उपयोग लगायतका विषयमा आयोगको सुझाव माग गरेमा ती तहलाई आवश्यक सुझाव दिने कार्य जिम्मेवारी आयोगलाई तोकेको छ। यस व्यवस्थाको अधिनमा रहेर आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले विभिन्न विषयमा माग गरे अनुरूप आयोगले उपलब्ध गराएको राय सुझाव देहायबमोजिम रहेका छन्:

क. शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) को मस्यौदामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उपलब्ध गराइएको राय/सुझाव

मिति : २०७८/०२/०५ गते बुधवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राय/सुझावका लागि प्राप्त भएको शिक्षा क्षेत्रको योजना (२०७८-२०८७) को मस्यौदामा देहायबमोजिमका राय/सुझाव उपलब्ध गराइएको छ :

१. प्रस्तावित मस्यौदामा यस आयोगको कार्यक्षेत्र उल्लेख गर्नुपर्दा नेपालको संविधानको धारा ६०(३), धारा २५१ र प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ बमोजिमको व्यवस्था उल्लेख गर्नुपर्ने।
२. नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको एकल अधिकारका विषयमा तत्तत् तहबाट कार्यान्वयन हुने गरी मस्यौदामा व्यवस्था गर्नुपर्ने र साझा अधिकारका विषयहरू परिपूरक रूपमा कार्यान्वयन हुने व्यवस्था समावेश गर्न उपयुक्त हुने।
३. विभिन्न तहका अधिकार क्षेत्र बमोजिमका कार्यक्रम कार्यान्वयनका लागि खर्चको मापदण्ड सङ्घबाट तयार गर्ने र सम्भाव्य स्रोतको उपलब्धताका आधारमा नतिजा सुनिश्चित हुने गरी कार्यक्रम कार्यान्वयनको प्राथमिकीकरण गर्ने व्यवस्था मिलाउने।
४. नियमित प्रकृतिका कार्यहरू वित्तीय समानीकरण अनुदान वा राजस्व बाँडफाँटतर्फको स्रोतबाट सम्पादन गर्ने र सालबसाली सम्पादन गर्नुपर्ने बाहेकका कार्यहरू मात्र सशर्त अनुदानबाट गर्ने गरी शिक्षा सुधार योजनामा व्यवस्था गर्न उपयुक्त हुने।
५. नेपालको संविधानका अनुसूचीहरूमा प्रत्याभूत गरिएबमोजिम प्रदेश र स्थानीय तहको एकल अधिकार बमोजिमका कार्यात्मक जिम्मेवारी पूरा गर्न आन्तरिक आय, राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन गर्ने गरी कार्ययोजना तर्जुमा गर्नुपर्ने। राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार प्राथमिकताप्राप्त आयोजना तथा कार्यक्रम सम्पादन गर्नका लागि मात्र प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदानबाट तत्तत् विषयक सशर्त तर्फका कार्यक्रमहरू सञ्चालन गर्ने गरी योजना तर्जुमा गर्नु उपयुक्त हुने। प्रदेश र पालिकाका लागि शिक्षा क्षेत्रको लागत निर्धारण गर्दा संविधानको अनुसूचीले प्रत्याभूत गरेको जिम्मेवारी बमोजिमका कार्यसम्पादन गर्न आवश्यक खर्चको गणना गर्नुपर्ने।
६. वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने कार्यक्रममा सम्बन्धित तहको विशिष्ट आवश्यकतालाई सम्बोधन हुने गरी योजना तर्जुमा गर्न उपयुक्त हुने।
७. स्रोतको आवश्यकताको गणना गर्दा सार्वजनिक क्षेत्र र निजी क्षेत्र (घर परिवार समेत)को योगदानको समेत गणना गर्ने।
८. निजी तथा सार्वजनिक क्षेत्रबाट लक्षित वर्गका लागि उपलब्ध गराइने छात्रवृत्ति र अन्य सुविधाको वितरणमा पारदर्शिता सुनिश्चित गर्ने संयन्त्र समेत योजनामा उल्लेख गर्न उपयुक्त हुने।
९. रणनीति खण्डमा उल्लिखित तीनै तहका सरकारको आनुपातिक लगानीका विषयमा थप स्पष्ट पार्नुपर्ने देखिएको।
१०. प्रदेश तथा स्थानीय तहसँग समेत पर्याप्त समन्वय र परामर्श गरी शिक्षा क्षेत्रको योजनालाई अन्तिम रूप दिन उपयुक्त हुने।

ख. आयोगको मिति २०७७/११/२१ गतेको निर्णयानुसार मेलम्ची खानेपानीको उपयोगबाट प्राप्त हुने रकम सम्बन्धमा नेपाल सरकार (खानेपानी मन्त्रालय) लाई उपलब्ध गराएको राय/ सुझाव:

यदि मेलम्ची खानेपानीको उपयोगबाट प्राप्त हुने रकम प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने रोयल्टीको रूपमा प्राप्त हुने हो भने नेपालको संविधानको अनुसूची -९ को प्रावधान र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ को अनुसूची - ४ बमोजिम नेपाल सरकार, सम्बन्धित प्रदेश र सम्बन्धित स्थानीय तहलाई ५०:२५:२५ प्रतिशतको अनुपातमा बाँडफाँट एवम् वितरण गर्नुपर्ने हुन्छ। यस आयोगसँग राय सुझाव माग गरिएको प्रस्तुत सन्दर्भमा समेत मेलम्ची खानेपानी परियोजनाबाट प्रभावित हुने सम्बन्धित प्रदेश र सम्बन्धित स्थानीय तहलाई त्यसरी प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा यस प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको आधार, ढाँचा र हिस्सा बमोजिम खानेपानीबाट प्राप्त रोयल्टी बाँडफाँट एवम् वितरण गर्नुपर्ने हुन्छ। तर खानेपानी मन्त्रालयबाट प्राप्त संलग्न प्रस्तावित नियमावलीमा व्यक्त रकम उल्लिखित संवैधानिक र कानुनी प्रावधान बमोजिमको रोयल्टीको रूपमा प्राप्त हुने हो वा होइन, कानुनी रूपमा स्पष्ट हुनुपर्ने देखिएकोले सो सम्बन्धमा तहाँबाटै यकिन हुनुपर्ने देखियो। साथै प्रस्तावित नियमावलीमा उल्लिखित अन्य समग्र विषयवस्तुहरूमा यस आयोगको तर्फबाट कुनै राय, सुझाव तथा प्रतिक्रिया नरहेको।

ग. श्री वन तथा वातावरण मन्त्रालय लाई प्रदान गरिएको राय

उपर्युक्त सम्बन्धमा तहाँको प. स. ०७७/०७८, च.न. ५४६ मिति २०७७/१२/३० र २०७८/०१/१५ को प. स. ०७७/०७८ च.न. ६०२ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा यस आयोगको देहाय बमोजिमको राय रहेको व्यहोरा मिति २०७८/०१/३० को निर्णय अनुसार अनुरोध गर्दछु।

“वनको संरक्षण, सम्बर्द्धन र उपयोग लगायतलाई मध्यनजर राखी प्रतिस्पर्धात्मक बजारमा गोलिया काठको मूल्य, आगामी दिनमा हुन सक्ने मूल्यवृद्धि, लाभ लागत विश्लेषण र रोयल्टीको बजार मूल्य निर्धारणमा अवलम्बन गरिएका अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा वन तथा वातावरण मन्त्रालयबाट वन पैदावारको रोयल्टी सम्बन्धमा आवश्यक कानुनी बन्दोवस्त गर्न उपयुक्त हुने हुँदा सो सम्बन्धमा आयोगको तर्फबाट सकारात्मक राय रहेको।”

परिच्छेद - चार

सिफारिस तथा सुझाव कार्यान्वयनको अवस्था

४.१ वित्तीय हस्तान्तरण सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

आयोगले नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान, नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार, प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको परिमाण र प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस गर्दै आएको छ। आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ का लागि गरेको सिफारिसको कार्यान्वयन अवधि व्यतीत भइसकेको छ भने आर्थिक वर्ष २०७८/७९ को लागि गरिएको सिफारिसका आधारमा बजेट विनियोजन सम्बन्धी कार्य भएको र विनियोजित रकम हस्तान्तरण तथा सोको प्रयोग सम्बन्धी कार्य चालु आर्थिक वर्षभित्र क्रमशः हुनेछ।

४.१.१ नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

सङ्घीय सञ्चित कोषबाट नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यस्तो अनुदान सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित कानूनहरूमा समेत गरिएको छ। साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) खण्ड (घ) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ। सोही व्यवस्था बमोजिम वित्तीय समानीकरण अनुदानका सम्बन्धमा आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को लागि आयोगले गरेका सिफारिस तथा सोको कार्यान्वयनको अवस्था तालिका नं ४.१ मा प्रस्तुत गरिएको छ।

तालिका - ४.१ वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तथा सोको कार्यान्वयनको अवस्था

(रु. लाखमा)

क्र.सं.	आर्थिक वर्ष	तह	आयोगबाट नेपाल सरकारलाई गरिएको सिफारिस	नेपाल सरकारबाट गरिएको बजेट विनियोजन	नेपाल सरकारबाट भएको हस्तान्तरण
१	२०७५/७६	प्रदेश	५०,२९,८६	५०,२९,८६	५०,२९,८६
		स्थानीय	८५,२०,७५	८५,२०,७५	८५,२८,९९
२	२०७६/७७	प्रदेश	५५,२९,८६	५५,२९,८६	५५,२९,८६
		स्थानीय	८९,९४,७०	८९,९४,७०	८९,९९,३०
३	२०७७/७८	प्रदेश	५७,५७,००	५५,९९,५०	५५,९९,५०

क्र.सं.	आर्थिक वर्ष	तह	आयोगबाट नेपाल सरकारलाई गरिएको सिफारिस	नेपाल सरकारबाट गरिएको बजेट विनियोजन	नेपाल सरकारबाट भएको हस्तान्तरण
		स्थानीय	९३,७४,००	९०,०५,५०	८९,९७,३३
४	२०७८/७९	प्रदेश	५७,९५,४८	५७,९५,४८	
		स्थानीय	९४,५५,७८	९४,५५,७८	

स्रोत: आयोगका सिफारिस, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय

आर्थिक वर्ष २०७५/७६ को लागि सङ्घीय सञ्चित कोषबाट प्रदेशलाई कुल रु. ५० अर्ब २९ करोड ८६ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरिएकोमा नेपाल सरकारले सोही बमोजिम वित्तीय हस्तान्तरणको लागि बजेट विनियोजन तथा रकम हस्तान्तरण गरेको देखिन्छ। त्यसैगरी स्थानीय तहलाई रु. ८५ अर्ब २० करोड ७५ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोही बमोजिम बजेट विनियोजन गरेको, तर महालेखा नियन्त्रक कार्यालयको आ.व. २०७५/७६ को नेपाल सरकारको आय र व्ययको वार्षिक विवरण अनुसार रु. ८५ अर्ब २८ करोड १९ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस र विनियोजन भन्दा रु. ७ करोड ४४ लाख बढी हस्तान्तरण भएको देखिन्छ। महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार चन्द्रनगर गाउँपालिका, सर्लाहीको विनियोजित बजेट रु. १० करोड ६० लाख रहेकोमा आर्थिक वर्ष २०७४/७५ को फिर्ता गर्नुपर्ने रकम रु. ६० लाख फिर्ता नगरेकोले कट्टी गरी रु. १० करोड हस्तान्तरण गरिएको र चाँगुनारायण नगरपालिका, भक्तपुरको विनियोजित बजेट रु. १५ करोड ८६ लाख रहेकोमा रु. २३ करोड ९० लाख ४७ हजार ८ सय कोष तथा लेखा नियन्त्रक कार्यालय, भक्तपुरबाट हस्तान्तरण भई रु. ८ करोड ४ लाख ४७ हजार ८ सय बढी हस्तान्तरण भएको कारणले समग्रमा विनियोजन भन्दा रु. ७ करोड ४४ लाख बढी हस्तान्तरण भएको देखियो।

आर्थिक वर्ष २०७६/७७ को लागि सङ्घीय सञ्चित कोषबाट प्रदेशहरूलाई कुल रु. ५५ अर्ब २९ करोड ८६ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरिएकोमा नेपाल सरकारले सोहीबमोजिम वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन तथा रकम हस्तान्तरण गरेको देखिन्छ। त्यसैगरी स्थानीय तहलाई रु. ८९ अर्ब ९४ करोड ७० लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहीबमोजिम बजेट विनियोजन गरेको तर महालेखा नियन्त्रक कार्यालयको आ.व. २०७६/७७ को नेपाल सरकारको आय र व्ययको वार्षिक विवरण अनुसार रु. ८९ अर्ब ९१ करोड ३० लाख हस्तान्तरण भएको देखिँदा सिफारिस र विनियोजन भन्दा रु. ३ करोड ४० लाख कम हस्तान्तरण भएको देखिन्छ। महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार धनगढी उपमहानगरपालिका, कैलालीको विनियोजित बजेट रु. २९ करोड ६७ लाख रहेकोमा आर्थिक वर्ष २०७५/७६ को फिर्ता गर्नुपर्ने रकम रु. १५ लाख ४५ हजार २ सय ५० फिर्ता नगरेकोले कट्टी गरी रु. २९ करोड ५१ लाख ५४ हजार ७ सय ५० हस्तान्तरण गरिएको, त्यसैगरी हरिपुर नगरपालिका, सर्लाहीको विनियोजित बजेट रु. ११ करोड ९८ लाख रहेकोमा आर्थिक वर्ष २०७५/७६ को फिर्ता गर्नुपर्ने रकम रु. ५६ लाख ९६ हजार ८ सय ६० फिर्ता नगरेकोले कट्टी गरी रु. ११ करोड ४१ लाख ३ हजार १ सय ४० हस्तान्तरण गरिएको र छिन्नमस्ता गाउँपालिका, सप्तरीको विनियोजित बजेट रु. १० करोड २१ लाख रहेकोमा रु. ११ करोड ६९ लाख ५७ हजार कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीबाट हस्तान्तरण भई रु. १ करोड ४८ लाख ५७ हजार बढी हस्तान्तरण भएको, त्यसैगरी बुढीगंगा नगरपालिका, बाजुराको विनियोजित बजेट रु. १२ करोड ३८ लाख रहेकोमा रु. १२ करोड ७१ लाख १९ हजार कोष तथा लेखा नियन्त्रक

कार्यालय, बाजुराबाट हस्तान्तरण भई रू. ३३ लाख १९ हजार बढी हस्तान्तरण भएको साथै औरही गाउँपालिका, सिरहाको विनियोजन बजेट रू. ८ करोड ९८ लाख रहेकोमा रू. ४ करोड ४८ लाख ७५ हजार मात्र हस्तान्तरण भएको, रू.४ करोड ४९ लाख २५ हजार भने हस्तान्तरण गरिएको तर सम्बन्धित स्थानीय तहले समयमा चेक नसाटेकोले निकास खर्च घटेको कारण समग्रमा रू. ३ करोड ४० लाख कम हस्तान्तरण भएको देखियो।

उल्लिखित दुई आर्थिक वर्षको लागि संविधान र कानुनले आयोगलाई दिएको कार्य जिम्मेवारी अनुरूप आयोगले गरेको सिफारिस बमोजिम नेपाल सरकारले स्थानीय तहमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने गरी कार्यान्वयन गर्नु पर्नेमा सो बमोजिम गरेको देखिएन। आयोगले संविधान र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा उल्लिखित आधार बमोजिम न्यूनतम वित्तीय समानीकरण अनुदान रकम, कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान रकम र सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रकम अलग अलग आधार, सूचक एवं भार तोकी प्रत्येक स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सिफारिस गरिएकोमा आयोगले उल्लिखित विस्तृत आधार, ढाँचा र सूत्र अनुसार तय गरेको वित्तीय समानीकरण अनुदान रकम भन्दा बढी तथा कम हुने गरी रकम हस्तान्तरण गरेको देखिन आयो। आयोगले गरेको सिफारिसका आधारमा नेपाल सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान रकम अनिवार्य रूपमा हस्तान्तरण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ को लागि सङ्घीय सञ्चित कोषबाट प्रदेशहरूलाई कुल रू. ५७ अर्ब ५७ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरिएकोमा नेपाल सरकारबाट कुल रू. ५५ अर्ब १९ करोड ५० लाख वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन गरिएको र महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त आ.व. २०७७/७८ को प्रारम्भिक विवरण अनुसार रू. ५५ अर्ब १९ करोड ५० लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रू. २ अर्ब ३७ करोड ५० लाख कम विनियोजन तथा हस्तान्तरण भएको देखिन्छ। त्यसैगरी स्थानीय तहलाई रू. ९३ अर्ब ७४ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारबाट कुल रू. ९० अर्ब ५ करोड ५० लाख वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन गरिएकोमा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त आ.व. २०७७/७८ को प्रारम्भिक विवरण अनुसार रू. ८९ अर्ब ९७ करोड ३३ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रू. ३ अर्ब ६८ करोड ५० लाख कम विनियोजन तथा रू. ३ अर्ब ७६ करोड ६७ लाख कम हस्तान्तरण भएको देखिन्छ।

उक्त आर्थिक वर्षको लागि आयोगले संवैधानिक र कानुनी प्रावधान बमोजिम गरेको सिफारिसको रकम भन्दा कम रकम विनियोजन तथा हस्तान्तरण गरेको देखियो। संविधान र कानुनले आयोगलाई दिएको कार्य जिम्मेवारी अनुरूप आयोगले गरेको सिफारिस बमोजिम नेपाल सरकारले प्रदेश तथा स्थानीय तहमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने गरी कार्यान्वयन गर्नु पर्नेमा सो बमोजिम गरेको देखिएन। आयोगले संविधान र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा उल्लिखित आधार बमोजिम न्यूनतम वित्तीय समानीकरण अनुदान रकम, कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान रकम र सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रकम अलग अलग आधार, सूचक एवं भार तोकी प्रत्येक प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सिफारिस गरिएकोमा आयोगले उल्लिखित विस्तृत आधार, ढाँचा र सूत्र अनुसार तय गरेको वित्तीय समानीकरण अनुदान रकम भन्दा न्यून हुने गरी रकम विनियोजन तथा हस्तान्तरण गरेको देखिन आयो। आयोगले गरेको सिफारिसका आधारमा नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा वित्तीय समानीकरण अनुदान रकम अनिवार्य रूपमा विनियोजन तथा हस्तान्तरण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ को लागि सङ्घीय सञ्चित कोषबाट प्रदेशलाई कुल रु. ५७ अर्ब ९५ करोड ४८ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरिएकोमा नेपाल सरकारले सोही बमोजिम वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन गरेको देखिन्छ। त्यसैगरी स्थानीय तहलाई रु. ९४ अर्ब ५५ करोड ७८ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहीबमोजिम बजेट विनियोजन गरेको देखिन्छ। वित्तीय हस्तान्तरणका हकमा अर्थ मन्त्रालय, वित्तीय सङ्घीयता समन्वय महाशाखाको च.नं. ९८ मिति २०७८/०२/२० बाट जारी “आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेशलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र मार्गदर्शन” तथा सोही मितिको च. नं. ९९ को पत्रबाट जारी गरिएको “आर्थिक वर्ष २०७८/७९ को लागि स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र मार्गदर्शन” दुवैको वुँदा नं २ मा “मुलुकमा विपद् वा कुनै असामान्य परिस्थिति उत्पन्न भई लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेमा वित्तीय समानीकरण अनुदानको पहिलो किस्ता बाहेक अन्य किस्ता र सो वापतको रकम सङ्कलित राजस्वको अनुपातका आधारमा नेपाल सरकारले पुनः निर्धारण गरी हस्तान्तरण गर्नेछ” भन्ने व्यवस्था रहेकोमा सो विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको छ। “नेपाल सरकारले पुनः निर्धारण गरी हस्तान्तरण गर्नेछ” भन्ने वाक्यांशका सम्बन्धमा नेपालको संविधानको धारा ६०(३) मा भएको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ” भन्ने व्यवस्था उल्लेख भएको र धारा २५१(१)(ख) को व्यवस्थाले सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने अधिकार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई दिएको सन्दर्भमा संविधानको मर्म र भावनासँग मेल खाएको नदेखिएकोले संविधान अनुसार गर्न अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइएको छ। आयोगले गरेको सिफारिसका आधारमा नेपाल सरकारबाट प्रदेश तथा स्थानीय तहमा वित्तीय समानीकरण अनुदान रकम हस्तान्तरण हुने सुनिश्चितता हुनु पर्दछ।

वित्तीय समानीकरण अनुदान उपलब्ध गराइएको रकमलाई प्रदेश तथा स्थानीय तहले प्रयोग गर्ने क्षेत्र र प्राथमिकताका सम्बन्धमा समेत आयोगबाट वार्षिक रूपमा गरिएका सिफारिसमा सुझाव प्रदान गरिएको छ। ती सुझावहरूलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहले पालना गर्ने आयोगले अपेक्षा गरेको छ। प्रदेश तथा स्थानीय तहले अनुदानको प्राप्ति र त्यसको प्रयोग कुन कार्यक्रम/योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट तथा कार्यक्रमगत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्ने गरेको अवस्था नदेखिँदा यसमा सुधार गरी अनुदानको प्राप्ति र त्यसको प्रयोग स्पष्ट उल्लेख हुने प्रणालीको विकास गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ। साथै राज्यको समग्र तथा एकीकृत (complete and consolidated) राजस्व र व्ययको स्थिति एउटै प्रणालीबाट अवगत हुने गरी नेपाल सरकार, प्रदेश तथा स्थानीय तहको बजेट विनियोजन, कार्यान्वयन, लेखाङ्कन र प्रतिवेदनको एकीकृत प्रणाली विकास गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ।

४.१.२ प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई प्रदेश भित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानून बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यस्तो अनुदान सम्बन्धमा सिफारिस गर्ने काम, कर्तव्य र अधिकार राष्ट्रिय

प्राकृतिक स्रोत तथा वित्त आयोगको हुने व्यवस्था नेपालको संविधान र अन्य प्रचलित कानून समेतमा गरिएको छ। सोही व्यवस्था बमोजिम आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को लागि आयोगले गरेका सिफारिस तथा सोको कार्यान्वयनको अवस्था तालिका नं. ४.२ मा प्रस्तुत गरिएको छ।

तालिका - ४.२ वित्तीय समानीकरण अनुदान सम्बन्धी सिफारिस तथा सोको कार्यान्वयनको अवस्था

(रु. लाखमा)

क्र.सं.	प्रदेश	आर्थिक वर्ष	आयोगबाट प्रदेश सरकारलाई गरिएको सिफारिस	प्रदेश सरकारबाट गरिएको बजेट विनियोजन	प्रदेश सरकारबाट भएको हस्तान्तरण
१	प्रदेश नं. १	२०७५/७६	५०,००	५०,००	५०,००
		२०७६/७७	१,००,००	१,००,००	१,००,००
		२०७७/७८	१,००,००	१,००,००	१,००,००
		२०७८/७९	१,००,००	१,००,००	
२	प्रदेश नं. २	२०७५/७६	४०,००	४०,००	४०,००
		२०७६/७७	१,००,००	१,००,००	९७,७४
		२०७७/७८	१,००,००	१,००,००	९९,५७
		२०७८/७९	१,२०,००	१,२०,००	
३	बागमती प्रदेश	२०७५/७६	१,००,००	१,००,००	१,००,००
		२०७६/७७	१,२५,००	१,२५,००	१,२४,८८
		२०७७/७८	१,२५,००	१,२५,००	१,२२,६९
		२०७८/७९	१,५०,००	१,५०,००	
४	गण्डकी प्रदेश	२०७५/७६	१,००,००	१,००,००	९०,५७
		२०७६/७७	१,०५,००	१,०५,००	१,१३,९३*
		२०७७/७८	१,०५,००	१,०५,००	१,०५,००
		२०७८/७९	१,१०,००	१,१०,००	
५	लुम्बिनी प्रदेश	२०७५/७६	५०,००	५०,००	५०,००
		२०७६/७७	५०,००	५०,००	५०,००
		२०७७/७८	६०,००	६०,००	६०,२०
		२०७८/७९	७०,००	७०,००	
६	कर्णाली प्रदेश	२०७५/७६	४०,००	४०,००	४०,००
		२०७६/७७	८०,००	८०,००	८०,००
		२०७७/७८	८०,००	८०,००	८०,००
		२०७८/७९	८०,००	८०,००	
७	सुदूरपश्चिम प्रदेश	२०७५/७६	६२,००	६२,००	६२,००
		२०७६/७७	६२,२२	६२,२२	६२,२२
		२०७७/७८	६३,००	६३,००	६३,००
		२०७८/७९	७२,४५	७२,४५	

स्रोत: आयोगका सिफारिस, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालय

* आर्थिक वर्ष २०७५/७६ को बाँकी समेत ।

आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को लागि प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान आयोगबाट प्रदेश सरकारहरूलाई गरिएका सिफारिस बमोजिम प्रदेश सरकारहरूबाट वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन गरेको देखिन्छ । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को लागि पनि आयोगबाट प्रदेश सरकारहरूलाई गरिएको सिफारिस बमोजिम नै प्रदेश सरकारहरूबाट वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन गरेको देखिन्छ ।

प्रदेश सरकारहरूबाट स्थानीय सरकारहरूलाई भएको वित्तीय समानीकरण अनुदान रकमको हस्तान्तरणका सम्बन्धमा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ को लागि आयोगबाट प्रदेश सरकारहरूलाई गरिएका सिफारिस मध्ये गण्डकी प्रदेश सरकार बाहेक अन्य प्रदेश सरकारबाट आयोगले गरेको सिफारिस बमोजिम नै वित्तीय समानीकरण अनुदान हस्तान्तरण भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ को हकमा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार प्रदेश नं.१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले आयोगबाट प्रदेश सरकारहरूलाई गरिएका सिफारिस बमोजिम वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको, गण्डकी प्रदेशबाट रु. १ अर्ब १३ करोड ९३ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रु. ८ करोड ९३ लाख बढी हस्तान्तरण भएको देखिन्छ भने प्रदेश नं. २ बाट रु. ९७ करोड ७४ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रु. २ करोड २६ लाख कम र बागमती प्रदेशबाट रु. १ अर्ब २४ करोड ८८ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रु. १२ लाख कम वित्तीय समानीकरण अनुदान हस्तान्तरण भएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को हकमा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्राप्त प्रारम्भिक विवरण अनुसार प्रदेश नं.१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट आयोगबाट प्रदेश सरकारहरूलाई गरिएका सिफारिस बमोजिम वित्तीय समानीकरण अनुदान हस्तान्तरण भएको, लुम्बिनी प्रदेशबाट रु. ६० करोड २० लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रु. २० लाख बढी हस्तान्तरण भएको देखिन्छ भने प्रदेश नं. २ बाट रु. ९९ करोड ५७ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रु. ४३ लाख कम र बागमती प्रदेशबाट रु. १ अर्ब २२ करोड ६९ लाख हस्तान्तरण भएको देखिँदा सिफारिस भन्दा रु. २ करोड ३१ लाख कम वित्तीय समानीकरण अनुदान हस्तान्तरण भएको देखिन्छ ।

उक्त आर्थिक वर्षहरूका लागि प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा आयोगबाट संवैधानिक र कानुनी प्रावधान बमोजिम प्रदेश सरकारहरूलाई गरिएका सिफारिस बमोजिम सातैवटा प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि बजेट विनियोजन गरेको देखिन्छ भने रकम हस्तान्तरणका हकमा अधिकांशतः सिफारिस बमोजिम हस्तान्तरण भएको र कतिपयमा सिफारिस भन्दा सामान्य रूपले घटी वा बढी हस्तान्तरण भएको देखिन्छ । संविधान र कानूनले आयोगलाई दिइएको कार्य जिम्मेवारी अनुरूप आयोगले गरेको सिफारिस बमोजिम प्रदेश सरकारबाट स्थानीय सरकारलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण हुने गरी कार्यान्वयन गर्नु पर्नेमा सो बमोजिम गरेको देखिएन । आयोगले संविधान र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ मा उल्लिखित आधार बमोजिम न्यूनतम वित्तीय समानीकरण अनुदान रकम र सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान रकम अलग अलग आधार, सूचक एवं भार तोकी प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सिफारिस गरिएकोमा आयोगले उल्लिखित विस्तृत आधार, ढाँचा र सूत्र अनुसार तय गरेको वित्तीय समानीकरण अनुदान रकमभन्दा केही घटी वा बढी समेत हुने गरी हस्तान्तरण भएको देखियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा २ को कानुनी व्यवस्था अनुसार आयोगले गरेको सिफारिस बमोजिमको वित्तीय समानीकरण अनुदान रकम प्रदेश सरकारले स्थानीय तहलाई सोही बमोजिम विनियोजन तथा हस्तान्तरण गरी कार्यान्वयन हुने सुनिश्चितता गर्नु पर्ने देखिन्छ ।

वित्तीय समानीकरण अनुदानमा उपलब्ध गराइएको रकमलाई स्थानीय तहले प्रयोग गर्ने क्षेत्र र प्राथमिकताका सम्बन्धमा समेत आयोगबाट वार्षिक रूपमा गरिएका सिफारिसमा सुझाव प्रदान गरिएको छ। ती सुझावहरूलाई सम्बन्धित स्थानीय तहले पालना गर्ने आयोगले अपेक्षा गरेको छ। स्थानीय तहले अनुदानको प्राप्ति र त्यसको प्रयोग कुन कार्यक्रम/योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर राजस्व र व्यय (बजेट) को अनुमानमा स्पष्ट उल्लेख भएको नदेखिँदा यसमा सुधार गरी अनुदानको प्राप्ति र त्यसको प्रयोग स्पष्ट खुल्ने प्रणालीको विकास गरी कार्यान्वयन गर्नु पर्ने देखिन्छ।

४.१.३ नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ को उपदफा (१) मा “नेपाल सरकारले प्रदेश वा स्थानीय तह वा नेपाल सरकारको कुनै योजना कार्यान्वयन गर्न संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ग) बमोजिम आयोगले तोकेको आधार बमोजिम प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्नेछ” भन्ने कानुनी व्यवस्था रहेको छ। सोही ऐनको दफा ९ को उपदफा (२) मा “उपदफा (१) बमोजिम सशर्त अनुदान प्रदान गर्दा नेपाल सरकारले योजना कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक शर्त तोक्नेछ र सम्बन्धित प्रदेश तथा स्थानीय तहले त्यस्तो शर्तको पालना गर्नु पर्नेछ” भन्ने व्यवस्था गरिएको छ भने उपदफा (३) मा “प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम आयोगले तोकेको आधार बमोजिम सशर्त अनुदान प्रदान गर्नेछ” भन्ने व्यवस्था उल्लेख छ।

तदनुसार आयोगबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धमा नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार सशर्त अनुदानको आधार तयार गरी नेपाल सरकारलाई सिफारिस गरिएको थियो। नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउँदा समग्रतामा आयोगबाट सिफारिस गरिएका आधार एवं सुझावहरूलाई प्रमुख स्रोतको रूपमा लिई अनुदान उपलब्ध गराउँदै आएको भए तापनि कतिपय अवस्थामा प्रदेश तथा स्थानीय तहको एकल अधिकारको सूचीभित्र रहेका कार्य जिम्मेवारीसँग सम्बन्धित विषयहरूमा समेत कार्यक्रम/आयोजना/परियोजना तथा रकम नै तोकेर पठाउने गरेको देखिन्छ।

विगतको केन्द्रीकृत संरचनामा केन्द्रीयस्तरबाट कार्य प्रारम्भ भई निरन्तरता दिनुपर्ने आयोजनाको हकमा आयोजना निर्माण अवधिसम्मका लागि कार्यक्रम/आयोजना/परियोजना तथा रकम समेत तोकी पठाउन आवश्यक देखिएको भए तापनि नयाँ स-साना, टुक्रे कार्यक्रम/आयोजना/परियोजनामा निरन्तर रूपमा नेपाल सरकारले सशर्त अनुदान पठाउने अभ्यासले प्रदेश तथा स्थानीय तहको आयोजना प्राथमिकीकरण र सञ्चालनको स्वायत्ततामा प्रभाव पर्न जाने देखिन्छ। यसले प्रदेश तथा स्थानीय तहबाट आयोजना छनौट र कार्यान्वयनबाट प्राप्त हुन सक्ने दक्षता हासिल हुन सक्दैन। साथै, प्रदेश तथा स्थानीय तहले पनि आफ्नो एकल अधिकार भित्रको कार्यक्रममा बजेट विनियोजन गर्ने हुँदा कतिपय अवस्थामा कार्यक्रममा दोहोरोपना समेत हुन गई उपलब्ध सीमित स्रोत र साधनको महत्तम उपयोग गर्ने अवसरबाट मुलुक वञ्चित हुन पुग्दछ। यस्तो अभ्यासले सङ्घीय इकाईहरूको स्थापना, सङ्घीय शासन प्रणाली र वित्तीय सङ्घीयताको मूल मर्मलाई आत्मसात गर्न सक्दैन।


त्यस्तै बजेट तर्जुमा गर्दा नै प्रदेश तथा स्थानीय तहमा प्रदान गरिने सशर्त अनुदानका सबै कार्यक्रम वा आयोजनाहरू स्पष्ट उल्लेख गरी त्यसको रकम बजेटमा समावेश गरी शुरूमा एकै पटक विनियोजन गर्नु पर्ने र विपद्जन्य अवस्था, महामारी वा अन्य आकस्मिक परिस्थितिको रोकथाम, नियन्त्रण, प्रतिकार्य तथा पुनर्स्थापना

गर्नुपरेको अवस्थामा बाहेक आर्थिक वर्षको बीचमा कुनै पनि नयाँ कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न थप सशर्त अनुदान हस्तान्तरण गर्न नहुने साथै, सशर्त अनुदान अन्तर्गतका कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न पर्याप्त समय सुनिश्चित गर्नका लागि आर्थिक वर्षको उत्तरार्द्धमा वा अन्त्यमा सशर्त अनुदानका कार्यक्रम वा आयोजनाहरू तथा रकम पठाउने कार्य गर्न नहुने भए तापनि कतिपय अवस्थामा यसको प्रतिकुल हुने गरी प्रदेश तथा स्थानीय तहमा सशर्त अनुदान प्रदान गर्ने गरेको देखिन्छ। यसतर्फ नेपाल सरकारले आगामी दिनमा सुधार गर्दै जानु आवश्यक देखिन्छ। साथै, राष्ट्रिय नीति तथा कार्यक्रम कार्यान्वयन गर्न र राष्ट्रिय मानक एवं पूर्वाधार निर्माणका योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी विषय तथा क्षेत्र तोकिएको विशेष प्राथमिकताका आधारमा सशर्त अनुदान उपलब्ध गराउनु पर्दछ ।

४.१.३.१ प्रदेशगत सशर्त अनुदानको उपयोगको अवस्था

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को प्रदेशगत सशर्त अनुदानका लागि भएको बजेट व्यवस्था र सोको खर्चको विवरण तलको चित्रमा प्रस्तुत गरिएको छ।

चित्र - ४.१ सशर्त अनुदानको उपयोगको अवस्था



माथिको चित्रबाट स्पष्ट हुन्छ कि आर्थिक वर्ष २०७६/७७ मा कुल सशर्त अनुदान रकम मध्ये करिब ७५ प्रतिशत मात्र खर्च भएको देखिन्छ। त्यसमा पनि प्रदेश नं २, गण्डकी र कर्णाली प्रदेशले क्रमशः ५५.७, ५४.०८ र ५२.१७ प्रतिशत मात्र सशर्त अनुदान तर्फको रकम खर्च भएको देखिन्छ। उक्त आर्थिक वर्षमा प्रदेश नं १ को सशर्त अनुदान परिचालन सबैभन्दा राम्रो देखिन्छ। आर्थिक वर्ष २०७७/७८ को प्रारम्भिक विवरण अनुसार सो प्रवृत्तिमा सुधार भै कुल हस्तान्तरणको ९२ प्रतिशत रकम खर्च भएको देखिन्छ। गण्डकी प्रदेशले उक्त आर्थिक वर्षमा पनि केवल ७४ प्रतिशत रकम मात्र खर्च गर्न सकेको तथ्याङ्कले देखाउँछ। सोको विस्तृत विवरण तालिका नं ४.३ मा प्रस्तुत गरिएको छ।

तालिका - ४.३ सशर्त अनुदान हस्तान्तरण र खर्चको प्रदेशगत विवरण

(रु. हजारमा)

प्रदेश	आर्थिक वर्ष २०७६/७७		आर्थिक वर्ष २०७७/७८	
	बजेट रकम	खर्च रकम	बजेट रकम	खर्च रकम
प्रदेश नं १	३,०२,३३,७६	२९,७१,७४८	६५,१५,३०	५६,२९,८७
प्रदेश नं २	४,०४,३६,१३	२,२५,४४,४५	१,६४,५०,१८	१,५१,५४,०२

प्रदेश	आर्थिक वर्ष २०७६/७७		आर्थिक वर्ष २०७७/७८	
	बजेट रकम	खर्च रकम	बजेट रकम	खर्च रकम
बागमती प्रदेश	२,१३,६१,८०	१,८९,७०,७०	३,०६,४५,५२	२,९३,७१,४७
गण्डकी प्रदेश	५३,७७,८०	२९,०८,१६	३८,४७,८२	२८,५४,४८
लुम्बिनी प्रदेश	१,६९,१४,८२	१,३४,३२,६०	२,०६,००,५०	१,९८,६७,८७
कर्णाली प्रदेश	१,०१,१७,०८	५२,७८,४६	१,२१,७४,१२	१,०१,९९,४२
सुदूरपश्चिम प्रदेश	१,३५,३९,८५	१,०१,७८,२६	६९,९१,१२	६४,७५,७१
जम्मा	१३,७९,८१,२४	१०,३०,३०,११	९,७२,२४,५६	८,९५,५२,८४

श्रोत: महालेखा नियन्त्रक कार्यालय

४.१.४ प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ को उपदफा (३) मा प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम आयोगले तोकेको आधार बमोजिम सशर्त अनुदान प्रदान गर्नेछ भन्ने व्यवस्था उल्लेख छ।

तदनुसार आयोगबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को लागि प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धमा नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सम्बन्धित प्रदेश सरकारलाई सिफारिस गरिएको थियो। सिफारिस गर्दा राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्था अनुसार सशर्त अनुदानको आधार तयार गरी सिफारिस गरिएको थियो। प्रदेश सरकारले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउँदा आयोगबाट सिफारिस गरिएका आधार एवं सुझावहरूलाई प्रमुख स्रोतको रूपमा लिई अनुदान उपलब्ध गराउँदै आएको देखिन्छ। अधिकांश प्रदेश सरकारहरूले क्षेत्रगत रूपमा शर्तहरू तोकी सशर्त अनुदान उपलब्ध गराउनु पर्नेमा स-साना क्रियाकलापको नाम नै किटान गरी सशर्त अनुदान स्थानीय तहलाई हस्तान्तरण गरेको देखियो।

बजेट तर्जुमा गर्दा नै स्थानीय तहमा प्रदान गरिने सशर्त अनुदानका सबै कार्यक्रम वा आयोजनाहरू स्पष्ट उल्लेख गरी त्यसको रकम बजेटमा समावेश गरी शुरूमै एकै पटक विनियोजन गर्नु पर्ने र विपद्जन्य अवस्था, महामारी वा अन्य आकस्मिक परिस्थितिको रोकथाम, नियन्त्रण, प्रतिकार्य तथा पुनर्स्थापना गर्नुपरेको अवस्थामा बाहेक आर्थिक वर्षको बीचमा कुनै पनि नयाँ कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न थप सशर्त अनुदान हस्तान्तरण गर्न नहुने साथै, सशर्त अनुदान अन्तर्गतका कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न पर्याप्त समय सुनिश्चित गर्नका लागि आर्थिक वर्षको उत्तरार्द्धमा वा अन्त्यमा सशर्त अनुदानका कार्यक्रम वा आयोजनाहरू तथा रकम पठाउने कार्य गर्न नहुने भए तापनि कतिपयबाट यसको प्रतिकूल हुने गरी पनि स्थानीय तहमा सशर्त अनुदान प्रदान गर्ने गरेको देखिन्छ। यसतर्फ प्रदेश सरकारले आगामी दिनमा सुधार गर्दै जानु आवश्यक छ।

४.२ आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (च) मा आयोगको काम, कर्तव्य र अधिकार अन्तर्गत “समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी सङ्घ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने” व्यवस्था रहेको छ। अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा (१) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आयोगले सिफारिस गरेको सीमाभित्र रही आन्तरिक

ऋण लिन सक्ने व्यवस्था रहेको छ। त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६८ को उपदफा (१) मा गाउँपालिका तथा नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको सीमाभित्र रही सम्बन्धित सभाबाट स्वीकृत गराई उत्पादनशील, रोजगारमूलक, आन्तरिक आयवृद्धि तथा पूँजीगत कार्यको लागि आन्तरिक ऋण लिन सक्ने व्यवस्था रहेको छ। आयोगबाट उल्लिखित संवैधानिक एवम् कानुनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गरिएको थियो। आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को लागि गरिएको त्यस्तो सिफारिसको कार्यान्वयन अवधि व्यतीत भइसकेको छ भने आर्थिक वर्ष २०७८/७९ को लागि गरिएको सिफारिसको हकमा आन्तरिक ऋण परिचालन गरेर खर्च व्यहोर्ने स्रोतको अनुमान बजेटमा भइसकेको र ऋण उठाउने सम्बन्धी कार्य चालु आर्थिक वर्षभित्र क्रमशः हुनेछ। आयोगले गरेको आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था देहाय अनुसार रहेको छः

४.२.१ नेपाल सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

आयोगले आर्थिक वर्ष २०७५/७६ को लागि नेपाल सरकारले अनुमानित कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने र सोको उपयोग अधिकतम पूँजी निर्माणमा परिचालन गर्ने गरी सिफारिस गरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा पनि नेपाल सरकारले उठाउन सक्ने आन्तरिक ऋणको सीमा प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतमा नबढाउन र सोको उपयोग पूँजी निर्माणमा सहयोग पुग्ने गरी गर्न सिफारिस गरेको थियो। आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक ऋणको सीमालाई केही बढाई प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतमा नबढाउन र राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न अनुकूल प्रभाव पार्ने गरी उत्पादनशील कार्यका लागि त्यस्तो रकमको उपयोग गर्ने गरी सिफारिस गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ को लागि प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको ५.५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने र देशको समष्टिगत आर्थिक स्थायित्व हुने गरी पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील कार्यका लागि त्यस्तो रकम परिचालन गर्ने गरी सिफारिस गरिएको छ। नेपाल सरकारले आन्तरिक ऋण उठाउन लिएको लक्ष्य र उठाएको रकमको अवस्था तलको चित्रमा देखाइएको छः

चित्र - ४.२ नेपाल सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य र वास्तविक ऋण परिचालन



स्रोत: महालेखा नियन्त्रक कार्यालय

माथिको चित्रबाट स्पष्ट हुन्छ कि विगत तीन आर्थिक वर्षमा नेपाल सरकारले आन्तरिक ऋण उठाउन राखेको लक्ष्यमध्ये आ.व. २०७५/२०७६ मा लक्ष्यको ५६ प्रतिशत, आ.व. २०७६/२०७७ मा लक्ष्यको ९८.२ प्रतिशत र आ.व. २०७७/२०७८ मा लक्ष्यको ९९.६ प्रतिशत ऋण उठाएको देखिन्छ। तर त्यसरी उठाएको ऋण रकम रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र पूँजीगत प्रकृतिका कार्यमै परिचालन भए नभएको विषय प्रतिवेदनमा खुल्न सकेको देखिँदैन।

आन्तरिक ऋण परिचालन गर्दा आयोगको सिफारिस बमोजिम प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको निश्चित प्रतिशतको सीमाभित्र रही सङ्कलन गर्नुपर्ने हुन्छ। नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७७/७८ सम्म परिचालन गरेको आन्तरिक ऋणको विवरण तालिका नं ४.४ मा प्रस्तुत गरिएको छ।

तालिका - ४.४ नेपाल सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सम्बन्धी सिफारिस तथा सोको कार्यान्वयनको अवस्था

(रु. करोडमा)

विवरण	आ.व.२०७५/७६	आ.व.२०७६/७७	आ.व.२०७७/७८	आ.व.२०७८/७९
आयोगले सिफारिस गरेको आन्तरिक ऋणको सीमा	प्रक्षेपित कु.गा. उ.को ५%	प्रक्षेपित कु.गा. उ.को ५%	प्रक्षेपित कु.गा. उ.को ५.५%	प्रक्षेपित कु.गा. उ.को ५.५%
शुरु प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन*	३४,४३,३०	३९,६६,६५	४२,९४,४३	४५,६४,९६
प्रक्षेपित कु.गा. उ. अनुसार आन्तरिक ऋणको सीमा	१,७२,१६	१,९८,३३	२,३६,१९	२,४९,९०
प्रस्तावित आन्तरिक ऋण परिचालनको लक्ष्य	१,७२,००	१,९५,००	२,२५,००	२,३९,००
आन्तरिक ऋण परिचालनको लक्ष्य/शुरु प्रक्षेपित कु.गा. उ. (%)	५.००%	४.९२%	५.२४%	५.२४%
परिमार्जित कुल गार्हस्थ्य उत्पादन	३८,५८,९३	३९,१४,७०	४२,६६,३२	
कुल आन्तरिक ऋण निष्काशन	९६,३८	१,९४,६४	२,२४,०१	
कुल आन्तरिक ऋण निष्काशन / परिमार्जित कु.गा. उ. (%)	२.५०%	४.९७%	५.२५%	

स्रोत: अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, केन्द्रीय तथाङ्क विभाग, नेपाल राष्ट्र बैंक।

* बजेट निर्माणको आधार वर्षको प्रारम्भिक अनुमानित कु.गा. उ. र आगामी आ.व. को लागि लक्षित आर्थिक वृद्धिदरका आधारमा गणना गरिएको।

नेपाल सरकारले बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा आन्तरिक ऋण परिचालन गरेर खर्च व्यहोर्ने गरी स्पष्टसँग स्रोत छुट्ट्याएर आयोजना तथा कार्यक्रम तर्जुमा तथा रकम विनियोजन र कार्यान्वयन गर्ने गरेको पाइदैन। यसले गर्दा आयोगले आन्तरिक ऋणलाई बढी भन्दा बढी पूँजी निर्माणमा परिचालन गर्न सिफारिस गरेको भए तापनि सोको परिचालन कुन परियोजनामा के प्रयोजनका लागि गरिएको थियो र के उपलब्धि हासिल भयो भनी यकिन गर्न सक्ने अवस्था रहेन। आगामी दिनमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दाको चरणदेखि नै नेपाल सरकारले यसतर्फ विशेष ध्यान दिनु पर्ने देखिन्छ। आन्तरिक ऋणको परिचालन कुन योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट तथा कार्यक्रमगत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्नुपर्ने देखिन्छ। त्यस्तै बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान अनुरूप आन्तरिक ऋण उठाउँदै गर्दा आन्तरिक ऋण परिचालन गरिने योजनाको कार्यान्वयन स्थिति (खर्चको अवस्था) सँग तादात्म्य कायम गर्नुपर्ने देखिन्छ।

४.२.२ प्रदेश सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमासम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सङ्घीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र प्रदेश तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १० प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन र त्यसको उपयोग पूँजी निर्माण र दीर्घकालीन लाभका क्षेत्रमा परिचालन गर्ने तर साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि नगर्ने गरी सिफारिस गरिएको थियो। आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश नं. २ ले रु १ अर्ब, गण्डकी प्रदेशले रु. ८० करोड र कर्णाली प्रदेशले रु १ अर्ब आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेटमा अनुमान गरेको देखिन्छ। सो आर्थिक वर्षको राजस्वको अनुमान प्रदेश नं. २ को रु. १० अर्ब ४८ करोड ९७ लाख, गण्डकी प्रदेशको रु. ८ अर्ब २७ करोड १९ लाख र कर्णाली प्रदेशको रु. ६ अर्ब १ करोड ६६ लाख रहेको देखिँदा प्रदेश नं. २ र गण्डकी प्रदेशले आयोगले सिफारिस गरेको सीमामा नबढ्ने गरी आन्तरिक ऋण उठाउन अनुमान गरेको देखिन्छ भने कर्णाली प्रदेशले आयोगले सिफारिस गरेको सीमा भन्दा बढी आन्तरिक ऋण उठाउन अनुमान गरेको देखिन्छ। तथापि सो आर्थिक वर्षमा कुनै पनि प्रदेशले आन्तरिक ऋण उठाएको देखिएन। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा प्रदेश नं. २ ले रु. १ अर्ब ३० करोड, गण्डकी प्रदेशले रु. ९८ करोड ८३ लाख ९२ हजार र कर्णाली प्रदेशले रु. ७५ करोड आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेटमा अनुमान गरेका र त्यस्तो प्रस्ताव आयोगले सिफारिस गरेको ऋणको सीमा भित्रै रहेको देखिन्छ। तर उक्त आर्थिक वर्षमा पनि कुनै पनि प्रदेशले आन्तरिक ऋण उठाएको देखिएन।

आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेशको आन्तरिक ऋणको सीमालाई केही बढाई प्रत्येक प्रदेशले नेपाल सरकारबाट प्राप्त गर्ने राजस्व बाँडफाँट र आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने गरी आयोगले सिफारिस गरेको छ। त्यसरी सङ्कलित ऋण रकमलाई पूँजी निर्माण र दीर्घकालीन लाभका क्षेत्रमा उपयोग गर्ने, ऋण लगानी गरी सञ्चालन हुने योजनाबाट प्राप्त हुने प्रतिफलबाट सो योजनामा गरिएको ऋण लगानीको साँवा र ब्याज भुक्तानी गर्ने सुनिश्चित भएका योजनामा मात्र आन्तरिक ऋण उपयोग गर्ने, साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि तथा अनुत्पादक क्षेत्रमा आन्तरिक ऋण उपयोग नगर्ने गरी सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश सरकारले पेश गरेका वार्षिक बजेट तथा कार्यक्रम र आय-व्ययको विवरण अनुसार प्रदेश नं. १, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले आन्तरिक ऋण सङ्कलनको लक्ष्य नै राखेका छैनन् भने प्रदेश नं. २ र गण्डकी प्रदेशले आन्तरिक ऋणसहितको आय-व्यय विवरण पेश गरेको देखिन्छ। आन्तरिक ऋणबाट खर्च व्यहोर्ने अनुमान सहित आय व्ययको विवरण पेश गर्ने प्रदेश नं. २ र गण्डकी प्रदेशको आन्तरिक ऋण परिचालनको अनुमान रु. १/१ अर्ब आयोगले गरेको सिफारिस बमोजिमको सीमा भित्रै रहेको देखिन्छ। तथापि सो आर्थिक वर्षमा कुनै पनि प्रदेशले आन्तरिक ऋण उठाएको देखिएन।

यस सम्बन्धमा सम्बन्धित प्रदेशहरूले ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियागत व्यवस्था गर्न बाँकी नै रहेको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ को लागि प्रत्येक प्रदेशले नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने गरी आयोगले सिफारिस गरेको छ। सो ऋण रकमलाई पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा परिचालन गर्ने, चालु प्रकृतिका र प्रशासनिक खर्चका लागि तथा अनुत्पादक क्षेत्रमा आन्तरिक ऋण परिचालन नगर्ने गरी सिफारिस गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारले पेश गरेका वार्षिक बजेट तथा कार्यक्रम र आय-व्ययको

विवरण अनुसार प्रदेश नं. १, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी अनुमान नै गरेका छैनन् भने प्रदेश नं. २ र गण्डकी प्रदेशले आन्तरिक ऋणबाट खर्च व्यहोर्ने अनुमान सहित आय-व्यय विवरण पेश गरेका छन्। आन्तरिक ऋण परिचालन गर्ने अनुमान सहित आय व्ययको विवरण पेश गर्ने प्रदेश नं. २ र गण्डकी प्रदेशको आन्तरिक ऋण परिचालनको अनुमान रू. १/१ अर्ब आयोगले गरेको सिफारिस बमोजिमको सीमा भित्रै रहेको देखिन्छ। अन्य कानून बमोजिम ऋण परिचालन गर्न सक्ने निकायले गर्ने ऋण लगानीको रकमलाई समेत आयोगले सिफारिस गरेको सम्बन्धित सङ्घीय इकाइको आन्तरिक ऋणको सीमाभित्र व्यवस्थित गर्नु पर्दछ भनी आयोगले सुझाव दिएको थियो। तर गण्डकी प्रदेशको रू. १ अर्ब आन्तरिक ऋणको अतिरिक्त नेपाल सरकारसँगको ऋणबाट रू. १ अर्ब व्यहोरिने अनुमान समेत गरेको देखिन्छ। उक्त प्रदेशले नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम रू. ७ अर्ब ६२ करोड ७० लाख र आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकम रू. ४ अर्ब ९८ करोड २० लाख अनुमान गरेको अवस्थामा यो आयोगले सिफारिस गरेको सीमा भन्दा अधिक देखिन्छ।

आन्तरिक ऋणबाट खर्च व्यहोर्ने गरी बजेट अनुमान गर्दा र आन्तरिक ऋण उठाउदा आयोगले सिफारिस गरेको सीमाभित्रै रहनु पर्दछ। आन्तरिक ऋणको परिचालन कुन कार्यक्रम तथा आयोजनाको लागि गर्ने भनेर तथ्याङ्कगत रूपमा सम्बन्धित प्रदेशको बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख भएको अवस्था देखिएन। यसले गर्दा आयोगले आन्तरिक ऋणलाई बढीभन्दा बढी पूँजी निर्माणमा परिचालन गर्न सिफारिस गरेको भए तापनि सोको परिचालन कुन कार्यक्रम तथा आयोजनामा के प्रयोजनका लागि गर्ने र के कस्ता उपलब्धि हासिल होला भनी अनुमान गर्न सक्ने अवस्था रहँदैन। आगामी दिनमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दाको चरणदेखि नै प्रदेश सरकारले यस तर्फ विशेष सुधार गर्नुपर्ने देखिन्छ। त्यस्तै बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान अनुरूप आन्तरिक ऋण उठाउँदै गर्दा आन्तरिक ऋण परिचालन गरिने योजनाको कार्यान्वयन स्थिति (खर्चको अवस्था) सँग तादात्म्यता कायम गर्नु पर्दछ। साथै प्रदेशहरूले ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था गर्न बाँकी नै रहेको देखिँदा यथाशीघ्र यसको व्यवस्था गर्नुपर्ने देखिन्छ।

४.२.३ स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमासम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

आयोगले आर्थिक वर्ष २०७५/७६ को लागि प्रत्येक स्थानीय तहले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त गर्ने राजस्व बाँडफाँटको रकम र स्थानीय तहको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १० प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने तथा सोको परिचालन पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा गर्ने तर साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि आन्तरिक ऋण उपयोग नगर्ने गरी आयोगले सिफारिस गरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को लागि पनि स्थानीय तहले उठाउन सक्ने आन्तरिक ऋणको सीमा र उपयोगको सम्बन्धमा सोही व्यवस्थालाई निरन्तरता दिएर आयोगले सिफारिस गरेको थियो।

आर्थिक वर्ष २०७७/७८ को लागि स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमालाई केही बढाई प्रत्येक स्थानीय तहले नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त गर्ने राजस्व बाँडफाँट र आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने गरी आयोगले सिफारिस गरेको थियो। त्यसरी उठाइने ऋण रकमलाई पूँजी निर्माण र दीर्घकालीन लाभका क्षेत्रमा उपयोग गर्ने, ऋण लगानी गरी सञ्चालन हुने योजनाबाट प्राप्त हुने प्रतिफलबाट सो योजनामा गरिएको ऋण लगानीको साँवा र

व्याज भुक्तानी गर्ने सुनिश्चित भएका योजनामा मात्र आन्तरिक ऋण उपयोग गर्ने, साधारण प्रकृतिका र प्रशासनिक खर्चका लागि तथा अनुत्पादक क्षेत्रमा आन्तरिक ऋण उपयोग नगर्ने गरी सिफारिस गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को लागि पनि स्थानीय तहले उठाउन सक्ने आन्तरिक ऋणको सीमा सम्बन्धमा गत आर्थिक वर्षकै व्यवस्था अनुरूप हुने गरी आयोगले सिफारिस गरेको छ। उक्त ऋण रकमलाई पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढाउने क्षेत्रमा परिचालन गर्ने, ऋण लगानी गरी सञ्चालन हुने योजनाबाट प्राप्त हुने प्रतिफलबाट सो योजनामा गरिएको ऋण लगानीको साँवा र व्याज भुक्तानी गर्ने सुनिश्चित भएका योजनामा आन्तरिक ऋण परिचालन गर्ने, चालु प्रकृतिका र प्रशासनिक खर्चका लागि तथा अनुत्पादक क्षेत्रमा आन्तरिक ऋण परिचालन नगर्ने गरी सिफारिस गरिएको छ।

केही स्थानीय तहले समयमै वार्षिक बजेट तथा कार्यक्रम र आय-व्ययको विवरण पेश नगरेका तथा विवरण पेश गर्ने स्थानीय तहहरूको पनि स्वचालित रूपमा एकीकृत तथ्याङ्क प्राप्त हुन नसकेको हुँदा स्थानीय तहको आन्तरिक ऋण सङ्कलन सम्बन्धी विवरण उल्लेख गर्न सकिएको छैन। स्थानीय तहले आन्तरिक ऋण लिनका लागि आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था हुन बाँकी नै रहेको अवस्था हुँदा यस अवधिमा कुनै पनि स्थानीय तहले खुला बजारबाट आन्तरिक ऋण परिचालन गर्न सक्ने देखिदैन। स्थानीय तहले आन्तरिक ऋण लिन आवश्यक पर्ने थप कानुनी, संरचनात्मक र प्रक्रियात्मक व्यवस्था हुन बाँकी नै रहेको देखिदा यथाशीघ्र यसको व्यवस्था गर्नुपर्ने देखिन्छ।

नेपालको संविधानको धारा ६० को उपधारा (३) मा “प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ” भन्ने उल्लेख भएको छ, तर सोही धाराको उपधारा (६) मा “नेपाल सरकारले सङ्घीय सञ्चित कोषबाट प्रदान गर्ने सशर्त अनुदान, सम्पूरक अनुदान वा अन्य प्रयोजनका लागि दिने विशेष अनुदान वितरण सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुनेछ” भन्ने व्यहोरा उल्लेख हुँदा सम्पूरक अनुदान र विशेष अनुदानमा आयोगको भूमिका शून्य भएको छ।

विभिन्न तहका सरकारबीच हुने वित्तीय हस्तान्तरणको कुल परिमाणको विवरण प्राप्त नहुँदा सम्म एकातिर विभिन्न सङ्घीय इकाइहरूको खर्चको आवश्यकता र राजस्वको क्षमताको गणना गरी वित्तीय अन्तर पत्ता लगाउन सकिँदैन भने अर्कोतिर अन्तर-सरकारी वित्त हस्तान्तरण सन्तुलित, समन्यायिक र समतामूलक बनाउने प्रयास गरिएको छ छैन भन्ने कुराको अनुमान गर्न समेत कठिन पर्दछ।

यस सन्दर्भमा आयोगले परिमाण वा हिस्सा निर्धारण गर्ने र आधार तोक्ने अधिकार प्राप्त नगरेको भए तापनि सम्पूरक र विशेष अनुदानको चित्रबाट भविष्यमा वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गर्नमा वा वित्तीय समानीकरण अनुदानका आधारहरूमा पुनरावलोकन गर्नमा समेत अर्थपूर्ण सूचना प्राप्त हुने भएकोले नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको सम्पूरक अनुदान र विशेष अनुदानको कार्यान्वयनको अवस्था समेत सन्दर्भ सामग्रीका रूपमा सङ्क्षेपमा विश्लेषण गरिएको छ।

४.३ राजस्व बाँडफाँट सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

नेपालको संविधानको धारा ६० मा सङ्घ, प्रदेश तथा स्थानीय तहबीच राजस्व बाँडफाँटको स्पष्ट व्यवस्था रहेको छ। नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (क) मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकार अन्तर्गत “संविधान र कानून बमोजिम सङ्घीय सञ्चित कोषबाट सङ्घ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने” उल्लेख छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १५ को उपदफा (१) बमोजिम यस आयोगले नेपाल सरकार, प्रदेश तथा स्थानीय तहबीच र प्रदेश तथा स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा

निर्धारण गरी नेपाल सरकारमा सिफारिस गर्नुपर्ने दायित्व सहित बाँडफाँटका विभिन्न ७ वटा आधारहरू समेत दिएको छ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ ले सङ्घ, प्रदेश र स्थानीय तहबीचमा मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको बाँडफाँटको अनुपात निर्धारण तथा राजस्व रकम हस्तान्तरणको प्रकृया सम्बन्धी व्यवस्था गरेको छ। तदनुरूप सङ्घीय विभाज्य कोषमा सङ्कलन भएको मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्क रकममध्ये सङ्घ, प्रदेश र स्थानीय तहबीचमा क्रमशः ७०, १५ र १५ प्रतिशतको अनुपातमा बाँडफाँट गर्नु पर्दछ। त्यसै गरी आयोगले निर्धारण गरेको आधार र ढाँचा बमोजिम प्रदेश विभाज्य कोषमा र स्थानीय विभाज्य कोषमा जम्मा भएको रकम प्रत्येक प्रदेश र स्थानीय तहबीचमा बाँडफाँट गर्नु पर्दछ।

४.३.१ मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क बाँडफाँट सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

आयोगको मिति २०७६/११/२९ को निर्णय अनुसार आ.व. २०७७/७८ देखि लागु हुने गरी पाँच वर्षका लागि गरेको राजस्व बाँडफाँट सम्बन्धी सिफारिसको कार्यान्वयनको अवस्था यस खण्डमा विश्लेषण गरिएको छ। आ.व. २०७६/०७७ मा सङ्घीय विभाज्य कोषमा मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट सङ्कलित अन्तःशुल्क राजस्व समेत रू. २ खर्ब ८८ अर्ब ८८ करोड जम्मा भएकोमा ऐनको व्यवस्था बमोजिम १५ प्रतिशतले हुने रू. ४३ अर्ब ३३ करोड प्रदेश विभाज्य कोषमा र सोही अनुपातको रकम स्थानीय विभाज्य कोषमा हस्तान्तरण भएको देखियो। प्रदेश विभाज्य कोषको रकमलाई ७ वटा प्रदेश बीचमा बाँडफाँट गर्दा आयोगबाट सिफारिस गरिएको हिस्सा बमोजिम नै सम्बन्धित प्रदेशको सञ्चित कोषमा रकम हस्तान्तरण गरेको पाइयो। त्यसैगरी स्थानीय तहलाई राजस्व बाँडफाँट पश्चात सम्बन्धित स्थानीय सञ्चित कोषमा रकम हस्तान्तरण गर्दा पनि सिफारिस बमोजिम नै उपलब्ध गराइएको देखियो। तर २०७७ असार २१ गतेदेखि असार मसान्तसम्म विभाज्य कोषमा जम्मा भएको राजस्व सोही आर्थिक वर्षभित्र विभाजन नगरी असार मसान्तपछि विभाजन गरी हस्तान्तरण गर्ने अभ्यासबाट सम्बन्धित आर्थिक वर्षको वास्तविक राजस्व बाँडफाँटको परिमाण यकिन गर्न एवं प्रदेश तथा स्थानीय तहको राजस्व आम्दानी र स्रोतको प्रतिवेदन गर्न कठिन पर्न जाने देखिएको छ। आगामी दिनमा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ को उपदफा (६) बमोजिम प्रत्येक आर्थिक वर्षको अन्तिम महिनामा नै सो वर्षको राजस्व आय तथा सोको तहगत बाँडफाँट र हस्तान्तरणसम्बन्धी कार्यको हिसाब मिलान गर्नुपर्ने देखिन्छ। आ.व. २०७७/०७८ को असार २१ गतेसम्म सङ्घीय विभाज्य कोषमा मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट सङ्कलित अन्तःशुल्क राजस्व समेत रू. ३ खर्ब ४० अर्ब ९२ करोड जम्मा भएकोमा ऐनको व्यवस्था बमोजिम १५ प्रतिशतले हुने रू. ५१ अर्ब १३ करोड ७४ लाख प्रदेश विभाज्य कोषमा र सोही बराबरको रकम स्थानीय विभाज्य कोषमा हस्तान्तरण भएको देखियो।

तालिका - ४.५ सङ्घीय विभाज्य कोष र सोको बाँडफाँटको विवरण

(रु. लाखमा)

विवरण	आ.व. २०७६/०७७	आ.व. २०७७/०७८*
अनुमानित मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्त शुल्क रकम	४,२९,९३,२०	४,९०,००,००
सङ्घीय विभाज्य कोषमा जम्मा भएको कुल मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क रकम	२,८८,८८,३२	३,४०,९९,६२
सङ्घीय विभाज्य कोषबाट सङ्घीय सञ्चित कोषमा दाखिला गरिएको रकम	२,०२,२९,८३	२,३८,६४,९३
सङ्घीय विभाज्य कोषबाट प्रदेश विभाज्य कोषमा हस्तान्तरण गरिएको रकम	४३,३३,२५	५९,९३,७४
सङ्घीय विभाज्य कोषबाट स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरिएको रकम	४३,३३,२५	५,९९३,७४

स्रोत: महालेखा नियन्त्रक कार्यालय

* २०७८ असार २९ गते सम्मको संकलित रकम

सङ्घीय सरकारले राजस्व सङ्कलनको लागि अनुमान गरेको लक्ष्य बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको राजस्व बाँडफाँटको हिस्सा अनुसार हिसाब गरी हुन आउने रकम प्रदेश तथा स्थानीय सरकारलाई राजस्व बाँडफाँटको सिलिङ उपलब्ध गराउने गरिएको अवस्था छ। प्रदेश तथा स्थानीय सरकारले यसरी प्राप्त हुनसक्ने राजस्व बाँडफाँटको रकमको आधारमा आफ्नो कार्यक्रमहरू तय गरी प्रदेश तथा नगर/गाउँ सभाबाट स्वीकृत गराई कार्यान्वयनमा लैजाने गर्दछन्। तर पछि सङ्घीय सरकारले यथार्थमा गरेको राजस्व सङ्कलनको आधारमा मात्र राजस्व बाँडफाँट बापतको रकम हस्तान्तरण हुने हुँदा अनुमानित लक्ष्यको तुलनामा राजस्व सङ्कलन कम भएको अवस्थामा प्रदेश तथा स्थानीय तहले राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट कार्यान्वयन गर्ने गरी तय गरेका कार्यक्रमहरू प्रभावित भएका, भुक्तानी गर्न नसकिँदा स्थानीय सरकारको साख माथि नै प्रश्नचिन्ह खडा भएको भन्ने जस्ता गुनासो आयोग समक्ष निरन्तर आइरहेको अवस्था छ। यस सम्बन्धमा सङ्घीय सरकारले राजस्वको लक्ष्य कायम गर्दा ध्यान दिनुपर्ने देखिन्छ भने असुली कम हुँदै गई लक्ष्य नभेटिने अवस्था भई लक्ष्य पुनरावलोकन गरिएको अवस्थामा सो को जानकारी यथासमयमा प्रदेश तथा स्थानीय तहलाई पनि दिन जरूरी देखिन्छ। त्यसैगरी, प्रदेश तथा स्थानीय तहले पनि सङ्घीय सरकारले गरेको राजस्व सङ्कलनको पुनरावलोकनलाई ध्यानमा राखी तदनुकुल आफ्ना कार्यक्रमहरूको पुनरावलोकन तथा परिमार्जन गर्नुपर्ने देखिन्छ।

४.३.२ सवारी साधन करको बाँडफाँट सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

प्रदेश र स्थानीय सरकार दुवैको अधिकारसूचीमा परेका राजस्वको स्रोतहरू मध्ये अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ५ बमोजिम प्रदेशले दर निर्धारण तथा राजस्व सङ्कलन गर्ने जिम्मेवारी पाएको सवारी साधन कर सोही ऐनको दफा ६क. अनुसार प्रदेश विभाज्य कोषमा जम्मा गर्ने व्यवस्था छ। प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये ६० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा र बाँकी ४० प्रतिशत रकम आयोगले निर्धारण गरी सिफारिस गरेको आधार र ढाँचाबमोजिम सम्बन्धित प्रदेशभित्रका स्थानीय तहहरूलाई मासिक रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। प्रदेशले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व र सोको बाँडफाँट सम्बन्धी तथ्याङ्क आयोगले सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्राप्त गरेको छ, जसको विस्तृत विवरण देहाय बमोजिम रहेको छ-

सङ्कलन गरेको राजस्व रू. १ अर्ब ३७ करोड ८७ लाख मध्ये ४० प्रतिशतले हुन आउने रू. ५५ करोड १५ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको देखिन्छ।

लुम्बिनी प्रदेश

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. १ अर्ब ६६ करोड ३६ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. ६६ करोड ५४ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. १ अर्ब ८५ करोड ३४ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. ७४ करोड १४ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको छ। त्यसैगरी प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलबाट प्राप्त चैत मसान्तसम्म संकलित रकम समावेश भएको प्रारम्भिक विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. २ अर्ब ४० करोड ६८ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. ९६ करोड २७ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको देखिन्छ।

कर्णाली प्रदेश

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. ८ करोड २० लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. ३ करोड २८ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. ९ करोड १३ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. ३ करोड ६५ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको छ। त्यसैगरी प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतबाट प्राप्त प्रारम्भिक विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. १३ करोड ३९ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. ५ करोड ३६ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको देखिन्छ।

सुदूरपश्चिम प्रदेश

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. ४१ करोड ९ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. १६ करोड ४३ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. ४३ करोड १ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. १७ करोड २० लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको छ। त्यसैगरी प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीबाट प्राप्त प्रारम्भिक विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले सवारी साधन कर बापत सङ्कलन गरेको राजस्व रू. ५२ करोड ८५ लाखमध्ये ४० प्रतिशतले हुन आउने रू. २१ करोड १४ लाख स्थानीय विभाज्य कोषमा हस्तान्तरण गरेको देखिन्छ।

४.४ प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँट सम्बन्धी सिफारिस कार्यान्वयनको अवस्था

प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीलाई नेपालको संविधानको अनुसूची-९ मा सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारको साझा सूचीका विषय अन्तर्गत राखिएको छ। अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम नेपाल सरकारले एक सङ्घीय विभाज्य कोष खडा गरी जम्मा गरेको प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी रकम नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच अनुसूची-४ अनुसार वार्षिक रूपमा नेपाल सरकारले आयोगको सिफारिसमा प्राकृतिक स्रोतको उपयोगबाट प्रभावित हुने प्रदेश तथा स्थानीय तहलाई प्रभावित भएको अनुपातमा समन्यायिक रूपमा बाँडफाँट गरी सङ्घीय सञ्चित कोष, प्रदेश सञ्चित कोष र स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी वितरण गर्ने व्यवस्था छ।

आर्थिक वर्ष २०७५/७६ मा सङ्कलन भएको रोयल्टी रकमलाई वार्षिक रूपमा बाँडफाँट तथा वितरण गर्ने गरी आयोगले मिति २०७६ श्रावण २४ मा सिफारिस गरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा सङ्कलन भएको रोयल्टी रकमलाई वार्षिक रूपमा बाँडफाँट तथा वितरण गर्ने गरी आयोगले मिति २०७७ वैशाख ३१ मा नेपाल सरकारलाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम बाँडफाँटको आधार, ढाँचा र हिस्सा सिफारिस गरेको थियो। उक्त सिफारिसको विस्तृत विवरण आयोगको आर्थिक वर्ष २०७६/७७ को दोस्रो वार्षिक प्रतिवेदनमा समेटिएको छ। आर्थिक वर्ष २०७७/७८ को मिति २०७८ वैशाख १५ मा गरिएको सिफारिस कार्यान्वयन भई नसकेकोले सोसँग सम्बन्धित विवरण यस प्रतिवेदनमा समावेश भएको छैन।

सम्बन्धित विषयगत विभागहरूबाट प्राप्त तथ्याङ्कका आधारमा आर्थिक वर्ष २०७६/७७ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीका शीर्षकहरू पर्वतारोहण, विद्युत, वन र खानी तथा खनिजबाट कुल रकम रु. ४ अर्ब ४५ करोड ३३ लाख ४५ हजार रोयल्टी सङ्कलन हुने अनुमान गरिएको थियो। यसै अनुमानलाई आधार मानी वार्षिक रूपमा बाँडफाँटका लागि आयोगले रोयल्टीको हिस्सा निर्धारण गरी नेपाल सरकारलाई सिफारिस गरेको थियो। महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार सो आर्थिक वर्षमा उल्लिखित चारवटा रोयल्टी शीर्षकमा रु. ५ अर्ब ३७ करोड ३४ लाख ६९ हजार असुली भएको देखियो। आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी रकम र सोको बाँडफाँटको शीर्षकगत विवरण तालिका नं. ४.६ मा प्रस्तुत गरिएको छ:

तालिका - ४.६ आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी र बाँडफाँटको विवरण

(रु. हजारमा)


क्र. सं.	रोयल्टीको शीर्षक	विभाज्य कोषमा जम्मा	नेपाल सरकार	प्रदेश सरकार	स्थानीय तह
१.	पर्वतारोहण	४४,८२,२०	३६,३८,१६	४,२२,०२	४,२२,०२
२.	विद्युत	२,८७,९५,२५	१,४५,७३,७२	७१,१०,७७	७१,१०,७७
३.	वन	१,१९,५५,८०	५९,७७,९०	२९,८८,९५	२९,८८,९५
४.	खानी तथा खनिज	८५,०१,४४	५२,१३,४५	१६,४४,००	१६,४४,००
५.	पानी तथा अन्य	५,७४,६९	५,७४,६९	-	-
	जम्मा	५,४३,०९,३८	२,९९,७७,९२	१,२९,६५,७३	१,२९,६५,७३

स्रोत: महालेखा नियन्त्रक कार्यालय

आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय विभाज्य कोषको विवरण अनुसार पानी तथा अन्य प्राकृतिक स्रोत समेत पाँचवटा रोयल्टी शीर्षकमा रु. ५ अर्ब ४३ करोड ९ लाख ३८ हजार रोयल्टी जम्मा भएको देखिन्छ। जसमध्ये नेपाल सरकारलाई रु. २ अर्ब ९९ करोड ७७ लाख ९२ हजार, प्रदेश सरकारलाई रु. १ अर्ब २१ करोड ६५ लाख ७३ हजार र स्थानीय तहलाई रु. १ अर्ब २१ करोड ६५ लाख ७३ हजार हस्तान्तरण गरिएको पाइयो। पानी तथा अन्य रोयल्टी शीर्षकमा जम्मा भएको रोयल्टी रु. ५ करोड ७४ लाख ६९ हजार बाँडफाँट नभई नेपाल सरकारको सञ्चित कोषमा जम्मा गरेको देखिन्छ। यस सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयको मिति २०७८/०६/०७ को पत्रबाट भुलवश राजस्व जम्माकर्ताले बाँडफाँट नहुने राजस्व अन्य बाँडफाँट हुने राजस्व सङ्कलन शीर्षकमा जम्मा गरेकोले प्रतिवेदन फरक पर्न गएको भनी लेखी आएको छ।


आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच बाँडफाँटको विवरण चित्र नं. ४.३ मा देखाइएको छ:

चित्र - ४.३ सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी र बाँडफाँट



आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ को उपदफा (२) सँग सम्बन्धित अनुसूची-४ बमोजिम नेपाल सरकारलाई ५० प्रतिशत, प्रदेश सरकारलाई २५ प्रतिशत र स्थानीय तहलाई २५ प्रतिशत बाँडफाँट गर्नुपर्नेमा बाँडफाँटको अवस्था वन शीर्षक बाहेक अन्यमा फरक रहेको देखिन्छ। यस सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयको मिति २०७८/०६/०७ को पत्रबाट भुलवश राजस्व जम्माकतलि बाँडफाँट नहुने राजस्व बाँडफाँट हुने शीर्षकमा जम्मा गरेको रकमका कारण सोको प्रतिशत समेत फरक पर्न गएको भनी लेखी आएको छ। जसलाई तलको चित्र नं. ४.४ मा देखाइएको छ।

चित्र - ४.४ तीन तहका सरकारबीच रोयल्टी बाँडफाँट



४.४.१ प्रदेश सरकारले प्राप्त गरेको रोयल्टी

सङ्घीय विभाज्य कोषबाट आयोगको सिफारिसमा नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी सातै प्रदेश सरकारलाई रु. १ अर्ब ४३ करोड २२ लाख ५० हजार बाँडफाँट गरी वितरण गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा रु. १ अर्ब २१ करोड ६५ लाख ७३ हजार बाँडफाँट गरी वितरण गरेको छ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को रोयल्टी बाँडफाँटबाट प्रदेश सरकारहरूले प्राप्त गरेको शीर्षकगत रोयल्टीको विवरण देहायबमोजिम रहेको छ:

तालिका - ४.७ प्रदेश सरकारले प्राप्त गरेको रोयल्टीको विवरण

(रु. हजारमा)


आर्थिक वर्ष	रोयल्टीको शीर्षक	पर्वतारोहण	विद्युत	राष्ट्रिय वन	संरक्षित क्षेत्र	खानी तथा खनिज	जम्मा रोयल्टी रकम
	प्रदेश सरकार						
२०७५/७६	प्रदेश नं. १	११४,२६९	२२,९३६	४३,८६२	४५,३६२	२०,३६९	२४६,७९७
	प्रदेश नं. २	०	०	१०,१७०	७,४५५	०	१७,६२५
	बागमती प्रदेश	१२,२८६	३९९,३१८	१९,३३४	५६,१०६	४४,०२८	५३१,०७३
	गण्डकी प्रदेश	१०,७७३	२२५,५०५	२५,१८९	२४,३६५	५८	२८५,८८९
	लुम्बिनी प्रदेश	०	९५,३६३	५०,४४९	१५,१८०	८९,९९१	२५०,९८३
	कर्णाली प्रदेश	८७२	२०२	११,४८१	१८,५९५	२२	३१,१७१
	सुदूरपश्चिम प्रदेश	१६६	५,३८७	५९,५६३	३,५२३	७२	६८,७११
	जम्मा	१३८,३६६	७४८,७११	२२०,०४८	१७०,५८६	१५४,५३९	१,४३२,२५०
२०७६/७७	प्रदेश नं. १	२७,७२३	२५,५२१	४२,३२३	३,०५२	१२,८०९	१११,४२७
	प्रदेश नं. २	०	०	१६,७८७	४,४७५	०	२१,२६२
	बागमती प्रदेश	२,८४२	३४६,३९९	१६,९६६	२९,०५५	२६,५२०	४२१,७८२
	गण्डकी प्रदेश	११,२०३	२३४,१६२	४६,२६९	१४,६९४	४२८	३०६,७५६
	लुम्बिनी प्रदेश	१०२	९८,२५७	६४,१११	१०,०१५	१२४,५८१	२९७,०६७
	कर्णाली प्रदेश	२९७	१६४	९,१५१	३,५५१	१९	१३,१८१
	सुदूरपश्चिम प्रदेश	३६	६,५७३	३६,५६९	१,८७८	४३	४५,०९९
	जम्मा	४२,२०२	७११,०७७	२३२,१७५	६६,७२०	१६४,४००	१,२९६,५७३

स्रोत: महालेखा नियन्त्रक कार्यालय

आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा कम प्रदेश नं. २ सरकारले रु. १ करोड ७६ लाख २५ हजार र सबैभन्दा बढी बागमती प्रदेश सरकारले रु. ५३ करोड १० लाख ७३ हजार प्राप्त गरेको छ। त्यसैगरी प्रदेश नं. २ सरकारले वन क्षेत्रको मात्र रोयल्टी रकम प्राप्त गरेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा कम कर्णाली प्रदेश सरकारले रु. १ करोड ३१ लाख ८१ हजार र सबैभन्दा बढी बागमती प्रदेश सरकारले रु. ४२ करोड १७ लाख ८२ हजार प्राप्त गरेको छ। त्यसैगरी प्रदेश नं. २ सरकारले वन क्षेत्रको मात्र रु. २ करोड १२ लाख ६२ हजार रोयल्टी प्राप्त गरेको देखिन्छ।

आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को रोयल्टी बाँडफाँटबाट प्रदेश सरकारहरूले प्राप्त गरेको शीर्षकगत रोयल्टीको विवरणबाट प्रदेश नं. २ र कर्णाली प्रदेशले कम रोयल्टी प्राप्त गरेका छन् भने क्रमशः बागमती, गण्डकी र लुम्बिनी प्रदेशले बढी रोयल्टी प्राप्त गरेका छन्।

चित्र - ४.५ प्रदेश सरकारले प्राप्त गरेको रोयल्टी



उपर्युक्त तथ्याङ्कबाट प्रदेश नं २ सरकारले वन क्षेत्रबाट उठेको रोयल्टीको रकम मात्र प्राप्त गरेको देखिन्छ भने अन्य प्रदेश सरकारले चारवटै क्षेत्रबाट उठेको रोयल्टी रकम प्राप्त गरेको देखिन्छ।

४.४.२ स्थानीय तहले प्राप्त गरेको रोयल्टी

सङ्घीय विभाज्य कोषबाट आयोगको सिफारिसमा नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रु. १ अर्ब ४३ करोड ५८ लाख ६७ हजार बाँडफाँट गरी ५७६ स्थानीय तहलाई वितरण गरेको देखियो। राष्ट्रिय वनबाट सङ्कलन भएको रोयल्टी बापत कुनै स्थानीय तहले रु ५ हजारभन्दा कम पाउने अवस्थामा सो स्थानीय तह रहेको जिल्लाका सम्पूर्ण स्थानीय तहको वनबाट सङ्कलन भएको रोयल्टी बाँडफाँट नगरी पछिल्लो आर्थिक वर्षमा बाँडफाँट गर्ने गरी सुरक्षित राखिएकोले सबै स्थानीय तहले रोयल्टी प्राप्त गरेका थिएनन्। आयोगको सिफारिसमा आर्थिक वर्ष २०७६/७७ को रोयल्टी ७५३ स्थानीय तहलाई रु. १ अर्ब २१ करोड ६५ लाख ७३ हजार बाँडफाँट तथा वितरण भएको छ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को रोयल्टी बाँडफाँटबाट स्थानीय तहले प्राप्त गरेको शीर्षकगत रोयल्टीको विवरण देहायबमोजिम रहेको छ:

तालिका - ४.८ स्थानीय तहले प्राप्त गरेको रोयल्टीको विवरण


आर्थिक वर्ष	रोयल्टीको शीर्षक	रोयल्टी प्राप्त गरेका स्थानीय तहको सङ्ख्या	स्थानीय तहले प्राप्त गरेको सबैभन्दा कम रोयल्टी रकम (रु.)	स्थानीय तहले प्राप्त गरेको सबैभन्दा बढी रोयल्टी रकम (रु. हजारमा)	स्थानीय तहले प्राप्त गरेको जम्मा रोयल्टी रकम (रु. हजारमा)
२०७५/७६	पर्वतारोहण	९९	१३६	८२,८९६	१३८,३६६
	विद्युत	१०२	३३,१९४	८८,८४०	७४८,७११
	राष्ट्रिय वन	५०४	५,६३९	४,१६०	२२३,६६५
	संरक्षित क्षेत्र	११२	१०,५९९	३२,१३६	१७०,५८६
	खानी तथा खनिज	५९	५२५	२७,५१५	१५४,५३९
	जम्मा	५७६	१,२५०	११५,०३२	१,४३५,८६७
२०७६/७७	पर्वतारोहण	१०३	२६	१३,४४३	४२,२०२

आर्थिक वर्ष	रोयल्टीको शीर्षक	रोयल्टी प्राप्त गरेका स्थानीय तहको सङ्ख्या	स्थानीय तहले प्राप्त गरेको सबैभन्दा कम रोयल्टी रकम (रु.)	स्थानीय तहले प्राप्त गरेको सबैभन्दा बढी रोयल्टी रकम (रु. हजारमा)	स्थानीय तहले प्राप्त गरेको जम्मा रोयल्टी रकम (रु. हजारमा)
	विद्युत	१०८	३,८५८	४४,४३०	७११,०७७
	राष्ट्रिय वन	७५३	४६५	५,५१२	२३२,१७५
	संरक्षित क्षेत्र	११२	१८,३०९	५,७७८	६६,७२०
	खानी तथा खनिज	५२	७६१	४९,०१९	१६४,४००
	जम्मा	७५३	४६५	५०,३९२	१,२१६,५७३

स्रोत: महालेखा नियन्त्रक कार्यालय

आर्थिक वर्ष २०७५/७६ मा सबै रोयल्टी शीर्षकबाट प्राप्त गरेको मध्ये सबैभन्दा कम धादिङ्गको गल्छी गाउँपालिकाले रु. १ हजार २५० र सबैभन्दा बढी सोलुखुम्बुको खुम्बुपासाङ्ग गाउँपालिकाले रु. ११ करोड ५० लाख ३२ हजार प्राप्त गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा कम पर्साको धोविनी गाउँपालिकाले रु. ४६५ र सबैभन्दा बढी दोलखाको तामाकोशी गाउँपालिकाले रु. ५ करोड ३ लाख ९२ हजार प्राप्त गरेको अवस्था छ।

चित्र - ४.६ स्थानीय तहले प्राप्त गरेको रोयल्टी



आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को रोयल्टी बाँडफाँटबाट स्थानीय तहले प्राप्त गरेको शीर्षकगत रोयल्टीको विवरण अनुसार पर्वतारोहण, विद्युत र संरक्षित क्षेत्रको रोयल्टी घटेको अवस्था देखिन्छ भने राष्ट्रिय वन र खानी तथा खनिजको रोयल्टी बढेको देखिन्छ।

४.४.३ प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँट र प्राकृतिक स्रोत परिचालन तथा बाँडफाँट सम्बन्धी विषयका सुझाव कार्यान्वयनको अवस्था

आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७७ मार्फत उपलब्ध गराइएका सुझाव कार्यान्वयनको अवस्था देहायबमोजिम देखिन्छः

- प्राकृतिक स्रोतको परिचालनका लागि लगानी र प्रतिफल तथा लाभको बाँडफाँटका साथै राष्ट्रिय प्राकृतिक स्रोत सम्बन्धी एकीकृत कानून बनाउन दिइएको सुझाव हालसम्म कार्यान्वयन नभएको।
- अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ को द्रष्टव्य (१) मा संशोधन गरी “जिल्ला समन्वय समिति” शब्द हटाउन सुझाव दिइएकोमा हालसम्म कार्यान्वयन नभएको।
- प्राकृतिक स्रोतबाट स्थानीय तहलाई प्राप्त रोयल्टीको रकम सम्बन्धित प्राकृतिक स्रोतको संरक्षण, संवर्द्धन र विकासमा उपयोग गर्नुपर्नेमा सो बमोजिम पूर्ण रूपमा उपयोग गरेको नपाइएको।
- प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको रकम तीनै तहका सरकारले परिचालित प्राकृतिक स्रोतबाट प्रभावित क्षेत्र र जनसङ्ख्यालाई आधार मानी उपयोग हुने व्यवस्था सुनिश्चित नगरेको।
- सङ्घ तथा प्रदेश सरकारले प्राप्त रोयल्टी रकमबाट सम्बन्धित प्राकृतिक स्रोत रहेको प्रदेश तथा स्थानीय तह बाहेकका प्रदेश तथा स्थानीय तहमा वातावरण संरक्षण तथा वातावरणीय प्रभावको नकारात्मक पक्षलाई न्यूनीकरणका साथै स्रोतको विकासमा उपयोगको आवश्यक व्यवस्था पूर्ण रूपमा हुन नसकेको।
- नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गरेका २७ वटा हिमालचुलीबाट सङ्कलन हुने रोयल्टी नियमित रूपमा सङ्घीय विभाज्य कोषमा जम्मा हुनुपर्ने भनी उपलब्ध गराइएको सुझाव कार्यान्वयन भएको नदेखिएको।
- पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी बाँडफाँटलाई अझ बढी व्यवस्थित र समन्यायिक बनाउन लस्कर मार्ग सम्बन्धी सूचक समावेश गर्न महत्वपूर्ण देखिएकोमा हालसम्म पर्वतारोहणको क्रममा आधार शिविरसम्म पुग्ने लस्कर मार्गका विवरण, तिनको लम्बाइ र सो मार्गमा पर्ने स्थानीय तह सहितको विवरण आयोगलाई उपलब्ध नभएको।
- तीनै तहका सरकारले राष्ट्रिय वन र राष्ट्रिय निकुञ्ज अन्तर्गतको संरक्षित क्षेत्रबाट प्राप्त रोयल्टी रकम वनको अवस्थिति, वनमा आश्रित जनसङ्ख्या र प्रभाव क्षेत्रका जनतालाई लाभ पुग्ने तथा वनको संरक्षण, संवर्द्धन गरी हरियाली प्रवर्द्धन गर्ने कार्यमा उपयोग गर्नुपर्नेमा प्रभावकारी कार्यक्रम संचालन भएको नदेखिएको।
- ढुङ्गा, गिट्टी तथा बालुवा सम्बन्धी स्रोतको परिचालन, व्यवस्थापन र नियमन सम्बन्धमा सङ्घीय संरचना बमोजिमका तीनै तहका सरकारको स्पष्ट भूमिका सहित यसको सञ्चालन, व्यवस्थापन र नियमन गर्ने गरी कानुनी बन्दोवस्त गर्नुपर्ने सुझाव दिइएकोमा कार्यान्वयन नभएको।

४.५ नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको समपूरक तथा विशेष अनुदान कार्यान्वयनको अवस्था

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १०(१) मा भएको व्यवस्था बमोजिम “नेपाल सरकारले प्रदेश वा स्थानीय तहलाई पूर्वाधार विकास सम्बन्धी कुनै योजना कार्यान्वयन गर्न समपूरक अनुदान प्रदान गर्न सक्नेछ” भन्ने व्यवस्था गरिएको छ। यसरी समपूरक अनुदान प्रदान गर्दा योजनाको सम्भाव्यता, लागत, प्राप्त हुने प्रतिफल वा लाभ, योजना कार्यान्वयन गर्न सक्ने वित्तीय तथा भौतिक क्षमता वा जनशक्ति र योजनाको आवश्यकता र प्राथमिकता जस्ता कुराहरूलाई आधार लिनुपर्ने हुन्छ। सोही दफाको उपदफा (३) मा “प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम समपूरक अनुदान प्रदान गर्न सक्नेछ” भन्ने व्यवस्था गरिएको छ भने उपदफा (४) मा

“उपदफा (१) र (३) बमोजिमको समपूरक अनुदान कुनै योजनाको कुल लागतको अनुपातका आधारमा प्रदान गरिनेछ ” भन्ने व्यवस्था उल्लेख छ।


विगत तीन आर्थिक वर्षहरूमा कुल रू. २० अर्ब ७७ करोड ४८ लाख २० हजार समपूरक अनुदानका लागि बजेट व्यवस्था भएकोमा उक्त रकमको करिब ७३ प्रतिशत मात्र खर्च भएको देखिन्छ। प्रासिका हिसाबले प्रदेश नं २ ले कुल समपूरक अनुदान रकमको केवल ४ प्रतिशत र गण्डकी प्रदेशले ७.५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ भने बागमती प्रदेशले सबै भन्दा बढी अर्थात २८.४ प्रतिशत हिस्सा प्राप्त गरेको छ। खर्चका हिसाबले कर्णाली प्रदेशले प्राप्त समपूरक अनुदानको केवल ४०.४ प्रतिशत मात्र उपयोग गर्न सकेको देखिन्छ भने गण्डकी प्रदेशले ५० प्रतिशतको हाराहारीमा खर्च गरेको देखिन्छ। समपूरक अनुदानको खर्चको अवस्था तालिका नं ४.९ मा प्रस्तुत गरिएको छ। आगामी दिनहरूमा समपूरक अनुदानको वितरण गर्दा खर्च गर्न सक्ने क्षमता वृद्धि गर्ने उपायका बारेमा समेत विचार गर्नुपर्ने देखिन्छ।

तालिका - ४.९ समपूरक अनुदानको लागि बजेट व्यवस्था एवं खर्चको विवरण

	आर्थिक वर्ष २०७५/७६		आर्थिक वर्ष २०७६/७७		आर्थिक वर्ष २०७७/७८	
	बजेट रकम	निकासा रकम	बजेट रकम	निकासा रकम	बजेट रकम	निकासा रकम
प्रदेश नं १	६८०,०००,०००	६८०,०००,०००	७५३,८००,०००	७५३,८००,०००	८४२,७००,०००	८४२,७००,०००
प्रदेश नं २	४४०,०००,०००	२९३,३३३,३३३	२३३,७००,०००	२३३,७००,०००	२७,७००,०००	२७,७००,०००
बागमती प्रदेश	६००,०००,०००	६००,०००,०००	६४६,६००,०००	६४६,६००,०००	८१८,२००,०००	८१८,२००,०००
गण्डकी प्रदेश	६८०,०००,०००	०	१,२५८,०००,०००	८६१,६००,०००	१,४९८,९००,०००	१,४९८,९००,०००
लुम्बिनी प्रदेश	६९०,०००,०००	६९०,०००,०००	६९७,७००,०००	६९७,७००,०००	४८३,३००,०००	४८३,३००,०००
कर्णाली प्रदेश	९२०,०००,०००	९२०,०००,०००	४६८,९००,०००	४६८,९००,०००	२५२,५००,०००	२५०,०००,०००
सुदूरपश्चिम प्रदेश	८००,०००,०००	८००,०००,०००	९६६,९००,०००	५६६,९००,०००	१,२६२,९००,०००	१,२६२,९००,०००
जम्मा	४८१००००००	३९८३३३३३३३	५०२४८०००००	४२२८४०००००	५१८६२०००००	५१८३७०००००


विगत तीन आर्थिक वर्षहरूमा नेपाल सरकारबाट प्रदेशहरूमा जाने समपूरक अनुदान हस्तान्तरणको अङ्क निरन्तर बढ्दो प्रवृत्तिमा देखिएको छ (चित्र नं. ४.७)।

चित्र - ४.७ समपूरक अनुदान हस्तान्तरणको प्रवृत्ति




प्रदेशगत समपुरक अनुदानको वितरण


चित्र - ४.८ आर्थिक वर्ष २०७५/७६ मा समपुरक अनुदान हस्तान्तरणको प्रदेशगत अनुपात



चित्र - ४.९ आर्थिक वर्ष २०७६/७७ मा समपुरक अनुदान हस्तान्तरणको प्रदेशगत अनुपात



चित्र - ४.१० आर्थिक वर्ष २०७७/७८ मा समपुरक अनुदान हस्तान्तरणको प्रदेशगत अनुपात



माथिका चित्रहरूबाट यो स्पष्ट हुन्छ कि अरू प्रदेशहरूको तुलनामा बागमती प्रदेशले पाएको समपूरक अनुदानको अनुपात तुलनात्मक हिसाबले स्थिर देखिन्छ भने गण्डकी प्रदेशले आ.व. २०७५/७६ मा समपूरक अनुदान प्राप्त गरेको नदेखिएतापनि बाँकी दुई आर्थिक वर्षहरूमा समपूरक अनुदानको ठूलो हिस्सा प्राप्त गरेको देखिन्छ। यी तथ्याङ्कहरूले समपूरक अनुदान कुन प्रदेशमा बढी आवश्यक पर्ने हो भन्ने भन्दा पनि कुन प्रदेशले समपूरक अनुदान माग गर्दा विधि प्रकृया पुऱ्याउन सक्छ, सो प्रदेशले बढी हिस्सा प्राप्त गरेको हुन सक्ने देखिएकोले उक्त अनुदान दावी गर्नका लागि क्षमता विकास गर्नुपर्ने आवश्यकता समेत देखिन आएको छ।

प्रस्तुत तथ्याङ्कको आधारमा मात्र समपूरक अनुदानको हस्तान्तरण ऐनले व्यवस्था गरेकै प्रयोजनका लागि खर्च भए नभएको यकिन गर्न सकिने अवस्था देखिँदैन भने आयोगले समपूरक अनुदान हस्तान्तरणको जानकारी प्राप्त नगर्ने हुँदा वित्तीय समानीकरण अनुदानमा यो अनुदानले कति चाप घटाउन (offset) सक्छ भन्ने कुरा पनि अनुमान गर्न नसकिने अवस्था रहेको छ।

विशेष अनुदानतर्फ

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ११(१) मा भएको व्यवस्था बमोजिम “नेपाल सरकारले देहायको कुनै उद्देश्य राखी प्रदेश वा स्थानीय तहबाट सञ्चालन गरिने कुनै खास योजनाको लागि विशेष अनुदान प्रदान गर्न सक्नेछ” भन्ने व्यवस्था गरिएको छ:

- (क) शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गर्ने,
- (ख) अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने,
- (ग) आर्थिक सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान र विकास गर्ने।

सोही दफाको उपदफा (२) मा “प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम विशेष अनुदान प्रदान गर्न सक्नेछ” भन्ने व्यवस्था गरिएको छ भने उपदफा (३) मा “विशेष अनुदान प्रदान गर्ने कार्यविधि तथा अन्य व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ” भन्ने व्यवस्था उल्लेख छ।

विगत तीन आर्थिक वर्षहरूमा प्राप्त तथ्याङ्कको आधारमा विश्लेषण गर्दा सबैभन्दा कम विशेष अनुदान पाउने प्रदेशहरूमा गण्डकी प्रदेश (४.७८ प्रतिशत) र प्रदेश नं १ (६.२४ प्रतिशत) छन् भने सबैभन्दा धेरै विशेष अनुदानको हिस्सा प्राप्त गर्नेमा लुम्बिनी प्रदेश (२५.९४ प्रतिशत) रहेको छ। प्रदेश नं २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले प्राप्त गरेको विशेष अनुदानको हिस्सा करिब करिब उस्तै देखिन्छ। प्राप्त अनुदानको उपयोगका हिसाबले हेर्दा लुम्बिनी प्रदेश सबैभन्दा अगाडि (९६.७ प्रतिशत) देखिन्छ भने प्रदेश नं २, गण्डकी प्रदेश र कर्णाली प्रदेशले प्राप्त विशेष अनुदान रकमको क्रमशः ६७, ६३ र ६२ प्रतिशत मात्र खर्च गर्न सकेका छन्।

प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं १, प्रदेश नं २, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले विशेष अनुदानतर्फ कुनै रकम प्राप्त गरेको देखिँदैन भने प्रदेश नं १ ले आर्थिक वर्ष २०७७/७८ मा पनि कुनै रकम प्राप्त गरेको छैन। यस हिसाबले हेर्दा विशेष अनुदान अन्तर्गत बहुवर्षीय योजनाहरू सञ्चालन गर्नु पर्ने अवस्थामा योजना सम्पन्न नहुँदासम्म विशेष अनुदानको हिस्सा प्राप्त गर्ने अवस्थाको सुनिश्चितता नभएमा त्यस्ता आयोजनाहरूको भविष्य अनिश्चित हुने देखिन्छ।

गत तीन आर्थिक वर्षहरूमा गरी कुल रु. ८ अर्ब ८७ लाख २९ हजार विशेष अनुदान अन्तर्गत बजेट व्यवस्था गरिएकोमा सो को ८० प्रतिशत रकम खर्च भएको देखिन्छ। विशेष अनुदानको वितरण र खर्चको प्रदेशगत अवस्था तालिका नं ४.१० मा प्रस्तुत गरिएको छ।

तालिका - ४.१० विशेष अनुदानको लागि बजेट व्यवस्था र निकासको विवरण

(रु. हजारमा)

	आर्थिक वर्ष २०७५/७६		आर्थिक वर्ष २०७६/७७		आर्थिक वर्ष २०७७/७८	
	बजेट रकम	निकास रकम	बजेट रकम	निकास रकम	बजेट रकम	निकास रकम
प्रदेश नं १	६५,७१,०६	६५,७१,०६	५४,५०,००	५४,५०,००	५३,५०,००	५३,५०,००
प्रदेश नं २	६८,७६,९८	४५,८४,३३	६५,००,००	६५,००,००	४९,५०,००	४९,५०,००
बागमती प्रदेश	०.००	०.००	४९,००,००	४९,००,००	४९,००,००	४९,००,००
गण्डकी प्रदेश	६७,३६,४७	०	८६,००,००	६९,००,००	५४,००,००	५४,००,००
लुम्बिनी प्रदेश	०.००	०.००	५७,५२,६०	५७,५२,६०	२९,००,००	२९,००,००
कर्णाली प्रदेश	९०,७७,९९	९०,७७,९९	८९,००,००	८९,००,००	४६,००,००	४६,००,००
सुदूरपश्चिम प्रदेश	७८,७७,६५	७८,७७,६५	७५,००,००	७५,००,००	४८,५०,००	४८,५०,००
जम्मा	३,७९,३९,३५	२,८९,९०,२३	४,६०,०२,६०	३,९५,०२,६०	३,९३,५०,००	३,९९,५०,००

स्रोत: महालेखा नियन्त्रकको कार्यालय

आर्थिक वर्ष २०७५/७६ मा कुल ३ अर्ब ७९ करोड ३९ लाख ३५ हजार विशेष अनुदान हस्तान्तरणको लागि बजेट व्यवस्था भएकोमा रु. २ अर्ब ८९ करोड ९० लाख २३ हजार (बजेट व्यवस्थाको ७५.७ प्रतिशत) प्रदेश सरकारहरूलाई हस्तान्तरण भएको देखिन्छ। उक्त आर्थिक वर्षमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि कुनै रकम विशेष अनुदान हस्तान्तरण भएको देखिँदैन भने कुल हस्तान्तरित विशेष अनुदान मध्ये २३.४ प्रतिशत प्रदेश नं १ ले, १६.३ प्रतिशत प्रदेश नं २ ले, ३२.४ प्रतिशत कर्णाली प्रदेशले र २८.०२ प्रतिशत सुदूर पश्चिम प्रदेशले प्राप्त गरेका छन्। गण्डकी प्रदेशका लागि रु. ६७ करोड ३६ लाख ४७ हजार विशेष अनुदानको बजेट व्यवस्था भए पनि हस्तान्तरण नभएको महालेखा नियन्त्रकको कार्यालयबाट प्राप्त तथ्याङ्कले देखाउँछ।

त्यसै गरी आर्थिक वर्ष २०७६/७७ मा कुल रु. ४ अर्ब ६० करोड २ लाख ६० हजार विशेष अनुदान हस्तान्तरणको लागि बजेट व्यवस्था भएकोमा रु. ३ अर्ब ९५ करोड २ लाख ६० हजार (बजेट व्यवस्थाको ८५.८७ प्रतिशत) प्रदेश सरकारहरूलाई हस्तान्तरण भएको देखिन्छ। उक्त अनुदानबाट प्रदेश नं १ ले १३.८ प्रतिशत, प्रदेश नं २ ले १६.५ प्रतिशत, बागमती प्रदेशले १०.४ प्रतिशत, लुम्बिनी प्रदेशले १५.४ प्रतिशत, गण्डकी प्रदेशले १४.६ प्रतिशत, कर्णाली प्रदेशले २०.५ प्रतिशत र सुदूर पश्चिम प्रदेशले ८.९ प्रतिशत प्राप्त गरेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा विशेष अनुदान प्रयोजनका लागि कुल रु. ३ अर्ब ९३ करोड ५० लाख बजेट व्यवस्था भएकोमा रु. ३ अर्ब ९९ करोड ५० लाख (बजेट व्यवस्थाको ९९.४ प्रतिशत) प्रदेश सरकारहरूलाई हस्तान्तरण भएको देखिन्छ। उक्त अनुदानबाट प्रदेश नं १ ले १७.९७ प्रतिशत, प्रदेश नं २ ले १३.३२ प्रतिशत, बागमती प्रदेशले १५.७३ प्रतिशत, लुम्बिनी प्रदेशले १७.३४ प्रतिशत, गण्डकी प्रदेशले ६.७४ प्रतिशत, कर्णाली प्रदेशले १४.९३ प्रतिशत र सुदूरपश्चिम प्रदेशले १५.७५ प्रतिशत प्राप्त गरेका छन्।

यसरी आर्थिक वर्ष २०७५/७६ मा भन्दा २०७६/७७ मा विशेष अनुदान रकम हस्तान्तरण ४०.५ प्रतिशतले वृद्धि भएको देखिए तापनि त्यो क्रमले निरन्तरता पाउन सकेको देखिँदैन। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आ.व. २०७७/७८ मा हस्तान्तरित विशेष अनुदान रकममा २९.९४ प्रतिशतले गिरावट आएको देखिन्छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को कारणले राजस्व आयमा आएको संकुचनको कारणले पनि यस्तो अवस्था सिर्जना भएको हुनसक्छ। तीनै आर्थिक वर्षहरूमा कुल विशेष अनुदान रकमबाट कर्णाली प्रदेशले उल्लेख्य हिस्सा प्राप्त गरेको देखिन्छ।

प्रस्तुत तथ्याङ्कको आधारमा मात्र विशेष अनुदानको हस्तान्तरण ऐनले व्यवस्था गरेकै प्रयोजनका लागि खर्च भए नभएको यकिन गर्न सकिने अवस्था देखिँदैन भने आयोगले विशेष अनुदानको हस्तान्तरणको जानकारी प्राप्त नगर्ने हुँदा वित्तीय समानीकरण अनुदानमा यो अनुदानले कति चाप घटाउन (offset) सक्छ भन्ने कुरा पनि अनुमान गर्न नसकिने अवस्था रहेको छ।

परिच्छेद - पाँच

निष्कर्ष तथा सुझावहरू

५.१ निष्कर्ष

आयोगले नेपालको संविधान तथा प्रचलित कानून बमोजिम आफूलाई सुम्पिएको कार्यजिम्मेवारी निरन्तररूपमा सम्पादन गर्दै आएको छ। यस आयोगबाट नेपाल सरकार, प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराइएको अधिकांश सिफारिस तथा सुझाव सम्बन्धित तहबाट कार्यान्वयन हुँदै आएको भए पनि यसले गरेका सम्पूर्ण सिफारिस तथा सुझाव कार्यान्वयनमा सम्बन्धित तह थप जागरुक हुन आवश्यक देखिएको छ। आयोगले गर्ने सिफारिस तथा सुझावलाई थप वस्तुपरक, नतिजामूलक र कार्यान्वयनयोग्य तुल्याउन आयोगको संस्थागत क्षमता समेत अभिवृद्धि गर्न आवश्यक देखिएको छ। यस कार्यमा सबै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट आयोगलाई निरन्तरको सहयोग र सहकार्य अपेक्षित छ।

आयोगले नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका संवैधानिक तथा कानुनी प्रावधानहरू समेतका आधारमा अन्तर सरकारी वित्तीय हस्तान्तरणलाई बढी भन्दा बढी समन्यायिक बनाउने उद्देश्यले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र वस्तुनिष्ठ आधारमा अध्ययन, अनुसन्धान, विश्लेषण गरी विभिन्न आधार, सूचक, सूचकाङ्क, भार तय गरी सो का आधारमा यस आयोगबाट गरिएको सिफारिस सम्बद्ध सङ्घीय इकाइबाट प्रभावकारी रूपमा कार्यान्वयन हुनु पर्दछ।

५.२ सुझावहरू

(क) वित्तीय हस्तान्तरण सम्बन्धमा:

१. नेपालको संविधानको धारा ६० को उपधारा ३ ले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने संवैधानिक व्यवस्था भएपनि वित्तिय समानीकरण अनुदान बाहेकका अन्य अनुदानको परिमाण तय गर्ने सम्बन्धमा कानूनबाट आयोगलाई भूमिका उपलब्ध गराइएकोले संवैधानिक प्रावधान बमोजिम विद्यमान कानून र कार्यप्रणालीमा आवश्यक संशोधन गरी आयोगको भूमिका स्पष्ट गर्नु पर्ने।
२. आयोगले आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय सरकारलाई वित्तीय समानीकरण अनुदान वापत क्रमशः रु. ५७ अर्ब ५७ करोड र रु. ९३ अर्ब ७४ करोड हस्तान्तरण गर्नको लागि नेपाल सरकारलाई मिति २०७७/०९/०२ मा सिफारिस गरेकोमा नेपाल सरकारले आयोगले सिफारिस गरेको परिमाणभन्दा क्रमशः रु. २ अर्ब ३७ करोड ५० लाख र रु. ३ अर्ब ७६ करोड ६७ लाख कम हुनेगरी प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेको देखिन्छ। नेपालको संविधानको धारा ६० को उपधारा (३) मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुनेछ भनी यस आयोगलाई प्रदान गरेको जिम्मेवारी अनुरूप आयोगले गरेको सिफारिस बमोजिम नै नेपाल सरकारले वित्तीय हस्तान्तरण गर्नुपर्नेमा उक्त आर्थिक वर्षमा सो बमोजिम वित्तीय हस्तान्तरण गरेको नदेखिएकोले संवैधानिक व्यवस्था अनुरूप आयोगले गरेको सिफारिस अनिवार्य रूपमा कार्यान्वयन गर्नेतर्फ नेपाल सरकारले ध्यान दिनुपर्ने।
३. आयोगले नेपाल सरकारबाट स्थानीय तहमा वित्तीय समानीकरण अनुदान हस्तान्तरणको लागि आर्थिक वर्ष २०७५/७६ मा सिफारिस गरेको रकम भन्दा रु. ७ करोड ४४ लाख बढी हुने गरी र आर्थिक वर्ष २०७६/७७ मा सिफारिस भन्दा रु. ३ करोड ४० लाख कम हुने गरी हस्तान्तरण गरेकोले आयोगले सिफारिस बमोजिम वित्तीय समानीकरण अनुदान हस्तान्तरण नभएको देखिँदा आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ ध्यान दिनु पर्ने देखिन्छ। साथै

स्थानीय तहले वित्तीय हस्तान्तरण मार्फत प्राप्त गरेको अनुदान मध्ये खर्च नभई कानुन बमोजिम नेपाल सरकारलाई फिर्ता गर्नु पर्ने रकम कानुनले तोकेको म्याद भित्रै फिर्ता गर्ने तर्फ ध्यान दिनु पर्ने।

४. नेपालको संविधानको धारा ६० को उपधारा (४) बमोजिम नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था गरेको छ। खर्चको आवश्यकता निर्धारणका लागि संविधान बमोजिम तहगत सरकारको कार्यजिम्मेवारीको अतिरिक्त तत् सम्बन्धी न्यूनतम मानक, मानदण्ड र आवधिक लक्ष्य तथा प्रति एकाइ लागत आवश्यक पर्दछ। आयोगले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमतालाई थप वस्तुपरक ढङ्गबाट आकलन गर्ने गरी विगतको अध्ययनलाई अद्यावधिक गर्ने कार्य गरिरहेको छ। तर कतिपय कार्यजिम्मेवारीहरूको सम्बन्धमा न्यूनतम मानक, मानदण्ड तथा राष्ट्रिय, प्रादेशिक र स्थानीय तहगत लक्ष्य निर्धारण भइनसकेको अवस्थामा खर्चको वास्तविक आवश्यकता आकलन गर्न कठिनाई भएकोले तहगत सरकारको कार्यजिम्मेवारीहरूका विषय अन्तर्गतका सेवाको न्यूनतम मानक, मानदण्ड, लक्ष्य र लागत लगायतका विषयहरू मूलतः नेपाल सरकारबाट यथाशीघ्र निर्धारण हुनु पर्ने।
५. प्रदेश तथा स्थानीय तहलाई संविधानको अनुसूचीले प्रत्याभूत गरेको एकल अधिकार अन्तर्गतका मुख्य कार्यजिम्मेवारीहरू सम्पादन गर्नका लागि उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकम आयोगबाट निर्धारण गरी सिफारिस गर्ने क्षणमा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने अन्य अनुदान (सशर्त, समपूरक र विशेष) को रकमले के कति हदसम्म वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य (समानीकरण गर्ने कार्य) मा सघाउ एवम् योगदान पुऱ्याउँदछ भन्ने विषय आयोगलाई जानकारी नभइकन वास्तविक रूपले वित्तीय समानीकरण अनुदान निर्धारण गर्न कठिन हुने हुँदा सशर्त, समपूरक र विशेष अनुदान हस्तान्तरणको विद्यमान पद्धतिमा सुधार ल्याउनुपर्ने र सोको जानकारी यथासमयमा नै यस आयोगलाई उपलब्ध गराउनु पर्ने।
६. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ मा नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था गरेको हुँदा आयोगको सिफारिस अनुरूप नै वित्तीय समानीकरण अनुदानको बजेट विनियोजन तथा हस्तान्तरण गर्नु पर्ने। सोही ऐनको दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजस्व र उक्त ऐन बमोजिम राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेस गर्नु पर्ने व्यवस्था रहेको हुँदा प्रदेश तथा स्थानीय तहले अध्ययन भ्रमण, वैदेशिक भ्रमण, प्रशासनिक एवं कार्यालय सञ्चालन जस्ता शीर्षक वा विषयमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त रकमको प्रयोगलाई निरुत्साहित गर्ने। त्यस्तै सोही ऐनको दफा २८ मा अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि प्रयोग गर्नु पर्ने व्यवस्था गरेको हुँदा यसैअनुसार हुने गरी प्राथमिकता र आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश तथा स्थानीय तहले आ-आफ्नो वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्नु पर्ने देखिन्छ। साथै प्रदेश तथा स्थानीय तहले अनुदानको प्राप्ति र त्यसको प्रयोग कुन कार्यक्रम/योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट तथा कार्यक्रमगत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्ने गरेको अवस्था नदेखिँदा यसमा सुधार गरी अनुदानको प्राप्ति र त्यसको प्रयोग स्पष्ट उल्लेख हुने प्रणालीको विकास गरी कार्यान्वयन गर्नु पर्ने।
७. आयोगले सिफारिस गरेका सशर्त अनुदानका आधारहरू नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट सबै सरोकारवाला निकायहरूलाई सञ्चार हुनुपर्ने, साथै बजेट तथा कार्यक्रम तयारीको चरणदेखि नै सशर्त अनुदान अन्तर्गत प्रस्तावित कुनै पनि आयोजना वा कार्यक्रम आयोगले सिफारिस गरेको कुन आधार अनुरूपको हो भनी प्रविष्टि, अभिलेख र प्रतिवेदन गर्ने प्रणालीको स्थापना हुनु पर्ने।
८. प्रदेश तथा स्थानीय तहको वित्तीय स्वायत्तता र व्यवस्थापकीय क्षमतालाई बलियो बनाउँदै लैजाने उद्देश्य सहित कुल अनुदानमा सशर्त अनुदानको हिस्सा क्रमशः कम गर्दै लैजाने र त्यसको परिपूर्ति वित्तीय समानीकरण अनुदान मार्फत गर्दै जानु पर्ने।

९. सशर्त अनुदानबाट सञ्चालन हुने आयोजना/कार्यक्रम प्रति सम्बन्धित तहको अधिकतम स्वामित्व कायम गर्न र कार्यान्वयन प्रक्रियामा व्यवस्थापकीय कूशलता र खर्च दक्षता समेत सुनिश्चित गर्नका लागि सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोक्ने कार्य नगरी त्यस किसिमको स्वायत्तता सम्बन्धित प्रदेश वा स्थानीय तहलाई नै हुने गरी क्षेत्रगत शर्तहरू र आयोजना/कार्यक्रमको लक्ष्य तथा अपेक्षित उपलब्धि जस्ता विषयहरू मात्र तोकेर पठाउन उपयुक्त हुने।
१०. नेपाल सरकारले बजेट तर्जुमा गर्दा सशर्त अनुदानका सबै कार्यक्रम वा आयोजनाहरू समावेश गरी शुरूमै एकै पटक विनियोजन गर्नुपर्ने। विपद्जन्य अवस्था, महामारी वा अन्य आकस्मिक परिस्थितिको रोकथाम, नियन्त्रण तथा प्रतिकार्य र पुनर्स्थापना गर्नुपरेको अवस्थामा बाहेक आर्थिक वर्षको बीचमा कुनै पनि नयाँ कार्यक्रम वा आयोजनाहरू कार्यान्वयन गर्न थप सशर्त अनुदान हस्तान्तरण नगर्ने।
११. प्रदेश तथा स्थानीय तहमा आर्थिक वर्षको उत्तरार्धमा वा अन्त्यमा सशर्त अनुदानका कार्यक्रम वा आयोजनाहरू तथा रकम पठाउने कार्य बन्द गरी हस्तान्तरित सशर्त अनुदान अन्तर्गतका कार्यक्रम वा आयोजनाहरू आर्थिक वर्षको शुरूमा नै पठाउनु पर्ने।
१२. वित्तीय समानीकरण अनुदान रकम निर्धारण प्रकृत्यालाई वस्तुनिष्ठ, न्यायोचित र प्रभावकारी बनाउन सम्बन्धित सङ्घीय इकाइले प्राप्त गर्ने सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानको परिमाण समेत आयोगलाई जानकारी हुनु पर्ने हुँदा सशर्त अनुदानको वितरणमा आयोगले सिफारिस गरेका आधारहरू सहितको बाँडफाँट र समपूरक तथा विशेष अनुदानको योजनागत रकम समेतको जानकारी नेपाल सरकार तथा प्रदेश सरकारका सम्बन्धित निकायले हरेक वर्षको माघ मसान्तभित्र आयोगमा पठाउनु पर्ने।
१३. राज्यको समग्र तथा एकीकृत राजस्व र व्ययको स्थिति एउटै प्रणालीबाट अवगत हुने गरी नेपाल सरकार, प्रदेश तथा स्थानीय तहको बजेट विनियोजन, कार्यान्वयन, लेखाङ्कन र प्रतिवेदनको एकीकृत प्रणाली विकास गरी कार्यान्वयन गर्नु पर्ने।

(ख) आन्तरिक ऋण परिचालन सम्बन्धमा:

१. देशको समष्टिगत आर्थिक स्थायित्व हुने गरी पूँजी निर्माण र दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील कार्यका लागि आन्तरिक ऋणको परिचालन गर्नुपर्ने। साधारण प्रकृतिका, प्रशासनिक खर्चका लागि र अनुत्पादक क्षेत्रमा आन्तरिक ऋण परिचालन नगर्ने।
२. आन्तरिक ऋणको परिचालन कुन योजनाका लागि कुन खर्च शीर्षकमा गर्ने वा कुन खर्च शीर्षकमा गरियो भनेर बजेट तथा कार्यक्रमगत रूपमा बजेट वक्तव्य तथा व्यय अनुमानको विवरण (खर्च शीर्षकगत र स्रोतगत समेत) मा स्पष्ट उल्लेख गर्ने व्यवस्था गर्नु पर्ने।
३. बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान अनुरूप आन्तरिक ऋण उठाउँदै गर्दा आन्तरिक ऋण परिचालन गरिने योजनाको कार्यान्वयन स्थिति (खर्चको अवस्था) सँग तादात्म्य कायम गर्नु पर्ने।
४. प्रदेश सरकारले आन्तरिक ऋण उठाउन ऋणपत्र निष्काशन गर्नसक्ने भएता पनि सोका लागि आवश्यक पर्ने थप कानुनी आधार र मौद्रिक औजार भने तयार नभइसकेको अवस्था छ। यसका लागि आवश्यक कानुनी आधार र मौद्रिक औजारहरूको व्यवस्था गर्नुपर्ने। त्यसैगरी प्रदेश तथा स्थानीय तहले आन्तरिक ऋण परिचालनको लागि आवश्यक थप कानुनी प्रबन्ध र संस्थागत संरचनाको व्यवस्थापनका साथै ऋण व्यवस्थापन प्रणालीको विकास गरी आन्तरिक ऋणको परिचालन सुव्यवस्थित गर्नु पर्ने।
५. नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले लिने आन्तरिक ऋणको एकीकृत व्यवस्थापन, लेखाङ्कन र प्रतिवेदन प्रणालीको विकास गरी कार्यान्वयन गर्नुका साथै सबै सम्बद्ध निकायले राख्ने आन्तरिक ऋणको विवरण तथा तथ्याङ्कमा एकरूपता कायम गर्नु पर्ने।

६. एक तहको सरकारले अर्को तहको सरकारलाई आन्तरिक रूपमा दिने ऋण र ऋण प्रवाह गर्ने प्रयोजनका साथ नेपाल सरकारले गठन गरेको विशिष्टीकृत संस्थाले आन्तरिक रूपमा गर्ने ऋण लगानीको रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको आन्तरिक ऋणको सीमाभित्र व्यवस्थित गर्नु पर्ने।
७. आन्तरिक ऋणको परिचालनले अर्थतन्त्रमा अनुकूल एवं प्रतिकूल दुबै प्रभाव पार्न सक्ने हुँदा आन्तरिक ऋणको परिचालन गर्दा अर्थतन्त्रमा अनुकूल प्रभाव पार्ने गरी लागत लाभको विश्लेषण (Cost Benefit Analysis) समेत गरेर आन्तरिक ऋणको परिचालन गर्नु पर्ने।
८. ऋणको भुक्तानी गर्दा अतिरिक्त बोझ महसुस गर्नु नपर्ने गरी तथा भावी पुस्ताले भुक्तानी गर्नुपर्दा पनि असहजता महसुस गर्न नपर्ने गरी उपयुक्त उपकरण छनौट गरी आन्तरिक ऋणको परिचालन गर्नु पर्ने।
९. ऋण व्यवस्थापनको पारदर्शिता र उत्तरदायित्व निर्धारण गरी वित्तीय बजार र ऋण लिने बीचमा विश्वासको वातावरण अझ सुदृढ बनाउने उपायहरू अवलम्बन गर्नु पर्ने।
१०. बजेट अङ्क समायोजन हुँदा यथासम्भव आन्तरिक ऋणको सीमाङ्क समेत समायोजन गर्नेतर्फ ध्यान दिनु पर्ने।

(ग) राजस्व बाँडफाँट तथा परिचालन सम्बन्धमा:

१. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ ले मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनमा संकलित अन्तःशुल्क राजस्व बाँडफाँट मासिक रूपमा गर्नुपर्ने र आर्थिक वर्षको अन्त्यमा हिसाब मिलान गर्नुपर्ने व्यवस्था भए तापनि नेपाल सरकारले प्रत्येक आर्थिक वर्षको असार २० गते पछि संकलित राजस्वलाई सोही आर्थिक वर्षमा बाँडफाँट तथा हिसाब मिलान गरेको नदेखिएको, त्यस्तै सोही ऐनको दफा ६क ले सवारी साधन कर बापत सङ्कलित राजस्व सोही आर्थिक वर्षभित्रै प्रदेश तथा स्थानीय तहबीच बाँडफाँट गर्नुपर्नेमा सबै प्रदेश सरकारले त्यस्तो राजस्वको आंशिक रकम मात्र बाँडफाँट गरेबाट प्रदेश तथा स्थानीय तहको यथार्थ राजस्व आय तथा स्रोत व्यवस्थापन गर्न कठिनाई पर्नुको साथै ऐनको कार्यान्वयन हुन नसकेको हुँदा आगामी दिनमा राजस्व बाँडफाँट गर्दा उक्त ऐनको व्यवस्था बमोजिम सम्बन्धित आर्थिक वर्षभित्रै बाँडफाँट सम्पन्न गर्नुपर्ने।
२. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा प्रदेश तथा स्थानीय तहले उठाएको राजस्व र यस ऐन बमोजिम प्राप्त हुने राजस्व बाँडफाँट रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था गरिएकोमा कतिपय स्थानीय तहले प्रशासनिक खर्चमा आवश्यकता भन्दा बढी रकम विनियोजन गरेकोले सोलाई र आन्तरिक राजस्व परिचालनमा शिथिलता देखाउने विषयलाई निरुत्साहित गर्न आवश्यक रहेको।
३. अत्यावश्यक प्रशासनिक र सञ्चालन खर्च सकभर सम्बन्धित प्रदेश वा स्थानीय तहको आफ्नो आन्तरिक राजस्व सङ्कलनको रकम (आन्तरिक आय)बाट नै मितव्ययी रूपमा व्यवस्थापन गर्नुपर्ने, सोले नपुगेमा मात्रै सङ्घबाट प्राप्त राजस्व बाँडफाँटको रकमबाट ब्यहोरी बाँकी रकम सार्वजनिक सेवा र विकास निर्माणका कार्यमा खर्च गर्नुपर्ने।
४. सवारी साधन कर मूलतः सडक निर्माण तथा मर्मत एवम् वातावरणीय प्रदुषण कम गर्नका लागि उठाइने भएकाले सवारी साधन करको हिस्सा प्राप्त गर्ने स्थानीय तहले यो रकम सडक निर्माण तथा मर्मत र वन तथा वातावरण संरक्षण एवम् सम्बर्द्धन गर्नमा प्रयोग गर्नुपर्ने।
५. गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सवारी साधन कर बापत असुल भएको रू. ६९ करोड ७२ लाख र रू. १ अर्ब १ करोड ६० लाखको ४० प्रतिशतले हुने क्रमशः रू. ३९ करोड ४९ लाख र रू. ४० करोड ६४ लाख प्रदेश भित्रका स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा आर्थिक वर्ष २०७५/७६ मा रू. १२ करोड ५० लाख घटी र आर्थिक वर्ष २०७६/७७ मा रू. ८५ लाख बढी हुनेगरी हस्तान्तरण गरेको देखियो। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. बमोजिम स्थानीय तहले प्राप्त गर्ने रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा गर्नुपर्नेमा बाँडफाँट गर्नुपर्ने रकम घटी/बढी हुने

गरी स्थानीय सञ्चित कोषमा हस्तान्तरण गरेको देखिएकोले गण्डकी प्रदेश सरकारले कानुनी प्रावधानको पालना गरेको देखिएन। अतः प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहमा बाँडफाँट हुने सवारी साधन कर वापतको रकम सम्बन्धित आर्थिक वर्षभित्रै बाँडफाँट गर्नुपर्ने विषयमा विशेष ध्यान दिनुपर्ने। यसैगरी लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को चैत्र महिनासम्म असुल भएको सवारी साधन कर मात्र स्थानीय सञ्चित कोषमा हस्तान्तरण गरेको देखिन्छ। सो आर्थिक वर्षको तीन महिना अवधिमा असुल भएको सवारी साधन कर के कति कारणले स्थानीय तहलाई बाँडफाँट नगरेको भन्ने स्पष्ट नभएकोले लुम्बिनी प्रदेश सरकारले समेत अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६क. को कानुनी व्यवस्था पालना गर्ने तर्फ विशेष ध्यान दिनुपर्ने।

६. राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा इ-कमर्स (e-commerce) को माध्यमबाट व्यवसाय सञ्चालन गर्ने व्यवसायी तथा प्रणाली विकासकर्ता (System developer) समेतलाई करको दायरामा ल्याउनु पर्ने। साथै डिजिटल प्लेटफर्म (जस्तै फेसबुक, ट्वीटर, भाईबर, ईन्स्टाग्राम आदि) मा गरिने नेपाली उत्पादन तथा सेवाको विज्ञापन सम्बन्धी कारोबारलाई कानुन निर्माण गरी राजस्वको दायरामा समेट्नु पर्ने।
७. राजस्व संकलनको दायरा बढाउन गरिएको प्रयासलाई कर सुविधाको कारणबाट गुमेको राजस्वले संकुचन गर्ने भएकोले राज्यले प्रत्येक वर्ष उपलब्ध गराउने कर सुविधाको एकीकृत यथार्थपरक हिसाव राख्ने व्यवस्था गर्न उपयुक्त हुने।

(घ) प्राकृतिक स्रोतको संरक्षण, उपयोग र परिचालन सम्बन्धमा

१. प्राकृतिक स्रोतको परिचालनका लागि तीन तहका सरकारबीच लगानी तथा प्रतिफलको हिस्सा निर्धारण एवं संविधानको धारा ५९ (४) र ५९ (५) मा उल्लिखित प्राकृतिक स्रोतको परिचालन सम्बन्धी प्रावधानका साथै प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा उठ्न सक्ने सम्भावित विवाद निवारण र सो सँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा भएको संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारले कानुनी व्यवस्थामा स्पष्टता ल्याउनु पर्ने देखिन्छ। अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ मा पर्वतारोहण, विद्युत, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोत शीर्षकमा प्राप्त रोयल्टी तीन तहको सरकारबीच बाँडफाँटको व्यवस्था गरिएको छ। यस सम्बन्धमा पानी तथा अन्य प्राकृतिक स्रोत बाहेकका शीर्षकहरूमा रोयल्टी सङ्कलन गर्ने व्यवस्थाका लागि क्रमशः पर्यटन ऐन, २०३५; विद्युत ऐन, २०४९; वन ऐन, २०७६; राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९; खानी तथा खनिज पदार्थ ऐन, २०४२ र सो अन्तर्गत बनेका नियमावलीहरू छन्। पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ४ मा पर्वतारोही दलले पर्वतारोहण गर्न तिर्नुपर्ने सलामी रकमलाई रोयल्टीको रूपमा सङ्कलन गर्ने गरिएको छ भने विद्युत ऐन, २०४९ को दफा ११ मा रोयल्टी बुझाउनु पर्ने व्यवस्था छ। त्यसैगरी, खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १८ मा रोयल्टी तथा दस्तुर सम्बन्धमा व्यवस्था गरिएको छ। वन ऐन, २०७६ र नियमावली, २०५१ बमोजिम वन पैदावारको मूल्य र दस्तुरलाई रोयल्टीको रूपमा सङ्कलन गर्दै आएको भएतापनि वन रोयल्टीको रूपमा स्पष्ट परिभाषा भएको देखिँदैन। पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सङ्कलन सम्बन्धमा हालसम्म स्पष्ट कानुनी व्यवस्था नभएकाले रोयल्टी सङ्कलन हुन सकेको अवस्था छैन। तसर्थ, प्राकृतिक स्रोतलाई परिभाषित गर्ने, प्राकृतिक स्रोतको परिचालन गर्दा लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको विस्तृत आधार परिमार्जन गर्ने, प्राकृतिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा उठ्न सक्ने सम्भावित विवादलाई व्यवस्थापन गर्ने र प्राकृतिक स्रोतको बाँडफाँटसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा अध्ययन गर्ने एवं प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीलाई परिभाषित गर्ने र प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने जस्ता विषयलाई सम्बन्धित क्षेत्रगत कानुनले प्राकृतिक स्रोतको परिचालनका लागि लगानी, प्रतिफल/लाभ/रोयल्टी संकलन एवं वितरण सम्बन्धमा स्पष्ट गरेकोमा सोही बमोजिम र नभएमा सो समेत समेटी प्राकृतिक स्रोत सम्बन्धी एकीकृत कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने।

२. अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ को द्रष्टव्य (१) मा स्थानीय तह भन्नाले सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिलाई समेत उल्लेख गरिएको भएता पनि संविधानतः जिल्ला समन्वय समितिले सञ्चित कोष सञ्चालन नगर्ने, गाउँ कार्यपालिका र नगर कार्यपालिका सरह कार्यकारिणीको भूमिका निर्वाह नगर्ने एवं संविधानले जिल्ला समन्वय समितिलाई अनुगमनकारी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था गरेको देखिएकोले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको सिफारिस गर्दा जिल्ला समन्वय समितिलाई समेट्न नमिल्ने भएकोले अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन संशोधन गरी अनुसूची-४ बाट “जिल्ला समन्वय समिति” शब्द हटाउनुपर्ने ।
३. प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी बाँडफाँटको हिस्सा सिफारिस गर्दा न्यून रकम प्राप्त गर्ने प्रदेश तथा स्थानीय तहलाई प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा स्रोत अपुग हुने अवस्था भएमा तत् तत् प्रदेश तथा स्थानीय तहले आफ्नो वार्षिक विकास कार्यक्रम तर्जुमा गर्दा आवश्यकता र औचित्यको आधारमा समानीकरण अनुदान लगायत प्राप्त स्रोतबाट प्राथमिकता साथ निश्चित रकम आ-आफ्नो भौगोलिक क्षेत्र अन्तर्गत रहेका प्राकृतिक स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नको लागि कार्यक्रम बनाई कार्यान्वयन गर्नेगरी नेपाल सरकार तथा प्रदेश सरकारले व्यवस्था मिलाउनु पर्ने देखिन्छ। जसका लागि नेपाल सरकारले रोयल्टी बाँडफाँटबाट प्राप्त गर्ने ५० प्रतिशत रोयल्टी मध्ये देशभर रहेका प्राकृतिक स्रोतको संरक्षण तथा व्यवस्थापनका लागि योजना/कार्यक्रमहरू प्राथमिकीकरण गरी बजेट विनियोजन गर्नुका साथै तुलनात्मक रूपमा कम रोयल्टी प्राप्त गर्ने प्रदेशलाई सम्बोधन गर्ने गरी सम्बन्धित निकायको समन्वयमा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापनमा योजना/कार्यक्रम सञ्चालन गर्नु पर्ने देखिन्छ। त्यसै गरी प्रदेश सरकारले रोयल्टी बाँडफाँटबाट प्राप्त गर्ने २५ प्रतिशत रोयल्टी मध्ये आ-आफ्ना प्रदेश भित्र रहेका प्राकृतिक स्रोतको संरक्षण तथा व्यवस्थापनका लागि योजना/कार्यक्रमहरू प्राथमिकीकरण गरी बजेट विनियोजन गर्नुका साथै तुलनात्मक रूपमा कम रोयल्टी प्राप्त गरेका र रोयल्टी पाउँदै नपाएका स्थानीय तहमा वातावरण संरक्षण गर्ने तथा वातावरणीय प्रभावको नकारात्मक पक्षलाई न्यूनीकरण गर्ने र प्राकृतिक स्रोतको संरक्षण, संवर्द्धन, विकासमा उपयोग गर्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
४. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५/०४/१० को निर्णयानुसार नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने २७ वटा हिमालचुलीहरूबाट प्राप्त हुने रोयल्टी बाँडफाँटको व्यवस्था अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ अनुकुल नदेखिएको हुँदा पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने हिमालचुलीहरूबाट सङ्कलन गर्ने सम्पूर्ण रोयल्टी रकम नियमित रूपमा सिधै सङ्घीय विभाज्य कोषमा दाखिला गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।
५. पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी बाँडफाँटलाई बढी व्यवस्थित र समन्यायिक बनाउन यस सम्बन्धी रोयल्टी बाँडफाँटको एउटा आधारमा लस्कर मार्ग सम्बन्धी सूचक समावेश गर्न महत्वपूर्ण हुने देखिएकोले सोसँग सम्बन्धित विवरण आवश्यक भएको हुँदा पर्वतारोहणका क्रमका पर्वतारोही आधार शिविरसम्म पुग्ने लस्कर मार्गको लम्बाई र सो मार्गमा पर्ने स्थानीय तह सहितको विवरण सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तयार गरी आयोगलाई उपलब्ध गराउनु पर्ने ।
६. विद्युतबाट प्राप्त रोयल्टी रकम जलाधार क्षेत्रमा दिगोपना ल्याउने एवं जलविद्युत आयोजना रहेको मुख्य क्षेत्रका, सोको वरिपरिका र माथिल्लो तथा तल्लो तटीय क्षेत्रका प्रभावित जनसङ्ख्यालाई लाभ हुने गरी उपयोग गर्नुपर्ने र तीनै तहका सरकारले जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गतका विकास निर्माणका कार्य गर्दा आयोजनाको भौतिक संरचना तथा जलाशयमा पर्ने नकारात्मक असर न्यून हुने उपाय अवलम्बन गर्नुपर्ने । जलविद्युतबाट प्रभावित मुख्य संरचना रहेको क्षेत्र, सुख्खा क्षेत्र, जलाशय क्षेत्र, जलाधार क्षेत्र, प्रसारण लाइन र सव-स्टेशन रहेको क्षेत्रमा पर्ने स्थानीय तहको वडागत विवरणका आधारमा समन्यायिक रूपमा रोयल्टी बाँडफाँट गर्ने प्रयोजनका लागि प्रसारण लाइन र सव-स्टेशन रहेको क्षेत्रको स्थानीय तहको वडागत आधारमा प्रसारण लाइन र सव-स्टेशनको क्षमता अनुसारको विवरण आवश्यक पर्ने हुँदा सङ्घीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सो सम्बन्धी विस्तृत विवरण तयार गरी उपलब्ध गराउनु पर्ने ।

७. वन ऐन, २०७६ को दफा ४५ मा वन विकास कोषको स्थापना नेपाल सरकारले गर्ने व्यवस्था गरेको छ। जसमा वन क्षेत्रको वन पैदावार बिक्रीबाट प्राप्त रकम, वातावरण सेवाबाट प्राप्त रकम र वन क्षेत्र अन्य प्रयोजन वापत प्राप्त हुने रकम जम्मा हुने व्यवस्था अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को प्रतिकुल हुने देखिएकोले उक्त ऐन संशोधन गरी प्राप्त हुने रकम सङ्घीय विभाज्य कोषमा जम्मा हुने व्यवस्था गर्नुपर्ने।
८. संरक्षण क्षेत्र व्यवस्थापनबाट प्राप्त हुने रोयल्टी रकम सङ्घीय विभाज्य कोषमा जम्मा नभई राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ बमोजिम गठित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत जम्मा गर्ने व्यवस्था हाल पनि कायमै रहेको साथै वातावरण संरक्षण ऐन, २०७६ मा समेत वातावरण संरक्षण कोषको व्यवस्था रहेको छ। उल्लिखित प्रावधानहरू संवैधानिक व्यवस्था एवं अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को प्रावधान प्रतिकुल हुने भएकोले यस्ता कोषमा जम्मा हुने गरेका रकमहरू समेत सङ्घीय विभाज्य कोषमा जम्मा हुने कानुनी व्यवस्था हुनु पर्ने।
९. राष्ट्रिय वन र राष्ट्रिय निकुञ्ज अन्तर्गतको संरक्षित क्षेत्रबाट सङ्कलित रोयल्टी प्राप्त गर्ने प्रदेश र स्थानीय तहले यस्तो रकमको उपयोग वनमा आश्रित जनसङ्ख्या र सो वनजन्य स्रोतको उपयोग गर्दा प्रभावित क्षेत्रका जनतालाई लाभ पुग्ने तथा राष्ट्रिय वन र संरक्षित वनको संरक्षण, संवर्द्धन र हरियाली प्रवर्द्धन गर्ने कार्यमा खर्च गर्नुपर्ने।
१०. सङ्घीय वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रसँग सम्बन्धित खण्डीकृत तथ्याङ्क (राष्ट्रिय वन तथा संरक्षित क्षेत्रको प्रकार अनुसार क्षेत्रफल, उपभोक्ता संख्या/जनसङ्ख्या, वनमा आश्रित जनसङ्ख्या, वनको दिगो व्यवस्थापनको लागि भएको प्रयास र राष्ट्रिय वन तथा संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी समेत) उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुपर्ने।
११. खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम २२ मा व्यवस्था भए बमोजिम तोकिएको रोयल्टीको दश प्रतिशतले हुने स्थानीय विकास शुल्क वापतको रकम जिल्ला विकास समिति वा सो समितिले तोकेको निकायमा बुझाउनु पर्ने व्यवस्था गरेकोमा हाल जिल्ला विकास समिति अस्तित्वमा नरहेकोले नेपालको संविधान अनुकूल हुने गरी व्यवस्था मिलाउनु पर्ने।
१२. ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीहरूलाई खानीबाट उत्खनन गरी प्रयोगमा ल्याउने व्यवस्था गर्न नसक्दा नदी, खोलाबाट मात्र निकाल्नुपर्ने बाध्यता रहेको छ। यस्ता प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणीय प्रभाव अध्ययन गरी प्राप्त प्रतिवेदन अनुसार व्यवस्थापन र नियमन गर्नुपर्ने कानुनी व्यवस्था छ। यसै सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ मा प्रदेश र स्थानीय तहबीचको दोहोरो अधिकार क्षेत्रभित्रका कर निर्धारण, सङ्कलन र बाँडफाँट अन्तर्गत ढुङ्गा, गिट्टी, बालुवा सम्बन्धी व्यवस्था रहेकोमा सो व्यवस्थालाई नेपाल सरकारको आर्थिक ऐन, २०७५ को दफा ३४ ले खारेज गरेको छ। तर अहिले पनि कतिपय प्रदेश सरकारले खारेज हुनुअघिको व्यवस्थालाई नै आधार मानी नदी तथा खोलाको ढुङ्गा, गिट्टी, बालुवाबाट स्थानीय तहले सङ्कलन गरेको राजस्वको हिस्सा प्राप्त गरिरहेको देखिन्छ। त्यसैगरी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ को दफा ४७ को उपदफा (९) ले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दफा ६२ पछि दफा ६२क थप गरी स्लेट, ढुङ्गा, बालुवा एवं माटोजन्य बस्तुको बिक्री स्थानीय तहले नै गर्न सक्ने र सो वापत प्राप्त हुने राजस्व आफ्नो संचित कोषमा दाखिला गर्न सक्ने व्यवस्था गरेको छ।
- उल्लिखित व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका स्लेट, ढुङ्गा, गिट्टी, बालुवा, सिल्ट (Silt) एवं माटोजन्य बस्तु र काठ दाउरा, जराजुरी, दहत्तर बहत्तर आदिको बिक्री वापत प्राप्त रकम गाउँपालिका तथा नगरपालिकाको सञ्चित कोषमा जाने व्यवस्था एकातर्फ छ भने अर्कोतर्फ नेपाल सरकारले जारी गरेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ ले सङ्कलित राजस्व रकम प्रदेश र स्थानीय तह बीच बाँडफाँट गर्ने व्यवस्था गरेको हुँदा उक्त व्यवस्था प्रचलित सङ्घीय कानूनसँग बाझिन गई प्रदेश तथा स्थानीय तह बीच बाँडफाँटमा विवाद सिर्जना भएको छ। साथै स्थानीय तहले आफ्नो सञ्चित कोषमा जम्मा गरेको रकम बाँडफाँट गर्ने विषय प्रचलित राजस्व बाँडफाँटका मान्यतासँग समेत मेल खाने देखिँदैन। यस सन्दर्भमा खानीजन्य र नदीजन्य पदार्थलाई परिभाषित गर्नुपर्ने देखिन्छ। साथै नेपालको संविधानको अनुसूची ५ देखि ९ सम्मका एकल र साझा अधिकारको सूचीमा खानी तथा खनिज पदार्थको अन्वेषण, संरक्षण, उत्खनन र

व्यवस्थापनका विषयहरू मध्ये उत्खनन नेपाल सरकारको, अन्वेषण प्रदेश सरकारको र संरक्षण स्थानीय तहको भूमिका रहेकाले सो सम्बन्धमा विद्यमान खानी तथा खनिज पदार्थ ऐन, २०४२ लाई समसामयिक परिमार्जन गरी तीन तहका सरकारबीचको कार्य जिम्मेवारी सहितको व्यवस्था समेत हुनुपर्ने ।

साथै नदीजन्य पदार्थको सन्दर्भमा विद्यमान विरोधाभासपूर्ण कानुनी तथा कार्यविधिगत व्यवस्था हटाई यसको परिचालन, व्यवस्थापन, अनुगमन, नियमन र सङ्कलित राजस्व बाँडफाँटको सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तह बीचको काम, कर्तव्य र अधिकार स्पष्ट हुने गरी विद्यमान कानुनमा आवश्यक परिमार्जन गर्नु पर्ने ।

१३. आर्थिक वर्ष २०७६/७७ मा पर्वतारोहण, विद्युत, वन र खानी तथा खनिज रोयल्टी शीर्षकमा सङ्घीय विभाज्य कोषमा जम्मा भएको रोयल्टी आयोगको सिफारिस अनुसार नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को अनुसूची-४ बमोजिम क्रमशः ५०, २५ र २५ प्रतिशतको अनुपातमा बाँडफाँट गर्नुपर्नेमा पर्वतारोहण, विद्युत र खानी तथा खनिज रोयल्टी शीर्षकमा सोभन्दा फरक अनुपातमा बाँडफाँट भएको र पानी तथा अन्य रोयल्टी शीर्षकमा जम्मा भएको रोयल्टी शतप्रतिशत सङ्घीय सञ्चित कोषमा जम्मा भएको देखिएकोमा रोयल्टी सम्बन्धी अभिलेख तथा प्रतिवेदन प्रणालीमा आवश्यक सुधार गरी सिफारिस बमोजिम बाँडफाँट तथा वितरणको व्यवस्था गरिनुपर्ने ।

१४. प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी बाँडफाँट गर्ने सम्बन्धमा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ मा विशेष व्यवस्था गरिएको छ । मुलुकको विकासमा प्राकृतिक स्रोतको समन्यायिक परिचालन गर्नुपर्ने खाँचो रहेको भए पनि मुलुकमा कुल प्राकृतिक पूँजी (Natural Capital) कति छ भन्ने विषयको एकीकृत अभिलेख रहेको देखिदैन । अतः मुलुकमा रहेका प्राकृतिक पूँजीको गणना गरी एकीकृत अभिलेख राख्ने प्रणाली विकास गरी प्राकृतिक पूँजीलाई सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने ।

अनुसूची - १ आयोगका पदाधिकारी तथा कर्मचारीहरूको विवरण

आयोगका पदाधिकारीको विवरण

सि.न.	पद	पदाधिकारीको नाम, थर
१	अध्यक्ष	माननीय बालानन्द पौडेल
२.	सदस्य	माननीय जुध बहादुर गुरुङ
३.	सदस्य	माननीय अमर राज मिश्र
४.	सदस्य	माननीय विपिन राज निरौला

आयोगमा कार्यरत कर्मचारीहरूको विवरण

सि.न.	पद	कर्मचारीको नाम, थर
१.	सचिव	गोकर्णमणि दुवाडी
२.	सह-सचिव	ई. रामचन्द्र दंगाल
३.	सहसचिव	डा. भीष्मकुमार भूसाल
४.	सह-सचिव	कृष्ण बहादुर बोहरा
५.	उप-सचिव (राजस्व)	युगजतन हुमागाई
६.	उपसचिव (कानून)	बशिष्ठ कुमार घिमिरे
७.	सिनियर डिभिजनल इन्जिनियर (हाइड्रोपावर)	जय राम प्रजापति
८.	वरिष्ठ तथ्याङ्क अधिकृत	दिनेश भट्टराई
९.	उप-सचिव	ईश्वरीप्रसाद पाण्डे
१०.	उप-सचिव (राजस्व)	विन्देश्वर प्रसाद लेखक
११.	उप-सचिव	लक्ष्मी प्रसाद रेग्मी
१२.	उप-सचिव	नारायण प्रसाद अधिकारी
१३.	उपसचिव	राजु बस्नेत
१४.	सहायक वन अधिकृत	लक्ष्मी कुमारी न्यौपाने
१५.	शाखा अधिकृत	विमला काफ्ले
१६.	शाखा अधिकृत (राजस्व)	शिव ओम श्रेष्ठ
१७.	शाखा अधिकृत (राजस्व)	अञ्जना गिरी
१८.	शाखा अधिकृत	नरकुमारी राई
१९.	लेखा अधिकृत	भीम प्रसाद काफ्ले
२०.	इन्जिनियर (हाइड्रोपावर)	पोष्टराज पौडेल
२१.	शाखा अधिकृत	गीता कुमारी शर्मा
२२.	शाखा अधिकृत	अर्जुन शर्मा
२३.	शाखा अधिकृत	महेशकुमार गुरुङ
२४.	शाखा अधिकृत	सीता देवी न्यौपाने
२५.	शाखा अधिकृत	ईन्दिरा न्यौपाने
२६.	शाखा अधिकृत	शर्मिला लामिछाने
२७.	नायव सुब्बा	कमल सिंह कटुवाल
२८.	नायव सुब्बा	रमेश आचार्य
२९.	कम्प्युटर अपरेटर	चन्द्रशेर राना

सि.न.	पद	कर्मचारीको नाम, थर
३०.	नायब सुब्बा	वीरेन्द्र अधिकारी
३१.	लेखापाल	सुस्मा मरासिनी
३२.	नायब सुब्बा	गीता चपाई
३३.	नायब सुब्बा	सामना सुवेदी
३४.	नायब सुब्बा	ईश्वर पौडेल
३५.	कम्प्युटर अपरेटर	दिल कुमार श्रेष्ठ
३६.	कम्प्युटर अपरेटर	रमा गोतामे
३७.	कम्प्युटर अपरेटर	सुरेश चौधरी
३८.	कम्प्युटर अपरेटर	रम्भा श्रेष्ठ
३९.	हलुका सवारी चालक	श्रीकृष्ण महर्जन
४०.	हलुका सवारी चालक	विमलप्रसाद आचार्य
४१.	हलुका सवारी चालक	राजु थापा मगर
४२.	हलुका सवारी चालक	भरत सुवेदी
४३.	हलुका सवारी चालक	भोला काफ्ले
४४.	हलुका सवारी चालक	राजु महर्जन
४५.	हलुका सवारी चालक	अनिल क्षेत्री
४६.	हलुका सवारी चालक	रामकूमार श्रेष्ठ
४७.	कार्यालय सहयोगी	दुर्गा दास श्रेष्ठ
४८.	कार्यालय सहयोगी	रवी कार्की
४९.	कार्यालय सहयोगी	नमिता अर्याल
५०.	कार्यालय सहयोगी	अनुजा गैरे
५१.	कार्यालय सहयोगी	राजेन्द्र ढुङ्गेल
५२.	कार्यालय सहयोगी	धनेश्वर पोखरेल
५३.	कार्यालय सहयोगी	दुर्गा चौधरी
५४.	कार्यालय सहयोगी	रमा घिमिरे
५५.	कार्यालय सहयोगी	सरोज खत्री

अनुसूची - २ आयोगका केही गतिविधिहरू तस्बिरमा



प्रदेश नं.२ का माननीय प्रदेश प्रमुख समक्ष आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलबाट प्रदेश नं. २ को दोस्रो वार्षिक प्रतिवेदन पेश हुँदै।



गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख समक्ष आयोगका माननीय सदस्य श्री जुद्ध बहादुर गुरुडबाट गण्डकी प्रदेशको दोस्रो वार्षिक प्रतिवेदन बुझाएपछि सामुहिक तस्बिर खिचाउँदै।



लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख समक्ष आयोगका माननीय सदस्य श्री अमर राज मिश्रबाट लुम्बिनी प्रदेशसँग सम्बन्धित दोस्रो वार्षिक प्रतिवेदन पेश हुँदै।



नवनियुक्त माननीय सदस्यद्वय श्री जुध्द बहादुर गुरुङ्ग र श्री अमर राज मिश्रबाट आयोगमा मिति २०७७/१०/२१ गते पद बहाली पश्चातको सामूहिक तस्वीर।



माननीय अध्यक्ष श्री बालानन्द पौडेलबाट नवनियुक्त माननीय सदस्य श्री विपिन राज निरौला मिति २०७८/०३/१० गते पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुहुँदै ।



आयोगका कर्मचारीहरू तेश्रो वार्षिक प्रतिवेदन लेखनको क्रममा ।



आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेल समक्ष नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका Country Director बाट विश्व बैंकको प्राविधिक सहयोगमा अध्ययन भएको प्रदेश तथा स्थानीय तहको Fiscal Gap Study Report पेश गर्नु हुँदै।



विश्व बैंकको प्राविधिक सहयोगमा अध्ययन भएको प्रदेश तथा स्थानीय तहको Fiscal Gap Study Report पेश भए पछि आयोगका पदाधिकारी, कर्मचारी र विश्व बैंकका प्रतिनिधिहरू सामूहिक तस्बिरमा।